

॥ पूर्ण परमात्मने नमः ॥


श्रीमद्भगवत् गीता

# गीता तिम्रो ज्ञान अमृत

लेखक :

सन्त रामपाल जी महाराज  
सतलोक आश्रम, हिसार-टोहाना रोड, बरवाला  
हिसार जिल्ला, हरियाणा, भारत

जीव हाम्रा जाति हुन्, हाम्रो मानव (Mankind) धर्म ।  
हिन्दू-मुस्लिम-सिख-ईसाई धर्म एकै, पृथक् छैन मर्म ॥



कुल लागत : भा.रु. १८-

धर्मार्थ मूल्य : भा.रु. ३०-

: ने.रु. ५०-

प्रकाशक : प्रचार प्रसार समिति तथा सम्पूर्ण भक्तजन

सतलोक आश्रम, हिसार-टोहाना रोड, बरवाला,

जिल्ला-हिसार (हरियाणा) भारत

मुद्रक : कबीर प्रिन्टर्स

C-117, सेक्टर-3, बवाना इन्डस्ट्रियल एरिया, नयाँ दिल्ली

नेपालका लागि सम्पर्क मोबाइल नम्बरहरू

(+977) 9851189380, 9851189381, 9851189382

9851189383, 9851189384, 9841347696

भारतका लागि सम्पर्क मोबाइल नम्बरहरू

Ph. No. (+91) 8222880541, 8222880542, 8222880543,

8222880544, 8222880545

visit us at : [www.jagatgururampalji.org](http://www.jagatgururampalji.org)

e-mail : [jagatgururampalji@yahoo.com](mailto:jagatgururampalji@yahoo.com)

## विषय सूची

क्र. सं.	विवरण	पृष्ठ सङ्ख्या
१.	भूमिका	I-II
२.	दुई शब्द	१
	● मक्का महादेवको मन्दिर हो	८
३.	गीताको सत्य सार	१०
	● श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शिव जीका मातापिता को हुन् ?	१४
४.	शङ्का समाधान	१७
	● गीतामा दुई प्रकारका ज्ञान छन्	४४
	● पाण्डवहन्दारा गरिएको यज्ञ	४५
	● क-कसले भेटे परमात्मा ?	५७
	● गीता अनुसार व्रत गर्नु कस्तो हो ?	६१
	● गीता अनुसार श्राद्ध-पिण्डदान कस्तो हो ?	६२
	● श्राद्ध-पिण्डदानप्रति रुची ऋषिको मत	६२
	● जिन्दा बाबा दोस्रो पटक अन्तर्धान हुनु	६८
	● धर्मदास जीको अन्य सन्तहरूसँगको ज्ञान चर्चा	७०
	● हिरण्यकश्यपको कथा	८०
	● रावण तथा भज्ञासुरको कथा	८०
	● हरिद्वारमा साधुहरूको कल्लोआम	८१
	● ऋषि चुणक तथा मानधाताको कथा	८३
	● चौरासी लाख प्रकारका जीवहरूभन्दा मानव देह उत्तम छ	९०
	● भनाइ र गराइमा अन्तर	९६
	● धर्मदास जीलाई सतलोक लैजानु	९९
	● के गुरु फेर्न सकिन्छ ?	१०२
५.	वेदमन्त्रका फोटोकपीहरू (प्रमाण सहित)	१०४
६.	संक्षिप्त सृष्टिरचना	१२०
	● हामी कालको लोकमा कसरी आयौं ?	१२२
	● श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शिव जीको उत्पत्ति	१२६
७.	सम्पूर्ण सृष्टि रचना	१३०
	● आत्माहरू कालको जालमा कसरी फँसे ?	१३३

● श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शिव जीको उत्पत्ति	१३७
● तीन गुण के हुन् ? प्रमाण सहित	१३९
● बहम (काल) को अव्यक्त रहने प्रतिज्ञा	१४०
● आफ्ना बुबा (काल/ब्रह्म) लाई भेट्ने ब्रह्माको प्रयत्न	१४२
● आमा (दुर्गा) ले ब्रह्मालाई श्राप दिनु	१४३
● आफ्नो बुबा ब्रह्मलाई खोज्न विष्णु निस्कनु र आमाको आशीर्वाद पाउनु	१४४
● परब्रह्मका सात शङ्ख ब्रह्माण्डहरूको स्थापना	१५१
● पवित्र अथर्ववेदमा सृष्टि रचनाको प्रमाण	१५४
● पवित्र ऋग्वेदमा सृष्टि रचनाको प्रमाण	१६०
● पवित्र श्रीमद्भद्रेवी महापुराणमा सृष्टि रचनाको प्रमाण	१६५
● पवित्र शिव महापुराणमा सृष्टि रचनाको प्रमाण	१६७
● पवित्र श्रीमद्भगवत गीता जीमा सृष्टि रचनाको प्रमाण	१६८
● पवित्र बाईबल तथा पवित्र कुरान शरीफमा सृष्टि रचनाको प्रमाण	१७१
● पूज्य कबीर परमेश्वर (कविर देव) जीका अमृतवाणीमा सृष्टि रचनाको प्रमाण	१७२
● आदरणीय गरीबदास साहेब जीका अमृतवाणीमा सृष्टि रचनाको प्रमाण	१७५
● आदरणीय नानक साहेब जीका अमृतवाणीमा सृष्टि रचनाको प्रमाण	१८२
● अन्य सन्तहरूले बताएका सृष्टि रचनाको दन्त्यकथा	१८६
८. शास्त्रहरूमा परमात्मा	१८८
● बाईबलमा मासु खानु निषेध	१८९
● हजरत मुहम्मद जी मासु खाँदैनथे ।	१९४
● सन्त जम्बेश्वर महाराज जीका विचार	१९५
● परमात्मा साकार एवं नराकार हुनु हुन्छ भन्ने निष्कर्ष सम्पूर्ण सद्ग्रन्थहरूको तथा परमात्मा प्राप्त सन्तहरूको छ	२०१
● विश्नोई धर्मको भक्ति	२०२
● सतगुरुबाट नाम दीक्षा लिएर भक्ति गर्ने	२०२
● हरियाणामा हरि आउने छन्	२०३
९. यसै पुस्तक “गीता तिम्रो ज्ञान अमृत” सँग सम्बन्धित श्रीमद्भगवत गीताका श्लोकहरूको फोटोकपीहरू	२०४

## भूमिका

“गीता” एक पवित्र सत्य ग्रन्थ हो । यो आध्यात्मिक ज्ञानको कोश पनि हो । यसलाई वर्तमानमा हिन्दूहरूको ग्रन्थको नामले चिनिन्छ । वास्तवमा पवित्र गीता विश्वको ग्रन्थ हो । यसको उत्पत्ति आज सन् २०१२ भन्दा लगभग ५५५० -पाँच हजार पाँच सय पचास) वर्ष पूर्व महाभारतको युद्धको समयमा भएको थियो । त्यसबेला कुनै धर्म थिएन । एउटा सनातन पन्थ अर्थात् मानव धर्म थियो । शब्द खण्ड हुँदैनथ्यो । यो ती पुण्यआत्माहरूको मस्तिष्क रूपी वाट्सएप (WhatsApp) मा पुगदछ, जसको नेटवर्क सही हुन्छ । यो महर्षि व्यास जी (श्री कृष्ण द्वैपायन) को मस्तिष्क रूपी WhatsApp मा लोड भएको थियो । त्यसैबाट श्री वेद व्यास जीले पवित्र “श्रीमद्भगवत् गीता” कागजमा लेखे वा ताड वृक्षको पातमा कुँदे, जुन पवित्र गीता आज हामीसँग उपलब्ध छ । गीता शास्त्रमा कुल १८ (अठार) अध्याय तथा ७०० (सात सय) श्लोकहरू छन् । मैले यस पवित्र पुस्तकबाट आवश्यकता अनुसार विवरण लिई “गीता तिम्रो ज्ञान अमृत” ग्रन्थ रचना गरेको हुँ । जस्तो जङ्गलमा अनेकन जडी-बुटिहरू हुन्छन् । वैद्यले त्यस जङ्गलबाट आवश्यक जडी-बुटिहरू मात्र निकाल्दछ । त्यसबाट जीवनदायिनी औषधि तयार गर्दछ । जङ्गल फेरि पनि विद्यमान नै रहन्छ ।

यसैगरी यस पुस्तक “गीता तिम्रो ज्ञान अमृत” लाई एक औषधि सम्झौं र यसलाई राम्ररी पढी ज्ञानको रस पिएर आफ्नो जरा-मरणको रोगबाट मुक्त होओ ।

आध्यात्मिक ज्ञानबिना मानव जीवन अधुरो हुन्छ । यदि कसैसँग अरबीं-खरबींको सम्पति भए पनि उसले आफ्नो जीवनमा कुनै न कुनै कुराको कमी महसुस गरि रहेको हुन्छ । यसको पूर्तिका लागि मानव पर्यटक स्थलहरूमा जान्छ । त्यहाँ केही समय उसलाई रमाइलो लाग्छ तर उसको पूरा जीवन आनन्दित हुन सक्दैन, न त यसबाट आत्मकल्याण नै हुन सक्छ । दुई-तीन दिनपछि फेरि त्यही दिनचर्या प्रारम्भ हुन्छ फेरि पनि केही कमी जस्तो लाग्छ । वास्तवमा त्यो कमी परमात्माको भक्तिको हो । त्यसको पूर्तिका लागि विश्वका धार्मिक मानिसहरू आफ्ना परम्परागत साधना गर्छन् । यदि त्यस साधकको त्यो साधना शास्त्रानुकूल छ भने मात्र लाभ हुन्छ । यदि शास्त्रविधि त्यागेर मनोमानी आचरण अर्थात् मनोमानी साधना गरेको छ भने त्यो गीता अध्याय १६ श्लोक २३-२४ अनुसार व्यर्थ छ । साधकलाई सुख, सिद्धि, परमगति केही पनि प्राप्त हुँदैन अर्थात् यो व्यर्थको साधना हो । केही श्रद्धालुहरू कुनै गुरुबाट दीक्षा लिएर भक्ति गर्छन् तर यदि गुरु पूर्ण भए मात्र लाभ हुन्छ अन्यथा त्यो साधना पनि व्यर्थ छ ।

तपाईंहरूले यस पुस्तक “गीता तिम्रो ज्ञान अमृत” बाट निन्न कुराहरूको जानकरी लिन र बुझन पाउनु हुने छ – शास्त्र अनुसार साधना गर्ने प्रमाणिक शास्त्र कुन हो ? शास्त्र विधि अनुसारको साधना कुन हो ? त्यो साधना गर्ने विधि कस्तो छ ? साधना विधि कुन महात्माबाट प्राप्त हुन्छ ? पूर्ण गुरुको पहिचान के हो ? यी सब यसै पुस्तकमा पढ्नु हुने छ ।

यस पुस्तकले विविध धर्ममा विभाजन भएर, आपसमा जुधेर, मारकाट गरेर मरि रहेका विश्वका मानवलाई एउटै धारमा ल्याउने छ । गीता शास्त्र कुनै एउटा धर्म

विशेषको मात्र होइन । यो त मानव कल्याणको लागि त्यति बेला प्रदान गरिएको थियो, जतिबेला कुनै धर्म नै थिएन, केवल 'मानव धर्म' थियो । मेरो नारा हो:-

जीव हाम्रा जाति हुन्, हाम्रो मानव (Mankind) धर्म ।  
हिन्दू-मुस्लिम-सिख-ईसाई धर्म एकै, पृथक छैन मर्म ॥

जस्तो बाबा नानक जीको जन्म पवित्र हिन्दू धर्ममा श्री कालुराम मेहताको घरमा खत्री (अरोडा) कुलमा भयो ? श्री नानक देवजीले गीता जीको ज्ञान श्री वृजलाल पाण्डेबाट प्राप्त गरे र उनैले बताए अनुसारको भक्ति गरि रहेका थिए । श्री विष्णु तथा श्री शिव जीको पूजा गर्थे । हिन्दू धर्ममा आहिले चलि रहेका सबै देवी-देवताहरूको भक्ति पनि गर्थे । श्री नानक जी सुल्तानपुर सहरमा त्यहाँका नबावको मोदीखाना (भण्डार) मा नोकरी गर्थे । शहरबाट लगभग आधा-एक किलोमिटर पर बेर्इ नदी बगदथ्यो । प्रत्येक दिन त्यस नदीमा स्नान गर्न नानक जी जाने गर्थे । परमात्मा असल आत्मा भएका दृढ भक्तलाई भेट्ने गर्नु हुन्छ । अधिक प्रमाण यसै पुस्तकमा पढ्नु हुने छ । त्यही विधान अनुसार परमात्माले श्री नानक देव साहेब जीलाई भेट्नु भयो । उनलाई तत्त्वज्ञान सुनाउनु भयो । शास्त्रानुकूल सत्य साधनाको ज्ञान गराउनु भयो । श्री नानक जीको सन्तुष्टिका लागि उनलाई आफूसँगै माथि आफ्नो शाश्वत स्थान अर्थात् सच्चखण्डमा लैजानु भयो । सम्पूर्ण ब्रह्माण्डहरूको भ्रमण गराउनु भयो । यथार्थ भक्तिविधि बताएर "सनातन भक्ति" पुनः स्थापित गर्न आदेश दिनु भयो । तीनदिनपछि श्री नानक देव जीलाई फर्काएर जमीनमा ल्याई छोडि दिनु भयो । त्यसपछि श्री नानक जीले हिन्दूधर्ममा चलि रहेको मनोमानी आचरण बन्द गरेर गीता (शप्तश्लोकी गीता) शास्त्र अनुसारको साधना प्रचार गरी यथार्थ भक्तिको प्रचार गर्नु भयो ।

परमात्माको सत्य साधना गर्नका लागि सर्वप्रथम 'गुरु' हुनु अत्यन्त जरूरी छ । यसैको पालन गर्दै श्री नानक जीले "शिष्य" बनाउन सुरु गरे । उनी स्वयम् गुरुपदमा विराजमान थिए । श्री नानक जीका शिष्यलाई पञ्जाबी भाषामा "सिक्ख" भनिन्छ । जसको कारणले उनको अलग पहिचान बन्यो । अहिले तिनै अनुयायीहरूको समुहले धर्मको रूप लियो । हिन्दू र सिख आपसमा धर्मको नाममा माराकाट गर्छन् । यी सब विवेकको कमीले गर्दा भएको हो ।

विवेचन:- कुनै पनि भक्ति गर्नु होस् तर गुरु बनाउनु आवश्यक छ । गुरु पनि आफ्नो मुख कमलबाट तत्त्वज्ञान तथा साधना विधि बताउन सक्ने पूर्णगुरु अर्थात् सतगुरु हुनु पर्छ । गुरु शरीरको मात्र नाम होइन । त्यस शरीरमा भएको आत्मा गुरु हो । शरीर पाँच तत्त्वको होस् वा इलोकट्रोनिक्स (Video) का होस्, त्यसलाई वक्त गुरु (सत गुरु) भनिन्छ । अधिकतम् हिन्दूहरू गुरु बिना नै आफ्नो परम्परागत साधना गर्छन् । त्यही बिग्रिएको परम्परागत स्वरूपलाई श्री नानक जीले परमात्माबाट प्राप्त ज्ञानद्वारा वास्तविक स्वरूपमा ल्याउने काम गरेका थिए । अहिले सिखहरूमा पनि वक्त गुरु (सतगुरु) को अभाव छ । जस्तो सूक्ष्म वेद मा भनिएको छ (सूक्ष्म वेद के हो ? यसै पुस्तकबाट जानकारी प्राप्त गर्नु होस् ।) :-

राम-कृष्ण से कौन बडा, उन्होने भी गुरु कीन्ह ।

तीन लोकके वे धनी, गुरु आगे आधीन ॥

**भावार्थः—** गुरुबिना मनोमानी आचरण गर्दै हिङ्गे हिन्दू श्रद्धालुलाई भनिएको हो-  
तपाईं श्रीराम तथा श्री कृष्ण भन्दा दूला कसैलाई मान्नु हुन्न । ती तीनलोकका धनी  
अर्थात् मालिक भएर पनि गुरु धारण गरेर भक्ति गर्थे । आ-आफ्ना गुरुदेवको चरणमा  
दण्डवत् प्रणाम गर्थे । {श्री रामचन्द्रका गुरु जी ऋषि वशिष्ठ जी थिए तथा श्री कृष्ण  
चन्द्र जीका गुरु जी ऋषि दुर्वाशा जी थिए । संदीपनी ऋषि त अक्षर ज्ञान गराउने  
अध्यापक थिए । ऋषि दुर्वाशा जी श्री कृष्णका आध्यात्मिक गुरु थिए ।} तपाईंसँग के  
बुनियाद (आधार) छ र ? तपाईं गुरुबिना भक्ति गरेर कल्याण चाहनु हुन्छ । सूक्ष्मवेदमा  
फेरि भनिएको छ:-

कबीर, गुरु बिन माला फेरते, गुरु बिन देते दान ।

गुरु बिन दोनो निष्फल हैं, भावै पूछो वेद पुराण ॥

यस पुस्तकमा तपाईंलाई अरु पनि थुग्रै भक्तिका गुर (दाउपेच) थाहा हुने छ ।  
यथार्थ आध्यात्मिक ज्ञान र साधनाको पनि ज्ञान प्राप्त हुने छ । म यस पुस्तकले मानव  
कल्याण गर्ने छ भन्ने आशा गर्दछु । म परमेश्वरसँग प्रार्थना गर्दछु— हे परमात्मा ! म  
दासको यो प्रयत्नलाई सफल पारि दिनु होस् । सम्पूर्ण प्राणी हजुरकै बच्चा हुन्,  
हजुरकै आत्मा हुन् । यिनीहरूलाई यथार्थ भक्ति मार्ग बोध होस् र सम्पूर्ण मानवले  
आफ्नो जीवन धन्य बनाऊन् । विश्वमा शान्ति होस् ।

“सत्य साहिब”

दिनांक : ०८ | ०९ | २०१२

लेखक

सन्त रामपाल दास महाराज  
सतलोक आश्रम, बरवाला, हरियाणा (भारत)

## दुई शब्द

जीव हाम्रा जाति हुन्, हाम्रो मानव धर्म ।  
हिन्दू-मुस्लिम-सिख-ईसाई धर्म एकै, पृथक् छैन मर्म ॥

श्रीमद्भगवत् गीताको ज्ञान भनिएको समय (सन् २०१२ भन्दा लगभग ५५५० वर्ष पहिले) मा अरु कुनै धर्म थिएन । हिन्दू धर्म यानी आदि शङ्कराचार्यद्वारा चलाइएको पाँच देव उपासना भएको परम्परा अपनाउनेहरूलाई हिन्दू भन्न थालियो । (वास्तवमा यो सनातन पन्थ हो, जुन लाखौं वर्षदेखि चल्दै आइ रहेको छ ।) त्यस हिन्दू धर्मको स्थापना आदि (प्रथम) शङ्कराचार्य जीले सन् २०१२ भन्दा २५०० वर्ष पहिले गरेका थिए । आदि शङ्कराचार्य जीको जन्म ईसा मसीह भन्दा ५०८ वर्ष पूर्व भएको थियो । उनलाई ८ वर्षको आयुमा उपनिषद्हरूको ज्ञान भयो । १६ वर्षको आयुमा आदि शङ्कराचार्यले एक विरक्त साधुबाट दीक्षा लिए । ती साधु गुफामा बस्थे । कैर्यै दिनसम्म गुफाबाट बाहिर निस्कैदैनथे । ती महात्माले आदि शङ्कराचार्य जीलाई “जीव नै ब्रह्म हो” (अयम् आत्मा ब्रह्म) को पाठ पढाए तथा चारै वेदहरूमा यही प्रमाण छ भनेर बताए । मानिसहरूले आदि शङ्कराचार्य जीलाई सोधे— यदि जीव नै ब्रह्म हो भने के पूजा गर्नु आवश्यक छ ? तपाईं पनि ब्रह्म, हामी पनि ब्रह्म (ब्रह्मको अर्थ परमात्मा) । यस प्रश्नले आदि शङ्कराचार्य जी अलमलमा परे । त्यसपछि आदि शङ्कराचार्यले आफ्नो विवेकले श्री विष्णु, श्री शङ्कर जीको भक्ति गर भने ।

अनि पाँच देवताहरूको उपासनाको विधान बनाए— १. श्री ब्रह्मा जी, २. श्री विष्णु जी, ३. श्री शिव जी ४. श्री देवी जी ५. श्री गणेश जी । तर मूल रूपमा इष्टदेव तमगुण शङ्कर जीलाई नै माने । यो विधान आदि शङ्कराचार्य जीले आफू २० वर्ष हुँदा बनाएका थिए अर्थात् ईशा पूर्व ४८८ मा हिन्दू धर्मको स्थापना गरेका थिए । त्यसको प्रचारका लागि उनैले भारत वर्षको चारै दिशामा एक-एकवटा शङ्कर मठ स्थापना गरे । १. गिरी साधु बनाए— जो पर्वतमा रहने जनताहरूमा आफ्नो धर्मलाई दृढ तुल्याउँथे । २. पुरी साधु बनाए— जो गाउँ-गाउँमा गएर आफ्नो धर्म भनेर त्यस अनुसारको क्रिया (कार्य) गराउँथे । ३. सन्न्यासी साधु बनाए— जो आफू विरक्त रही जनतालाई प्रभावित तुल्याएर आफ्नो साथमा लगाउँथे । ४. वानप्रस्थी साधु बनाए-वनमा रहने जनतालाई आफ्नो मत सुनाएर आफूसँग जोड्थे । वेदहरू (ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद), गीता, पुराण तथा उपनिषद्हरूलाई सत्यज्ञानयुक्त पुस्तक मान्थे, जुन धार्मिक ग्रन्थहरूलाई आजसम्म पनि हिन्दू धर्मका श्रद्धालुहरू सत्य मान्दछन् । यसरी हिन्दू धर्मको स्थापना ईसा पूर्व ४८८ वर्ष पहिले (सन् २०१२ भन्दा २५०० वर्ष पूर्व) भएको थियो । आदि शङ्कराचार्य जी ३० वर्षको आयुमा असाध्य रोगका कारण शरीर त्यागेर भगवान् शङ्करको लोकमा गए किनकि उनी शङ्कर जीका उपासक थिए । आदि शङ्कराचार्य भगवान् शङ्करको लोकबाट यही धर्मको स्थापनाका लागि आएका थिए भन्ने मानिएको छ । त्यस समयमा बौद्ध धर्म तीव्र रूपमा फैलि रहेको

थियो । उनैले भारतमा बौद्ध धर्म फैलनबाट रोकेका थिए । यदि बौद्ध धर्म फैलिएको भए चीन देशको जस्तै भारतबासी पनि नास्तिक हुने थिए ।

२. इसाई धर्मको स्थापना:- श्री ईसा मसीह जीबाट ईसाई धर्मको स्थापना भयो । ईसा जी ३२ वर्ष हुँदा विरोधी धर्मगुरुहरूले गर्वनरलाई दबाब दिएर क्रुशमा किला ठोकी छुण्ड्याएर मार्न लगाएका थिए ।

ईसा जीलाई गीता तथा वेदहरूको ज्ञान दिने प्रभुले "इंजिल" नामक ग्रन्थ दिएर तल ओरालेका थिए । "इंजिल" पुस्तकमा फरक ज्ञान छैन किनकि आध्यात्मिक ज्ञान त पहिले नै गीता तथा वेदहरूमा भनि सकिएको थियो । गीता तथा वेदहरूको ज्ञान कुनै धर्म विशेषका लागि होइन । यो त केवल मानव मात्रको लागि हो । ईसा जीको लगभग छ सय वर्ष पश्चात् हजरत मुहम्मद जीले ईस्लाम धर्मको स्थापना गरे । मुहम्मद जीलाई पवित्र 'कुर्अन शरीफ' ग्रन्थ पनि उनै ब्रह्मले दिएका थिए । यसमा पनि भक्तिविधि सम्पूर्ण रूपमा छैन, साङ्केतिक रूपमा छ किनकि भक्तिको ज्ञान वेद तथा गीतामा पहिले नै भनि सकेका थिए । यसैले कुर्अन शरीफ ग्रन्थमा पुनः बताउनु अनिवार्य थिएन । जस्तो गीता अध्याय ४ श्लोक ३४, यजुर्वेद अध्याय ४० मन्त्र १० मा भनिएको छ— सम्पूर्ण सृष्टिको रचना गर्ने पूर्ण परमात्माको विषयमा कुनै तत्वदर्शी सन्तासंग सोध, उनैले सही-सही ज्ञान तथा भक्तिविधि बताउने छन् । जुन सन्ताले ती पूर्ण परमात्माको ज्ञान जान्दछन्, उनैले सत्य साधना पनि जान्दछन् ।

बाईबल ग्रन्थको ज्ञान पनि गीता ज्ञानदाताले नै दिएका हुन् । (बाईबल ग्रन्थ तीन पुस्तकहरूको सङ्ग्रह हो— १ जबूर, २. तौरत ३. इंजिल ।) बाईबल ग्रन्थको उत्पत्ति ग्रन्थमा प्रारम्भमा नै लेखिएको छ— परमेश्वरले मनुष्यहरूलाई आफ्नो अनुहार अर्थात् स्वरूप अनुसार उत्पन्न गरे, नर-नारीको रूपमा उत्पत्ति गरेका हुन् । छः दिनमा सृष्टि रचना गरेर परमेश्वरले साताँ दिन विश्राम गरे ।

**कुर्अन् शरीफ:** कुर्अन् शरीफमा सूरत फुर्कानि नं. २५ आयात नं. ५२ देखि ५९ मा भनिएको छ— अल्लाह कबीरले ६ दिनमा सृष्टि रचना गरे, अनि माथि आकाशमा तख्ता (सिंहासन) मा गएर विराजमान भए । ती परमेश्वरको खबर कुनै बाहखबर अर्थात् तत्वदर्शी सन्तासंग सोध । कुर्अन् शरीफको ज्ञानदातालाई पनि ती पूर्ण परमात्मा अर्थात् अल्लाहु अकबर (अल्लाह कबीर) को विषयमा पूर्ण ज्ञान थिएन भन्ने कुरा कुर्अन्को लेखबाट स्पष्ट हुन्छ ।

कुर्अन् शरीफको सूरत ४२ को प्रथम आयातमा उनै तीन मन्त्रहरूको साङ्केतिक ज्ञान छ, जुन गीता अध्याय १७ श्लोक २३ मा छ । यस श्लोकमा ब्रह्मणः अर्थात् सच्चिदानन्द घन ब्रह्मको भक्तिको "ॐ-तत्-सत्" यी तीन नाम स्मरण गर भनिएको छ ।

कुर्अन् शरीफको सूरत ४२ को प्रथम आयातमा यिनै तीन मन्त्रको सङ्केत यसरी दिइएको छ— "ऐन्-सीन्-काफ" ।

‘ऐन्’ हिन्दीको ‘अ’ अक्षर हो, जसको सङ्केत ओम् तर्फ छ । ‘ऐन्’ भावार्थ ‘ओम्’ हो, ‘सिन’ = स अर्थात् गीता अध्याय १७ श्लोक २३ मा भएको दोस्रो तत् मन्त्र, जसको वास्तविक मन्त्रको पहिलो अक्षर ‘स’ हो । यही ओम् + सीन् या तत् मिले दुई मन्त्रको सतनाम मन्त्र बन्दछ । कुर्अन् शरीफमा भएको तेस्रो मन्त्र ‘काफ’ = ‘क’ हो, जुन गीता अध्याय १७ श्लोक २३ मा लेखिएको तीन नाम मध्ये अन्तिम ‘सत्’ मन्त्र हो । (जस्तो गुरु मुखीमा क लाई कका, ख लाई खखा तथा ग लाई गगा, ऊ लाई ऊडा, ई लाई इडा भनिन्छ वा लेखिन्छ । यसैगरी कुराणमा आ, स, क लेखिएको छ ।)

‘सत्’ साङ्केतिक मन्त्र हो तर वास्तविक नाम (मन्त्र) को पहिलो अक्षर ‘क’ हो, (त्यो “करीम” मन्त्र हो ) जसलाई सारनाम भनिन्छ । म (सन्त रामपाल दास) बाट तीन वटै मन्त्र उपदेश प्राप्त गरेका भक्तले दुबै साङ्केतिक मन्त्रहरूको वास्तविक नाम (मन्त्र) हरू जान्दछन् ।

### सम्पूर्ण ग्रन्थहरूमा केही समानता

बाईबल ग्रन्थ उत्पत्ति ग्रन्थमा यसो पनि भनिएको छ— ‘जब आदम जी तथा उनकी धर्मपत्नी ‘हब्बा’ ले बाटिकाको बीचको वृक्षको फल खाएपछि उनीहरूलाई असल-खराबको ज्ञान भयो । साँझ प्रभु वाटिकामा घुम्न आउँदा आदम तथा हब्बाले असल-खराबको ज्ञान गराउने वृक्षको फल खाए भन्ने थाहा पाए । तब ती प्रभुले भने— “असल-खराब” को ज्ञान भएकाले आदम तथा उसकी पत्नी हामीमध्ये एक जना समान भएका छन् । कहीं यस्तो न होस् कि उनीहरूले अमर बनाउने वृक्षको फल खाउन् र अमर होउन् । त्यसैले आदम जी तथा उनकी पत्नीलाई स्वर्गको वाटिकाबाट निकालेर पृथ्वीमा छोडि दिए ।’ (लेख समाप्त)

विवेचना:- यसबाट ‘प्रभु एक भन्दा अधिक छन् भन्ने सिद्ध हुन्छ, किनकि प्रभुले माथि यी असल-खराबको ज्ञान भएकाले हामीमध्ये एक जना तुल्य भएका छन् भनेका छन् । फेरि बाईबल ग्रन्थमा भनिएको छ— ‘अब्राहिम’ मामरेको वृक्ष मुनि बसेका थिए । उनले तीन प्रभु देखे, उनीहरूलाई खाना खुवाए, दण्डवत् प्रणाम गरेर आशीर्वाद लिए । यसबाट बाईबलमा तीन प्रभु छन् भन्ने सिद्ध हुन्छ ।

मुसलमान धर्ममा ‘चार यारी’ मानिएको छ, जो बालक रूपमा रहन्छन् । सूक्ष्म वेद अर्थात् तत्त्वज्ञानमा भनिएको छ:-

वही सनक सनन्दना, वही चार यारी ।  
तत्त्वज्ञान जाने बिना, बिगडी बात सारी ॥

भावार्थ:- हिन्दू धर्ममा बालक रूपमा रहने सनक, सनन्दन, सनातन तथा सन्तकुमार ब्रह्मा जीका मानस पुत्र हुन् । मुसलमान धर्ममा उनीहरूलाई नै ‘चार यारी’ अर्थात् चार बालक मित्र भनिन्छ ।

### फेरि सूक्ष्म वेदमा भनिएको छ:-

वही मोहम्मद वही महादेव, वही आदम वही ब्रह्मा ।  
दास गरीब दूसरा कोई नहीं, देख आपने घरमा ॥

**भावार्थः—** मुसलमान धर्मका प्रवर्तक हजरत मुहम्मद जी भगवान शिवको लोकबाट आए । उनी पुण्यकर्मी आत्मा थिए । उनी एउटा गुफामा बसेर परम्परागत साधना नै गर्ने गर्थ । शिव जीका एधार रुद्रहरूमध्ये एउटा गणले त्यस गुफामा गएर भेटे । उनैको भाषा (अरबी भाषा) मा काल प्रभु अर्थात् ब्रह्मको सन्देश सुनाए । तिनै रुद्रलाई मुसलमानहरू जबरिल फरिस्ता भन्छन्, जसलाई असल फरिस्ता मानिन्छ ।

**भावार्थः—** हजरत मुहम्मद पनि शिवका बच्चा हुन् । मुसलमान धर्मको पवित्र स्थल “काबा” हो । त्यहाँ भगवान शङ्करको लिङ्गको आकारको दुङ्गा राखिएको छ, त्यसलाई मुसलमान श्रद्धालुहरू सिजदा अर्थात् प्रणाम गर्दछन् ।

२. आदम बाबा:- पुराणहरू तथा जैन धर्मका ग्रन्थहरूमा प्रसङ्ग आउँछ, जुन यसप्रकार छः— ऋषभदेव जी राजा नाभिराजका पुत्र थिए । नाभिराज अयोध्याका राजा थिए । ऋषभदेव जीका सय पुत्रहरू र एउटी मात्र पुत्री थिई । एक दिन परमेश्वर एक सन्त रूपमा आएर ऋषभदेव जीलाई भेट्नु भयो । उनलाई भक्ति गर्ने प्रेरणा दिनु भयो, ज्ञान सुनाउनु भयो— यदि मानव जीवनमा शास्त्रविधि अनुसार साधना गरिएन भने मानव जीवन व्यर्थमा खेर जान्छ । अहिले मानिसलाई प्राप्त भएको जे जति कुरा छन् ती पूर्व जन्म-जन्मान्तरमा गरिएका पुण्य तथा पापको फल हो । तिमी राजा बनेका छौ, यो पनि पूर्व जन्मको शुभ कार्यको फल हो । यदि अहिले भक्ति गरेन्हाँ भने तिमी भक्ति शक्तिहीन तथा पुण्यहीन भएर नर्कमा झर्ने छौ र फेरि अन्य प्राणीहरूको शरीर प्राप्त गरेर कष्ट उठाउने छौ । जस्तो- वर्तमानमा कसैले इन्भर्टरको ब्याद्रि चार्ज गरि रहेको छ तर चार्जर निकालिएको छ । फेरि पनि त्यस ब्याद्रिले काम गरि रहेको छ, पड्खा पनि चलिरहेको छ, बल्ब तथा ट्यूब पनि बलि रहेको छ । यदि पुनः चार्जर जोडिएन भने केही समय उपरान्त इन्भर्टरले सम्पूर्ण कार्य गर्ने छोड्ने छ । न पड्खा चल्ने छ, न त बल्ब र ट्यूब नै बल्ने छ । यसैगरी मानव शरीर एक इन्भर्टर हो । शास्त्रानुकूल भक्ति चार्जर (Charger) हो । परमात्माको शक्तिले मानव पुनः चार्ज हुन्छ अर्थात् भक्तिको शक्तिको धनी तथा पुण्यवान हुन्छ ।

यो ज्ञान ऋषि रूपमा प्रकट परमात्माको मुखकमलबाट सुनेर ऋषभदेव जीले भक्ति गर्ने दृढताका लागि मन बलियो बनाए । ऋषभदेव जीले ऋषि जीको नाम जान्न चाहे । ऋषि जीले आफ्नो नाम “कवि देव” अर्थात् कविर्देव बताउनु भयो साथै भन्नु भयो— म स्वयम् पूर्ण परमात्मा हूँ, मेरो चारै वेदहरूमा “कविर्देव” लेखिएको छ, म त्यही परम अक्षर ब्रह्म हूँ । सूक्ष्म वेदमा लेखिएको छः—

ऋषभ देव के आइया, कबी नामे करतार ।

नौ योगेश्वरको समझाइया, जनक विदेह उद्धार ॥

**भावार्थः—** परमात्माले ऋषभदेव जीलाई “कबी” नामले भेट्नु भयो र भक्ति गर्ने प्रेरणा दिनु भयो । उनै परमात्माले नौ योगेश्वर तथा राजा जनकलाई सम्झाएर उनीहरूको उद्धारका लागि भक्ति गर्ने प्रेरणा गर्नु भयो । ऋषभदेव जीलाई कविर्देव ऋषि प्रभु हुन् भन्ने कुरामा दृढ विश्वास भएन तर भक्ति गर्ने दृढताका लागि भने मन दहो बनाए । एक तपस्वी ऋषिबाट दीक्षा लिएर ओम् (ॐ) नामको जाप तथा हठयोग गरे । ऋषभदेव जीका जेठा पुत्र “भरत” र भरतका पुत्र मारिची थिए । ऋषभदेव जीले पहिले एक वर्षसम्म निराहार रहेर तप गरे । अनि फेरि एक हजार वर्षसम्म घोर तप गरे । तपस्या समाप्त गरी आफ्ना नाति अर्थात् भरतका पुत्र मारिचीलाई प्रथम धर्मदेशना (दीक्षा) दिए । यही मारिची वाला आत्मा २४ औँ तीर्थकर महावीर जैन जी भएका थिए । जैन धर्म ऋषभदेव जीले नभएर श्री महावीर जैन जीले चलाएका हुन् । त्यसो त श्री महावीर जैन जीले पनि धर्मको स्थापना गरेका थिएनन्, केवल आफ्ना अनुभवहरू आफ्ना अनुयायीहरूलाई बताएका थिए । त्यो त एक भक्ति गर्नेहरूको भक्ति समुदाय हो, भक्ति त्यही हो जुन ऋषिले गर्दथे । ऋषभदेव जी “ओम्” नामको जाप ओकार उच्चारण गरेर गर्थे । त्यसैलाई अहिले अपश्रृंश गरेर जैनीहरूले “णोकार” भन्छन् । यसैको जाप गर्छन् । यसैलाई ओकार तथा ॐ पनि भन्छन् ।

हामी आफ्नो प्रसङ्गमा आओँ : जैन धर्मग्रन्थ तथा जैन धर्मका अनुयायीहरूद्वारा लेखिएको पुस्तक ‘आओ जैन धर्म को जानें’ मा ऋषभदेव जी (जैनीहरूले उनैलाई आदिनाथ भन्छन् ।) वाला जीव नै बाबा आदम रूपमा जन्मेका थिए । अब त्यही सूक्ष्म वेदको वाणीको सरल अर्थ भन्छुः—

वही मुहम्मद वही महादेव, वही आदम, वही ब्रह्मा ।

दास गरीब दुसरा कोई नहीं, देख आपने घरमा ॥

बाबा आदम जी भगवान ब्रह्मा जीको लोकबाट आएका थिए किनकि मानव जन्ममा गरिएको साधना तथा भक्ति अनुसार प्राणी माथि तीनै देवताहरूको लोकमा पालैपालो जान्छ । आफ्नो पुण्य क्षीण भएपछि पुनः पृथ्वीमा संस्कारवश जन्म लिन्छ ।

सन्त गरीबदास जी (छुडानी गाउँ, झज्जर जिल्ला, हरियाणा प्रान्त) लाई पनि ऋषभदेव जीलाई भेट्नु भएको परमात्मा स्वयम्भूत भेट्नु भएको थियो । सन्त गरीब दास जीले परमेश्वरसँगै माथि गएर प्रत्यक्ष रूपमा सम्पूर्ण व्यवस्था देखेका थिए । त्यसपछि आदम जी ब्रह्माको लोकबाट आएका ब्रह्माका अवतार र मुहम्मद जी तमोगुणी शिवका अवतार थिए भन्ने कुरा बताए । प्रिय पाठकहरू ! अवतार दुई प्रकारका हुन्छन् । १. स्वयम् उनै प्रभुले अवतार लिन्छन् । जस्तो श्रीराम, श्री कृष्ण आदिको रूपमा स्वयम् श्री विष्णु जी अवतार धारण गरेर आएका थिए तर कपिल ऋषि जी तथा परशुराम जीलाई

पनि विष्णु जीको अवतारमा गनिन्छ । यिनी स्वयम् विष्णु जी नभएर विष्णु लोकबाट आएका देवात्मा थिए । उनीसँग विष्णु जीको केही शक्ति थियो किनकि ती विष्णु जीद्वारा पठाइएका थिए । यसेगरी हजरत मुहम्मद जी श्री शिव जीका (लोकबाट आएका देवात्मा) अवतार थिए तथा बाबा आदम जी श्री ब्रह्मा जीका (लोकबाट आएका देवात्मा) अवतार थिए । यस्तै ईसा मसीह श्री विष्णु जीका (लोकबाट आएका देवात्मा) अवतार थिए । ईसाई श्रद्धालुहरू पनि ईशा जीलाई प्रभुका पुत्र मान्छन्, प्रभु होइन ।

सन्त गरीबदास जीले भनेका छन्— यदि मेरो कुरामा विश्वास छैन भने मैले बताएको शास्त्रविधि अनुसार भक्ति साधना गरेर आफ्नो घरमा अर्थात् आफ्नो मानव शरीरमा आफ्नै आँखाले हेर ।

**भावार्थः—** सम्पूर्ण धर्मका मानिसहरूको शारीरिक रचना एक समान छ । तत्त्वज्ञान नभएकाले हामी विभिन्न धर्ममा बाँडियौ । सन्त गरीबदास जी भन्छन्— मानव शरीरमा परमेश्वरले भिन्न-भिन्न अङ्ग बनाएका छन् । ढाडको हड्डी अर्थात् Back bone (spine) भित्र पट्टी पाँच कमल चक्र बनेका छन् । कृपया यो चित्र हेर्नु होसः:

**१. मूल चक्रः—** यो चक्र ढाडको हड्डीको अन्त्यभन्दा एक इन्च माथि गुदा नजिक छ । यसका देवता श्री गणेश हुन् । यस कमलको ४ पंखुडी (पुष्प पत्र) छन् ।



**२. स्वाद चक्रः—** यो चक्र मूल कमल भन्दा दुई इन्च माथि ढाडको हड्डीको भित्र पट्टी टाँसिएको हुन्छ । यसका देवता श्री ब्रह्मा जी तथा उनकी धर्मपत्नी सावित्री जी हुन् । यस कमलको ६ पंखुडियाँ (पुष्पपत्रहरू) छन् ।

**३. नाभि कमल चक्रः—** यो चक्र नाभिको सामुन्ने ढाडको हड्डीसँगै टाँसिएको छ । यसका देवता श्री विष्णु जी र उनकी धर्मपत्नी लक्ष्मी जी हुन् । यस कमलको ८ पुंखुडी (पुष्पपत्रहरू) छन् ।

**४. हृदय कमल चक्रः—** यो कमल छातिमा बनेको दुबै स्तनहरूको बीचमा

ढाडको हड्डीसँग टाँसिएको हुन्छ । यसका देवता श्री शिव जी र उनकी धर्मपत्नी पार्वती जी हुन् । यस कमलका १२ पंखुडी (पुष्पपत्रहरू) हुन्छन् ।

५. कण्ठ कमलः— यो कमल छातिका हड्डीभन्दा माथि घाँटी सुरु हुने ठाउँमा ढाडको हड्डीसँगै अन्तमा हुन्छ । यस कमलकी प्रधान श्री देवी अर्थात् दुर्गा जी हुन् । यस कमलको १६ पंखुडी (पुष्पपत्रहरू) छन् । शेष कमल चक्रहरू माथि छन् ।

६. संगम कमल या छैठौं कमलः— यो कमल सुष्मणाको माथिलितर भएको द्वारमा छ । यसका तीन पंखुडीहरू (पुष्पपत्रहरू) छन् । यहाँ सरस्वती रूपमा देवी दुर्गा जी निवास गर्छन् । एउटा पंखुडीमा देवी दुर्गा सरस्वती रूपमा रहन्छन् । उनैको साथमा ७२ करोड उर्वशी (सुन्दर परीहरू) रहन्छन् । यिनीहरूले माथि जाने भक्तलाई आफ्नो जालमा फँसाउँ छन् । दोस्रो पंखुडी (पुष्पपत्र) मा सुन्दर युवा नरहरू रहन्छन् । यिनीहरू ले भक्तमतिहरूलाई आकर्षित गरेर कालको जालमा राख्छन् । काल पनि अन्य रूपमा यी युवाहरूको सञ्चालक मुखिया भएर रहन्छ । तेस्रो पंखुडी (पुष्पपत्र) मा स्वयं परमात्मा अन्य रूपमा रहनु हुन्छ । आफ्नो भक्तलाई तिनीहरूको जालबाट मुक्त गराउनु हुन्छ । ज्ञान सुनाएर सतर्क गराउनु हुन्छ ।

७. त्रिकुटी कमल चक्रः— यो चक्र आँखी भींको बीचमा शिरको पछाडिको भागमा अन्य कमलहरूकै पञ्चतिमा माथि छ । यसका देवता सतगुरु रूपमा परमेश्वर नै हुनु हुन्छ । यस कमलको दुई पंखुडी छन् । एउटा श्वेत र अर्को कालो (भंवर = भमरा) रडको पंखुडीहरू (पुष्पपत्रहरू) छन् । श्वेत पंखुडी (पुष्पपत्र) मा सतगुरु रूपमा सत्यपुरुषको निवास छ । अश्वेत पंखुडी (पुष्पपत्र) मा नक्कली सतगुरु रूपमा काल निरञ्जनको वास छ ।

८. सहस्र कमल चक्रः— यो कमल शिरको मध्य भागभन्दा दुई अड्गुल तल अन्य कमलहरूकै पञ्चतिमा माथि छ । हिन्दू धर्मका मानिसहरूले दुष्पि राख्ये, कतिले अहिले पनि राख्छन् । यसको तल त्यो सहस्र कमल दल छ । यसका देवता ब्रह्म हुन् । यिनैलाई क्षर पुरुष पनि भनिन्छ । यिनैले गीता तथा वेदहरूको ज्ञान भनेका हुन् । यस कमलको एक हजार पंखुडी (पुष्प पत्रहरू) छन् । काल ब्रह्मले यसलाई प्रकाशले भरेर राखेको छ । उनी स्वयम् यसै कमल चक्रमा पर बस्छन् । उनी स्वयम् देखिदैनन् केवल पंखुडीहरू (पुष्पपत्रहरू) चम्कि रहेको देखिन्छ ।

{अष्ट कमल दलः— यस कमलका देवता अक्षर पुरुष हुन्, यिनलाई परब्रह्म पनि भनिन्छ, यिनको पनि ८ पंखुडी (पुष्पपत्र) छन् । यिनको स्थिति बताउँदिन किनकि नक्कली गुरुहरूले पनि यसको बारेमा थाहा पाएर जनतालाई भ्रमित तुल्याउने छन् ।}

९. संख कमल दलः— यस कमलमा पूर्ण ब्रह्म अर्थात् परमअक्षर ब्रह्मको निवास छ । यसका शंख पंखुडी (पुष्पपत्रहरू) छन् । यसको स्थिति पनि बताउँदिन किनकि कारण माथि लेखिएको छ ।

{माथिको चित्रमा छैठौं र नवौं कमल देखाइएको छैन । यसको कारण के हो भने विद्यार्थीहरूलाई विस्तार-विस्तार ज्ञान वृद्धि गराइन्छ । कमलहरूको गहन रहस्य छ । यो कबीर सागरका सारांशमा लेखिएको छ ।}

शरीरमा यी कमलहरूले टेलीभिजनका च्यानलहरूले जस्तै काम गर्छन् । ती च्यानलहरूमध्ये जुन च्यानल चलायो, त्यसमा त्यही कार्यक्रम देखिन्छ । यथार्थमा त्यो कार्यक्रम स्टुडियोमा चलेको हुन्छ तर टी. भि. मा देखिन्छ । प्रत्येक कमलहरूको कार्य (function) पनि यसैगरी हुन्छ । यी कमलहरूलाई चलाउने मन्त्रहरू छन्, जुन यस दास (सन्त रामपाल दास) ले जाप गर्नका लागि दिन्छ । पहिले पटकको दीक्षा यिनै च्यानलहरू खोल्न दिइन्छ । मन्त्रको शक्तिले सम्पूर्ण कमलहरू सञ्चालित हुन्छन् । त्यसपछि साधकले आफ्नो शरीरमा लागेका च्यानलमा त्यस देवको धाम हेर्न सक्छ । त्यहाँका सम्पूर्ण दृश्यहरू हेर्न सक्छ । त्यसैले सन्त गरीबदास जीले भनेका छन्— तपाईं आफ्नो शरीरको च्यानल on (चलाएर) गरेर स्वयम्भले हेर्नु होस् । तपाईंले आदम जीलाई ब्रह्माको लोकबाट आएको देख्नु हुने छ किनकि त्यहाँ यी सम्पूर्ण कुराहरूको रेकर्ड उपलब्ध छ । अहिलेको youtube मा जस्तै प्रत्येक देवको लोकमा पहिले भएका वा घटित घटनाहरू हेर्न सकिन्छ ।

यसैगरी हजारत मोहम्मद जी शिव जीको लोकबाट आएको देख्नु हुने छ । ईशा जी पनि श्री विष्णुको लोकबाट आएको देख्नु हुने छ ।

### “मक्का महादेवको मन्दिर हो”

भाई बाले वाली जन्म साखीमा प्रमाण छ :

‘साखी मदीने की चली’ हिन्दीको पृष्ठ २६२ मा श्री नानक जीले चार इमामहरूको प्रश्नको जवाफ दिई भनेका छन् :—  
आखे नानक शाह सच्च, सुण हो चार इमाम ।  
मक्का है महादेव का, ब्राह्मण सन सुल्तान ॥

अब तपाईंलाई आफ्नो उद्देश्यतर्फ लैजान्नु । तपाईंहरूलाई स्पष्ट पार्न चाहन्नु कि जुन यथार्थ आध्यात्मिक ज्ञान सूक्ष्म वेद, गीता तथा चारै वेदहरूमा छन्, ती पुराणहरू, कुर्झान शरीफ, बाइबल, ६ शास्त्र तथा ११ उपनिषद आदि कुनैमा पनि छैनन् । उदाहरणः कक्षा १० सम्मको पाठ्यक्रम गलत होइन तर त्यसमा बी. ए. तथा एम. ए. को ज्ञान छैन । त्यो पाठ्यक्रम गलत होइन तर पर्याप्त छैन। बुझनलाई यति नै पर्याप्त छ ।

अन्य उदाहरणः— गीता अध्याय २ श्लोक ४६ मा भनिएको छ— अर्जुन ! तूलो जलाशय (तलाउ) प्राप्ति पश्चात् सानो जलाशय (तलाउ) प्रति जति आस्था रहन्छ, त्यस्तै पूर्ण परमात्माको सम्पूर्ण ज्ञान भए पश्चात् अन्य ज्ञान तथा भगवानहरूप्रति त्यस्तै आस्था रहन्छ ।

गीता ज्ञान भनिएको समयमा सम्पूर्ण मानव जलाशयको छेउछाउमा बस्थे । वर्षा हुन्थ्यो । तलाउ भरिन्थ्यो । वर्षभरि त्यही जलाशयबाट मानव स्वयम् पनि पानी पिउँथे र पशुहरूलाई पनि पिलाउँथे । त्यसलाई दुई भागमा बाँडिन्थ्यो । यदि एक वर्ष वर्षा भएन भने सानो जलाशयमा आश्रित व्यक्तिहरूलाई संकट हुन्थ्यो । त्राही-त्राही मच्चिन्थ्यो । ताल गहिरो र ठूलो जलाशय हुन्छ, जसमा रहेको पानी १० वर्षसम्म वर्षा भएन भने पनि सुकैदेन । यदि कसैले ताल जस्तो ठूलो जलाशय भेट्यो भने तत्काल सानो जलाशय छोडेर त्यस ठूलो जलाशयको किनारमा बस्ति बसाउँथ्यो । त्यसैगरी यस पवित्र पुस्तक “गीता तिम्रो ज्ञान अमृत” मा त्यही ताल जस्तो ठूलो जलाशय प्राप्त छ । अनि चाँडो यसको किनारमा आएर बस्ती बसाल्नु होस् र आफ्नो मानव जीवन सुखी तुल्याउनु होस् । कृपया यो अमृत ज्ञान पिउनु होस् र अमर हुनु होस् ।

हिन्दूहरू मुसलमानहरू सबै विपरीत साधना गर्छन् भन्छन् । हामी उदाउँदो सूर्यलाई प्रणाम गर्छौं, मुसलमानहरू अस्ताउँदो सूर्यलाई प्रणाम गर्छन् ।

**विवेचना:-** दुबैको आशय सही छ तर विवेकको कमी छ । हिन्दूहरू उदाउँदो सूर्यलाई धन्यवाद दिई भन्छन्— हे प्रकाशका देवता ! हामी हजुरलाई धन्यवाद दिन्छौं । हजुरले हामीलाई कालो रात पश्चात उज्यालो दिनु भयो, जसबाट हामी हाम्रो जीवन निर्वाहको कार्य गर्न सक्छौं । हामीमाथि यस्तै कृपा राख्नु होला ।

मुसलमानहरूले हाम्रा ठूला दाजु हिन्दूहरूले विहानै हामी सबैको मङ्गल कामना गर्दै सूर्यदेवलाई धन्यवाद दिए भन्ने जान्दछन् र सूर्यस्ति हुँदा सूर्यलाई धन्यवाद दिई भन्छन्— हे प्रकाशमय तुल्याउने सूर्य । हजुरले हामी सारा जीवहरूलाई प्रकाश प्रदान गरेर हामीमाथि ठूलो उपकार गर्नु भयो । हामी हजुरलाई धन्यवाद दिन्छौं । हजुर भोलि पनि फेरि यसैगरी हामीमाथि कृपा गर्नु होला । हजुर पनि अल्लाह कबीरको रचना हुनु हुन्छ र हामी पनि उहाँकै सन्तान हाँ ।

यथार्थमा सूर्यको पूजा न मुसलमानले गर्छन, न त हिन्दूहरूले नै । दुबैले पूर्व र पश्चिमतिर फर्कर विहान हिन्दूले र साँझ मुसलमानले परमात्माको पूजा गर्छन् ।

पूजा केवल पूर्ण परमात्माको मात्र गर्नु पर्छ । अन्य देवताहरू देवदूतहरू आदिलाई आदर गर्नु पर्छ । अधिक ज्ञानका लागि यस पछिको शीर्षक “गीताको सत्य सार” पढ्नु होस् ।

**निवेदन :-** यस पुस्तकको अन्तमा पृष्ठ २०४ मा गीता प्रेस गोरखपुरबाट प्रकाशित तथा श्री जयदयाल गोयन्दका जीद्वारा अनुवादित गीता को सम्बन्धित अध्यायका श्लोकहरू को फोटोकपी राखिएको छ ताकि तपाईंहरूले सत्य तत्काल थाहा पाउन सक्नु होस् र प्रमाण हेर्नका लागि अन्य गीता किन्ने आवश्यकता नपरोस् ।

## गीताको सत्य सार

गीता = श्रीमद्भगवत् गीता

प्रश्न नं. १ गीताको ज्ञान कहिले, कसले र कसलाई सुनाएका हुन् तथा कसले लेखेका हुन् ? विस्तारमा बताउनु होस् ।

उत्तर:- श्रीमद्भगवत् गीता जीको ज्ञान श्रीकृष्णजीको शरीरमा प्रवेश गरेर काल भगवानले (जसलाई वेदहरू तथा गीतामा 'ब्रह्म' नामले पनि चिनिन्छ ।) अर्जुनलाई सुनाए । कौरव तथा पाण्डव आफ्नो सम्पत्ति अर्थात् दिल्लीका राज्यमा आ-आफ्नो हक-अधिकार दावी गरेर युद्ध गर्नका लागि तयार थिए । दुवै पक्षका सेनाहरू कुरु क्षेत्रको मैदानमा एक अर्काका सम्मुख खडा थिए । त्यस समय अर्जुनले सामुन्नेको सेनामा भीष्म पितामह, गुरु द्रोणाचार्य, आफन्त, कौरवका बच्चाहरू, ज्वाइँ, बहिनी ज्वाइँ, ससुरा आदि मर्न-मार्न खडा भएका देखे । कौरव र पाण्डव आपसमा काकाहरूका छोराहरू हुन् । अर्जुनमा साधुभाव जागृत भयो र विचार गरे— जुन राज्य प्राप्त गर्नका लागि हामीले आफ्ना काकाका छोराहरू, भतिजाहरू, ज्वाइँहरू, बहिनी ज्वाइँहरू, भीष्म पितामह जी तथा गुरुजनहरूलाई मार्नु पर्छ । हामीलाई यो पनि थाहा छैन कि हामी कति दिन संसारमा रहने छौं ? त्यसैले यसरी प्राप्त गरेको राज्यको भोगभन्दा म भिक्षा मागेर जीवन निर्वाह गर्नु, तर युद्ध गर्दिनँ । यस्तो विचार गरेपछि अर्जुनले धनुष र बाण छोडे र रथको पछाडिपट्टी गएर बसे । अर्जुनको यस्तो अवस्था देखेर श्रीकृष्ण जीले भने— तिमीले कोको योद्धासँग युद्ध गर्नु छ, सामुन्नेमा हेर । अर्जुनले जवाफ दिए— हे कृष्ण ! म कुनै पनि हालतमा युद्ध गर्दिनँ । आफ्नो उद्देश्य तथा मनमा उठेका विचारहरूसँग पनि अवगत गराए । त्यसै बेला श्री कृष्ण जीमा काल भगवान प्रवेश गरे । कुनै अन्य व्यक्तिको शरीरमा प्रेत प्रवेश गरे जसरी श्री कृष्ण जीको शरीरमा काल प्रवेश गरेर श्रीमद्भगवत् गीताको ज्ञान, युद्ध गर्नका लागि प्रेरणा दिन तथा कलियुगमा वेदहरू बुझ्ने व्यक्ति नहुने भएकाले चारै वेदहरूको सञ्ज्ञित वर्णन तथा सारांश "गीता ज्ञान" रूपमा १८ अध्याय अन्तर्गत ७०० श्लोकमा सुनाए । श्री कृष्णलाई त मैले गीतामा के बोले भन्ने कुरा थाहै थिएन ।

{ब्रह्माकुमारी पन्थीहरू यिनै काल ब्रह्मलाई निराकार शिव बाबा भन्छन् । उनीहरूको पनि गीताका ज्ञान शिव बाबाले कोही वृद्धको शरीरमा प्रवेश गरेर भनेका थिए भन्ने भनाइ छ । यिनै शिव बाबा ब्रह्माकुमारी पन्थका पुज्य प्रभु हुन् ।}

❖ केही वर्ष पश्चात् वेदव्यास ऋषिले यस अमृतज्ञानलाई संस्कृत भाषामा देवनागरी लिपिमा लेखे । पछि अनुवादकहरूले आफ्नो बुद्धिको आधारमा यस पवित्र ग्रन्थको हिन्दी तथा अन्य भाषाहरूमा अनुवाद गरे, जुन अहिले गीता प्रेस गोरखपुर (यूपी.) बाट प्रकाशित गरिएका छन् । तिनका फोकपीहरू यसै पुस्तकको पृष्ठ २०४-३५७ मा छ ।

प्रश्नः— आज (सन् २०१२) सम्म त गीता जीको ज्ञान श्री कृष्ण जीले भनेका हुन् भने सुनिएको छ । हजुरले त श्रीकृष्णको शरीरमा प्रवेश गरेर कालले गीताज्ञान भने र श्री कृष्ण जीलाई त उनले के ज्ञान भने उनलाई थाहा छैन भन्नु भयो । यी सब असत्य हुन् झाँ लाग्छ, कुनै प्रमाण भए भन्नु होस् ।

उत्तरः— म थुप्रै प्रमाण दिन्छु । जसबाट गीता ज्ञान ‘काल’ ले भनेका हुन् भन्ने कुरा स्वयम् सिद्ध हुन्छ ।

सर्व प्रथम गीताबाट नै प्रमाणित गर्दु ।

❖ प्रमाण नं. १- गीता अध्याय ११ मा गीता ज्ञानदाताले आफ्नो विराट रूप देखाएपछि त्यो देखेर अर्जुन डरले कान्न थाले र भयभित भए । यहाँ यो बताउन पनि अनिवार्य छ कि श्री कृष्ण अर्जुनका जेठान थिए किनकि कृष्णकी बहिनी सुभद्रासँग अर्जुनको विवाह भएको थियो ।

गीता ज्ञानदाताले हजार भुजा भएको आफ्नो भयङ्कर विराट रूप देखाएपछि अर्जुनले सोधे— हे देव ! हजुर को हुनु हुन्छ ? (गीता अध्याय ११ श्लोक ३१) हे सहस्रवाहु ! (हजार भुजा भएका) हजुर आफ्नो चतुर्भुज रूपमा दर्शन दिनु होस् (किनकि अर्जुन उनलाई विष्णुका अवतार कृष्ण मान्दथे तर त्यसबेला श्री कृष्णको शरीरबाट बाहिर निस्केर कालले आफ्नो विराट रूप देखाएका थिए ।) म भयभित भएको छु । हजुरको यो रूप सहन गर्न सकि रहेको छैन । (गीता अध्याय ११ श्लोक ४६)

❖ पाठकजन विचार गर्नु होसः— के हामी आफ्ना जेठानसँग हे महानुभाव ! हजुर को हुनु हुन्छ भनेर सोध्दौ । सोध्दैनौ ? एक पटक एउटा व्यक्तिमा प्रवेश गरेर प्रेत बोल्न थाल्यो । सँगै बसेको भाइले तपाईंको बोल्दै हुनु हुन्छ भनेर सोध्यो । जवाफमा त्यस प्रेतले म तिम्रो मामा बोलि रहेको छु, म दुर्घटनामा मरेको थिएँ भन्यो । के हामी आफ्नो दाजुलाई चिन्दैनौ र ? ठीक यसैगरी श्री कृष्णमा काल बोलि रहेका थिए ।

❖ प्रमाण नं. २ गीता अध्याय ११ श्लोक २१ मा अर्जुनले भने— हजुर त देवताहरूको समूह समूहलाई गाँस बनाइ रहनु (खाइ रहनु) भएको छ, जसले हात जोडेर भयभित भई हजुरको स्तुति गरि रहेका छन्, महर्षि तथा सिद्धहरूका समुदाय हजुरसँग आफ्नो जीवन रक्षार्थ मङ्गल कामना गरि रहेका छन् । गीता अध्याय ११ श्लोक ३२ मा गीता ज्ञानदाता भन्छन्— हे अर्जुन ! म बढेको काल हूँ । अहिले प्रवर्त भएको छु अर्थात् श्री कृष्णको शरीरमा अहिले प्रवेश गरेको छु । सम्पूर्ण व्यक्तिहरूलाई नाश गर्दु । तिमीले युद्ध गरेनौ भने पनि विपक्षी सम्पूर्ण सेनाहरू नष्ट हुने छन् ।

यसबाट सिद्ध हुन्छ— गीता ज्ञान श्री कृष्ण जीको शरीरमा प्रविष्ट भएर कालले भनेको हो । श्रीकृष्ण जीले पहिले कहिल्यै म काल हूँ भनेनन् । श्री कृष्ण जीलाई देखेर कोही भयभित हुँदैनथे । गोपी-गोपिनीहरू, ग्वाला-बाल, पशु-पक्षी सबै दर्शन गरेर

आनन्दित हुन्थे भने के श्री कृष्ण जी काल हुन् त ? होइनन् । यसैले गीता ज्ञानदाता काल हुन्, जसले श्री कृष्ण जीको शरीरमा प्रवेश गरेर गीता शास्त्रको ज्ञान दिए ।

❖ प्रमाण नं. ३ गीता अध्याय ११ श्लोक ४७ मा गीता ज्ञानदाताले भनेका छन्— हे अर्जुन ! म प्रसन्न भएर आफ्नो शक्तिले तिम्रो दिव्यदृष्टि खोलेर यो विराट रूप देखाएको हुँ । यो विराट रूप तिमी बाहेक पहिले अरु कसैले देखेका छैनन् ।

❖ विचारणीय विषयः— प्रिय पाठकर्वग ! महाभारत ग्रन्थको एउटा प्रकरण यहाँ सान्दर्भिक छ । यी कृष्ण जीले कौरवको सभामा उपस्थित भएर तिमीहरू दुबै (कौरब र पाण्डव) आपसमा कुराकानी गरेर आफ्नो सम्पत्ति (राज्य) अंशवण्डा गर, युद्ध गर्नु शोभनीय हुँदैन भनेर सम्झाए । पाण्डवहरूले हामीलाई पाँच (५) गाउँ देऊ, हामी त्यसैबाट निर्वाह गर्छौं भने । दुर्योधनले यो माग पनि मानेनन् । बरु दुर्योधनले पाण्डवहरूका लागि सियोको टुप्पो बराबर पनि राज्य छैन, लिने नै हो भने युद्ध गरेर लिन सक्छन् भन्यो । यस कुराले श्री कृष्ण भगवान अति क्षुब्ध भएर दुर्योधनसँग भने— ताँ पृथ्वीको नाशको लागि जन्मेको होस्, कुल नाश गरेर छोड्ने छस् । हे भद्र पुरुष ! कहाँ आधा राज्य, कहाँ पाँच गाउँ ? केही लाज त मान ।

श्री कृष्ण जीको मुखबाट यति कुरा सुन्नासाथ दुर्योधन आगो भयो र सभामा उपस्थित आफ्ना भाइहरू तथा मन्त्रीहरूलाई यस कृष्ण यादवलाई गिरफ्तार गर भनी आदेश दियो । त्यसै समय श्री कृष्ण जीले विराट रूप देखाए । सभामा उपस्थित सम्पूर्ण सभासदहरू विराटरूप देखेर भयमित भई कुर्सीमुनि लुके, केही हातले आँखा छोपेर भूझ्मा लडे । श्री कृष्ण जी सभा छोडेर हिँडे र आफ्नो विराट रूप समाप्त पारे ।

अब गीता ज्ञानदाताले गीता अध्याय ११ श्लोक ४७ मा भनेको कुरामा विचार गरै— अर्जुन ! यो मेरो विराट रूप तिमी बाहेक पहिले कसैले देखेको थिएन । यदि श्री कृष्णले गीता ज्ञान भनेका भए मेरो विराट रूप तिमी बाहेक कसैले पहिले देखेका छैनन् भन्ने थिएनन् किनकि श्री कृष्ण जीको विराट रूप कौरव तथा सभासदहरूले पहिले नै देखि सकेको थिए ।

यसबाट श्रीमद्भगवत् गीताको ज्ञान श्री कृष्णले भनेका होइनन्, उनको शरीरमा प्रेतवत् रूपमा प्रवेश गरेर काल (क्षर पुरुष) ले भनेका थिए भन्ने सिद्ध हुन्छ । यो तेस्रो प्रमाण हो ।

❖ प्रमाण नं. ४ श्री विष्णु पुराण (गीता प्रेस गोरखपुरबाट प्रकाशित) को पृष्ठ १६८ मा (नयाँ प्रकाशन) प्रमाण छ— एक समय देवता र राक्षसहरूबीच युद्ध भयो । देवताहरू पराजित भएर समुन्द्रको किनारमा गई लुकेर भगवानको तपस्या स्तुति गर्न थाले । कालको विधान छ अर्थात् कालले प्रतिज्ञा गरेको छ— म आफ्नो वास्तविक काल रूपमा कहिल्यै कसैलाई दर्शन दिन, आफ्नो योगमायाले लुकेर बस्तु । (प्रमाण गीता अध्याय ७ श्लोक २४-२५ मा) त्यसैले यो कालले कसैलाई विष्णु रूपमा दर्शन दिन्छन् त कसैलाई शङ्कर जीको रूपमा तथा कसैलाई ब्रह्मा जीको रूपमा ।

देवताहरूलाई श्री विष्णु जीको रूपमा दर्शन दिएर भने— मैले तिमीहरूको समस्या थाहा पाइ सकेको छु । तिमीहरू पुरंजय राजालाई युद्धका लागि तयार गराउ । म ती श्रेष्ठ राजाको शरीरमा प्रविष्ट भएर राक्षसहरूको नाश गर्नु छ । त्यसै गरियो । (अधिक जानकारीका लागि विष्णु पुराण पढ्न सक्नु हुन्छ ।)

❖ प्रमाण नं. ५ श्री विष्णु पुराणको पृष्ठ १७३ मा (नयाँ प्रकाशन) प्रमाण छ । एक समय नाग वंशीहरू र गन्धर्वहरूका बीचमा युद्ध भयो । गन्धर्वहरूले नागहरूका बहुमूल्य हीरा, लाल, तथा खजाना लुटे । उनीहरूको राज्य पनि कब्जा गरे । नागहरूले भगवानको स्तुति गरे । तिनै काल भगवान विष्णु रूप धारण गरेर प्रकट भएर भने— तिमीहरूले पुरुकुत्सु राजालाई गन्धर्वहरूसँग युद्ध गर्नका लागि तयार गराउ । म राजा पुरुकुत्सुको शरीरमा प्रवेश गरेर दुष्ट गन्धर्वहरूको नाश गर्नु छ । त्यस्तै भयो ।

उपरोक्त विष्णु पुराणको दुबै कथाबाट यी काल भगवान (क्षर पुरुष) यसैगरी अव्यक्त (गुप्त) रहेर कार्य गर्दछन् भने स्पष्ट (प्रमाणित) हुन्छ । त्यसैगरी यसले श्री कृष्ण जीमा प्रवेश गरेर गीताको ज्ञान भनेका हुन् ।

❖ प्रमाण नं. ६: महाभारत ग्रन्थ (गीता प्रेस गोरखपुरबाट प्रकाशित) को भाग २ पृष्ठ ८००-८०१ मा (नयाँ प्रकाशन) लेखिएको छ— महाभारतको युद्ध पश्चात् राजा युधिष्ठिरलाई राजगद्दीमा बसाएर श्री कृष्ण जीले द्वारिका जाने तयारी गरे । तब अर्जुनले श्री कृष्ण जीसँग भने— हजुर त्यो गीताको ज्ञान फेरि सुनाउनु होस्, मैले त्यो ज्ञान बिर्सिएँ । श्री कृष्ण जीले भने— हे अर्जुन ! तिमी साङ्गे बुद्धिहीन रहेछौ, बडो श्रद्धाहीन रहेछौ । तिमीले त्यो अनमोल ज्ञान किन बिर्सियो ? अब म त्यो ज्ञान सुनाउन सकिदैन किनकि त्यसबेला म योगयुक्त भएर गीता ज्ञान सुनाएको थिएँ ।

❖ विचार गराँ— युद्धको समयमा योगयुक्त हुन सकिन्छ भने शान्त वातावरणमा योगयुक्त हुनमा के समस्या हुन सक्छ ? यथार्थमा यो ज्ञान कालले श्री कृष्णमा प्रवेश गरेर भनेका थिए ।

❖ श्री कृष्ण जी स्वयम्भलाई त्यो गीता ज्ञान सम्झना थिएन । यदि उनी वक्ता भएको भए वक्तालाई त सम्पूर्ण ज्ञान याद हुनु पर्ने थियो । श्रोतालाई त पहिलो पटक ४० प्रतिशत ज्ञान याद रहन्छ । यसबाट गीता ज्ञान श्री कृष्ण जीमा प्रवेश भएर काल (क्षर पुरुष) ले नै बोलेका थिए भने सिद्ध हुन्छ । उपरोक्त प्रमाणहरूबाट श्रीमद्भगवत गीताको ज्ञान श्री कृष्णले भनेका होइनन् भने स्पष्ट हुन्छ । उनलाई त आफूले के भनेको थिएँ भने थाहै छैन । श्रीकृष्ण जीको शरीरमा प्रवेश गरेर काल पुरुष (क्षर पुरुष) ले बोलेका थिए ।

प्रश्न नं. २ : काल पुरुष को हुन् ?

उत्तर : यसका लागि पृष्ठ १२० मा लेखिएको सृष्टि रचना पढ्नु होस् ।

प्रश्न नं. ३: काल भगवान अर्थात् ब्रह्म अविनाशी छन् या जन्म-मृत्यु हुन्छ ।

उत्तर: जन्मन्छन् र मर्त्यन् ।

**प्रश्न नं. ४: यसको प्रमाण कहाँ छ ?**

उत्तरः श्रीमद्भगवत् गीता अध्याय २ श्लोक १२, गीता अध्याय ४ श्लोक ५, गीता अध्याय १० श्लोक २ मा गीता ज्ञानदाता स्वयमले स्वीकार गरेका छन्—मेरो पनि जन्म र मृत्यु हुन्छ, म अविनाशी होइन । फेरि भनेका छन्— हे अर्जुन ! तिम्रो र मेरो थुप्रै जन्म भइ सकेको छ, तिमी जान्दैनौ, म जान्दछु । तिमी, म र यी राजा तथा सैनिकहरू पहिले पनि थिए, पछि पनि रहने छन्, हामी केवल अहिले मात्र छौं भन्ने न सम्भा । मेरो जन्मको विषयमा देवता तथा ऋषिजन केही पनि जान्दैनन् किनकि यी सबै मबाट उत्पन्न भएका हुन् ।

यसबाट गीता ज्ञानदाता काल पुरुष अविनाशी होइनन् भन्ने सिद्ध हुन्छ । त्यसैले यिनलाई क्षर पुरुष पनि भनिन्छ ।

**प्रश्न नं. ५: के ब्रह्मा, विष्णु तथा शिव अविनाशी हुन् ?**

उत्तरः होइनन्, यी नाशवान हुन् । यिनको पनि जन्म-मृत्यु हुन्छ । ब्रह्मा, विष्णु तथा शिवका माता-पिता पनि छन् ।

**प्रश्न नं. ६: कुनै प्रमाण तथा माता-पीताको नाम पनि भन्नु होस्?**

उत्तरः श्री देवी महापुराण (गीता प्रेस गोरखपुरबाट प्रकाशित) को तेस्रो स्कन्ध पृष्ठ १२३ मा श्री विष्णु जीले आफ्नी माता दुर्गाको स्तुति गर्दै भनेका छन्— हे माता ! हजुर शुद्ध स्वरूपा हुनु हुन्छ, सारा संसार हजुरबाट नै उद्भाषित भइ रहेको छ, हामी हजुरको कृपाले विद्यमान छौं, म, ब्रह्मा र शङ्कर त जन्मन्छौं र मर्छौं, हाम्रो त अविर्भाव (जन्म) तथा तिरोभाव (मृत्यु) भइ रहन्छ, हामी अविनाशी छैनौं । हजुर नै जगत जननी तथा सनातनी देवी हुनु हुन्छ र प्रकृति देवी हुनु हुन्छ । शङ्कर भगवानले भने— हे माता । विष्णुपछि जन्मिएका ब्रह्मा हजुरका पुत्र हुन् भने के म तमोगुणी लिला गर्न शङ्कर हजुरको सन्तान भइन् र ? अर्थात् मलाई पनि उत्पन्न गर्न हजुर नै हुनु हुन्छ । यस देवीमहापुराणको उल्लेखबाट ब्रह्मा, विष्णु तथा शङ्कर जीलाई जन्म दिने माता श्री दुर्गादेवी (अष्टाङ्गी) हुन् र यी तीनै नाशवान छन् भन्ने सिद्ध हुन्छ ।

**श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शिव जीका पिता को हुन् ?**

प्रमाणः श्री शिव महापुराण (गीता प्रेस गोरखपुरबाट प्रकाशित) मा यिनीहरूका पिताको बारेमा ज्ञान छ । श्री शिव महापुराणको रुद्र संहिता खण्डमा पृष्ठ १०० देखि ११० सम्ममा निम्न प्रकरण नेपाली अनुवादमा:

आप्ना पुत्र नारद जीको प्रश्नको जवाफ दिई श्री ब्रह्मा जीले भने— हे पुत्र ! तिमीले सृष्टिको उत्पत्ति कर्ताको विषयमा गरेको प्रश्नको उत्तर सुनः

प्रारम्भमा केवल एक 'सद्ब्रह्म' मात्र शेष थिए । सबै ठाउँमा प्रलय भएको थियो । ती निराकार परमात्माले आफ्नो स्वरूप शिवको जस्तो बनाए । उनलाई

“सदाशिव” भनिन्छ । उनले आफ्नो शरीरबाट एउटी स्त्री निकाले । तिनै स्त्री दुर्गा, जगदभिका, प्रकृति देवी तथा त्रिदेव (ब्रह्मा, विष्णु तथा शिव) की जननी कहलिइन् । उनका आठ भुजा छन् । यिनैलाई शिवा पनि भनिएको छ ।

- ❖ श्री विष्णु जीको उत्पत्तिः सदाशिव र शिवा (दुर्गा) ले पति-पत्नी रूपमा रहेर एउटा पुत्रको उत्पत्ति गरेर उसको नाम विष्णु राखे ।
- ❖ श्री ब्रह्मा जीको उत्पत्तिः श्री ब्रह्मा जीले बताए— जसरी विष्णु जीको उत्पत्ति शिव तथा शिवाको संयोग (भोगविलास) बाट भयो, त्यसैगरी शिव र शिवाबाट मेरो पनि उत्पत्ति भयो ।

नोटः यहाँ शिवलाई काल ब्रह्म र शिवालाई दुर्गा बुझाँ । प्रिय पाठकहरु ! यस रुद्र संहिता खण्डमा शड्कर जीको उत्पत्तिको प्रकरण छैन । यो अनुवादकको गल्ती हो । त्यसो त देवी पुराणमा शड्कर जीले स्वयम् मेरो जन्म दुर्गा (प्रकृति) बाट भएको भनी स्वीकारेका छन् ।

❖ श्री शड्कर जी पनि शिव र शिवाका पुत्र हुन्: श्री शिव महापुराणको विश्वेश्वर संहिता खण्ड पृष्ठ २४ देखि ३० सम्ममा प्रमाणः एक समय ब्रह्मा जी तथा विष्णु जीको बीचमा आफू कर्ता हुँ भन्ने विषयमा युद्ध भयो । ब्रह्मा जीले भने— म तिम्रो पिता हुँ किनकि यो संसार मबाट उत्पन्न भएको हो, म प्रजापिता हुँ । विष्णु जीले भने— म तिम्रो पिता हुँ, तिमी मेरो नाभी कमलबाट उत्पन्न भएका है । दुबै एक अर्कालाई मार्नका लागि तत्पर भए । त्यसै समय सदाशिव अर्थात् काल ब्रह्मले ती दुईको बीचमा एउटा सेतो रड्को प्रकाशमय स्तम्भ खडा गरि दिए र स्वयम् शड्करको रूपमा प्रकट भएर दुबैलाई तिमीहरु कोही पनि कर्ता होइनौ भने ।

हे पुत्रहरु ! मैले तिमीहरुलाई जगतको उत्पत्ति र स्थितिको कार्य दिएको छु, यसैगरी मैले शड्कर र रुद्रलाई संहार तथा तिरोगति दुई कार्य दिएको छु । मलाई वेदहरुमा ब्रह्म भनिएको छ । मेरा पाँच मुख छन् । एउटा मुखबाट अकार (अ), दोस्रो मुखबाट उकार (उ), तेस्रो मुखबाट मकार (म), चौथो मुखबाट बिन्दु (.) तथा पाँचौ मुखबाट नाद (शब्द) प्रकट भएका हुन् । यिनै पाँच अवयवहरुबाट एकीभूत भएर एउटा अक्षर ओम् (ॐ) बनेको हो, यो मेरो मूल मन्त्र हो ।

उपरोक्त शिव महापुराणको प्रकरणबाट सिद्ध हुन्छ— श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शड्कर जीकी माता श्री दुर्गा देवी (आष्टाङ्गी देवी) हुन् तथा पिता सदाशिव अर्थात् “काल ब्रह्म” हुन्, जसले श्रीमद्भगवत् गीताको ज्ञान श्री कृष्ण जीमा प्रवेश गरेर बोलेका थिए । यिनैलाई क्षर पुरुष, तथा क्षर ब्रह्म पनि भनिएको छ । यही प्रमाण श्रीमद्भगवत् गीता अध्याय १४ श्लोक ३ देखि ५ मा पनि छ— रज् (रजगुण ब्रह्म), सत् (सतगुण विष्णु) र तम् (तमगुण शड्कर) तीनै गुणहरु प्रकृति अर्थात्

दुर्गाबाट उत्पन्न भएका हुन् । प्रकृति त सारा जीवहरूलाई उत्पन्न गर्ने माता हुन् । म (गीता ज्ञान दाता) सारा जीवका पिता हूँ । म दुर्गा (प्रकृति) को गर्भमा बीज (विर्य) स्थापित गर्दछु, जसबाट सबैको उत्पत्ति हुन्छ ।

प्रश्न नं. ७: रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमोगुण शिव हुन् भन्ने प्रमाण कहाँ छ ?

उत्तरः १. श्री मार्कण्डेय पुराण (सचित्र मोटा टाईप गीता प्रेस गोरखपुरबाट प्रकाशित) को पृष्ठ १२३ मा भनिएको छ— रजगुण ब्रह्मा जी, सतगुण विष्णु तथा तमगुण शङ्कर तीनै ब्रह्मको प्रधान शक्तिहरू हुन्, यिनीहरू नै तीन देवता हुन् । यिनीहरू नै तीन गुण हुन् ।

२. श्री देवी महापुराण संस्कृत तथा हिन्दी अनुवाद (श्री वैकटेश्वर प्रेस बम्बईबाट प्रकाशित) मा तेस्रो स्कन्ध अध्याय ५ श्लोक ८ मा लेखिएको छ—शङ्कर भगवानले भन्नु भयो— हे माता ! यदि हजुर हामीमाथि दयालु हुन् हुन्छ भने मलाई तमोगुण, ब्रह्मालाई रजोगुण तथा विष्णुलाई सतोगुण युक्त किन बनाउनु भयो ?

उपरोक्त प्रमाणबाट रजगुण ब्रह्मा जी, सतगुण विष्णु जी तथा तमोगुण शिव जी हुन् भन्ने सिद्ध हुन्छ ।

प्रश्न नं. ८ परमात्मालाई अजन्मा, अजर-अमर भनिन्छ । उपरोक्त प्रकरण तथा प्रमाणहरूबाट श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शङ्कर जी तीनै नाशवान हुन् भन्ने सिद्ध हुन्छ भने अविनाशी परमात्मा को हुन् त ? के ब्रह्मा, विष्णु तथा शङ्कर र काल ब्रह्म परमात्मा होइनन् ? प्रमाण सहित बताउनु होस् ।

उत्तरः पहिले श्री ब्रह्मा, श्री विष्णु, श्री शङ्कर तथा ब्रह्म परमात्मा हुन् कि होइनन् भन्ने स्पष्ट पार्नै । यो त तपाईंले प्रश्नमा नै परमात्मा त अजन्मा अर्थात् जसको कहिलै जन्म नभएका हुन् भनी सिद्ध गरि सक्नु भयो । पूर्वोक्त विवरण तथा प्रमाणहरूबाट ब्रह्मा, विष्णु र शङ्करका माता-पिता छन् भन्ने सिद्ध भइ सकेको छ । ब्रह्म पनि नाशवान हुन्, यिनको पनि जन्म भएको हो, यसबाट ब्रह्म पनि परमात्मा होइनन् भन्ने स्वसिद्ध हुन्छ । अब प्रश्न रहयो अविनाशी को हुन् त ? यसको उत्तरमा श्रीमद्भगवत् गीताबाट नै प्रमाणित गर्दछु— अविनाशी परमात्मा गीता ज्ञान दिने (ब्रह्म) भन्दा भिन्न छन् । श्रीमद्भगवत् गीता अध्याय २ श्लोक १२, गीता अध्याय ४ श्लोक ५, गीता अध्याय १० श्लोक २ मा गीता ज्ञान दाताले आफ्नो स्थिति स्पष्ट गरेका छन्— मेरो उत्पत्ति भएको हो, म जन्मन्छु-मर्षु, अर्जुन ! मेरो र तिम्रो थुप्रै जन्म भइ सकेको छ, म पनि नाशवान छु । गीता अध्याय २ श्लोक १७ मा पनि भनेका छन्— अविनाशी त ती परमात्मा हुन् भन्ने जान, जसलाई मार्न कोही सक्षम छैन र उनै परमात्माले सबैको रचना गरेका हुन् । अविनाशी परमात्माको यो प्रथम प्रमाण हो ।

❖ प्रमाण नं. २: श्रीमद्भगवत् गीता अध्याय १५ श्लोक १६-१७ मा तीन पुरुष (प्रभु) भनिएको छ । गीता अध्याय १५ श्लोक १६ मा भनिएको छ— यस लोकमा दुई पुरुष प्रसिद्ध छन्, क्षर पुरुष र अक्षर पुरुष । यी दुई प्रभु तथा यिनका अन्तर्गतका सम्पूर्ण प्राणी नाशवान छन्, तर आत्मा त सबैको अमर छ । गीता अध्याय १५ श्लोक १७ मा भनिएको छ— उत्तम पुरुष अर्थात् पुरुषोत्तम त कोही अरु नै छन्, जसलाई परमात्मा भनिएको छ, जो तीनै लोकहरूमा प्रवेश गरेर सबैको धारण-पोषण गर्दछन्, उनी नै वास्तवमा अविनाशी हुन् ।

गीता अध्याय ७ श्लोक २९ मा भनिएको छ— जुन साधक केवल जरा (वृद्धावस्था), मरणको (मृत्यु), दुःखबाट छुटनका लागि प्रयत्न गर्दछन्, तिनले तत् ब्रह्मलाई बुझ्दछन्, सम्पूर्ण कर्महरू तथा सम्पूर्ण अध्यात्मसँग परिचित छन् । गीता अध्याय ८ श्लोक १ मा अर्जुनले सोधे— “तत् ब्रह्म” के हो । गीता ज्ञानदाताले अध्याय ८ श्लोक ३ मा उत्तर दिए— उनी “परम अक्षर ब्रह्म” हुन् अर्थात् परम अक्षर पुरुष हुन् । (पुरुष भनीं या ब्रह्म) गीता अध्याय १५ श्लोक १७ मा भनिएको “उत्तम पुरुषः तु अन्यः परमात्मा इति उदाहृतः” परम अक्षर ब्रह्म हुन्, यिनैलाई पुरुषोत्तम भनिएको हो ।

## शङ्का समाधान

गीता अध्याय १५ श्लोक १८ मा गीता ज्ञानदाताले भनेका छन्— म मेरा एककाईस ब्रह्माण्डका सारा प्राणीहरूभन्दा उत्तम अर्थात् शक्तिमान हूँ, त्यसैले लोकवेद अर्थात् दन्तकथाको आधारमा म पुरुषोत्तम रूपमा प्रसिद्ध छु । वास्तवमा पुरुषोत्तम त गीता अध्याय १५ श्लोक १७ मा स्पष्ट गरिएको छ । उत्तम पुरुष अर्थात् पुरुषोत्तम त क्षर पुरुष (गीता ज्ञानदाता) तथा अक्षर पुरुष (जो ७ शङ्ख ब्रह्माण्डहरूका स्वामी हुन् ।) भन्दा अन्य नै छन्, उनैलाई परमात्मा भनिन्छ । उनले सबैको धारण-पोषण गर्दछन्, उनी नै वास्तवमा अविनाशी हुन् । उनी “परम अक्षर ब्रह्म”, असङ्ख्य ब्रह्माण्डहरूका मालिक, सम्पूर्णका सूजनहार, कूलका मालिक अर्थात् परमात्मा हुन् ।

प्रश्न ९: अक्षरको अर्थ अविनाशी हुन्छ । हजुरले गीता अध्याय १५ श्लोक १६ मा अक्षर पुरुषलाई पनि नाशवान भन्नु भएको छ, कृपया स्पष्ट पार्नु होस् ।

उत्तर: “अक्षर” को अर्थ अविनाशी हुन्छ यो सत्य हो तर प्रकरणवश अर्थ अरु पनि हुन्छ । गीता अध्याय १५ श्लोक १६ मा भनिएको छ— क्षर र अक्षर यी पुरुष (प्रभु) यस लोकमा छन् । यी दुई तथा यिनका अन्तर्गतमा रहेका सम्पूर्ण जीवहरू नाशवान छन्, तर आत्मा कसैको पनि मर्देन । फेरि गीता अध्याय १५ श्लोक १७ मा स्पष्ट पारेका छन्— पुरुषोत्तम त उपरोक्त दुबै प्रभुहरूभन्दा भिन्न छन्, उनी नै अविनाशी हुन्, उनी नै सबैको धारण-पोषण गर्ने वास्तवमा अविनाशी हुन् । गीता

अध्याय ८ श्लोक ३ मा तत् ब्रह्मलाई परम अक्षर ब्रह्म भनिएको छ । अक्षरको अर्थ अविनाशी हो तर यहाँ परम अक्षर ब्रह्म भनिएको छ । यसबाट पनि अक्षरभन्दा अगाडि परम अक्षर ब्रह्म छन् र उनी नै वास्तवमा अविनाशी हुन् भन्ने सिद्ध हुन्छ ।

**प्रमाणः—** जस्तो ब्रह्मा जीको आयु १०० वर्ष भनिएको छ, देवताहरूको वर्ष कति समयको हुन्छ ? सुन ! चार युग (सत्ययुग, त्रीतायुग, द्वापरयुग र कलियुग) को एक चतुर्थयुग हुन्छ, जसमा मानिसहरूको ४३,२०,००० (त्रिचालीस लाख बीस हजार) वर्ष हुन्छन् । १००८ चतुर्थयुगको ब्रह्मा जीको दिन र त्यति नै रात हुन्छ । यस्तै ३० दिन-रातको एक महिना तथा १२ महिनाको ब्रह्मा जीको एक वर्ष हुन्छ । यस्तो १०० (सय) वर्षको ब्रह्मा जीको आयु छ ।

श्री विष्णु जीको आयु श्री ब्रह्मा जीको भन्दा ७ गुणा बढी छ । ७०० वर्ष ।

श्री शङ्कर जीको आयु श्री विष्णु जीको भन्दा ७ गुणा बढी = ४९०० वर्ष ।

ब्रह्म (क्षर पुरुष) को आयु = ७० हजार शङ्करको मृत्यु पश्चात् एक ब्रह्मको मृत्यु हुन्छ अर्थात् क्षर पुरुषको मृत्यु हुन्छ । यति समय अक्षर पुरुषको एक युग हुन्छ ।

अक्षर पुरुषको आयुः— गीता अध्याय ८ श्लोक १७ मा भनिएको छः

सहंस्र युग पर्यन्तम् अहः यत् ब्रह्मणः विदुः ।

रात्रिम युग सहंस्रान्तम् ते अहोरात्रा विदः जनाः ॥ (१७)

**अनुवादः**: आज सम्मका सम्पूर्ण अनुवादकहरूले उचित अनुवाद गरेका छैनन् । सबैले ब्रह्माको एकहजार चतुर्थयुग लेखेका छन्, यो गलत छ । (यसै पुस्तकको पृष्ठ २०४ देखि ३५७ मा गीता प्रेश गोरखपुरबाट प्रकाशित श्रीमद्भगवत् गीताको अध्याय ८ श्लोक १७ को अनुवादको फोटोकपी हर्नु होस् ।)

मूल पाठमा “सहंस्र युग” लेखिएको छ, “चतुर सहंस्र युग” होइन । त्यसैले गीता अध्याय ८ श्लोक १७ को अनुवाद यस्तो हुन्छ— (ब्रह्मणः) अक्षर पुरुषको (यत) जत्ति (अहः) दिन छ त्यो (सहंस्रयुग प्रयन्तम्) एक हजार युगको अवधि भएको र (रात्रिम्) रात्रि पनि (युग सहंस्रान्तम्) एक हजार युगको अवधि भएको कुरा जुन पुरुषले (विदुः) जान्दछ (ते) ती (जनाः) व्यक्ति (अहोरात्र) दिन रातलाई (विदः) जान्ने वाला हो ।

**भावार्थः—** यस श्लोकमा “ब्रह्मा” शब्द मूल पाठमा छैन र न “चतुर युग” नै मूल पाठमा छ । यसमा त “ब्रह्मण” शब्द छ जसको अर्थ सच्चिदानन्द घन ब्रह्म अर्थात् परम अक्षर ब्रह्म हुन्छ ।

**प्रमाणः—** गीता अध्याय १७ श्लोक २३ मा ब्रह्मणः को अर्थ सच्चिदानन्द घन ब्रह्म लेखेका छन्, अनुवादकहरूले यो अर्थ सही लेखेका हुन् । यसै गीताको अध्याय ८ श्लोक १७ मा आयु सम्बन्धी प्रकरण छ । त्यसैले यहाँ “ब्रह्मण” को अर्थ “अक्षर ब्रह्म” हुन्छ । यहाँ अक्षर पुरुषको आयुको जानकारी दिइएको छ । अक्षर पुरुषको एक दिन

उपरोक्त एक हजार युगको हुन्छ । {७० हजार शङ्करको मृत्यु पश्चात् एक क्षर पुरुषको मृत्यु हुन्छ, त्यो समय अक्षर पुरुषको एक युग हुन्छ ।} यसरी बनेका एक हजार युगको अक्षर पुरुषको एक दिन र यति नै रात हुन्छ । यस्तै ३० दिन-रातको एक महिना र १२ महिनाको अक्षर पुरुषको एकवर्ष हुन्छ । अक्षर पुरुषको आयु १०० वर्षको छ । यसपछि यिनको मृत्यु हुन्छ । त्यसैले गीता अध्याय १५ श्लोक १६ मा क्षर पुरुष तथा अक्षर पुरुष दुबैलाई नाशवान भनिएको छ । गीता अध्याय १५ श्लोक १७ मा जसलाई वास्तवमा अविनाशी परमात्मा भनिएको छ, ती परमात्मा सम्पूर्ण प्राणीहरू नष्ट भएपनि नाश हुँदैनन् ।

प्रमाणः— गीता अध्याय ८ श्लोक २०-२२ मा स्पष्ट छ— ती परम अक्षर ब्रह्म सारा प्राणीहरू नष्ट भएपछि पनि कहिल्यै नष्ट हुँदैनन् ।

उदाहरणः— १. सेतो माटोबाट बनेको कप-प्लेट जस्तै उसको ज्ञान छ किनकि हातबाट छुट्टेर भुँझ्मा झन्यो भने फुट्ठ अर्थात् नाशवान “क्षर” छ । यही स्थिति क्षर पुरुषको जानाँ ।

२. अर्को कप-प्लेट स्टील (स्पात) को बनेको होस् । त्यो धेरै समय पश्चात् खिया लागेर नष्ट हुन्छ । चाँडै फुट्ने वा नष्ट हुने हुँदैन । माटोबाट बनेको कपको तुलनामा स्टीलको कप-प्लेट चीर स्थायी हुन्छ । अविनाशी प्रतीत हुन्छ तर नाशवान् छ । यस्तै खालको अवस्था वा रूपमा “अक्षर पुरुष” लाई जानाँ ।

३. तेस्रो कप-प्लेट सुनको बनेको होस् । यो कहिल्यै नष्ट हुँदैन । त्यसमा खिया लाग्दैन । यही अवस्थामा “परम अक्षर ब्रह्म” लाई जानाँ । यी वास्तवमा अविनाशी हुन् । यसैले प्रकरणवश “अक्षर” को अर्थ नाशवान पनि हुन्छ । वास्तवमा अक्षरको अर्थ अविनाशी परमात्मा हुन्छ ।

उदाहरणको लागि— गीता अध्याय ८ श्लोक ११ को मूल पाठ

यत् अक्षरम् वेद विदः वदन्ति विशन्ति यत् यतयः बीतरागाः

यत् इच्छन्तः ब्रह्म चर्यम चरन्ति तत् ते पदम् संग्रहेण प्रवक्ष्ये (११)

अनुवादः— यस श्लोकमा “अक्षर” को अर्थ अविनाशी परमात्माका लागि हो । (वेदविदः) तत्त्वदर्शी सन्त अर्थात् वेदको तात्पर्य जान्ने महात्मा (यत्) जसलाई (अक्षरम्) अविनाशी (वदन्ति) भनिन्छ । (यतयः) साधनारत (बीतरागा) आशक्तिरहित साधक (यत्) जुन लोकमा (विशन्ति) प्रवेश गर्छन् र (यत्) जुन परमात्मालाई (इच्छन्तः) चाहने साधक (ब्रह्म चर्यम) ब्रह्मवर्य अर्थात् शिष्य परम्पराको (चरन्ति) आचरण गर्छन्, (तत्) त्यो (पदम्) पद (ते) तिग्रा लागि म (संग्रहेण) संक्षेपमा (प्रवक्ष्ये) भन्नु । यस श्लोकमा “अक्षर” को अर्थ अविनाशी परमात्मा ठीक छ । कबीर जीले सूक्ष्म वेदमा भन्नु भएको छः—

गुरु बिन काहु न पाया ज्ञाना, ज्यों थोथा भूष छिडे मुढ किसाना ।  
गुरु बिन वेद पढे जो प्राणी, समझे ना सार रहे अज्ञानी ॥

**प्रश्न १०:** हजुर पूर्ण मोक्ष केलाई मानु हुन्छ ?

उत्तरः गीता अध्याय १५ श्लोक ४ मा वर्णन छ— तत्त्वदर्शी सन्तको प्राप्ति पश्चात् तत्त्वज्ञान रूपी शस्त्रद्वारा अज्ञानलाई काटेर अर्थात् राम्री ज्ञान बुझेर त्यसपछि परमेश्वरको परम पद (सत्य लोक) को खोजी गर्नु पर्छ । जहाँ गएपछि साधक पुनः फर्केर संसारमा कहिल्यै आउँदैन अर्थात् उसको जन्म कहिल्यै हुँदैन । सर्व रचना गर्ने परमात्माको मात्र भक्ति पूजा गर । पूर्ण मोक्ष त्यसैलाई भनिन्छ, जसको प्राप्ति पश्चात् पुनः जन्म नहोस्, जन्म-मरणको चक्र सदाका लागि समाप्त होस् ।

**प्रश्न ११:** के गीता ज्ञानदाता ब्रह्मको भक्तिबाट पूर्ण मोक्ष सम्भव छ ?

उत्तरः छैन ।

**प्रश्न १२:** गीता अध्याय ८ श्लोक १६ मा प्रमाण छः गीता ज्ञानदाताले भनेका छन्— हे अर्जुन ! मलाई प्राप्त गरि सकेपछि पुनर्जन्म हुँदैन । तर हजुर कसरी ब्रह्म भक्तिबाट पूर्णमोक्ष सम्भव छैन भनु हुन्छ ?

उत्तरः श्री देवी महापुराण (सचित्र मोटा टाइप केवल हिन्दी गीता प्रेस गोरखपुरबाट प्रकाशित) को सातीं स्कन्ध पृष्ठ ५६२-५६३ मा प्रमाण छ । नेपाली अनुवादः श्री देवी जीले राजा हिमालयलाई उपदेश दिई भनिन्— हे राजन ! अन्य सबै कुरालाई छोडेर, मेरो भक्ति पनि छोडेर केवल एक ओम् (ॐ) नामको जप गर, “ब्रह्म” प्राप्तिको यही एक मन्त्र हो । यसबाट संसारभन्दा पारि रहेका ब्रह्मलाई पाउने छौ, तिम्रो कल्याण होस् । उनी ब्रह्मलोक रूपी दिव्याकाशमा रहन्छन् ।

**भावार्थः—**ब्रह्म साधनाको केवल एक ओम् (ॐ) नामको जाप छ । यसबाट ब्रह्मको प्राप्ति हुन्छ र त्यो साधक ब्रह्मलोक जान्छ । यसै गीता अध्याय ८ श्लोक १६ मा भनिएको छ— ब्रह्मलोक सहित सम्पूर्ण लोक पुनरावृत्तिमा छ अर्थात् ब्रह्मलोभा गएका साधकको पनि पुनर्जन्म हुन्छ । ब्रह्मको भक्तिले पूर्ण मोक्ष हुँदैन । यस गीता अध्याय ८ श्लोक १६ को अनुवाद (गीता प्रेस गोरखपुरबाट प्रकाशित गीतामा तथा अन्य प्रकाशनका गीतामा) गलत लेखिएको छ, गीता अध्याय ८ श्लोक १६ः

आ ब्रह्म भुवनात् लोकाः पुनरावर्तिनः अर्जुन ।  
माम् उपेत्य तु कौन्तेय पुनर्जन्म न विधते ॥ (१६)

यसको गलत अनुवाद यस्तो छः

हे अर्जुन ! ब्रह्मलोक पर्यन्त सबै लोक पुनरावृत्तिमा छन् अर्थात् जहाँ गए पश्चात् पुनः संसारमा आउनु पर्छ । तर मलाई प्राप्त गरेपछि पुनः जन्म हुँदैन । (यो अनुवाद गलत छ) यसै पुस्तकको पृष्ठ २०४-३५७ मा गीता प्रेश गोरखपुरबाट प्रकाशित श्रीमद्भगवत् गीताको अध्याय ८ श्लोक १६ को अनुवादको फोटोकपी हेनु होस् ।)

यसको वास्तविक अनुवाद यस प्रकार छः— ब्रह्मलोक सम्मका सम्पूर्ण लोक पुनरावृत्तिमा छन् अर्थात् ब्रह्म लोकमा गएका व्यक्तिहरूको पनि पुनर्जन्म हुन्छ, जसले यो बुझदैन। हे अर्जुन ! मलाई प्राप्त गरे पनि तिनीहरूको पुनर्जन्म छ। यस श्लोकमा “विद्यते” शब्दको अर्थ “जान्नु” हुन्छ। गीता अध्याय ६ श्लोक २३ मा “विद्यते” शब्दको अर्थ जान्नु गरिएको छ। यहाँ यस श्लोकमा पनि “विद्यते” को अर्थ “जान्नु” हुन्छ। अझ स्पष्ट गर्नका लागि गीता अध्याय ८ श्लोक १५ पर्याप्त छ।

**मूल पाठः—** माम उपेत्य पुनर्जन्म दुःखालयम् अशाश्वतम् ।

न आप्नुवन्ति महात्मनः संसिद्धिम् परमाम् गताः ॥ (८/१५)

**अनुवादः—** (माम) मलाई प्राप्त गरेपछि पनि (पुनर्जन्म) पुनर्जन्म हुन्छ जुन (अशाश्वतम्) नाशवान जीवन (दुःखालयम्) दुःखको घर हो। (परमाम्) परम (संसिद्धिम् गता) सिद्धि प्राप्त गरेका (महात्म्यः) महात्माजनले (न आप्नुवन्ति) पुनर्जन्म प्राप्त गर्दैनन्। (गीता अध्याय ८ श्लोक १५)

**भावार्थः—** गीता ज्ञानदाताले भनेका छन्— मलाई प्राप्त गरेर त दुःखहरूको घर प्राप्त हुन्छ। यो क्षणभल्लगुर जीवन जन्म-मरणमा हुन्छ। जुन महात्माले परम गति प्राप्त गर्छ, उनको पुनर्जन्म हुँदैन।

**विचार गराईः—** यदि गीता अध्याय ८ श्लोक १ देखि १० सम्मको सारांश निकालौं, जुन यस प्रकार छः— अर्जुनले सोधे (गीता अध्याय ८ श्लोक १)— तत् ब्रह्म के हो ? गीता ज्ञानदाताले गीता अध्याय ८ श्लोक ३ मा उत्तर दिएका छन्, त्यो “परम अक्षर ब्रह्म” हो।

फेरि गीता ज्ञानदाताले अध्याय ८ श्लोक ५ तथा ७ मा आफ्नो भक्ति गर्न भनेका छन् र गीता अध्याय ८ श्लोक ८, ९ र १० मा “परम अक्षर ब्रह्म” को भक्ति गर्न भन्दै आफ्नो भक्तिको मन्त्र गीता अध्याय ८ श्लोक १३ मा भनेका छन्— म ब्रह्मको केवल एक ओम् (ॐ) अक्षर हो। उच्चारण गरेर स्मरण गर्दै जसले शरीर त्यागदछ, उसले परमगति प्राप्त गर्दछ। पहिले नै श्री देवी पुराणद्वारा ॐ जाप गरेर ब्रह्म लोक प्राप्त हुन्छ भन्ने सिद्धि गरिएको छ। गीता अध्याय ८ श्लोक १६ मा स्पष्ट छ—ब्रह्म लोकमा गएका साधकको पनि पुनर्जन्म हुन्छ। त्यसैले गीता अध्याय ८ श्लोक १३ मा ॐ नामको जापले हुने परमगतिको वर्णन छ, तर गीता अध्याय ८ श्लोक ८, ९ र १० मा जुन सच्चिदानन्द घन ब्रह्म अर्थात् परम दिव्य पुरुषको भक्ति गर्न भनिएको छ, उनको मन्त्र गीता अध्याय १७ श्लोक २३ मा लेखिएको छ।

ॐ, तत्, सत्, इति, निर्देशः, ब्रह्मणः, त्रिविधः, स्मृतः ।

ब्राह्मणाः तेन, वेदाः च, यज्ञाः, च, विहताः परा ॥

अनुवादः— सच्चिदानन्द घन ब्रह्मको भक्तिको मन्त्र “ॐ” ततः सत् हो । “ॐ” मन्त्र ब्रह्म अर्थात् क्षर पुरुषको हो । तत् मन्त्र साङ्केतिक छ, यो अक्षर पुरुषको मन्त्र हो । सत् मन्त्र पनि साङ्केतिक छ, जुन परम अक्षर ब्रह्मको मन्त्र हो । यी तीनै मन्त्रका जापद्वारा त्यो परम गति प्राप्त हुने छ, जुन गीता अध्याय १५ श्लोक ४ मा भनिएको छ— जहाँ गए पश्चात् साधक पुनः फर्केर संसारमा कहिल्यै आउँदैनन् ।

यदि गीता अध्याय ८ श्लोक १६ को मलाई प्राप्त गर्नेको पुनर्जन्म हुँदैन भन्ने अर्थ सही मान्ने हो भने गीता अध्याय २ श्लोक १२, गीता अध्याय ४ श्लोक ५ तथा गीता अध्याय १० श्लोक २ गलत सिद्ध हुन्छ, जसमा गीता ज्ञानदाताले भनेका छन्— अर्जुन ! तिम्रो र मेरो थुप्रै जन्म भइ सकेको छ, तिमी जान्दैनौ, म जान्दछु । मेरो उत्पत्तिको बारेमा देवता, महर्षिगण तथा सिद्ध कसैले जान्दैनन् । यहाँ विचारणीय कुरा के छ भने जब साध्य इष्टको नै जन्म-मृत्यु हुन्छ भने साधकलाई पुनर्जन्म नहुने मोक्ष कसरी प्राप्त हुन सक्छ ।

यसैले गीता अध्याय ८ श्लोक १६ को मैले माथि गरेको अनुवाद नै सही हो । गीता ज्ञानदाता भन्छन्—ब्रह्म लोकसम्मका सम्पूर्ण लोक पुनरावृत्तिमा छन् अर्थात् ब्रह्मलोकमा गएका प्राणीहरू पनि पुनः फर्केर संसारमा जन्म लिन्छन् । जसले यो जान्दैन, तिनले मेरो भक्ति गरेर पनि पुनर्जन्म प्राप्त गर्नेन् । त्यसैले गीता ज्ञानदाताले अध्याय १८ श्लोक ६२ मा भनेका छन्— हे अर्जुन ! तिमी सर्व भावले ती परमेश्वरको शरणमा जाऊ, उनै परमेश्वरको कृपाले नै तिमीले परम शान्ति तथा सनातन परमधाम अर्थात् सत्यलोक प्राप्त गर्ने छौ । यही प्रमाण गीता अध्याय १५ श्लोक ४ मा छ— तत्त्वदर्शी सन्तबाट तत्त्वज्ञान प्राप्त गरेर त्यस तत्त्वज्ञान रूपी शास्त्रले अज्ञानलाई काटेर त्यसपछि परमेश्वरको त्यो परम पदको खोजी गर्नु पर्छ, जहाँ गए पश्चात् साधक फेरि फर्केर संसारमा कहिल्यै आउँदैन ।

जुन परमेश्वरबाट संसार रूपी वृक्षको प्रवृत्ति विस्तार प्राप्त भयो अर्थात् जुन परमेश्वरले संसारको रचना गरेका हुन्, उनै परमेश्वरको विषयमा गीता ज्ञानदाता भन्छन्— केवल उनैको भक्ति गर, उनैबाट सबैको कल्याण सम्भव छ ।

ब्रह्मको भक्तिले पूर्ण मोक्ष सम्भव छैन, केवल पूर्ण परमात्मा (परम अक्षर ब्रह्म) को भक्तिले नै पूर्ण मोक्ष सम्भव छ भन्ने प्रमाणित भयो ।

प्रश्न नं. १३— ओम् (ॐ) यो मन्त्र त ब्रह्मको जाप भयो, फेरि किन ब्रह्मका भक्तिले पूर्ण मोक्ष हुँदैन भन्नु हुन्छ । तपाईंले गीता अध्याय १७ श्लोक २३ मा “ॐ तत् सत्” यस मन्त्रको जापले पूर्ण मोक्ष हुन्छ भन्नु भयो । यस मन्त्रमा पनि त ओम् (ॐ) मन्त्र छ ।

उत्तरः— जस्तो इन्जिनियर या डाक्टर बन्नका लागि शिक्षाको अवश्यकता हुन्छ । पहिले कक्षा एक पढ्नु पर्छ, अनि कक्षा तुर्ई, यसैगरी कक्षा १० पास हुनु पर्छ ।

त्यसपछि उच्च शिक्षा ग्रहण गर्नु पर्छ । त्यसपछि तालिम गरेर डाक्टर वा इन्जिनियर बनिन्छ । ठीक यसैगरी श्री ब्रह्मा, विष्णु, शिव, गणेश तथा देवीको साधना गर्नु पर्छ । म स्वयम् पनि गर्दू र आफ्ना अनुयायीहरूबाट पनि गराउँछु । यो कक्षा पाँच सम्मको पढाइ अर्थात् साधना हो भन्ने बुझ अर्थात् ब्रह्मलोक सम्मको साधना भनेको ओम् (ॐ) को जाप गर्नु हो र अक्षर पुरुषको साधनालाई १४ औं कक्षाको पढाइ अर्थात् साधना हो । यसमा तत् मन्त्रको जाप हुन्छ । तत् मन्त्र साङ्केतिक छ । वास्तविक मन्त्र त यस भन्दा भिन्न छ, जुन उपदेशीलाई मात्र बताइन्छ ।

परम अक्षर पुरुषको साधना इन्जिनियर वा डाक्टरको पढाइ अर्थात् साधना हो भन्ने बुझ जुन "सत्" शब्दद्वारा गर्नु पर्छ । यो "सत्" शब्दद्वारा गर्नु पर्छ । यो "सत्" मन्त्र पनि साङ्केतिक छ । वास्तविक मन्त्र त भिन्न छ, जुन उपदेशीलाई मात्र बताइन्छ । यसलाई सारनाम पनि भनिन्छ ।

त्यसैले मात्र "ब्रह्म" को नाम ओम् (ॐ) द्वारा पूर्ण मोक्ष प्राप्त हुन सक्दैन । "ॐ" नामको जाप ब्रह्मको हो । यस साधनाले ब्रह्मलोक प्राप्त हुन्छ, जसको विषयमा गीता अध्याय ८ श्लोक १६ मा भनिएको छ— ब्रह्मलोकमा गएको साधकले पनि पुनर्जन्म प्राप्त गर्छ । पुनर्जन्म छ भने पूर्ण मोक्ष भएन, जुन गीता अध्याय १५ श्लोक ४ मा भनिएको छ— परमात्माको त्यो परमपदको खोज गर्नु पर्छ, जहाँ गए पश्चात् साधक कहिलै फर्केर पुनर्जन्ममा आउँदैनन् । त्यो पूर्ण मोक्ष पूर्ण गुरुबाट शास्त्रानुकूल भक्ति प्राप्त गरेर मात्र सम्पव छ । वर्तमान विश्वमा शास्त्रानुकूल भक्ति म (सन्त रामपाल दास) बाहेक अरु कसैसँग छैन ।

प्रश्न नं. १४:- परमात्मा एक छन् कि अनेक ?

उत्तरः— कुलका मालिक एक छन् ।

प्रश्न नं. १५:- ती कुलका मालिक परमात्मा को हुन् ? प्रमाण कहाँ छ ?

उत्तरः— कुलका मालिक परमात्मा "परम अक्षर ब्रह्म" हुन् ।

प्रमाणः श्रीमद्भगवत् गीता अध्याय १५ श्लोक १ देखि ४ तथा १६-१७ मा प्रमाण छ । गीता अध्याय १५ श्लोक १ देखि ४ को सारांश तथा भावार्थः उल्टो झुण्डेको वृक्ष समान संसारलाई जान । जस्तो वृक्षको जराहरू त माथिल्तिर छन् र तल्तिरका हाँगाहरूलाई तीन गुणरूपी जान । गीता अध्याय १५ श्लोक १ मा तत्त्वदर्शी सन्तको पहिचान के हो भन्ने पनि स्पष्ट गरिएको छ । तत्त्वदर्शी सन्त ती हुन्, जसले संसार रूपी वृक्षको सर्वाङ्ग (सबै भागहरू) भिन्न-भिन्न रूपमा बताउँछन् ।

**વિષેશ:-** યસ ભન્દા પછાડિ રાખિએકા વેદ મન્ત્રકા ફોટોકપીહરુ, આર્યસમાજકા આચાર્યહરુ તથા મહર્ષિ દયાનન્દદ્વારા અનુવાદિત હુન् । સાથે સાર્વદેશિક આર્ય પ્રતિનિધિ સભા દિલ્લીદ્વારા પ્રકાશિત ભએકા હુન् । જસમા પરમેશ્વર સ્વયમ् પૃથ્વીમા સ-શરીર પ્રકટ ભએર કવિહરુકો જસ્તો આચરણ ગર્દે સત્ય આધ્યાત્મિક જ્ઞાન સુનાઉંછન્ ભન્ને વર્ણન છે । (પ્રમાણ ઋગ્વેદ મણ્ડલ નં. ૧ સૂક્ત ૮૬ મન્ત્ર ૨૬-૨૭, ઋગ્વેદ મણ્ડલ ૧ સૂક્ત ૮૨ મન્ત્ર ૧-૨, ઋગ્વેદ મણ્ડલ ૧ સૂક્ત ૧૬ મન્ત્ર ૧૬ દેખિ ૨૦, ઋગ્વેદ મણ્ડલ ૧ સૂક્ત ૧૪ મન્ત્ર ૧, ઋગ્વેદ મણ્ડલ ૧ સૂક્ત ૧૫ મન્ત્ર ૨, ઋગ્વેદ મણ્ડલ ૧ સૂક્ત ૨૦ મન્ત્ર ૧, ઋગ્વેદ મણ્ડલ ૧ સૂક્ત ૫૪ મન્ત્ર ૩ મા) યી મન્ત્રહરુમા ભન્નિએકા છન્- પરમાત્મા સમૂર્ણ ભવનહરુ અર્થાત् લોકહરુભન્દા માથિકો લોકમા વિરાજમાન છન્ । જબ-જબ પૃથ્વીમા અજ્ઞાનકો વૃદ્ધિ હુનાલે અધર્મ બઢ્છ, તબ પરમાત્મા સ્વયમ् સ-શરીર હિંડેર પૃથ્વીમા પ્રકટ ભર્હી યથાર્થ અધ્યાત્મ જ્ઞાનકો પ્રચાર લોકોકિતહરુ, શબ્દહરુ, ચૌપાઇહરુ, સાખીહરુ ર કવિતાકો માધ્યમબાટ કવિકો જસ્તો આચરણ ગર્દે ઘુમફિર ગર્છન્ । જસલે ગર્દા એક પ્રસિદ્ધ કવિકો ઉપાધિ પનિ પ્રાપ્ત ગર્છન્ । કૃપયા ઉપરોક્ત મન્ત્રકો ફોટોકપી યસૈ પુસ્તકકો પૃષ્ઠ ૧૦૪ દેખિ ૧૧૧ મા હેન્રૂ હોસ્.

પરમાત્માલે આફનૈ મુખ કમલબાટ બોલેરૈ જ્ઞાન સુનાઉનુ ભયો । ત્યસલાઈ સૂક્ષ્મ વેદ ભનિન્છ । ત્યસૈલાઈ તત્ત્વજ્ઞાન પનિ ભનિન્છ । તત્ત્વજ્ઞાન પ્રચાર ગરેકાલે પરમાત્મા "તત્ત્વદર્શી સન્ત" પનિ કહલિનુ હુન્છ । ત્યસ તત્ત્વદર્શી સન્ત રૂપમા પ્રકટ પરમાત્માલે સંસાર રૂપી વૃક્ષકો સર્વાંગકો વર્ણન યસરી બતાઉનુ ભએકો છઃ-

કબીર, અક્ષર પુરુષ એક વૃક્ષ હૈ, ક્ષર પુરુષ વાકિ ડાર ।  
તિનો દેવા શાખા હૈ, પાત રૂપ સંસાર ॥

**ભાવાર્થ:-** પૃથ્વીભન્દા બાહિર દેખિને વૃક્ષકો ભાગલાઈ ફેદ ભનિન્છ । સંસાર રૂપી વૃક્ષકો ફેદ ત અક્ષર પુરુષ હો । ફેદબાટ મોટો હાઁગા નિસ્કેકો હુન્છ ત્યસલાઈ ક્ષર પુરુષ જાન્નો, મોટો હાઁગાબાટ માન્નો તીનવટા શાખા નિસ્કેકો હુન્છ, તિનૈ દેવતા (રજગુણ બ્રહ્મા, સતગુણ વિષ્ણુ ર તમોગુણ શિવ જી) હુન્ તથા યી શાખાહરુબાટ નિસ્કેકા સ-સાના હાઁગા બિંગા એવં પાતહરુ સંસાર હુન્ ભન્ને જાન્નો । યસ સંસાર રૂપી વૃક્ષકો ભાગ પૃથ્વીભન્દા બાહિર દેખિન્છ । મૂલ (જારા) જમીન ભિત્ર છ, જસબાટ વૃક્ષકા સમૂર્ણ ભાગહરુકો પોષણ હુન્છ । ગીતા અધ્યાય ૧૫ શલોક ૧૬-૧૭ મા તીન પુરુષ ભનિએકો છ । શલોક ૧૬ મા દુર્બી પુરુષ ભનિએકો છ "ક્ષર પુરુષ તથા અક્ષર પુરુષ" દુબૈકો સ્થિતિ માથિ બતાઇએકો છ । ગીતા અધ્યાય ૧૫ શલોક ૧૬ મા પનિ ભનિએકો છ— ક્ષર પુરુષ તથા અક્ષર પુરુષ દુબૈ નાશવાન છન્ । યિનિકા અન્તર્ગતમા જતિ પનિ પ્રાણી છન્ તી પનિ નાશવાન છન્ । તર આત્મા ત કસૈકો પનિ મર્દૈન । ગીતા અધ્યાય ૧૫ શલોક ૧૭ મા ભનેકા છન્- ઉત્તમ પુરુષ અર્થાત् પુરુષોત્તમ ત ક્ષર પુરુષ ર અક્ષર પુરુષ ભન્દા ભિન્ન છન્, જસલાઈ પરમાત્મા ભનિએકો છ । યસે પ્રભુકો જાનકારી ગીતા અધ્યાય ૮ શલોક ૩ મા છ જસલાઈ "પરમ અક્ષર બ્રહ્મ" ભનિએકો છ । ગીતા અધ્યાય ૧૫ શલોક ૧૭ મા

यिनैको वर्णन छ । यिनै प्रभु तीनै लोकमा प्रवेश गरेर सबैको धारण-पोषण गर्दछन् । यिनी वास्तवमा अविनाशी परमेश्वर हुन् । जसबाट वृक्षको पोषण हुन्छ, यसैले सबैको धारण पोषण गर्ने परम अक्षर ब्रह्म हुन् । जस्तो अगाडि गीता अध्याय १५ श्लोक १-४ मा बताइएको छ— माथिलितर जरा भएको, तलितर शाखा भएका संसार रूपी वृक्ष छ । जसबाट नै वृक्षको धारण-पोषण हुन्छ । यसैले संसार रूपी वृक्षको जरा (मूल) परम अक्षर ब्रह्म नै सर्व पुरुषहरू (प्रभुहरू) का पालनहार तथा यिनका विस्तार (रचना गर्ने = सृजनहार) हुन् । यिनै कुलका मालिक हुन् ।

प्रश्न नं. १६: के रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शङ्कर (शिव) को पूजा (भक्ति) गर्नु पर्छ ?

उत्तर:—पर्देन ।

प्रश्न नं. १७: रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शङ्कर (शिव) को पूजा (भक्ति) गर्नु हुँदैन भन्ने प्रमाण कहाँ छ ?

उत्तर:—श्रीमद्भगवत् गीता अध्याय ७ श्लोक १२ देखि १५, २० देखि २३, गीता अध्याय ९ श्लोक २३-२४, गीता अध्याय ७ श्लोक १२ देखि १५ मा प्रमाणहरू छन् । रजगुण ब्रह्मा, सतगुण विष्णु र तमगुण शिवको भक्ति गर्ने व्यक्ति राक्षस स्वभाव धारण गरेका मनुष्यहरूमा नीच, दूषित कर्म गर्ने मूर्खले मलाई पनि भज्दैन । (यही प्रमाण गीता अध्याय ७ श्लोक १२ देखि १५ मा छा) फेरि गीता अध्याय ७ को नै श्लोक २० देखि २३ तथा गीता अध्याय ९ श्लोक २३-२४ मा यही भनिएको छ र क्षर पुरुष, अक्षर पुरुष तथा परम अक्षर पुरुष (गीता अध्याय १५ श्लोक १६-१७ मा वर्णन छ) लाई बाहेक श्री ब्रह्मा, श्री विष्णु तथा श्री शिव जी अन्य देवताहरूमा गनिन्छन् । यी दुई अध्यायहरू (अध्याय ७ र अध्याय ९) मा माथि लेखिएका श्लोकहरूमा गीता ज्ञानदाताले भनेका छन्— साधकले जुनसुकै उद्देश्य लिएर अन्य देवताहरूलाई भजे पनि भगवान सम्झेर भज्दछन् । ती देवताहरूलाई मैले केही शक्ति प्रदान गरेको छु । देवताहरूलाई भज्नेहरूले मैले बनाएको विधानबाट केही लाभ प्राप्त गर्दछन् । तर ती अल्प बुद्धि भएकाहरूको त्यो फल नाशवान हुन्छ । देवताहरूलाई पुज्नेहरू देवताहरूको लोकमा जान्छन् । मेरो पुजारीले मलाई प्राप्त गर्दछ ।

गीता अध्याय १६ श्लोक २३-२४ मा भनिएको छ— जुन साधकले शास्त्रविधि त्यागेर मनोमानी आवरण गर्दछन् अर्थात् जुन देवता, पितृ, यक्ष, भैरव तथा भूतहरूको भक्ति गर्दछन् र मनोकलिपत मन्त्रको जाप गर्दछन् । उनीहरूलाई न कुनै सुख प्राप्त हुन्छ, न कुनै सिद्धि तथा न उसको गति अर्थात् मोक्ष हुन्छ । त्यसले तिम्रा लागि हे अर्जुन ! कर्तव्य (जुन भक्ति गर्नु पर्ने हो) र अकर्तव्य (जुन भक्ति गर्नु हुँदैन) व्यवस्थामा शास्त्र नै प्रमाण हो । गीता अध्याय १७ श्लोक १ मा अर्जुनले सोधे— हे कृष्ण । (किनकि अर्जुन

श्री कृष्णले नै ज्ञान सुनाइ रहेछन् भन्ने ठानी रहेका थिए, तर ती कृष्णको शरीरमा प्रेत जसरी प्रवेश गरेर कालले (ब्रह्म) ज्ञान भनि रहेका थिए, जुन अगाडि नै प्रमाणित भइ सकेको छ ।) जुन व्यक्तिले शास्त्रविधि त्यागेर अन्य देवताहरू आदिका पूजा गर्दछन्, तिनीहरू कस्ता स्वभावका हुन्छन् ? गीता ज्ञानदाताले भने— सात्त्विक व्यक्तिले देवताहरूको पूजा गर्दछन् । राजसी व्यक्तिले यक्षहरू एवं राक्षसहरूको पूजा तथा तामसी व्यक्तिले प्रेत आदिको पूजा गर्दछन् । यी सबै शास्त्रविधि रहित कर्म हुन् । फेरि गीता अध्याय १७ श्लोक ५-६ मा भनिएको छ— जुन मनुष्यले शास्त्रविधि रहित केवल मनोकल्पित घोर तप ताप्छन्, ती दम्भी (अभिमानी) हुन् र शरीरका कमलहरूमा विराजमान शक्तिहरू तथा मलाई पनि उल्लंघन गर्ने राक्षस स्वभावको अज्ञानी जान ।

सूक्ष्म वेदमा पनि परमेश्वर जीले भन्नु भएको छः—

कबीर, माई मसानी सेढ शीतला भैरव भूत हनुमत ।  
परमात्मा से न्यारा रहै, जो इनको पूजांत ॥  
राम भ जै तो राम मिलै, देव भजै सो देव ।  
भूत भजै सो भूत भवै, सुनो सकल सुर भेव ॥

यसबाट स्पष्ट हुन्छ— श्री ब्रह्मा जी (रजगुण), श्री विष्णु जी (सतगुण) श्री शिव जी (तमगुण) को पूजा (भक्ति) साथ-साथै भूत-पितॄको पूजा (श्राद्ध, तेहाँको काम, पिण्ड दिनु आदि सबै प्रेत पूजा हुन), भैरव तथा हनुमानको पूजा पनि गर्नु हुदैन ।

प्रश्न नं. १८: क्षर पुरुष (ब्रह्म) को पूजा (भक्ति) गर्नु पर्छ कि पर्दैन ?

उत्तरः— गीता अध्याय १५ श्लोक ४ मा बताइएको छ— यदि पूर्ण मोक्ष चाहन्छौ भने तत्त्वज्ञान प्राप्ति पश्चात् परमेश्वरको त्यो परमपदको खोज गर्नु पर्छ, जहाँ गए पश्चात् साधक फर्केर फेरि यस संसारमा कहिल्ये जन्म लिदैन । त्यसैले ‘संसार रूपी वृक्षको हाँगो’ क्षर पुरुषको पूजा (भक्ति) गर्नु हुँदैन ।

प्रश्न नं. १९: पहिलेका जति पनि ऋषि-महर्षि थिए, ती सबै ब्रह्मको पूजा गर्थे र गराउँथे । “ओम्” (ॐ) नामलाई सबैभन्दा तूलो तथा उत्तम भन्थे र यही मन्त्र जाप गर्न भन्थे, के ती अज्ञानी थिए ? यदि ब्रह्मको भक्ति उत्तम होइन भने गीतामा कुनै प्रमाण बताउनु होस् ।

उत्तरः— अगाडि नै बताइ सकिएको छ यथार्थ अध्यात्म ज्ञान परमेश्वर स्वयम् (परम अक्षर ब्रह्म) धरतीमा सशरीर प्रकट भएर सही-सही रूपमा बताउनु हुन्छ । यसको प्रमाण स्वरूप पेज नं. १०४ मा वेदमन्त्रहरू हेर्नु होस् । परमेश्वरद्वारा बताइएको ज्ञानलाई सूक्ष्म वेद (तत्त्वज्ञान) भनिन्छ । तत्त्वज्ञानमा परमात्माले बताउनु भएको छः—

गुरु विन काहु न पाया ज्ञाना, ज्यों थोथा भुष छडे मूढ किसाना ।  
गुरु विन वेद पढै जो प्राणी, समझे न सार रहे अज्ञानी ॥

सतगुरु प्राप्त नभएका ऋषि तथा महर्षिहरूले वेद त पढे तर वेदहरूका सार बुझन सकेन् । तिनीहरूको यस्तो अवस्था थियो । उदाहरणको लागि श्री देवी पुराण (सचित्र मोटा टाईप, गीता प्रेस गोरखपुरबाट प्रकाशित) को पृष्ठ ४९४ मा (चौथो स्कन्धमा) लेखिएको छ— सत्ययुगका ब्राह्मण (महर्षि) वेदका पूर्ण विद्वान हुन्थे र यी देवी (दुर्गा) को पूजा गर्थे ।

विचार गर्नै—श्रीमद्भगवत गीता चारै वेदको सारांश हो । तपाईं गीता जी त जान्नु हुन्छ, पढ्नु पनि हुन्छ होला । के गीतामा कही कतै ‘श्री देवी’ को पूजा गर भनेर लेखिएको छ ? चारै वेदमा पनि श्री देवी (दुर्गा) को पूजा गर भनेर कतै लेखिएको छैन, अनि के ती महर्षिहरूले वेदहरू बुझेका रहेछन् त ? के को विद्वान थिए सत्ययुगका महर्षिहरू ? ओम् (ॐ) नाम सबैभन्दा तूलो र उत्तम हो तथा ब्रह्म पूजा (भक्ति) सर्वश्रेष्ठ हो भन्थे । यो ती महर्षिहरूको मनोमानी विधान हो । प्रिय पाठकहरू ! ब्रह्मलाई इष्टदेव मानेर पूजा गर्ने ती अज्ञानी थिए । तिनको ब्रह्म साधना अनुत्तम गति दिने खालको छ ।

गीतामा प्रमाण— श्रीमद्भगवत अध्याय ७ श्लोक १२ देखि १५ मा बताइएको छ— तीनै गुणहरू (रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शङ्कर) को पूजा गर्नेहरू राक्षस स्वभाव धारण गरेका मनुष्यहरूमा नीच दुषित कर्म गर्ने मूर्खहरू मलाई पनि भज्दैनन् । यो गीता ज्ञानदाताले भनेका हुन् । फेरि गीता अध्याय ७ को श्लोक १६ देखि १८ मा गीता ज्ञानदाता (ब्रह्म) भन्छन्— मेरो भक्ति चार प्रकारले गर्छन् । अर्थार्थी, आर्थ, जिज्ञासु तथा ज्ञानी । फेरि भने, ज्ञानी मलाई मन पर्छ र ज्ञानीले मलाई मन पराउँछन् । (गीता अध्याय ७ श्लोक १८) यस श्लोकमा गीता ज्ञानदाता भन्छन्— ज्ञानी आत्माहरू उदार (राम्रा) त छन्, तर यी सब मेरा अनुत्तम गति अर्थात् घटिया गतिमा आश्रित छन् । यस श्लोक (गीता अध्याय ७ श्लोक १८) मा गीता ज्ञानदाता (ब्रह्म) स्वयम् स्वीकार गरि रहेका छन्— मेरो भक्तिबाट हुने गति अनुत्तम (अश्रेष्ठ = घटिया) हो । गीता अध्याय ७ श्लोक १९ मा भनेका छन्—

बहुनाम, जन्मानाम, अन्ते, ज्ञानवान्, माम् प्रपद्यते,  
वासुदेवाः, सर्वम् इति सः महात्मा सुदुर्लभः ॥

अनुवाद— गीता ज्ञानदाता भन्छन्— मेरो भक्ति थुप्रै-थुप्रै जन्महरूको अन्तमा कुनै ज्ञानी आत्माले मात्र गर्दछ अन्यथा अन्य देवी देवताहरू एवं भूत-पितृहरूको भक्तिमा जीवन नाश गरि रहन्छन् । गीता ज्ञानदाताले गीता अध्याय ७ श्लोक १८ मा आफ्नो भक्तिबाट हुने लाभ अर्थात् गतिलाई पनि अनुत्तम (घटिया) भनेका छन्, त्यसैले गीता अध्याय ७ श्लोक १९ मा भन्छन्—

‘बासुदेव’ नै सबै थोक हुन् । यिनै नै सबैका सृजनहार हुन् । यिनै पापनाशक, पूर्ण मोक्षदायक तथा पूजाका लागि योग्य हुन् । यिनै बासुदेव नै कुलका मालिक परम

अक्षर ब्रह्म हुन् । केवल यिनैको भक्ति गर, अरुको होइन । यी कुरा बताउने महात्मा मुरिकलले पाइन्छ ।

गीता ज्ञानदाता स्वयम्भले पनि भनेका छन्— हे अर्जुन ! तिमी सर्व भावले ती परमेश्वरको शरणमा जाऊ । उनै परमेश्वरको कृपाले नै तिमीले परम शान्ति तथा सनातन परमधाम (सत्यलोक) प्राप्त गर्न छौ । (यो प्रमाण गीता अध्याय १८ श्लोक ६२ मा छ) फेरि गीता अध्याय १८ श्लोक ४६ मा गीता ज्ञानदाता भन्छन्— जुन परमेश्वरबाट सम्पूर्ण प्राणीहरूको उत्पत्ति भएको छ, जसबाट यो समस्त जगत व्याप्त छ, ती परमेश्वरलाई आफ्नो स्वभाविक कर्म गर्दै पूजा गरेर मनुष्यले परम सिद्धि प्राप्त गर्दछ । फेरि गीता अध्याय १५ श्लोक ४ मा भनेका छन्— तत्त्वज्ञान बुझे पश्चात् परमेश्वरको त्यो परमपदको खोजी गर्नु पर्छ । जहाँ गए पश्चात् साधक फर्केर फेरि संसारमा आउँदैन । जुन परमेश्वरबाट संसार रूपी वृक्षको प्रवृत्ति विस्तार भएको छ अर्थात् जुन परमेश्वरले सारा रचना गरेका छन्, उनैको पूजा गर । यसबाट ती ऋषिहरूलाई वेदका गूढ रहस्य ज्ञान भएन र अज्ञानी नै रहे भन्ने सिद्ध हुन्छ ।

प्रश्न नं. २०: गीता ज्ञानदाताले आफ्नो गतिलाई अनुत्तम किन भने ?

उत्तरः— गीता ज्ञानदाताले अध्याय २ श्लोक १२, गीता अध्याय ४ श्लोक ५ र गीता अध्याय १० श्लोक २ मा भनेका छन्— अर्जुन ! तिम्रो र मेरो थुप्रै जन्म भइसकेको छ । तिमी जान्दैनौ, म जान्दछु । मेरो उत्पत्तिको बारेमा ऋषि-महर्षि तथा देवताहरू जान्दैनन् । तिमी र म तथा यी राजा एवं सैनिकहरू पहिले पनि धेरै पटक जन्मेका थियाँ, पछि पनि जन्मने छौं । पाठकगण विचार गर्नैः— जब ब्रह्म स्वयम्भले मेरो पनि जन्म-मरण हुन्छ भनेका छन् भने ब्रह्मका पूजारीलाई गीता अध्याय १५ श्लोक ४ मा भएको गति (मोक्ष) प्राप्त हुन सक्दैन, जसमा जन्म-मरण सदाका लागि समाप्त हुन्छ । जबसम्म जन्म-मरण छ, तबसम्म परम शान्ति हुन सक्दैन । त्यसका लागि गीता ज्ञानदाताले असमर्थता व्यक्त गरेका छन् । गीता अध्याय १८ श्लोक ६२ मा भनेका छन्, परम शान्ति प्राप्त गर्नका लागि उनै परमेश्वर (परम अक्षर ब्रह्म) का शरणमा जाऊ, उनैको कृपाले तिमीलाई परमशान्ति तथा सनातन परमधाम प्राप्त हुने छ । गीता अध्याय ८ श्लोक ५ तथा ७ मा गीता ज्ञानदाताले भनेका छन्— मेरो भक्ति गर्छौ भने युद्ध पनि गर्नु पर्नेछ । जहाँ युद्ध हुन्छ, त्यहाँ शान्ति हुँदैन, परमशान्तिको घर टाढा छ । त्यसैले गीता ज्ञानदाताले आफ्नो गति (ॐ नामको जापद्वारा प्राप्त हुने लाभ) लाई अनुत्तम (घटिया) भनेका छन् ।

प्रश्न नं. २१: तपाईंले प्रश्न नं. १३ को उत्तरमा पूर्ण मोक्ष प्राप्तिको लागि ब्रह्मा, विष्णु, शिव, गणेश, देवी, क्षर ब्रह्म तथा अक्षर ब्रह्मको साधना गर्नु पर्छ भन्नु भयो । अनि फेरि भन्नु हुन्छ— ब्रह्मा, विष्णु, शिव, अन्य देवताहरू तथा क्षर ब्रह्म पनि पूजा (भक्ति) योग्य छैनन् । के केवल परम अक्षर ब्रह्मको मात्र पूजा (भक्ति) गर्नु पर्छ ?

उत्तरः— यो भैले भनेको होइन, हाम्रा सदग्रन्थहरूले भनेका छन् । पहिले त यो स्पष्ट गरौं कि पूजा तथा साधनामा के अन्तर छ ?

प्राप्य वस्तुको चाहलाई पूजा भनिन्छ तथा त्यसलाई प्राप्त गर्नका लागि गरिने प्रयत्नलाई साधना भनिन्छ ।

**उदाहरणः** जस्तो हामीलाई पानी चाहिएको छ । यो प्राप्य छ । हामीलाई पानीको चाह छ । पानी प्राप्त गर्न व्याण्डपम्प गाडनु पर्छ । व्याण्डपम्प लगाउन प्रयोग गरिने साधन (उपकरण) बोकी लगाउनु आदि प्रयत्न हो । यसैगरी परमेश्वरको त्यो परमपद प्राप्त गर्नु हाम्रो चाह हो, जहाँ गए पश्चात् साधक फर्कर संसारमा आउँदैन । हाम्रो प्राप्य परमेश्वर तथा उनको सनातन परम धाम हो । त्यो प्राप्त गर्न गरिएको नाम-जाप, हवन-यज्ञ आदि साधना हुन् । त्यस साधनाले पूज्य वस्तु परमात्मा प्राप्त हुने छन् । जस्तो प्रश्न १३ को उत्तरमा स्पष्ट गरिएको छ । त्यही सटिक उदाहरण हो । त्यो पूर्ण मोक्षका लागि तीन पटकमा दीक्षा ऋम पूरा गर्नु पर्छ ।

१. प्रथम नाम दीक्षा:—ब्रह्मा, विष्णु, शिव, गणेश, देवीका मन्त्रहरूको साधना दिइन्छ ।

२. दोस्रो पटकमा क्षर ब्रह्म तथा अक्षर ब्रह्मको दुई अक्षरको मन्त्र जाप दिइन्छ, जसलाई सन्तानहरूले “सतनाम” भनेका छन् । गीता अध्याय १७ श्लोक २३ मा तीन नाम छन्—ओम्-तत्-सत् । यस सतनाममा दुई अक्षर हुन्छ— एउटा “ओम्” (ॐ) अर्को “तत्” हो । (यो साङ्केतिक अर्थात् गुप्त नाम हो, जुन उपदेश दिने बेलामा उपदेशीलाई बताइन्छ ।)

३. तेस्रो पटकमा सारनामको दीक्षा दिइन्छ । जुन मन्त्रलाई गीता अध्याय १७ श्लोक २३ मा “सत्” भनिएको छ, यो पनि साङ्केतिक छ । दीक्षा दिने बेलामा उपदेश लिनेलाई मात्र बताइन्छ । यसरी पूर्ण मोक्ष प्राप्त हुन्छ ।

प्रश्न २२: के पहिले गरि रहेको साधना त्याग्नु पर्छ ?

उत्तरः— यदि शास्त्रविधि रहित छ भने त्याग्नु पर्छ । अनाधिकारीबाट लिएको दीक्षा बाट कुनै लाभ हुँदैन । साधनाका लागि पूर्ण गुरुबाट दीक्षा लिनु पर्छ ।

प्रश्न नं. २३: गीता अध्याय १८ श्लोक ४७ मा तथा गीता अध्याय ३ श्लोक ३५ मा भनिएको छ:

श्रेयान् स्वधर्मः विगुणः परमधर्मात् स्वनुष्ठितात् ।

स्वधर्मे निधनम् श्रेयः परधर्मः भयावहः ॥ (गीता अध्याय ३ श्लोक ३५)

रामोसँग आचरणमा ल्याइएका अर्काको धर्मभन्दा गुणरहित भएपनि आफ्नो धर्म नै उत्तम हुन्छ । आफ्नो धर्ममा त मर्नु पनि कल्याणकारक हुन्छ र अर्काको धर्म भय दिने खालको हुन्छ ।

**उत्तरः—** यो अनुवाद गलत छ । यदि गुण रहित भए पनि आफ्नो धर्म त्याग्नु हुँदैन भन्ने कुरा सही हो भने फेरि श्रीमद्भगवत् गीताको ज्ञान १८ अध्यायहरूका ७०० श्लोकहरूमा लेख्नु पर्ने के आवश्यकता थियो ? आफ्नो साधना गुण रहित वा जस्तो सुकै भए पनि त्यसलाई गरि राख भन्ने एक श्लोक नै पर्याप्त छ । फेरि गीता अध्याय ७ श्लोक १२ देखि १५ मा रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शिवको पूजा राक्षस स्वभाव धारण गरेका मनुष्यहरूमा नीच, दूषित कर्म गर्ने मूर्ख मानिस मलाई भज्दैनन् किन भने ? गीता ज्ञानदाताले ती साधकहरूसँग तिनीहरूको धर्म अर्थात् धार्मिक साधना त्याग्न भनेका छन् तथा गीता अध्याय ७ को नै श्लोक २० देखि २३ मा भनेका छन्— मेरो पूजा नगरी अन्य देवताहरूको पूजा गर्नेहरू अज्ञानी हुन् । उनीहरूको साधनाबाट शीघ्र समाप्त हुने सुख (स्वर्ग समय) प्राप्त हुन्छ । फेरि आफ्नो धार्मिक पूजा अर्थात् धर्मपनि त्याग्न भनेका छन् । पूर्ण लाभका लागि परम अक्षर ब्रह्मको धर्म अर्थात् धार्मिक साधना ग्रहण गर्ने भनिएको छ ।

गीता अध्याय ३ श्लोक ३५ को यथार्थ अनुवाद यस प्रकार छ:

**अनुवादः—** (विगुणः परधर्मात्स्वनुष्ठितात्) अर्काको गुणरहित अर्थात् लाभ रहित रामो खालको तडक-भडक भएको धर्म अर्थात् धार्मिक कर्मभन्दा (स्वधर्मः) आफ्नो शास्त्रविधि अनुसारको धार्मिक कर्म (श्रेयान्) अति उत्तम छ । (स्वधर्मे) आफ्नो शास्त्रविधि अनुसारको धर्म-कर्मको सङ्घर्षमा (निधनम्) मर्नु पनि (श्रेयः) कल्याण कारक हुन्छ । (परधर्मे) अर्काको धार्मिक कर्म (भयावहः) भय दिने खालको हुन्छ ।

**भावार्थः** जस्तो जागरण आदि हुँदा त्यहाँ बडो सुरिलो तानमा सुरिलो गीता गाइन्छ । तडक-भडक पनि हुन्छ । आफ्नो शास्त्रविधि अनुसार धर्म-कर्ममा केवल नाम जाप वा सामान्य तरिकाले आरती गरिन्छ । कुनैपनि वेद या गीतामा श्रीदेवी जीको पूजा तथा जागरण गर्ने आज्ञा छैन । जसले गर्दा शास्त्रविधि त्यागेर मनोमानी आचरण भयो, त्यसैले यो व्यर्थ छ । अर्काको शास्त्रविधि रहित धार्मिक कर्म हेदा रामो लाए । त्यसमा देखावटी अधिक हुन्छ, त्यसैले सत्य साधना गर्नेहरूलाई अर्काको धार्मिक कर्म देखेपछि कहीं मेरो भक्ति खराब त होइन भन्ने डर पैदा हुन्छ । तर तत्त्वज्ञान बुझेपछि यो भय समाप्त हुन्छ ।

**तत्त्वज्ञानमा बताइएको छः—**

दुर्गा ध्यान पडे जिस बगडम, ता संगति ढूबै सब नगरम् ।

दम्भ करै झूंगर चढै, अन्तर झीनी झूल ।

जग जाने बन्दगी करै, बावै सूल बबूल ।

यसैले निर्गुण अर्थात् लाभरहित धार्मिक साधनालाई त्यागेर सत्य साधना शास्त्रविधि अनुसार गर्नाले नै कल्याण हुने छ ।

प्रश्न नं. २४: मैले पारखी सन्त श्री अभिलाष दासको विचार सुनेको थिएँ । उनी भन्दै थिए— संसारको रचना गर्ने कुनै भगवान आदि छैनन् । यो नर-मादाको संयोगले बन्दछ । अनि फेरि समाप्त भएर जान्छ । कुनै भगवान छैनन् । जीव नै ब्रह्म हो, जीव नै कर्ता हो, अभिलाष दासका यी विचार उचित हो या अनुचित ?

उत्तरः— यसको उत्तर श्रीमद्भगवत गीता अध्याय १६ श्लोक ६ देखि १० मा विस्तार पूर्वक दिइएको छ । यसमा भनिएको छ— आसुरी प्रकृतिका मानिसहरू भन्ने गर्घन्— संसार ईश्वर विनाको छ, स्त्री-पुरुषबाट उत्पन्न अर्थात् नर र मादाबाट उत्पन्न भएको हुन्छ, यसको कुनै कर्ता छैन । यस्ता व्यक्तिहरू संसारलाई नाश अर्थात् विगार्नका लागि जन्म लिन्छन् । सच्चाइ त यो हो परमात्मा सम्पूर्ण संसारको सृजनहार हुन् । जीव ब्रह्म होइन । ब्रह्मको अर्थ प्रभु (स्वामी) हुन्छ । जस्तो १. ब्रह्म— (जसलाई क्षर पुरुष पनि भनिन्छ ।) २१ ब्रह्माण्डहरूका स्वामी हुन् । २. अक्षर ब्रह्म : ७ शङ्ख ब्रह्माण्डहरूका स्वामी हुन् । (जसलाई गीता अध्याय १५ श्लोक १६ मा जसलाई अक्षर पुरुष पनि भनिएको छ ।) ३. पूर्ण ब्रह्म— असङ्ख्यौ ब्रह्माण्डहरूका स्वामी हुन् । यिनै कुलका मालिक हुन् । (जसलाई गीता अध्याय ८ श्लोक ३ मा परम अक्षर ब्रह्म भनिएको छ ।) त्यसैले कुनै भगवान छैनन्, संसार केवल स्त्री-पुरुष या नर-मादा (नारी) बाट उत्पन्न हुन्छ र समाप्त हुन्छ । जीव नै कर्ता हो अर्थात् जीव नै ब्रह्म हो भन्नु पूर्णतया अनुचित हो ।

प्रश्न नं. २५: श्रीमद्भगवत गीतामा गीता ज्ञानदाताले अध्याय ८ श्लोक ५ तथा ७ मा भनेका छन्— जुन पुरुषले अन्तकालमा पनि मेरो स्मरण गर्दै शरीर त्याग्दछ, उसले मलाई नै प्राप्त गर्दछ । यसैले अर्जुन ! हरपल मेरो स्मरण गर, युद्ध पनि गर, तिमीले मलाई नै प्राप्त गर्ने छौ । त्यसैले गीता अध्याय १८ श्लोक ६२ मा भनेका छन्— उनै परमात्माको शरणमा जाऊ । गीता ज्ञानदाताले ध्रुमाइ-फिराइ भनेका छन्, मेरो नै साधना तथा स्मरण गर । तर तपाईं अन्य परमात्माको विषयमा भनि रहनु भएको छ, त्यो विश्वसनीय छैन । के गीतामा गीता ज्ञानदाताले अन्य परमात्माको भक्ति साधना गर्नका लागि कही अरु पनि भनिएको छ ?

उत्तरः— गीता अध्याय ७ श्लोक २९ मा गीता ज्ञानदाताले भनेका छन्— केवल जरा (वृद्ध अवस्था) तथा मरण (मृत्यु) बाट छुटकारा पाउनका लागि प्रयत्नशील साधक “तत् ब्रह्म” सँग परिचित छन् । अर्जुनले गीता अध्याय ८ श्लोक १ मा तत् ब्रह्म केहो भनेर सोधे । अध्याय ८ श्लोक ३ मा गीता ज्ञानदाताले तत् ब्रह्म भनेको “परम अक्षर ब्रह्म” हो भनेर बताएका छन् । गीता अध्याय ८ श्लोक ५ तथा ७ मा त गीता ज्ञानदाताले आफ्नो साधना अर्थात् स्मरण गर्न भनेका छन् । (गीता ज्ञानदाताले गीता अध्याय २ श्लोक १२, अध्याय ४ श्लोक ५ तथा अध्याय १० श्लोक २ मा आफ्नो जन्म-मरण पनि भनेका छन् । मेरो भक्तिले परम शान्ति हुन सक्दैन, युद्ध पनि गर्नु पर्छ

भनेका छन् । गीता ज्ञानदाताले जन्म-मरण सदा रहि रहन्छ पनि भनेका छन् ।) फेरि तुरुन्तौ गीता अध्याय ८ श्लोक ८, ९ र १० यी तीन श्लोकहरूमा गीता ज्ञानदाताले आफू भन्दा अर्को "परम अक्षर ब्रह्म" को भक्ति गर्न भनेका छन्— हे पार्थ ! परमेश्वरको साधनाको अम्यास योगबाट युक्त अन्य कुनै देव या प्रभुमा आफ्नो आस्था नराखेर एक परमेश्वरको अनन्य चित्तले स्मरण गर्दै मनुष्य (परमम् दिव्यम् पुरुषम् याति) ले ती परम अलौकिक परमेश्वर अर्थात् परम अक्षर ब्रह्मलाई नै प्राप्त गर्दछ । (गीता अध्याय ८ श्लोक ८) जुन साधकले परम अक्षर ब्रह्म, अनादि, सबैका सञ्चालक, कन्द्रोलर, सूक्ष्मभन्दा सूक्ष्म, सबैको धारण-पोषण गर्ने, अचिन्त स्वरूप सूर्य समान प्रकाशमान, अविद्याभन्दा अति परको शुद्ध चिदानन्द परमेश्वरको स्मरण गर्दछ । (गीता अध्याय ८ श्लोक ९) त्यो भक्ति साधनायुक्त साधकले अन्तकालमा पनि भक्तिको शक्तिले भृकुटीको मध्यमा प्राण अर्थात् स्वासलाई राप्रोसँग स्थापित गरेर अनि निश्चल मनले स्मरण गर्दै ती (दिव्य परम पुरुष) अलौकिक परम पुरुष अर्थात् परम अक्षर ब्रह्म (जो गीता ज्ञानदाताभन्दा अन्य छन् ।) लाई नै प्राप्त गर्दछ । यो प्रमाण गीताको यसै अध्याय ८ श्लोक ११ देखि २२ मा पनि छ । गीता अध्याय ८ श्लोक ११ मा भनिएको छ तत्त्वदर्शी अर्थात् वेदलाई राप्रोसँग जान्ने, जसलाई अविनाशी भनिन्छ, त्यो परम पद तिन्हो लागि भन्छ । गीता अध्याय ८ श्लोक १२ मा वर्णन छ उनलाई प्राप्त गर्ने साधना स्वासद्वारा नाम स्मरण गर्नाले हुन्छ ।

गीता अध्याय ८ श्लोक १३ मा गीता ज्ञानदाताले भनेका छन्— म ब्रह्मको केवल एक ॐ (ओम) अक्षर हो, यसको स्मरण मृत्यु पर्यन्त गर्नु पर्छ । उसले यस मन्त्रबाट हुने परम गति अर्थात् ब्रह्मलोक प्राप्त गर्दछ ।

गीता अध्याय ८ श्लोक १६ मा भनिएको छ— ब्रह्मलोकमा गएका साधक पनि पुनः फर्केर संसारमा जन्मिन्छन्, मर्णन् । यो पूर्ण मोक्ष होइन । गीता अध्याय ८ श्लोक १४ मा जसले मेरो साधना स्मरण गर्दछ, उसका लागि म सुलभ छु भनेका छन् ।

गीता अध्याय ८ श्लोक १५ मा गीता ज्ञानदाताले भनेका छन्— मलाई प्राप्त गरेर त सदा पुनर्जन्म हुन्छ, जुन दुखको घर तथा क्षणभड्गुर जीवन हो र जुन साधकले परम अक्षर ब्रह्मको साधना भक्ति गर्दछन्, ती परम सिद्धि प्राप्त गरेर अमर हुन्छन्, तिनलाई पुनः जन्म-मरण प्राप्त हुँदैन ।

गीता अध्याय ८ श्लोक १६ मा गीता ज्ञानदाताले भनेका छन्— ब्रह्मलोक सम्मका सबै लोक पुनरावृत्तिमा छ अर्थात् ब्रह्मलोकसम्मका सबै लोकहरूमा गएका साधक सदा जन्म-मृत्युको चक्रमा रहि रहन्छन् । हे अर्जुन ! जसले यी सब जान्दैन, ज मलाई प्राप्त गरेर पनि जन्म-मृत्युको चक्रमा सदा रहि रहन्छ किनकि गीता ज्ञानदाताले गीता अध्याय २ श्लोक १२, अध्याय ४ श्लोक ५, अध्याय १० श्लोक २ मा स्वयम्भूले भनेका छन्— हे अर्जुन ! तिन्हो र मेरो थुप्रै जन्म भइ सकेको छ, पछि पनि

भइ रहने छ । तिमी जान्दैनौ, म जान्दछु । मेरो उत्पत्ति (जन्म) को विषयमा देवता, महर्षिजन र सिद्ध कसैले जान्दैनन् ।

गीता अध्याय ८ श्लोक १७ मा अक्षर पुरुष (पर ब्रह्म) को दिन-रातको वर्णन छ । यस श्लोकमा भनिएको छ— (ब्रह्मण) परब्रह्मको एक दिन एक हजार युगको हुन्छ, यति नै रात हुन्छ । परब्रह्म अर्थात् अक्षर पुरुषको वर्णन गीता अध्याय १५ श्लोक १६ मा छ । त्यसैको प्रकरण गीता अध्याय ८ श्लोक १७, १८ र १९ मा छ ।

**नोट:** अधिक जानकारीका लागि कृपया प्रश्न नं. ९ पढ्नु होस्, जसमा गीता अध्याय ८ श्लोक १०-१९ मा अक्षर पुरुषको जानकारी छ, यिनलाई पनि अव्यक्त भनिएको छ । यिनको दिन समाप्त भए पश्चात् क्षर पुरुषको २१ ब्रह्माण्डहरूमा रहेका सम्पूर्ण प्राणीहरू नाश हुन्छन्, प्रलय अर्थात् नाश हुन्छन् । रात पूरा भए पश्चात् पुनः दिनमा संसारमा जीव उत्पन्न हुन्छन् ।

गीता अध्याय ८ श्लोक २० मा भनेका छन्— यी अक्षर पुरुषलाई पनि अव्यक्त भनिएको छ । तर यी अव्यक्तभन्दा अर्का विलक्षण सनातन अव्यक्त भाव भएका ती परम दिव्य पुरुष अर्थात् परम अक्षर ब्रह्म त सम्पूर्ण प्राणीहरू (क्षर पुरुष, अक्षर पुरुष तथा यिनी अन्तर्गतका सम्पूर्ण जीवहरू) नष्ट भएपछि पनि नष्ट हुँदैनन् अर्थात् उनी नै वास्तवमा अविनाशी हुन् ।

गीता अध्याय ८ श्लोक २१ मा भनेका छन्— अव्यक्त (अक्षर) अविनाशी नाम भनिएका ती परम पुरुषको प्राप्तिलाई परम गति भनिन्छ । जुन सनातन अव्यक्त परम पुरुषलाई प्राप्त गरेर पुनः फर्केर जन्म-मरणमा आउँदैनन् । त्यो मेरो धाम भन्दा श्रेष्ठ धाम हो । पहिले म पनि त्यही रहन्थे । त्यसैले त्यो मेरो पनि परम धाम हो भनेका छन् किनकि गीता ज्ञानदाता पनि त्यो परम सनातन धाम अर्थात् सत्यलोकबाट निष्कासित भएका हुन् । (यसको पूर्ण जानकारीका लागि कृपया यसै पुस्तकमा भएको सूचिटि रचना पृष्ठ १२० देखि १८७ सम्म पढ्नु होस् ।)

गीता अध्याय ८ श्लोक २२ मा स्पष्ट छ । गीता ज्ञानदाता भन्छन्— हे अर्जुन ! जुन परमात्माको अन्तर्गत सम्पूर्ण भूत अर्थात् प्राणी छन्, (क्षर पुरुष तथा यिनका एककाईस ब्रह्माण्डहरूमा प्राणी, अक्षर पुरुष तथा सात शङ्ख ब्रह्माण्डहरूमा यिनका मातहतका प्राणी तथा परम अक्षर पुरुषका असङ्ख्य ब्रह्माण्डहरूमा रहेका प्राणी सबै परम अक्षर ब्रह्मका अन्तर्गत छन्) जुन परम अक्षर पुरुषबाट यो सम्पूर्ण जगत् परिपूर्ण अर्थात् जसले सारालाई उत्पन्न गरेका छन्, जसको सत्ता सबैभन्दा माथि छ, ती सनातन अव्यक्त परम पुरुष अनन्य भक्तिद्वारा प्राप्त गर्न योग्य छन् ।

**भावार्थः—** परम अक्षर ब्रह्मलाई प्राप्त गर्नका लागि केवल यिनैको भक्ति (पूजा) गर्नु पर्छ । अन्य कुनै प्रभुमा आस्था राख्नु हुन्न । यसैलाई अनन्य भक्ति अर्थात् पूजा भनिन्छ ।

केवल परम अक्षर ब्रह्मको पूजा गर्नुलाई अनन्य भक्ति भनिन्छ । तर गीता अध्याय ८ श्लोक २२ को सही अनुवाद गर्ने हो भने मात्र स्पष्ट हुन्छ कि:

पुरुषः सः, परः पार्थ, भक्तया, लभ्यः तु, अनन्या,  
यस्य, अन्तःस्थानि, भूतानि, येन, सर्वम्, इदम्, ततम् ।

**अनुवाद:-** (स) ती (पर:) अर्का (पुरुषः) परमात्मा त अनन्य भक्तिद्वारा प्राप्त गर्न योग्य छन्, जसका अन्तर्गत सम्पूर्ण प्राणी छन् र जसले सारा जगत उत्पन्न गरेका हुन्, जो साराका पालन कर्ता हुन् । सरलार्थ समाप्त (गीता अध्याय ८ श्लोक २२) यसको मूलपाठ अर्थात् संस्कृतमा लेखिएको छ = सः परः पुरुषः = परः को अर्थ गीता अध्याय ८ श्लोक २० मा अर्को यानी अन्य गरिएको छ । यहाँ (गीता अध्याय ८ श्लोक २२ मा) पनि अन्य लिने हो भने गीता ज्ञानदाताभन्दा अन्य कुनै समर्थ प्रभु छन् भन्ने स्पष्ट हुन्छ । जसको शरणमा जानका लागि गीता अध्याय १८ श्लोक ६२ मा गीता ज्ञानदाताले भनेका छन् ।

उपरोक्त विवरणबाट निम्न कुरा स्पष्ट हुन्छ— गीता ज्ञानदाताले श्रीमद्भगवत गीतामा अनेकौं स्थानमा आफूभन्दा अन्य परमेश्वर (परम अक्षर ब्रह्म) को भक्ति गर्न भनेका छन् । उनैबाट पूर्ण मोक्ष सम्भव छ । जन्म-मरणको चक्र सदाका लागि समाप्त हुन्छ ।

**प्रमाणः**— गीता अध्याय ७ श्लोक १९ र २१, गीता अध्याय १८ श्लोक ४६, ६१, ६२ र ६६, गीता अध्याय ३ श्लोक ९, गीता अध्याय ८ श्लोक ३, ८, ९, १० र २० देखि २२, गीता अध्याय ४ श्लोक ३१ र ३२, गीता अध्याय १५ श्लोक १, ४ र १७, गीता अध्याय २ श्लोक १७ र ५९ गीता अध्याय ३ श्लोक १४, १५ र १९ तथा गीता अध्याय ५ श्लोक १४, १५, १६, १९, २०, २४, २५ र २६ मा पनि यो प्रमाण छ ।

**प्रश्न नं. २६:** हामीले सारा सन्तहरू तथा हाम्रा हिन्दू धर्मका धर्मगुरुहरूबाट गीताको ज्ञान श्री कृष्ण जीले अर्जुनलाई सुनाएका हुन् भन्ने सुनेका हाँ । हामीलाई श्री कृष्ण जी पूर्ण परमात्मा हुन्, श्री विष्णु जीले नै स्वयम् अवतार धारण गरेर देवकी जीको गर्भबाट जन्मेका थिए, यिनका अतिरिक्त अरु कोही परमात्मा छैनन् भन्ने जस्ता कुरा बताइएको छ । तर तपाईंको सत्सङ्गमा तपाईंले परमात्मा गीता ज्ञानदाताभन्दा मिन्न छन् भन्ने खालका उट्पट्याङ्ग कुरा भन्नु भएको छ । त्यसको प्रमाण शास्त्रमा देखाउनु होस् । अनि मात्र विश्वास हुन सक्छ ।

**उत्तरः**— उपरोक्त प्रश्नहरूको उत्तरमा थुप्रै यिनै प्रमाणहरू देखाएँ । तर तपाईंमा अहिले पनि शब्दका छ । त्यसको कारण पहिलो कुरा त यी हिन्दू धर्मगुरुहरूलाई आफौं शास्त्रहरूको ज्ञान छैन । यदि ज्ञान भएको भए तपाईंलाई उपरोक्त शास्त्रविरुद्ध व्याख्या सुनाउने थिएनन् । दोस्रो कुरा धार्मिक गुरु एक अध्यापक समान हुन्छन् । जुन अध्यापकलाई आफ्नो पाठ्यक्रम (सिलेबस) को नै ज्ञान छैन भने त्यो शिक्षक अज्ञानी मानिन्छ तथा उसले विद्यार्थीहरूको जीवनसँग खेलवाड गरि रहेको छ किनकि उसले

विद्यार्थीहरुलाई पाठ्यक्रम विपरीत ज्ञान रटाइ रहेको छ अर्थात् पढाइ रहेको छ । यस्ता शिक्षकबाट जोगिनु पर्छ । त्यस्ता शिक्षकलाई त्याग्नु नै विद्यार्थीहरुको हितमा हुन्छ ।

तपाईंलाई श्रीमद्भगवत गीताबाट पूर्ण परमात्मा गीता ज्ञानदाताभन्दा अलग हुनु हुन्छ, उहाँ नै उपासना योग्य हुनु हुन्छ, उहाँकै भक्तिबाट पूर्ण मोक्ष प्राप्त हुन्छ भन्ने सारा प्रमाण बताउँछु । यहाँ गीताका केही श्लोकहरू लेख्छु, तपाईं स्वयम् यी श्लोकहरू गीता शास्त्रमा हेर्न सक्नु हुन्छ । यथार्थ रूपमा जानका लागि मैले अनुवाद गरेको “गहरी नजर गीता मैं नामक श्रीमद्भगवत गीता प्राप्त गरी हेर्नु होस् । यो हाप्रो Web site : [www.jagatgururam.org](http://www.jagatgururam.org) बाट डाउनलोड गर्न सक्नु हुन्छ

गीता अध्याय १८ श्लोक ४६, ६१, ६२ र ६६ अध्याय ७ श्लोक १९ र २९ अध्याय ८ श्लोक ३, ८, ९, १०, २०, २१ र २२, अध्याय ४ श्लोक ३१ र ३२ अध्याय १५ श्लोक १, ४, १६ र १७ अध्याय २ श्लोक १७ र ५९ अध्याय ३ श्लोक १४, १५ र १९ ; अध्याय ५ श्लोक १४, १५, १६, १९, २०, २४, २५, र २६ ; अध्याय ६ श्लोक ७; अध्याय ११ श्लोक ५५ तथा अध्याय १२ श्लोक १ देखि ५ ।

उपरोक्त गीता श्लोकहरूमा निम्न प्रमाणहरू छन्— गीता ज्ञानदाताभन्दा अन्य कोही पूर्ण परमात्मा छन् । उनको विषयमा तथा उनको शक्तिको लागि भक्ति साधनासँग गीता ज्ञानदाता पनि अनभिज्ञ (अपरिचित) छन् । प्रमाण गीता अध्याय ४ श्लोक ३२ तथा ३४ मा छ । गीता ज्ञानदाताले (४/३२) भनेका छन्— यज्ञहरू अर्थात् धार्मिक अनुष्ठानहरूको विस्तृत ज्ञान (ब्रह्मणः मुखे) सच्चिदानन्द घन ब्रह्मका मुख कमलबाट उच्चारित वाणीमा छ, जुन परमात्मा स्वयम् पृथ्वीमा प्रकट भएर आफ्नो मुखारविन्दबाट बोल्दछन्, त्यसलाई तत्त्वज्ञान भनिन्छ, त्यसैलाई सूक्ष्मवेद पनि भनिन्छ । त्यो ज्ञान पछि तत्त्वदर्शी सन्ताले जान्दछन् । त्यस ज्ञानमा पूर्ण परमात्माको प्राप्ति तथा स्थितिको सम्पूर्ण ज्ञान हुन्छ ।

नोट:- गीताको अनुवादकहरूले गीता अध्याय ४ श्लोक ३२ को अनुवादमा केही त्रुटि गरेका छन्— जस्तो, “ब्रह्मणः” शब्दको अर्थ “वेद” गरेका अर्थात् लेखेका छन्, जुन अनुचित छ । “ब्रह्मण” शब्दको यथार्थ अर्थ गीता अध्याय १७ श्लोक २३ मा पनि लेखेका अर्थात् गरेका छन्— “ब्रह्मणः” = सच्चिदानन्द घन ब्रह्म अर्थात् पूर्ण परमात्मा ।

{पाठकहरूसँग विशेष निवेदन:- तपाईंहरू गीता प्रेस गोरखपुरबाट प्रकाशित गीतासँग प्रमाण मिलाएर हेर्नु होस्, विशेष गरेर “पदच्छेद, अन्वय, साधारण भाषा टीका सहित” अनुवादक श्री जयदयाल गोयन्दका तथा श्री रामसुख दास जीद्वारा अनुवादित गीतामा हेर्नु होस् । “गीता तिम्रो ज्ञान अमृत” पुस्तकमा प्रमाणका लागि भएका जति पनि श्लोकहरूका फोटोकपीहरू यसै पुस्तकको पृष्ठ २०४ देखि ३५७ मा राखिएका छन् र यी फोटोकपीहरू हिन्दू सन्त विद्वान श्री जयदयाल गोयन्दकाद्वारा अनुवादित तथा गीता प्रेस गोरखपुरबाट प्रकाशित गरिएका हुन् ।}

गीता अध्याय ४ श्लोक ३४ मा गीता ज्ञानदाताले भनेका छन्— जुन ज्ञान परमात्मा स्वयम् आफ्नो मुखकमलबाट बोल्दछन्, त्यो तत्त्वज्ञान हो । त्यसमा यज्ञ अर्थात् धार्मिक अनुष्ठानहरूको विस्तृत जानकारी भनिएको छ । त्यो ज्ञान तिमी तत्त्वदर्शी सन्तका समीपमा गएर जान । उनलाई दण्डवत प्रणाम तथा विनम्रतापूर्वक प्रश्न गर्नाले ती तत्त्वज्ञान जान्ने महात्माले तिमीलाई तत्त्वज्ञान बताउने छन् ।

यसबाट सिद्ध हुन्छ— गीता ज्ञानदातालाई तत्त्वज्ञानको जानकारी छैन । तत्त्वज्ञान श्रीमद्भगवत् गीतामा छैन । यदि गीता ज्ञानदातालाई तत्त्वज्ञान भएको भए अझ एक अध्याय भन्ने थिए ।

माथि लेखिएका श्रीमद्भगवत् गीता जीका श्लोकहरूमा स्पष्ट छ— गीता ज्ञानदाताभन्दा अन्य कुनै समर्थ अविनाशी, पूर्ण मोक्षदाता, वास्तवमा “परमात्मा”, सबको धारण-पोषण गर्ने, जसको शरणमा गएपछि सनातन परमधाम (शाश्वतम् स्थानम्) प्राप्त हुन्छ तथा परम शान्ति प्राप्त हुन्छ । त्यस परम पदमा गए पश्चात् साधक कहिल्लै फर्केर संसारमा आउँदैनन् अर्थात् जन्म-मृत्यु सदाका लागि समाप्त हुन्छ । अब उपरोक्त गीताका श्लोकहरूबाट केहीका अनुवाद गरेर स्पष्ट गर्नु।

गीता अध्याय १८ श्लोक ६२ मा भनेका छन्— हे भारत ! तिमी सर्व भावले उनै परमेश्वरको शरणमा जाऊ, उनको कृपाले नै तिमीलाई परमशान्ति तथा सनातन परमधाम प्राप्त हुने छ । हिन्दू धर्मका सन्त, महामण्डलेश्वर तथा धर्मगुलहरूले भने श्रीकृष्ण जीले आफ्नो शरणमा जान भनि रहेका छन् भन्छन् । ती धर्मगुरुहरूले यसो भन्नु सर्वथा अनुचित छ किनकि गीता अध्याय २ श्लोक ७ मा भनेका छन्— हे श्रीकृष्ण ! म (अर्जुन) हजुरको शरणमा छु, हजुरको शिष्य हूँ । जुन हाम्रो हितमा छ, त्यही सल्लाह मलाई दिनु होस् । गीता अध्याय ४ श्लोक ३ मा भनेका छन्— हे अर्जुन ! तिमी मेरा भक्त हौ । गीताको यस उल्लेखबाट अर्जुन त पहिले देखिए नै श्रीकृष्ण जीको शरणमा थिए भन्ने स्पष्ट हुन्छ । त्यसैले गीता अध्याय १८ श्लोक ६२ को भावार्थ— गीता ज्ञानदाताले आफूभन्दा अर्का परमेश्वरको शरणमा जान भनि रहेका छन् । यसबाट गीता ज्ञानदाताभन्दा कुनै भिन्न “परमेश्वर” छन् भन्ने कुरा सिद्ध भयो।

अन्य प्रमाणः— गीता अध्याय ८ श्लोक १ को प्रश्नको उत्तर गीता ज्ञानदाताले श्लोक नं. ३ मा दिइएको छ— उनी “परम अक्षर ब्रह्म” हुन् । फेरि अध्याय ८ को नै श्लोक ५ तथा श्लोक ७ मा भने आफ्नो भक्ति गर्न भनेका छन् । फेरि श्लोक ८, ९ र १० मा परम अक्षर ब्रह्मको भक्ति गर्न राय दिएका छन् । गीता अध्याय ४ श्लोक ५, अध्याय २ श्लोक १२ तथा अध्याय १० श्लोक २ मा गीता ज्ञानदाताले आफ्नो स्थिति स्पष्ट पार्दै भनेका छन्— यदि मेरो भक्ति गर्छौ भने तिम्रो र मेरो जन्म-मृत्यु सदा रहि नै रहने छ । गीता अध्याय १५ श्लोक १ मा तत्त्वदर्शी सन्तको पहिचान बताएका छन्— संसार रूपी वृक्षको मूल सहित सम्पूर्ण भाग तत्त्वद्वारा जान्ने व्यक्ति (सः वेदवित्) वेदको तात्पर्य जान्ने हुन् अर्थात् उनी तत्त्वदर्शी सन्त हुन् । फेरि अध्याय १५ श्लोक ४ मा भनेका छन्— तत्त्वदर्शी सन्त प्राप्त भए पश्चात् परमेश्वरको त्यो परमपद खोज्नु पर्छ,

जहाँ गए पश्चात् साधक फेरि फर्कर संसारमा कहिल्यै जन्म-मृत्युको चक्रमा आउँदैनन् । गीता अध्याय १८ श्लोक ६२ मा त्यसको वर्णन गरिएको छ— अर्जुन ! तिमी सर्व भावले उनै परमेश्वरको शरणमा जाऊ । उनै परमेश्वरको कृपाले नै तिमीलाई परम शान्ति तथा सनातन परमधाम प्राप्त हुने छ । यो नै परम शान्ति हो किनकि साधकले पुनः जन्म लिनु पर्दैन । सदाका लागि अमरलोक (सनातन परम धाम) मा निवास गर्ने छन् । त्यहाँ नैष्कर्य मोक्ष प्राप्त हुन्छ, जसको भावार्थः— सत्यलोक (सनातन परम धाम) मा काम नगरिकन नै सबै सुविधाहरू तथा पदार्थ प्राप्त हुन्छन् र आफ्नो पुण्य कहिल्यै समाप्त हुँदैन । त्यसो त श्री ब्रह्मा, विष्णु, शिव, गणेश, दुर्गा, ब्रह्म तथा परब्रह्मको भक्तिबाट पनि नैष्कर्य मोक्ष प्राप्त हुन्छ, तर त्यो केही समयसम्म मात्र रहन्छ, जुन प्रत्येक देवताको लोकमा बनेको स्वर्ग (होटल) मा प्राप्त हुन्छ तर त्यहाँ प्राणीहरूलाई आफ्नो पुण्यको प्रतिफल मात्र प्राप्त हुन्छ । पुण्य समाप्त भएपछि पुनर्जन्म तथा मृत्युको चक्र पुनः प्रारम्भ हुन्छ । (‘नैष्कर्य’ मुक्तिको वर्णन गीता अध्याय ३ श्लोक ४ तथा अध्याय १८ श्लोक ४९ मा छ ।)

जुन सनातन परमधाम तथा शान्ति प्राप्तिको लागि तथा ती परमेश्वरको शरणमा जानका लागि गीता अध्याय १८ श्लोक ६२ तथा अध्याय १५ श्लोक ४ मा भनिएको छ— उनी गीता ज्ञानदाताभन्दा अन्य पूर्ण परमात्मा हुन् । गीता अध्याय ८ श्लोक ५ तथा ७ मा गीता ज्ञानदाताले आफ्नो भक्ति गर्न भनेका छन् । त्यसबाट त जन्म-मृत्यु दुबै रहि रहन्छन् । त्यसैले फेरि गीता अध्याय ८ श्लोक ८, ९ र १० मा उनै परमेश्वरको भक्ति गर्न भनेका छन्, जसको वर्णन गीता अध्याय १८ श्लोक ६२ तथा अध्याय १५ श्लोक ४ मा छ । फेरि गीता अध्याय ८ को नै श्लोक १८ मा भनेका छन् । गीता अध्याय १५ श्लोक १६-१७ मा तीन पुरुष भनेका छन्:-

१. क्षर पुरुषः— यी स्वयम् गीता ज्ञानदाता हुन् । यिनलाई क्षर ब्रह्म पनि भनिन्छ । यी केवल २१ ब्रह्माण्डका प्रभु हुन् ।

२. अक्षर पुरुषः— यिनलाई परब्रह्म पनि भनिन्छ । यिनी केवल ७ शब्द्ख ब्रह्माण्डका प्रभु हुन् ।

३. परम अक्षर पुरुषः— जसलाई परम अक्षर ब्रह्म, परमेश्वर, सत्य पुरुष, अविनाशी परमात्मा पनि भनिन्छ । उनी असञ्चय ब्रह्माण्डका स्वामी हुन् । यहाँ अर्थात् गीता अध्याय ८ श्लोक ८, ९, १०, २० तथा २२ मा परम अक्षर पुरुषको विषयमा वर्णन तथा अध्याय ८ श्लोक १८ मा अक्षर पुरुषको विषयमा वर्णन छ ।

जुन समयमा अक्षर पुरुषको एक दिन समाप्त हुन्छ, त्यो एक हजार युगको हुन्छ । ध्यान रहोस् अध्याय ८ श्लोक १७ को मूल पाठमा केवल सहस्र युग लेखिएको छ, सहस्रचतुर्युग होइन । त्यसैले अक्षर पुरुषको एक दिन समाप्त भएपछि सम्पूर्ण प्राणी, क्षर पुरुष तथा अक्षर पुरुषको केही क्षेत्र नष्ट हुन्छ, क्षर पुरुष तथा यिनका एककाईस ब्रह्माण्डका सबै प्राणीहरू नष्ट हुन्छन् । दिन प्रारम्भ भएपछि पुनः सम्पूर्ण जीवहरू

आफ्नो कर्म अनुसार उत्पन्न हुन्छन् र मर्हन् । फेरि गीता अध्याय ८ श्लोक २० मा भनिएको छ— तर यस अव्यक्त अर्थात् अक्षर पुरुषभन्दा (पर:) भिन्न जो अन्य सनातन अव्यक्त भाव अर्थात् परम अक्षर ब्रह्म परमेश्वर त सारा प्राणीहरू नष्ट भएपछि पनि नष्ट हुँदैनन् । फेरि गीता अध्याय ८ श्लोक २१ मा भनेका छन्— उनलाई अविनाशी अव्यक्त भनिएको छ, उनैलाई परमेश्वर भनिएको छ । त्यही धामको प्राप्तिबाट परम गति अर्थात् परमशान्ति प्राप्त हुन्छ, जसलाई प्राप्त गरेपछि साधक फेरि फर्कर आउँदैन जसको विषयमा गीता अध्याय १८ श्लोक ६२ तथा अध्याय १५ श्लोक ४ मा भनिएको छ । गीता ज्ञानदाताले भनेका छन्— त्यो धाम मेरो धामभन्दा परम अर्थात् श्रेष्ठ छ, यसैले त्यसलाई सनातन परम धाम भनिन्छ । (नोट: यस गीता अध्याय ८ श्लोक २१ को अनुवादमा गल्ती गरिएको छ । गीता ज्ञानदाताले भनेका छन्— त्यो मेरो परमधाम हो । वास्तवमा मूल पाठमा यस्तो लेखिएको छ— ‘तत् धाम परमम् मम’ । यसमा ‘मम’ शब्दमा हलन्त (मम) छैन । प्रमाणका लागि तिनै गीता अनुवादकहरूले गीता अध्याय ३ श्लोक २३ मा ‘मम’ को अर्थ लेख्दा मम् = ‘मेरो नै’ अर्थ लेखेका छन् । यसैगरी यस अध्याय ८ श्लोक २१ मा ‘मम’ को अर्थ मेरोभन्दा पनि परम धाम छ, यो सही हो । फेरि गीता अध्याय ८ श्लोक २२ मा स्पष्ट गरिएको छ— पुरुषः सः परः = (सः) ती (पर:) अर्का (पुरुषः) परमेश्वर त अनन्य भक्तिद्वारा प्राप्त हुन योग्य छन्, जसका अन्तर्गतमा सारा प्राणी छन् । जसले सारा संसारको रचना (उत्पत्ति) गरेका हुन् । गीता अध्याय ८ श्लोक २०-२२ मा गीता ज्ञानदातभन्दा अन्य परम पुरुषको वर्णन छ, त्यसैले गीता ज्ञानदाताले त्यस धामलाई आफ्नो भन्न सदैनन् । उनले आफ्नो धाम अर्थात् लोकभन्दा परम अर्थात् श्रेष्ठ धाम उनै परमेश्वरको धामलाई भनेका छन् । यही सही अर्थ हो ।

विचार गरी— गीता अध्याय ८ श्लोक २० मा “परः” शब्दको अर्थ “भिन्न” गरेका छन् अर्थात् अव्यक्त भन्दा (पर:) = भिन्न अर्थात् अर्का सनातन अव्यक्त भाव भएका परमेश्वर हुन् । यसैगरी गीता अध्याय ८ श्लोक २२ मा भनेका छन् (सः) उनी (पर:) जो भिन्न अर्थात् अर्का (पुरुषः) परमेश्वर छन्, उनको प्राप्ति अनन्य भक्तिले मात्र सम्भव छ ।

यसैको अन्य प्रमाण— गीता अध्याय ७ श्लोक १२ देखि १५ मा तीन गुणहरू (रजगुण ब्रह्मा जी, सत्तगुण विष्णु जी तथा तमगुण शङ्कर जी) को भक्ति गर्नेहरूलाई राक्षस, मनुष्यहरूमा निच, दूषित कर्म गर्ने मूर्ख भनिएको छ तथा गीता ज्ञानदाताले यिनीहरूले मलाई पनि भज्दैनन् भनेका छन् । आफ्नो भक्तिको विषयमा गीता अध्याय ७ श्लोक १६-१८ मा मेरो भक्तिले हुने गति अनुत्तम (घटिया) छ भनेका छन् । गीता अध्याय ७ श्लोक १९ मा भनेका छन्— थुप्रै-थुप्रै जन्महरूको अन्तको कुनै जन्ममा मेरो भक्ति गर्दछन् अन्यथा अन्य देवताहरू र भैरव-भूतहरूको पूजा गरि रहन्छन् । तर यो कुरा बताउने सन्त अति दुर्लभ छन् । वासुदेव अर्थात् सबैको भन्दा माथि वास अर्थात् सत्ता भएका पूर्ण परमात्मा नै पूजा योग्य छन् अर्थात् उनी नै (सर्वम्) सबै थोक हुन्,

उनैको भक्तिबाट पूर्ण मोक्ष प्राप्त हुन्छ । उनी नै सारा सृष्टिको रचयिता हुन् । सबैको धारण-पोषण गर्ने हुन् । फेरि गीता अध्याय ७ श्लोक २९ मा गीता ज्ञानदाताले भनेका छन्— जुन साधकले मेरो ज्ञानको आधार बनाएर तत्त्वदर्शी सन्ततबाट ज्ञान प्राप्त गरी केवल जरा (वृद्धावस्थाको दुःख) तथा मरण (मृत्युको दुःख) बाट छुटकारा पाउनका लागि भक्ति गरेर प्रयत्न गर्दछन्, तिनीहरू संसारका सम्पूर्ण वस्तुहरूलाई नाशवान मानेर यसको प्राप्तिको इच्छा राख्दैनन्, केवल मोक्षको उद्देश्यले मात्र भक्ति गर्दछन् । यिनीहरूले (तत् ब्रह्म) ती ब्रह्मलाई (विद्वु) जान्दछन्, सारा कर्महरूसँग परिचित छन्, सम्पूर्ण अध्यात्म ज्ञानसँग परिचित छन् । (गीता अध्याय ७ श्लोक २९)

गीता अध्याय ८ श्लोक १ मा अर्जुनले प्रश्न गरे- हे भगवान् ! (किम् तत् ब्रह्म) त्यो ब्रह्म के हो ? जसको जानकारी भइ सकेपछि साधक केवल मोक्ष मात्र चाहन्छ । यसको उत्तर गीता अध्याय ८ श्लोक ३ मा गीता ज्ञानदाताले दिदै भनेका छन्— ‘ती परम अक्षर ब्रह्म हुन् ।’ गीता ज्ञानदाताले यी परम अक्षर ब्रह्मको जानकारी गीता अध्याय ८ मा नै श्लोक ८, ९, १०, २०, २१ र २२ मा पनि दिएका छन्, जुन गीता ज्ञानदाताभन्दा भिन्न छन् । गीता अध्याय २ श्लोक १७ मा भनेका छन्— जुन परमेश्वरले सम्पूर्ण जगतको रचना गरेका छन् तथा जसबाट यो जगत व्याप्त छ (अर्थात् जसको शक्तिले सम्पूर्ण ब्रह्माण्ड टिकेको छ, अडिएको छ ।) उनी नै वास्तवमा अविनाशी परमात्मा हुन्, जसको नाश गर्न कोही समर्थ छैनन् । गीता अध्याय १५ श्लोक १७ मा पनि भनेका छन्— पुरुषोत्तम त अरु नै छन् (गीता अध्याय १५ श्लोक १६ मा दुई पुरुष भनिएका छन्— क्षर पुरुष र अक्षर पुरुष । उत्तम पुरुष यी भन्दा भिन्न छन् अर्थात् श्रेष्ठ परमेश्वर) जो तिनै लोकमा प्रवेश गरेर सबैको धारण-पोषण गर्दछन् । उनैलाई परमात्मा भनिन्छ । उनै वास्तवमा अविनाशी परमात्मा हुन् । (गीता अध्याय १५ श्लोक १७) फेरि गीता अध्याय २ को नै श्लोक ५९ मा पनि गीता ज्ञानदाताले आफूभन्दा अर्का परमात्माको विषयमा भनेका छन् । प्रसङ्ग गीता अध्याय २ श्लोक ५३ बाट चलेको छ । जसमा भनिएको छ— हे अर्जुन ! जतिखेर नाना-भाँतिका भ्रमित तुल्याउने वचनहरूद्वारा विचलित भएको तिम्रो बुद्धि जब परमात्मामा अटल तथा स्थिर हुने छ, तब तिमीले योग (सिद्धि) प्राप्त गर्ने छौ । (गीता अध्याय २ श्लोक ५३) फेरि गीता अध्याय २ श्लोक ५९ मा भनेका छन्— केही व्यक्तिहरू निराहार रहेर (भोजन त्यागेर) केवल फलाहार वा दूधाहार मात्र गर्दन् । उनीहरूको विषय विकार केही समयका लागि निवृत्त त हुन्छ, तर संसारका पदार्थहरूबाट आसक्ति निवृत्त हुँदैन । शास्त्रानुसार साधना गर्नाले ती भिन्न (अर्का) परमात्माको साक्षात्कार हुन्छ, जसबाट विषय-विकार तथा आसक्ति पनि निवृत्त हुन्छ । गीता अध्याय २ श्लोक ५९ को मूल पाठमा ‘परम्’ शब्द छ, जसको अर्थ ‘पर’ अर्थात् अर्को हुन्छ । उदाहरणका लागि गीता अध्याय ७ श्लोक १३ को मूल पाठमा यही ‘परम्’ शब्द छ । यसमा गीता ज्ञानदाताले

भनेका छन्— तीनै गुणहरू (रजगुण श्री ब्रह्मा जी, सतगुण श्री विष्णु जी तथा तमगुण श्री शङ्कर जी) को भावबाट सारा संसार मोहित भइ रहेका छन्, यिनीहरूभन्दा भिन्न (अर्को) मलाई जान्दैनन् । (गीता अध्याय ७ श्लोक १३) यसमा परम् = पर = भिन्न अर्थात् अर्को अर्थ हुन्छ । यसैगरी गीता अध्याय २ श्लोक ५९ मा “परम्” को अर्थ पर = भिन्न अर्थात् अर्को भन्ने जानाँ किनकि गीता अध्याय ११ श्लोक ५५ तथा गीता अध्याय १२ श्लोक १ देखि ६ मा प्रमाण छ । गीता अध्याय ११ श्लोक ५५ मा सङ्केत गरेका छन्— मत् कर्मकृत् = शास्त्रानुकूल भक्तिकर्म मेरो लागि (मत् परम्) म भन्दा श्रेष्ठ परमात्माका लागि गर्दै (मत् भक्त) मेरो भक्तले मलाईनै प्राप्त गर्दछ किनकि जबसम्म तत्त्वदर्शी सन्त प्राप्त हुँदैनन्, तबसम्म वेदहरूका ज्ञानको अनुसार “ॐ” लाई पूर्ण परमात्माको नाम ठानेर जाप गर्छन् । जसकारणले ब्रह्मलोकमा जान्छन् । त्यसैले मेरो भक्तले म भन्दा अलग पूर्ण परमात्माको भक्ति गरेर मलाई नै प्राप्त गर्छ भनेका छन् । (गीता अध्याय ११ श्लोक ५५)

फेरि गीता अध्याय १२ श्लोक १ मा स्पष्ट छः— अर्जुनले प्रश्न गरे पूर्वोक्त प्रकारले भक्ति गर्ने भक्त (गीता अध्याय ११ श्लोक ५५ मा सङ्केत छ), (त्वम्) तपाईं तथा (अवयक्तम् अक्षरम्) अविनाशी अव्यक्त (जसको वर्णन गीता अध्याय ८ श्लोक २० - २२ मा छ ।) लाई भज्नेहरू मध्ये उत्तम भक्ति भएको भक्त कुन हो ? (गीता अध्याय १२ श्लोक १) फेरि गीता अध्याय १२ श्लोक २ मा गीता ज्ञानदाताले भनेका छन्— केवल मेरो ध्यानमा निमग्न भक्त (युक्ततमाः मताः) मेरो विचारमा त्यही सही साधक हो । (गीता अध्याय १२ श्लोक २)

गीता अध्याय १२ श्लोक ३ र ४ मा गीता ज्ञानदाताले भनेका छन्— जसले ती सर्वव्यापक जसको विषयमा म पनि जान्दिन्, जो सदा एक रस रहने स्थायी, अचल, अव्यक्त अर्थात् परोक्ष अविनाशी परम अक्षर ब्रह्मको निरन्तर उपासना गर्दछन्, सबै प्राणीका हितका लागि कामना गर्ने तथा सबैमा समान भाव राख्ने, साधकले मलाई नै प्राप्त गर्दछन् ।

**भावार्थः—** जुन सच्चिदानन्द घन ब्रह्म अर्थात् परम अक्षर ब्रह्मको ज्ञान गीता ज्ञानदातालाई पनि छैन, त्यो ज्ञान तत्त्वदर्शी सन्तालाई थाहा हुन्छ । तत्त्वदर्शी सन्त प्राप्त नहुनाले ब्रह्मको ओम (ॐ) नामलाई परम अक्षर ब्रह्मको नाम जाप ठानेर साधना गर्छन् । जसकारणले कालको जालमा रहन्छन् । त्यसैले भनिएको छ— त्यस साधकले मलाई नै प्राप्त गर्दछ । परमेश्वर कबीर जीले “सोहं” मन्त्र आविष्कार गरेर साधकहरूलाई बताउनु भएको छ । तर फेरि पनि सारनाम गोप्य रूपमा राख्नु भएको छ । सूक्ष्म वेदमा लेख्नु भएको छः—

सोहं शब्द हम जगमे लाए । सार शब्द हम गुप्त छिपाए ।  
सोहं उपर और सतसुकृत एक नाम ।

सब हंसोका बास है, नहीं बस्ती नहीं ठाम ॥  
 सतगुरु सोहं नाम दे, गुज्ज बीरज विस्तार ।  
 बिन सोहं सीझे नहीं, मूल मन्त्र निज सार ॥

साधकले जप्ने "सोहं" नामको जाप नै परब्रह्म (अक्षर पुरुषको प्रमाण गीता अध्याय १५ श्लोक १६ मा छ ) को जाप हो । सारनाम प्राप्त नभएसम्म "सोहं" तथा "ॐ" पूर्ण मोक्षदायक छैन । ॐ को जाप ब्रह्म (गीता ज्ञानदाता) को हो ब्रह्मलोकमा महाइन्द्रको लोक प्राप्त हुन्छ, जुन ब्रह्मलोकमा नै बनेको छ तथा "सोहं" नामको जापको भक्ति कमाइबाट ब्रह्मलोकमा नै बनेको नक्कली सत्यलोक प्राप्त हुन्छ । साधना कालमा साधकले "सबै प्राणीहरूको भलो होस्" पनि भनि रहन्छ ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।  
 सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग भवेत् ॥

**भावार्थः—** सबै सुखी होऊन्, सबै आरोग्य अर्थात् स्वस्थ होऊन्, सबैको भलो होस्, कसैलाई कुनै दुःख नहोस् ।

यो मङ्गल कामनालाई मन्त्र बनाएर आशीर्वाद दिन्छन्, प्रार्थना गर्छन् । यसबाट साधकको पुण्यको कमाइ अर्थात् भक्तिरूपी धन कसैलाई आशीर्वाद दिनाले तथा केही कुराको प्राप्तिको लागि गरिएको प्रार्थनाको माध्यमले समाप्त हुन्छ । तत्त्वदर्शी सन्तको अनुयायीले यो गल्ती कदापि गर्दैनन् । त्यसैले भनेका छन्— ती परम अक्षर ब्रह्मको साधकले पनि मलाई नै प्राप्त गर्दछ किनकि आशीर्वाद तथा सबैको मङ्गलकामना गरेर आफ्नो भक्ति समाप्त गर्छ, केहीले महास्वर्ग (ब्रह्मलोक) मा खाइपिइ गरी खर्च गर्छन्, अनि फेरि जन्म-मरण तथा ८४ लाख प्राणीहरूको चक्रमा खस्दछन् ।

राजा जनकको जीवनबाट सिद्ध गर्दछु:-

जनक जी त्रेतायुगका एक धार्मिक राजा थिए । यिनकी पुत्री सीता जी त्रिलोकी नाथ श्री विष्णु उर्फ श्री दशरथ जीका पुत्र श्री रामचन्द्र जीकी पत्नी थिइन् । सत्ययुगमा राजा जनक जीको जीव राजा अम्बरीष थिए । उनी श्री विष्णु जीका परमभक्त थिए । साथ-साथै वेदका अनुसार "ॐ" नाम जाप गर्थे । यो ब्रह्म साधना हो । जसको परिणाम स्वरूप लाखौं वर्षसम्म श्री विष्णु जीको लोकमा बनेको स्वर्गमा आफ्नो भक्तिको सुख भोग गरे । फेरि लाखौं वर्षसम्म ब्रह्मलोकमा ब्रह्म साधनाको सुख भोग गरे । अनि त्रेतायुगमा जनकको रूपमा पुनर्जन्म भयो । उनी एक धार्मिक राजा थिए । आफ्नो जीवन कालमा अनेकाँ यज्ञ (धार्मिक अनुष्ठान) गरे । श्री विष्णु जीको भक्ति गरे र ब्रह्म साधना पनि गरे । संसार छोडेर जाने समयमा स्वर्गबाट एउटा विमान आयो । राजा जनक जीलाई लिएर उड्यो । बाटोमा नर्क थियो, जसमा १२

करोड जीव आफ्नो कर्मको दण्ड भोगि रहेका थिए, हाहाकार मच्चिएको थियो । जनक जीले देवदूतहरूसँग यो कुन दुःखीहरूको आर्तनाद हो भनेर सोधे । विमान रोक्न लगाए । देवदूतहरूले भने— राजन् । यो नर्क हो । यहाँ प्राणीहरू आफ्ना पापकर्महरूको दण्ड भोगि रहेका छन् । जनक जीले म यिनीहरूको अवस्था हेर्न सकि रहेको छैन, यिनीहरूलाई यस नर्कबाट निकाल भने । देवदूतहरूले भने— जनक जी यो तपाईंको राज्य होइन । यहाँ धर्मराज जीको आदेश चल्छ । जनक जीले भने— या त यिनीहरूलाई छोडि देउ या मलाई पनि यसै नर्कमा राख । देवदूतहरूले यसको समाधान धर्मराजले नै गर्न सक्छन् भने । राजा जनक जीले धर्मराजसँग मेरो कुरा गराउ भने । धर्मराज त्यही उपस्थित भए र सम्पूर्ण अवस्था बुझेपछि भने— म तपाईंलाई यस नर्कमा राख्न सकिदैन तथा न त म यी १२ करोड जीवहरूलाई नर्कबाट निकाल्न नै सक्छु । तर एउटा उपाय छ । तपाईं (जनक जी) ले आफ्नो केही भक्तिधन (पुण्य तथा मन्त्र जापको भक्ति धन) यी १२ करोड जीवहरूलाई प्रदान गर्नु भयो भने यिनीहरूलाई तपाईंसँगै स्वर्गमा पठाइ दिन्छु । जनक जीले दयावश भएर आफ्नो आधा भक्ति कमाइ ती १२ करोड जीवहरूलाई दिए । ती १२ करोड आत्माहरू राजा जनकद्वारा प्रदान गरिएको पुण्यको आधारले स्वर्गमा गए र राजा जनकले पनि स्वर्गमा (विष्णुलोकको स्वर्गमा अनि ब्रह्मलोकमा भएको महास्वर्गमा) निवास गरेर आफ्नो पुण्यको भोग गरे । जसकारण भक्तिधन समाप्त भयो ।

कथा सारः— राजा जनक जीले दान गरेका आफ्नो आधा पुण्य १२ करोड जीवहरूलाई बराबर बाँडि दिए । त्यो पुण्यको फलस्वरूप ती आत्माहरू स्वर्गमा रहे । फेरि त्यो पुण्य समाप्त भएपछि पुनः तिनीहरूलाई त्यही नर्कमा हालियो । बाँकी रहेको पापकर्म फेरि भोग्नु पन्यो । राजा जनकसँग धेरै ठूलो धोका भयो । उनको आधा पुण्यकर्म दान गरेर समाप्त भयो र आधा माथि स्वर्गमा भोग गरेर समाप्त भयो । उनी पुनः जन्म-मरणको चक्रमा परे । त्यही जनक जीको जीव कलियुगमा सिख गुरु श्री नानक देव साहेबजी भए । पूर्ण परमात्माले श्री जनक जीसँग सुल्तानपुर सहरमा बैई नदीको घाटमा साधुको भेषमा भेट गर्नु भयो । उनलाई सनातन परमधाम (सत्यलोक = सच्चखण्ड) मा लैजानु भयो । अनि तेस्रो दिन त्यही बैई नदीको घाटमा ल्याएर छोड्नु भयो । सम्पूर्ण तत्त्वज्ञानसँग परिचित गराउनु भयो । उनको पहिलेका अनेकौं राम्रा जीवनहरूको जन्म देखाउनु भयो । उनलाई सत्यनाम (यो दुई अक्षरको मन्त्र हो— एउटा ओम्कार (ॐ) तथा अर्को गुप्त छ, जुन उपदेशीलाई मात्र बताइन्छ ।) को दीक्षा प्रदान गर्नु भयो, तब मात्र श्री नानक देव जीको पूर्ण मोक्ष भयो । यदि परमात्मा तत्त्वदर्शी सन्तका रूपमा प्रकट भएर तत्त्वज्ञान नबताउनु भएको भए श्री नानक देव जी वाला जीवको जन्म-मरणको चक्र कहिल्यै समाप्त हुने थिएन । त्यो सत्य साधना म (सन्त रामपाल जी) सँग छ । यहाँ प्रसङ्ग चलि रहेको छ— भावनामा बगेर आशीर्वादद्वारा आफ्नो भक्तिरूपी धन कहिल्यै नष्ट गर्नु हुन् । तपाईंले कुनै धनवान

बुद्धिमान व्यक्तिले आफूसँग भएको नोटहरू अरू कसैलाई बाडेको देखु भएको छैन होला । यदि कसैलाई सहयोग गर्न चाहनु हुन्छ भने उसलाई कमाउने तरिका बताउनु होस्, जसबाट ऊ आपनै गोडामा उभिएर धनी बन्न सकोस् । यसेगरी भक्तजनहरूले कसैलाई सहायता गर्न चाहन्छन् भने उसलाई पूर्णगुरुबाट दीक्षा दिलाएर भक्तिधन कमाउने प्रेरणा दिनु पर्छ ।

गीता अध्याय १२ श्लोक ५ मा भनिएको छ— जसको आस्था सच्चिदानन्द धन ब्रह्म अर्थात् परम अक्षर ब्रह्ममा छ र जो उनैलाई (चेतसा) जान्ने वाला छ, उनलाई अधिकतर (क्लेशः) शङ्काको कारणले ज्ञानको झागडा भइ रहन्छ ? यसकारण ती मानव शरीर धारीहरूका लागि दुःख पूर्वक प्राप्त गरिने खालको गति हुन्छ ।

**भावार्थः—** तत्त्वदर्शी सन्त प्राप्त नहुनाले कबीर पन्थी (घिसादास पन्थी, गरीबदास पन्थी, दादू पन्थी, नेकीराम पन्थी सबै कबीर पन्थी भनिन्थे ।) पनि कठीन तपस्या गर्छन् । ब्रत, मौनब्रत अन्य कठीन साधना पनि गर्दछन् । त्यसैले भनिएको छ— ती पूर्ण परमात्माको साधना क्लेशयुक्त तथा दुःखपूर्वक प्राप्त हुने खालको छ तर वास्तवमा शास्त्रानुकूल सम्पूर्ण साधना अत्यन्त सरल छ ।

**प्रमाणः—** यजुर्वेद अध्याय ४० मन्त्र १५ मा ब्रह्म साधनाका लागि भनिएको छ:

वायुः अनिलम् अमृतम् अथ इदम् भस्मान्तम् शरीरम् ।

ओम् कृतम् स्मर, किलबे स्मर कृतुः स्मर ॥

**भावार्थः—** ब्रह्म साधनाका लागि (ॐ) ओम् नाम छ । यसबाट प्राप्त हुने अमृतम् अर्थात् मोक्ष प्राप्तिका लागि “ॐ” नामको जाप (वायुः अनिलम्) स्वास-उस्वासद्वारा पूरा लगनका साथ शरीर नष्ट नभएसम्म अर्थात् जीवन पर्यन्त (कृतम्) काम गर्दा गर्दै (स्मर) स्मरण गर, (किलबे स्मर) पूर्ण कसक अर्थात् आलाप-विलाप जस्तो गतिले स्मरण गर, (कृतुःस्मर) मनुष्य जीवनको मूलकार्य जानेर स्मरण गर । (यजुर्वेद अध्याय ४० मन्त्र १५)

फेरि यजुर्वेद अध्याय ४० मन्त्र १७ मा वेद ज्ञानदाता (गीता ज्ञानदाता पनि यिनै हुन् ।) ले भनेका छन्— ती परमात्मा त माथिको लोकमा परोक्ष अर्थात् अव्यक्तरूपमा छन् । (अहम खम् ब्रह्म ओम्) म ब्रह्म हूँ, दिव्य आकाश रूपी ब्रह्म लोकमा बस्छु, मेरो नाम ॐ हो । यजुर्वेद अध्याय ४० मन्त्र १० मा वेद ज्ञानदाताले भनेका छन्— कसैले त परमात्मालाई (सम्भवात्) उत्पन्न हुने अवतारको रूपमा साकार मान्दछन्, कसैले (असम्भवात्) उत्पन्न नहुने अर्थात् निराकार मान्दछन् । ती परमात्मा उत्पन्न हुन्छन् वा हुँदैन या जे जस्ता छन्, त्यसको ज्ञान (धीराणाम्) तत्त्वदर्शी सन्तजनले बताउँछन्, उनैबाट (श्रृणुः) सुन । (यजुर्वेद अध्याय ४० मन्त्र १०) यही प्रमाण गीता

अध्याय ४ श्लोक ३४ मा छ— परमात्माको विषयमा सम्पूर्ण ज्ञान तत्त्वदर्शी सन्तले बताउने छन् । उनको खोजी गर, उनीसँग निष्कपट भावले तथा दण्डवत प्रमाण गरेर विनम्रता पूर्वक प्रश्न गर्नाले ती तत्त्वदर्शी सन्तले तिमीलाई तत्त्वज्ञानको उपदेश दिने छन् । सूक्ष्म वेदमा पनि भनिएको छः—

नाम उठत नाम बैठत, नाम सोवत जाग रे ।

नाम खाते नाम पिते, नाम सेती लाग रे ॥

**भावार्थ :** परमात्माको साधना केवल नामको जापले मात्र हुन्छ, त्यस नामको जाप कार्य गर्दा गर्दै गर, सुन्नु भन्दा पहिले, विहान उठनासाथ, खाना खाँदा, पेय पदार्थ पिउँदै गर्दा अर्थात् सम्पूर्ण कार्य सँग सँगै नामको स्मरण गर । **भावार्थ :** हठयोग नगरी कर्मयोगमा साधना गर ।

### “गीतामा दुई प्रकारका ज्ञान छन्”

सच्चिदानन्द घन ब्रह्म अर्थात् सत्य पुरुषले वेदहरू (ऋग्वेद, यजुर्वेद, सामवेद तथा अर्थव वेद) तथा सूक्ष्म वेदमा आफ्नो मुख कमलबाट भनेका तत्त्वज्ञानसँग गीताको ज्ञान मेल खादैन भने त्यो गलत ज्ञान हो । त्यो गीता ज्ञानदाताको आफ्नो मत हो, त्यो स्वीकार्य छैन । गीता ज्ञानदाताले कैर्यौ श्लोकहरू— गीता अध्याय १३ श्लोक २, अध्याय ७ श्लोक १८, अध्याय ६ श्लोक ३६, अध्याय ३ श्लोक ३१ तथा अध्याय १८ श्लोक ७०) मा यस्तो मेरो मत छ, यस्तो मेरो विचार छ भनेका छन् । श्रीमद्भगवत गीतामा ९५ प्रतिशत वेदको ज्ञान छ तथा ५ प्रतिशत गीता ज्ञानदाताको आफ्नो मत छ । यदि त्यो वेदसँग मेल खान्छ भने सही हो, अन्यथा व्यर्थ छ । उदाहरणका लागि गीता अध्याय २ श्लोक ३७, ३८ पर्याप्त छ । गीता अध्याय २ श्लोक ३७ मा लाभ-हानी बारे बताइएको छ—या त तिमी युद्धमा मारिएर स्वर्ग प्राप्त गर्ने छौं वा युद्ध जितेर पृथ्वीको राज्य भोग गर्ने छौं । त्यसैले हे अर्जुन ! युद्धका लागि खडा होऊ । (गीता अध्याय २ श्लोक ३७) फेरि गीता अध्याय २ श्लोक ३८ मा तत्काल यसका विपरीत भनेका छन्— जय-पराजय अर्थात् हार-जित, सुख-दुःखलाई समान ठानेर युद्धका लागि तयार होऊ । यसरी युद्ध गर्नाले तिमीलाई पाप लाग्ने छैन । (गीता अध्याय २ श्लोक ३८)

गीता अध्याय ११ श्लोक ३३ मा पनि स्पष्ट पारेका छन्— तिमी उठ, यश प्राप्त गर । शत्रुहरूलाई जितेर धन-धान्यले सम्पन्न भएर राज्य भोग गर । मैले तिम्रा सामुन्नेमा भएका योद्धालाई पहिले नै मारि सकेको छु, तिमी केवल निमित्त पात्र बन ।

### “पाण्डवहरूद्वारा गरिएको यज्ञ”

महाभारत ग्रन्थमा एउटा प्रकरण आउँछ— कुरुक्षेत्रको मैदानमा युद्ध भयो, करोडौं सैनिकहरू मारिए, करोडौं दिदी बहिनीहरू विधवा भए, करोडौं बच्चाहरू अनाथ भए । पाण्डवले युद्ध जिते, कौरवको सर्वनाश भयो । दिल्ली (इन्द्रप्रस्थ) को गद्दीमा श्री युधिष्ठिरलाई बसाएर श्री कृष्ण जी द्वारिका गए । राजा युधिष्ठिरलाई भयड्कर सपना आउन थाल्यो । सपनामा शिर काटिएका व्यक्तिहरू, उनको महलमा प्रवेश गर्दै गरेका तथा करोडौं सैनिकहरूका विधवाहरू, हाय कन्त ! हाय कन्त ! भन्दै चिच्चाउँदै गरेका तथा करोडौं सैनिकहरूका विधवाहरू, हाय कन्त ! हाय कन्त ! भन्दै अलाप-विलाप गर्दै आफै शिरका कपाल लुछन थालेको देखिन थाल्यो । तिनीहरूको त्यो अलाप-विलापबाट लाग्यो मानौं भनि रहेका थिए— हे महलको सुख भोग गर्न हाम्रो सौभाग्य उजाङ्नेहरू हो । यी बच्चाहरूसँगै हामीलाई पनि मार, तिम्रा ऐश्वर्य पूर्ण हुने छन् । यस राज सिंहासनमा कतिन्जेल रहन्छौ ? एक दिन विहान सबैरै राजा युधिष्ठिर स्नान गर्न गंगातट गए । त्यहाँ हजारौंको सङ्ख्यामा महिलाहरू विधवा हुँदा फुटाइने सुहागका चुराहरू जलप्रवाह गर्न त्यही घाटमा गएका थिए । कोही रोइ रहेका थिए, कोही सुँकक सुँकक गरि रहेका थिए भने केही बेहोस भएर लडि रहेका थिए । तिनका छोरा-छोरीहरू विधवा आमाको शरीर अङ्गाल्दै रोइ रहेका थिए । केही दुई-दुई वृद्ध महिलाहरूको हातको सहारा लिएर हिँडि रहेका थिए । सबै रोइ रहेका थिए । यो विकराल दृश्य देखेर राजा युधिष्ठिर स्नान नगरिकन नै फर्के । सारा दिन त्यही दृश्य आँखा अगाडि घुम्न थाल्यो । खान-पिन केही पनि गरेनन् । राती सुल्ल लाङ्दा त्यही दृश्य आँखा अगाडि आउँथ्यो । जसो-तसो सुल्ल खोज्दा पहिले दुई-तीन दिनदेखि देखि रहेका सपना आउन थाल्ये । राजा युधिष्ठिर सुल्ल सकि रहेका थिएनन् न खान सकि रहेका थिए, न त रुन नै सकि रहेका थिए । केवल नाम मात्रको आहार गर्थे । आँखा फुट्ला-फुट्ला जस्तो र अनुहार डराए-डराए जस्तो भइ रहन्थ्यो । द्रोपदीले आफ्ना जेठा पतिको यो हालत कैयाँ दिनदेखि देखि रहेकी थिइन् । कैयाँ पटक यसको कारण पनि सोधिन्, तर केही पनि होइन भन्ने प्रतिदिन युधिष्ठिरको हालत बिग्रदै गएको देखेपछि अरु पाण्डवहरूलाई यस बारे बताउनु नै पन्यो । चारै पाण्डवहरू (भीम, अर्जन, नकुल र सहदेव) युधिष्ठिर सामु गएर विनम्रतापूर्वक दुःख तथा हैरानीको कारण सोधे । त्यसबेला पनि युधिष्ठिरले केही पनि होइन भनि जवाफ दिए । साथै तूला दाजु जीवित छँदाछँदै सानाहरूले चिन्ता गर्नु हुँदैन भने । तर अर्जुनले भने— तूलदाजु के हामी बच्चा हाँ ? के हामी आफ्ना दाजुको दुःखको भागिदार बन्न सक्दैनौ ? के हजुर हामीलाई आफ्नो भाइ मान्नु हुन्न ? यी प्रश्नहरू सुन्नासाथ युधिष्ठिरको आँखामा आसु छचलिकए । चारै भाइलाई छातिमा टाँसे तथा अङ्गमाल गर्दै भाइहरूको मुख थुन्दै भने— यसो नभन, तिमीहरू मेरो भाइ मात्र

नभएर जीन्दगी हौ, पिता जीका धरोहर हौ, तर तिमीहरुसँग लुकाउने कुनै त्यस्तो खास कुरा पनि होइन । सहदेवले आँखाभरि आँसु पारेर भने— तूल्दाजु ! लाग्दछ राजा भएर तपाईं बेझमान र धोकेवाज हुनु भएछ । अवश्य पनि हामीसँग कुनै छलकपट-बेझमानी गरि रहनु भएको छ, हामी चारै भाइहरुको कसम सबै कुरा सत्य-सत्य बताउनु होस् अन्यथा हामी पनि खाना-पिना त्यागि दिन्छौं । युधिष्ठिरलाई कान्छो भाइको मायाले भरिएको गुनासोले आफ्नो दुःख व्यक्त गर्न विवश गरायो । त्यसपछि आफूले देखेका सारा सपना तथा गंगा नदीको तटमा आफूले देखेको सम्पूर्ण दृश्यहरु सुनाए । पाण्डवहरुका गुरु श्री कृष्ण जी थिए । (प्रमाण गीता अध्याय २ श्लोक ७ तथा गीता अध्याय ४ श्लोक ३ मा ।)

त्यसैले पाँचै पाण्डवहरु द्वारिका गए । युधिष्ठिर जीको समस्या श्रीकृष्ण जीलाई बताए । यो सङ्कट आउने कारण तथा निदान (समाधान) को उपाय सोधे । श्रीकृष्ण जीले यसो हेरे र विचार गरेर भने— युधिष्ठिरमाथि खराब आत्माहरुको छायाँ छ तथा युद्धमा गरिएको बन्धुहत्याको पाप लागेको हो ।

**समाधान:** श्री कृष्ण जीले भने एउटा अश्वमेघ यज्ञ गर । सारा पृथ्वीका साधु-सन्त, ऋषि-महर्षि, ब्राह्मण, आफ्ना नातेदार तथा स्वर्ग लोकका सम्पूर्ण देवताहरुलाई त्यस यज्ञमा भण्डारा भोजन गराउ । एउटा पञ्चायण (पञ्चानन) अर्थात् पञ्चमुखी शङ्ख ल्याऊ । त्यसलाई एक सु-सज्जित मेचमा राख । जब उपस्थित सम्पूर्ण अतिथिहरुले भोजन गरेपछि यो शङ्ख आफै बज्ने छ । तब तिम्रा यी तीन तापको सङ्कट समाप्त हुने छ । यदि शङ्ख बजेन भने यज्ञ सम्पन्न हुने छैन, सङ्कट राहि नै रहने छ । यो सुनेर अर्जुनलाई सर्पले डसे जस्तै भयो । उनको दिमाग चर्किए जस्तै भयो । मनमनै सोचे— युद्धको तयारी भइ रहेको बेलामा भैले युद्ध गर्दिनै भन्दा भगवानले पटक-पटक युद्ध गर्न प्रेरित गरि रहेका थिए । त्यसबेला भनेका थिए— तिमीलाई कुनै पाप लाईन, तिमी त निमित्त मात्र हौ, तिम्रो दुबै हातमा लड्डु छ तर अहिले युद्धमा गरिएका नरसंहारको पाप नै तिम्रा सङ्कटका कारण हुन् भनि रहेका छन् । समाधान पनि यस्तो बताए कि त्यस बेलाको करोडौं (अहिलेको अरबौं) रूपियाँ खर्च हुने छ । अर्जुन भित्र भित्रे कुडिएका थिए । श्री कृष्ण जीले गीता ज्ञान दिने बेलामा युद्ध गर, तिमीलाई पाप लाईन भन्नु भएको थियो तर अहिले त्यही युद्धमा गरेको पाप नै सङ्कटको कारण बताइ रहनु भएको छ भनेर प्रश्न सोधन मन थियो । तर दाजु युधिष्ठिरले मेरो उपचारमा खरबौं रूपियाँ खर्च हुन्छ भनेर श्रीकृष्णसँग वाद-विवाद गरि रहेछ, यसले मेरो उपचार चाहैन भन्ने आभास मात्र पनि पन्थो भने बरु मर्न तयार हुन्छन् तर उपचार गराउने छैनन् जस्ता कुरा विचार गरी विष पिएरै चुपचाप बसे र यज्ञको तिथि र स्थान सोधेर यज्ञको तयारी गरे । त्यस यज्ञमा ३३ (तेतिस) करोड देवता, ८८ हजार ऋषि, १२ करोड ब्राह्मण, ५६ करोड यादव (द्वारिकामा रहेका अर्जुनका ससुरालीका मानिसहरु) ९ नाथ, ४४ सिद्ध महात्मा तथा अनेकौं सामान्य

जनता आए र भोजन गरे । तर शङ्खबाट कुनै आवाज आएन । अनि सन्त सुदर्शन (सुपच) जीलाई बोलाइयो, तब शङ्ख बज्यो र यज्ञ सम्पूर्ण भयो । त्यसबेला करुणामय नामबाट प्रकट परमात्मा आउनु भएको थियो । उहाँ तत्त्वदर्शी सन्तको लिला गर्ने प्रत्येक युगमा आआउ हुन्छ । सुदर्शन उहाँका शिष्य थिए । उनी सत्यनाम (सतनाम, जुन दुई अक्षरको हुन्छ— एक ॐ र अर्को तत) को भक्ति गर्थे । जसकारणले पाण्डवहरूको यज्ञ सफल भएको थियो तथा पाण्डवहरूका तीन तापबाट आएको सङ्कट समाप्त भएको थियो, जुन श्री कृष्ण जीले भोजन गर्दा तथा उपरोक्त महानुभावहरूले भोजन गर्दा पनि समाप्त भएन । श्री सुदर्शन जी ती ती परम अक्षर ब्रह्म अर्थात् पूर्ण परमात्माको भक्ति गर्थे । सूक्ष्म वेदमा भन्नु भएको छः—

तुम कौन रामका जपते जापम् ।  
ताते कटे ना तुम्हरे तीनों तापम् ॥

**भावार्थः—** तिमी कुन रामको भक्तिको नाम जप्छौ, जसबाट तिम्रो तीन ताप पनि समाप्त हुँदैन, मोक्ष त परको कुरा हो । त्यसैले म (सन्त रामपाल दास) सँग त्यो सत्य साधना छ । त्यो दुई अक्षरको सत्यनाम हो आऊ र दीक्षा लिएर आफ्नो कल्याण गराऊ ।

अब त्यही प्रसङ्गमा आओ— गीतामा दुई खालको ज्ञान छ अर्थात् विरोधाभास ज्ञान छ । एउटा त गीता ज्ञानदाताले युद्ध गराउनका लागि आफ्नो दाउ-पेच लगाएका छन् । यो वेद विरुद्ध तथा सत्यभन्दा पर भएकाले स्वीकार्य छैन । त्यो यिनको मत हो । त्यसैले गीता अध्याय १२ श्लोक ५ मा भनेका छन्— ती सच्चिदानन्द घन ब्रह्मको भक्ति कलेश एवं दुःखपूर्वक प्राप्त हुन्छ । जब कि वेदमा लेखिएको छ— तत्त्वदर्शी सन्त प्राप्त भए पश्चात् ती परमात्मा (पूर्ण ब्रह्म) को भक्ति कार्य गर्दै नाम जाप साधना गरेर गरिन्छ । यो अति सरल छ । यसबाट निम्न कुरा सिद्ध हुन्छ— यदि गीता ज्ञानदाताले बताएको मत वेदहरू (चार वेदः १. ऋग्वेद, २. यजुर्वेद, ३. सामवेद, ४. अर्थवेद तथा ५. सूक्ष्म वेद) सँग मेल खादैन भने त्यो व्यर्थको ज्ञान हो । त्यो गीता ज्ञानदाताको घरको ज्ञान हो, त्यो हामीले ग्रहण गर्नु हुन्न तथा हामीले स्वीकार गर्नु हुन्न ।

**अन्य प्रमाणः—** गीता अध्याय १२ श्लोक ८ देखि ११ सम्ममा आफ्नो मत भनेका छन् । गीता अध्याय १२ श्लोक ८ मा गीता ज्ञानदाताले भनेका छन्— ममा मन लगाऊ, ममा बुद्धि लगाऊ, मलाई प्राप्त गर्ने छौ । यसैगरी (उर्ध्वम्) माथिका अव्यक्तको भक्ति गन्यौ भने उसलाई प्राप्त गर्ने छौ । यसमा कुनै संशय छैन । (गीता अध्याय १२ श्लोक ८)

गीता अध्याय १२ श्लोक ९ मा गीता ज्ञानदाता भन्दछन्— यदि मेरो प्राप्ति चाहन्छौ र यदि तिमी मनलाई ममा लगाउन समर्थ छैनौ भने हे धनन्जय ! अर्जुन !

अभ्यास योग अर्थात् नाम-जाप तथा नित्य पाठ गर्नु आदि-आदि अभ्यासलाई साधना भनिन्छ । यही साधना गरेर मलाई प्राप्त गर्ने इच्छा गर । गीता अध्याय १२ श्लोक १० मा गीता ज्ञानदाता भन्छन्— यदि नाम-जाप, नित्य पाठ आदि-आदि अभ्यास गर्ने पनि समर्थ भएनौ भने (मत् कर्म परमः) मेरा लागि श्रेष्ठ कर्म गर्ने बन । यसरी मेरो लागि शुभ कर्म गर्दा गर्दै पनि सिद्धि प्राप्त गर्ने छौ ।

गीता अध्याय १२ श्लोक ११ मा गीता ज्ञानदाता भन्छन्— यदि (मद्योगम = मत् योगम) मद्वारा बताइएको भक्ति साधनामा आश्रित भएर उपरोक्त साधना गर्नमा पनि तिमी समर्थ छैनौ भने (यतात्मवान् = यत आत्मवान्) “यति” आत्मा भएको बन । “यति” को अर्थ आफ्नो पत्नी बाहेक अन्य कुनै पनि स्त्रीप्रति विषय विकारबस भएर मनमा कहिलै द्वेष उत्पन्न नहुने पुरुषलाई यति भनिन्छ । जस्तोः श्रीरामचन्द्र जीलाई यति अर्थात् सन्त भाषामा “जति” भनिन्छ । श्री व्यास जीका पुत्र श्री शुखदेव = शुकदेवलाई पनि यति = जति मानिएको छ तथा श्री रामचन्द्रकी पत्नी सीतालाई “सती” मानिएको छ । त्यसैले यतात्मवान् अर्थात् यति पुरुष बनेर सम्पूर्ण कर्महरूको फल त्याग गर भनिएको छ । (गीता अध्याय १२ श्लोक ११)

गीता अध्याय १२ श्लोक १२ मा गीता ज्ञानदाता भन्दछन्— (अभ्यासात्) नाम-जाप, नित्य पाठ आदिको जुन अभ्यास गरिन्छ, त्यसभन्दा श्रेष्ठ ज्ञान हो अर्थात् जिज्ञासु बनेर ज्ञान प्राप्त गर । ज्ञानद्वारा ध्यान अर्थात् हठ साधना गरेर समाधी गर्नु । यहाँ गीता ज्ञानदाताको मत अनुसार ध्यान भनिएको हो । जसको अनुशरण सम्पूर्ण ऋषिहरू गर्ने गर्थे । जसलाई अहिले “भेडिटेशन” भनिन्छ । ध्यानभन्दा श्रेष्ठ सम्पूर्ण कर्महरूको फलको त्याग हो किनकि त्यागले तत्काल शान्ति प्राप्त हुन्छ । (यो गीता ज्ञानदाताको मत हो ।)

गीता अध्याय १२ श्लोक १३-१४ मा गीता ज्ञानदाता भन्छन्— जो व्यक्ति सबै प्राणीहरू प्रति द्वेष भाव रहित छ, राजा जनक जस्तो सबैको मित्र हो र दयालु छ, ममता तथा अहङ्कार रहित सुख-दुःखमा समान रूपमा रहन्छ, क्षमावान छ, जो (योगी) साधक निरन्तर सन्तुष्ट छ, ऊ (यतात्मा) यति पुरुष हो, दृढ निश्चय भएको छ अर्थात् मैले बताएको आफ्नो मत या वेद ज्ञानलाई दृढ निश्चयका साथ पालन गर्दछ, त्यो ममा समर्पित मेरो भक्त मलाई प्रिय छ ।

यसैगरी गीता अध्याय १२ श्लोक १५-१९ मा आफ्नो मत भनेका छन्— जो केवल नास्तिकता तिर लैजाने छ, जस्तो माथि भनिएको उल्लेख (गीता अध्याय १२ श्लोक ८ देखि १२) मा भनिएको छः—

ममा मन लगाऊ, यदि मन लगाउन सक्दैनौ भने नाम जाप तथा नित्य पाठ आदिको अभ्यास गर्ने गर । अभ्यासको अर्थ हो— नित्य प्राप्ति बारम्बार कर्म गर्नु । नाम जाप, नित्य पाठ गरेर मलाई प्राप्त गर्ने इच्छा गर । यदि नाम जाप, नित्य पाठ पनि

गर्न सक्दैनौ भने मेरा लागि अर्थात् परमात्माका लागि कर्म गर्ने बन । उदाहरणका लागि- जस्तो धार्मिक कार्य गर्छन् । कहीं कम्बल बाँडनु, कतै भोजन भण्डारा गराउनु, कहीं मन्दिर बनाउनु, कहीं धारा बनाउनु, पक्षीहरूलाई दाना दिनु आदि भगवान प्राप्तिका लागि गरिएको कार्य भनिन्छ । यसो गर्नाले केही सिद्धि प्राप्त हुन्छ । प्रिय पाठकहरू ! ध्यानपूर्वक विचार गराँः यी श्लोकहरूमा यी कर्महरूबाट प्राप्त हुने फल पनि बताइएको छ— सिद्धि प्राप्ति हुन्छ । अनि साधक स्वयम् ज्ञार-फुक, तन्त्र-मन्त्र, तथा आशीर्वाद वा श्राप दिन योग्य हुन्छ र महर्षि रूपमा प्रसिद्ध हुन्छ । (गीता अध्याय १२ श्लोक १०)

यदि भगवानका लागि कर्मपनि गर्न सक्दैनौ भने यति (जति) पुरुष बनेर कर्मफल त्याग गर ।

विचार गराँ— जब भगवानका लागि धार्मिक कर्म नै गर्दैन भने फल त्याग गर्ने कुन कर्म बाँकी रहन्छ ? यसलाई वाहियात अर्थात् छेऊ न दुप्पोको ज्ञान भनिन्छ । (गीता अध्याय १२ श्लोक ११) फेरि गीता अध्याय १२ श्लोक १२ मा त अचम्म तुल्याउँदै भनेका छन्— अभ्यास अर्थात् नाम-जाप, नित्य पाठरूपी अभ्यास भन्दा ज्ञान श्रेष्ठ हो । गीता ज्ञानदाताले यो मत मेरो हो भनि रहेका छन् । यहाँ यसैको ज्ञान चर्चा छ । ज्ञानभन्दा ध्यान (Meditation) अर्थात् हठपूर्वक एकान्त स्थानमा आसन (गीता अध्याय ६ श्लोक १०-१५ मा बताइएको विधि गीता ज्ञानदाताको मत हो ।) मा बसेर ध्यान गर्नु श्रेष्ठ हो । ध्यानद्वारा सम्पूर्ण धार्मिक कर्महरूको फल त्याग्नाले तत्काल शान्ति प्राप्त हुन्छ । गीता अध्याय १२ श्लोक ११ मा सम्पूर्ण धार्मिकता भएको कर्म पनि त्याने आदेश छ । यसरी यो ज्ञानले साधकहरूलाई नास्तिकता तर्फ धकेलि रहेको छ । गीता ज्ञानदाताको यो ज्ञान शास्त्रविरुद्ध छ, जसले गर्दा साधकहरू शास्त्रविधि त्यागेर मनोमानी आचरण गर्न थाले र आफ्नो अनमोल मानव जीवन व्यर्थ तुल्याइ रहेका छन् । यदि यी उल्लेखित ज्ञानः “भगवानमा मन लागेन भने अभ्यास (नाम जाप, नित्य पाठ) गर, अभ्यास गर्न सकेनौ भने भगवानका लागि काम गर, भगवानका लागि कर्म गर्न सकेनौ भने सम्पूर्ण कर्महरूको फल त्यागी देऊ” उचित भएको भए चारै वेदहरू तथा श्रीमद्भगवत गीताका अन्य ६५० श्लोकहरू (किनकि लगभग ५० श्लोकहरूमा गीता ज्ञानदाताको मत भएको ज्ञान छ ।) को के आवश्यकता थियो । यिनै ४-५ श्लोक पर्याप्त थिए । यसरी गीता ज्ञानदाताले बताएको आफ्नो मत वेदको विरुद्ध छ, जुन स्वीकार योग्य छैनन् । गीता अध्याय १२ श्लोक २० मा आफ्नो अज्ञान लुकाउनका लागि फेरि भनेका छन्— तर जुन (श्रद्धानाः) साधकले श्रद्धा पूर्वक (मत्परमाः = मत परमाः) म भन्दा श्रेष्ठ परमेश्वरलाई (पर्युवासते) पुज्दछन्, ती मलाई अधिक प्रिय छन् । जस्तो प्रारम्भमा नै वर्णन छ— गीता अध्याय ५ श्लोक १४, १५, १६, २०, २४, २५ र २६ मा पनि गीता ज्ञानदाताले आफू भन्दा भिन्न अर्को प्रभुको विषयमा बताएका छन् ।

भन्ने कुराको प्रमाण छ । गीता अध्याय ५ श्लोक १४ मा गीता ज्ञानदाताले भनेका छन्—परमात्मा (प्रभु) ले कुनै मनुष्यको न कर्तापन, न कर्मक तथा न कर्मफल संयोगको उत्पत्ति गर्दछन् तर सम्पूर्ण प्राणीहरू आफ्ना स्वभाववश कर्म गर्दछन् ।

गीता अध्याय ५ श्लोक १५ः (विभुः) सर्वव्यापी अर्थात् वासुदेव जसको गीता अध्याय ३ श्लोक १४-१५ मा वर्णन छ । जसमा भनिएको छ—सम्पूर्ण प्राणीहरूको उत्पत्ति अन्नबाट हुन्छ, अन्न वर्षाबाट उत्पन्न हुन्छ, वर्षा धार्मिक अनुष्ठानहरू अर्थात्, यज्ञहरूबाट हुन्छ, यज्ञ शास्त्रानुकूल धार्मिक कर्महरूबाट उत्पन्न हुन्छ, धार्मिक कर्म ब्रह्म अर्थात् क्षर पुरुषबाट उत्पन्न हुन्छ । ब्रह्म अर्थात् क्षर पुरुष (अक्षरः सम् उद्भवम्) अविनाशी परमात्मा अर्थात् परम अक्षर ब्रह्मबाट उत्पन्न भएको जान । यसबाट सिद्ध हुन्छ— (सर्व गतम् ब्रह्म) अर्थात् “विभु” सर्वव्यापी परमेश्वरले न कसैको पाप र न कसैको शुभ कर्म नै ग्रहण गर्नु हुन्छ । उनैबाट सम्पूर्ण (जन्तवः) जीव-जन्तु तथा मनुष्य मोहित भइ रहेका छन् ।

गीता अध्याय ५ श्लोक १६-१७ पढेपछि गीता ज्ञानदाताले आफूभन्दा भिन्न अर्का परमेश्वरको विषयमा बताएका छन् भन्ने स्पष्ट हुन्छ । यसैगरी गीता अध्याय ५ श्लोक २०, २४, २५ र २६ पनि अन्य अनुवादकहरूले गरेका सरलार्थबाट बुझन सकिन्छ ।

यसैगरी गीता अध्याय ६ श्लोक ७ मा स्पष्ट रूपमा “परमात्मा” शब्द मूल पाठमा लेखिएको छ, जुन गीता ज्ञानदाता भन्दा भिन्न अर्को “परमात्मा” को प्रमाण हो किनकि गीता अध्याय १५ श्लोक १७मा भनेका छन्— श्लोक १६ मा वर्णित दुई पुरुष क्षर पुरुष तथा अक्षर पुरुष भन्दा अर्का कुनै उत्तम पुरुष अर्थात् पुरुषोत्तम छन्, जसलाई (परमात्मा इति उदाहृत) परमात्मा भनिएको छ । उनी नै तीनै लोकहरूमा प्रवेश गरेर सबैको धारण-पोषण गर्दछन्, उनी नै अविनाशी परमात्मा हुन् । यसमा गीता अध्याय १५ श्लोक १७ मा) पनि “परमात्मा” शब्द छ । गीताको अमृत ज्ञानलाई यही रूपमा बुझ्नु पर्छ, केवल गीता जी पढेर मात्र कल्याण हुँदैन, यसको अमृत ज्ञान बुझेर यसै अनुसार आफ्ना धार्मिक क्रियाहरू (कर्महरू) गर्नाले गीता अध्याय १६ श्लोक २३ मा सुख प्राप्ति, सिद्धि शक्ति प्राप्ति तथा परम गति अर्थात् पूर्ण मोक्ष प्राप्तिका लागि बताइएको तीनै लाभ प्राप्त हुन्छ ।

अब पुनः त्यही प्रसङ्गमा फर्को, जुन प्रश्नकर्ताले जान्नु छ— गीता ज्ञानदाताभन्दा भिन्न अर्को पूर्ण परमात्मा को हुन्, तथा उनले आफूभन्दा अर्का कुन परमेश्वरको शरणमा जान भनेका छन् ?

प्रसङ्ग जवाफको चलि रहेको छ । गीता ज्ञानदाताभन्दा अन्य “परम अक्षर ब्रह्म छन् भन्ने स्पष्ट भइ सकेको छ । गीता अध्याय १८ श्लोक ६२ मा ती परमेश्वर (परम अक्षर पुरुष) को शरणमा जानका लागि भनिएको छ । गीता अध्याय १८ श्लोक ६६, गीता अध्याय ८ श्लोक २८ तथा गीता अध्याय १२ श्लोक ६-७ मा पूर्ण परमात्मालाई

प्राप्त गर्नका लागि मेरो भक्ति पनि गर्नु पर्छ भनेका छन्, जस्तो गीता अध्याय १७ श्लोक २३ मा “ओम् (ॐ) तत्, सत्” नामको जाप परम अक्षर ब्रह्मको प्राप्तिका लागि हो । गीता अध्याय ८ श्लोक १३ मा गीता ज्ञानदाताले आफ्नो साधना गर्ने केवल एउटा “ओम्” (ॐ) नाम भनेका छन् । पूर्ण परमात्माको प्राप्तिका लागि “ॐ” नामको जाप पनि साधकले गर्दछ । यसैले गीता अध्याय ८ श्लोक २८ मा भनेका छन्— योगी अर्थात् भक्तले तत्त्वज्ञानद्वारा यस रहस्यलाई बुझेर वेदको ज्ञान अनुसार भक्ति गर्नाले, त्यसै अनुसार यज्ञ अर्थात् धार्मिक अनुष्ठान गर्नाले, तप अर्थात् आफ्नो धर्ममा दृढतापूर्वक लागि रहनाले जुन शारीरिक तथा मानसिक कठिनाइ झेल्नु पर्छ । त्यस तप तथा दान गर्नाले जुन पुण्य फल प्राप्त हुन्छ अर्थात् धार्मिक कर्मले भक्तिफल प्राप्त हुन्छ, त्यसको (अत्येति) उल्लङ्घन गर्दछ अर्थात् त्यागदछ, त्यसले (आद्य) सनातन (परम) अन्य = अर्को (स्थानम्) धाम प्राप्त हुन्छ ।

गीता अध्याय १२ श्लोक ७-८ मा भनेका छन्— जुन साधक (मत्परा = मत् परा:) ले ममन्दा अर्का परमात्माको भक्ति गर्ने सम्पूर्ण भक्तजन मेरो भक्तिको सम्पूर्ण भक्ति कर्म मलाई नै अर्पण गरेर ममै त्यागदछ । जुन अनन्य भक्ति ती म भन्दा भिन्न अर्थात् अर्काको भज्दछन् । गीता अध्याय १२ श्लोक ७ मा वर्णन छ— हे अर्जुन ! ममा चित्त लगाउने, मलाई जान्ने, जसले (आवेशित) आवेश पूर्वक (चेतासाम) मलाई जानि सकेको छ । ती भक्तहरूलाई म शीघ्र नै संसाररूपी समुद्रबाट (सम् उद्धर्ता = समुद्धर्ता) त्यसैगरी उद्धार गर्दछु । गीता अध्याय १८ श्लोक ६६ मा भनेका छन्:

सर्वधर्मान् परित्यज्य माम्, एकम् शरणम् व्रज ।

अहम् त्वा सर्वं पापेभ्यः मोक्षयिष्यामि मा शुचः ॥

अन्य अनुवादकहरूले यस गीता अध्याय १८ श्लोक ६६ को गलत अनुवाद गरेका छन्, जुन यस प्रकार छ— सम्पूर्ण धर्महरू अर्थात् सम्पूर्ण कर्महरू ममा त्यागेर तिमी केवल एक म सर्व शक्तिमान सर्वाधार परमेश्वरको शरणमा (व्रज) आऊ । म तिमीलाई सम्पूर्ण पापहरूबाट मुक्त गरि दिन्छु, शोक नगर ।

**विवेचना:-** सम्पूर्ण धर्महरू अर्थात् कर्तव्य कर्महरू ममा त्यागेर केवल तिमी एक म सर्व शक्तिमान सर्वाधार परमेश्वरको शरणमा आऊ । यो अनुवाद गलत छ ।

**विचार गराई—** गीता अध्याय १८ श्लोक ४६, ६२ अध्याय १५ श्लोक १-४ तथा १७ मा सर्व शक्तिमान सर्वाधार परमात्मा त कोही अर्ल नै छ भनिएको छ, जसलाई गीता अध्याय ८ श्लोक ३ मा परम अक्षर ब्रह्म भनिएको छ । यहाँ गीता अध्याय १८ श्लोक ६६ मा अनुवादकले आफ्नै तर्फबाट महिमा जोडेका छन्, जुन व्यर्थ छ । फेरि भनिएको छ— सम्पूर्ण कर्महरू ममा त्यागेर मेरो शरणमा आऊ । यो पनि न्याय सङ्गत कुरा होइन । यदि कसैले सर्व कर्म ममा नै त्यागेर मेरो शरणमा आऊ भन्छ भने

यसबाट पनि सम्पूर्ण धार्मिक कर्महरूको भक्ति कमाइ ममा छोडेर अरुको शरणमा जाऊ भन्ने स्पष्ट हुन्छ । त्यसो त 'ब्रज' को अर्थ जानु हुन्छ, आउनु लेख्न वा भन्न मिल्दैन । जस्तोः अग्रेजीको शब्द "Go" को अर्थ जानु हुन्छ, आउनु लेख्न वा भन्न मिल्दैन । फेरि अन्य प्रमाणः गीता अध्याय २ श्लोक ७ मा अर्जुनले भनेका छन्— म हजुरको शिष्य हूँ, हजुरको शरणमा छु, मलाई उचित शिक्षा दिनु होस् । फेरि गीता अध्याय ४ श्लोक ३ मा भनेका छन्— तिमी मेरो भक्त तथा सखा हौ । यहाँ गीता अध्याय १८ श्लोक ६६ मा मेरो शरणमा आऊ भन्ने अनुवाद गर्नु बिल्कुल अनुचित छ किनकि अर्जुन त पहिले नै श्री कृष्ण जीको शरणमा थिए । यो कुरा सिद्ध भइ सकेको छ । तत्त्वज्ञानको अभावले अनुवादकहरूले अर्थलाई अनर्थ तुल्याएका छन् ।

गीता ज्ञानदाताले गीता अध्याय १८ श्लोक ६२ मा भनेका छन्— ती परमेश्वरको शरणमा जाऊ, तिनै परमेश्वरको कृपाले नै तिमीलाई परम शान्ति तथा सनातन परमधाम प्राप्त हुने छ । गीता अध्याय १४ श्लोक ४६ मा भनेका छन्— जुन परमेश्वरबाट सम्पूर्ण प्राणीहरूको उत्पत्ति भएको छ, जसबाट यो समस्त जगत व्याप्त छ, उनै परमेश्वरको आफ्नो स्वभाविक कर्म गर्दै पूजा गरेर मनुष्यलाई परम सिद्धि प्राप्त हुन्छ । गीता अध्याय १५ श्लोक १७ मा स्पष्ट गरेका छन्— श्लोक १६ मा भनिएका दुई पुरुषहरू (क्षर पुरुष र अक्षर पुरुष) भन्दा उत्तम पुरुष त कोही अन्य छन्, जसलाई परमात्मा भनिन्छ । उनी नै तीनै लोकमा प्रवेश गरेर सबैको धारण-पोषण गर्दछन् । उनै वास्तवमा अविनाशी परमेश्वर हुन् । गीता अध्याय १५ श्लोक ४ मा भनेका छन्— तत्त्वदर्शी सन्तको प्राप्ति पश्चात् परमेश्वरको त्यो परमपदको खोज गर्नु पर्छ, जहाँ गए पश्चात् साधक फर्केर संसारमा आउँदैन । जुन परमेश्वरबाट संसार रूपी वृक्षको प्रवृत्ति विस्तार प्राप्त भएको छ, उनैको भक्ति गर ।

गीता ज्ञानदाताले आफ्नो स्थिति गीता अध्याय २ श्लोक १२, अध्याय ४ श्लोक ५ तथा अध्याय १० श्लोक २ मा स्पष्ट परेका छन्— अर्जुन ! तिम्रो र मेरो थुप्रै जन्म भइ सकेको छ र पछि पनि हुदै रहने छ, तिमी जान्दैनौ, म जान्दछु । जुन प्रभु स्वयम्भको जन्म-मृत्यु हुन्छ भने त्यो पनि अविनाशी भएन, उसको उपासक पनि जन्मि रहन्छ र मरि रहन्छ, ब्रह्मको साधकले त्यो मोक्ष प्राप्त गर्न सक्दैन । गीता अध्याय १५ श्लोक ४ मा भनेका छन्— जहाँ गए पश्चात् पुनः जन्म हुँदैन । गीता अध्याय १८ श्लोक ६६ वास्तविक अनुवाद यस्तो हुन्छः—

अनुवादः— (सर्व धर्मान्) मेरो उपासनाको सम्पूर्ण धार्मिक कर्मको भक्ति कमाइ (माम) मलाई (परित्यज्य) त्यागेर तिमी (एकम) एक उनी, जो समान अरु कोही छैनन्, अद्वितीय सर्व शक्तिमान परमेश्वर अर्थात् परम अक्षर ब्रह्मको (शरणम्) शरणमा (ब्रज) जाऊ । (अहम त्वा) म तिमीलाई (सर्व पापेभ्यः) सम्पूर्ण पापहरूबाट (मोक्षयिष्यामि) मुक्त गरि दिन्छु, (मा शुचः) शोक नगर । गीता अध्याय १८ श्लोक ६६ मा गीता ज्ञानदाताले

भनेका छन्— मेरो उपासनाका मन्त्रहरूको भक्तिको कमाइ ममा त्यागेर तिमी केवल एक उनै अर्थात् जो समान अन्य कुनै शक्ति छैन, अद्वितीय सर्व शक्तिमान परमेश्वर अर्थात् परम अक्षर ब्रह्मको शरणमा जाऊ, म तिमीलाई सम्पूर्ण पापहरूबाट मुक्त गरि दिन्छु, शोक नगर । (गीता अध्याय १८ श्लोक ६६)

**विश्लेषण—** गीता अध्याय १७ श्लोक २३ मा गीता ज्ञानदाताले सङ्केत गरेका छन् ती (ब्राह्मणः) सच्चिदानन्द घनब्रह्म अर्थात् परम अक्षर ब्रह्मको भक्तिको ‘ओम् तत् सत्’ यी तीन मन्त्र हुन् । यसैको जाप गर्ने निर्देश छ । फेरि गीता अध्याय ८ श्लोक १३ मा आफ्नो उपासनाको मन्त्र भनेका छन्— म ब्रह्मको भक्तिको केवल एक ‘ओम्’ (ॐ) अक्षर छ, जसले यसको उच्चारण गर्दै शरीर त्यागदछ, त्यसलाई मेरो परम गति (मोक्ष) प्राप्त हुन्छ । ॐ को जाप ब्रह्मको जाप हो, यसबाट ब्रह्मलोक प्राप्त हुन्छ, यही परम गति हो, जसलाई गीता अध्याय ७ श्लोक १८ मा अनुत्तम अर्थात् अश्रेष्ठ भनेका छन् । गीता अध्याय ८ श्लोक १६ मा भनेका छन् ब्रह्मलोक सम्म भएका सम्पूर्ण लोकहरूमा गएका साधक पुनरावृत्तिमा छन् अर्थात् ब्रह्मलोकसम्म गएका साधक पुनः जन्म-मृत्युमा रहि रहन्छन् । त्यसैले उपरोक्त (गीता अध्याय १८ श्लोक ४६, ६२ र ६६, अध्याय १५ श्लोक ४ र १७) मा कुनै समर्थ परमेश्वरको शरणमा जान भनिएको छ, ‘ॐ तत् सत्’ नामका जाप (गीता अध्याय १७ श्लोक २३ मा ओम् तत् सत् तीन मन्त्र छन् ।) मा भएको ‘ॐ’ नाम ब्रह्मको जाप हो । यिनैलाई गीता अध्याय १५ श्लोक १६ मा क्षर पुरुष भनेका छन् तथा अर्को अक्षर पुरुष हुन् । उनको जाप ‘तत्’ मन्त्रको छ, यो साङ्केतिक छ तथा गीता अध्याय १५ श्लोक १७ मा भनेका छन्— ‘उत्तम पुरुषः तु अन्यः’ पुरुषोत्तम अर्थात् सर्वश्रेष्ठ सर्व शक्तिमान पुरुष त क्षर पुरुष तथा अक्षर पुरुष भन्दा भिन्न छन् । उनको जापको मन्त्र ‘सत्’ हो, जुन साङ्केतिक छ । सन्त भाषामा सत्य पुरुष भनिने परमेश्वर अर्थात् परम अक्षर ब्रह्म को सन्त भाषामा ‘सत्यलोक’ भनिने त्यो परमपद अर्थात् सनातन परमधाम जानका लागि अर्थात् पूर्ण मोक्ष प्राप्त गर्नका लागि गीता अध्याय १७ श्लोक २३ मा भएको ‘ॐ तत् सत्’ मन्त्रको जाप गर्नु पर्छ । अरु कुनै नाम जापले पूर्ण मोक्ष हुँदैन । ‘तत् र सत्’ यी दुई भिन्न मन्त्र हुन्, जुन उपदेश लिनेहरूलाई उपदेश दिने बेलामा सार्वजनिक गरिन्छ । ‘ॐ नामको जाप ब्रह्म = क्षर पुरुषको अर्थात् गीता ज्ञानदाताको हो । यिनको उपासना ‘ॐ’ नामको जापद्वारा गरिन्छ । ‘ॐ’ नामको जापको कमाइ अर्थात् धार्मिक कर्म ब्रह्मलाई त्याग्नु पर्छ । पहिले हामी तत्त्वज्ञान नभएकोले ‘ॐ’ नामको जापको कमाइ ब्रह्मलोकमा गएर समाप्त गर्थ्यो र पाप शेष नै रहन्थ्यो । त्यसलाई नर्क तथा ८४ लाख प्रकारको प्राणीहरूको शरीरमा कष्टपूर्वक भोगर्थ्यो । अब हामी ‘ॐ’ नाम जापको भक्ति धन ब्रह्मलाई छोडि दिन्छौं र यसको फल ब्रह्मलोकमा भोग्दैनौं, जसको प्रतिफलमा यी ब्रह्म अर्थात् क्षर पुरुषले हाम्रा सम्पूर्ण पापहरू समाप्त गरि दिन्छन् । गीता अध्याय १८

श्लोक ६६ को भावार्थ यही हो । फेरि "तत्" मन्त्रको जापको कमाइ अक्षर पुरुष अर्थात् परब्रह्म (गीता ज्ञानदाता भन्दा अर्का ब्रह्म) लाई त्यागदछौं । उनको ७ शब्द ब्रह्माण्डको क्षेत्र पार गरेर सनातन परम धाम (सत्यलोक) मा जाने भाडा दिनु पर्छ । त्यो "तत्" मन्त्रको जापको कमाइले पूरा हुन्छ । फेरि "सत्" मन्त्र सत्य पुरुष (परम अक्षर ब्रह्म) को जाप हो । यसको कमाइ लिएर हामी परमेश्वरको त्यस परमपद अर्थात् सनातन परम धाम (सत्यलोक) प्राप्त गर्ने छौं, जहाँ गए पश्चात् साधक फेरि फर्केर संसारमा कहिल्यै आउँदैन, परमशान्ति अर्थात् पूर्ण मोक्ष प्राप्त हुन्छ । यी सम्पूर्ण भक्ति साधना म (सन्त रामपाल दास) सँग छ, आऊ र आफ्नो कल्याण गराऊ ।

यो हो गीता अध्याय १८ श्लोक ६६ को यथार्थ अनुवाद । त्यसैले "गीता तिम्रो ज्ञान अमृत" भनिएको हो । उपरोक्त प्रमाणहरूबाट निम्न कुरा सिद्ध हुन्छ— गीता ज्ञानदाता भन्दा बेर्गले अर्का पूर्ण परमात्मा छन् । उनैको शरणमा जानका लागि गीता ज्ञानदाताले गीता अध्याय १८ श्लोक ६२ र ६६ मा भनेका छन् । यस अनमोल गीताको ज्ञान नबुझेर अज्ञानी व्यक्तिहरूले गीता ज्ञानदाताले आफै शरणमा आउन भनेका हुन् भनेर उल्टो अर्थ लगाएका छन् ।

जस्तो कुनै व्यक्तिको काम मुख्यमन्त्रीको अधिकार अन्तर्गत छ र उ मन्त्रीका सामु खडा छ । यो कार्य गरि दिनु होस् भनेर मन्त्रीलाई अनुरोध गरि रहेको छ । मन्त्री बुद्धिमान भएकाले त्यस व्यक्तिलाई भ्रमित तुल्याउँदैन र भन्छ— यदि तपाईंलाई यो काम गराउनु छ भने मुख्य मन्त्रीकहाँ जानु होस्, उनैको कृपाले मात्र तपाईंको यो काम हुन सक्छ । त्यस मन्त्रीले तपाईं ती मुख्यमन्त्री कहाँ जानु होस् भनी एउटा पत्र लेखेर दियो । जसमा लेखिएको थियो— तपाईं त्यस मुख्यमन्त्री कहाँ जानु होस्, उनैको कृपाले तपाईंको यो कार्य सम्भव छ । यदि कसैले यस भनाइको अर्थ मन्त्री जीले आफूकहाँ आउनु भनेका हुन् भन्ने अर्थ लगाउँच भने त्यो गलत हो किनकि ती व्यक्ति भर्खरै मन्त्री कहाँबाट त आएका हुन् । यसैगरी गीताको अमृतरूपी ज्ञान नबुझेर "अडंगा अर्थात् बेतुकको" अनुवाद गरेर अज्ञानी सन्तहरूले पाठकहरूलाई भ्रमित तुल्याएका छन् र जन्म-मरणको चक्रमा स्वयम् पनि परि रहेका छन् तथा आफ्ना सोझासाझा अनुयायीहरूलाई पनि जन्म मरणको चक्रमा होमि रहेका छन् । ती अज्ञानी सोझासाझा अनुयायीहरू भने तिनलाई पूर्ण विद्वान तथा गीता मनीषि मानि रहेका छन् । गीताको ज्ञान कसले भनेका हुन् भन्ने कुरा पहिलेका प्रश्न-उत्तरमा स्पष्ट भइ सकेको छ । कृपया प्रश्न १ को उत्तर पढ्नु होस् ।

प्रश्न नं. २७: परमात्मा साकार छन् वा निराकार ? अव्यक्तको अर्थ निराकार हुन्छ ?

उत्तर:— परमात्मा साकार छन्, नर स्वरूपमा छन् अर्थात् मनुष्यको जस्तो आकार हुन्छ । अव्यक्तको अर्थ निराकार हुँदैन, साकार हुन्छ । उदाहरणका लागि:

जस्तो सूर्यलाई बादलले ढाकेको समयमा सूर्य अव्यक्त हुन्छ । भलै हामीले देख्दैनौं तर सूर्य अव्यक्त हुन्छ तर साकार हुन्छ । जुन प्रभु हाम्रो सामान्य साधनाद्वारा देखिदैनन्, तिनलाई अव्यक्त भनिन्छ ।

जस्तो गीता अध्याय ७ श्लोक २४-२५ मा गीता ज्ञानदाताले आफूलाई अव्यक्त भनेका छन् किनकि उनी श्री कृष्णमा प्रवेश गरेर बोलि रहेका थिए । व्यक्त भएपछि विराट रूप देखाएका थिए । यी पहिला अव्यक्त प्रभु हुन्, जसलाई क्षर पुरुष भनिन्छ । यिनलाई काल पनि भनिन्छ । गीता अध्याय ८ श्लोक १७-१९ मा अर्का अव्यक्त अक्षर पुरुष छन् । गीता अध्याय ८ श्लोक २० मा भनेका छन्— यस अव्यक्त अर्थात् अक्षर पुरुषभन्दा अर्का सनातन अव्यक्त परमेश्वर अर्थात् परम अक्षर पुरुष छन् । यसरी यी तीनै साकार (नराकार) प्रभु हुन् । अव्यक्तको अर्थ निराकार हुँदैन । क्षर पुरुष (ब्रह्म) ले आफ्नो वास्तविक रूपमा कसैलाई कहिलै पनि दर्शन नदिने प्रतिज्ञा गरेका छन् ।

प्रमाणः— गीता अध्याय ११ श्लोक ४७-४८ मा भनेका छन्— हे अर्जुन ! यो मेरो विराट रूप जुन तिमीले देख्यो, यो तिमी बाहेक पहिले कसैले देखेको छैन, मैले तिमीप्रति अनुग्रह गरेर देखाएको हुँ । गीता अध्याय ११ श्लोक ४८ मा भनेका छन्— यो मेरो स्वरूप वेदमा वर्णित विधि, तप; यज्ञ आदिद्वारा देख्न सकिँदैन । यसबाट क्षर पुरुष (गीता ज्ञानदाता) लाई कुनै पनि ऋषि, महर्षि तथा साधकले देखेका छैनन्, त्यसैले निराकार मानेका हुन् भन्ने सिद्ध हुन्छ । सूक्ष्म वेद (तत्त्वज्ञान) मा भनिएको छ—

खोजत-खोजत थाकिया, अन्तमै कहा बेचून । (निराकार)

न गुरु पूरा न साधना, सत्य हो रहे जूनमं-जून (जन्म-मरण) ॥

गीता अध्याय ७ श्लोक २४-२५ मा गीता ज्ञानदाताले त स्पष्ट नै गरि दिएका छन्— म आफ्नो योगमायाद्वारा लुकेर बस्छु । कसैका सामु आर्दिन, म अव्यक्त छु । यदि लुकेका छन् भने त साकार छन् । अक्षर पुरुष पनि अव्यक्त छन, यो माथि प्रमाणित भइ सकेको छ । यी प्रभुको यहाँ कुनै भूमिका छैन । यिनी त आफ्ना सात शंख ब्रह्माण्डहरुसम्म मात्र सीमित छन् । त्यसैले यिनलाई कसैले देख्न सक्दैन ।

परम अक्षर पुरुषः— यी प्रभुको सम्पूर्ण ब्रह्माण्डमा भूमिका छ । यिनी पृथ्वीभन्दा १६ शङ्ख कोस (एक कोश लगभग ३ कि. मी. हुन्छ ।) पर सत्यलोकमा रहन्छन् । यिनको प्राप्तिको साधना वेद (चारैवेद) मा वर्णित छैन । जसले गर्दा यी प्रभुलाई कसैले देख्न सकेनन् । यी प्रभु (परम अक्षर ब्रह्म) सशरीर पृथ्वीमा प्रकट हुँदा कसैले यिनलाई चिन्न सक्दैन । परमात्माले भन्नु पनि भएको छ:

हम ही अलख अल्लाह हैं, कुतुब-गोस और पीर ।

गरीब दास खालिक धनी, हमरा नाम कबीर ॥

म पूर्ण परमात्मा हूँ, म नै पीर अर्थात् सत्यज्ञान दिने सतगुरु हूँ। सम्पूर्ण सृष्टिको मालिक पनि म नै हूँ, मेरो नाम कबीर हो। तर सम्पूर्ण साधक, ऋषि-महर्षिहरूले परमात्मा त निराकार हुन्छन्, उनलाई देख्न सकिदैन भन्ने दृढ़ निश्चय गरेका हुन्छन्। त्यसैले यो पृथ्वीमा विचरण गर्ने जुलाहा (धाणक) कबीर एक कवि कसरी परम अक्षर ब्रह्म हुन सक्छन् भनी सोच्छन्।

यसको समाधान यस प्रकार छन्:-

विश्वका कुनैपनि परमात्मा चाहने बुद्धिमान व्यक्तिले चारै वेदहरू (ऋग्वेद, यजुर्वेद, सामवेद तथा अर्थवेद) लाई गलत ठान्दैन। वर्तमानमा आर्यसमाजका प्रवर्तक महर्षि दयानन्दलाई वेदहरूका पूर्ण विद्वान मानिन्छ। यिनले पनि परमात्मा निराकार छन् भनेका छन्। आर्य समाज तथा महर्षि दयानन्द वेदहरूका ज्ञानलाई सत्य मान्छन्। यिनी स्वयम्भले वेदहरू हिन्दीमा अनुवाद गरेका छन्। जसमा स्पष्ट रूपमा लेखिएको छ— परमात्मा माथिका लोकमा रहन्छन्। त्यहाँबाट गतिमान भएर (सशरीर हिडेर) पृथ्वीमा आउँछन्। असल आत्माहरूलाई भेट्छन् र तिनलाई यथार्थ भक्तिको ज्ञान सुनाउँछन्। परमात्मा तत्त्वज्ञान आफै मुख कमलबाट उच्चारण गरेर लोकोक्ति, साखी, शब्द, दोहा तथा चौपाइहरूका रूपमा पदहरूद्वारा बोल्दैन्। जसकारणले प्रसिद्ध कविको उपाधि पनि प्राप्त गर्दैन्। कविहरूका जसरी आचरण गर्दै पृथ्वीमा विचरण गरि रहन्छन्। भक्तिको गुप्त मन्त्रहरू आविष्कार गरेर साधकहरूलाई बताउँछन्। भक्ति गर्नका लागि प्रेरणा प्रदान गर्दैन्।

**प्रमाणः—** वेदहरूका निम्न मन्त्रहरूका फोटोकपीहरू यसै पुस्तकको पृष्ठ १०४ मा हेरै।

ऋग्वेद मण्डल ९ सूक्त ८६ मन्त्र २६-२७, ऋग्वेद मण्डल ९ सूक्त ८२ मन्त्र १-२, ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १६-२०, ऋग्वेद मण्डल ९ सूक्त १४ मन्त्र १, ऋग्वेद मण्डल ९ सूक्त १५ मन्त्र २, ऋग्वेद मण्डल ९ सूक्त ५४ मन्त्र ३, ऋग्वेद मण्डल ९, सूक्त २० मन्त्र १ र अरू पनि अनेकौं वेद मन्त्रहरूमा उपरोक्त परमात्मा मनुष्य जस्तै निराकार छन् भन्ने प्रमाण छ। श्रीमद्भगवत गीता अध्याय ४ श्लोक ३२ तथा ३४ मा पनि प्रमाण छ। गीता ज्ञानदाताले भनेका छन्— हे अर्जुन! परम अक्षर ब्रह्मले आफ्नो मुख कमलबाट तत्त्वज्ञान बोलेर बताउँछन्, ती सच्चिदानन्द घन ब्रह्मको वाणीमा यज्ञहरू अर्थात् धार्मिक अनुष्ठानहरूको जानकारी विस्तारपूर्वक भनिएको छ। त्यो बुझेपछि सम्पूर्ण पापहरूबाट मुक्त भइन्छ। फेरि गीता अध्याय ४ श्लोक ३४ मा भनेका छन्— त्यो ज्ञान तिमी तत्त्वदर्शी सन्तकहाँ गई बुझ। उनलाई दण्डवत प्रणाम गरेर विनयपूर्वक प्रश्न गर्नाले ती तत्त्वदर्शी सन्तले तिमीलाई तत्त्वज्ञानको उपदेश दिने छन्।

यो प्रमाण तपाईंलाई बताएँ। विशेष कुरा त के हो भने गीता चारै वेदहरूको सारांश हो। यसमा अत्यधिक साङ्केतिक ज्ञान छ। यसबाट गीता ज्ञानभन्दा पनि

भिन्न तत्त्वज्ञान छ भन्ने स्पष्ट हुन्छ । यो केवल परम अक्षर ब्रह्मले स्वयम् आएर धरतिमा भेटेका तत्त्वदर्शी सन्तले मात्र जान्दछन् ।

प्रश्न नं. २८: को-को पुण्यात्मा महात्माहरूले परमात्मा प्राप्त गरे ?

उत्तरः— परमात्मा चारै युगहरूमा प्रकट भएर ज्ञान सुनाउँच्छन् । १. सत्य युगमा “सत्यसुकृत” २. त्रेता युगमा “मुनिन्द्र” ३. द्वापर युगमा “करुणामय” र ४. कलियुगमा “कविर” नामबाट परमेश्वर प्रकट भए । सूक्ष्म वेदमा भनिएको छः—

सतयुग मैं सतसुकृत कह टेरा, त्रेता नाम मुनिन्द्र मेरा ॥

द्वापर मैं करुणामय कहाया, कलयुग नाम कवीर धराया ॥

### “क-कसले भेटे परमात्मा”

कलियुगमा परमेश्वरले भेटनु भएका महान आत्माहरूलाई तत्त्वज्ञान बताउनु भयो । त्यसको वर्णन सङ्खिप्तमा भन्दछुः

“सन्त धर्मदास जीसँग परमेश्वर कबीर जीको पहिलो पटक साक्षात्कार”

१. बाँधवगढ (मध्य प्रदेश) का बनियाँ जातिका श्री धर्मदास जी प्रसस्त धनी व्यक्ति थिए । सानैदेखि उनमा भक्तिका लागि प्रेरणा जागृत थियो । जसकारणले रूपदास नामक एक वैष्णव सन्तलाई गुरु-धारण गरेका थिए । हिन्दू धर्ममा जन्म भएकाले सन्त रूपदास जी श्री धर्मदास जीलाई राम, कृष्ण, विष्णु तथा शङ्कर जीको भक्ति गर्न भन्दथे । एकादशीको व्रत, तीर्थ भ्रमण, श्राद्धकर्म, पिण्डदान क्रिया आदि गर्न सुझाव दिएका थिए । गुरु रूपदास जीद्वारा बताइएको सम्पूर्ण साधना श्री धर्मदास जी पूर्ण आस्थाका साथ गर्ने गर्थे । गुरु रूपदास जीबाट आज्ञा लिएर श्री धर्मदास जी मथुरा नगरीको तीर्थ-दर्शन, स्नान तथा गिरीराज (गोबर्धन) पर्वतको परिक्रमा गर्न गएका थिए । परम अक्षर ब्रह्म स्वयम् मथुरामा प्रकट हुनु भयो । एक जीवित (जिन्दा) महात्माको भेषमा धर्मदास जीलाई भेटनु भयो । श्री धर्मदास जीले बाल्यकालमा श्रीकृष्ण जीले स्नान गर्ने गरेको तलाउमा स्नान गर्थे । त्यसै तलाउको जल लोटामा भरेर ल्याए । भगवान श्रीकृष्ण जीको पित्तलको मूर्ति (शालिग्राम) को चरणमा खन्याएर अर्को भाँडोमा हाली चरणामृत बनाएर पिए । फेरि शालिग्रामलाई स्नान गराएर आफ्नो कर्मकाण्ड पूरा गरे । अनि भुइँमा लिपेर अर्थात् गारा तथा गाईको गोबर मिसाएर केही स्थान पोतेर त्यसमाथि स्वच्छ कपडा ओछ्याए र श्रीमद्भगवतको पाठ गर्न बसे । धर्मदास जीका यी सबै क्रियाकलाप नजिकै बसेर जिन्दा भेषमा परमात्माले हेरि रहनु भएको थियो । धर्मदास जीले पनि एक मुसलमान सन्तले मेरा क्रियाकलाप बडो ध्यानपूर्वक हेरि रहेका

छन् भन्ने देखे र हुन सक्छ यिनलाई हामी हिन्दूहरूको साधना मन पन्यो भन्ने सोचे । त्यसैले श्रीमद्भगवत गीताको पाठ केही टूलो स्वरमा गर्न थाले र हिन्दी अनुवाद पनि पढन थाले । परमात्मा उठेर धर्मदास जीका समीपमा आएर बस्नु भयो । धर्मदास जीले जिन्दा भेषधारी बाबालाई हाम्रो भक्ति मार्ग साँच्चै राम्रो लागेको छ भन्ने अनुमान गरे । त्यसैले त्यस दिन गीताका कैर्यां अध्याय पढेर त्यसको अर्थ पनि सुनाए । धर्मदास जीले आफ्नो दैनिक भक्तिकार्य गरि सकेपछि परमात्माले भन्नु भयो— हे महात्मा जी ! तपाईंको शुभ नाम के हो ? जाति कुन हो ? तपाईं कहाँको बासी हुनु हुन्छ ? तपाईंको धर्म-पन्थ कुन हो ? कृपया बताउनु होस् । मलाई तपाईंको ज्ञान राम्रो लाग्यो । मलाई पनि केही भक्ति ज्ञान सुनाउनु होस् । तपाईंको अति कृपा हुने छ ।

धर्मदास जीले उत्तर दिएः— मेरो नाम धर्मदास हो । म बाँधवगढ गाउँमा बस्छु । मेरो कुल वैश्य हो । म वैष्णव पन्थबाट दीक्षित हूँ । हिन्दू धर्ममा मेरो जन्म भएको हो । मैले पूर्ण निश्चयका साथ तथा राम्रोसँग ज्ञान बुझेर वैष्णव पन्थबाट दीक्षा लिएको हूँ । मेरा गुरुलदेव श्री रूपदास जी हुनु हुन्छ । म अध्यात्म ज्ञानले परिपूर्ण छु । अरु कसैको कुरामा म लाग्दिनँ । श्री विष्णु जीका अवतार राम-कृष्ण तथा भगवान शङ्कर जीको पूजा गर्दू । एकादशीको व्रत गर्दू । तीर्थ जान्छु । त्यहाँ दान गर्दू । शालिग्रामको पूजा नित्य गर्दू । यस पवित्र पुस्तक श्रीमद्भगवत गीताको नित्य पाठ गर्दू । म कुनै जीव हिसा गर्दिनँ मासु, मदिरा, सूर्ति आदि सेवन गर्दिनँ ।

परमेश्वर कबीर जीले सोच्नु भयो— तपाईंले पढि रहनु भएको पुस्तकको नाम के हो ?

जवाफमा धर्मदास जीले भने— श्रीमद्भगवत गीता । हामी शुद्ध रहन्छौ, शुद्रलाई त नजिकमा पनि पर्न दिदैनो ।

प्रश्न नं. २९ः (जिन्दा रूपमा कबीर जी) तपाईं कुन नाम-जाप गर्नु हुन्छ ?

उत्तरः— (धर्मदास जीको) म हरे कृष्ण,कृष्ण-कृष्ण हरे हरे, ओम् नमः शिवायः, ओम् नमो भगवते वासुदेवाय नमः, राधे-राधे श्याम मिलादे, गायत्री मन्त्र प्रत्येक दिन १०८ पटक जाप गर्दछु । विष्णु सहस्रनामको जाप पनि गर्दछु ।

प्रश्न नं. ३०ः (जिन्दा बाबा) हे महात्मा धर्मदास ! गीताको ज्ञान कसले दिएका हुन् ?

उत्तरः— (धर्मदास) कुलका मालिक सर्व शक्तिमान भगवान श्रीकृष्ण जीले भनेका हुन् । यिनी नै श्री विष्णु जी हुन् ।

प्रश्न नं. ३१ः (जिन्दा बाबा रूपमा परमात्मा) तपाईंको पूज्य देव श्री कृष्ण अर्थात् श्री विष्णु जी हुन् । उनले बताएका भक्ति ज्ञान गीता शास्त्र हो ।

हे धर्मदास ! एउटा किसानको घरमा वृद्ध अवस्थामा पुत्रको जन्म भयो । छोरो कृषिकार्य गर्न योग्य हुने समयसम्म मेरो मृत्यु भइ सकछ भन्ने विचार गरी किसानले कृषि कार्य गर्ने तरिकाको आफ्नो अनुभव एउटा कापीमा लेख्यो र तिमी युवा भएपछि यो कापीमा लेखिएको मेरो अनुभव पटक-पटक पढ्नु तथा यसै अनुसार बाली लगाउनु भनी छोरालाई भन्यो । केही समय पश्चात् पिताको मृत्यु भयो र पुत्र प्रत्येक दिन आफ्ना पिताको अनुभव पाठ गर्न थाल्यो । तर अन्न बाली रोजे तथा सिँचाइ त्यस कापीमा लेखिएको अनुभव विपरीत गर्दथ्यो । के त्यस पुत्रले आफ्नो कृषि कार्यमा सफलता प्राप्त गर्छ त ?

उत्तरः— (धर्मदास) यसरी त छोरा निर्धन हुन्छ । उसले त पिताले लेखेका अनुभव अनुसार प्रत्येक कार्य गर्नु पर्छ । त्यो त मूर्ख छोरो हो ।

प्रश्न नं. ३२: (बाबा जिन्दा रूपमा भगवान जी) हे धर्मदास जी ! गीता शास्त्रमा तपाईंका परमपिता भगवान कृष्ण उर्फ विष्णु जीको यस गीता शास्त्रमा लेखिएका मेरा अनुभवहरू पढेर त्यसै अनुरूप भक्ति गन्यौ भने मात्र मोक्ष प्राप्त गर्ने छौ भन्ने अनुभव तथा आदेश छ । के तपाईं गीतामा लेखिएका श्री कृष्ण जीको आदेश अनुसार भक्ति गरि रहनु भएको छ ? के तपाईंका गुरु जीले तपाईंलाई जाप गर्न दिनु भएको मन्त्रहरू जाप गर्न गीता जीमा लेखिएको छ ? हरे राम, हरे राम, राम राम हरे हरे ! हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे ! ओम् नम शिवायः, ओम् भगवते वासुदेवाय नमः, राधे-राधे, श्याम मिलादे, गायत्री मन्त्र, विष्णु संहस्रनाम, एकादशीको व्रत, श्राद्ध, पिण्डदान आदि गर्ने के गीता जीमा आदेश छ ?

उत्तरः— (धर्मदास जी) छैन ।

प्रश्न नं. ३३: (परमेश्वर जी) उसो भए तपाईं त्यस किसानको छोराको जस्तो क्रियाकलाप गरि रहनु भएको छ, जसले पिताको आदेशको अवहेलना गन्यो, जसले पिताको आदेशको अवहेलना गरेर मनोमानी विधि अनुसार गलत बाली गलत समयमा रोपेर मूर्खताको प्रमाण दियो । त्यसलाई तपाईंले मूर्ख भन्नु भयो । के तपाईं ती मूर्ख किसानको छोरो भन्दा कम हुनु हुन्छ ? धर्मदास जीले भने— हे जिन्दा ! तपाईं मुसलमान फकिर हुनु हुन्छ । त्यसैले हात्रो हिन्तू धर्मको भक्ति क्रिया तथा मन्त्रहरूलाई गलत भन्दै हुनु हुन्छ ।

जिन्दा रूपमा कबीर जीको जवाफः— हे स्वामी धर्मदास जी ! मैले केही भनेको होइन, यो त तपाईंको धर्मग्रन्थले भनि रहेको छ । तपाईंका धर्मगुरुले तपाईंलाई शास्त्रविधि त्यागेर मनोमानी आचरण गराइ रहेका छन्, जुन कुरा तपाईंको गीताको अध्याय १६ श्लोक २३-२४ मा पनि भनिएको छ— हे अर्जुन ! जुन साधकले भक्ति शास्त्रविधि त्यागेर मनोमानी आचरण गरि रहेछ अर्थात् मनोमानी मन्त्र जाप गरि रहेको

छ, श्राद्ध कर्म, पिण्डदान तथा व्रत आदि गरि रहेको छ, त्यसलाई कुनै सिद्धि, सुख, गति अर्थात् मुक्ति केही पनि प्राप्त हुँदैन, त्यसैले व्यर्थ छ । गीता अध्याय १६ श्लोक २४ मा भनिएको छ— त्यसैले तिम्रा लागि कर्तव्य (गर्नु पर्न भक्ति कर्म) तथा अकर्तव्य (गर्न नहुने भक्ति कर्म) को व्यवस्थाको लागि शास्त्र नै प्रमाण हो । ती शास्त्रमा बताइएको भक्ति कर्म गर्नाले मात्र लाभ हुन्छ ।

धर्मदास जी:- हे जिन्दा ! तपाईं चुप लाग्नु होस्, म तपाईंका अरु कुरा सुन्न सकिदैन । जिन्दा रूपमा प्रकट परमेश्वरले भन्नु भयो— हे वैष्णव महात्मा धर्मदास जी ! सत्य नीमको पात झै तीतो हुन्छ, तर रोगीले नचाहेर पनि तीतो औषधि सेवन गर्नु पर्छ । त्यसैमा उसको भलाइ छ । यदि तपाईं रिसाउनु हुन्छ भने म जान्छु । यति भनेर परमात्मा (जिन्दा रूपधारी) अन्तर्ध्यान हुनु भयो । धर्मदास जी आश्चर्य चकित भए । यी कोही सामान्य सन्त होइनन्, पूर्ण विद्वान् सिद्धपुरुषजस्ता छन्, मुसलमान भएर पनि हिन्दू शास्त्रहरूको पूर्ण ज्ञान छ, यी कुनै देव हुन सक्छन् भन्ने लाग्यो । धर्मदास जीलाई भित्र भित्र आफूले गीता शास्त्र विरुद्ध साधना गरि रहेको महसुस भइ रहेको थियो तर अभिमानवश यसैलाई सही मानि रहेका थिए । परमात्मा अन्तर्ध्यान भएपछि पूर्ण रूपले दुःखी भए । उनलाई आफ्नो भक्ति गीता विरुद्ध छ, मैले भगवान्को आज्ञाको अवहेलना गरि रहेको छु, मेरा गुरु श्री रूपदास जीलाई पनि वास्तविक भक्ति विधिको ज्ञान छैन, त्यसैले अब यो भक्ति गर्नु-नगर्नु बराबर अर्थात् व्यर्थ छ भन्ने लाग्यो । अत्यन्त दुःखी मन लिएर यता-उता हेर्न थाले र भित्री हृदयबाट पुकार गर्न थाले— म कस्तो अबुझ हूँ, सम्पूर्ण सत्य देख्दा देख्दै पनि एक परमात्मा तुल्य महात्मालाई आफ्नो अबुझ तथा हठका कारण गुमाएँ । हे परमात्मा ! एक पटक फेरि ती सन्तसँग भेट गराइ दिनु होस्, भेट भयो भने आफ्ना सारा हठ त्यागेर नम्र भावले सम्पूर्ण ज्ञान ग्रहण गर्दै । दिनभर हृदयबाटै कैयौं पटक पुकार गरेर राती सुते । सारा रात कोल्टो फर्द सोचे— हे परमात्मा ! यो के अनर्थ भयो ? सम्पूर्ण साधना शास्त्र विरुद्ध गरि रहेको छु । ती फरिस्ता (देवदूत) ले मेरो आँखा खोलि दिए । मेरो आयु ६० वर्ष भइ सकेको छ । के थाहा अब ती देव (जिन्दा रूपी) पुनः भेट हुन्छन् कि हुँदैनन् ? धर्मदास जी बिहान समयमा नै उठे । पहिले खाना बनाउन थाले । त्यस दिन कुनै भक्ति कर्म गरेनन् । अघिल्लो दिन जड्गलबाट भाँचेर ल्याइका दाउरा बालेर खाना बनाउन थाले । ऐउटा दाउरा मोटो थियो । बीचमा धोद्रो थियो, त्यसमा अनेकौं कमिला थिए । दाउरा बल्दा-बल्दै छोटो दुक्रा बाँकी रह्यो । त्यस दाउराको पछिल्लो भागमा धर्मदास जीको नजर पन्थो । दाउराको पछाडिको भागमा केही पानी जस्तो तरल पदार्थ उम्लि रहेको थियो । कमिलाहरू निस्कन खोजि रहेका थिए तर निस्कन सकि रहेका थिएनन् । ती त्यही तरल पदार्थमा झरेर मरि रहेका थिए भने केही अगाडि पट्टिबाट जल्दै आइ रहेको आगोमा परेर जालि रहेका थिए । धर्मदास जीले दाउरा धेरै डढि सकेको छ र यसमा

थुप्रै कमिलाहरू जलेर भष्म भए भन्ने विचार गरी आगो निभाए । उनले यी पापयुक्त भोजन आफूले नखाई व्रत बस्ने र खाना कुनै साधु सन्तलाई खुवाउने विचार गरे । खाना थालमा राखेर साधुको खोजमा हिँडे । परमेश्वर कबीर जी हिन्दू सन्तको जस्तो भेष बनाएर एउटा वृक्ष मुनि बस्नु भयो । धर्मदास जीले साधुलाई देखे । उनको सामुन्नेमा खाना राखेर भने— हे महात्मा जी ! भोजन ग्रहण गर्नु होस् । साधु रूपमा परमेश्वर जीले ल्याऊ धर्मदास । धेरै भोक लागेको छ भन्नु भयो । आफ्नो नाम सम्बोधन गरेको सुनेर आश्चर्य चकित भए तर खासै ध्यान दिएनन् । साधु रूपमा विराजमान परमात्माले आफ्नो लोटाबाट केही जल हातमा लिई केही वाणीहरू उच्चारण गर्दै खानामा जल छर्कनु भयो । सम्पूर्ण भोजन कमिला बन्यो । थाल कमिलाले भरिएर कालै भयो । कमिलाहरू आफ्ना मुखमा अण्डा च्यापेर थालबाट बाहिर निस्कन कोशिस गरि रहेका थिए । परमात्मा पनि उनै जिन्दा महात्मा रूपमा परिवर्तन हुनु भयो र भन्नु भयो— हे धर्मदास वैष्णव सन्त । तपाईं त म कुनै जीव हिसा गर्दिनँ भनि रहनु भएको थियो, तपाईंभन्दा त बरु कसाइ कम हिस्पक होला । तपाईंले त करोडौँ जीवको हिसा गर्नु भयो । धर्मदास जी तत्काल साधुको चरणमा शरणागत भए । पहिलो दिनमा भएको गलितको लागि माफी मागे र प्रार्थना गरे— हे प्रभु ! म अज्ञानीलाई क्षमा गर्नु होस् । म कतैको पनि रहिनँ किनकि मेरो पहिलेको साधना पूर्ण रूपमा शास्त्र विरुद्ध छ । त्यो साधना गुर्नमा कुनै लाभ छैन भन्ने कुरा हजुरले नै गीताबाट नै प्रमाणित गरि दिनु भयो । शास्त्र अनुकूल साधना कसबाट प्राप्त हुन्छ, भन्ने कुरा पनि हजुरले नै बताउन सक्नु हुन्छ । म हजुरबाट पूर्ण आध्यात्मिक ज्ञान सुन्न इच्छुक छु । कृपया म किंकर (तुच्छ) माथि दया गरी त्यो ज्ञान सुनाउनु होस्, जसबाट मेरो मोक्ष हुन सकोस् ।

### **“गीता अनुसार व्रत गर्नु कस्तो हो ?”**

परमेश्वरले (जिन्दा साधु रूपमा) भन्नु भयो— हे धर्मदास तिमी एकादशीको व्रत गर्छौं । श्री मद्भगवत गीता अध्याय ६ श्लोक १६ मा निषेध गर्दै भनिएको छ— हे अर्जुन ! यो योग (भक्ति) न धेरै खानेहरूको, न त खाँदै नखानेहरूको अर्थात् यो भक्ति न व्रत राख्नेहरूको, न अति सुलेहरूको तथा न अति जाग्राम राहनेहरूको सफल हुन्छ । यस श्लोकमा व्रत राख्नु पूर्ण रूपमा निषेध छ । आफ्नो गीता खोलेर हेर । धर्मदास जीलाई गीताका श्लोकहरू कण्ठस्थ पनि थिए किनकि उनी प्रत्येक दिन गीता पाठ गर्थे । तर पनि जिन्दा महात्मा रिसाउलान् कि भन्ने डरले गीता खोलेर अध्याय ६ श्लोक १६ पढे र सत्य स्वीकार गरेर भने— हजुरले मेरो आँखा खोलि दिनु भयो, हजुर त स्वयम् परमात्मा हुनु हुन्छ जस्तो छ ।

## “गीता अनुसार श्राद्ध-पिण्डदान कस्तो हो ?”

तिमी श्राद्ध तथा पिण्डदान पनि गर्छौं । गीता अध्याय ९ श्लोक २५ मा स्पष्टसँग लेखिएको छ— भूत पूज्नेहरूले भूतलाई नै प्राप्त गर्ने छन् । श्राद्ध, पिण्डदान आदि गर्नु भूत पूजा हो । यी सब व्यर्थका साधना हुन् ।

## “श्राद्ध-पिण्डदानप्रति रुची ऋषिको वेदमत”

मार्कण्डेय पुराणमा—“रौच्य ऋषिको जन्म”को कथा आउँछ । एकजना रुची ऋषि थिए । उनी ब्रह्मचर्य पालन गरी वेद अनुसार साधना गर्थे । विवाह गरेका थिएनन् । रुची ऋषिका पिता, हञ्जुरबुवा, जिजु बुवा तथा जिजुबाजे सबै पितृ (भूत) योनीमा भोकै-प्यासै भट्कि रहेका थिए । एक दिन ती चारै जनाले रुची ऋषिलाई दर्शन दिए र भने— पुत्र ! तिमीले किन विवाह नगरेको ? विवाह गरेर हाम्रो श्राद्ध गर । रुची ऋषिले भने— हे पितामहहरू ! वेदमा यस श्राद्ध आदि कर्महरूलाई अविद्या तथा मूर्खहरूको कार्य भनिएको छ । फेरि पनि हञ्जुरहरू किन मलाई यो कर्म गर भन्नु हुन्छ ?

पितृहरूले भने— श्राद्ध आदि कर्महरूलाई वेदहरूमा अविद्या अर्थात् मूर्खहरूको कर्म नै भनिएको छ भन्ने कुरा सत्य हो । फेरि पनि ती पितृहरूले रुची ऋषिलाई वेदविरुद्धको ज्ञान सुनाएर भ्रमित तुल्याए किनकि मोह पनि अज्ञानको जड हो । यसबाट वेदहरू तथा वेदहरूको संक्षिप्त रूप गीतामा श्राद्ध, पिण्डदान आदि भूत पूजाका कार्यलाई निषेध गरिएको छ भन्ने सिद्ध हुन्छ । त्यसैले यस्ता कार्यहरू गर्नु हुन्न । ती मूर्ख ऋषिहरूले आफ्ना पुत्रलाई पनि श्राद्ध गर्न विवश तुल्याए । उनले विवाह गरे, रौच्य ऋषिको जन्म भयो । छोरालाई पनि पापको भागी बनाए ।

जस्तो हामी गायत्री मन्त्र जाप गर्छौं । त्यो यजुर्वेदको अध्याय ३६ को मन्त्र ३ हो । जसको अधिलितर “ओम्” अक्षर छैन । यदि “ओम्” अक्षर यस वेदमन्त्रमा जोडिन्छ भने त्यो परमात्माको अपमान हो किनकि ओम् (ॐ) अक्षर त ब्रह्मको जाप हो । यजुर्वेद अध्याय ३६ मन्त्र ३ मा परम अक्षर ब्रह्मको महिमा छ । यदि कुनै अज्ञानी व्यक्तिले प्रधानमन्त्रीलाई पत्र लेखेको छ तर सम्बोधनमा मुख्यमन्त्री गर्दछ भने त्यो प्रधानमन्त्रीको अपमान हो । फेरि रहयो कुरा यस मन्त्र यजुर्वेदको अध्याय ३६ मन्त्र ३ को बारम्बार जाप गर्ने, यो कार्य पनि मोक्षदायक छैन । मन्त्रको मूल पाठ यस्तो छः—

भूर्भवः स्वः तत् सवितु वरेणीयम् भर्गो देवस्य धीमहि धीयो योनः प्रचोदयात् ॥

अनुवाद:— (भू:) स्वयम्भू परमात्मा पृथ्वीलोक (भव:) गोलोक आदि भवनहरू वचनद्वारा प्रकट तुल्याउने हुन् । (स्व:) स्वर्गलोक आदि सुखधाम हुन् । (तत्) उनी (सवितु:) साराका जनक परमात्मा हुन् । (वरेणीयम्) सम्पूर्ण साधकहरूले वरण गर्न योग्य अर्थात् असल आत्माहरूले भक्ति गर्न योग्य छन् । (भर्गो) तेजोमय अर्थात् प्रकाशमान (देवस्य) परमात्माको (धीमहि) उच्च विचार राखेर अर्थात् बडो समझ पूर्वक (धीयो यो नः

प्रचोदयात्) जसले बुद्धिमानहरू तुल्य विवेचन गर्दछ, त्यो विवेकशील व्यक्ति मोक्षको अधिकारी बन्दछ ।

**भावार्थः—** परमात्मा स्वयम्भू छन् । उनी भूमि, गोलोक, आदिलोक तथा स्वर्गलोक साराका सृजनहार हुन् । ती उज्जवल परमेश्वरको भक्ति श्रेष्ठ भक्तहरूले ‘उनी पुरुषोत्तम (सर्व श्रेष्ठ परमात्मा) हुन्, सम्पूर्ण प्रभुहरूभन्दा श्रेष्ठ हुन्, उनैको भक्ति गरौं जो सुखधाम अर्थात् सम्पूर्ण सुखका दाता हुन्’ भन्ने विचार राखेर गर्नु पर्छ ।

उपरोक्त मन्त्रको यो नेपाली अनुवाद तथा भावार्थ हो । यसको संस्कृत वा नेपाली अनुवाद पढि रहनाले मात्र मोक्ष हुँदैन किनकि यो त परमात्माको महिमाको एक अंश हो अर्थात् वेदका हजारौं मन्त्रहरू मध्ये यजुर्वेद अध्याय ३६ को मन्त्र सङ्ख्या ३ केवल एक मन्त्र हो । यदि कसैले चारै वेदहरूको पाठ गरि रहयो भने पनि मोक्ष हुँदैन । मोक्ष त वेदहरूमा वर्णित ज्ञान अनुसार भक्तिकार्य गर्नाले मात्र हुन्छ । उदाहरणः— बिजुलीले अँध्यारोलाई उज्ज्यालोमा बदल्छ, बिजुलीले भोटर चलाएर अन्न-बालीको सिँचाइ गर्छ, बिजुलीले मिल चलाई पिठो पिस्छ आदि-आदि थुप्रै बिजुलीका गुणहरू लेखिएका छन् । यो विद्युतको महिमा हो । यदि कुनै व्यक्तिले बिजुलीको यो महिमा प्रत्येक दिन पाठ गर्दछ भने उसले बिजुलीको कुनै लाभ प्राप्त गर्दैन । लाभ त बिजुली कनेक्शन गर्नाले मात्र प्राप्त हुन्छ । बिजुली कनेक्शन कसरी प्राप्त हुन सक्छ, केवल बिजुलीको महिमा गाउनाले मात्र कही हुँदैन ।

यसैगरी वेदमन्त्रहरूमा अर्थात् श्रीमद्भगवत् गीता (चारै वेदका सार) मा भनिएको मोक्ष प्राप्तिको ज्ञान अनुसार आचरण गर्नाले मोक्ष लाभ अर्थात् परमेश्वर प्राप्ति हुन्छ ।

प्रश्न नं. ३४ः (धर्मदास जीको) हे जिन्दा ! मलाई त गीतामा मोक्ष प्राप्तिको ज्ञान कुन हो भन्ने पनि ज्ञान छैन । भैले गीता पढेको छु, तर बुझेको छैन । हाम्रा गुरु जीले बताएको भक्ति श्रद्धापूर्वक गर्दै आइ रहेको छु । बर्णै देखि चल्दै आएको शास्त्र विरुद्ध भक्तिको प्रचलन सारा भक्तहरूलाई सत्य लागेको छ । के गीतामा लेखिएको भक्ति विधि पर्याप्त छ ?

**उत्तरः—** (जिन्दा बाबाको) गीतामा केवल ब्रह्म स्तरको भक्तिविधि लेखिएको छ । पूर्ण मोक्षका लागि परम अक्षर ब्रह्मको भक्ति गर्नु पर्छ । गीतामा पूर्ण विधि छैन, केवल सङ्केत छ । जस्तो गीता अध्याय १७ श्लोक २३ मा भनेका छन्— सच्चिदानन्द घन ब्रह्म अर्थात् परम अक्षर ब्रह्मको प्राप्तिका लागि ‘ॐ, तत् सत्’ मन्त्रहरूको निर्देश छ । यी मन्त्रहरू स्मरण गर्ने विधि तीन खालका छन् । यस मन्त्रमा ॐ क्षर पुरुष अर्थात् ब्रह्मको मन्त्र त स्पष्ट छ तर ‘पर ब्रह्म’ (अक्षर पुरुष) को मन्त्र ‘तत् सत्’ सङ्केतिक छ, जुन उपदेशीलाई तत्त्वदर्शी सन्तले बताउने छन् । पूर्ण ब्रह्म (परम अक्षर ब्रह्म) को मन्त्र ‘सत्’ पनि सङ्केतिक छ, यो पनि तत्त्वदर्शी सन्तले उपदेशीलाई बताउने छन् ।

तत्त्वदर्शी सन्तासँग पूर्ण मोक्षको मार्ग हुन्छ । जुन वेद, गीता, पुराण तथा अन्य उपनिषद आदि कुनै ग्रन्थहरूमा पनि छैन । तत्त्वज्ञानको सत्यता प्रमाणित गर्नका लागि गीता तथा वेदहरू सहयोगी हुन् । वेद-गीतामा भएका भक्तिविधि नै तत्त्वज्ञानमा पनि छन् । सूक्ष्मवेद अर्थात् तत्त्वज्ञानमा वेदहरू तथा गीताका भक्तिविधि पनि छन्, साथै यसभन्दा भिन्न पूर्ण मोक्षको साधना पनि छ । उदाहरणका लागि दशौं कक्षाको पाठ्यक्रम गलत होइन, तर अघुरो हो । B. A., M. A. को पाठ्यक्रममा कक्षा दशको ज्ञान पनि हुन्छ, त्यसभन्दा अगाडिका पनि हुन्छन् । यही अवस्था वेद-गीता तथा सूक्ष्म वेदको ज्ञानमा अन्तर छ भन्ने बुझ्नु पर्छ ।

प्रश्न नं. ३५: (धर्मदास जीको) पूर्ण मोक्षको मार्ग तत्त्वदर्शीसँग मात्र हुन्छ, वेद तथा गीतामा छैन भन्ने बुझ्नु कुराको प्रमाण गीता तथा वेदहरूमा कहाँ छ ? हे प्रभु जिन्दा । मेरो शाङ्का समाधान गर्नु होस्, हजुरको ज्ञानले हृदयलाई स्पर्श गर्दछ, सत्य पनि छ तर विश्वास त प्रत्यक्ष रूपमा प्रमाण देखेपछि मात्र हुन्छ नि ।

उत्तरः— (जिन्दा परमेश्वरको) गीता अध्याय ४ श्लोक २५-३० मा गीता ज्ञानदाताले भनेका छन्— हे अर्जुन ! सम्पूर्ण साधकहरूले आफ्नो साधना तथा भक्तिलाई पापनाशक अर्थात् मोक्षदायक ठानेर नै गर्दछन् । यदि उनीहरूलाई आफूले गरि रहेको भक्ति शास्त्रानुकूल छैन भन्ने निश्चय भएको भए साधना नै छोडि दिने थिए । जस्तो कैयौं साधकहरू देवताहरूको पूजा रूपी यज्ञ अर्थात् धार्मिक अनुष्ठान गर्नुलाई पूजा मान्दछन् । केही ब्रह्मसम्मको मात्र पूजा गर्दछन् । केही केवल आगोमा घिउ आदि हालेर अनुष्ठान गर्दछन्, जसलाई हवन भनिन्छ । (गीता अध्याय ४ श्लोक २५)

- ❖ अन्य योगीजन अर्थात् भक्तजन आँखा, कान, मुख आदि बन्द गरेर क्रियाहरू गर्दछन् । त्यसैमा आफ्नो मानव जीवन हवन अर्थात् समाप्त गर्दछन् । (गीता अध्याय ४ श्लोक २६)
- ❖ अन्य योगीजन अर्थात् भक्तजन स्वासको आउने-जाने प्रक्रियालाई ध्यान पूर्वक हेरेर भक्ति साधना गर्दछन्, जसबाट ती आत्मसंयम साधनारूपी अग्निमा आफ्नो जीवन हवन अर्थात् मानव जीवन व्यतीत गर्दछन् । यसलाई ज्ञानदीप मान्दछन् अर्थात् आफ्नो साधनालाई श्रेष्ठ मान्दछन् । (गीता अध्याय ४ श्लोक २७)
- ❖ केही अन्य साधकहरू द्रव्य अर्थात् धन द्वारा गरिने यज्ञ अर्थात् धार्मिक अनुष्ठान गर्दछन् । जस्तो- भोजन-भण्डारा गराउनु, कपडा-कम्बल बाँड्नु, धर्मशाला धारा पाटी आदि बनाउनु । यस्तो यज्ञ गर्दछन् । केही तपस्या गर्दछन्, केही योगासन गर्दछन् । यसैलाई परमात्मा प्राप्तिको साधन मान्दछन् । कति साधक अहिसा आदि तीक्ष्ण व्रत गर्दछन् । जस्तोः— मुखमा पट्टी बाँधेर खाली खुट्टा हिँड्नु, कैयौं दिनसम्म व्रत राख्नु आदि । अन्य योगीजन अर्थात् साधक स्वाध्याय अर्थात् प्रतिदिन वेद जस्ता कुनै

- ग्रन्थबाट केही मन्त्रहरू (श्लोकहरू) पाठ (यसलाई ज्ञान यज्ञ भनिन्छ ।) गरि रहन्छन् । यिनै क्रियाहरूलाई मोक्षदायक मान्दछन् । (गीता अध्याय ४ श्लोक २८)
- ❖ अर्का योगीजन अर्थात् भक्तजन प्राण वायु (स्वास) अपान वायुमा पुन्याउने क्रिया गर्दछन् । केही योगीजन यसका विपरीत अपान वायुलाई प्राण वायुमा पुन्याउने क्रिया गर्दछन् । कति साधकहरू अल्पहारी हुन्छन् । केही यौगिक क्रिया गर्दछन् । जस्तो प्राणायाममा लीन साधकले पान-अपानको गतिलाई रोकेर स्वास कम लिन्छन् । यसैमा आफ्नो मानव जीवनको हवन अर्थात् समर्पित गरि दिन्छन् । यी सबै (उपरोक्त अध्याय ४ श्लोक २५-३०) साधकहरू आ-आफ्ना यज्ञहरू अर्थात् धार्मिक अनुष्ठानहरू गरेर हामी पाप नाश गर्ने साधना भक्ति गरि रहेका छौं भन्ने ठान्दछन् । (गीता अध्याय ४ श्लोक ३०)
  - ❖ यदि साधकको साधना शास्त्रानुकूल छ भने हे कुरुश्रेष्ठ अर्जुन ! यस यज्ञबाट बचेको अमृत भोग खाने साधक सनातन ब्रह्म अर्थात् परम अक्षर ब्रह्मलाई प्राप्त गर्दछन् तथा यज्ञ अर्थात् शास्त्रानुकूल साधना नगर्ने पुरुषका लागि त यो पृथ्वीलोक पनि सुखदायक हुँदैन, अनि परलोक कसरी सुखदायक हुन सक्छ ? अर्थात् त्यस शास्त्रानुकूल साधना नगर्ने साधकलाई कुनै लाभ हुँदैन । यही प्रमाण गीता अध्याय १६ श्लोक २३-२४ मा पनि छ । (गीता अध्याय ४ श्लोक ३१)
  - ❖ गीता ज्ञानदाताले माथिका २५-३० सम्मका श्लोकहरूमा स्पष्ट गरेका छन्— जुन साधकले जस्तो साधना गरि रहेको हुन्छ, त्यसलाई मोक्षदायक तथा सत्य मानेर गरि रहेको हुन्छ । तर गीता अध्याय ४ श्लोक ३२ मा भनेका छन्— यज्ञहरू अर्थात् धार्मिक अनुष्ठानहरूको यथार्थ ज्ञान (ब्रह्मणः मुखे) परम अक्षर ब्रह्मले आफ्नो मुख कमलबाट बोलेर ज्ञान दिन्छन् । (त्यसलाई सच्चिदानन्द घन ब्रह्म अर्थात् परम अक्षर ब्रह्मको वाणी भनिएको छ । त्यसलाई तत्त्वज्ञान पनि भनिन्छ । त्यसैलाई पाँचौ वेद (सूक्ष्मवेद) पनि भनिन्छ ।) त्यस तत्त्वज्ञानमा भक्तिविधि विस्तार पूर्वक बताइएको छ । त्यसलाई बुझेपछि साधक सम्पूर्ण पापहरूबाट मुक्त हुन्छ अर्थात् पूर्ण मोक्ष प्राप्त गर्दछ ।

नोट:- गीता अध्याय ४ श्लोक ३२ को अनुवादमा सबै अनुवादकहरूले एकै खालका गल्ती गरेका छन् । “ब्रह्मणः” शब्दको अर्थ वेद लेखेका छन् । “ब्रह्मणः मुखे” को अर्थ “वेदको वाणीमा” लेखेका छन्, जुन गलत हो । तिनै अनुवादकहरूले गीता अध्याय १७ श्लोक २३ मा “ब्रह्मणः” को अर्थ सच्चिदानन्द घन ब्रह्म लेखेका छन्, जुन उचित हो । त्यसैले गीता अध्याय ४ श्लोक ३२ मा पनि “ब्रह्मण” को अर्थ सच्चिदानन्द घन ब्रह्म अर्थात् परम अक्षर ब्रह्म लेख्नु उचित हुन्छ । प्रमाणका लागि उपरोक्त गीताका श्लोकहरूका फोटोकपीहरू यसै पुस्तकको पृष्ठ २०४ देखि ३५७ मा हेर्नु होस् ।

गीता अध्याय ४ श्लोक ३४ मा गीता ज्ञानदाता भन्छन्— त्यो ज्ञान (जुन परमात्माले आफ्नो मुख कमलबाट बोलेर सुनाउँछन्, जुन तत्त्वज्ञान हो ।) तिमी तत्त्वदर्शी सन्तसामु गएर बुझ । उनलाई दण्डवत प्रणाम गर्नाले तथा कपट छोडेर नम्रतापूर्वक प्रश्न गरेपछि तत्त्वदर्शी सन्तले तिमीलाई तत्त्वज्ञानको उपदेश दिने छन् ।

यसबाट गीता ज्ञान पूर्ण छैन भन्ने सिद्ध हुन्छ तर गलत पनि छैन । गीता ज्ञानदातालाई पनि पूर्ण मोक्षमार्गको ज्ञान छैन किनकि तत्त्वज्ञानको जानकारी गीता ज्ञानदातालाई छैन, जुन परमात्मा (परम अक्षर ब्रह्म) ले आफ्नै मुखबाट बोलेका हुन्छन् । त्यसैलाई तत्त्वदर्शी सन्तबाट जानु भनिएको छ ।

यही प्रमाण यजुर्वेद अध्याय ४ मन्त्र १० मा पनि छ । परम अक्षर ब्रह्मलाई कसैले त “सम्भवात्” अर्थात् राम-कृष्ण जसरी उत्पन्न हुने वाला साकार भन्दछन् । कोही “असम्भवात्” अर्थात् परमात्मा उत्पन्न हुँदैनन्, उनी निराकार छन् भन्दछन् । परमात्मा उत्पन्न हुन्छन् या उत्पन्न हुँदैनन्, वास्तवमा कस्ता छन् ? यो ज्ञान “धीराणाम्” तत्त्वदर्शी सन्तले बताउँछन् उनैबाट सुन ।

प्रश्न नं. ३६: (धर्मदास जीको) हे प्रभु ! हे जिन्दा ! तत्त्वदर्शी सन्तको पहिचान के हो ? प्रमाणिक सदग्रन्थहरूमा कहाँ प्रमाण छ ? हजुरको ज्ञान आत्माको वार-पार भइ रहेको छ । हजुरको मुख कमलबाट गीताका शब्द-शब्दको यथार्थ भावार्थ सुनेर युगाँ देखिको प्यासी आत्मा केही तृप्त भइ रहेको छ र गद्गद पनि भइ रहेको छ ।

उत्तरः— (जिन्दा परमेश्वर जीको) परमेश्वरले भन्नु भयो— पहिले तत्त्वदर्शी सन्त अर्थात् पूर्ण ज्ञानी सतगुरुको लक्षण सुन:

गुरु के लक्षण चार बखाना, प्रथम वेद शास्त्रको ज्ञाना (ज्ञाता) ।

दूजे हरि भक्ति मन कर्म बानी, तीसरे समदृष्टि कर जानी ।

चौथे वेद विधि सब कर्मा, यह चार गुरु गुण जानो मर्मा ।

कबीर सागरको अध्याय “जीव धर्मबोध” को पृष्ठ १९६० मा यी अमृतवाणीहरू अङ्कित छन् ।

भावार्थः— तत्त्वदर्शी (पूर्ण सतगुरु) मा मुख्य चार गुणहरू हुन्छन्:

- (१) उनी वेद तथा अन्य सबै ग्रन्थहरूका पूर्ण ज्ञानी हुन्छन् ।
- (२) उनले परमात्माको भक्ति मन-वचन-कर्मले स्वयम् आफूले पनि गर्छन् केवल बोल्ने वक्ता मात्र होइन, करणी र कथनी अर्थात् काम र कुरोमा अन्तर हुँदैन ।
- (३) उनले सम्पूर्ण अनुयायीहरूलाई समान दृष्टिले हेर्दछन् । ऊँच-नीचको भेदभाव गर्दैनन् ।

(४) उनी सम्पूर्ण भक्तिकर्म वेदहरू अनुसार गर्छन् र गराउँछन् अर्थात् शास्त्रानुकूल भक्ति साधना गर्छन् र गराउँछन् । यी माथिका प्रमाणहरू सूक्ष्मवेदमा छन् र जुन परमेश्वरको आफ्नो मुखकमलबाट बोलिएका हुन् । अब म तिमीलाई श्रीमद्भगवत गीतामा बताइएको तत्त्वदर्शी सन्तको पहिचानको प्रमाण देखाउँचुः

श्री मद्भगवत गीता अध्याय १५ श्लोक १ मा स्पष्ट छः

ऊर्ध्वं मूलम् अधः शाखम् अश्वत्थम् प्राहुः अव्ययम् ।  
चन्द्रसि यस्य प्रणानि, यः तम् वेद सः वेदवित् ॥

अनुवादः— माथिल्तिर मूल (जरा) भएको, तलितर तीन गुण रूपी शाखा भएको उल्टो झुण्डिएको संसार रूपी पिपलको वृक्ष जान । यसलाई अविनाशी भनिन्छ किनकि उत्पत्ति-प्रलय चक्र सदा चलि रहने भएकाले यसलाई अविनाशी भनिएको हो । यस संसार रूपी वृक्षका पातहरू आदि छन्द अर्थात् भागहरू (parts) हुन् । (य तम् वेद) जसले यस संसार रूपी वृक्षका सम्पूर्ण भागहरू तत्त्वपूर्वक जान्दछ, (सः) ती (वेदवित्) वेदको तात्पर्य जान्ने अर्थात् तत्त्वदर्शी सन्त हुन् । जस्तो कि गीता अध्याय ४ श्लोक ३२ मा भनिएको छ— परम अक्षर ब्रह्म स्वयम् पृथ्वीमा प्रकट भएर आफ्नो मुख कमलबाट तत्त्वज्ञान विस्तार पूर्वक भन्दछन् । परमेश्वरले आफ्नो वाणी अर्थात् तत्त्वज्ञानमा भन्नु भएको छः—

कबीर, अक्षर पुरुष एक पेड है, क्षर पुरुष वाकि डार ।  
तीनों देवा शाखा हैं, पात रूप संसार ॥

भावार्थः— जमिनभन्दा बाहिरको भागलाई फेद भनिन्छ । फेदलाई अक्षर पुरुष जानौं, फेदबाट कैयौं मोटा हाँगा निस्किएका हुन्छन् । त्यस मध्ये एउटा मोटा हाँगालाई क्षर पुरुष जानौं । यस हाँगाबाट तीनवटा शाखा निस्कन्छन्, तिनलाई तीनै देवताहरू (रजगुण, ब्रह्मा जी, सतगुण विष्णु जी तथा तमगुण शिव जी) जानौं र यी शाखाहरूमा लागेका पातहरू संसार जानौं ।

गीता अध्याय १५ श्लोक १ देखि ४ मा साङ्केतिक विवरण छ । तत्त्वज्ञानमा विस्तारपूर्वक भनिएको छ । पहिले गीता ज्ञानको आधारमा जानौं ।

गीता अध्याय १५ श्लोक २ मा भनेका छन्— संसार रूपी वृक्षका तीन गुण (रजगुण ब्रह्मा जी, सतगुण विष्णु जी तथा तमगुण शङ्कर जी) रूपी शाखाहरू छन् । यी माथि (स्वर्गलोक) तथा तल (पाताल लोक) सम्म फैलिएका छन् ।

नोटः— रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शङ्कर हुन् । प्रमाणका लागि प्रश्न नं. ७ हेर्नु होस् । तीनै शाखाहरू तल-माथि फैलिएका छन् भन्नुको तात्पर्य— गीताको ज्ञान पृथ्वी लोकमा भनिएको थियो । तीनै देवताहरूको सत्ता तीनै लोकमा छ । १. पृथ्वीलोक, २. स्वर्ग लोक तथा ३. पाताल लोक । यी तीन मन्त्रीहरू हुन् । एक-एक

विभागका मन्त्री । रजगुण विभागको मन्त्री श्री ब्रह्मा जी, सतगुण विभागका मन्त्री श्री विष्णु जी तथा तमगुण विभागका मन्त्री श्री शिव जी ।

गीता अध्याय १५ श्लोक ३ मा भनेका छन्— हे अर्जुन ! यस संसार रूपी वृक्षको स्वरूप यहाँ (विचार कालमा) अर्थात् तिग्रो र मेरो गीताको ज्ञानको चर्चामा पाइदैन अर्थात् म भन्न सकिदैन किनकि यसको आदि र अन्त्यको मलाई राप्रो ज्ञान छैन । त्यसैले यस अति दृढ़ मूल भएको अर्थात् संसार रूपी वृक्षको मूल ती परमात्मा पनि अविनाशी छन् तथा उनको स्थान सत्यलोक, अलख लोक, अगम लोक तथा अकह लोक यी चार माथिका लोक पनि अविनाशी छन् । यी चारैलोकमा एकै परमात्मा भिन्न-भिन्न रूप बनाएर सिंहासनमा विराजमान छन् । त्यसैले यिनलाई “सुदृढ़ मूलम्” अतिदृढ़ मूल भएको भनिएको हो, यसलाई तत्त्वज्ञान रूपी शास्त्रले काटेर अर्थात् तत्त्वदर्शी सन्तबाट तत्त्वज्ञान बुझेर । फेरि गीता अध्याय १५ श्लोक ४ मा भनेका छन्— त्यसपछि परमेश्वरको त्यस परमपद अर्थात् सत्यलोकको खोजी गर्नु पर्छ, जहाँ गए पश्चात् साधक फेरि फर्केर संसारमा कहिल्यै आउँदैन । जो परमेश्वरबाट संसार रूपी वृक्षको प्रवृत्ति विस्तार प्राप्त भएको हो अर्थात् जुन परमेश्वरले सम्पूर्ण संसारको रचना गरेका हुन् । तिनै परमेश्वरको भक्तिको विषयमा पहिले तत्त्वदर्शी सन्तबाट बुझ । गीता ज्ञानदाताले आफ्नो भक्तिलाई पनि निषेध गरेका छन् । गीता अध्याय १५ श्लोक १६-१७ मा तीन प्रभु बताइएका छन् । श्लोक १६ मा दुई पुरुष भनिएको छ- क्षर पुरुष, अक्षर पुरुष । यी दुबै नाशवान छन् । श्लोक १७ मा तेस्रो परम अक्षर पुरुष छन्, जो संसार रूपी वृक्षको मूल (जरा) हुन् । उनी नै वास्तवमा अविनाशी हुन् । जरा (मूल) बाट नै वृक्षका सम्पूर्ण भागहरू (फेद, हाँगा, शाखाहरू तथा पातहरू) लाई आहारा प्राप्त हुन्छ । उनै परम अक्षर पुरुष नै तीनै लोकमा प्रवेश गरेर सबैको धारण-पोषण गर्छन् । उनै (मूल) मालिकको पूजा गर्नु पर्छ । यस विवरणमा तत्त्वदर्शी सन्तको पहिचान तथा गीता ज्ञानदाताको अल्पज्ञता अर्थात् तत्त्व ज्ञानहीनता स्पष्ट हुन्छ ।

### “जिन्दा बाबा दोस्रो पटक अन्तर्धान हुनु”

धर्मदास जीले भने— हे जिन्दा ! यो तपाईं के भन्दै हुनु हुन्छ ? श्री विष्णु जी तीनै लोकमा केवल एक विभागका मन्त्री हुन् ? तपाईं गलत भन्दै हुनु हुन्छ । श्री विष्णु जी त अखिल ब्रह्माण्डका स्वामी हुन् । यिनै श्री ब्रह्मा जीको स्वरूपमा उत्पत्ति गर्छन्, विष्णु रूपमा संसारको पालन गर्छन् तथा शिव रूपमा संहार गर्छन् । यी त कूलका मालिक हुन्, फेरि पनि तपाईंले श्री विष्णु जीलाई अपमान गर्नु भयो भने राप्रो हुन्न ।

परमेश्वर कबीर जीले भन्नु भयो:-

मूर्ख के समझावतै, ज्ञान गाँठि का जाय ।  
कोयला होत न उजला, भावै सौ मन साबुन लाय ॥

यति भनेर जिन्दा रूपधारी परमेश्वर अन्तर्धान हुनु भयो । दोस्रो पटक परमेश्वरलाई गुमाएपछि धर्मदास अत्यन्त उदास भए । भगवान् विष्णुमा यति धेरै अदुट आस्था थियो कि प्रत्यक्ष रूपमा प्रमाण देखेर पनि झूठलाई त्याग्न तयार भएनन् ।

कबीर जान बूझ साची तजै, करे झूठ से नहे ।

ताकि संगति हे प्रभु, स्वपन मे भी ना देह ॥

केही समय पश्चात् धर्मदासको बुद्धिबाट कालको साया (छाँया) हट्यो र आफ्नो गलितप्रति विचार गरे— सम्पूर्ण प्रमाण प्रत्यक्ष रूपमा गीताबाट नै देखाउनु भएको थियो । जिन्दा बाबाले त आफ्नो तर्फबाट केही भन्नु भएको थिएन । म कस्तो अभागी रहेछु भैले आफ्नो हठी व्यवहारले गर्दा देव स्वरूप तत्त्वदर्शी सन्त गुमाएँ । अब पुनः वहाँसँग भेट हुने छैन । मेरो जीवन वर्घमा समाप्त हुने छ । यो विचार गरेर धर्मदास सिरिङ्ग भए अर्थात् भयले काम्न थाले । खाना पनि थोरै खान थाले, उदास रहन थाले तथा मनमनै प्रार्थना गर्न थाले— हे देव ! हे जिन्दा बाबा ! एक पटक दर्शन दिनु होस् । भविष्यमा यस्तो गलित कहिल्यै गर्ने छैन । म हजुरसँग करबद्ध भएर प्रार्थना गर्दछु । भैले भनेका रामा-नरामा कुरामा ध्यान नदिनु होस् । हे गोसाईँ ! मलाई फेरि भेट दिनु होस् । हजुरको ज्ञान सत्य, हजुर सत्य, हजुरका एक-एक वचन अमृत हुन् । कृपया मलाई दर्शन दिनु होस्, अन्यथा मेरो जीवन धेरै दिनसम्म रहने छैन ।

तेस्रो दिन परमेश्वर कबीर जी एउटा नदीको किनारमा वृक्षमुनि बस्नु भएको थियो । छेउछाउमा केही आवारा गाईहरू पनि त्यही रुखमुनि बसेर पाउर लिइ रहेका अर्थात् उग्राई रहेका थिए । केही नदी किनारमा घाँस चरि रहेका थिए । धर्मदास जीको दृष्टि पितान्बर ओढेर नदी किनारमा बसी रहेका सन्तमा पर्यो । उनले छेउछाउमा गाईहरू पनि चरि रहेका देखे । उनलाई यस्तो लाग्यो मानौ साक्षात् भगवान् कृष्ण आफ्नो लोकबाट आएर बसेका होउन् । उत्सुकता पूर्वक धर्मदास सन्तका सामु गए । उनलाई यी त कुनै सामान्य सन्त हुन् जस्तो लाग्यो । फेरि पनि चरण स्पर्श गरेर अगाडि बढ्ने सोच आयो । धर्मदास जीलाई चरण स्पर्श तथा चरणमा शिर राख्दा कपास छोए जस्तै महशुस भयो । अनि चरण हातले थिचि-थिची अनुभव गर्दा चरणमा कही कतै हाड थिएन । माथि मुहारमा हेर्दा त उनै बाबा जिन्दा पहिलैकै भेषभुषामा बस्नु भएको थियो । जिन्दा रूपी परमेश्वर फेरि जानु त हुन्न भन्ने विचार गरेर धर्मदास जीले चरण दृढतापूर्वक समाते र आफ्नो गलितका लागि क्षमायाचना गर्दै भने— हे जिन्दा ! हजुर त तत्त्वदर्शी सन्त हुनु हुच्छ । म एक भ्रमित जिज्ञासु हुँ । मेरा शङ्काहरूको समाधान नभएसम्म कसरी मेरो अज्ञान नाश हुन्छ ? हजुर त महा कृपालु हुनु हुन्छ । म किंकरप्रति दया गर्नु होस्, मेरो अज्ञान हटाउनु होस् प्रभु ।

प्रश्न नं. ३७: (धर्मदास जीको) हे जिन्दा ! यदि श्री विष्णु जी पूर्ण परमात्मा होइनन् भने पूर्ण परमात्मा को हुन् ? कृपया गीताबाट प्रमाण दिनु होस् ।

उत्तरः— प्रश्न नं. १५ को उत्तर जिन्दा रूपधारी परमेश्वरले धर्मदासलाई पुनः सुनाउनु भयो ।

प्रश्न नं. ३८: धर्मदास जीले सोधे— श्री विष्णु जी तथा शङ्कर जीको पूजा गर्नु पर्छ कि पर्दैन ?

उत्तरः— (जिन्दा बाबाको):— गर्नु पर्दैन ।

प्रश्न नं. ३९: (धर्मदास जीको) कृपया गीताबाट प्रमाण दिनु होस् ।

उत्तरः— कृपया प्रश्न १७ को उत्तर पढ्नु होस् । परमात्माले धर्मदासलाई पढेर सुनाउनु भयो । गीता शास्त्रबाट प्रत्यक्ष देखेपछि धर्मदास हेरेको हेरै भए । मानौं कसैलाई सदमा (झट्का) लागेको होस् । झुठो भन्न पनि नसक्ने, स्वीकार गर्नका लागि केही समय लाग्छ ।

जिन्दा रूपधारी परमेश्वरले सम्बोधित गर्दै भन्नु भयो— हे वैष्णव महात्मा ! कुन दुनियामा गयौ ? यता हेर । धर्मदास निद्राबाट बिर्चिन्निए झौं सावधान भए र भने— केही होइन केही होइन । कृपया अझ ज्ञान सुनाउनु होस् ताकि मेरो भ्रम हठेर जाओस् । परमेश्वर कबीर जीले धर्मदास जीलाई सृष्टि रचना सुनाउनु भयो । कृपया यसै पुस्तकको पृष्ठ १२० सम्म पढ्नु होस् ।

सृष्टि रचना सुनेपछि धर्मदास जीलाई बहुलाउँछु कि जस्तो लाग्यो किनाकि आजसम्म हिन्दू धर्म गुरुहरू, ऋषिहरू, महर्षि तथा सन्तहरूबाट सुनेको ज्ञान निराधार तथा अप्रमाणिक जस्तै लागि रहेको थियो । जिन्दा बाबाले हिन्दू सदग्रन्थबाट नै प्रमाणित गरि रहनु भएको थियो । शङ्काको कुनै गुन्जाइस नै थिएन । मनमनै म पागल त हुने होइन भन्ने सोचि रहेका थिए ।

प्रश्न नं. ४०: (धर्मदास जीको) हे जिन्दा ! के हिन्दू धर्मका गुरुहरू तथा ऋषिहरूलाई शास्त्रहरूको ज्ञान छैन ?

उत्तरः— (जिन्दा महात्माको) के यो कुरा बताउन अझ पनि आवश्यकता छ र?

### “धर्मदास जीको अन्य सन्ताहरूसँगको ज्ञान चर्चा”

प्रश्न नं. ४१: (धर्मदास जीको) हिन्दू धर्मको कुनै सन्त, गुरु, महर्षिलाई सत्य अध्यात्म ज्ञान छैन भन्ने कसरी हुन सक्छ ? यति सोचेपछि धर्मदास जीको मनमा कुनै महामण्डलेश्वरबाट पनि ज्ञान पत्ता लगाउनु पर्छ, एउटा घुमन्ते जोगी-फकिरसँग के पो पाइन्छ र भन्ने विचार आयो । यो कुरा मनमा सोचि नै रहेका थिए कि परमेश्वर जीन्दा जीले धर्मदास जीको मनमा दोष भएको बुझेर भन्नु भयो— तिमी आफ्ना महामण्डलेश्वरबाट ज्ञान प्राप्त गर । यसो भनेर परमात्मा तेसो पटक अन्तर्धान हुनु भयो । धर्मदासजी ठगिए जस्तै भए र जिन्दा महात्माको मुखकमलबाट आफ्नो मनको

दोष सुनेर अत्यन्त लज्जित भए । प्रभु अन्तर्धर्यान भएपछि अति व्याकुल भए । तर धर्मदास जीलाई हाप्रा महामण्डलेश्वर बाट तत्त्वज्ञान अवश्य प्राप्त हुन्छ भन्ने कुरामा आशा थियो । जिन्दा बाबा (मुसलमान) को ज्ञानलाई तत्त्वज्ञान मानेर साधना स्वीकार गर्नु त धर्म परिवर्तन गर्नु जस्तै लागेको थियो । यो समाजमा निन्दाको कारण बन्ने छ, त्यसैले आफ्ना हिन्दू महात्माहरुबाट तत्त्वज्ञान प्राप्त गरेर श्रेष्ठ शास्त्रानुकूल भक्ति गर्नु उचित हुन्छ । यस पटक जिन्दा बाबा अचानक जानु धर्मदास जीलाई खासै खट्केको महशुस भएन किनकि उनलाई यति ढूलो तथा पुरातन हिन्दू धर्ममा के कुनै तत्त्वदर्शी सन्त छैनन् र ? भन्ने कुराको भ्रम थियो । धर्मदास जी एक वैष्णव महामण्डलेश्वर श्री ज्ञानानन्द जी वैष्णवको आश्रममा गए । त्यस समय श्री ज्ञानानन्द जीको बोलबाला थियो । उनी काशीका श्री रामानन्द जीका शिष्य थिए । तर त्यसबेला स्वामी रामानन्द जी त परमेश्वर कबीर जीका शिष्य/गुरु बनि सकेका थिए । उनले आफ्नो ज्ञानलाई अज्ञान मानि सकेका थिए । स्वामी रामानन्द जीले आफ्ना सम्पूर्ण ऋषिहरुलाई आफूले बताएको ज्ञान वर्थ तथा यो साधना शास्त्रविरुद्ध छ र तिमीहरु सबैले परमेश्वर कबीर जीबाट दीक्षा लेउ भनेका थिए । तर जातीय अभिमान, शिष्यहरुमा प्रतिष्ठा तथा ज्ञानको स्थानमा अज्ञानको भण्डारले गर्दा जीवलाई सत्य स्वीकार गर्न दिदैन ।

कबीर, राज तजना सहज है, सहज त्रियाका नेह ।  
मान बडाई ईर्ष्या, दुर्लभ तजना येह ॥

धर्मदास जीले श्री ज्ञानानन्द जीसँग प्रश्न गरे— स्वामी जी के भगवान विष्णुभन्दा माथि पनि कोही प्रभु छन् ? श्री ज्ञानानन्द जीले उत्तर दिए श्री विष्णु स्वयम् परम ब्रह्म परमात्मा हुन् । यी भन्दा माथि को हुन सक्छन् ? श्री कृष्ण जी पनि श्री विष्णु जी स्वयम् नै थिए । उनले श्रीमद्भगवत गीताको ज्ञान दिए । तिमीलाई कसले भ्रमित तुल्याए ? धर्मदास जीले सोधे— गीता अध्याय ८ श्लोक १ मा अर्जुनले तत् ब्रह्म के हो भनेर सोधेका छन् । गीता अध्याय ८ श्लोक ३ मा भगवानले उनी “परम अक्षर ब्रह्म” हुन् भने । यिनी त भगवान कृष्णभन्दा भिन्न प्रभु हुन् । स्वामी ज्ञानानन्दले भने— लाग्छ तिमीलाई त्यस काशीको जुलाहाको जादू चढेको छ, ल ल जाऊ आफ्नो काम गर । भगवान कृष्ण भन्दा अन्य कुनै प्रभु छैनन् । धर्मदास जीलाई जिन्दा बाबाले प्रमाणहरु सहित बताएको ज्ञान यिनीसँग छैन भन्ने थाहा पाए । धर्मदास जी निराश भएर त्यहाँबाट हिँडे । धर्मदास जीलाई काशीका जुलाहा नै बाबा जिन्दा हुन् भन्ने कुरा थाहा थिएन । धर्मदास जीले एउटा मोहनगिरी नामका महामण्डलेश्वर छन् भन्ने थाहा पाए र उनीकहाँ गएर भगवानको चर्चा शुरू गरे । पहिले एक रूपियाँ दक्षिणा चढाए, जसकारणले उनलाई मोहनगिरीले नजिकै बसाए र भने— भगवान शिव सम्पूर्ण सृष्टिको रचना कर्ता हुन् । यी भन्दा माथि संसारमा कोही प्रभु छैनन् । “ओम् नमः शिवाय” मन्त्रको जाप गर । धर्मदास जी प्रणाम गरेर हिँडे । मनमनै यिनको कस्तो नाम छ तर ज्ञान एक पैसाको पनि छैन भन्ने सोचे । कसैले धर्मदास जीलाई एक जना धेरै ढूला

तपस्वी छन्, जो कैयौं वर्षदेखि खडा भएर तप गरि रहेका छन् भनेर सुनाए । धर्मदास जी त्यहाँ गए । उनी नाथ पन्थसँग आबद्ध थिए । भगवान शिवलाई समर्थ परमात्मा बताउँथे । तप गरेर हठयोगद्वारा परमात्माको प्राप्ति हुन्छ भने विश्वास गर्दै । धर्मदास जीले यति कठोर तपस्याबाट परमात्मा प्राप्त हुन्छ भने यो मेरो सामर्थ्य भन्दा बाहिर छ भने सोधे र त्यहाँबाट पनि हिडे । उनले फेरि एउटा धेरै तूला विद्वान महात्मा काशी विद्यापीठबाट पढेर आएका छन् र उनलाई वेदहरूको पूर्ण विद्वान भनिन्छ भने थाहा पाए । धर्मदास जीले ती महात्मासँग परमात्मा कस्ता छन् भनेर सोधे । भगवान निराकार छन् भने उत्तर पाए । ती निराकार परमात्माको कुनै नाम छ ? धर्मदास जीले सोधे । विद्वानको उत्तरः उनको नाम ब्रह्म हो । धर्मदास जीले सोधे— के परमात्मालाई देख्न सकिन्छ ? उत्तरः— परमात्मा निराकार छन्, उनलाई कसरी देख्न सकिन्छ ? परमात्माको त केवल प्रकाश देख्न सकिन्छ । धर्मदास जीले सोधे— के श्री कृष्ण या विष्णु परमात्मा हुन् ? उत्तरः यी त सर्वुण देवता हुन्, परमात्मा निर्गुण छन् ।

धर्मदास जीले प्रश्न गरे— गीता र वेदको ज्ञानमा के अन्तर छ ? ब्राह्मणको उत्तरः— गीता चारै वेदहरूको सारांश हो । धर्मदास जीले भक्ति मन्त्र कुन हो भनेर सोधे । जवाफमा ब्राह्मणले गायत्री मन्त्र जाप गर भने = ओम् भूर्भवस्वः तत् सवितुः वरेण्यिम् भर्गादेवस्य धीमहि धीयो यो नः प्रचोदयात् । धर्मदास जीलाई जिन्दा बाबाले यस मन्त्रबाट मोक्ष सम्भव छैन भन्नु भएको थियो । धर्मदास जीले फेरि अगाडि बढे एक सन्त गुफामा रहन्छन् भने थाहा पाए । ती सन्त कैयौं दिनसम्म गुफाबाट बाहिर निस्कर्दैनये उनका सामु गएर धर्मदास जीले भगवान कसरी प्राप्त हुन्छ भनेर सोधे । सन्तले भने— इन्द्रियहरू माथि संयम् राख, यसबाट परमात्मा प्राप्त हुन्छ । नाम जापले केही हुँदैन । चिनी भन्दैमा मुख मीठो हुँदैन । यस जवाफबाट धर्मदास जीलाई सन्तोष मिलेन । सबै सन्तहरूसँग ज्ञान चर्चा गरेपछि धर्मदास जीलाई आफूले जिन्दा बाबालाई विश्वास न गरेकामा साहै पश्चाताप् भयो । जिन्दा बाबाले भन्नु भएको थियो— कुनै पनि महामण्डलेश्वर सन्तसँग यथार्थ अध्यात्म ज्ञान छैन । कुनै पनि सन्त तथा महात्माको ज्ञान प्रमाणिक छैन तथा कुनै शास्त्रको आधार छैन । धर्मदास रुन थाले । उनलाई आफ्नो अज्ञानताप्रति पश्चाताप् भयो र सोच्न थाले— म कस्तो अभागी रहेछु, मैले ती परमात्मा स्वरूप जिन्दा महात्मालाई विश्वास गरिनै । अब मैले ती अन्तर्यामीले मलाई भेटनु हुने छैन किनकि मैले कति पटक उहाँको अपमान गरे । अब के गर्तु, बाँच्न मन छैन तर आत्महत्या पाप हो । नराम्ररी रुन थाले । पछारिएर अचेत भए ।

उत्तरः— परमात्मा जिन्दा महात्माको रूपमा एउटा वृक्ष तल बस्नु भयो । धर्मदास जी सचेत भएपछि हृदय देखि नै पुकार गरे— हे जिन्दा महात्मा ! एक पटक दर्शन दिनु होस् । म थाकि सकै । कसैसँग पनि ज्ञान छैन । हजुरका सम्पूर्ण कुराहरू सत्य छन् । हे परमात्मा ! एक पटक म अज्ञानी महामूर्खलाई क्षमा गर्नु होस् । हजुर जिन्दा होइन परमात्मा हुनु हुन्छ । हजुर महाविद्वान हुनु हुन्छ । हजुरको ज्ञानको सामना गर्ने कोही समर्थ छैनन् । म अब जीन्दगीभरि नै हजुरप्रति अविश्वास गर्ने छैन । यस्ता कुराहरू विचार गर्दै अगाडि बढे । केही पर पुगेपछि एउटा रुखमुनि एउटा साधु बसेको

देखे, जसका सामु केही मानिसहरू पनि थिए । धर्मदास जीले सोचे— म त ती महामण्डलेश्वरसँग भेटेर आएको हूँ, जसको दर्शनार्थ थुप्रै भक्तहरू बसि रहेका हुन्थे भने यी सामान्य साधुसँग के भेट गर्नु ? तर एकाएक उनको मनमा केहीबेर थकाइ मार्नु छ, यही बस्तु भन्ने विचार आयो । फेरि प्रश्न पनि सोधि हालूँ न त भनेर सोधि हाले— हे महात्मा जी ! परमात्मा कस्ता छन् ? साधुले म नै परमात्मा हूँ भनेर जवाफ दिए । यिनी त मजाक गर्न थाले, यी सन्त पनि होइनन् होला भन्ने सोधी धर्मदास चुप लागे । विस्तारै सबै मानिस गए । जब धर्मदास जी पनि हिङ्न लागे, तब परमात्मा बोल्नु भयो— हे महात्मा ! के तिम्रा महामण्डलेश्वरहरूले परमात्मा कस्ता छन् भनेर बताएनन् ? धर्मदास जीले आश्चर्य पूर्वक हेरे र यस साधुलाई म कहाँ-कहाँ भट्के भन्ने कसरी थाहा भयो भनी सोचे । त्यही बेला परमात्माले त्यही जिन्दा बाबाको रूप बनाउनु भयो । धर्मदास जी चरणमा शरणागत भएर विलाप गर्दै रून थाले र भने— हे भगवान ! कसैसँग ज्ञान छैन । म पापी अवगुणी (गुण रहित) लाई क्षमा गर्नु होस् महाराज ! मैले धेरै ठूलो भूल गरे । हजुरले भन्नु भएको सृष्टि रचना ज्ञानका अगाडि सबै सन्तहरूको ज्ञान सूर्यको अगाडि बति जस्तो छ, सब फजुलका कुरा गर्छन् । परमेश्वरले धर्मदास जीसँग सोध्नु भयो— तिमीले वेदका विद्वानसँग परमात्मा कस्ता छन् भनेर सोध्नौ ? जवाफ परमात्मा निराकार छन् भन्ने मिल्यो । परमात्मालाई देखन सकिन्छ भनेर तिमीले सोधेको प्रश्नका जवाफमा ती अज्ञानीहरूले परमात्मा निराकार भएकाले देख्ने त सवाल नै हुदैन, परमात्माको त प्रकाश मात्र देखन सकिन्छ भने ।

विचार गर धर्मदास ! यो विचार कुनै नेत्रहीनको जस्तो छ, जसलाई सूर्य कस्तो छ भनेर सोध्यो भने उसको जवाफ सूर्य निराकार छ भन्ने हुन्छ । फेरि उसलाई के सूर्यलाई देखन सकिन्छ भनेर सोध्दा सूर्यलाई देखन त सकिन्दैन तर सूर्यका प्रकाशलाई देखन सकिन्छ भनेर जवाफ दिन्छ । त्यस नेत्रहीनलाई कसैले सोधे— सूर्य नभए प्रकाश चाहिँ कसको देखिन्छ ? यसैगरी अध्यात्म ज्ञानका नेत्रहीनहरू अर्थात् पूर्ण अज्ञानी सन्तहरू परमात्मा त निराकार छन् भन्ने व्याख्या गर्ने गर्छन् । परमात्मा निराकार भए उनको प्रकाश कसरी देखन सकिन्छ ? प्रकाश त परमात्मा कै हुन्छ । धर्मदास जीले भने— हे महात्मा जी ! यो विचार त मेरो दिमाग मै आएन । हजुरको दिव्य तर्कले मेरो आँखा खुल्यो । मैले भेटेका सारा महामण्डलेश्वरहरू महाअज्ञानी रहेछन् । हे जिन्दा महात्मा जी ! यदि मैले हजुरको ज्ञान सुनेपछि पनि यी मुर्खहरूसँग न भेटेको भए हजुरले जतिसुकै प्रमाण देखाए तथा बताए पनि मेरो भ्रम निवारण हुने थिएन ।

प्रश्न नं. ४२: (धर्मदास) हे जिन्दा ! हजुर रिसानी नहोस् । मेरो मनमा अझै एउटा शङ्का छ । के भगवान विष्णुको भक्ति रामो होइन ?

उत्तरः— (जिन्दा महात्मा जीको) हे धर्मदास ! श्रीमद्भगवत् गीता अध्याय २ श्लोक ४६ मा प्रमाण छ । गीता ज्ञानदाताले भनेका छन्— हे अर्जुन ! धेरै ठूलो जलाशय (तलाउ) को प्राप्ति पश्चात् सानो जलाशयमा व्यक्तिको कति प्रयोजन बाँकी

रहन्छ ? यसैगरी पूर्ण ज्ञान र पूर्ण परमात्माको भक्ति विद्या तथा त्यसबाट प्राप्त हुने लाभको ज्ञान भइ सकेपछि अन्य ज्ञानहरू तथा साना भगवानहरूप्रति त्यति आस्था बाँकी रहन्छ, जस्ति तूलो जलाशय प्राप्ति पश्चात् सानो जलाशय प्रति रहन्छ । सानो जलाशयको पानी राम्रो हुन्छ, तर पर्याप्त हुदैन । यदि एक वर्षसम्म वर्षा भएन भने सानो जलाशयको पानी सुक्छ तथा त्यस जलाशयमा आश्रित मानिसहरूले पनि अभावका कारण कष्टप्रद जीवन जिउँचन्, त्राहि-त्राही मच्चिन्छ । तर तूलो जलाशय (तलाउ) को पानी १० वर्षसम्म वर्षा भएन भने पनि सुक्दैन । तूलो जलाशय भेटेपछि मानिसहरू तत्काल सानो जलाशय (पोखरी) लाई छोडेर तूलो जलाशयको किनारमा गएर बस्छन् । गीता ज्ञान भनिएको समयमा सम्पूर्ण मानिसहरू सानो जलाशय (पोखरी) को पानीमा आश्रित थिए । त्यसैले यो उदाहरण दिइएको थियो । यसैगरी सतगुणी श्री विष्णु जीको भक्ति भलै राम्रो भएपनि पूर्ण मोक्षदायक छैन । श्री विष्णु जी पनि नाशवान छन् । यिनको पनि जन्म-मृत्यु हुन्छ । अनि साधक कसरी अमर हुन सक्छ ? त्यसैले पूर्ण मोक्ष अर्थात् अमर हुनका लागि अमर परमात्माको नै भक्ति गर्नु पर्छ ।

प्रश्न नं. ४३: हे जिन्दा महात्मा जी ! मैल हजुर माथि अविश्वास गरे । म पापी हूँ, मलाई क्षमा गर्नु होस् ।

उत्तरः— (जिन्दा बाबा जीको) हे धर्मदास ! मैले नै तिम्रो मनमा यो प्रेरणा गरि दिएको थिएँ । यदि तिमीले आफ्ना धर्मगुरुको खोजी नगरेको भए तिमीले मेरो कुरामा कहिलै विश्वास गर्ने थिएनौ । समय-समयमा तिम्रो मनमा हिन्दू धर्मका कुनै महर्षि महामण्डलेश्वर तथा सन्त-महन्थलाई तत्त्वज्ञान छैन भन्ने हुनै सक्दैन भन्ने कुराले आक्रान्त पारि रहने थियो । अब तिमी मेरो कुरामा विश्वास गर । विचार गर धर्मदास जी ! जब गीता ज्ञानदाता गीता अध्याय ४ श्लोक ३२ तथा ३४ मा भन्छन्— परम अक्षर ब्रह्म (परमेश्वर) ले आफै मुखले सुनाउने ज्ञान तत्त्वज्ञान हो । (गीता अध्याय ४ श्लोक ३२) त्यो ज्ञान तिमी तत्त्वदर्शी सन्तको समीपमा गएर जान र बुझ । (गीता अध्याय ४ श्लोक ३४) यसबाट गीता ज्ञान दिने परमात्मालाई नै तत्त्वज्ञान थाहा छैन भने गीताका पाठकहरू तथा यी प्रभु उपासकहरूसँग कसरी हुन्छ भन्ने स्पष्ट हुन्छ ।

गीता अध्याय २ श्लोक ५३ मा भनेका छन्— हे अर्जुन ! भिन्न-भिन्न प्रकारले भ्रमित तुल्याउने वचनहरूबाट हटेर तिम्रो बुद्धि एक तत्त्वज्ञानमा स्थिर हुने छ, तब तिमीलाई योग (भक्ति) प्राप्त हुने छ ।

भावार्थः— तब तिमी भक्त बन्ने छौ । त्यसैले धर्मदास तिमीलाई मैले ती सन्त-महामण्डलेश्वरहरू कहाँ जान प्रेरित गरेको थिएँ । अब तिमीलाई योग प्राप्त हुने छ । भक्त बन्न सक्ने छौ ।

प्रश्न ४४: (धर्मदास जीको) के पूर्ण मोक्षका लागि भगवान विष्णु जी तथा भगवान शङ्कर जीको पूजा छोड्नु पर्छ ?

उत्तरः— (जिन्दा बाबा) यी प्रभुहरूलाई होइन, यिनको पूजा छोड्नु पर्छ ।

प्रश्न ४५ः (धर्मदास जीको) हे जिन्दा ! यी विष्णु र शङ्कर प्रभुहरूलाई होइन, यिनीहरूको पूजा छोड्नु पर्छ, भन्ने कुरा मैले बुझिनै । मेरो सङ्कीर्ण बुद्धि छ । म महाअज्ञानी प्राणी हूँ । कृपया विस्तारपूर्वक बताउने (सम्झाउने) कृपा गर्नु होस् ।

उत्तरः— (जिन्दा महात्मा जीको) हे धर्मदास जी ! तिमीले यिनको साधना शास्त्रविधि त्यागेर मनोमानी आचरण गरि रहेका छौ । जसले गर्दा तिमीलाई कुनै लाभ प्राप्त भइ रहेको छैन । यी देवताहरूबाट लाभ लिने साधना सँग छ । जस्तो भैसीलाई भैसी-भैसी भनेर बोलायौ भने त्यसले तिमी तिर हेदैन । त्यसलाई बोलाउन एक विशेष मन्त्र छ । यदि भैसीलाई आँइ-आँइ भनेर बोलायो भने तत्काल प्रभावित भएर बोलाउने व्यक्ति तिर आउँछ । त्यसैगरी यी सम्पूर्ण आदरणीय देवताहरूको निज मन्त्र छ । जसबाट तिनीहरूले पूर्ण र तत्काल लाभ दिन्छन् । प्रिय पाठकगण ! त्यही मन्त्र म (सन्त रामपाल दास) सँग छ, जुन गुरु जीको माध्यमबाट परमेश्वरले मलाई दिनु भएको हो । आउनु होस् र प्राप्त गर्नु होस् ।

जस्तो प्रश्न नं. ३६ को उत्तरको वर्णनमा बताएको थिएँ— यो संसार एक वृक्ष भनेर बुझ । परम अक्षर पुरुष यसको जरा बुझ, अक्षर पुरुष फेद, क्षर पुरुष मोटो हाँगा, तीनै देवताहरू (रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शिव जी) यस संसार रूपी वृक्षका शाखाहरू र पात रूपी संसार भन्ने जान ।

यदि तिमीले आँपको विरुवा ल्याएका छौ भने त्यसलाई खाल्टो खनेर त्यसमा जरालाई राम्ररी राखी माटोले पुर्नु पर्छ र जरामा पानी हाल्नु पर्छ । तब मात्र त्यो विरुवा रुख बन्छ र त्यसका शाखाहरूमा फल लाग्छ । त्यसैले वृक्षका शाखाहरूलाई भाँचु हुदैन । ठीक यसैगरी संसार रूपी वृक्षको जरा अर्थात् परम अक्षर ब्रह्मलाई ईष्ट रूपमा प्रतिष्ठित गरेर पूजा गर्नाले शास्त्रानुकूल साधना हुन्छ, जुन परम लाभ दिने खालको हुन्छ । यसरी गरिएको भक्ति कर्महरूका फल यिनै तीन देवताहरू (संसार रूपी वृक्षका शाखाहरू) ले नै कर्म अनुसार प्रदान गर्दछन् । त्यसैले यिनीहरूको पूजा छोड्नु (त्याग्नु) पर्छ, तर यिनीहरूलाई छोड्न (भाँच) हुँदैन । यही प्रमाण श्रीमद्भगवत गीता अध्याय ३ श्लोक ८ देखि १५ सम्ममा पनि छ । यसमा भनेका छन्:-

- ❖ हे अर्जुन ! तिमी शास्त्रविदित कर्म गर अर्थात् शास्त्रमा जस्तो भक्ति गर्न भनिएको छ, त्यस्तै भक्ति कार्य गर । यदि घर त्यागेर जड्गलमा गयौ अर्थात् तिमी कर्म सन्यासी भयौं वा एकै ठाउँमा बसेर हठपूर्वक साधना गर्न थाल्यौ भने तिम्रो शरीरको पोषणको निर्वाह हुँदैन । त्यसैले कर्म नगुर्न भन्दा कर्म गर्दै भक्ति कर्म गर्नु श्रेष्ठ हो । (गीता अध्याय ३ श्लोक ८)
- ❖ जुन साधकले शास्त्रविधि त्यागेर मनोमानी आचरण गर्दछन् अर्थात् शास्त्रानुकूल भक्ति कर्म बाहेक अर्को कर्ममा लागेका मानिस समुदाय कर्महरूको बन्धनमा बाँधिएर सदा जन्म-मरणको चक्रमा रहि रहन्छन् । त्यसैले हे कुन्तीपुत्र अर्जुन !

- जुन शास्त्ररहित भक्ति कर्म गरि रहेका छौ, त्यसबाट आसक्ति रहित भएर शास्त्रानुकूल भक्ति कर्म गर । (गीता अध्याय ३ श्लोक ९)
- ❖ संसारको रचना गरेपछि प्रजापाति (कूलका मालिक) ले सर्वप्रथम मुनव्यको रचना गरेर साथ-साथै यज्ञहरू अर्थात् धार्मिक अनुष्ठानहरू सम्बन्धी ज्ञान दिदै भन्नु भएको थियो- यसरी बताइएको शास्त्रानुकूल कामहरूद्वारा तिमीहरूको वृद्धि हुने छ, यसरी शास्त्रानुकूल रूपमा गरिएको भक्ति तिमीहरूलाई इच्छित भोग दिने खालको छ । (गीता अध्याय ३ श्लोक १०)
  - ❖ यसरी शास्त्रानुकूल भक्तिहरूमा अर्थात् संसार रूपी वृक्षको जरा-मूल अर्थात् परम अक्षर ब्रह्मको सिंचाइ अर्थात् पूजा गरी देवताहरू अर्थात् संसार रूपी वृक्षका तीनै गुणरूपी शाखा (रजगुण ब्रह्मा, सतगुण विष्णु र तमगुण शिव) लाई उन्नत बनाउ । ती देवताहरू (संसार रूपी वृक्षका शाखाहरू तीनै देवताहरू) ले तिमीलाई कर्म अनुसार फल दिएर उन्नत गर्न् । यसरी एक अर्काद्वारा उन्नत भएर परम कल्याण अर्थात् पूर्ण मोक्ष प्राप्त गर्ने छौ । (गीता अध्याय ३ श्लोक ११)
  - ❖ शास्त्रविधि अनुसार गरिएको भक्ति कर्महरू अर्थात् यज्ञहरूद्वारा बढेका देवता अर्थात् संसाररूपी वृक्षको जरा अर्थात् मूल मालिक (परम अक्षर ब्रह्म) लाई ईष्ट रूपमा प्रतिष्ठित गरेर भक्तिकर्मद्वारा बढेका शाखाहरू (तिनै देवताहरू) ले तिमीलाई नमागीकन नै कर्म अनुसार इच्छित भोग निश्चय रूपमा दिइ नै रहने छन् । जस्तो आँपको जरामा सिंचाइ गरेपछि रुख भएर शाखाहरू उन्नत हुन्छन् । अनि ती शाखाहरूमा आफै फल लाग्छ र झार्छ । व्यक्तिहरूलाई कर्म अनुसार प्राप्त भएको धन उपरोक्त विधिद्वारा नै प्राप्त भएको हुन्छ । यदि कुनै व्यक्तिले ती देवताहरू (शाखाहरू) द्वारा प्राप्त धनमध्येबाट पुनः दान-पुण्य गर्दैन अर्थात् जसले पुनः शास्त्रानुकूल साधना गर्दैन, केवल आफ्नो मात्र पेट भर्दछ, स्वयले नै भोग गर्दछ भने त्यो परमात्माको चोर नै हो । (गीता अध्याय ३ श्लोक १२)
  - ❖ शास्त्रानुकूल भक्तिको विधिमा सर्व प्रथम परमात्मालाई भोग लगाइन्छ । भण्डारा गर्नु पर्छ । पहिले परम अक्षर ब्रह्मलाई ईष्ट रूपमा पुजेर भोग लगाई शेष भोजन भक्ताहरूमाझ बाँडिन्छ । त्यसबाट बचेको अन्न सत्सङ्गमा उपस्थित भएका असल आत्माहरूले नै खान्छन् किनकि पुण्य आत्माहरू नै परमात्माका लागि समय निकालेर धार्मिक अनुष्ठानमा सहभागी हुन्छन् । त्यसैले भनिएको छ— त्यस यज्ञबाट बाँकी रहेको अन्न खाने सन्ताजन सम्पूर्ण पापहरूबाट मुक्त हुन्छन् । तत्त्वदर्शी सन्ताको सत्सङ्गमा नजाने पापीहरूलाई ज्ञान हुँदैन । ती पापात्मा आफ्नो शरीर पोषण गर्नका लागि मात्र भोजन पकाउँछन् । तिनीहरू पाप नै खान्छन् किनकि भोजन खानु पूर्व हामी भक्तसन्ताहरू सबै परम अक्षर ब्रह्मलाई भोग लगाउँछौ, जसले गर्दा सारा भोजन पवित्र प्रसाद बन्छ । जसले यसो गर्दैन, त्यो परमात्माको चोर हो । भगवानलाई भोग नलगाइएको भोजन पापको भोजन हो । त्यसैले भनिएको छ— जसले शास्त्रानुकूल धर्मकर्म गर्दैनन् ती पापका भागी हुन्छन् । (गीता अध्याय ३ श्लोक १३)


- ❖ सम्पूर्ण प्राणी अन्नबाट उत्पन्न हुन्छन् । अन्न वर्षाबाट हुन्छ । वर्षा यज्ञ अर्थात् शास्त्रानुकूल धार्मिक अनुष्ठानबाट हुन्छ । यज्ञ अर्थात् धार्मिक अनुष्ठान शास्त्रानुकूल कर्महरूबाट हुन्छ । (गीता अध्याय ३ श्लोक १४)
- ❖ कर्म त ब्रह्म अर्थात् क्षर पुरुषबाट उत्पन्न भएको हो किनकि सम्पूर्ण प्राणीहरूलाई सनातन परम धाममा रहेदा काम नगरिकन सम्पूर्ण सुख तथा पदार्थ उपलब्ध थिए । यहाँ रहेका सम्पूर्ण प्राणीहरू आफ्नो गतिले क्षर पुरुषसँग आएका हुन् । अहिले सबैले कर्मको फल नै प्राप्त गर्नेन् । कर्म गरे मात्र जीवन निर्वाह हुन्छ । त्यसैले भनिएको हो- कर्म ब्रह्म (क्षर पुरुष) बाट उत्पन्न भएको बुझ र ब्रह्मलाई अविनाशी परमात्माबाट उत्पन्न भएको जान । (अधिक जानकारीका लागि यसै पुस्तकको पृष्ठ १२० मा सृष्टि रचना पद्धनु होस्।)


(नोट: यस श्लोक मा "अक्षर" शब्दको अर्थ अविनाशी परमात्मा सही छ । तर जहाँ क्षर पुरुष, अक्षर पुरुष तथा परम अक्षर पुरुषको वर्णन छ, त्यहाँ अक्षर पुरुष तथा क्षर पुरुष दुवैलाई नाशवान भनिएको छ । त्यहाँ अक्षरको अर्थ त्यही सही छ । गीता अध्याय १५ श्लोक १६-१७ मा वर्णन छ । यहाँ "अक्षर" को अर्थ अविनाशी परमात्मा हो किनकि सृष्टि रचनाबाट ब्रह्मको उत्पत्ति सत्यपुरुष (अविनाशी परमात्मा) ले गरेका थिए भन्ने स्पष्ट हुन्छ ।) यसबाट सिद्ध हुन्छ— (सर्वगत्म ब्रह्म) अर्थात् सम्पूर्ण ब्रह्माण्डहरूमा पहुँच भएका सबका मालिक (परमात्मा) सदा नै यज्ञहरू अर्थात् धार्मिक अनुष्ठानहरूमा प्रतिष्ठित रहन्छन् ।

**भावार्थ:-**— परम अक्षर ब्रह्मलाई ईष्टदेवको रूपमा प्रतिष्ठित गरेर धार्मिक अनुष्ठान अर्थात् यज्ञ एवं शास्त्रविधि अनुसार कर्म गर्नाले साधकलाई भक्तिको लाभ प्राप्त भई मोक्ष प्राप्त हुन्छ । संसार रूपी विरुद्धाको चित्र यसै पुस्तकको पृष्ठ ७९ हेर्नु होस् ।

पृष्ठ ७८ को चित्र हेर्नु होस् । यस चित्रमा विरुद्धाको शाखाहरूलाई खाल्टोमा गाडेर देखाइएको छ । जसले तीनै देवहरू (रजगुण ब्रह्मा, सतगुण विष्णु र तमगुण शिव) मध्ये कसैको पनि पूजा गर्दछ भने त्यसले शास्त्रविधि त्यागी मनोमानी आचरण गरेको हुन्छ, जुन गीता अध्याय १६ श्लोक २३-२४ मा अनुचित र व्यर्थ भनिएको छ । साधकले सर्वगत्म ब्रह्म अर्थात् परम अक्षर ब्रह्मको पूजा नगरेको तथा ईष्ट रूपमा नपुजेकोले उसको साधना व्यर्थ छ । शाखाहरूमा पानी हालाले विरुद्धा नष्ट हुन्छ । अन्य देवताहरूको पूजा गर्न गीता अध्याय ७ श्लोक १२-१५, २०-२३ तथा गीता अध्याय ९ श्लोक २३-२४ मा निषेध गरिएको छ । (प्रश्न नं. १७ को उत्तर पद्धनु होस् ।)

यसै पुस्तकको पृष्ठ नं. ७९ को चित्र हेर्नु होस् । यहाँ विरुद्धा सिद्धा अर्थात् सही तरिकाले रोपिएको छ । यो शास्त्रानुसार साधना हो, यो नै मोक्षदायक छ । यही प्रमाण गीता ग्रन्थमा छ । त्यसैले हे धर्मदास । श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शिव जी लाई छोड्नु हुँदैन । ईष्ट रूपमा गरिने यिनको पूजा छोड्नु पर्छ । तब मात्र भक्तको पूर्ण मोक्ष सम्भव छ ।





प्रश्न नं. ४६: (धर्मदास जीको) हे जिन्दा ! हजुरले तीनै देवहरू (रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शिव) को भक्ति गर्नेहरूको दशा त श्रीमद्भगवत् गीता अध्याय ७ श्लोक १२ देखि १५, २० देखि २३ तथा अध्याय ९ श्लोक २३- २४ मा प्रत्यक्ष प्रमाणित गरि दिनु भयो । जसमा भनिएको छ— तीनै गुणहरू (रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शिव) को भक्ति गर्नेहरू राक्षस स्वभाव धारण गरेका मनुष्यहरूमा नीच, दूषित कर्म गर्ने मूर्ख म (गीता ज्ञानदाता ब्रह्म) लाई पनि भज्दैनन् । अन्य देवताहरूको भक्ति पूजा गर्नेहरूको सुखको समय (स्वर्ग समय) क्षणिक हुन्छ । स्वर्गको प्राप्ति गरेर शीघ्र नै पृथ्वीमा जन्म धारण गर्नेन् । हे महात्मा जी ! कृपया संसारमा भएको घटनाको यस्तो प्रकरण सुनाउनु होस् जसबाट हजुरले बताउनु भएको कुराको सत्यताको प्रमाण प्राप्त होस् । तीनै देवताका पुजारीहरू यस्तो व्यवहार गर्नेन् ।

### **“हिरण्यकश्यपको कथा”**

उत्तर:— (जीन्दा जगदीशको)

१. रजगुण ब्रह्माका उपासकहरूको चरित्र:— एक हिरण्यकश्यप ब्राह्मण राजा थिए । कुनै कारण वश उसलाई भगवान विष्णु (सतगुण) प्रति ईर्ष्या भयो । ती राजाले रजगुण ब्रह्मा जी देवतालाई भक्ति गरेर खुशी पारे । ब्रह्मा जीले हे पुजारी । के मार्ग चाहन्छौ माग भने । हिरण्यकश्यपले विहान मर्लै न साँझ, बाहिर मर्लै न भित्र, दिनमा मर्लै, न रातमा, आकाशमा मर्लै न धरतीमा र न त बाहु मासमा नै मर्लै, न मानवबाट मर्लै, न पशु पक्षीबाट मर्लै भनेर वर मागे । ब्रह्मा जीले तथास्तु भने । यसपछि हिरण्यकश्यपले आफूलाई अमर ठानेर सबैलाई आफ्नो नाम जाप गर्न भन्न थाले । विष्णुको नाम जप्नेलाई मारि दिन्थे । उसको पुत्र प्रह्लाद विष्णु जीको भक्ति गर्थे । उनलाई कति सताएका थिए । हे धर्मदास ! कथासँग त तिमी परिचित छौ । भावार्थ:— रजगुण ब्रह्माका भक्त हिरण्यकश्यप राक्षस कहलिए, कुकुरको जस्तो मृत्यु भयो ।

### **“रावण तथा भूमासुरको कथा”**

२. तमगुण शिव जीका उपासकहरूको चरित्र:— लङ्काका राजाले तमगुण शिवको भक्ति गरेका थिए । उनले आफ्नो शक्तिले ३३ करोड देवताहरूलाई कैद गरेर राखेका थिए । अनि देवी सीताको अपरहण गरे । यिनको कस्तो गति भयो, तिमी सबै जान्दछौ । तमगुण शिवका उपासक राक्षस कहलिए, सर्वनाश भयो, निन्दाका पात्र बने ।

❖ अन्य उदाहरण:— तिमीलाई भूमासुरको कथा त अवगत छ नै । भूमागिरी भगवान शिव (तमोगुण) को भक्ति गर्दथे । उनले बाहु वर्षसम्म शिव जीको द्वारका सामुन्ने खुट्टामाथि र शिर तल (शीर्षसन) पारी भक्ति तपस्या गरे । एक दिन पार्वतीले भनिन्— हे महादेव ! हजुर त समर्थ हुनु हुन्छ । हजुरको भक्तले के मागि रहेको छ, प्रदान गर्नु होस् प्रभु । भगवान शिवले भूमागिरीलाई म तिमीसँग अति प्रसन्न छु, के

मान्छौ माग भने । भषागिरीले पहिले वचनबद्ध हुनु होस, तब माग्छु भने । भगवान शिव वचनबद्ध भए । तब भषागिरीले हजुरसँग भएको भषकण्डा (भषकडा) मलाई दिनु होस भनेर मागे । शिव प्रभुले त्यो भषकडा भषागिरीलाई दिए । कडा हात पर्नासाथ भषागिरीले भने—शिव जी होशियार । अब म तँलाई भष गर्नु र पार्वतीलाई श्रीमती बनाउँछु । यसो भनेर अभद्र तरिकाले हाँस्यो र शिव जीलाई मार्न दगुन्यो । भगवान शिव जी त्यस दुष्टको उद्देश्य थाहा पाएपछि भाग्न थाले । पछि—पछि पुजारी, अधिअधि ईष्टदेव शिव जी (तमगुण) भागि रहेका थिए ।

विचार गर: धर्मदास ! यदि तिग्रा देव शिव जी अविनाशी भएका भए मृत्युको भयले डराउने थिएनन् । तिमी यिनलाई अविनाशी भन्थ्यौ । अन्तर्यामी पनि भन्थ्यौ । यदि भगवान शिव अन्तर्यामी भएका भए पहिले नै भषागिरीको मनमा भएको फोहोर विचार थाहा पाउने थिए । यसबाट यिनी अन्तर्यामी पनि होइनन् भन्ने सिद्ध हुन्छ ।

भगवान शिव जी अधि-अधि र भषागिरी पछि—पछि दौडि रहेको समयमा आफ्नो रक्षार्थ भगवान शिवले परमेश्वरलाई पुकारे । तत्काल “परम अक्षर ब्रह्म” जी पार्वतीको रूप बनाएर भषागिरी दुष्टका सामु खडा भए र भषागिरीलाई आफ्नो छेऊमा आएर बस्न भने । भषागिरीलाई शिव जी नजिकै रोकिने छैनन् भन्ने थाहा थियो । भषागिरीले पार्वतीका लागि नै त उपद्रव मच्चाएको थियो । हे धर्मदास तिमीलाई सारा कथा थाहै छ । पार्वती रुपमा परमात्माले भषागिरीलाई गण्डहथ नाच नचाएर भष पारे । तमोगुणी शिवका पूजारी भषागिरी आफ्ना खराब कर्मका कारण भषासुर अर्थात् भस्मा राक्षस कहलिए ।

त्यसैले यी तीनै देवहरूका पूजारीहरूलाई राक्षस स्वभाव धारण गरेका मनुष्यहरूमा नीच दुष्प्रिय कर्म गर्ने मूर्ख भनिएको हो ।

### “हरिद्वारमा साधुहरूको कल्लेआम”

३. अब सतगुण श्री विष्णु जीका पूजारीहरूको कथा सुनाउँछु ।

एक समय हरिद्वारमा हरकीपैडीमा कुम्भ मेला लाग्यो । त्यस अवसरमा तीनै गुणहरूका उपासक आ-आफ्नो समुदायसहित एकत्रित भए । गिरी, पुरी, नागा र नाथ यी तमोगुण शिवका उपासक हुन् एवं वैष्णव सतगुण भगवान विष्णु जीका उपासक हुन् । हरकी पैडीमा प्रथम स्नान गर्नका लागि नागा तथा वैष्णव दुबै समुदायबीच झगडा भयो । लगभग २५ हजार त्रिगुणी (रजगुण ब्रह्म, सतगुण विष्णु तथा तमगुण शिव) का पूजारी जुधेर मरे, कल्लेआम गरिए । तरबार, छुरा, कटारीले एक अर्काको ज्यान लिए । सूक्ष्मवेदमा भनिएको छः—

तीर तुपक तलवार कटारी, जमधड जोर बधावै है ।  
हर पैडी हर हेत नहीं जाना, वहाँ जा तेग चलावै है ॥

काँटै शीश नहीं दिल करुणा जग में साध कहावै हैं ।  
जो जन इनके दर्शन कूँ जावै उनको भी नरक पठावै हैं ॥

हे धर्मदास ! उपरोक्त सत्य घटनाहरूबाट सिद्ध हुन्छ रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमोगुण शिव जीको पूजा गर्नेहरूलाई गीता अध्याय ७ श्लोक १२ देखि १५ मा राक्षस स्वभाव धारण गरेका मनुष्यहरूमा नीच दूषित कर्म गर्ने मूर्ख भनिएको छ ।

परमेश्वर जिन्दा जीको मुख कमलबाट उपरोक्त कथा सुनेर धर्मदास जीको टाउको फूटला जस्तो भयो । चक्कर लाग्यो । हिम्मत गरेर धर्मदास जीले भने— हे प्रभु ! हजुरले म ज्ञानको अन्धारलाई आँखा प्रदान गर्नु भयो । उपरोक्त सम्पूर्ण कथाहरू हामी सुन्ने तथा पढ्ने गर्थ्यो तर हामी गलत बाटोमा छौ भन्ने कहिल्यै ख्यालै भएन । हजुरलाई सयौ पटक धन्यवाद । हजुरले म पापीलाई नर्कबाट निकालि दिनु भयो प्रभु ।

प्रश्न नं. ४७: (धर्मदास जीको) हे जिन्दा महात्मा ! हजुरले भन्नु भयो र गीता अध्याय ७ श्लोक १८ मा मैले पनि आफ्नै आँखाले देखे, जसमा गीता ज्ञानदाता ब्रह्मले आफ्नो साधनाले हुने गतिलाई अनुत्तम अर्थात् घटिया भनेका छन् । यसलाई पनि त्यसैगरी स्पष्ट गर्ने कृपा गर्नु होस् । कुनै कथाको प्रसङ्ग सुनाउनु होस् ।

उत्तर:— (जिन्दा बाबा भेषधारी परमेश्वरको)

गीता अध्याय २ श्लोक १२, गीता अध्याय ४ श्लोक ५ तथा ९, गीता अध्याय १० श्लोक २ मा गीता ज्ञानदाता (ब्रह्म) ले भनेका छन्— हे अर्जुन ! मेरो र तिम्रो थुग्रै जन्म भइ सकेको छ, तिमी जान्दैनौ, म जान्दछु । श्रीमद्भगवत् गीता अध्याय १५ श्लोक ४ मा भनिएको छ— तत्त्वदर्शी सन्ताबाट तत्त्वज्ञान प्राप्त गरेर परमेश्वरको त्यो परमपदको खोजी गर्नु पर्छ, जहाँ गए पश्चात् साधक फर्क्केर फेरि संसारमा कहिल्यै आउँदैनन् । जुन परमेश्वरबाट संसाररूपी वृक्षको प्रवृत्ति विस्तार पूर्वक प्राप्त भएको छ अर्थात् जो परमेश्वरले सम्पूर्ण संसारको उत्पत्ति गरेका छन्, उनै परमेश्वरको भक्ति गर । फेरि गीता अध्याय १८ श्लोक ६२ मा गीता ज्ञानदाताले भनेका छन्— हे अर्जुन ! तिमी सर्व भावले ती परमेश्वरको शरणमा जाऊ, उनै परमेश्वरको कृपाले नै तिमीले परमशान्ति तथा सनातन परमधाम प्राप्त गर्ने छौ । हे धर्मदास ! जबसम्म जन्म-मरण रहन्छ, तबसम्म परमशान्ति हुन सक्दैन, न सनातन परमधाम नै प्राप्त हुन सक्छ । वास्तवमा परमगति त्यसलाई भनिन्छ, जसमा जन्म-मरण सदाका लागि समाप्त हुन्छ, जुन ब्रह्म साधनाबाट कहिल्यै सम्भव हुन सक्दैन । त्यसैले गीता अध्याय ७ श्लोक १८ मा गीता ज्ञानदाताले भनेका छन्— मेरो विचारमा सब ज्ञानी आत्मा असल छन् तर ती सब मेरो अनुत्तम (घटिया) गतिमा नै लीन छन् किनकि तिनीहरू मेरो (ब्रह्मको) भक्ति गरि रहेका छन् । ब्रह्मको साधनाको मन्त्र ‘ॐ’ हो । यसबाट ब्रह्मलोक प्राप्त हुन्छ । गीता अध्याय ८ श्लोक १६ मा स्पष्ट छ—ब्रह्मलोकमा गएका साधकहरू पनि पुनः

फर्केर संसारमा आउँछन् । त्यसैले ब्रह्मका साधकलाई परमशान्ति हुन सक्दैन, सनातन परमधाम प्राप्त हुन सक्दैन । वेदहरूमा वर्णित साधनाहरूबाट परमात्मा प्राप्ति हुदैन । केही सिद्धी प्राप्त हुन्छ र जसबाट ऋषिहरूले चमत्कार गरेर कसैलाई हानी पुऱ्याउँछन् र प्रसिद्ध हुन्छन् । अन्तमा पापको भागी बनेर चौरासी लाख प्रकारका प्राणीहरूको शरीरमा कष्ट झेलि रहन्छन् । त्यसैले ब्रह्म साधनाबाट हुने गति अर्थात् उपलब्धि अनुत्तम (घटिया) भनिएको हो ।

### “ऋषि द्वुणक तथा मानधाताको कथा”

कथा प्रसङ्गः गीता ज्ञानदाता (ब्रह्म) ले गीता अध्याय ७ श्लोक १६-१७ मा भनेका छन्— मेरो भक्ति चार प्रकारका भक्तले गर्दछन्:- १. आर्त (सङ्कट निवारणका लागि) २. अर्थार्थी (धन लाभका लागि) ३. जिज्ञासु (जो ज्ञान प्राप्त गरेर वक्ता बन्छन् ।) ४. ज्ञानी (केवल मोक्षका लागि भक्ति गर्ने) यी चारमध्ये चौथोलाई गीता ज्ञानदाताले आफ्नो पक्का भक्त भनेका छन् ।

ज्ञानीको विशेषता:- जसले मनुष्य जीवन केवल मोक्ष प्राप्तिका लागि मात्र प्राप्त भएको हो भन्ने बुझेको छ । उसलाई पूर्ण मोक्षका लागि केवल एक परमात्माको मात्र भक्ति गर्नु पर्छ, अन्य देवताहरू (रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमोगुण शिव) को भक्तिले पूर्ण मोक्ष हुँदैन भन्ने पनि थाहा हुन्छ । यस्ता व्यक्तिलाई ज्ञानी भनिन्छ । ती ज्ञानी आत्माहरूले गीता अध्याय ४ श्लोक ३४ तथा यजुर्वेद अध्याय ४० मन्त्र १० मा वर्णित तत्त्वदर्शी सन्त नभेटेकाले ‘ब्रह्म’ समर्थ परमात्मा हुन, ओम् (ॐ) यिनको भक्तिको मन्त्र हो र यस साधनाबाट ब्रह्मलोक प्राप्त हुन्छ तथा यसैबाट मोक्ष प्राप्ति हुन्छ भन्ने निष्कर्ष स्वयम्भूले वेदहरूबाट निकाले ।

ज्ञानी आत्माहरूले परमात्मा प्राप्तिका लागि हठयोग गरे । एकै स्थानमा बसेर घोर तप गरे तथा ओम् (ॐ) नामको जाप गरे । जबकी वेदहरू तथा गीतामा हठ गर्ने तथा घोर तप गर्नेलाई मूर्ख दम्भी (राक्षस) भनिएको छ । (गीता अध्याय ३ श्लोक ४ देखि ९, गीता अध्याय १६ श्लोक १७ देखि २० तथा गीता अध्याय १७ श्लोक १ देखि ६) । यिनीहरूलाई हठयोग गर्ने प्रेरणा कहाँबाट प्राप्त भयो ? श्री देवीपुराण (गीता प्रेस गोरखपुरबाट प्रकाशित सचित्र मोटा टाइप) को तेस्रो स्कन्दमा लेखिएको छ— ब्रह्मा जीले आफ्ना पुत्र नारदलाई सुनाए— जुन समयमा मेरो उत्पत्ति भयो, म कमलको फूलमा बसेको थिएँ । त्यसबेला तप गर-तप गर भन्ने आकाशवाणी भयो । मैले एक हजार वर्षसम्म तप गरेँ ।

हे धर्मदास जी ! ब्रह्मा जीले त सागर मन्थन पश्चात् मात्र वेदहरू प्राप्त गरेका थिए । उनले वेदहरू पढे । यजुर्वेद अध्याय ४० मन्त्र १५ मा “ओम्” नाम पाए । ओम्

नामको जाप र आकाशवाणीद्वारा सुनेको हठयोग (घोर तप) दुबै ब्रह्मा जी स्वयम्भले गर्न थाले र आफ्ना सन्तानहरू (ऋषिहरू) लाई बताए । (चारै वेदहरू तथा यिनैका निष्कर्ष श्रीमद्भगवत् गीतामा हठ गरेर घोर तप गर्नेहरूलाई राक्षस, क्रुरकर्मी, नराधम अर्थात् निच व्यक्ति भनिएको छ प्रमाणः गीता अध्याय १६ श्लोक १७ - २० तथा अध्याय १७ श्लोक १ - ६ मा) त्यही साधना ज्ञानी आत्मा ऋषिहरूले गर्न थाले । ती ज्ञानी आत्माहरूमध्ये एक चुणक ऋषिको प्रसङ्ग सुनाउँछु, जसबाट तिन्मो प्रश्नको सटिक उत्तर प्राप्त हुन्छः चुणक नामका एक जना ऋषि थिए । उनले हजारौ वर्षसम्म घोर तप गरे तथा ओम् (ॐ) नामको जाप गरे । यो ब्रह्मको भक्ति हो । ब्रह्मले कुनै पनि साधनाद्वारा कसैलाई पनि दर्शन नदिने प्रतिज्ञा गरेका छन् अर्थात् जप, तप तथा वेदहरूमा वर्णित यज्ञहरूबाट मेरो स्वरूपको दर्शन हुन सक्दैन भनेका छन् । गीता अध्याय ११ श्लोक ४८ मा भनेका छन् - हे अर्जुन ! तिमीले दर्शन गरेको मेरो रूप अर्थात् मेरो यो काल रूप मेरो स्वरूप हो । यसलाई वेदमा वर्णित विधि, जप, तप, यज्ञ तथा कुनै पनि क्रियाद्वारा देख्न सकिदैन । गीता ज्ञानदाताले गीता अध्याय ७ श्लोक २४-२५ मा स्पष्ट पारेका छन् - म कहिल्यै कसैलाई दर्शन दिन्न, आफ्नो योगमायाद्वारा अदृश्य रहन्छु, यो मेरो अविनाशी विधान हो । यी मूर्ख मानिसहरू मलाई मनुष्य रूप अर्थात् कृष्ण रूपमा मानि रहेका छन् । सामुन्नेमा खडा सेनाहरूलाई सङ्केत गर्दै गीता ज्ञानदाता भनि रहेका थिए । भन्नुको तात्पर्यः— म कहिल्यै कसैलाई दर्शन दिन्न, अहिले तिमीमाथि अनुग्रह गरेर यो मेरो रूप देखाएको हूँ ।

**भावार्थः—** वेदमा वर्णित विधि तथा अन्य प्रचलित क्रियाहरूद्वारा ब्रह्म प्राप्ति हुँदैन । त्यसैले ती चुणक ऋषिलाई ब्रह्म प्राप्ति भएन तर सिद्धि प्राप्ति भयो । ऋषिहरूले त्यसैलाई भक्तिको अन्तिम प्राप्ति ठाने । अधिक सिद्धि भएको ऋषि अन्य ऋषिहरूमाझ श्रेष्ठ गनिन थाले । यही उपलब्धि चुणक ऋषिलाई प्राप्त भएको थियो ।

एक मानधाता नामका चक्रवर्ती राजा (सारा पृथ्वीमा नै राज्य भएका शक्तिशाली राजा) थिए । उनीसँग ७२ अक्षौणी सेना थिए । राजाले आफ्नो आधीन राजाहरूलाई मेरो पराधीनता स्वीकार छैन भने युद्ध गर भने । एउटा घोडाको गलामा पत्र बाँधि दिए, जसमा लेखिएको थियो— जुन राजालाई राजा मानधाताको आधीनता स्वीकार छैन, उसले यस घोडालाई समात्नू र युद्धका लागि तयार हुनु । सारा पृथ्वीमा कुनै पनि राजाले घोडा समातेनन् । घोडासँगै केही सेना पनि थिए । फर्केर आउँदै गर्दा चुणक ऋषिले देखे र कहाँ गएका थियो सैनिकहरू भनेर सोधे । जवाफमा सैनिकहरूले भने— सारा पृथ्वी घुम्यौ, कसैले घोडा समातेनन् । कसैले पनि राजाको युद्ध स्वीकार गरेनन् । ऋषिले यो युद्ध म स्वीकार गर्नु भने । सैनिकले भने— हे कड्गाल ! तासँग खानका लागि एक गेडा दाना पनि छैन अनि युद्ध गर्ने महाराजा मानधातासँग ? यति भन्नासाथ घोडा समातेर ऋषिले एउटा रुखमा बाँधि दिए । यो खबर राजा मानधाताले थाहा पाएपछि युद्धको तयारी भयो । राजाले ७२ अक्षौणी सेनाको चार दुक्डी बनाए ।

ऋषिमाथि हमला गर्नका लागि एक दुकडी १८ अक्षौणी (१८ करोड) सेना पठाए । अर्कोतर्फ ऋषिले आफ्नो सिद्धिद्वारा चारवटा बम बनाए । एउटा बम पडकाउँदा राजाको १८ अक्षौणी सेना विनाश गरि दिए । राजाले दोस्रो दुकडी सेना पठाए । ऋषिले दोस्रो बम पड्काएर दोस्रो दुकडीको १८ अक्षौणी सेना नाश गरि दिए । यसरी चुणक ऋषिले राजा मानधाताका ७२ अक्षौणी सेनाहरू नष्ट गरि दिए । जसकारणले महर्षि चुणकको महिमा सारा पृथ्वीमा फैलियो । यही अनर्थको कारणले सर्वश्रेष्ठ ऋषि मानिए ।

हे धर्मदास ! (जिन्दा रूपधारी परमात्माले भन्नु भयो ) चुणक ऋषिले मारेका सेनाहरूको पाप कर्म ऋषिको सञ्चित कर्ममा जम्मा भयो । चुणक ऋषिले जाप गरेको एक अक्षरको मन्त्र ॐ (ओम्) को साटोमा उनी ब्रह्म लोकमा जाने छन् । अनि ब्रह्मलोकको आफ्नो सुखको समय व्यतित गरेर पृथ्वीमा जन्मने छन् । आफूले गरेको हठयोग तथा तपका कारण राजा बन्ने छन् । अनि मृत्यु उपरान्त कुकुरको जन्म हुने छ । त्यसपछि उनले मारेका ७२ अक्षौणी सैनिकहरूले बदला लिने छन् । कुकुरको टाउकोमा घाउ हुने छ र ७२ करोड सेनाहरू किरा बनेर बदला लिने छन् । त्यसैले हे धर्मदास ! गीता ज्ञानदाता (ब्रह्म) ले आफ्नो साधनाबाट हुने गतिलाई अनुत्तम (अश्रेष्ठ) भनेका छन् ।

प्रश्न नं. ४८: (धर्मदास जीको) हे जिन्दा ! गीता अध्याय १८ श्लोक ६२ मा भगवान कृष्णले कुन परमेश्वरको शरणमा जान भनेका हुन् भनेर मैले एकजना महामण्डलेश्वरलाई प्रश्न गरेको थिएँ । ती महामण्डलेश्वरले जवाफ दिएका थिए-भगवान् श्री कृष्णका अतिरिक्त कुनै भगवान नै छैनन् । कृष्ण जी नै स्वयम् पूर्ण परमात्मा हुनु हुन्छ, उहाँले आफ्नो शरणमा आउन भन्नु भएको हो, मात्र भनाइमा फरक भएको हो । हे जिन्दा जी ! कृपया म अज्ञानीको अज्ञानको निवारण गर्नु होस् ।

उत्तरः— (जिन्दा बाबा परमेश्वरको) हे धर्मदास !

ये माला डाल हुए है मुक्ता । षट्दल उवा-बाई बकता ।

तिम्रा सम्पूर्ण महामण्डलेश्वर तथा शङ्कराचार्यहरू टाल-टुल गरेर सोझा जनतालाई भ्रमित तुल्याइ रहेका छन् । उनीहरू भन्छन्— गीता ज्ञानदाताले गीता अध्याय १८ श्लोक ६२ मा अर्जुनलाई आफ्नो शरणमा आउन भनेको छन् तर यो कुरा सरासर गलत छ किनकि गीता अध्याय २ श्लोक ७ मा अर्जुनले भनेका छन्— हे कृष्ण ! अब मेरो बुद्धिले ठीक रूपमा काम गरि रहेको छैन । म हजुरको शिष्य हूँ, हजुरको शरणमा छु । मेरो हितमा भएका ज्ञान मलाई दिनु होस् । हे धर्मदास ! अर्जुन त पहिले देखि नै श्री कृष्णको शरणमा थिए । त्यसैले गीता अध्याय १८ श्लोक ६२ मा गीता ज्ञानदाताले आफूभन्दा अर्का “परम अक्षर ब्रह्मको शरणमा जान भनेका हुन् । गीता

अध्याय ४ श्लोक ३ मा गीता ज्ञानदाताले भनेका छन्— हे अर्जुन ! तिमी मेरा भक्त हौं । त्यसैले यो गीता शास्त्र सुनाएको हूँ ।

गीता ज्ञानदाता भन्दा अन्य पूर्ण परमात्माको विषयमा अरु प्रमाण गीता अध्याय १३ श्लोक ११ देखि २८, ३०, ३१ र ३४ मा पनि छ ।

श्रीमद्भगवत् गीता अध्याय १३ श्लोक १ मा गीता ज्ञानदाताले भनेका छन्— शरीरलाई क्षेत्र भनिन्छ, जसले यस क्षेत्र अर्थात् शरीरलाई जान्दछ, त्यसलाई “क्षेत्रज्ञ” भनिन्छ । (गीता अध्याय १३ श्लोक १)

गीता अध्याय १३ श्लोक २ मा गीता ज्ञानदाताले भनेका छन्— म क्षेत्रज्ञ हूँ, क्षेत्र तथा क्षेत्रज्ञ दुबै जान्नुलाई नै तत्त्वज्ञान भनिन्छ, यो मेरो मत हो । गीता अध्याय १३ श्लोक १० मा भनेका छन्— मेरो भक्ति अव्यभिचारिणी हुनु पर्छ । जस्तो अन्य देवताहरूको साधनालाई त गीता अध्याय ७ श्लोक १२ देखि १५ तथा २० देखि २३ मा र अध्याय ९ श्लोक २३ - २४ मा वर्थ भनिएको छ । केवल ब्रह्मको भक्ति गर र त्यसको विषयमा यहाँ भनिएको छ— अन्य देवताहरूमा आसक्त नहोऊ ।

**भावार्थः—**ज्ञान भक्ति तथा मुक्तिका लागि हो भन्ने बुझ, वक्ता बन्नका लागि होइन । यसका अतिरिक्त वक्ता बन्नका लागि ज्ञान सुन्नु अज्ञान हो । पतिव्रता स्त्रीको जस्तो केवल ममा आस्था राखेर भक्ति गर र अन्य मानिसहरूसँग बसेर अनेक बहाना बनाउने वा चाप्लुसी गर्ने खालको स्वभाव हुनु हुँदैन । एकान्त स्थानमा बसेर भक्ति गर ।

गीता अध्याय १३ श्लोक ११ मा गीता ज्ञानदाताले भनेका छन्— अध्यात्म ज्ञानमा रुचि राखेर तत्त्वज्ञानका लागि सदग्रन्थहरू हेर्नु तत्त्वज्ञान हो, त्यो ज्ञान हो तर तत्त्वज्ञानको आशामा कथा-कहानीहरू सुन्नु, सुनाउनु शास्त्रविधि विरुद्ध भक्ति गर्नु यी सब अज्ञान हुन् । तत्त्वज्ञानका लागि परमात्मालाई जान्नु नै ज्ञान हो ।

गीता अध्याय १३ श्लोक १२ मा गीता ज्ञानदाताले आफूभन्दा अर्का “परम ब्रह्म” अर्थात् श्रेष्ठ परमात्माको ज्ञान गराएका छन्, जुन परमात्मा (ज्ञेयम्) जान्न योग्य छन्, जसलाई जानेपछि (अमृतम् अश्नुते) अमरत्व प्राप्त हुन्छ अर्थात् पूर्ण मोक्षको अमृत जस्तो आनन्द भोग गर्न पाइन्छ । त्यसलाई राम्ररी भन्छु । (तत) ती अर्का (ब्रह्म) परमात्मालाई न त सत् भनिन्छ न त असत् अर्थात् गीता ज्ञानदाताले अध्याय ४ श्लोक ३२, ३४ मा भनेका छन्— तत्त्वज्ञानमा परमात्माको पूर्ण ज्ञान छ, त्यो तत्त्वज्ञान परमात्माले स्वयम् आफ्नै मुखकमलबाट उच्चारण गरेर भन्छन् । त्यो तत्त्वज्ञान तत्त्वदर्शी सन्तले जान्दछन्, उनलाई (तत्त्वदर्शी सन्तलाई) दण्डवत् प्रणाम तथा नम्रता पूर्वक प्रश्न गरेपछि परमात्माको तत्त्व राम्ररी जान्ने ती तत्त्वदर्शी सन्तले तिमीलाई तत्त्वज्ञानको उपदेश दिने छन् । यसबाट गीता ज्ञानदातालाई परमात्माको पूर्ण ज्ञान छैन भन्ने सिद्ध

हुन्छ । त्यसैले भनेका छन्— गीता ज्ञानदाता भन्दा भिन्न अर्का परमात्मा न सत् हुन् न असत् । यहाँ पर + ब्रह्मका अर्थ सात शब्द ब्रह्माण्ड भएका परब्रह्म अर्थात् गीता अध्याय १५ श्लोक १६ का अक्षर पुरुष होइनन् किनकि काल लोक (जुन २१ ब्रह्माण्डहरूको क्षेत्र छ) मा परब्रह्म भनिने अक्षर पुरुषको विशेष भूमिका छैन । यहाँ काल लोकमा काल तथा दयालको भूमिका छ । त्यसैले यहाँ (पर भनेको अर्का र ब्रह्म भनेको परमात्मा) ब्रह्म भन्दा अर्का परमात्मा पूर्ण ब्रह्मको वर्णन छ ।

**भावार्थः—** गीता अध्याय १३ श्लोक १२ मा गीता ज्ञानदाता भन्दछन्— म भन्दा भिन्न अर्का ब्रह्म अर्थात् प्रभु छन्, उनी अनादि हुन् । अनादिको अर्थ जसको कहिल्ये आदि अर्थात् शुरुवात तथा जन्म अर्थात् अन्त्य नभएको होस् भन्ने हो । गीता ज्ञानदाता क्षर पुरुष हुन्, यिनलाई ‘ब्रह्म’पनि भनिन्छ । यिनले गीता अध्याय २ श्लोक १२, गीता अध्याय ४ श्लोक ५ र ९, गीता अध्याय १० श्लोक २ मा स्वयम्‌ले स्वीकारेका छन्— हे अर्जुन ! तिम्रो र मेरो थुप्रै जन्म भइ सकेको छ । तिमी जान्दैनौ, म जान्दछु । यसबाट गीता ज्ञानदाता अनादि ‘ब्रह्म’ अर्थात् प्रभु होइनन् भन्ने सिद्ध हुन्छ । यसबाट गीता ज्ञानदाताले गीता अध्याय १३ श्लोक १२ मा आफूभन्दा भिन्न अविनाशी परमात्माको महिमा भनेका हुन् भन्ने सिद्ध हुन्छ । (गीता अध्याय १३ श्लोक १२)

गीता ज्ञानदाता ब्रह्म हुन् । यी एक हजार हात-गोडा भएका हुन् । यिनको सहस्र कमल छन् अर्थात् हजार पञ्चखुडीहरू (पुष्पपत्र) भएको कमल छ । गीता अध्याय ११ श्लोक ४६ मा अर्जुनले भनेका छन्— हे सहस्रबाहु ! (हजार हात भएका) हजुर चतुर्भुज रूपमा आउनु होस् । यसबाट गीता ज्ञानदाता केवल हजार भुजा भएका छन् भन्ने सिद्ध हुन्छ । त्यसैले गीता अध्याय १३ श्लोक १३ मा गीता ज्ञानदाताले आफूभन्दा भिन्न सबैतिर हात-गोडा भएका, सबैतिर आँखा, शिर र मुख भएका र सबैतिर कान भएका परमात्माको महिमा भनि रहेका छन् । ती परमात्मा संसारमा सबैतिर व्याप्त भएर अर्थात् आफ्नो शक्तिले सबै स्थिर तुल्याएका छन् र स्वयम् सत्यलोक (शाश्वत् स्थानम् तिष्ठति) मा बसेका छन् ।

गीता ज्ञानदाता भन्दा भिन्न अर्का समर्थ परमात्मा छन्, उनैले नै सारा संसार सञ्चालन तथा पालन गर्छन् भन्ने स्पष्ट भयो । (गीता अध्याय १३ श्लोक १३)

गीता अध्याय १३ श्लोक १४ मा पनि स्पष्ट छ । गीता ज्ञानदाताले आफूभन्दा भिन्न अर्का परमात्माको विषयमा अवगत गराएका छन्— सम्पूर्ण इन्द्रियहरूको विषयमा जान्ने अर्थात् अन्तर्यामी हुन् । सारा इन्द्रियहरूबाट रहित छन् अर्थात् परमात्माका इन्द्रियहरू हामी मानव तथा अन्य प्राणीहरूको जस्तो विकारग्रस्त छैन । ती परमात्मा आसक्ति रहित छन् अर्थात् उनी यस काल लोक (एक्काईस ब्रह्माण्डहरू) को कुनै वस्तु तथा पदार्थप्रति आशक्ति राख्दैनन् किनकि ती परमेश्वरको सत्यलोक यस कालको

क्षेत्रभन्दा असङ्गत्यौ गुणा उत्तम छ । त्यसैले ती परमात्मालाई असक्ति रहित भनिएको हो । उनै सबैको धारण-पोषण गर्ने हुन् । यही प्रमाण गीता अध्याय १५ श्लोक १७ मा पनि छ । ती परमात्मा निर्गुण छन्, तर सगुण भएर पनि आफ्नो महत्त्व देखाउँछन् । उदाहरणका लागि:- जस्तो आँपको रुख आँपको कोयाभित्र निर्गुण अवस्थामा हुन्छ । त्यस कोयालाई रोपेपछि त्यो विरुवा हुँदै रुखको रूपमा सगुण भएर आफ्नो महत्त्व प्रकट गर्दछ । तर परमात्मा सत्यलोकमा सगुण रूपमा बस्नु भएको छ किनकि परमात्माले आफ्नो वचन शक्तिले सम्पूर्ण सृष्टि रचना गरेर विधान बनाई छोडि दिनु भयो । उनै परमात्माको विधान अनुसार सम्पूर्ण प्राणीहरू तथा नक्त्र बन्ने-बिग्रने भइ रहन्छ, जीव कर्म अनुसार जन्मि-मरी रहन्छ । परमात्मालाई कुनै टेस्सन हुँदैन । तर परमात्मा प्रकट भएपछि त्यस बेला सम्पूर्ण गुणहरू भोग्दछन् । जस्तो आँपको वृक्ष निर्गुणबाट सगुण हुन थुप्रै समय लाग्छ । तर परमात्माका लागि समय सीमा छैन । वहाँ त क्षणमा निर्गुण र क्षणमा सगुण हुन सक्छन् । जस्तो क्षणमै सत्यलोक जानु हुन्छ, त्यसबेला हाम्रा लागि निर्गुण हुनु भयो र हामीले उहाँको गुणहरूको लाभ प्राप्त गर्न सक्दैनौ । क्षणमा पृथ्वीमा प्रकट हुनु हुँदा सगुण हुनु भयो र यस बेलामा हामीलाई आशीर्वाद दिएर आफ्नो गुणहरूको लाभ प्रदान गर्नु हुन्छ । यस आधारमा निर्गुण र सगुण भनिएको हो । यसबाट पनि गीता ज्ञानदाता भन्दा अर्का कुनै सबैको धारण-पोषण गर्ने परमात्मा छन् भन्ने सिद्ध हुन्छ ।

गीता अध्याय १३ श्लोक १५ र १६ मा पनि यही प्रमाण छ । गीता ज्ञानदाताले भनेका छन्- जस्तो सूर्य पर अर्थात् टाढा अवस्थित भए पनि पृथ्वीमा आफ्नो प्रभाव जमाएको हुन्छ । त्यस्तै परमात्मा सत्यलोकमा अवस्थित भएर पनि सम्पूर्ण ब्रह्माण्डहरूमा आफ्नो शक्तिको प्रभाव पारेका हुन्छन् । सम्पूर्ण चर-अचर भूतहरूको बाहिर-भित्र पनि छन् । त्यस्तै सूक्ष्म भएकाले हामी परमात्मालाई चर्म दृष्टिले देख्न सक्दैनौं, त्यसैले अविज्ञ अर्थात् हाम्रो ज्ञानभन्दा बाहिर छन् तथा उनै परमात्मा हाम्रो समीपमा र टाढा पनि अवस्थित छन् । परमात्मा त पर सत्यलोक (शाश्वत स्थान) मा छन्, उनको शक्तिको प्रभाव प्रत्येकसँग छ । (गीता अध्याय १३ श्लोक १५)

जस्तो सूर्य टाढा अवस्थित छ तर पृथ्वीमाथिका प्रत्येक प्राणीले आफैसँग देख्न् । जस्तै पानीले भरिएका थुप्रै घडाहरू एकै स्थानमा राखिएका छन् भने सूर्य प्रत्येक घडामा देखिन्छ । कुनैमा देखिने, कुनैमा नदेखिने हुँदैन । यसैगरी परमात्मालाई त्यस व्यक्तिले देख्दछ । यसैगरी नै परमात्मा एकै स्थानमा स्थित छन् । उनै परमात्मा जान्न योग्य छन् । भावार्थ:- गीता ज्ञानदाताले भनेका छन्- म भन्दा भिन्न परमात्माको ज्ञान हुनु पर्छ, उनी नै जान्न योग्य छन् । उनै परमात्माले आफ्नो विधान अनुसार साराको धारण-पोषण, उत्पत्ति तथा मृत्यु गर्दछन् । वास्तवमा 'ब्रह्मा' (सबैका उत्पत्ति कर्ता) उनै हुन् । वास्तवमा 'विष्णु' (सबैका धारण-पोषण गर्ने) उनै हुन् तथा शङ्कर

(संहार गर्ने) उनै हुन् । अन्य ब्रह्मा, विष्णु तथा शङ्कर त केवल एक ब्रह्माण्डका कर्ता-धर्ता हुन् । तर ती परमात्मा त सारा ब्रह्माण्डका ब्रह्मा, विष्णु तथा शङ्कर रूपमा एकै छन् । जस्तो भारत वर्षमा केन्द्रको पनि गृहमन्त्री हुन्छ र राज्यहरूमा पनि गृहमन्त्री हुन्छ । देशका प्रधानमन्त्रीले आफूसँग अन्य विभाग पनि राख्छन् । त्यसबेलामा प्रधानमन्त्री जी गृहमन्त्री आदि-आदि पनि हुन्छन् र प्रधानमन्त्री पनि हुन्छन् ।

यसबाट गीता ज्ञानदाताले आफूभन्दा अन्य समर्थ परमात्माको महिमा बताएका हुन् तथा गीता ज्ञानदाताभन्दा अन्य कोही पूर्ण परमात्मा छन् भन्ने स्पष्ट हुन्छ । (गीता अध्याय १३ श्लोक १६) गीता अध्याय १३ श्लोक १७ मा गीता ज्ञानदाताले आफूभन्दा भिन्न परमात्माको महिमा भनेका छन्, जुन यस प्रकार छः—

ती अर्का परमात्मा (परम ब्रह्म) सम्पूर्ण ज्योतिहरूका पनि ज्योति हुन् अर्थात् सबैको प्रकाशश्रोत हुन्, तिनै अर्का समर्थ परमात्माको शक्तिले सारा प्रकाशमान छन् र ती परमात्माको प्रकाश सबैको भन्दा अधिक छ । ती परमात्मालाई माया भन्दा अति परे (अलग, भिन्न, टाढा) रहेका भनिन्छ । वास्तवमा निरञ्जन उनी नै हुन् । गीता ज्ञानदातालाई माया सहित ‘ज्योति निरञ्जन’ भनिन्छ । ती परमात्मा त ज्ञानका भण्डार हुन्, उनै जान्न योग्य छन्, उनी (ज्ञानगम्यम्) तत्त्वज्ञानद्वारा प्राप्त हुन योग्य छन् ।

यस गीता अध्याय १३ श्लोक १७ को मूल पाठमा ‘ज्ञानम् ज्ञेयम् ज्ञान गम्यम्’ लेखिएको छ, जसको भावार्थः— (ज्ञानम्) जुन ज्ञान परमात्मा स्वयम् पृथ्वीमा प्रकट भएर तत्त्वज्ञान रूपमा आफ्नो मुखकमलबाट बोल्छन् । त्यसैले उनी ज्ञानरूप अर्थात् ज्ञानको भण्डार हुन् । ती परमात्मा (ज्ञेयम् ज्ञान गम्यम्) त्यही तत्त्वज्ञानद्वारा जान्न योग्य तथा त्यही तत्त्वज्ञानद्वारा प्राप्त गर्न योग्य छन् । ती परमात्मा सारा प्राणीहरूको हृदयमा स्थित छन् । जस्तो सूर्य टाढा भएर पनि प्रत्येक घडाको जलमा देखिन्छ । यथार्थमा सूर्य घडाहरूमा भने हुँदैन तर घडामा आफ्नो प्रभाव पार्छ र उष्णता दिन्छ । सूक्ष्म वेदमा भनिएको छः—

ब्रह्मा विष्णु शिव राई झूमकरा । नहीं सब बाजी के खम्ब सुनो राई झूमकरा ।  
वह सर्व ठाम सब ठौर है राई झूमकरा । सकल लोक भरपूर सुनो राई झूमकरा ।

यही प्रमाण गीता अध्याय १८ श्लोक ६१ मा पनि छ— हे अर्जुन ! शरीर रूप यन्त्रमा आरूढ भएका सम्पूर्ण प्राणीहरूलाई अन्तर्यामी परमेश्वरले आफ्नो माया अर्थात् आफ्नो शक्तिद्वारा उनीहरूको कर्म अनुसार भ्रमण गराउँच्छन् अर्थात् संस्कार अनुसार असल-खराब योनीहरूमा घुमाउँच्छन् । तिनै सर्व शक्तिमान परमात्मा सारा प्राणीहरूको हृदयमा स्थित अर्थात् विराजमान छन् । यसैगरी परमेश्वरको महिमा गीता अध्याय १३ श्लोक १७ मा पनि भनिएको छ । यसबाट गीता ज्ञानदाताले आफूभन्दा भिन्न अर्का पूर्ण परमात्माको महिमा भनेका हुन् भन्ने सिद्ध हुन्छ । (गीता अध्याय १३ श्लोक १७)

गीता अध्याय १३ श्लोक १८ मा गीता ज्ञानदाताले भनेका छन्— यसरी क्षेत्र अर्थात् शरीर, ज्ञानम् अर्थात् तत्त्वज्ञान र ज्ञेयम् अर्थात् जान्न योग्य परमात्माको महिमा मैले संक्षेपमा भनेको छु । मेरा भक्तहरू पहिले मर्लाई नै सर्वेसर्वा ठानेर ममा नै आश्रित थिए । तिनीहरू यस (विज्ञाय) तत्त्वज्ञानको आधारमा मेरो भाव अर्थात् मेरो शक्ति तथा ती समर्थको शक्तिसँग परिचित हुन्छन्, (उप पद्यते) त्यसपछि भक्ति गर्छन् र त्यही भाव प्राप्त गर्दछन् । (गीता अध्याय १३ श्लोक १८)

यसैगरी गीता अध्याय १३ श्लोक १९ मा गीता ज्ञानदाताले आफूभन्दा भिन्न अर्का पुरुष अर्थात् परमात्माको महिमा बताउँदै भनेका छन्— प्रकृति र पुरुष दुवै अनादि हुन् । यहाँ प्रकृतिको तात्पर्य सत्यलोकको प्रकृति हो । जसलाई पराशक्ति, परानन्दनी, महान प्रकृति भनिन्छ । पुरुषको अर्थ पूर्ण परमात्मा हो, यी दुवै अनादि हुन् । यस प्रकृतिको भावार्थ स्त्री रूप दुर्गाको जस्तो स्त्री रूप प्रकृति होइन । जस्तो सूर्य छ भने उसको प्रकृति उष्णाता पनि साथै हुन्छ । यसैगरी सत्यपुरुष तथा प्रकृति अर्थात् शक्ति दुवै अनादि हुन् ।

यसरी विकार तथा तीनै गुणहरू उत्पन्न भएका प्रकृति भिन्न हुन् भन्ने जान । गीता अध्याय ७ श्लोक ४-५ मा दुई प्रकृति भनिएको छ, एउटा जड र अर्को चेतन दुर्गा देवी । यहाँ दोस्रो प्रकृतिलाई दुर्गा भनिएको छ । (गीता अध्याय १३ श्लोक १९)

गीता अध्याय १३ श्लोक २० मा पनि अन्य (पुरुषः) परमात्माको वर्णन छ । गीता प्रेस गोरखपुरबाट प्रकाशित गीताको यस श्लोकको अनुवादमा “पुरुष” को अर्थ जीवात्मा लेखे । वास्तवमा यहाँ पुरुषको अर्थ परमात्मा हुन्छ । गीता अध्याय १३ श्लोक २० को यथार्थ अनुवाद “गहरी नजर गीता मे” हाम्रो वेबसाइट हेर्नु होस्, साथै डाउनलोड गर्न सकिन्छ । हाम्रो वेब साइट— [www.jagatgururampalji.org](http://www.jagatgururampalji.org)

गीता अध्याय १३ श्लोक २१ मा पनि अन्य (पुरुषः) परमात्माको वर्णन छ । यसको अनुवादमा गीता प्रेस गोरखपुरबाट प्रकाशित मा “पुरुषः” को अर्थ पुरुष नै लेखिएको छ, यो सही हो । पुरुषः को अर्थ परमात्मा हुन्छ । प्रकरणवश पुरुषःको अर्थ मनुष्य पनि हुन सक्छ किनकि परमात्माले मनुष्यलाई आफ्नो स्वरूप अनुसार बनाएका छन् । त्यसैले भनिन्छः— नर नारायण रूप है तू ना समझ देहि ।

### “चौरासी लाख प्रकारका जीवहरूभन्दा मानव देह उत्तम छ”

गीता अध्याय १३ श्लोक २२ मा गीता ज्ञानदाताले आफूभन्दा भिन्न अर्का परमात्माको प्रत्यक्ष प्रमाण बताएका छन् । गीता प्रेस गोरखपुरबाट प्रकाशित गीतामा यस श्लोकको अर्थ बिल्कुलै गलत छ । यसै पुस्तकको पृष्ठ २०४-३५७ मा हेर्नु होस् ।

यथार्थ अनुवाद:- जस्तो पहिलेका श्लोकहरूमा प्रत्येक घडाको जलमा सूर्य स्थित रहेर जललाई आफ्नो उष्णता दिएको देखिए जस्तै परमात्मा प्रत्येक जीवका साथमा रहन्छन् । सौर्य उर्जा संयन्त्र जहाँसुकै जडान गरिए पनि त्यसले सूर्यबाट उष्णता प्राप्त गरी उर्जा संग्रह गर्दछ, यसैगरी परमात्मा प्रत्येक जीवको हृदय कमलमा विद्यमान हुन्छन् र प्रत्येक जीवको साथमा रहन्छन् । त्यसैले यस श्लोक (गीता अध्याय १३ श्लोक २२) मा भनेका छन्— ती परमात्मा सारा प्रभुहरूका पनि स्वामी भएकाले “महेश्वर”, साराका धारण-पोषण गर्नाले “कर्ता” सत्यलोकमा बसेका प्रत्येक प्राणीहरूको प्रत्येक गतिविधि हेर्ने भएकाले, “उपद्रष्टा” भनिएको छ । जीवले परमात्माको शक्तिले सम्पूर्ण कार्य गर्दछ । जीव परमात्माको अंश हो । (रामायणमा पनि भनिएको छ— ईश्वर अंश, जीव अविनाशी) जसकारणले जीवले आफूले गरेको कर्म अनुसार जे जस्तो सुख-दुःख भोग्दछ, त्यो आफ्नो अंशको सुख-दुःखको महसुस परमात्मालाई पनि हुन्छ । सूक्ष्म वेदमा लेखिएको छ— कबीर कह मेरे जीवको दुःख ना दिजो कोय ।

भक्त दुःखाए मै दुःखी, मेरा आपा भी दुःखी होय ॥

त्यसैले “भोक्ता” भनिन्छ । प्रत्येक प्राणीलाई गुप्त रूपमा उचित राय दिने हुनाले परमात्मालाई “अनुमन्ता” भनिन्छ । परमात्मा शब्दको सन्धिच्छेद = परम + आत्मा = श्रेष्ठ आत्मा = परमात्मा । यदि कसैले दुःखको भोग पनि दिन्छ, सुखको भोग पनि दिन्छ । जीवले जस्तो कर्म गर्छ, त्यस्तै भोगछ भने उसलाई “परमात्मा” भन्न सकिदैन, श्रेष्ठ आत्मा पनि हुन सक्दैन । जस्तो यस काल (ब्रह्म) लोकमा विधान छ— जस्तो कर्म गर्छौं, तिमीलाई भगवानले त्यस्तै फल अवश्य दिने छन् । त्यसैले यी प्रभु (स्वामी) त हुन् तर परम आत्मा होइनन् । यस मानव शरीरमा (पर:) अर्का (पुरुषः) परमात्मा जीवका साथमा अभिन्न रूपमा रहन्छन् । सूर्यले प्रत्येक प्राणीहरूलाई आफ्नो उर्जा दिए जस्तै यी भिन्न अर्थात् अर्का परमात्मा उपरोक्त महिमायुक्त छन् । जस्तो सौर्य उर्जाले बलेको बलमा सूर्य हुन्छ अर्थात् सूर्यको उर्जाले कार्य गर्दछ । पूर्ण परमात्माको पनि भूमिका यस्तै हुन्छ भन्ने बुझ्नौ ।

गीता अध्याय १३ श्लोक २३ मा पनि अन्य (पुरुषम्) परमात्मा भनिएको छ— जुन सन्तले उपरोक्त तवरले (पुरुषम्) परमात्मा, प्रकृति तथा गुणहरू सहित जान्दछ, त्यो सन्त-साधकले सब तवरबाट परमात्मामा लीन (वर्तमान) रहेर पुनर्जन्म प्राप्त गर्दैन अर्थात् उसले पूर्ण मोक्ष प्राप्त गर्दछ ।

गीता अध्याय १३ श्लोक २४ मा पनि अन्य परमात्माको वर्णन छ, जुन गीता ज्ञानदाता भन्दा भिन्न छन्— जुन परमात्मा सूर्य सदृश जीवात्माका साथ अभेद्य रूपमा रहन्छन्, उनलाई साधकले टेस्टरले बिजुली देखे जसरी ध्यानद्वारा दिव्य दृष्टिले हृदयमा देख्दछ भने अन्य साधकहरूले ज्ञान सुनेर विश्वास गरी परमात्माको अस्तित्व स्वीकार

गर्जन् । अन्य भक्तजन (कर्मयोगेन) परमात्माका कर्महरू अर्थात् लिलाहरू देखेर परमात्माको अस्तित्व बुझदछन् । जस्तो संसारमा लगभग ७ अरब जनसङ्ख्या छन् । कसैको पनि अनुहार एक अर्कासँग मिल्दैन । (कविले भनेका छन्— कई अरब बनाए बन्दे आँख, नाक, हाथ लगाए । एक-दूसरे के नाल कोई भी रलदे नहीं रलाए ॥) कुनै सर्वज्ञ शक्ति छ, जसलाई “परमात्मा” भनिन्छ भन्ने पनि सिद्ध हुन्छ । केही भक्तजन परमात्माको यस्ता खालका कार्यहरू देखेपछि परमात्मालाई मान्दछन् ।

गीता अध्याय १३ श्लोक २५ मा भनिएको छ— जो शिक्षित छैनन् र जो न ध्यान गर्जन्, न ज्ञान सम्बन्ध सक्छन्, तथा न परमात्माको संरचना अनुसार परमात्मालाई बुझन सक्छन् । उनीहरूले, अन्य शिक्षित तथा विद्वान व्यक्तिहरूबाट परमात्माको महिमा सुन्छन् र जब यी शिक्षित तथा ज्ञानी व्यक्तिले भन्दछन् भने परमात्मा हुन् भन्ने स्वीकार्छन् । अनि ती उपासना गर्न थाल्छन् । ती सब सुनेका साधकहरू परमात्माको अस्तित्वलाई स्वीकारेर उपासना गरी यस मृत्युलोक (मृत्यु संसार) बाट पार हुन्छन् ।

गीता अध्याय १३ श्लोक २६ मा त यति मात्र भनेका छन्— सम्पूर्ण प्राणीहरू क्षेत्र अर्थात्, दुर्गाको शरीर तथा क्षेत्रज्ञ अर्थात् गीता ज्ञानदाता क्षर ब्रह्मको संयोगले उत्पन्न हुन्छन् । ध्यान रहोस्— गीता ज्ञानदाताले गीता यसै अध्याय १३ को श्लोक १ मा भनेका छन्— “क्षेत्र” त शरीरलाई भनिन्छ तथा जसले शरीरको विषयमा जान्दछ, उसलाई “क्षेत्रज्ञ” भनिन्छ । गीता अध्याय १३ श्लोक २ मा भनेका छन्— यस काल लोक (एकार्काइस ब्रह्माण्डहरूको क्षेत्र) मा उत्पन्न हुने जितिपनि प्राणी छन्, ती सब दुर्गा जी तथा काल भगवानको संयोगबाट उत्पति हुन्छ अर्थात् कालको प्रेरणाले नर-मादाबाट काल सृष्टि उत्पन्न हुन्छ ।

गीता अध्याय १३ श्लोक २७ मा अन्य परमेश्वर स्पष्ट रूपमा छन्, जो गीता ज्ञानदाता भन्दा भिन्न (अर्का) छन्— जस्तो पहिलेका श्लोकहरूमा प्रमाण सहित जलले भरिएका घडाहरूमा सूर्य देखिए जसरी प्रत्येक प्राणीको शरीरमा हृदयमा बसेको देखिन्छ भन्ने बताइएको छ । त्यसैगरी यस श्लोक २७ मा भनिएको छ— परमेश्वर हृदयमा बसेका छन् । प्राणीको शरीर नष्ट भएपछि पनि परमेश्वर नष्ट हुँदैनन् । जस्तो कुनै घडा फुट्यो, त्यसको पानी भुईमा पोखियो र पृथ्वीमा समाहित भयो र पनि त सूर्य यथावत् छ । त्यसैले परमेश्वर अविनाशी छन्, जुन सन्तले परमात्मालाई यस दृष्टिकोणले हेर्दछन्, उनले सही रूपमा बुझदछन्, उनी नै तत्त्वदर्शी सन्त हुन् ।

यस गीता अध्याय १३ श्लोक २७ मा परमेश्वर शब्द लेखिएको छ । यसबाट पनि गीता ज्ञानदाताभन्दा भिन्न अन्य परमात्माको बोध हुन्छ । आउनु होस् जानौः—

“परमेश्वर” को सन्धि विच्छेद = परम + ईश्वर

व्याख्या:— “ईश” को अर्थ हो— स्वामी, प्रभु, मालिक । “वर” को अर्थ हो- श्रेष्ठ, पति

१. ईश त गीता ज्ञानदाता 'क्षर पुरुष' अर्थात् क्षर ब्रह्म हुन्; जो केवल एककाईस ब्रह्माण्डहरुका ईश अर्थात् प्रभु हुन् ।
२. ईश्वर— ईश अर्थात् क्षर पुरुषभन्दा श्रेष्ठ प्रभु । उनी केवल ७ शङ्ख ब्रह्माण्डहरुका प्रभु हुन् । यिनलाई अक्षर पुरुष तथा परब्रह्म पनि भनिन्छ ।
३. परमेश्वर— ईश्वर अर्थात् अक्षर पुरुषभन्दा परम अर्थात् श्रेष्ठ छन्, जो असङ्ख्य ब्रह्माण्डहरुका प्रभु हुन्, उनलाई परम अक्षर ब्रह्म पनि भनिन्छ । (गीता अध्याय ८ श्लोक ३ मा प्रमाण छ ।) गीता अध्याय १५ श्लोक १६-१७ मा तीनै पुरुषहरुका वर्णन छ— क्षर पुरुष गीता ज्ञानदाता ईश र अक्षर पुरुष, यी ईश्वर हुन् । गीता अध्याय १५ श्लोक १७ मा भनिएको छ— (उत्तम पुरुष:) पुरुषोत्तम अर्थात् वास्तवमा सर्व श्रेष्ठ प्रभु त माथिको श्लोक (गीता अध्याय १५ श्लोक १६) मा भनिएको दुबै (क्षर पुरुष तथा अक्षर पुरुष) भन्दा भिन्न छन्, उनैलाई वास्तवमा 'परमात्मा' भनिन्छ । उनी नै तीनै लोकहरु {क्षर पुरुषको २१ ब्रह्माण्डहरुको क्षेत्रलाई काल लोक भनिन्छ, अक्षर पुरुषको ७ शङ्ख ब्रह्माण्डहरुको क्षेत्रलाई परब्रह्मको लोक भनिन्छ र माथिका चारै लोकहरु (सत्यलोक, अलख लोक, अगम लोक तथा अकह लोक) को क्षेत्र अमरलोकलाई परमेश्वरको लोक भनिन्छ । यसरी यहाँ तीन लोकको वर्णन छ ।} मा प्रवेश गरेर सबैको धारण-पोषण गर्दछन् । उनी वास्तवमा अविनाशी परमेश्वर हुन् । गीता अध्याय १३ श्लोक २७ मा "परमेश्वर" शब्द छ, जुन गीता ज्ञानदाताभन्दा भिन्न सर्व शक्तिमान, सबैको पालनकर्ताको बोधक हो ।

गीता अध्याय १३ श्लोक २८ मा पनि गीता ज्ञानदाता भन्दा अन्य प्रभुको प्रमाण छ । यस श्लोकमा "ईश्वर" शब्द परमेश्वरका बोधक हो । जस्तो— ईशको अर्थ स्वामी र वर को अर्थ श्रेष्ठ । वास्तवमा सबका "ईश" स्वामी त परम अक्षर ब्रह्म हुन् । उनी नै श्रेष्ठ ईश हुन्, त्यसैले "ईश्वर" शब्द प्रकरणवश पूर्ण परमात्माको बोधक हो । यदि अन्य "ईश" नक्कली स्वामी नभएका भए ईश्वर तथा परमेश्वर शब्दहरुको आवश्यकता रहने थिएन ॥ त्यसैले यस श्लोकमा "ईश्वर" शब्द सत्य पुरुषको बोध हो भन्ने बुझ्नु पर्छ ।

गीता अध्याय १३ श्लोक २८ का भावार्थः— गीता ज्ञानदाता भन्नै— जुन साधकले सबै तवरले परमेश्वरलाई सम्भावमा देख्दै (आत्मानम्) आफ्नो आत्मालाई (आत्मना) आफ्नो अज्ञान आत्माद्वारा नष्ट गर्दैन अर्थात् तिनै परमात्मालाई सही ठानेर उनैको साधना गरेर (ततः) त्यसभन्दा (पराम् = परा) अर्को (गतिम्) गति अर्थात् मोक्ष (याति) प्राप्त गर्दछ अर्थात् त्यस साधकले गीता ज्ञानदाताको परमगति (जुन गीता अध्याय ८ श्लोक १३ मा भनिएको छ ।) भन्दा अन्य गति प्राप्त गर्दछ ।

गीता अध्याय १३ श्लोक ३० मा गीता ज्ञानदाताले आफूभन्दा भिन्न परमात्माको महिमा बताएका छन् भन्ने स्पष्ट हुन्छ— जुन सन्तले सारा प्राणीहरुको रिथति भिन्न-

भिन्न भएर पनि एकै सर्वशक्तिमान परमात्माको अन्तर्गत छ भने मान्दछ भने समझ "सच्चिदानन्द घन ब्रह्म" अर्थात् परम अक्षर ब्रह्मलाई प्राप्त गन्यो, उसैले सत्य भक्ति गरेर ती परमेश्वरलाई प्राप्त गर्दछ ।

गीता अध्याय १३ श्लोक ३१ मा पनि गीता ज्ञानदाताले आफूभन्दा भिन्न "परमात्मा" को विषयमा भनेका छन् । यस श्लोकमा "परमात्मा" शब्द छ, जसको स्पष्ट परिभाषा गीता अध्याय १५ श्लोक १७ मा बताइएको छ । भनिएको छ— जो उत्तम पुरुष अर्थात् सर्वश्रेष्ठ प्रभु छन्, उनी तीनै लोकमा प्रवेश गरेर सबैको धारण पोषण गर्दछन् । उनी नै वास्तवमा अविनाशी परमेश्वर हुन् । उनलाई "परमात्मा" भनिन्छ । उनी क्षर पुरुष तथा अक्षर पुरुष भन्दा भिन्न छन् ।

यस श्लोक (गीता अध्याय १३ श्लोक ३१) मा पनि यही स्पष्ट गरिएको छ कि ती परमात्मा अनादि तथा निर्झुण हुनाले प्रत्येक प्राणीको शरीरमा (घडामा सूर्य जस्तै) स्थित भएर पनि केही गर्देनन् किनकि सारा कार्य परमात्माको शक्तिले गर्दछ, (जस्तो घडाका पानीमा सूर्य देखिन्छ, त्यसले पानी तातो हुन्छ । पानी तातो सूर्यले गरेको देखिदैन, उसको उच्छाताले गरि रहेको हुन्छ । सूर्यले केही गरेको देखिदैन ।) र न त परमात्मा त्यस शरीरमा लिप्त हुन्छन् । जस्तो सूर्य घडामा लिप्त रहदैन ।

गीता अध्याय १३ श्लोक ३२ मा पनि यही प्रमाण छ ।

गीता अध्याय १३ श्लोक ३३ मा आत्मा र शरीरको स्थिति बताइएको छ ।

गीता अध्याय १३ श्लोक ३४ मा गीता ज्ञानदाताले आफूभन्दा भिन्न परमेश्वरको जानकारी दिएका छन्— यसरी क्षेत्र (शरीर) तथा क्षेत्रज्ञ (गीता ज्ञानदाता) को भेदलाई जान्दछ । कर्म गर्दै भक्ति गरेर कालको प्रकृति अर्थात् काल जालबाट मुक्त जुन साधकले ज्ञान चक्षुद्वारा बुझेर तत्त्वदर्शी सन्तको खोजी गर्छ, सत्य शास्त्रानुकूल साधना गर्छ र तत्त्वज्ञान बुझेर त्यस परम अर्थात् अर्का परब्रह्म परमात्मालाई प्राप्त गर्दछ ।

उपरोक्त विवरणबाट स्पष्ट हुन्छ— गीता ज्ञानदाता भन्दा भिन्न पूर्ण परमात्मा छन्, जसका भक्तिको साधना गरेर साधकले त्यो पूर्ण मोक्ष प्राप्त गर्नुन्, जुन गीता अध्याय १५ श्लोक ४ मा वर्णित छ— तत्त्वज्ञान प्राप्ति पश्चात् परमेश्वरको त्यस परम पदको खोजी गर्नु पर्छ, जहाँ गए पश्चात् साधक पुनः फर्केर संसारमा कहिल्यै आउँदैन ।

**सारांशः—** पूर्वोक्त प्रमाणहरू तथा गीता अध्याय १३ का उपरोक्त प्रमाणबाट निम्न कुराहरू स्पष्ट हुन्छः— गीता ज्ञानदाता भन्दा भिन्न परम अक्षर ब्रह्म अर्थात् पूर्ण परमात्मा छन् । जसको शरणमा जानका लागि गीता ज्ञानदाताले गीता अध्याय १८ श्लोक ६२ र ६६ मा भनेका हुन् । उनी नै पूर्ण मोक्षदायक हुन्, उनी नै पूजा गर्न योग्य छन्, उनी नै सबका रचनहार हुन्, उनी नै सबका पालनहार, धारण गर्ने सर्व सुखदायक हुन् । उनलाई "परमात्मा" भनिन्छ ।

प्रश्न नं. ४९: (धर्मदास जीको) गीता अध्याय ४ श्लोक ६ मा गीता ज्ञानदाताले भनेका छन्— म अजन्मा र अविनाशी रूपमा तथा समस्त प्राणीहरूको ईश्वर हुँदा हुँदै पनि आफ्नो योगमायाद्वारा प्रकट हुन्छु । यसमा श्री कृष्ण जी आफू स्वयम्भाइ समस्त प्राणीहरूको ईश्वर भनि रहेका छन्, आफूलाई अजन्मा पनि भनेका छन् ।

उत्तर:— (जिन्दा परमेश्वर जीको) हे धर्मदास जी ! गीताको ज्ञान काल ब्रह्मले श्री कृष्ण जीको शरीरमा प्रवेश गरी भनेका हुन् । श्री कृष्ण जीको कुनै भूमिका छैन । गीता ज्ञानदाता काल ब्रह्म हुन् । गीता ज्ञानदाताले भनेका छन्— मेरा २१ ब्रह्माण्डहरूभित्र मेरा अन्तर्गतमा जे-जति प्राणीहरू छन्, म तिनका श्रेष्ठ प्रभु (ईश्वर) हुँ । यही प्रमाण गीता अध्याय १५ श्लोक १८ मा पनि छ । गीता ज्ञानदाताले भनेका छन्— म लोक वेद (सुनी-सुनाएको कुरा) को आधारमा आफ्ना २१ ब्रह्माण्डहरूमा भएका लोकहरूमा पुरुषोत्तम रूपमा प्रसिद्ध छु किनकि म मेरा अन्तर्गत मेरा एककाईस ब्रह्माण्डहरूमा रहेका शरीरधारी प्राणीहरू तथा अविनाशी जिवात्माहरू भन्दा पनि श्रेष्ठ हुँ । वास्तवमा पुरुषोत्तम त कोही अरु नै छन् । जसको वर्णन गीता अध्याय १५ श्लोक १७ मा बताइएको छ ।

गीता अध्याय ४ श्लोक ६ मा यसो भनिएको छ— म (अज) अजन्मा अर्थात् म तिमीहरू जसरी जन्म लिन्न, म लीलाद्वारा प्रकट हुन्छु । जस्तो गीता अध्याय ११ मा विराट रूप देखाएका थिए र भनेका थिए— (अव्ययात्मा) मेरो आत्मा अमर छ । फेरि भनेका छन् (आत्ममायया) आफ्नो लिलाद्वारा (सम्भवामि) उत्पन्न हुन्छु । यहाँ उत्पन्न हुने कुरा छ किनकि यी काल ब्रह्मको अक्षर पुरुषको एक युग उपरान्त मृत्यु हुन्छ । अनि त्यस समय एक ब्रह्माण्डको विनाश हुन्छ । (प्रश्न नं. ९ को उत्तर हेर्नु होस्) त्यसपछि अर्को ब्रह्माण्डमा सम्पूर्ण जीवात्माहरू जान्छन् । काल ब्रह्मको आत्मा पनि जान्छ । त्यहाँ यसले पुनः युवा शरीर प्राप्त गर्दछ । यसैगरी देवी दुर्गाको मृत्यु हुन्छ । काल ब्रह्मसँगै यिनलाई पनि युवा शरीर प्राप्त हुन्छ । यो परम अक्षर ब्रह्म (सत्यपुरुष) को विधान हो । अनि त्यस नयाँ ब्रह्माण्डमा दुबै पति-पत्नी रूपमा नयाँ रजगुण युक्त ब्रह्मा, सतगुण युक्त विष्णु तथा तमगुण युक्त शिव उत्पन्न गर्छन् । अनि त्यस ब्रह्माण्डमा सृष्टि ऋग्राम्भ हुन्छ । यसरी यी काल ब्रह्मको मृत्यु तथा लीलाद्वारा जन्म हुन्छ । गीता अध्याय ४ श्लोक ९ मा पनि स्पष्ट छ, जसमा गीता ज्ञानदाताले मेरो जन्म तथा कर्म अलौकिक छ भनेका छन् । वास्तवमा यी नाशवान छन् । सम्पूर्ण प्राणीहरूको आत्मा पनि अमर छ । तिग्रा महामण्डलेश्वर, आचार्य तथा शङ्कराचार्यहरूसँग रत्तिभर पनि आध्यात्मिक ज्ञान छैन । त्यसैले अनमोल ग्रन्थहरू सही रूपमा नबुझेर लोकवेद (दन्त्यकथा) सुनाउँछन् । तिमी स्वयम् हेर, यस गीता अध्याय ४ श्लोक ५ मा स्वयम् भनि रहेका छन्— हे अर्जुन ! तिग्रो र मेरो थुप्रै जन्म भइ सकेको छ । ती सब म जान्दछु, तिमी जन्दैनौ । यसको आशय माथि स्पष्ट गरिएको छ । “सम्भवात्” का अर्थ उत्पन्न हुनु हो ।

प्रमाण : यजुर्वेद अध्याय ४० मन्त्र १० मा पनि भनिएको छ— कसैले परमात्मालाई (सम्भवात) जन्म लिने राम एवं कृष्ण जस्तो मान्छन्, कसैले (असम्भवात) उत्पन्न नहुने निराकार मान्छन् अर्थात् सत्यज्ञान बताउने तत्त्वदर्शी सन्ताबाट सुन । उनले परमात्मा उत्पन्न हुन्छन् या हुँदैनन् भन्ने कुरा बताउने छन् । वास्तवमा परमात्मा स्वयम्भू हुन् । उनी कहिल्यै जन्मेनन् र न जन्मने छन् । मृत्युको त प्रश्नै छैन । अर्कातर्फ गीता ज्ञानदाता स्वयम् भनि रहेका छन्— म जन्मन्छु र मर्षु, अविनाशी छैन । अविनाशी त “परम अक्षर ब्रह्म” छन् ।

पश्न नं. ५०: (जिन्दा बाबा परमेश्वरको) तिमीले भन्यौ— हामी शुद्रलाई नजिकमा बस्न पनि दिदैनाँ, शुद्ध रहन्छौ । यसबाट भक्तिमा के हानी हुन्छ ?

उत्तर:— (धर्मदास जीको) शुद्रलाई छुनाले भक्त अपवित्र हुन्छ; परमात्मा रुष्ट हुन्छन्, आत्माग्लानी हुन्छ । म माथिल्लो जातका वैश्य हुँ ।

### “भनाइ र गराइमा अन्तर”

प्रश्न नं. ५१ (धर्मदास जीको):— हे जिन्दा ! यो त सत्य नै हो कि शुद्रसँगको दूरीले भक्तको पवित्रता कायम रहि रहन्छ । के हजुर यस कुरामा सहमत हुनु हुन् ?

उत्तर:— (बाबा जिन्दाको): यस्तो शिक्षा कसले दियो ? धर्मदास जीले भने— हाम्रा धर्मगुरु, आचार्य, शङ्कराचार्य तथा ब्राह्मणहरू यस्तै बताउँछन् । परमेश्वर कबीर जीले धर्मदासलाई भन्नु भयो— (त्यस समयसम्म धर्मदास जीलाई आफूसँग वार्ता गर्ने नै कबीर जुलाहा हुन् भन्ने ज्ञान थिएन ।)— एक पटक कबीर जुलाहा स्वामी रामानन्द पण्डितसँग तोताद्रिक नामको स्थानमा भएको सत्सङ्ग-भण्डारामा गए । उनी स्वामी रामानन्द जीका शिष्य थिए । सत्सङ्गमा मुख्य पण्डित आचार्यले भने— भगवान रामले भिलनी शुद्रको जुठो बयर खाए । भगवान त समदर्शी थिए । उनी त प्रेमले प्रसन्न हुन्छन् । भक्तलाई उँच-निचको अन्तरले हेर्नु हुँदैन, उसको श्रद्धा हेरिन्छ । लक्षणले सबरीलाई शुद्र ठानेर हेय भाव राखी बयर खाएनन्, फ्याँकि दिए । पछि त्यो बयर सञ्जिवनी बुटी बन्यो । रावणसँगको युद्धमा लक्षण मुर्छित भए । हनुमान जीले द्रोणगिरी पर्वत उठाएर त्याए त्यस पर्वतमा सञ्जिवनी बुटी उप्रिएको थियो । त्यो बुटी खाएपछि लक्षण सचेत भए र जीवन रक्षा भयो । भगवानप्रति सबरीको यस्तो श्रद्धा थियो । कसैको श्रद्धालाई ठेस पुन्याउनु हुँदैन । सत्सङ्ग समाप्त भोजन-भण्डारा शुरू भयो । स्वामी रामानन्द जीसँग शुद्र कबीर जुलाहा पनि आएका थिए । उनी स्वामी रामानन्द जीका शिष्य थिए । उनले पनि स्वामीसँग खाना खाने भएकाले पण्डितहरूले पहिले नै योजना बनाएर दुई ठाउँमा भोजन भण्डाराको व्यवस्था गरे किनकि कबीर जुलाहाले खानासँगै खाए ब्राह्मणहरूको अपमान हुन्छ भन्ने सोचेका थिए । पण्डित र सामान्य व्यक्तिका लागि भण्डारा छुट्याइयो । पण्डितका लागि व्यवस्था गरिएको भण्डारामा खाना खान वेदहरूका चार मन्त्र सुनाउनु पर्ने अन्यथा सामान्य भण्डारामा भण्डारा खानु पर्ने शर्त राखियो । उनीहरूलाई काशीका कबीर

जुलाहा अशिक्षित शुद्र भएकाले वेदका मन्त्रहरू याद हुन सक्दैन भन्ने थाहा थियो । सारा पण्डितहरू वेदका चार-चार मन्त्र सुनाउँदै पण्डितका लागि व्यवस्था गरिएको भण्डारामा प्रवेश गरि रहेका थिए । सब पड्तिबद्ध थिए । त्यही पड्तिमा कबीर जुलाहा (धाणक) पनि खडा थिए । कबीर जीको वेदमन्त्र सुनाउने पालो आयो । अलि पर एउटा राँगा घाँस चरि रहेको थियो । कबीर जीले राँगालाई बोलाउनु भयो— हे राँगापण्डित ! कृपया यहाँ आउनु होस् । राँगा दौड्डै आयो । कबीर जीका सामु खडा भयो । कबीर जीले राँगाको कम्मरमा हात राखेर भन्नु भयो— हे विद्वान राँगा ! वेदका चार मन्त्र सुनाउनु होस् । राँगाले (१) यजुर्वेद अध्याय ५ को मन्त्र ३२ सुनायो र यसको भावार्थ पनि बतायो— जो परम शान्तिदायक (उसिंग असि) जसले पाप नाश गर्न सक्नु हुन्छ (अंगारी), जो वन्धनहरूका शत्रु अर्थात् वन्दी छोड हुनु हुन्छ = बम्भारी, उहाँ 'कविरसि' कबीर हुनु हुन्छ । स्वज्योति = स्वयम् प्रकाशित अर्थात् तेजोमय शरीर भएका 'ऋतधामा' = सत्यलोकका अर्थात् उहाँ सत्यलोकमा निवास गर्नु हुन्छ । 'सम्राटसि' = सबै भगवानहरूका पनि भगवान अर्थात् सर्व शक्तिमान सम्राट यानी महाराजा हुनु हुन्छ ।

(२) ऋग्वेद मण्डल ९ सूक्त ८६ मन्त्र २६ सुनायो । भावार्थः परमात्मा माथिको लोकबाट गति (प्रस्थान) गरी आउनु हुन्छ, असल आत्माहरूलाई भेट्नु हुन्छ । भक्ति गर्नेहरूको सञ्कट समाप्त गर्नु हुन्छ । उहाँ कविर्देव (कबीर परमेश्वर) हुनु हुन्छ ।

(३) ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १७ सुनायो । भावार्थः— ("कविः" = कबीर) परमात्मा स्वयम् पृथ्वीमा प्रकट भएर तत्त्वज्ञान प्रचार गर्छन् । कविर्वाणी (कबीर वाणी) भनिन्छ । सत्य आध्यात्मिक ज्ञान (तत्त्वज्ञान) लाई कबीर परमात्माले लोकोक्ति, दोहा, चौपाइ तथा कविताहरूका रूपमा कबीर वाणीको माध्यमले बोलेर भन्नु हुन्छ ।

(४) ऋग्वेद मण्डल ९ सूक्त १४ मन्त्र १ पनि सुनायो । भावार्थः— परमात्मा कविहरूको जस्तो आचरण गर्दै पृथ्वीमा एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । राँगाले फेरि भन्यो— हे सोझा-साझा पण्डितहरू ! जो मेरा सामु मेरो कम्मरमा हात राखी पड्तिमा खडा हुनु हुन्छ, उहाँ त्यही परमात्मा कबीर हुनु हुन्छ, जसलाई मानिस 'कवि' भनेर पुकार्दछन् । यिनैको कृपाले आज म मानिस जसरी वेद मन्त्र सुनाइ रहेको छु ।

कबीर परमेश्वरले भन्नु भयो— हे राँगा पण्डित ! तपाईं पण्डितहरूका निमित्त तयार भण्डारामा प्रवेश गरेर भोजन ग्रहण गर्नु होस् । म त अशिक्षित शुद्र हुँ, त्यसैले आम जनताका लागि व्यवस्था गरिएको भण्डारामा भोजन गर्न जान्छु ।

त्यसै समय सम्पूर्ण पण्डितहरू राँगाले वेद मन्त्र बोलेको देखेर एकत्रित भएका थिए । कबीर जीको चरणमा शरणागत भई आफ्नो कसुरका लागि क्षमायाचना गरे । परमेश्वर कबीर जीले भन्नु भयो—

करनी तज कथनी कथै, अज्ञानी दिनरात ।  
कुकर ज्यौ भौकत फिरे, सुनी सुनाई बात ॥

सत्सङ्गमा त भगवान रामचन्द्र जीले शुद्र जातिकी सबरी (भिलनी) को जुठो बयर बडो रुचिपूर्वक खाए, कुनै छुवाछुत गरेनन् भनि रहेका थियौ अनि आफूलाई परमात्माभन्दा उत्तम ठान्दछौ । भन्तौ तर आफै पालना गर्दैनौ । एक अर्काबाट सुनी-सुनाएको कुरा कुकुर जसरी भुकि रहन्छौ । उपस्थित सम्पूर्ण पण्डितहरूका साथसाथै हजारौं सञ्ज्ञ्यामा कबीर जुलाहाका शिष्य बने, दीक्षा लिए । शास्त्रविरुद्धको भवित त्यागेर शास्त्रविधि अनुसार भक्ति शुरू गरे र आत्मकल्याण गराए ।

हे धर्मदास ! तिमी पनि हामी शुद्रलाई नजिकमा बस्न पनि दिदैनौ भनि रहेका थियौ । धर्मदास अत्यन्त लज्जित भए । तर परमात्माको शिक्षालाई आफूमाथिको व्यञ्जय ठानेर भित्रभित्रे कुँढिए र भने— हे जिन्दा ! तपाईंको क्षोभयुक्त कुराहरू उपयुक्त छैनन् । तपाईंसँग बोल्ने सम्यता पनि छैन । तिमीहरू सबै कुकुरको जस्तो सुने-सुनाएका कुराहरू भुक्तै हिँड्छौ भन्नु हुन्छ ? यसो भनेर धर्मदास जीले अनुहार बिगारेर आफ्नो अप्रसन्नता जाहेर गरे । जिन्दा रूप परमात्मा अन्तर्धान हुनु भयो । चौथोपटक परमात्मा अन्तर्धान हुनु भएपछि धर्मदास जीलाई बाँच्न कठीन भयो । शोकमा व्याकुल भएर रून थाले । त्यस दिन फेरि वृन्दावनमा धर्मदाससँग परमात्माको वार्ता भएको थियो । (यसरी परमेश्वर कबीर जी कूल ६ पटक अन्तर्धान हुनु भयो, तब मात्र धर्मदास जीको होस ठेगानमा आयो ।) वृन्दावन मथुराबाट धर्मदास रूँदै आफ्नो गाउँ बाँधवगढ पैदल फर्के । धर्मदास जीले तीर्थ भ्रमणका लागि ६ महिनाको कार्यक्रम बनाएका थिए तर उनी १५ दिनमा नै घर फर्के । गरीबदास जीले आफ्ना वाणीमा भनेका छन्—

तहां वहां रोवत है धर्मनी नागर, कहां गए मेरे सुख के सागर ।  
अति वियोग हुवा हम सेती, जैसे निर्धन की लुट जाय खेती ।  
हम तोजाने तुम देह स्वरूपा, हमरी बुद्धि अन्ध गहर कूपा ।  
कल्प करे और मन में रोवै, दशों दिशा कूँ वो मघ जो है ।  
बेग मिलो करहूँ अपघाता, मै ना जीवूं सुनो विधाता ।

धर्मदास जी बाँधवगढ पुण्डासम्म धेरै रोइ सकेका थिए । घरमा पसेपछि घोप्टो परेर लडी क्वाँ-क्वाँ गर्दै रून थाले । धर्मदास जीकी पल्नीको नाम आमिनी देवी थियो । आफ्ना पतिलाई रोएको तथा समयपूर्व नै फर्किएको देखेर उनले मनमनै भक्त जीलाई कसैले लुट्यो र धन नभएकाले फर्केर आएका होलान् भन्ने विचार गरिन् । धर्मदास जीका समीपमा गई आसु पुछ्दै आमिनी देवीले भनिन्— किन अधीर भइ रहनु भएको छ । कसैले हजुरको यात्राको धन लुट्यो ? केही छैन, हजुरसँग धनको कमी छ र ? चाहिए अझ लैजानु होस् र आफ्नो तीर्थ यात्रा पूरा गरेर आउनु होस् । मैले मनाही गरेकी छु र ? केही समय पश्चात् मनलाई दृढ तुल्याएर धर्मदास जीले भने— आमिनी देवी यदि रूपियाँ-पैसा रूपी धन लुटिएको भए म अझ लिएर जान्थे । मेरो त यस्तो धन लुटिएको छ, सायदै अब त्यो प्राप्त हुन्छ । त्यो मैले आफ्नै मूर्खताका कारण आफ्नै हातबाट गुमाएँ । त्यसपछि धर्मदास जीले जिन्दा महात्मासँग भएको सम्पूर्ण ज्ञानचर्चा तथा जिन्दा बाबाबाट सुनेका सृष्टि रचना आमिनी देवीलाई सुनाए । प्रमाण

सहित सम्पूर्ण ज्ञान देखेपछि आमिनी देवीले भनिन्- सेठ जी हजुर त निपूर्ण व्यापारी हुनु हुन्थ्यो, कहिल्यै घाटाको व्यापार गर्नु हुन्थ्यो । यत्तिका प्रमाणिक ज्ञान देखेर पनि हजुर मान्नु भएन । साधु त बेखुस हुनु नै थियो । कति पटक हजुरलाई भेट्नु भयो, बच्चालाई जसरी सम्झाउनु भयो तर पनि हजुरले ती दातालाई किन उपेक्षा गर्नु भयो ? धर्मदास जीले भने— आमिनी ! जीवनमा पहिले पटक हानीको व्यापार गरे । अब यो हानी पूर्ति हुन सक्दैन । त्यो धन प्राप्त भएन भने म जीवित रहन्न ।

### “धर्मदास जीलाई सतलोक लैजानु”

६ महिनासम्म परमेश्वर जिन्दा आउनु भएन । धर्मदास रुँदा-रुँदा आकुल-व्याकुल भए । नाम मात्रको खानपिन गर्थे । दिनभर कैयाँ घण्टासम्म रुन्थे । शरीर सुकेर सिन्का जस्तै भयो । एक दिन आमिनी देवीले धर्मदास जीसँग भनिन्- हे स्वामी ! हजुरको यो अवस्था म हेर्न सकि रहेकी छैन । तपाईं विश्वास राख्नु होस्, जब ६-६ पटकसम्म त आउनु भयो भने यसपटक पनि अवश्य आउनु हुने छ । धर्मदास जीले भने— यत्तिका समय पहिले कहिल्यै लगाउनु भएन । सायद, म पापीसँग साहै बेखुस हुनु भएछ । हुन त कुरा पनि त बेखुश हुने नै हो । अमिनी देवी म महामूर्ख हूँ । अहिले मलाई उहाँको मूल्य थाहा भयो । सिधासाधा देखिनु हुन्थ्यो, उहाँ परमात्माको विशेष कृपा पात्र हुनु हुन्छ । यत्तिका ज्ञान त न कहिल्यै देखियो न त सुनियो नै । अमिनी देवीले सोधिन्- उहाँले आफू कसरी भेटिनु हुन्छ तथा कहाँ-कहाँ जानु हुन्छ भन्ने कुरा बताउनु भएको होला नि । जवाफमा धर्मदास जीले भने— जहाँ धर्म भण्डारा हुन्छ, त्यहाँ म अवश्य जान्छु, त्यहाँ मानिसहरूलाई ज्ञान सम्झाउँछु, भन्नु भएको थियो । यो सुनेर आमिनी देवीले तपाईं भण्डारा गर्नु होस्, के थाहा जिन्दा बाबा आउनु हुन्छ कि भनिन् । धर्मदास जीले तीन दिनको भण्डारा गर्नु भने । पहिले आमिनी देवी अत्यन्त कन्जुस थिइन् । धर्मदास जीले तीन दिनको भण्डारा गर्नु भन्दा एकदिन भनेर जिद्दी गर्थिन् तर त्यसदिन सहजै तीन दिनको भण्डारा गर्न स्वीकृति दिइन् । धर्मदास जीले टाढा-टाढासम्म तीन दिनको भण्डाराको सन्देश पठाए । साधुहरूलाई निम्ता पठाए । तोकिएको दिनमा भण्डारा प्रारम्भ भयो । दुई दिन बित्यो । साधु महात्मा आए, ज्ञान चर्चा चलि रह्यो । तर जिन्दा बाबाले बताएका ज्ञानको जवाफ कसैबाट पाएनन् । धर्मदासजी जानी-बुझिकन नै साधुहरूसँग के ब्रह्मा, विष्णु तथा शिवको पनि जन्म हुन्छ भनेर प्रश्न गर्थे । जवाफमा उही पहिलेको जस्तै यिनका कोही मातापिता छैनन् भन्थे । यसबाट धर्मदास जीलाई जिन्दा महात्मा आएका छैनन् भन्ने स्पष्ट हुन्थ्यो । भेष बदलेर आएका भए पनि ज्ञान त सत्य बताउने थिए । तेस्रो दिनको दुई प्रहर बित्दा पनि जिन्दा बाबा आएनन् । धर्मदास जीले दृढ निश्चय भएर भने— यदि आज जिन्दा बाबा आउनु भएन भने आत्महत्या गर्नु, यस्तो जीवन जिउनु भन्दा मर्नु नै निको । परमात्मा त अन्तर्यामी हुनु हुन्छ । उहाँले आज भक्त निश्चयनै मर्ने छ भन्ने कुरा थाहा पाइ हाल्नु भयो । तत्काल परमात्मा जिन्दाको भेषभुषामा केही पर रहेको कदमको बोटमुनि

बस्तु भएको धर्मदास जीले देखें । दौडेर गएर ध्यान पूर्वक हेरे र जिन्दा महात्मालाई अङ्कमाल गरे । आफ्नो गलितका लागि क्षमा मागे । फेरि यस्तो गलित कहिल्यै न दोहोन्याउने पटक-पटक वचन दिए । तब परमात्मा धर्मदास जीको घर जानु भयो । आमिनी देवी र धर्मदास जीले बडो सेवा गरे र दुबैले दीक्षा लिए । परमात्माले जिन्दा रूपमा उनीहरूलाई प्रथम मन्त्रको दीक्षा दिनु भयो । केही समय परमेश्वर उनीहरूसँगै बैचामा रहनु भयो । फेरि एकदिन धर्मदास जीले त्यस्तै गलित गरे र परमात्मा अचानक गायब हुनु भयो । धर्मदास जीलाई आफ्नो गलितको तूलो महसुस भयो । खानपिन त्यागि दिए । दर्शन नदिएसम्म खानपिन बन्दको प्रतिज्ञा गरे । धर्मदास शारीरिक रूपमा अत्यन्त कमजोर भए । उठन-बस्न पनि सकैदैनथे । छैर्ठै दिन परमात्मा आउनु भयो । धर्मदास जीलाई आफैले उठाएर अङ्कमाल गर्नु भयो । आफ्नै हातले खाना खुवाउनु भयो । धर्मदास जीले पहिले चरण धोएर चरणामृत पिए । अनि ज्ञानचर्चा सुरु भयो । धर्मदास जीले हजुरलाई यत्तिका ज्ञान कसरी भयो भनेर सोधे ।

परमेश्वर जीले भन्नु भयो— मैले सतगुरु पाएको छु । वहाँ काशी शहरमा हुनु हुन्छ । वहाँको नाम कबीर हो । वहाँ स्वयम् नै परमेश्वर हुनु हुन्छ । सतगुरुको स्वरूपमा लीला गरि रहनु भएको छ । जुलाहा (लुगा बुन्ने) को काम गर्नु हुन्छ । वहाँले मलाई सतलोक देखाउनु भयो । त्यो लोक सबैभन्दा अलग छ । त्यहाँ भएको सुख स्वर्गमा पनि छैन । सदावहार फलदार वृक्ष, सुन्दर बैचा तथा दूधका नदीहरू बगि रहेका छन् । नर-नारीहरू सुन्दर छन् । ती कहिल्यै वृद्ध हुँदैनन् । कहिल्यै मृत्यु हुँदैन । जसले सतगुरुबाट तत्त्वज्ञान सुनेर सत्यनामको प्राप्ति गरेर भक्ति गर्दछ, उसले त्यो परमधाम प्राप्त गर्दछ । यसैको वर्णन गीता अध्याय १५ श्लोक ४ मा पनि छ । यी सब सुनेपछि धर्मदास जीले हठ पूर्वक भने— हे महाराज । मलाई त्यो अमरलोक देखाउने कृपा गर्नु होस् ताकि मेरो विश्वास अझ दृढ होस् । परमेश्वर जीले भन्नु भयो— तिमी भक्ति गए, जब शरीर त्यागेर जाने छौ, तब त्यो लोक प्राप्त हुने छ । धर्मदास जीले साहै आग्रह गरेपछि परमेश्वर जिन्दाले ल हिड म तिमीलाई सतलोक लैजान्छु भन्नु भयो । धर्मदास जीको आत्मालाई निकालेर सत्यलोक लैजानु भयो । परमेश्वरको दरबारको द्वारमा एउटा द्वारपाल खडा थिए । जिन्दा बाबाको रूपमा खडा परमेश्वरले द्वारपालसँग धर्मदासलाई परमेश्वरको दर्शन गराएर ल्याऊ भन्नु भयो । द्वारपालले एउटा अर्को हंस (सत्यलोकमा भक्तलाई हंस भनिन्छ ।) सँग धर्मदासलाई परमेश्वरको सिंहासन नजिक लगेर सत्यपुरुषको दर्शन गराएर ल्याऊ भन्नो । त्यहाँ भएका थूपै हंस (भक्त) तथा हंसिनी (नारी-भक्तमती) जम्मा भएर नाच्दै-गाउँदै धर्मदास जीलाई सम्मानका साथ लिएर हिडे । सबै हंसहरू तथा नारीहरूले गलामा सुन्दर मालाहरू पहिरिएका थिए । तिनका शरीरको प्रकाश १६ सूर्यहरू समान थिए । जब धर्मदास जीले तख्त (सिंहासन) मा बसेका सत्यपुरुष जीलाई देखे, उहाँको स्वरूप त उही धरतीमा रहेका जिन्दा बाबाको स्वरूप थियो । तर यहाँ परमेश्वरको एक रोम (शरीरको रौ) को प्रकाश करोड सूर्यहरू तथा करोड चन्द्रमाको प्रकाशभन्दा पनि कैयोँगुणा अधिक थियो । तल धरतीबाट जिन्दा रूपमा गएका परमात्माले तख्त (सिंहासन) मा विराजमान आफ्नै अर्को स्वरूपमाथि चवंत्र हम्कन थाल्नु भयो । धर्मदास

जीले जिन्दा त थिनै परमेश्वरका सेवक होलान् तर अनुहार त मिल्दो-जुल्दो छ भन्ने  
सोचे । केही समयपछि तखामा बसेका परमात्मा खडा हुनु भयो र सिंहासनमा जिन्दा  
बसे । तेजोमय शरीर भएका प्रभु जिन्दाको शरीरमा समाहित भए । धर्मदास लाजले  
भुतुक्क भए । आफूले आफैलाई धिक्कार्न थाले— म कस्तो दुष्ट रहेछु, मैले परमेश्वरलाई  
कति दुःखित तुल्याएँ, कति अपमानित गरे । मलाई त्यहाँ विश्वास भएन । सतलोकका  
भक्तले दर्शन गराएर फर्काएर ल्याएपछि तीन दिनसम्म परमात्मासँगे सत्यलोकमा रहे ।  
उता धर्मदासलाई तीन दिन देखि अचेत देखेर घर, गाउँ, नातेदार तथा इष्टभित्रहरू  
बाँधवगढ धर्मदास जीको घरमा जम्मा भए । कोही झारफुक गराइ रहेका थिए । कोही  
वैद्यद्वारा उपचार गराइ रहेका थिए तर सारा उपाय व्यर्थ भइ सकेको थियो । धर्मदास  
जीवित हुन्छन् भन्ने कसैलाई आशा थिएन । तेस्रो दिन परमेश्वरले उनको आत्मालाई  
शरीरमा प्रवेश गराइ दिनु भयो । धर्मदास जीलाई त्यस बगैंचाबाट उठाएर घरमा  
ल्याइएको थियो । धर्मदास सचेत भइ सकेका थिए । धर्मदास जी सचेत हुनासाथ त्यस  
बगैंचाको त्यही स्थानमा गए, जहाँबाट उठाएर उनलाई घरमा लगिएको थियो ।  
परमात्मा जिन्दा बाबाको रूपमा त्यही बस्नु भएको थियो । धर्मदास जी चरणमा  
लम्पसार परे र भने— हे प्रभु ! म अज्ञानीलाई क्षमा गर्नु होस् ।

अवगुण मेरे बाप जी, बख्सो गरीब निवाज ।

जो मै पुत कुपूत हुँ, बहुर पिता को लाज ॥

मलाई हजुर परमात्मा हुनु हुन्छ भन्ने विश्वास भइ रहेको थिएन, हजुर परम  
अक्षर ब्रह्म हुनु हुन्छ । कहिले काही आत्माले पूर्ण ब्रह्म सिवाय अरु कसैले यस्तो  
ज्ञान पृथ्वीमा सुनाउन सक्छ भन्थ्यो तर मनले तत्काल विपरीत विचार खडा गर्दथ्यो ।  
हे सत्य पुरुष ! हजुर सत्यलोकमा भएको हजुरको शरीरको त्यो शोभा यहाँ किन प्रकट  
गर्नु भएको छैन ?

परमेश्वर जीले भन्नु भयो— धर्मदास ! यदि म त्यही प्रकाशयुक्त शरीरमा काल  
लोकमा आएँ भने क्षर पुरुष (ज्योति निरञ्जन पनि भनिन्छ !) व्याकुल हुने छ । म  
आफ्नो सम्पूर्ण कार्य गोप्य रूपमा गर्दछु । क्षर पुरुषले मलाई एक सिद्धियुक्त सन्त  
मान्दछ । तर उसलाई म कहाँबाट आएको हुँ को हुँ भन्ने थाहा हुँदैन । परमेश्वरले  
धर्मदास जीलाई मेरो देश तिमीलाई कस्तो लाग्यो भनेर सोच्नु भयो । जवाफमा धर्मदास  
जीले भने— हे परमेश्वर ! यस संसारप्रति अब मेरो कुनै मोह छैन । त्यस पवित्र  
स्थानका सामुन्ने त यी कालका सम्पूर्ण लोकहरू (२१ ब्रह्माण्डका क्षेत्रहरू) नर्क तुल्य  
छन् । जन्म-मरण यहाँको अटल नियम हो । चौरासी लाख प्रकारका प्राणीहरूको जीवन  
भोग्नु पनि अनिवार्य छ । प्रत्येक प्राणी अहिले म मर्दिन भन्ने आशा लिएर जीवित छन्  
तर फेरि पनि कुनै पनि समय मृत्यु हुन सक्छ । यहाँ प्रत्येक प्राणी एक-अर्कासँग  
कपटपूर्ण रूपमा कुरा गर्दछन् । तर हजुरको सत्यलोकमा सारा व्यक्तिहरू प्रेमपूर्वक कुरा  
गर्दछन् । निष्कपट व्यवहार गर्दछन् । मैले तीनै दिन यही कुराको जाँच गरेको थिएँ ।  
धर्मदास जी अचेत भएको कुराको साक्षी उनका घरमा उपस्थित स्वजनहरू थिए । यदि

धर्मदास जीले सचेत हुँदा घरमा उपस्थित स्वजनहरूलाई नदेखेका भए कुनै सपना देखेको होला भन्ने सम्झने थिए । तर अब उनी दृढ निश्चयी भइ सकेका थिए ।

(उपरोक्त वर्णन पवित्र कबीर सागर अध्याय “ज्ञान प्रकाश” पृष्ठ ५७-५८ मा, “मोहम्मद बोध”पृष्ठ २०-२१, दश मुकामी रेखता “ज्ञान स्थिति बोध” पृष्ठ ८३ मा, “अमर मूल” पृष्ठ २०२ मा ।)

### के गुरु फेर्न सकिन्छ ?

धर्मदासले प्रश्न गरे:

प्रश्न नं. ५२: (धर्मदास जीको) हे प्रभु ! के गुरु फेर्न सकिन्छ ? सन्तहरूबाट गुरु फेर्न हुन भन्ने सुनेको छु । गुरु एक ज्ञान अनेक ।

उत्तर:- (सत्यपुरुषको) जबतक गुरु मिले नहीं साचा, तबतक गुरु करो दस पाँचा । कबीर छुठे गुरु के पक्षको, तजत न लागै वार। द्वार न पावै मोक्ष का, रह वार का वार ॥

**भावार्थ:-** सच्चा गुरु (सत्यगुरु) प्राप्त नभए सम्म गुरु फेरि रहनु पर्छ । चाहे कैयौं गुरुहरू बनाउन र फेर्न किन नपरोस् । छूठा गुरुलाई तत्काल त्याग्नु पर्छ ।

कबीर, ढूबै थे पर उभरे, गुरु के ज्ञान चमक। बेडा देखा जरजरा, उतर चले फडक ॥

**भावार्थ:-** मैले सत्यगुरु प्राप्त गरेपछि, उहाँको ज्ञानको प्रकाशले मेरो ज्ञान र समाधान (साधना) गलत रहेछ भन्ने थाहा भयो र यस्तो गुरु फेरि दिएँ । जस्तो कुनै डरका कारण पशु उफ्रेर बडो तीव्र गतिमा दगुर्छ र जस्तो रातको समयमा यात्रा गरि रहेको यात्रीलाई बिहानीको उज्यालोमा यात्रा गरिरहेको डुख्गामा पानी पसि रहेको थाहा हुन्छ र साथमा सुरक्षित तथा सही सलामत अवस्थाको डुख्गा खडा छ भने कुनै प्रकारको नशालु पदार्थ सेवन नगरेको समझदार यात्री तत्काल त्यस फुटेको वा प्वाल परेको डुख्गा छोडेर सुरक्षित (Leak proof) डुख्गामा गएर बस्छ । मैले अहिले तिमीलाई सुनाएको यो ज्ञान काशीमा सच्चागुरु कबीर जीबाट सुनेपछि जाति तथा धर्म नहेरी तत्काल सत्यगुरुको शरणमा गएँ र दीक्षा मन्त्र लिएर भक्ति गरि रहेको छु । सत्यगुरुले मलाई दीक्षा दिने आदेश पनि दिनु भएको छ । हे धर्मदास । विचार गर, के इउठा वैद्यबाट रोगी निको भएन भने अर्को डाक्टर कहाँ जाईन ?

धर्मदास जीले भने— जान्छ, जानु पनि पर्छ, जीवन रक्षा गर्नु पर्छ । परमेश्वरले भन्नु भयो— यसैगरी मनुष्य जन्म जीव कल्याणका लागि प्राप्त भएको हो । जीवलाई जन्म-मरणको दीर्घ रोग लागेको छ । यो रोग सत्यनाम तथा सारनाम बिना समाप्त हुन सक्दैन । यी ढुबै मन्त्र काशीमा रहनु भएको सत्यगुरु कबीर जीबाट प्राप्त हुन्छ, पृथ्वीमा अरू कसैसँग छैन । तिमी काशीमा गएर दीक्षा लिन्, तिम्रो कल्याण हुने छ किनाकि सत्यगुरु बिना मेरो त्यो सत्यलोक प्राप्त हुन सक्दैन ।

धर्मदास जीले भने— हजुर स्वयम् सत्यपुरुष हुनु हुन्छ । अब म धोका खान । हजुरले आफूलाई अर्थात् आफ्नो असली रूप लुकाउनु भएको छ । हे प्रभु ! मैले गुरु

रूपदास जीबाट दीक्षा लिएको छु । म पहिले उहाँबाट गुरु फेर्ने आज्ञा लिन्छु, यदि उहाँले भन्नु भयो भने म गुरु फेर्नु । तर धर्मदास जीको मूर्खताको हद देखेर परमेश्वर छैठौं पटक अन्तर्धान हुनु भयो । धर्मदास जी फेरि व्याकुल भए । पहिले उनी श्री कृष्ण अर्थात् श्री विष्णुका पुजारी रूपदास जीका सामु गए । उनी वैष्णव पन्थसँग आवद्ध थिए ।

धर्मदास जीले सन्त रूपदासलाई सम्पूर्ण घटना बताए र गुरु फेर्ने आज्ञा मारे । सन्त रूपदास जी असल आत्मा भएका मानिस थिए । उनले भने— पुत्र धर्मदास ! जिन्दा बाबाबाट तिमीले सुनेका ज्ञान भगवानले मात्र बताउन सक्छन् । मेरो त आयु धेरै भइ सक्यो, म यस मार्गलाई त्यान सकिदैन । तिग्रो इच्छा छ भने ती महात्माबाट दीक्षा लिन सक्छौ ।

तब धर्मदास काशी गए । त्यहाँ गएर कबीर जुलाहाको झुपडी पत्ता लगाए । कपडा बुनि रहनु भएको कबीर परमेश्वरलाई देखेपछि आश्चर्यको सीमा नै रहेन । सतगुरु तथा परमेश्वर यिनै हुन् भन्ने सोचेर अपार खुशी भए । त्यसपछि उनले दीक्षा लिए र आफ्नो कल्याण गराए । फेरि कबीर परमेश्वर जीले धर्मदास जीलाई दुई अक्षर (जसमा एउटा ओम र अर्को तत् जुन साड्केतिक छ) को सतनाम दिनु भयो । अनि फेरि सारनाम दिएर सतलोक वासी बनाउनु भयो ।

कलियुगमा परमात्माले निम्न अन्य केही पुण्य आत्माहरू (दृढ भक्ताहरू) लाई भेट्नु भयो:-

१. सन्त मलूक दास (अरोडा)
२. सन्त दादू दास जी आमेर (राजस्थान)
३. सन्त नानकदेव जीलाई सुल्तानपुर सहर नजिकै बगि रहेको बैई नदीको किनारमा भेट्नु भयो, जहाँ ‘सच्चखण्ड साहेब’ यादगारको रूपमा गुरद्वारा निर्मित छ ।
४. सन्त गरीबदास जी (छुडानी गाउँ, झाझर, हरियाणा) त्यस स्थानमा अहिले यादगार निर्मित छ ।

सन्त गरीबदास जी १० वर्षका बच्चा थिए । आफै खेतमा गाउँका अन्य ग्वालाहरुसँग गाई चराउन जाने गर्थे । परमात्मा जिन्दा बाबाको रूपमा सत्यलोक (सच्चखण्ड) बाट हिँडेर आउनु भयो । यो लोक सारा भवनहरूभन्दा माथि जहाँ परमात्मा रहनु हुन्छ । परमेश्वरले सन्त गरीबदास जीको आत्मालाई माथि आफ्नो लोकमा लिएर जानु भयो । बच्चालाई मृत ठानेर साँझ चितामा राखी अन्तिम संस्कार गर्न लागेका थिए । तत्काल परमात्माले सन्त गरीबदास जीको आत्मालाई माथिका ब्रह्माण्डहरू भ्रमण गराएर सत्य ज्ञान बताउनु भयो र शरीरमा प्रवेश गराइ दिनु भयो । बालक जीवित भयो । यो घटना फागुन शुद्धि द्वादशी संवत् १९८४ सन् १९२७ को हो । सन्त गरीबदास जीलाई परमात्माले तत्त्वज्ञान प्रदान गर्नु भयो । उनको ज्ञानयोग खोलि दिनु भयो । जसकारणले सन्त

गरीबदास जीले २४ हजार वाणी बोले, जुन सन्त गोपाल दास जीद्वारा लिपिबद्ध गरियो । ती अमृतवाणीहरू प्रिन्ट गरेर ग्रन्थको स्वरूप दिइयो । यो दास (सन्त रामपाल दास) त्यसैबाट सत्सङ्ग गर्दछ । सन्त गरीब दास जीले अमृतवाणीमा भनेका छन्:-

गरीब, हम सुलतानी नानक तारे, दादूको उपदेश दिया ।  
जाति जुलाहा भेद ना पाया, काशी मांहे कबीर हुआ ॥  
गरीब, अनन्त कोटी ब्रह्माण्डका एक रति नहीं भार ।  
सतगुरु पुरुष कबीर है, कुल के सिरजन हार ॥

**भावार्थः**— सन्त गरीबदास जीले परमात्माबाट प्राप्त दिव्य दृष्टिद्वारा हेरेर भूत, भविष्यका ज्ञान भनेका हुन् । काशी नगर (उत्तर प्रदेश) मा रहेका जुलाहा कबीर जी सम्पूर्ण ब्रह्माण्डहरूका सिर्जनहार हुन् । सम्पूर्ण ब्रह्माण्डहरूलाई आफ्नो शक्तिले स्थिर तुल्याएका छन् । परमेश्वर कबीर जीमाथि ब्रह्माण्डहरूको कुनै भार छैन । जस्तोः वैज्ञानिकहरूले हवाइ जहाज, रकेट आदि बनाएर उडाएर आफू स्वयम् पनि त्यसमा बसेर यात्रा गर्छन् । त्यसैगरी सन्त गरीबदास जीले परमेश्वर जीलाई आफ्नै आँखाले देखेर उनको महिमा बताएका हुन् ।

५. सन्त घिसादास जी (खेखडा गाउँ, बागपत जिल्ला, उत्तर प्रदेश) पुस्तक विस्तारलाई मध्य नजर गर्दै विस्तृत रूपमा विस्तार नगरिएको हो । अधिक जानकारीका लागि [www.jagatgururampalji.org](http://www.jagatgururampalji.org) बाट प्रसस्त ज्ञान ग्रहण गर्न सक्नु हुन्छ ।

## वेदमन्त्रका फोटोकपीहरू (प्रमाण सहित)

प्रमाण ऋग्वेद मण्डल नं. ९ सुक्त ८६ मन्त्र २६-२७

इन्द्रः पुनानो अति माहते मृषो विश्वानि कृष्णन्तसुपशानि यज्ञवे ।  
गा: कुञ्जानो निर्जिने हर्येतः कविरत्यो न क्रीक्वन्पदि वारमर्त्तिः ॥२६॥

**वराचारः**—(यज्ञवे) यस भरने वाले यज्ञानानों के लिये परमात्मा (विश्वानि सुपशानि) सब रात्तीं को (कृष्णन्) सुगम करता हुआ (सुषः) उनके विष्णों को (अतिगाहारै) मर्देन करता है । और (पुनानः) उनको पवित्र करता हुआ और (निर्जिने) अपने स्वप को (गा: कुञ्जानः) सरल करता हुआ (हर्येतः) वह कान्तिमय परमात्मा (कविः) सर्वज्ञ (अर्थो न) विद्युत के समान (क्रीक्वन्) जीडा करता हुआ (वारं) वरणीय पुरुष को (पर्यर्तिः) प्राप्त होता है ॥२६॥

**विवेचना:** यो फोटोकपी ऋग्वेद मण्डल ९ सुक्त ८६ मन्त्र २६ को हो । यसको अनुवाद आर्यसमाजका आचार्यहरू एवं महर्षि दयानन्दका चेलाहरूद्वारा गरिएको हो । यसमा स्पष्ट छ— यज्ञ गर्ने अर्थात् धार्मिक अनुष्ठान गर्ने यजमानहरू अर्थात् भक्तहरूका

लागि परमात्माले सारा बाटाहरु सुगम तुल्याउँदै अर्थात् जीवनरूपी यात्रा मार्गलाई दुःख रहित तुल्याएर सुगम बनाउँदै, तिनका विज्ञहरु अर्थात् सङ्कटहरु मर्दन गर्दछन्, अर्थात् सङ्कटहरु समाप्त गर्दछन् । भक्ताहललाई पवित्र अर्थात् पाप तथा विकार रहित बनाउँछन् । जस्तो यसपछिको मन्त्रमा भनिएको छ— जुन परमात्मा द्यूलोक अर्थात् सत्यलोकको तेस्रो पृष्ठमा विराजमान छन्, त्यहाँ परमात्माको शरीरको प्रकाश अत्यधिक छ । उदाहरणका लागि- परमात्माको एक रोम (शरीरको रौ) को प्रकाश करोड़ सूर्य तथा त्यति नै चन्द्रमाहरुको संयुक्त प्रकाशभन्दा पनि बढी छ । यदि ती परमात्मा त्यही प्रकाशयुक्त शरीरबाट पृथ्वीमा प्रकट भए भने हाम्रो चर्मचक्षु (दृष्टि) ले देख्न सक्दैन । जस्तो उल्लुले दिनको सूर्यको प्रकाशको कारणले केही देख्न नसके जस्तै दशा मानिसहरुको पनि हुन्छ । त्यसैले ती परमात्मा आफ्नो रूप अर्थात् शरीरको प्रकाशलाई सरल तुल्याउँदै परमात्मा बस्नु भएको स्थानबाट गतिमान भई बिजुली तुल्य क्रिडा अर्थात् लीला गर्दै हिँडेर आउँछन्, श्रेष्ठ पुरुषहरुलाई भेट्छन् । यो पनि स्पष्ट छ कि वहाँ कविः अर्थात् कविर्देव हुनु हुन्छ । हामी उहाँलाई कबीर साहब भन्छौ ।

**असश्चतः शतधारा अभिविष्यो हरि नवन्तेऽव ता चदन्युयः ।  
क्षिपे मृजन्ति परि गोभिराहुरं त्रुतीयं पृष्ठे अस्ति रोचने दिवः ॥२७॥**

पदार्थः—(उच्चन्युयः) प्रेम की (ताः) वे (शतधारा:) संकरो धारामें (असश्चतः) जो नानास्थर्वा में (अभिविष्यः) स्थिति को लाभ कर रही हैं । वे (हरि) परमात्मा को (अबनवन्ते) प्राप्त होती हैं । (गोभिराहुरं) प्रकाशपृष्ठ व परमात्मा को (क्षिपः) दुष्टित्तियाँ (मृजन्ति) विद्यन करती हैं । जे हुपरमात्मा (दिवस्तृतीये पृष्ठे) द्युलोक के तीसरे पृष्ठ पर विराजमान है और (रोचने) प्रकाशस्वरूप है, उसको दुष्टित्तियाँ प्रकाशित करती हैं ॥२७॥

विवेचनः— यो फोटोकपी ऋग्वेद मण्डल ९ सूक्त ८६ मन्त्र २७ को हो । यसमा स्पष्ट छ— परमात्मा द्युलोक अर्थात् अमरलोकको तेस्रो पृष्ठ अर्थात् भागमा विराजमान छन् । सत्यलोक अर्थात् शाश्वत स्थानमा तीन भाग छ । एक भागमा वन, पहाड़, झरना, बगैचा आदि छन् । यो बाह्य अर्थात् बाहिरी भाग हो । (जस्तो भारतको राजधानी दिल्ली पनि बाहिरी दिल्लीमा गाउँ, खेत, र नहरहरु गरी तीन भागमा बाँडिएको छ । दोस्रो भागमा बजार बनेको छ र तेस्रो भागमा संसद भवन अर्थात् कार्यलयहरु छन् ।)

यस पश्चात् द्युलोकमा बस्तीहरु छन् । मोक्षप्राप्त हंस आत्माहरु सपरिवार बस्छन् । (पृथ्वीमा भक्तात्मा भने झै सत्यलोकमा हंसात्मा भनिन्छ)। तेस्रो भागमा सर्वोपरि परमात्माको सिंहासन छ । त्यसका आसपासमा केवल नरात्माहरु

रहन्छन् । त्यहाँ स्त्री पुरुषको जोड़ी छैन । तिनीहरूले यदि परिवार चाहे भने शब्द (वचन) द्वारा केवल पुत्र उत्पन्न गर्छन् । यसरी शाश्वत् स्थान अर्थात् सत्यलोकलाई परमात्माले तीन भागमा बाँडेका छन् । त्यहाँ यानी सतलोकमा प्रत्येक स्थानमा रहनेहरूमा वृद्धावस्था छैन, त्यहाँ मृत्यु छैन । त्यसैले गीता अध्याय ७ श्लोक २९ मा भनिएको छ— जसले जरा अर्थात् वृद्ध अवस्था तथा मरण अर्थात् मृत्युबाट छुट्ने प्रयत्न गर्दछ, तिनले तत् ब्रह्म अर्थात् परम अक्षर ब्रह्मलाई जान्दछन् । सत्यलोकमा सत्यपुरुष रहन्छन्, त्यहाँ जरा-मरण छैन, बच्चा युवा भएपछि सदा युवा रहि रहन्छ ।

(प्रमाण ऋग्वेद मण्डल ९ सूक्त ८२ मन्त्र १ - २)

**असांवि सोपो अहो वृषा हरी राजेव दस्मो अभि गा अंचिकदत् ।  
पुनानो वारं पर्येत्पृथ्येण श्येनो न षोनि वृत्वन्तमासदंम् ॥१॥**

पदार्थः— (तोमः) जो सर्वोत्पादक प्रभु(अश्वः) प्रकाशवर्ण (वृषा) सदगुणों की वृचिं करने वाला (हरिः) पापों के हरण करने वाला है, वह (राजेव) राजा के गमान् (दस्मः) इसीनीय है । और वह (गा:) पृथिव्यादि लोक-लोकान्तरों के बारों प्रोत् (अभि अंचिकदत्) शब्दावस्थान हो रहा है । वह (वारं) वर्णीय पुरुष को जो (अथव्येण) दृढ़भक्त है उसको (पुनानः) पवित्र करता हृषा (पर्येति) प्राप्त होता है । (न) जिस प्रकार (श्येनः) विद्युत् (धृतवर्णं) स्नेहवाले (आसदं) स्थानों को (षोनि) आधार बनाकर प्राप्त होता है । इसी प्रकार उक्त गुण बाले परमात्मा ने (असांवि) इस ब्रह्माण्ड को उत्पन्न किया ॥१॥

**कविर्धस्या पर्येषि माहिनमत्यो न मृष्टो अभि वाम्बर्षसि ।  
अपसेषन्दुरिता सोम मूलय वृत्तं वसानः परि यासि निर्णिङ्गंस् ॥२॥**

पदार्थः—हे परमात्मन् ! (विद्यस्या) उपदेश करने की दृष्टा से आप (माहिने) महापुरुषों को (पर्येषि) प्राप्त होते हो । और आप (अत्यः) ग्रत्यन्त गतिशील पदार्थ के (न) सुमान् (अभिवालं) हमारे आध्यात्मिक यज्ञ को (अम्बर्षसि) प्राप्त होते हैं । आप (कविः) सर्वेज हैं (मूष्टः) गुद त्वरुप हैं (वृतिता) हमारे पापों को (अपसेषन्) दूर करके (सोम) हैं सोम ! (मूष्टः) आप हमको सुख दें । और (वृत्तं वसानः) प्रेम-माव को उत्पन्न करें हुए (निर्णिङ्ग) पवित्रता को (परिपालि) उत्पन्न करें ॥२॥

विवेचनः— माथि ऋग्वेद मण्डल ९ सूक्त ८२ मन्त्र १ - २ को फोटोकपी छ । यो अनुवाद महर्षि दयानन्द जी को दिशा-निर्देशबाट उनैका चेलाहरूले गरेका हुन् र सार्वदेशिक आर्य प्रतिनिधि सभा दिल्लीबाट प्रकाशित भएको छ ।

यसमा स्पष्ट छः— मन्त्र १ मा भनेका छन्— साराको उत्पत्ति गर्ने परमात्मा तेजोमय शरीरयुक्त छन्, पाप नाश गर्ने र सुखको वर्षा गर्ने अर्थात् सुखको झरी लगाउने हुन्, हेर्दा राजातूल्य देखिने उनी माथि सत्यलोकमा सिंहासनमा बसेका छन्,  
यही प्रमाण सूक्ष्म वेदमा पनि छः—

अर्श कुर्श पर सफेद गुमट है, जहाँ परमेश्वरका डेरा ।

श्वेत छत्र सिर मुकुट विराजे, देखत न उस चेहरे नूँ ॥

यही प्रमाण बाईबल ग्रन्थ तथा कुर्अन शरीफमा पनि छ— परमात्माले ६ दिनमा सृष्टि रचे र सातौं दिन माथि आकाशमा तख्त अर्थात् सिंहासनमा विराजमान भए । (बाईबलको उत्पत्ति ग्रन्थ २/२६-३० तथा कुर्अन शरीफको सुर्त फुर्कानि २५ आयात ५२ देखि ५९ मा छ ।)

ती परमात्मा आफ्नो अमर धामबाट आएर पृथ्वीमा शब्द वाणीद्वारा ज्ञान सुनाउँच्छन् । उनी वरणीय अर्थात् आदरणीय श्रेष्ठ व्यक्तिहरूलाई भेट्छन् । जस्तो १. सन्त धर्मदास जी (बाँधवगढ, मध्य प्रदेश) लाई भेटे । २. सन्त मलूक दास जीलाई भेटे । ३. सन्त दाढू दास जी (आमेर, राजस्थान) लाई भेटे, ४. सन्त नानक देव जीलाई भेटे, ५. सन्त गरीब दास जी (छुडानी, झज्जर, हरियाणा) लाई भेटे, ६. सन्त घिसा दास जी— खेखडा, बागपत, उत्तर प्रदेश) लाई भेटे, ७. सन्त जम्बेश्वर जी (विश्नोई धर्मका प्रवर्तक लाई समराथल गाउँ राजस्थान) मा भेटे ।

ती परमात्माले असल आत्माहरूलाई भेट्छन् । परमात्माका दृढ आत्माप्रति उनको विशेष आकर्षण रहन्छ । उदाहरण पनि बताएका छन्— जस्तो विद्युत अर्थात् आकाशीय बिजुली स्नेहाद्र्द स्थानहरूलाई आधार बनाएर झर्दछ । जस्तो काँशको थालीमा चट्याङ्ग झार्छ । पहिले काँशको धातुको कचौरा, ग्लास, थाली, अम्बरा आदि वर्षातको समयमा तुरुन्त उठाएर घरभित्र राख्ये । बूढापाकाहरू काँशका भाँडाहरूमा धेरै जसो चट्याङ्ग झार्छ भन्ये, त्यसैगरी परमात्मा आफ्ना प्रिय भक्तहरू प्रति आकर्षित भएर भेट्दछन् ।

मन्त्र नं. २ मा यो पनि स्पष्ट गरिएको छ— परमात्मा ती असल आत्माहरूलाई उपदेश दिने इच्छाले पनि आफै महापुरुषहरूलाई भेट्छन् । उपदेशको भावार्थः परमात्माले तत्त्वज्ञान सुनाएर तिनलाई दीक्षा पनि दिन्छन् । तिनका सतगुरु पनि स्वयम् परमात्मा हुन्छन् । यो पनि स्पष्ट छ कि परमात्मा अत्यन्त गतिशील पदार्थ अर्थात् विद्युत समान तिव्रगामी भएर हाम्रा धार्मिक अनुष्ठानहरूमा पुग्दछन् । १. यस सम्बन्धी धर्मदास जीसंग गरिएको चर्चा पछिला पृष्ठहरूमा पढ्नु हुने छ । जसमा परमात्माले यही भन्नु भएको थियो— म धार्मिक अनुष्ठान भएको ठाउँमा अवश्य जान्नु किनकि मेरो अनुपस्थितिमा कालले कुनै पनि उपद्रव मच्चाउन सक्छ । जसकारणले साधकहरूको आस्था परमात्माबाट छुट्छ । मेरो उपस्थितिमा उसले यस्तो कुनै गडबडी गर्न सक्दैन । त्यसैले गीता अध्याय ३ श्लोक १५ मा भनिएको छ— ब्रह्मलाई पनि उत्पन्न गरेका ती

अविनाशी परमात्मा सदा नै यज्ञमा प्रतिष्ठित हुन्छन् अर्थात् धार्मिक अनुष्ठानहरूमा उनैलाई ईष्ट रूप मानेर आरती स्तुति गर्नु पर्छ ।

यस ऋग्वेद मण्डल ९ सूक्त ८२ मन्त्र २ मा यो पनि स्पष्ट छ— उनी (कविर्वधस्य) कविर्देव हुन्, जो सबैलाई उपदेश दिने इच्छाले आउछन्, उनी पवित्र परमात्मा हुन् । हाप्रा पापहरू मेटाएर अर्थात् नाश गरेर हे अमर परमात्मा ! हजुर हामीलाई सुख दिनु होस् र (द्वृतम् वसानः निर्निजम् परियसि) हामी हजुरका सन्तान हीं । हामीप्रति त्यो वात्सल्यपूर्ण प्रेम भाव उत्पन्न गर्दै त्यही (निर्निजम्) सुन्दर रूपलाई (परियासि) उत्पन्न गर्नु होस् अर्थात् हामीलाई आफ्ना बच्चा सम्झेर पहिले र जत्तिखेर चाहयो त्यतिखेर आफ्ना प्यारा आत्माहरूलाई प्रकट भएर भेट्नु हुन्थ्यो, त्यसैगरी हामीलाई पनि दर्शन दिनु होस् ।

(प्रमाण ऋग्वेद मण्डल ९ सूक्त ९६ मन्त्र १६-२०)

**स्कायुधः सोहृमिः पूर्वमा नोऽङ्गयैः॒ गुणं चारु नाम॑ ।**

**श्रुमि वाऽङ् सप्तिग्निं अङ्गस्पामि वायुम्भिः शः॑ देव सोमः ॥१६॥**

पदार्थः—हे परमात्मन् ! ( गृह्णह ) सर्वोपरि रहस्य ( ज्ञान ) थेष्ट ( नाम ) जो तुम्हारी संज्ञा है । ( अङ्गस्त्र ) उमका ज्ञान रहायै । आओ ( सोहृमिः पूर्वमभ्यः ) उपासक लोगों से स्त्रियानां है । ( रुपायैः ) स्वाधारिता जक्ति से वृक्षत हुँ और ( सप्तिग्निं ) विद्युत् के समान ( अङ्गस्पामि ) देवतार्य के रूपमूल इष्टज काराइयै और ( वायुम्भिः ) हमको प्राणीं की विचार का वेजा बनाइदै । ( वेज ) हे सर्वज्ञतिर्क्षम्भन्न परमेश्वर ! हमको ( चाः ) इतिवौं के ( अविग्रहय ) नियमन का जाहा भागाइयै ॥१६॥

**गिर्जे ज्वलानं हयैतं सूर्यनिति शुद्धमन्तु वह्नि मुखोर्गे गुणेन॑ ।**

**कुविग्निः कोव्येना कविः सन्तसोमः शुविग्निः वस्त्रेनि रेमेन् ॥१७॥**

पदार्थः—( गिर्जुः ) “श्यति सूर्यो नक्तोति प्रत्यक्षात् अवरिति गिर्जः परमात्मा ” उवा परमात्मा को ( जलाभ्यः ) जो हृदा रहाउदै, ( हृष्टः ) जो अङ्गस्त्र कपानीय है, उसको उपासक जीव ( शुद्धमन्ति ) चुंडाविवय करते हुँ और ( शुद्धमन्ति ) जलकी रसुति द्वारा उमके गुणों का बर्णन करते हुँ और ( अङ्गतः ) त्रिघान लोग ( वायुम् ) उस गतिवील परमात्मा का ( गहनतः ) गुणों के गहनों द्वारा बर्णन करते हुँ और ( कविः ) जाति भोग ( गीतिः ) भाष्टो हारा और ( कहयेन ) कहिएद से उसकी रसुति करते हुँ । ( सोमः ) सोमस्त्रवृष्ट ( पवित्रवृ ) पवित्र लहू परमात्मा कारणावस्था में शतिरुक्ष्य प्रहृति खो ( रेमेन् सन् ) जर्जता हुआ ( अव्येति ) जाति-कम्पण करता हुँ ॥१७॥

ऋग्वेद मण्डल ९ सूक्त ९६ को मन्त्र १६ मा भनिएको छ— हे परमात्मन् ! हजुर आफ्नो श्रेष्ठ गुप्त नामको ज्ञान गराउनु होस् । त्यो नाम मन्त्र १७ मा बताइएको छ—

ती कविः अर्थात् कविर्देव हुन् ।

केवल नेपालीः— (शिशुम् जज्ञानम् हर्यन्तम्) परमेश्वर जानी-बुझि तत्त्वज्ञान बताउने उद्देश्यले शिशु रूपमा प्रकट हुन्छन्, उनको ज्ञान सुनेर (मरुतो गणेन) भक्तहरूको धेरै तूलो समूह ती परमात्माका अनुयायी बन्छन् । (मृजन्ति शुम्यन्ति वहिन) त्यो ज्ञान बुद्धिजीवी मानिसहरूले बुइदछन्, तिनीहरूले ती परमेश्वरको स्तुति भक्ति तत्त्वज्ञानका आधारले गर्दछन्, त्यो भक्ति (वहिन) शीघ्र लाभ दिने खालको हुन्छ । ती परमात्मा आफ्नो तत्त्वज्ञानलाई (काव्येन) कवित्वद्वारा अर्थात् कविहरू जसरी दोहा, शब्द, लोकोक्ति तथा चौपाइहरूद्वारा (कविर् गीर्थिः) कविर वाणीद्वारा अर्थात् कबीर बाणीद्वारा (पवित्रम् अतिरेभन) शुद्ध ज्ञानलाई उच्च स्वरमा गर्जी-गर्जी बोल्दछन् । ती (कविः) कविको जस्तो आचरण गर्ने कविर्देव (सन्त) सन्त रूपमा प्रकट (सोम) अमर परमात्मा हुन्छन् । (ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १०) विशेषः— यस मन्त्रको मूल पाठमा दुई पटक “कवि” शब्द छ, आर्य समाजका अनुवादकहरूले एउटा (कविः) शब्दको अर्थ नै लेखेका छैनन् ।

**अ॒ष्टि॑मं॒ य अ॒ष्टि॑कृत्त्व॑कृः॒ सु॒हस्ती॑धः॒ पदु॑वी॒ः॒ क॑र्त्ती॑नाश्॒ ।  
तृ॒सी॑य॒ चाम॑ म॒द्विषः॒ सि॒क॑प॒न्त्सो॑मो॒ वि॒राज॑म॒रु॒ रा॒डति॒ शु॒ष्॒ ॥१८॥**

पर्वातः—( सोमः ) होयस्तर्यम् परमा॑धा ( सिसास्त्वं ) पाजन की इच्छा करता हुआ ( विषः ) को गहान् शै यह परमात्मा ( तत्त्वीयं, वाम ) देवतान और पितृयान हत्त घोनौ मै तृष्णक तीसरा जो अभिष्ठाप है । उसमें ( विःत्वम् ) विराज-माने जो ज्ञानयोक्ती है उसको ( अनुरागीते ) प्रश्नम् वर्तने वाला है और ( शुष् ) स्तूपभौति है । ( ज्ञानात्मक, धार्तीः ) को कान्तहस्तीयों की देवते बडाहूँ भुक्ष्य स्वान है बौद्ध ( सहायमीषः ) कलन्तत प्रकार से स्वात्मीय है, ( अ॒ष्टि॑माः ) सर्वज्ञान के सामनकृप मनवाना यह परमात्मा ( अः ) नो ( अ॒ष्टि॑कृत् ) सब कान्तों का प्रदाता ( विषः ) भूत्तिकों को प्रकाशक है । वह जिज्ञासु के लिए उपासनीय है ॥१८॥

विवेचनः— यो ऋग्वेद मण्डल ९, सूक्त १६ मन्त्र १८ को फोटोकपी हो । यसको अनुवाद महर्षि दयानन्द जीका अनुयायीहरूले गरेका हुन् । सार्वदेशिक आर्य प्रतिनिधि सभा दिल्लीद्वारा प्रकाशित छ । यसको अनुवादमा आर्यसमाजका आचार्यहरूले थ्रै गतिहरू गरेका छन् । हामी संस्कृत पनि बुझन सक्छौं । विवेचन तथा यथार्थ अनुवाद एव भावार्थ स्पष्ट गर्दछु । मन्त्र १७ मा भनिएको छ— ऋषि वा सन्त रूपमा प्रकट भएर परमात्माले आफै सुख कमलद्वारा अमृतवाणी भन्छन् र त्यो ज्ञान बुझेर अनेकौं अनुयायीहरूको समूह बन्छ । (य) परमात्माले तत्त्वज्ञानका जुन वाणी सुनाउँछन्, ती (ऋषिकृत) ऋषि रूपमा प्रकट परमात्मा कृत (सहस्रनीयः) हजारौं वाणीहरू अर्थात्

कबीर वाणीहरु (ऋषिमना) ऋषि स्वभाव भएका भक्तहरुका लागि (स्वर्षः) आनन्ददायक हुन्छ । (कविनाम, पदवीः) कवित्वद्वारा दोहाहरु, चौपाइहरुमा वाणी बोल्ने भएकाले ती परमात्माले प्रसिद्ध कविहरुमध्ये एक कविको पदवी पनि प्राप्त गर्ने छन् । ती (सोम) अमर परमात्मा (सिषासन) साराको पालनको ईच्छा गर्दै प्रथम स्थितिमा (महिषः) दूलो पृथ्वी अर्थात् माथिको लोकहरुमा (तृतीयम् धाम) तेस्रो धाम अर्थात् सत्यलोकको तेस्रो पृष्ठमा (अनुराजति) तेजोमय शरीरयुक्त (स्तुप) गुम्बजमा (विराजम्) विराजमान छन्, त्यहाँ बसेका छन् । यही प्रमाण ऋग्वेद मण्डल ९ सूक्त ५४ मन्त्र ३ मा छ— परमात्मा सबै लोकहरुको माथिको लोकमा विराजमान छन्, (तिष्ठन्ति) बसेका छन् ।

**चमृपच्छध्येनः शक्नो गोविन्दुऽसं आयुधानि विभ्रंत् ।  
अपामृभिं सच्चमानः समुद्रं तुरीयं धामं महिषो विवक्ति ॥१९ ।**

पदार्थः—( अपामृभिं ) प्रकृति की सूक्ष्म ये सू म ग्राहितयों के माव ( सच्चमानः ) जो संगत हैं और ( समुद्रम् ) “सम्यह दग्धन्ति भूतानि यस्यात् सं समुद्रः” जिससे ताजे भूतों की उत्पत्ति, विषयति और प्रलय होता है । वह ( तुरीयम् ) जीवा ( धाम ) परमपद परमात्मा है । उसको ( महिषः ) महाते इति महिषः महिष इति महाद्वाम्ना पठितम् तिः ३—१३ । गङ्गापुरुष लक्ष्म तुरीय परमात्मा वा ( विवक्ति ) वज्रेन काटता है । यह परमात्मा ( चमृपस्त्र ) जो प्रत्येक बल में रिक्त है ( इवेनः ) सर्वोत्तम प्रशंसनीय है, और ( शक्नः ) सर्वशक्तिमान् है । ( गोविन्दः ) यजमानों को हर्त बरके जो ( दृप्तः ) शीघ्रगति वाला है ( आयुधानि, विभ्रंत् ) अनात शक्तियों को छारखा करता हुआ इस सम्पूर्ण सजार का उत्पदक है ॥१९॥

विवेचनः— ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र ११ को पनि आर्यसमाजका विद्वानहरुले अनुवाद गरेका हुन् । यसमा पनि थुप्रै त्रुटि छन् । पुस्तक विस्तार हुने भएकाले केवल आफ्नो मतलबको जानकारी प्राप्त गर्ने ।

यस मन्त्रमा चौथो धामको वर्णन छ, जुन तपाईंले सृष्टि रचनामा पढ्नु हुने छ । त्यसमा पूर्ण जानकारी छ । यसै पुस्तकको पृष्ठ १२० पढ्नु होस् ।

परमात्माले माथिका चार लोकहरु अजर-अमर रचेका छन् । १. अनामी लोक-जुन सबैभन्दा माथि छ । २. अगम लोक ३. अलख लोक ४. सत्यलोक

हामी पृथ्वी लोकमा छौं, यहाँबाट माथिका लोकहरु गन्यौ भने १. सत्यलोक २. अलख लोक ३. अगम लोक तथा ४. अनामी लोक भनेर गनिन्छ । त्यस चौथो धाममा बसेर परमात्माले सम्पूर्ण ब्रह्माण्डहरु तथा लोकहरुको रचना गर्नु भयो । शेष रचना सत्यलोकमा बसेर गर्नु भएको थियो । आर्यसमाजका अनुवादकहरुले तुरिया परमात्मा अर्थात् चौथे परमात्माको वर्णन गरेका छन् । यो चौथो धाम हो । त्यसमा मूल पाठ

मन्त्र १९ को भावार्थ यस्तो छ— तत्त्वदर्शी सन्तले चौथो धाम तथा चौथो परमात्माको (विवक्ति) भिन्न-भिन्न वर्णन गर्दछन् । पाठकजन ! कृपया यसै पुस्तकको पृष्ठ १२० मा सृष्टि रचना पढनु होस, जसबाट तपाईंहरूलाई लेखक (सन्त रामपाल दास) नै ती तत्त्वदर्शी सन्त हुन्, जो तत्त्वज्ञानसँग परिचित छन् भन्ने ज्ञान हुन्छ ।

**मर्यो(न)शुभ्रस्तन्वै मृजानोऽत्यो न सृत्वा सनये धनानाम् ।  
वृषेव यथा परि कोशुभूम् कनिकदच्चम्बोऽरा विवेश ॥२०॥**

पदार्थः—वह परमात्मा ( यथा, वृषेव ) जित प्रकार एक संघ बो उसका सेनापति प्राप्त होता है, इती प्रधार ( कोशम् ) इस बहुपाठकमी कोश की ( अर्वन् ) प्राप्त होकर ( कनिकदत् ) उच्च स्वर से भजते हुए; ( चम्बोः ) इस बहुपाठ रूपी लिरतृत प्रफुल्ति-लग्न में ( यर्याविवेश ) भली-भर्ति प्रविष्ट होता है और ( भ ) जैसे कि ( मर्यः ) मनष्य ( शुभ्रस्तन्वै, मृजानः ) शुभ भारीर को धारण करता हुआ ( अस्थेन ) अत्यन्त गतिशील पदार्थों के हमार ( सनये ) प्रतिपत्ति के लिए ( सृत्वा ) निषिद्धील होता हुमा ( धनानाम् ) घनों के लिए कठिक्कह होता है; इसी प्रकार ब्रह्मत्रिरूपी ऐश्वर्यं को चारण करने के लिए परमात्मा सदैव उच्चत है ॥२०॥

विवेचनः— ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र २० को यथार्थ ज्ञान जानौः—

यस मन्त्रको अनुवाद महर्षि दयानन्दका चेलाहरूले गरेका हुन्, यिनको दृष्टिकोण परमात्मा निराकार छन् भन्ने छ किनकि महर्षि दयानन्द जीले परमात्मा निराकार छन् भन्ने कुरालाई दृढ़ तुल्याएका छन् । त्यसैले अनुवादकले सरल मन्त्रको अनुवाद घुमाइ-फिराइ लेखेका छन् । जस्तो मूल पाठमा लेखिएको छः—

मर्य न शुभ्रः तन्वा मृजानः अत्यः न सृत्वा सनये धनानाम् ।  
वृषेव यूथा परि कोशम् अर्षन् कनिकदत् चम्बो अविवेश ॥

अनुवादः— जस्तो (मर्यः न) मनुष्यले सुन्दर वस्त्र धारण गर्दछ, त्यस्तै परमात्माले मनुष्य समान (शुभ्रः तन्व) सुन्दर शरीर (मृजानः) धारण गरेर (अत्यः) अत्यन्त गतिले हिँडेर (सनये धनानाम्) भक्ति धनका धनीहरू अर्थात् पुण्य आत्माहरू (सनये) प्राप्त गर्नका लागि आउँछन् । (यूथा वृषेव) जस्तो कुनै एक समुदायले उनीहरूको सेनापति पाए जस्तै ती परमात्मा सन्त एवं ऋषि रूपमा प्रकट हुन्छन्, तब उनको थुप्रै सख्ख्यामा अनुयायी बन्छन् र परमात्मा तिनका गुरु रूपमा मुखिया हुन्छन् । ती परमात्मा (परि कोशम्) प्रथम ब्रह्माण्डमा (अर्षन्) प्राप्त भएर अर्थात् आएर (कनिकदत्) तूलो स्वरमा सत्यज्ञान उच्चारण गर्दै (चम्बोः) पृथ्वी खण्डमा (अविवेश) प्रविष्ट हुन्छन् ।

भावार्थः— जस्तो अगाडि उल्लेख गरिएका वेद मन्त्रहरूमा भनिएको छ— परमात्मा माथिका लोकमा रहन्छन्, त्यहाँबाट गतिमान भएर, आफ्नो रूप अर्थात् शरीरको तेजलाई

सरल तुल्याएर पृथ्वीमा आउँछन् । यस ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र २० मा त्यसैको पुष्टि गरी भनिएको छ— परमात्मा मनुष्यले वस्त्र धारण गरे जस्तै अन्य शरीर धारण गरेर मानव रूपमा पृथ्वीमा आउँछन् र (धनानाम) दृढ भक्त (असल पुण्य आत्मा) हरुलाई भेट्छन्, तिनलाई वाणी उच्चारण गरेर तत्त्वज्ञान सुनाउँछन् ।

**विवेचनः—** यी ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १६-२० का फोटोकपीहरू हुन् । यिनका हिन्दी अनुवाद आर्यसमाजका प्रवर्तक महर्षि दयानन्द सरस्वतिको दिशा-निर्देशमा उनका आर्यसमाजी शिष्यहरूले गरेका हुन् । यो अनुवाद केही मात्रामा ठीक र अधिक मात्रामा गलत छ । पहिले थुप्रै सही तथा अलि-अलि गलत थियो, जुन मैले शुद्ध पारी विवेचनमा लेखि दिएँ । अब बढी गलत भएका श्लोकहरूका अर्थ शुद्ध पारी लेख्छु ।

ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १६ मा भनिएको छः—

हे परमात्मा ! हजुरको जुन गुप्त वास्तविक (चारू) श्रेष्ठ (नाम) नाम छ, त्यसको ज्ञान गराउनु होस् । प्रिय पाठकहरू ! जस्तो भारतको राजालाई प्रधानमन्त्री भनिन्छ, यो उनको पदवीको प्रतीक हो । उनको वास्तविक नाम अरु नै हुन्छ । जस्तो पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू जी थिए । “जवाहरलाल” उनको वास्तविक नाम हो । यस मन्त्र १६ मा भनिएको छ— हे परमात्मा ! हजुरको जुन वास्तविक नाम छ त्यो (सोतुमि) उपासना गर्ने (स्व आयुधः) स्वचालित शस्त्र समान (पूयमानः) अज्ञान रूपी गम्भीरलाई नाश गर्ने पाप नाशक हो । हजुर आफ्नो त्यो सत्य मन्त्रको ज्ञान हामीलाई गराउनु होस् । (देव सोम) हे अमर परमेश्वर । हजुरको त्यो मन्त्र स्वास द्वारा नाक आदि (गाः) इन्द्रियहरुद्वारा (वासुम् अभि) स्वाँस-उस्वाँस द्वारा जपनाले (सप्तिरिव = सप्तिः इव) विद्युत जस्तो गतिले अर्थात् शीघ्रता पूर्वक (अभिवाजं) भक्ति धनले परिपूर्ण गरेर (श्रवस्यामि) ऐश्वर्य तथा मोक्ष उपलब्ध गराउनु होस् ।

**प्रिय पाठकहरूसँग नम्र निवेदन छ ।** यस ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १६ को अनुवादमा थुप्रै गल्तीहरू थिए, जुन शुद्ध गरिएको छ । प्रमाणका लागि मूल पाठमा भएको “अभीवाज” शब्दको अनुवाद गरिएको छैन । यसको स्थानमा “अभिगमय” शब्दको अर्थ जोडिएको छ, जुन मूल पाठमा छैन ।

**विवेचनः—** ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १७ को अनुवादमा पनि थुप्रै गल्तीहरू छन् जुन आर्य समाजीहरुद्वारा अनुवाद गरिएको हो ।

अब शुद्ध पारेर लेख्नुः—

जस्तो पूर्वोक्त ऋग्वेद मण्डल ९ सूक्त ८६ तथा ८२ को मन्त्रहरूमा प्रमाण छः— घूलोकको तेज्ज्वाला स्थानमा विराजमान परमात्मा आफ्नो शाश्वत स्थानबाट हिँडेर पृथ्वीमा जानी-बुझी कुनै खास उद्देश्यले प्रकट हुन्छन् । परमात्माले सम्पूर्ण ब्रह्माण्डहरूमा बसेका प्राणीहरूको पालन-पोषण तीन स्थितिमा गर्दछन् । १. परमात्मा माथि सत्यलोक अर्थात् अविनाशी धाममा सिंहासन (तख्त) मा बसेर सम्पूर्ण ब्रह्माण्डहरू सञ्चालन गर्दछन् । २. आफूले चाहेको समयमा साधु सन्तको रूपमा आफ्नो शरीरको तेजलाई सरल तुल्याएर असल आत्माहरूलाई भेट्दछन् । ३. प्रत्येक युगमा कुनै जलाशयमा फुलेको कमलको

फूलमा नवजात शिशुको रूप बनाएर प्रकट हुन्छन्, त्यहाँबाट निःसन्तान दम्पतिले आफ्नो घर लैजान्छन् । बाल्यकालदेखि नै ती परमात्माले तत्त्वज्ञान अर्थात् आफ्नो वास्तविक भक्ति ज्ञान चौणाइहरू, दोहाहरू, साखीहरू एवं कविताहरूको रूपमा सुनाउँछन् । जस्तो सन् १३९८ वि सं १४५५ मा परमात्मा आफ्नो निज स्थानबाट हिँडेर भारत वर्षको काशी शहरभन्दा बाहिर लहरतारा नामक जलाशयमा कमलको फूलमा शिशु रूप धारण गरेर प्रकट हुनु भयो । त्यहाँबाट नीरु-नीमा जुलाहा दम्पतिले घर लगे । विस्तारै परमात्मा हुर्कर्नु भयो । कबीर वाणी बोलेर ज्ञान सुनाउनु भएको थियो । प्रमाण ऋग्वेद मण्डल ९ सूक्त १ मन्त्र १ मा छ, जुन आर्य समाजका आचार्यहरूद्वारा अनुवाद गरिएको हो । त्यसमा पनि केही गल्तीहरू छन्, धेरै होइन । कृपया ऋग्वेद मण्डल ९ सूक्त १ मन्त्र १ को फोटोकपी पढ्नु होस् ।

**अभीदममध्या उत श्रीणन्ति षेनवः शिष्यै ।  
सोममिन्द्राय पात॑वे ॥९॥**

**पदार्थः—**( इम ) उस ( सोम ) सौम्यस्वभाव वाले अदातु पुरुष को ( शिष्यै ) कुमारावस्था में ही ( श्रीणि ) सब प्रकार से ( मध्या: ) श्रीहिसनीय ( षेनवः ) गीर्वें ( श्रीणन्ति ) तृष्ण करती हैं ( इग्नाय ) ऐश्वर्य की ( पात॑वे ) वृद्धि के लिये । ( उत ) अथवा उत्त अदातु पुरुष को श्रीहिसनीय वाणिये ऐश्वर्य की प्राप्ति के लिये संस्कृत करती हैं ॥६॥

**विवेचनः—** यो फोटोकपी ऋग्वेद मण्डल ९ सूक्त १ मन्त्र १ को हो । यसमा पनि स्पष्ट छ— ( सोम ) अमर परमात्मा शिशु रूपमा प्रकट भएपछि उनको पालन-पोषणको लिला कुमारी गाई (अभि अध्या धेनुवः) द्वारा हुन्छ । यही प्रमाण कबीर सागरको अध्याय “ज्ञान प्रकाश” मा छ— जो परमेश्वर कबीर जीलाई नीमा-निरुले आफ्नो घर लिएर गए । तब शिशु रूपधारी परमात्माले न अन्न खानु भयो न दूध पिउनु भयो । अनि स्वामी रामानन्द जीले भने अनुसार नीरुले एउटा कुमारी गाई अर्थात् बाच्छी ल्याए, त्यसले तत्काल दूध दियो । त्यस कुमारी गाईको दूधबाट परमेश्वरको पालन-पोषणको लीला भएको थियो । कबीर सागर लगभग ६०० (छ सय) वर्ष पहिले लेखिएको हो । ऋग्वेद मण्डल ९ सूक्त १ मन्त्र १ को अनुवादमा केही त्रुटि भएको छ । जस्तो (अभिअध्या) को अर्थ अहिसनीय लेखिएको छ, जुन गलत हो । हरियाणा प्रान्तको रोहतक जिल्ला, धनाना गाउँमा लेखकको जन्म भयो । जुन अहिले सोनिपत जिल्ला पर्छ । यस क्षेत्रमा गर्भधारण नगरेको गाईलाई बिना धनाई भनिन्छ । यो अपश्रेष्ठ शब्द हो । एउटा गाईका लागि “अध्नी” शब्दको प्रयोग हुन्छ । बहुवचनका लागि “अध्या” शब्द प्रयोग हुन्छ । “अध्या” को अर्थ बहाल नगरेको गाईहरू तथा “अभिअध्या” भनेको पूर्ण रूपमा बहाल नगरेको अर्थात् कुमारी गाई अर्थात् बाच्छी हुन्छ ।

अब ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १७ को शुद्ध अनुवादः— केवल हिन्दीको नेपाली अनुवादः— (शिशुम जज्ञानम् हर्यन्तम्) परमेश्वर जानी-जानी तत्त्वज्ञान बताउने उद्देश्यले शिशु रूपमा प्रकट हुन्छन्, उनको ज्ञान सुनेर (मल्तो गणेन) भक्तहरूको ज्यादै तूलो समूह ती परमात्माको अनुयायी बन्छन् । (मृजन्ति शुम्यन्ति वहिन्)

त्यो ज्ञान बुद्धिजीवि मानिसहरूले बुझ्दछन् । तिनीहरूले ती परमेश्वरको स्तुति भक्ति तत्त्वज्ञानको आधारले गर्छन्, त्यो भक्ति (वहिन) शीघ्र लाभ दिने खालको हुन्छ । ती परमात्माले आफ्नो तत्त्वज्ञान (काव्येना) कवित्वद्वारा अर्थात् कविहरू जसरी दोहा, शब्द लोकोक्ति तथा चौपाइहरूद्वारा (कविर गीर्भि) कविर वाणीद्वारा अर्थात् कबीर बाणीद्वारा (पवित्रम् अतिरेभन) शुद्ध ज्ञानलाई तूलो स्वरमा गर्जी-गर्जी भन्छन् । ती (कविः) कविको जस्तो आचरण गर्ने कविर्देव (सन्त) सन्त रूपमा प्रकट (सोम) अमर परमात्मा हुन् । (ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १७)

**विशेषः** यस मन्त्रको मूल पाठमा दुई पटक 'कविः' शब्द छ तर आर्यसमाजका अनुवादकर्ताहरूले एउटा (कविः) को अर्थ लेखेका छैनन् ।

**विवेचनः—** ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १८ मा गरिएको विवेचनको अनुवादमा पनि थुप्रै गतिहरू छन् । म संस्कृत पनि बुझ्न सक्छु । विवेचन तथा यथार्थ अनुवाद एवं भावार्थ स्पष्ट गर्दछु । मन्त्र १७ मा भनिएको छ— ऋषि वा सन्त रूपमा प्रकट भएर परमात्माले आफ्नै मुख कमलद्वारा अमृतवाणी भन्छन् र त्यो ज्ञान बुझेर अनेकाँ अनुयायीहरूको समूह बन्छ । (य) परमात्माले तत्त्वज्ञानका जुन वाणी सुनाउँछन्, ती (ऋषिकृत) ऋषि रूपमा प्रकट परमात्मा कृत (सहंस्रणीयः) हजारौं वाणीहरू अर्थात् कबीर वाणीहरू (ऋषिमना) ऋषि स्वभाव भएका भक्तहरूका लागि (स्वर्षः) आनन्ददायक हुन्छ । (कविनाम, पदवीः) कवित्वद्वारा दोहाहरू, चौपाइहरूमा वाणी बोल्ने भएकाले ती परमात्माले कविहरूमध्ये प्रसिद्ध कविको पनि पदवी प्राप्त गर्ने छन् । ती (सोम) अमर परमात्मा (सिषासन) साराको पालनको ईच्छा गर्दै प्रथम स्थितिमा (महिषः) तूलो पृथ्वी अर्थात् माथिको लोकहरूमा (तृतीयम् धाम) तेस्रो धाम अर्थात् सत्यलोकको तेस्रो पृष्ठमा (अनुराजिति) तेजोमय शरीरयुक्त (स्तुप) गुम्बजमा (विराजम) विराजमान छन्, त्यहाँ बसेका छन् । यही प्रमाण ऋग्वेद मण्डल ९ सूक्त ५४ मन्त्र ३ मा छ— परमात्मा सबै लोकहरूको माथिको लोकमा विराजमान छन्, (तिष्ठन्ति) बसेका छन् ।

**विवेचनः—** ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १९ को पनि आर्यसमाजका विद्वानहरूले अनुवाद गरेका हुन् । यसमा पनि थुप्रै त्रुटि छन् । पुस्तक विस्तार हुने भएकाले केवल आफ्नो मतलबको जानकारी प्राप्त गर्ने ।

यस मन्त्रमा चौथो धामको वर्णन छ, जुन तपाईंले सृष्टि रचनामा पढ्नु हुने छ । त्यसमा पूर्ण जानकारी छ । यसै पुस्तकको पृष्ठ १२० पढ्नु होस् ।

परमात्माले माथिका चार अजर-अमर लोकहरू रच्नु भएको छ । १. अनामी लोक-जुन सबैभन्दा माथि छ । २. अगम लोक ३. अलख लोक ४. सत्यलोक

हामी पृथ्वी लोकमा छौं, यहाँबाट माथिका लोकहरू गन्यौ भने १. सत्यलोक २. अलख लोक ३. अगम लोक तथा ४. अनामी लोक हुन्छ । त्यस चौथो धाममा बसेर परमात्माले सम्पूर्ण ब्रह्माण्डहरू तथा लोकहरूको रचना गर्नु भयो । शेष रचना सत्यलोकमा बसेर गर्नु भएको थियो । आर्यसमाजका अनुवादकहरूले तुरिया परमात्मा अर्थात् चौथो परमात्माको वर्णन गरेका छन् । यो चौथो धाम हो । त्यसमा मूल पाठ मन्त्र १९ को भावार्थ यस्तो छ— तत्त्वदर्शी सन्तले चौथो धाम तथा चौथो परमात्माको (विवक्ति) भिन्न-भिन्न वर्णन गर्दछन् । पाठकजन ! कृपया यसै पुस्तकको पृष्ठ १२० मा सृष्टि रचना पढ्नु होस, जसबाट तपाइँहरूलाई लेखक (सन्त रामपाल दास) नै ती तत्त्वदर्शी सन्त हुन्, जो तत्त्वज्ञानसँग परिचित छन् भन्ने ज्ञान हुन्छ ।

**विवेचनः—** ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र २० को यथार्थ ज्ञान जानौः—

यस मन्त्रको अनुवाद महर्षि दयानन्दका चेलाहरूले गरेका हुन्, यिनको दृष्टिकोण परमात्मा निराकार छन् भन्ने छ किनकि महर्षि दयानन्द जीले परमात्मा निराकार छन् भन्ने कुरालाई दृढ तुल्याएका छन् । त्यसैले अनुवादकले सरल मन्त्रको अनुवाद घुमाइ-फिराइ लेखेका छन् । जस्तो मन्त्र २० को मूल पाठमा लेखिएको छः—

मर्य न शम्रः तन्वा मृजानः अत्यः न सृत्वा सनये धनानाम् ।  
वृषेव यूथा परि कोशम अर्षन् कनिक्रदत् चम्वो अविवेश ॥

**अनुवादः—** जस्तो (मर्यः न) मनुष्यले सुन्दर वस्त्र धारण गर्दछ, त्यस्तै परमात्माले मनुष्य समान (शुम्रः तन्व) सुन्दर शरीर (मृजानः) धारण गरेर (अत्यः) अत्यन्त गतिले (सृत्वा) हिँडेर (सनये धनानाम्) भक्ति धनका धनीहरू अर्थात् पुण्य आत्माहरू (सनये) प्राप्त गर्नका लागि आउँछन् । (यूथा वृषेव) जस्तो कुनै एक समुदायले उनीहरूको सेनापति पाए जस्तै ती परमात्मा सन्त एवं ऋषि रूपमा प्रकट हुन्छन्, तब उनको थुग्रै सङ्ख्यामा अनुयायी बन्छन् र परमात्मा तिनका गुरु रूपमा मुखिया हुन्छन् । ती परमात्मा (परि कोशम्) प्रथम ब्रह्माण्डमा (अर्षन्) प्राप्त भएर अर्थात् आएर (कनिक्रदत्) तूलो स्वरमा सत्यज्ञान उच्चारण गर्दै (चम्वोः) पृथ्वी खण्डमा (अविवेश) प्रविष्ट हुन्छन् ।

**भावार्थः—** जस्तो अगाडि उल्लेख गरिएका वेद मन्त्रहरूमा भनिएको छ—परमात्मा माथिका लोकमा रहन्छन्, त्यहाँबाट गतिमान भएर पृथ्वीमा आउँछन्, आफ्नो रूप अर्थात् शरीरको तेजलाई सरल तुल्याएर आउँछन् । यस ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र २० मा त्यसैको पुष्टि गरिएको छ । भनिएको छ— परमात्मा मनुष्यले वस्त्र धारण गरे जस्तै अन्य शरीर धारण गरेर पृथ्वीमा आउँछन् र (धनानाम्) दृढ भक्तहरू (असल पुण्य आत्माहरू) लाई भेट्छन्, तिनलाई वाणी उच्चारण गरेर तत्त्वज्ञान सुनाउँछन् ।

(प्रमाण ऋग्वेद मण्डल नं. ९ सूक्त १५ मन्त्र २)

**हरिः सूजानः पथ्यामृतस्थेयर्ति वाचंपरितेव नावम् ।  
देवो देवानां गुह्यानि नामाविष्कृणोति वर्हिषि प्रवाचे ॥२॥**

यद्यार्थः—(हरिः) वह पूर्वोक्त परमात्मा (सूजानः) साक्षात्कार को प्राप्त हुआ (ऋतस्य, पथ्या) वाक्द्वारा मुक्तिमार्ग की (इयति) प्रेरणा करता है। (अरितेव नावम्) जैसा कि नौका के पास लगने के समय में नाविक प्रेरणा होता है। और (देवानां देवः) तब देवों का देव (गुह्यानि) गुप्त (नामाविष्कृणोति) संज्ञाप्राप्ति को प्राप्त करता है (अविष्कृति प्रवाचे) जागृतीर्णी वज्र के लिये ॥२॥

ऋग्वेद मण्डल ९ सूक्त १५ मन्त्र २ को अनुवाद महर्षि दयानन्दका चेलाहरूले गरेका हुन्, जुन धेरै जसो ठीक छ ।

यसको भावार्थः— पूर्वोक्त परमात्मा अर्थात् यस अधिका मन्त्रहरूमा भनिएका परमात्माले (सूजानः) आफ्नो शरीर धारण गरेर (ऋतस्य पथ्या) सत्य भक्तिको मार्ग अर्थात् यथार्थ आध्यात्मिक ज्ञान आफ्नो अमृतमयी वाक् अर्थात् वाणीद्वारा मुक्ति मार्गको प्रेरणा जगाउँचन् ।

त्यो मन्त्र यस्तो छ— जस्तो (अरितेव नावम्) नाविक (माझी) ले डुङ्गामा बसाएर पार गरि दिन्छ, त्यस्तै परमात्माले सत्यभक्ति मार्गलिपि नाउको माध्यमले साधकलाई संसार रूपी नदी पार गरि दिन्छन् । ती (देवानाम् देवः) सारा देवहरूका देव अर्थात् सारा प्रभुहरूका प्रभु परमेश्वरले (वर्हिषि प्रवाचे) वाणीरूपी ज्ञान यज्ञका लागि (गुह्यानि) गुप्त (नामा आविष्कृणोति) नामहरूको आविष्कार गर्नेन् अर्थात् गीता अध्याय १७ श्लोक २३ मा भनिएको “ॐ तत् सत्” यी गुप्त मन्त्र हुन्, जुन उनै परमेश्वरले (सन्त रामपाल दास) लाई बताउनु भएको हो । उहाँबाट नै पूर्ण मोक्ष सम्भव छ ।

सूक्ष्मवेदमा परमेश्वरले भन्नु भएको छः—

“सोहं” शब्द हम जग मे लाए, सारशब्द हम गुप्त छिपाए ।

भावार्थः— परमेश्वर स्वयम्भूले “सोहं” शब्द भक्तिका लागि बताउनु भयो । यो सोहं मन्त्र कुनैपनि प्राचीन ग्रन्थ (वेद, गीता, कुआन, पुराणः तथा बाईबल) मा छैन ।

फेरि सूक्ष्म वेदमा भन्नु भएको छः—

सोहं उपर और है, सत्य सुकृत एक नाम। सब हंसोका जहाँ बास है, बस्ती है बिन ठाम॥

भावार्थः— सोहं नाम त परमात्माले प्रकट तथा आविष्कार गरि दिनु भयो तर सार शब्द गोप्य राख्नु भएको थियो । अहिले म (लेखक सन्त रामपाल दास) लाई

बताउनु भएको छ, जुन दीक्षाको समयमा साधकलाई बताइन्छ । यसको सम्बन्ध गीता अध्याय १७ श्लोक २३ मा भनिएको ‘ॐ तत् सत्’ सँग छ ।

(प्रमाण ऋग्वेद मण्डल नं. ९ सूक्त १४ मन्त्र १)

**अधि यदस्मिन्वा॑ज्ञिनो॒शुभ्रः स्वर्षस्ते॑ धियः॒ सूर्ये॑ न विशः॑ ।  
अ॒षो दु॒ष्टानः॑ प॒वते॑ क॒वीयन्व॒जं॑ न प॒श्चुवध्यनाय॑ मन्म॑ ॥१॥**

पदार्थः—( सूर्ये ) सूर्य के विश्व में ( न ) जैसे ( विशः ) रस्मियो प्रका-  
शित करती है । उक्ती प्रकार ( धियः ) भनुष्यों को बुद्धिशं ( स्वर्षस्ते ) अपनी-मपनी  
दृष्टकट घासिद है विषय करती है । (अस्मिन्वा अधि ) जिस परमात्मा में ( ज्ञानिनोशुभ्रः )  
सर्वोपरि व्यक्ति के समान ( शुभ्रः ) शुभ बल है वह परमात्मा ( धियोवश्चातः ) कर्मों  
का वर्द्धक होता हुआ ( पवते ) तबको पवित्र करता है : ( कृवीयन्वजं ) कवियों की  
दरह आश्चरण करता हुआ ( पश्चवध्यनाय ) सर्ववृष्टदृष्टव वद के लिए ( पञ्चं न )  
हामिद्यों के अधिकरण मन के समान ‘वजम्भि इन्द्रियाणि वस्त्राण् तड़जम्’ ( जन्म )  
जो अविवरणहरू है वही ये का थाम है ॥१॥

विवेचनः— ऋग्वेद मण्डल ९ सूक्त १४ मन्त्र १ को अनुवाद पनि आर्यसमाजका  
विद्वानहरू द्वारा गरिएको हो ।

विवेचनः— पुस्तक विस्तारलाई ध्यानमा राखेर उनीहरूके अनुवादबाट आफ्नो मत  
सिद्ध गर्दछु । जस्तो यसअधि उल्लेख गरिएका वेदमन्त्रहरूमा भनिएको छ— परमात्माले  
आफ्नो मुखकमलबाट वाणी उच्चारण गरेर तत्त्वज्ञान भन्छन् । लोकोक्तिहरूको माध्यमले  
कवित्वद्वारा दोहा, शब्द साखी, चौपाइहरूको माध्यमले वाणी भन्नाले प्रसिद्ध कविहरूमध्ये  
पनि एक कविको उपाधि प्राप्त हुन्छ । उनको नाम कविर्देव अर्थात् कबीर साहेब हो ।

ऋग्वेद मण्डल ९ सूक्त १४ मन्त्र १ मा पनि यही भनिएको छ— जुन  
सर्वशक्तिमान परमेश्वर छन्, उनी (कवियन् व्रजम् न) कविको जस्तै आचरण गर्दै  
पृथ्वीमा विचरण गर्दछन् ।

(प्रमाण ऋग्वेद मण्डल ९ सूक्त २० मन्त्र १)

**म॒ कविर्देववीत्येऽप्यो वा॑रेभिरर्पति ।  
साहूनिवशो॑ अ॒भि सूर्यः॑ ॥१॥**

पदार्थः—वह परमात्मा (कविः) (सेवामी है भौर (अप्यः) सबका रक्षक है  
(ऐवचीत्यै) विद्वानों की तृप्ति के लिये (प्रवति) ज्ञान को देता है, (साहून) सहन-  
शील है भौर (विश्वाः, सूर्यः) सम्मुखी दुष्टों को संग्रामों में (अभि) तिरस्कृत करता  
है ॥१॥

**विवेचनः—** ऋग्वेद मण्डल ९ सूक्त २० मन्त्र १ को अनुवाद पनि आर्यसमाजका विद्वानहरूले गरेका हुन् । यसको अनुवाद थोरै सही र धेरै गलत छ । यसको मूल पाठमा यस्तो लेखिएको छः—

प्र. कविर्देव वीतये अव्यः वारेभि अर्षति सहवान विश्वा अभि स्पृष्टः

**सरलर्थः—** (प्र) वेद ज्ञानदाताभन्दा अर्का जुन (कविर्देव) कविर्देव अर्थात् कबीर परमेश्वर छन्, उनले विद्वान तथा जिज्ञासुहरूलाई (वीतये) ज्ञान धनको तृप्तिका लागि (वारेभिः) श्रेष्ठ आत्माहरूलाई, (अर्षति) ज्ञान दिन्छन् । उनी (अव्यः) अविनाशी हुन्, रक्षक हुन् (साह्वान) सहनशील (विश्वा:) तत्त्वज्ञानहीन सम्पूर्ण दुष्टहरूलाई (स्पृष्टः) अध्यात्म ज्ञानको कृपा स्पृष्टा अर्थात् ज्ञान गोच्छी रूपी वाक् युद्धमा (अभि) पूर्ण रूपले तिरस्कृत गर्दछन् । उनीहरूको बोली बन्द गरि दिन्छन् ।

**विशेषः—** (क) यस मन्त्रको अनुवादमा तपाईंले फोटोकपी हेरेपछि आर्य विद्वानहरूले कैयौं शब्दको अर्थ छोडेका छन् भन्ने थाहा हुन्छ— जस्तो ‘प्र’, ‘वारेभि’ जसले गर्दा वेदहरूको यथार्थ भाव सामुन्ने आउन सकेन ।

(ख) मेरो अनुवादबाट स्पष्ट छ— परमात्माले असल आत्मा (दृढभक्त) लाई ज्ञान दिनु हुन्छ, उहाँको नाम पनि लेखिएको छ— ‘कविर्देव’ हामी कबीर परमेश्वर भन्छौं ।

**(प्रमाणः—** ऋग्वेद मण्डल ९ सूक्त ५४ मन्त्र ३)

**अ॒यं वि॒श्वा॒नि॒ ति॒ष्ठति॒ पुना॒नो॒ भूव॑नो॒परि॒ ।  
सो॒मो॒ दु॒ष्मो॒ न॒ सूर्यः॒ ॥३॥**

**पदार्थः—** (सूर्यः, न) सूर्य के समान अगत्येरक (अव्यम्) यह परमात्मा (सोमः, देवः) भूम्य स्वभाव वाला और अगत्येरकाभाव है और (विश्वानि, पुनानः) सब सौकों को पवित्र करता हुआ (भूवनोपरि, तिष्ठति) सम्पूर्ण जग्याङ्कों के ऊपरै भाव में भी बर्तमान है ॥३॥

**विवेचनः—** ऋग्वेद मण्डल ९ सूक्त ५४ मन्त्र ३ को फोटोकपी हेर्नु होस् । यो अनुवाद आर्यसमाजका विद्वानहरूले गरेका हुन् । उनीहरूको अनुवादमा पनि ती परमात्मा (भूवनोपरि) सम्पूर्ण ब्रह्माण्डहरूको ऊर्ध्व अर्थात् माथि (तिष्ठति) विराजमान छन्, माथि बसेका छन् भन्ने स्पष्ट हुन्छः— यसको यथार्थ अनुवाद यस प्रकार छः

(अय) यी (सोमःदेव) अमर परमेश्वर (सूर्य) सूर्य (न) समान (विश्वानि) सारालाई (पुनानः) पवित्र गर्दै (भूवनोपरि) सम्पूर्ण ब्रह्माण्डहरूको ऊर्ध्व अर्थात् माथि (तिष्ठति) बसेका छन् ।

**भावार्थः—** जस्तो सूर्य माथि छ र आफ्नो प्रकाश तथा उष्णताद्वारा सारालाई लाभ दिइ रहेको छ । त्यसैगरी माथिका मन्त्रहरूमा वर्णन गरिएका परमेश्वरले सम्पूर्ण ब्रह्माण्डहरूमन्दा माथि बसेर आफ्नो निराकार शक्तिद्वारा सम्पूर्ण प्राणीहरूलाई लाभ दिइ रहेका छन् तथा सम्पूर्ण ब्रह्माण्डहरू सञ्चालन गरि रहेका छन् ।

**तर्कः—** महर्षि दयानन्द तथा आर्यसमाजीहरूको परमात्मा कुनै एक स्थानमा कुनै लोक विशेषमा रहदैनन् भन्ने मत छ ।

**प्रमाणः—** सत्यार्थ प्रकाश समुलास नं. ७ पृष्ठ १४८ मा (आर्य साहित्य प्रचार द्रष्ट ४२७ गली मन्दिर वाली नया बास दिल्ली - ७८ औ संस्करण)

कसैले प्रश्न गन्योः— ईश्वर व्यापक छन् वा कुनै देश विशेषमा रहन्छन् ?

**उत्तरः—** (महर्षि दयानन्द जीको) व्यापक छन् किनकि एक देशमा रहे भने सर्व अन्तर्यामी, सर्वज्ञ, सर्वनियन्ता, सबका स्पष्टा, सबका धर्ता र प्रलयकर्ता हुन सक्दैनन् । अप्राप्त देशमा कर्ताको क्रिया हुनु असम्भव छ । (सत्यार्थ प्रकाशबाट लेख समाप्त)

महर्षि दयानन्द जी परमात्मा कुनै देश अर्थात् स्थान विशेषमा रहन्छन् भन्ने मान्दैनये । महर्षि दयानन्द वेदको ज्ञानलाई सत्य ज्ञान मान्ये । तपाईंले माथिका थुप्रै वेदमन्त्रहरूमा आफै आँखाले पढ्नु भयो— परमेश्वर माथि एक स्थानमा रहन्छन् । त्यहाँबाट गतिमान भएर यहाँ पनि प्रकट हुन्छन् ।

महर्षि दयानन्द तथा आर्यसमाजीहरू परमात्मालाई निराकार मान्दछन् ।

**प्रमाणः—** सत्यार्थ प्रकाशको समुलास नं. ९ पृष्ठ १७६, समुलास ७ पृष्ठ १४९, समुलास ११ पृष्ठ २५१ मा परमात्मा निराकार छन् भनेका छन् ।

प्रिय पाठकवर्ग ! तपाईंले अनेकौ वेदमन्त्रहरूमा पढ्नु भयो— परमात्मा साकार छन्, उनी मनुष्य जस्ता छन् । माथिको लोकमा रहन्छन्, त्यहाँबाट गतिमान भई हिडेर आउँछन्, पृथ्वीमा प्रकट हुन्छन् । दृढ भक्त असल आत्माहरूलाई भेट्छन् । उनीहरूलाई आफै मुख कमलबाट तत्त्वज्ञान बोलेर सुनाउँछन् । कविको जस्तो आचरण गर्दछन् । पृथ्वीमा विचरण गरेर परमात्माले आफ्नो अध्यात्मिक ज्ञान तूलो स्वरमा उच्चारण गरेर सुनाउँछन् ।

गीता अध्याय ४ ख्लोक ३२ मा यही प्रमाण छ ।

प्रिय पाठकजन् ! स्वयम् निर्णय गर्नु होस् । कोसँग कति आध्यात्मिक ज्ञान थियो । विशेष आश्चर्यको कुरा त वेदमन्त्रहरूको अनुवाद पनि महर्षि दयानन्द जी तथा उनका शिष्य आर्यसमाजीहरू द्वारा गरिएको हो । जसमा उनीहरूको मतको विरोध छ ।

**निवेदनः—** वेद मन्त्रहरूका फोटोकपीहरू राख्नुको पनि उद्देश्य छ । यदि मैले (लेखकले) अनुवाद गरेर पुस्तकमा राखेको भए अन्य व्यक्तिहरूले सन्त रामपाल दासलाई संस्कृत भाषाको ज्ञान छैन, त्यसैले यिनको अनुवादमा विश्वास गर्न सकिदैन भन्ने थिए । अब यस्तो शब्दका उत्पन्न हुन सक्दैन । अब त झन् सन्त रामपाल दासले अनुवाद गरेका वेद मन्त्रहरू यथार्थ हुन् भन्ने दृढता आउने छ ।

अब विश्वको उत्पत्तिको ज्ञान गराउँछु । जुन स्वयम् परमेश्वरले आफूद्वारा नै आफूले रचना गरेको जगतको ज्ञान बताएका छन् ।

## सङ्क्षिप्त सृष्टि रचना

सबैभन्दा पहिले सतपुरुष एकलै थिए, कुनै रचना थिएन । सर्व प्रथम परमेश्वर जीले वचन (शब्द) द्वारा चार अविनाशी लोकको रचना गरे ।

१. अनामी लोक जसलाई अकह लोक पनि भनिन्छ ।
२. अगम लोक
३. अलख लोक
४. सतलोक

अनि परमात्माले चारै लोकमा चार रूप धारण गरे । प्रत्येक लोकमा भिन्न-भिन्न चार नामाबाट प्रसिद्ध भए ।

१. अनामी लोकमा अनामी पुरुष या अकह पुरुष
२. अगमलोकमा अगम पुरुष
३. अलख लोकमा अलख पुरुष
४. सतलोकमा सतपुरुष नाम राखे ।

त्यसपछि चारै लोकमा परमात्माले वचनद्वारा नै एक-एक सिंहासन (तर्खा) बनाउनु भयो । प्रत्येक सिंहासनमा सम्राट्को जस्तो मुकुट धारण गरेर विराजमान भए । अनि सतलोकमा परमेश्वरले अन्य रचना गर्नु भयो । एक शब्द (वचन) बाट १६ द्वीपहरू तथा एउटा मानसरोवरको रचना गर्नु भयो । त्यसपछि १६ वचनद्वारा १६ पुत्रहरू उत्पन्न गर्नु भयो । तिनीहरूमध्ये मुख्य भुमिका अचिन्त, तेज, सहजदास, जोगजित, कूर्म, इच्छा, धैर्य र ज्ञानीको रहेको छ । समर्थ बिना कुनै कार्य सफल हुन सक्दैन भन्ने आफ्ना पुत्रहरूलाई पाठ सिकाउनु थियो । “जिसका काम उसीको साजे और करे तो मूर्ख बाजे ।” त्यसैले सतपुरुषले आफ्ना पुत्र अचिन्तलाई भन्नु भयो— तिमी सतलोकमा अझ अरु रचना गर । भैले केही शक्ति तिमीलाई प्रदान गरेको छु । अचिन्तले आफ्नो वचनद्वारा अक्षर पुरुषको उत्पत्ति गरे । युवा अक्षर पुरुष उत्पन्न भए । उनी स्नान गर्न मानसरोवरमा गए, त्यहीं जलमा तैरिन थाले । केही समय पश्चात् उनलाई निन्द्रा लाग्यो । मानसरोवरको तल गए । (सतलोकमा अमर शरीर छ, त्यहाँ शरीर स्वासमा निर्भर हुँदैन ।) धेरै समयसम्म अक्षर पुरुष जलबाट बाहिर आएनन् । अचिन्तले त्यस पछिको सृष्टि गर्न सकेनन्, तब सतपुरुष (परम अक्षर पुरुष) ले मानसरोवरमा गएर अलिकति जल आफ्नो हातमा लिनु भयो । वचनद्वारा त्यस जललाई एउटा विशाल अण्डा बनाएर वचनद्वारा नै एउटा आत्मा उत्पन्न गरी अण्डामा हालि दिनु भयो र अण्डालाई जलमा राखि दिनु भयो । अण्डा जलमा तल जान थाल्यो । अण्डाको गडगडाहटको आवाजले अक्षर पुरुषको निन्द्रा भड्ग भयो । अक्षर पुरुषले कसले मलाई ब्युँझायो भन्ने सोची ऋोधपूर्ण दृष्टिले हेरे । उनको ऋोध त्यस अण्डामा पन्यो र फुट्यो

। त्यसबाट एक तेजोमय युवा व्यक्ति निस्कियो । त्यसको नाम क्षर पुरुष राखियो । (पछि यिनी काल कहलिए ।) सतपुरुषले दुबैलाई जल बाहिर आउन भन्नु भयो । अक्षर पुरुषलाई तिमी निद्रामा भएकाले उठाउनका लागि यी सब गरिएको हो भनी सञ्चाउनु भयो र अक्षर पुरुष तथा क्षर पुरुषलाई अचिन्तको लोकमा बस्न भन्नु भयो ।

केही समय पश्चात् (क्षर पुरुष, जसलाई ज्योति निरञ्जन काल पनि भनिन्छ ।) अक्षर पुरुषको मनमा हामी तीन चाहिँ एउटा लोकमा बसि रहेका छौं तर अन्य दाजुभाइहरु भने एक-एक द्वीपमा बसेका छन् भन्ने विचार जाएयो । त्यसपछि उनले अलग द्वीप प्राप्त गर्न तप प्रारम्भ गरे । यसभन्दा पहिले सतपुरुषजीले आफ्ना पुत्र अचिन्तलाई भन्नु भयो— तिमी सृष्टि रचना गर्न सक्दैनौ भन्ने शिक्षा दिनका लागि नै अन्य रचना गर भनेको हुँ । तर तिमीले अक्षर पुरुषलाई पनि उठाउन सकेन्नै । अब यसपछि यस्तो कुनै पनि कोशिश नगर्नु । सारा रचना म आफ्नो शब्द शक्तिले गर्दू ।

सतपुरुष जीले सतलोकमा असङ्ख्यौ लोकहरु रचना गर्नु भयो । प्रत्येक लोकमा आफ्नो वचन (शब्द) ले अन्य आत्माहरुको उत्पत्ति गर्नु भयो । यी सबै लोक सतपुरुषको सिंहासनको छेउछाउमा थिए । यिनमा केवल नर हंस (सतलोकमा मनुष्यलाई हंस भनिन्छ ।) मात्र रहन्छन् । तिनीहरूलाई परमेश्वरले आफ्नो परिवार (नरहंस) उत्पन्न गर्न सक्ने शक्ति दिनु भएको छ । तिनीहरूले केवल दुई पुत्रमात्र उत्पन्न गर्न सक्छन् ।

क्षर पुरुष (ज्योति निरञ्जन) ले तप गर्न सुरु गरे । उनले ७० युगसम्म तप गरे । सतपुरुष जीले क्षर पुरुषसँग तिमी केका लागि तप गरि रहेका छौ भनेर सोध्नु भयो । क्षर पुरुषले भने— मेरा लागि यो स्थान कम छ । मलाई अलगौ स्थान चाहियो । परमेश्वर (सतपुरुष) जी ले ७० युग सम्मको तपको प्रतिफल स्वरूप २१ ब्रह्माण्ड दिनु भयो; जुन सतलोकको बाहिरी क्षेत्रमा थियो । मानौ २१ प्लट प्राप्त भएको होस् । ज्योति निरञ्जन (क्षर पुरुष) ले यी ब्रह्माण्डहरूमा केही रचना पनि हुनु पर्छ भन्ने विचार गरी फेरि ७० युग तप गरे । सतपुरुषले अब फेरि के चाहियो भनेर सोध्नु भयो । क्षर पुरुषले सृष्टि रचना गर्ने सामग्री दिन प्रार्थना गरे । सतपुरुष जीले उसलाई पाँच तत्त्व (जल, पृथ्वी, अग्नि, वायु तथा आकाश) तथा तीन गुण (रजगुण, सतगुण र तमगुण) दिनु भयो र यसबाट आफ्नो रचना गर भन्नु भयो ।

क्षर पुरुषले फेरि तेस्रो पटक तप प्रारम्भ गरे । ६४ (चौसठठी) युग तप गरी सकेपछि तिमी के चाहन्छौ भनी सत्यपुरुषले सोध्नु भयो । जवाफमा क्षरपुरुष (ज्योति निरञ्जन) ले भने— मलाई केही आत्माहरु दिनु होस् । मलाई यहाँ एकलै बस्न मन लागि रहेको छैन । यसरी क्षरपुरुषलाई आत्माहरु प्राप्त भयो । यसपछि पढ्नु होस्:

## “हामी कालको लोकमा कसरी आयौ ?

जतिखेर क्षर पुरुष (ज्योति निरञ्जन) एउटा गोडामा खडा भएर तप गरि रहेका थिए, हामी सबै आत्माहरू यी क्षर पुरुषप्रति आकर्षित भयौं। जसरी युवा तथा बच्चाहरू अभिनेता एवं अभिनेत्रीप्रति आसक्त हुन्छन्। उनीहरूसँग लिनु-दिनु केही हुदैन। वर्थमा उनीहरूप्रति चाह राख्छन्। तिनीहरू आफ्नो कमाइका लागि नाच-गान गर्छन्। युवा तथा बच्चाहरू उनीहरूलाई देखेर वा अभिनय हेरेर धन नष्ट गर्छन्। ठीक यसैगरी हामी आफ्ना परम पिता सतपुरुषलाई छोडेर काल पुरुष (क्षर पुरुष) लाई हृदयदेखि नै चाहन थाल्यौ। हामीलाई सारा सुविधा दिइ रहनु भएको परमेश्वरबाट मुख मोडेर नक्कली ढामा गर्ने काल ब्रह्मलाई चाहन लाग्यौ। सतपुरुषजीले बीच-बीचमा थुप्रै पटक तिनीहरू काल ब्रह्मको क्रिया नहेर, मस्तसँग बस भनेर आकाशवाणी गर्नु भयो। हामी देखावटी रूपमा सावधान त भयौं तर भित्रबाट ब्रह्मप्रतिको चाह कम भएन। परमेश्वर त अन्तर्यामी हुनु हुन्छ। उहाँले यिनीहरू यहाँ रहन योग्य छैनन् भन्ने थाहा पाउनु भयो। काल पुरुष (क्षर पुरुष = ज्योति निरञ्जन) ले दुई पटक तप गरेर फल प्राप्त गरे। त्यसपछि अब केही जीवात्माहरू पनि मेरो साथमा रहनु पर्छ, एकलै बस्न मन लादैन भन्ने सोचे। त्यसैले जीवात्मा प्राप्तिका लागि तप गर्न थाले। ६४ युगसम्म तप गरेपछि परमेश्वर जीले ज्योति निरञ्जनलाई अब केका लागि तप गरि रहेका छौं भनेर सोधनु भयो। क्षर पुरुषले केही आत्माहरू प्रदान गर्नु होस्, मलाई एकलै बस्न मन लादैन भने। जवाफमा सतपुरुषले भन्नु भयो— तिन्हो तपको बदलामा म अझ ब्रह्माण्डहरू दिन सक्छु तर मेरा आत्माहरू दिन्न। यी मेरो शरीरबाट उत्पन्न भएका हुन्। अँ, यदि ती स्वयम् जान चाहन्छन् भने जान सक्छन्। युवा कबीर (समर्थ कबीर) को वचन सुनेपछि ज्योति निरञ्जन हाम्रा सामु आए। हामी सबै हंस आत्माहरू पहिले देखि नै उनीप्रति आसक्त थियौं। हामी सबै उनलाई चारैतिरबाट घेरेर उभियौं। ज्योति निरञ्जनले भने— मैले पिता जीबाट छुटै २१ ब्रह्माण्ड प्राप्त गरेको छु। त्यहाँ नाना प्रकारका रमणीय स्थलहरू बनाएको छु। के तपाईंहरू मस्सँग जानु हुन्छ? आज २१ ब्रह्माण्डमा आजित हामी सबै हंसहरूले यदि पिता जीले आज्ञा दिनु भयो भने हामी तयार छौं भन्यौं। त्यसपछि क्षर पुरुष (काल) पूर्ण ब्रह्म महान कविर (समर्थ कबीर प्रभु) का सामु गए र सम्पूर्ण वार्ता सुनाए। तब कविरग्नि (कबीर परमेश्वर) ले मेरासामु ज-जसले स्वीकृति दिन्छन्, तिनलाई जाने आज्ञा दिन्छु भन्नु भयो। क्षर पुरुष र परम अक्षर पुरुष (कविरमितौजा) दुबैजना हामी सबै हंस आत्माहरू भएका ठाउँमा आउनु भयो। सत् कविर्देवले ब्रह्मका साथ जान चाहने हंसआत्माले हात उठाएर स्वीकृति जनाऊ भन्नु भयो। आफ्ना पिताका सामु हात उठाउने कसैको हिम्मत भएन। कसैले स्वीकृति जनाएनन्। धेरै समयसम्म निस्तब्धता छाइ रह्यो। त्यसपछि एउटा हंस आत्माले साहस गन्यो र पिता जी म जान चाहन्छु

भन्यो । अनि उसको देखासिकी (आज काल-ब्रह्मको २१ ब्रह्माण्डमा फैसेका) गरेर हामी सबै आत्माहरूले स्वीकृति दियौं । परमेश्वर कबीर जीले ज्योति निरञ्जनसँग भन्नु भयो— तिमी आफ्नो ठाउँमा जाऊ । तिमीसँग जान स्वीकृति जनाउने सबै हंस आत्माहरूलाई तिमीकहाँ पठाइ दिन्छु । ज्योति निरञ्जन आफ्नो २१ ब्रह्माण्डमा गए । त्यसबेलासम्म यी २१ ब्रह्माण्डहरू सतलोकमा नै थिए ।

त्यसपछि पूर्ण ब्रह्मले सर्वप्रथम स्वीकृति दिने हंसलाई केटीको रूप दिनु भयो तर स्त्री इन्द्रिय रचना गर्नु भएन र ती सर्व ज्योति निरञ्जन (ब्रह्म) को साथ जाने सहमति दिएका आत्माहरूलाई त्यस केटीको शरीरमा प्रवेश गराउनु भयो तथा उनको नाम आष्ट्रा (आदिमाया/प्रकृति देवी/दुर्गा) राख्नु भयो र भन्नु भयो— पुत्री मैले तिमीलाई शब्द शक्ति प्रदान गरेको छु, ब्रह्मले भने जति जीव उत्पन्न गरि दिनू । पूर्ण ब्रह्म कविर्देव (कबीर साहेब) ले आफ्नो छोरो सहज दासद्वारा प्रकृतिलाई क्षर पुरुषको साथमा पठाइ दिनु भयो । सहज दासले ज्योति निरञ्जनलाई पिता जीले यो बहिनीको शरीरमा तपाईँसँग जान सहमति दिने सबै आत्माहरू प्रवेश गराएर वचन शक्ति पनि प्रदान गर्नु भएको छ भन्ने कुरा बताए । तपाईंले चाहे जति जीव प्रकृतिले आफ्नो शब्दबाट नै उत्पन्न गर्ने छिन् । यति भनेर सहजदास आफ्नो द्वीपमा फर्के ।

तरुणावस्था हुनाले युवतीको आकर्षक स्पर्शग्राति ब्रह्ममा विषय वासना उत्पन्न भयो र प्रकृति देवीसँग अभद्र गतिविधि प्रारम्भ गरे । दुर्गाले आफूसँग पिताले दिनु भएको शब्दशक्ति छ भनेर सुनाइन् । तपाईंले भने जति जीव म वचनबाट नै उत्पन्न गरि दिन्छु । तर मैथुन परम्परा नगर्नु होस् । तपाईं पनि उनै पिताको शब्दको अण्डाबाट उत्पन्न हुनु भएको हो र म पनि उनै परमपिताको वचनबाट उत्पन्न भएको हूँ । दाजु-बहिनी बीचको यो योग महापापको कारण बन्ने छ । तर ज्योति निरञ्जनले प्रकृति देवीको एउटा पनि प्रार्थना सुनेन । आफ्नो शब्द शक्तिद्वारा नडले प्रकृतिको स्त्री जनेन्द्रिय (भग) बनाएर बलात्कार गर्ने सोच बनायो । त्यसै समय दुर्गाले आफ्नो इज्जत रक्षाका लागि कुनै अरु उपाय नदेखेर आफूलाई सूक्ष्म रूप बनाएर ज्योति निरञ्जनको खुला मुखद्वारा पेटमा प्रवेश गरिन् र पूर्ण ब्रह्म कविर्देव (कबीर परमेश्वर) सँग आफ्नो रक्षार्थ याचना गरिन् । त्यही समय कविर्देव (कविर देव) आफ्नो पुत्र योग संतायन अर्थात् योगजीतको रूप बनाएर त्यहाँ प्रकट हुनु भयो अनि छोरीलाई ब्रह्मको पेटबाट बाहिर निकालेर ज्योति निरञ्जनलाई आजदेखि तेरो नाम 'काल' हुने छ, तेरो जन्म मृत्यु भइ रहन्छ, यसैले तेरो नाम क्षर पुरुष हुने छ, एक लाख मानव शरीरधारी प्राणीहरू खाने छस् तथा सवालाख उत्पन्न गर्ने छस्, तिमीहरू दुबैलाई एक्काईस ब्रह्माण्ड सहित निष्कासित गरिन्छ भन्नु भयो र एक्काईस ब्रह्माण्ड विमानको गति समान त्यहाँबाट प्रस्थान गन्यो । सहज दासको द्वीप हुँदै सतलोकबाट सोन्ह शख कोस (एक कोस

लगभग ३ कि.मी.) दूरीमा आएर रोकियो । विशेष विवरण :- अहिलेसम्म निम्न तीनवटा शक्तिहस्तको विवरण प्राप्त भएको छ :


१. पूर्णब्रह्म : जसलाई सत्यपुरुष, अकाल पुरुष, शब्दस्वर्थी राम, परम अक्षर ब्रह्म, परम अक्षर पुरुष आदि अन्य उपमात्मक नामहस्ते पनि चिनिन्छ । पूर्ण ब्रह्म नै समस्त ब्रह्माण्डका स्वामी अर्थात् वासुदेव हुनु हुन्छ तथा यथार्थमा अविनाशी हुनु हुन्छ ।
२. पमब्रह्म : जसलाई अक्षर पुरुष पनि भनिन्छ । यिनी पनि अविनाशी छैनन् । यिनी सात शंख ब्रह्माण्डका स्वामी हुन् ।
३. ब्रह्म : जसलाई ज्योति निरन्जन, काल, कैल, क्षर पुरुष तथा धर्मराय आदि नामले चिनिन्छ । जो केवल एककाईस ब्रह्माण्डका स्वामी हुन् । अब यिनै ब्रह्मको सृष्टिको एक ब्रह्माण्डको परिचय दिइने छ, जसमा अरु तीन नाम पढ्न पाइने छ-ब्रह्मा, विष्णु र शिव ।

**ब्रह्म र ब्रह्मा बीच भिन्नता :** एक ब्रह्माण्डमा बनेको सर्वोपरि स्थानमा ब्रह्म (क्षर पुरुष) स्वयम् तीन गुप्त स्थानको रचना गरेर ब्रह्मा, विष्णु र शिवका रूपमा रहन्छन् तथा आफ्नी पत्नी (दुर्गा) को सहयोगले तीन पुत्रहरू उत्पन्न गर्छन् । उनीहरूको नाम पनि ब्रह्मा, विष्णु र शिव नै राख्छन् । ब्रह्मका पुत्र ब्रह्मा एक ब्रह्माण्डमा बनेका केवल तीनलोक (पृथ्वी, स्वर्ग, पाताल) मा एउटा रजोगुण विभागको मन्त्री (स्वामी) मात्र हुन् । यिनलाई त्रिलोकीय ब्रह्मा भनिन्छ र ब्रह्मलोकमा ब्रह्माका रूपमा रहने ब्रह्मलाई चाहिँ महाब्रह्मा वा ब्रह्मलोकीय ब्रह्मा भनिन्छ । यिनै ब्रह्म (काल) लाई सदाशिव, महाशिव र महाविष्णु पनि भनिन्छ ।

**श्री विष्णु पुराणमा प्रमाण:-** चतुर्थ अंश अध्याय १ पृष्ठ २३०-२३१ मा श्री ब्रह्मा जीले भनेका छन्,— ती अजन्मा (नजन्मेका) सर्वमय (व्यापक) विधाता परमेश्वरको आदि, मध्य र अन्त्य तथा स्वरूप, स्वभाव र सार हामी जान्न सबैनौ (श्लोक ८३) ।

जसले मेरो रूप धारण गरेर संसारको रचना गर्दछन्, स्थिति कालमा पुरुषस्त्री तथा रुद्रस्त्रले विश्वलाई गाँस बनाउछन्, अनन्तस्त्रले सम्पूर्ण जगत धारण गर्दछन् । (श्लोक ८६)

### एक ब्रह्माण्डको लघु वित्र




## श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शिव जीको उत्पत्ति


काल (ब्रह्म, क्षर पुरुष) ले प्रकृति (दुर्गा) सँग अब कसैले मेरो केही बिगार्न सक्दैन त्यसैले मनोमानी गर्छु भन्यो । प्रकृतिले काल ब्रह्मलाई केही शरम त मान भनेर प्रार्थना गर्दै भनिन्— पहिलो, त तपाईं मेरो दाजु किनकि कबीर पूर्ण परमात्मा (कविर्देव) को शब्द शक्तिले तपाईं अण्डाबाट उत्पन्न हुनु भएको हो र वहाँकै वचन शक्तिले म पनि उत्पन्न भएकी हुँ । अर्को कुरा, म तपाईंको पेटबाट निस्केकी हुनाले म छोरी र तपाईं मेरो बुबा हुनु भयो । यो पवित्र नातामा विकृति ल्याउनु महापाप हो । बुबाले दिनु भएको शब्दशक्तिले तपाईंले भने जति नै प्राणी उत्पन्न गरि दिन्छु । ज्योति निरन्जनले दुर्गाको कुनै कुरा मानेन् र मैले पाउनु पर्न सजाय पाएँ र सत्यलोकबाट निष्काशित भएँ र अब मनोमानी गर्छु भने अनि प्रकृतिसँग जबरजस्ती विवाह गरे । उनले तीन छोराहरू (रजगुणयुक्त-ब्रह्मा, सतगुणयुक्त-विष्णु र तमगुणयुक्त-शिव जी) जन्माएर युवा नहुन्जेलसम्म तीनैजनालाई दुर्गा मार्फत अचेत गराए । युवा भएपछि श्री ब्रह्मा जीलाई कमलको फूलमा, श्री विष्णु जीलाई शेषनागको शैय्यामा र श्री शिव जीलाई कैलाश पर्वतमा सचेत बनाएर एकै ठाउँमा भेला गरी प्रकृतिको मद्दतले यी तीनैजनाको विवाह गराइ दिए । त्यसपछि एउटा ब्रह्माण्डको तीन लोक (स्वर्ग, पृथ्वी र पाताल) मा एक-एकवटा विभागको मन्त्री नियुक्त गरे— ब्रह्मालाई रजोगुण, विष्णुलाई सतोगुण र शिवलाई तमोगुण विभागको प्रमुख बनाएर आफूले मुख्य मन्त्री (महाब्रह्मा, महाविष्णु र महाशिव) को पद गुप्त स्पमा रहे । उनले एउटा ब्रह्माण्डमा एउटा ब्रह्मलोकको रचना गरी त्यहाँ तीन गुप्त स्थान बनाएका छन् । पहिलो, रजोगुण प्रधान स्थानमा ब्रह्म (काल) स्वयं महाब्रह्मा (मुख्यमन्त्री) का स्पमा तथा दुर्गालाई महासावित्रीका स्पमा राख्छन् । यी दुईको संयोगले यहाँ जन्मेको छोरो स्वतः रजोगुणी बन्छ र उसको नाम ब्रह्मा राख्छन् । दोस्रो, सतोगुण प्रधान स्थानमा यी क्षर पुरुष महाविष्णुका स्पमा तथा दुर्गालाई महालक्ष्मीका स्पमा राख्छन् । यी दुईको संयोगले यस स्थानमा जन्मेको सतोगुणयुक्त छोरोको नाम विष्णु राख्छन् । यिनै कालले बनाएको तेस्रो तमोगुणयुक्त स्थानमा स्वयं सदाशिवको स्पमा र दुर्गालाई महापार्वती स्पमा राख्छन् । यी दुईको पति पत्नीको व्यवहारबाट उत्पन्न तमोगुणयुक्त छोरोको नाम शिव राख्छन् । (प्रमाणका लागि ब्रह्मा, विष्णु, रुद्र तथा महेश्वरभन्दा अन्य सदाशिव छन् भनिएको गीता प्रेस गोरखपुरबाट प्रकाशित र अनुवादकर्ता श्री हनुमानप्रसाद पोद्दारबाट अनुवादित पवित्र श्री शिव पुराण, विघ्नेश्वर संहिता पृष्ठ २४-२६ एवं रुद्र संहिता अध्याय ६, ७ र ९ पृष्ठ नं. १०० देखि १०५ सम्म र ११० मा, तथा गीता प्रेस गोरखपुरबाट प्रकाशित एवं श्री हनुमानप्रसाद पोद्दार र चिमनलाल गोश्वामीबाट अनुवादित पवित्र श्रीमद्देवी महापुराण तेस्रो स्कन्ध पृष्ठ नं. ११४-१२३ हेर्नु होस्)। आफूले खानका लागि यिनीहस्तलाई

धोकामा राखेर श्री ब्रह्मा जीबाट जीवहस्को उत्पत्ति, श्री विष्णु जीबाट स्थिति (एक अर्कालाई मोह ममतामा राखेर कालको जालमा फसाउने) तथा श्री शिव जीबाट सङ्घार गराउँछन् । (किनकि काल पुरुषले एक लाख मानव शरीरधारी प्राणीहस्को सूक्ष्म शरीरबाट भैला निकालेर खानु पर्न श्राप पाएका छन् । एकाइसौं ब्रह्माण्डमा रहेको तपशीलमा जीवलाई तताई निकलेको मयल पगालेर खान्छन् । जीव मर्दैन तर असह्य कष्ट हुन्छ । फेरि प्राणीको कर्म अनुसार वा कर्मको आधारमा अन्य शरीर प्रदान गर्छन्।) उदाहरणका लागि, कुनै घरमा तीनवटा कोठाहरू छन् । एउटा कोठामा अश्लील चित्र टाँगिएको हुनाले त्यसमा पस्नासाथ मनमा त्यस्तै मलीन वा नरास्रो विचार उत्पन्न हुन्छ । दोस्रो कोठामा साधु, सन्त र भक्तहस्को चित्र टाँगिएको हुनाले त्यहाँ पस्दा मनमा असल विचार उत्पन्न हुन्छ तथा प्रभु विन्तन बनि रहन्छ । तेस्रो कोठामा देशभक्त र सहिदहस्को तस्वीर टाँगिएको हुनाले त्यहाँ जाँदा त्यस्तै जोसिलो विचार उत्पन्न हुन्छ । ठीक यसरी नै (काल) ले आफ्नो सुझ-बुझ (बुद्धि) प्रयोग गरी उपरोक्त तीन गुण प्रधान स्थानहस्को रचना ब्रह्मलोकमा गरेका छन् ।

(ब्रह्मलोकको लघु चित्र तथा ज्योति निरञ्जन (काल) को लोक २१ ब्रह्माण्डको लघु चित्र यसै पुस्तकको पृष्ठ १२८ देखि १२९ मा हेर्नु होस् ।)



## ज्योति निरुजन (काल) ब्रह्मको लोक (२१ ब्रह्माण्ड ) को लघु वित्र



## ‘सम्पूर्ण सृष्टि रचना’ (सूक्ष्म वेदको निष्कर्ष स्वरूप सृष्टि रचनाको वर्णन)

प्रभुप्रेमी आत्माहरू ! पहिलो पटक निम्न सृष्टि रचना पढेपछि दन्त्यकथा जस्तो लागे पनि सर्व पवित्र ग्रन्थहरूको प्रमाणहरू पढेपछि यी वास्तविक आध्यात्मिक अमृत ज्ञान कहाँ लुकेका थिए भनेर आश्चर्य लाग्ने छ । कृपया धैर्यपूर्वक अध्ययन गरी यस अमृतज्ञान सुरक्षित पूर्वक राख्नु होस् । तपाईंको एक सय एक पिढीसम्म काम लाने छ । पवित्र आत्माहरू ! कृपया सत्यनारायण (अविनाशी प्रभु अर्थात् सतपुरुष) द्वारा रचिएको सृष्टिको रचना अर्थात् आफूद्वारा निर्मित सर्व लोकहरूको रचनाको वास्तविक ज्ञान पढ्नु होस् ।

१. पूर्ण ब्रह्म : यस सृष्टि रचनामा सत्यपुरुष (सत्य लोकका स्वामी वा प्रभु), अलख पुरुष (अलख लोकका प्रभु), अगम पुरुष (अगम लोकका प्रभु) र अनामी पुरुष (अनामी लोकका स्वामी) एउटै पूर्ण ब्रह्म हुनु हुन्छ, जो भिन्न स्तर धारण गरी आफ्नो चारै लोकमा बस्नु हुन्छ । वहाँ वास्तवमा अविनाशी प्रभु हुनु हुन्छ । वहाँ अन्तर्गत असञ्च्य ब्रह्माण्डहरू छन् ।
२. परब्रह्म : यी सात शंख ब्रह्माण्डका स्वामी मात्र हुन् । यिनलाई अक्षर पुरुष भनेर पनि चिनिन्छ । तर यिनी तथा यिनका ब्रह्माण्डहरू पनि अविनाशी छैनन् ।
३. ब्रह्म : यिनी त २१ ब्रह्माण्डका स्वामी (प्रभु) मात्र हुन् । यिनलाई क्षर पुरुष, ज्योति निरञ्जन, काल आदि उपमाबाट चिनिन्छ । यिनी र यिनका सबै ब्रह्माण्ड नाशवान छन् ।

[उपरोक्त तीन पुरुषहरू (प्रभुहरू) को प्रमाण पवित्र श्रीमद्भगवत् गीताको अध्याय १५ श्लोक १६-१७ मा पनि छन् ।]

४. ब्रह्मा : यिनी ब्रह्मका जेष्ठ सुपुत्र हुन् । विष्णु माहिला अर्थात् दोस्रा र शिव कान्छो अर्थात् तेस्रा पुत्र हुन् । यी तीनै ब्रह्मका पुत्रहरू केवल एक ब्रह्माण्डमा एक विभाग (गुण) का स्वामी (प्रभु) हुन् तथा नाशवान् छन् । विस्तृत विवरणका लागि कृपया निम्न लिखित सृष्टि रचना पढ्नु होस्:

[कविर्देव (कबीर परमेश्वर) ले सूक्ष्म वेद अर्थात् कविर्वर्णीमा आफूले रचना गर्नु भएको सृष्टि सम्बन्धी ज्ञान आफैले बताउनु भएको छ। जुन निम्न अनुसार छ ।]


सबैभन्दा पहिला एउटामात्र स्थान अनामी (अनामय) लोक थियो । यसलाई अकह (अवर्णनीय) लोक पनि भनिन्छ । पूर्ण परमात्मा त्यहाँ एकलै बस्नु हुन्थ्यो । वहाँको वास्तविक नाम कविर्देव अर्थात् कबीर परमेश्वर हो । सबै आत्माहस्यहाँ पूर्ण धनीको शरीरमा समाहित थिए । कविर्देवको त्यहाँको उपमात्मक (पदको) नाम अनामी पुरुष हो । (पुरुषको अर्थ प्रभु हो । प्रभुले मानिसलाई आफै स्वस्पन्दमा बनाउनु भएकाले मानवको नाम पनि पुरुष राखिएको हो।) अनामी पुरुषको एउटा रोम कुप (रौको प्वाल) को प्रकाश शंख सूर्यहरूको किरणभन्दा पनि धेरै छ ।

परमेश्वर कबीर साहेबको असङ्गत्य ब्रह्माण्डहरुका लघु चित्र

अनामी तोक : यह नौकरी बत्ता द परनाला एक रुप इन व्यवेश में हवे ने अनामी रुपना किया। जसो स्टोको द गन डल्लास चम भास्कर एक उच्ची वन्दन, अब इन्हें रखदै।

ଶ୍ରୀମତୀ ପାତ୍ନୀ କଣ୍ଠା ପାତ୍ନୀଙ୍କ ମହିଳା ପଦବୀ ପାଇଁ ଏହା ହୁଏ ।

अनेक यह नीलम पांच कर्णार गाँवः अनेक दूर तप्ता दून इन्द्र



विशेष:- कुनै देशको आदरणीय प्रधानमन्त्रीको शारीरिक नाम अर्कै हुन्छ तर पदको उपमात्मक (पदवीको) नाम प्रधानमन्त्री हुन्छ । कतिपय अवस्थामा प्रधानमन्त्रीले केही विभागहरू आफूसँगै राख्छन् । कुनै विभागको दस्तावेजमा हस्ताक्षर गर्नु पर्ने समयमा उनले त्यही पद लेख्छन् । जस्तो : गृहमन्त्रालयको कागजातमा हस्ताक्षर गर्दा उनले आफूलाई गृहमन्त्री भनेर लेख्छन् । एउटै व्यक्ति भए पनि त्यहाँ उनको हस्ताक्षरको शक्ति प्रधानमन्त्रीका रूपमा गरेको हस्ताक्षरको भन्दा कम हुन्छ । यसै प्रकार फरक-फरक लोकहरूमा कबीर परमेश्वर (कविर्देव) को ज्योतिमा पनि अन्तर हुँदै जान्छ ।

ठीक यसरी नै पूर्ण परमात्मा कविर्देव (कबीर परमेश्वर) ले शब्द (वचन) द्वारा तलका अरु तीन लोकहरू (अगमलोक, अलखलोक र सत्यलोक) को रचना गरेर अगम लोकमा प्रकट हुनु भयो र वहाँ त्यहाँको पनि स्वामी हुनु हुन्छ । त्यहाँ वहाँको उपमात्मक नाम अगम पुरुष (प्रभु) हो । अगम प्रभुको मानव सदृश शरीर अत्यन्त तेजिलो छ, वहाँको एउटा रोम कूपको प्रकाश खरब सूर्यहरूको प्रकाशभन्दा धेरै छ ।

पूर्ण परमात्मा कविर्देव (कबीर परमेश्वर) अलख लोकमा प्रकट हुनु भयो । वहाँ अलख लोकको पनि स्वामी हुनु हुन्छ । त्यहाँ वहाँको उपमात्मक नाम अलख पुरुष हो । यी पूर्ण परमेश्वरको मानव सदृश शरीर धेरै तेजिलो, स्वर्ज्योति (स्वयं प्रकाशित) छ । वहाँको एउटा रोम कूपको प्रकाश अरब सूर्यहरूको प्रकाशभन्दा धेरै छ ।

पूर्ण प्रभु सत्यलोकमा प्रकट हुनु भयो । सत्यलोकका अधिपति वहाँ नै हुनु हुन्छ । त्यहाँ वहाँको उपमात्मक नाम सत्यपुरुष (अविनाशी प्रभु) हो । वहाँका अन्य नामहरू अकाल मूर्ति, शब्दस्वरूपी राम, पूर्ण ब्रह्म, परम अक्षर ब्रह्म आदि पनि हुन् । सत्यपुरुष कविर्देव (कबीर प्रभु) को मानव सदृश शरीर तेजोमय छ । वहाँको एउटा रोम कूपको प्रकाश करोड सूर्य तथा यति नै चन्द्रमाहरूको प्रकाश भन्दा धेरै छ ।

सत्यपुरुषका रूपमा प्रकट भई सत्यलोकमा विराजमान भएर कविर्देवले सत्यलोक मै अन्य लोकहरूको रचना गर्नु भयो ।

वहाँले एउटा शब्द (वचन) बाट सोन्ह द्वीपहरूको रचना अनि सोन्ह शब्दहरूबाट सोन्हजना छोराहरू उत्पत्ति गर्नु भयो र एउटा मानसरोवरको रचना गरेर त्यसमा अमृत भर्नु भयो । वहाँका सोह छोराहरूको नाम यस प्रकार छः १. कूर्म, २. ज्ञानी, ३. विवेक, ४. तेज, ५. सहज, ६. सन्तोष, ७. सुरति, ८. आनन्द, ९. क्षमा, १०. निष्काम, ११. जलरंगी, १२. अचिन्त, १३. प्रेम, १४. दयाल, १५. धैर्य तथा १६. योग सन्तायन अर्थात् योगजीत ।

सत्यपुरुष कविर्देवले अचिन्तलाई सत्यलोकको अन्य रचनाभार सुम्पिएर रचना गर्न सक्ने शक्ति दिनु भयो । अचिन्तले शब्दबाटै अक्षर पुरुष (परब्रह्म) उत्पत्ति गरी आफूलाई

सहयोग गर्न आग्रह गरे । मानसरोवरमा नुहाउन गएका अक्षर पुरुष आनन्द मानेर त्यहाँ निदाए । धेरै समयसम्म पनि नआएपछि उनलाई निन्द्राबाट बुँझाउन अचिन्तले कविर्देव (कबीर परमेश्वर) सँग प्रार्थना गरे । कबीर परमेश्वरले मानसरोवरबाटै केही अमृत जल लिएर एउटा अण्डा बनाई त्यसमा एउटा आत्मा प्रवेश गराएर मानसरोवरको अमृत जलमा राखि दिनु भयो । अण्डाको गड्गडाहटले अक्षर पुरुष बुँझिए र अण्डालाई रिसाएर हेरेकोले त्यो फुटेर दुई दुक्रा भयो र त्यसबाट ज्योति निरन्जन (क्षर पुरुष) निकले, जसलाई पछि 'काल' भनियो । यिनको वास्तविक नाम 'कैल' हो । त्यसपछि सत्यपुरुष कविर्देवले तिमीहरु दुवैजना बहिर आऊ र अचिन्तको द्वीपमा बस भनेर आकाशवाणी गर्नु भयो । वहाँको आज्ञा पाएर अक्षर र क्षर (कैल) पुरुष दुवै अचिन्तको द्वीपमा बस्न थाले (समर्थ नभई कार्य सफल हुँदैन भन्ने बोध गराउन र फेरि प्रभुत्वतर्फ नलागून् भनेर उनीहस्तको अयोग्यता देखाइ दिनु भयो) । त्यसपछि पूर्ण धनी कविर्देवले सम्पूर्ण रचना आफ्ले गर्नु भयो । आफ्नो शब्द शक्तिले राजेश्वरी (राष्ट्री) शक्ति उत्पन्न गरी समस्त ब्रह्माण्डहरू स्थापित गर्नु भयो । यिनलाई पराशक्ति तथा परानन्दनी पनि भनिन्छ । पूर्ण ब्रह्मले आफ्नो शब्द शक्तिले आपूर्भित्रबाटै सम्पूर्ण आत्माहस्ताई आफ्नो मानव शरीर सदृश उत्पन्न गर्नु भयो । प्रत्येक हंस आत्माको शरीर परमात्माको जस्तै मानव सदृश छ र तेज सो-ह (१६) सूर्य समानछ । परमेश्वरको शरीरको एक रोम कुप करोडाँ सूर्यहस्तन्दा पनि धेरै प्रकाशयुक्त छ । केही समयपछि क्षर पुरुषले हामी तीनैजना (अचिन्त, क्षर पुरुष, अक्षर पुरुष) एउटै टापुमा बसेका छौं, अरु भने एक-एक द्वीपमा छन्, म पनि साधना गरेर छुटै द्वीप प्राप्त गर्दु भनी सोचे । अनि एउटा गोडामा मात्र उभिएर सत्तरी (७०) युगसम्म तपस्या गर ।

### आत्माहस्त कालको जालमा कसरी फसे?

**विशेष:** जब ब्रह्म (ज्योति निरन्जन) तपस्या गरि रहेका थिए, आज ज्योति निरन्जनको एककाईस ब्रह्माण्डमा रहेका हामी सबै आत्माहस्त यिनको साधनाप्रति आशक्त भयाँ तथा अन्तर आत्मा देखिनै यिनलाई चाहन थाल्याँ । आफ्नो सुखदाता प्रभुबाट विमुख भयाँ । जसको कारणले पतिव्रता पदबाट झन्यौ । पूर्ण प्रभुले बारम्बार सावधान गराउँदा पनि हाम्रो आशक्तता क्षर पुरुषबाट हटेन । [आज पनि काल सृष्टिका सबै प्राणीमा यो प्रभाव विद्यमान छ। फिल्म स्टारहस्त (अभिनेता र अभिनेत्रीहरू) का बनावटी हाउभाउ तथा आफ्नो रोजगारको उद्देश्यले गरिएका अभिनयमा युवाहरु आशक्त हुन्छन् र जति रोक्न खोज्दा पनि रोकिँदैनन्। कुनै अभिनेता वा अभिनेत्री नजिकको सहरमा आए भने उनीहस्ताई हेर्नका लागि मात्र भए पनि ती अबोध किशोर

किशोरीहस्को अत्याधिक भीड एकत्रित हुन्छ। ‘लिनु न दिनु’ भने जस्तै रोजी-रोटी अभिनेताहरू कमाइ रहेका हुन्छन् भने बालबालिकाहरू चाहिँ ठगिइ रहेका हुन्छन्। आमाबुबा तथा अभिभावकले जिति सम्झाए पनि उनीहरू मान्दैनन्। कहीं न कहीं, कुनै न कुनै बेला लुकेर भए पनि गइ हाल्छन्।।


पूर्ण ब्रह्म कविर्देव (कबीर प्रभु) ले क्षर पुरुषलाई तिमी के चाहन्छौ भनेर सोध्नु भयो। उनले पिता जी मलाई यो स्थान सानो भएकाले अलग्ग एउटा द्वीप प्रदान गर्ने कृपा गर्नु होस् भने। हक्का कबीर (सत् कबीर) ले उनलाई एकाईस ब्रह्माण्ड प्रदान गर्नु भयो। केही समय पश्चात् ज्योति निरन्जनले यसमा केही रचना गर्नु पर्छ, खाली ब्रह्माण्डको के काम भन्ने विचार गरी सतरी युग तपस्या गरेर पूर्ण परमात्मा कविर्देव (कबीर प्रभु) सँग रचना सामग्रीको याचना गरे। सतपुरुषले उनलाई तीन गुण तथा पाँच तत्त्व प्रदान गर्नु भयो, जसबाट ब्रह्म (ज्योति निरन्जन) ले आफ्नो ब्रह्माण्डमा केही रचना गरे। एकलै मन लाग्दैन यसमा जीव पनि हुनु पर्छ भन्ने कुरा सोचे यो विचार गरेर फेरि ६४ (चौसठी) युगसम्म तप गरे पूर्ण परमात्मा कविर देवले सोधे पछि मलाई केही आत्माहरू दिनु होस्, मलाई एकलै मन लागि रहेको छैन भने। तब सत पुरुष कविरग्नि (कबीर परमेश्वर) ले भन्नु भयो— हे ब्रह्म ! तिम्रो तपको प्रतिफल अनुसार म अझै ब्रह्माण्ड दिन सक्छु तर आफ्ना प्रिय आत्माहरू जपतप र साधनाको फलका रूपमा दिन सकिदन तर यदि कोही स्वेच्छापूर्वक तिमीसँग जान चाहन्छ भने जान सक्छ। युवा कबीर (समर्थ कबीर) को वचन सुनेपछि ज्योति निरन्जन पहिले देखि नै उनीप्रति आशक्त ती आत्माहरू भएको ठाउँमा आए। ती आत्माहरूले ज्योति निरन्जनलाई चारैतिरबाट घेरे। ज्योति निरन्जनले मैले पिता जीबाट अलग्गै एकाईस ब्रह्माण्ड पाएको छु। त्यहाँ नाना प्रकारका रमणीय स्थल बनाएको छु, के मसँग जान तयार हुनु हुन्छ भनेर सोधे। हामी सर्वहंसहरू २१ ब्रह्माण्डका लागि व्याकुल छौं, हामी जान तयार छौं तर पिता जीले आज्ञा दिनु पर्छ भने। तब क्षरपुरुष पूर्ण ब्रह्म महान् कविर (समर्थ कबीर प्रभु) को सामु गए र सम्पूर्ण कुरा सुनाए। तब कविरग्नि (कबीर परमेश्वर) ले मेरो सामुन्ने स्वीकृति दिनेलाई आज्ञा दिन्छु भन्नु भयो। क्षर पुरुष (कैल) तथा परम अक्षर पुरुष (कविर मितौजा) दुबै ती हस आत्माहरूको समीपमा गएर बोलाए। सत कविर्देवले ब्रह्मसँग जान चाहने हंसले हात उठाएर स्वीकृति जनाउ भन्नु भयो। आफ्ना पिताको अगाडि कसैको हिम्मत भएन। कसैले स्वीकृति दिएनन्। लामो समयसम्म शान्ति छाई रह्यो। तत्पश्चात् एक हस आत्माले साहस गरेर म जान चाहन्छु भन्यो। उसको देखासिकी गरेर (काल ब्रह्मको एकाईस ब्रह्माण्डमा फसेका) सबै आत्माहरूले स्वीकृति जनाए। ज-जसले तिमीसँग जाने स्वीकृति दिएका छन् म ती सर्व आत्माहरूलाई तिमी भएको ठाउँमा पठाइ दिन्छु भनी परमेश्वर कबीर जीले ज्योति निरन्जनलाई आफ्नो स्थानमा जान भन्नु भयो। ज्योति निरन्जन आफ्नो एकाईस ब्रह्माण्डमा गए। त्यस समयसम्म यी एकाईस ब्रह्माण्ड सतलोकमा नै थिए।

त्यसपछि पूर्ण ब्रह्मले सर्वप्रथम स्वीकृति दिने हंसलाई केटीको रूप बनाइ दिनु भयो तर स्त्री इन्द्रिय रचना गर्नु भएन र ती सबै ज्योति निरन्जन (ब्रह्म) को साथ जाने सहमति दिएका आत्माहरूलाई त्यस केटीको शरीरमा प्रवेश गराउनु भयो तथा उनको नाम आष्ट्रा (आदिमाया प्रकृति देवी/दुर्गा) राख्नु भयो र भन्नु भयो— पुत्री मैले तिमीलाई शब्द शक्ति प्रदान गरेको छु, ब्रह्मले भने जति जीव उत्पन्न गरि दिनू । पूर्ण ब्रह्म कविर्देव (कबीर साहेब) ले आफ्नो छोरो सहज दासद्वारा प्रकृतिलाई क्षर पुरुषको साथमा पठाइ दिनु भयो । सहज दासले ज्योति निरन्जनलाई पिता जीले यो बहिनीको शरीरमा तपाईँसँग जान सहमति दिने सबै आत्माहरू प्रवेश गराएर वचन शक्ति पनि प्रदान गर्नु भएको छ भन्ने कुरा बताए । तपाईँ चाहे जति जीव प्रकृतिले आफ्नो शब्दबाट नै उत्पन्न गर्ने छिन् । यति भनेर सहजदास आफ्नो द्वीपमा फर्के ।

तरुणावस्था हुनाले युवतीको आकर्षक स्मरण्गप्रति ब्रह्मसा विषय वासना उत्पन्न भयो र प्रकृति देवीसँग अभद्र गतिविधि प्रारम्भ गरे । दुर्गाले आफूसँग पिताले दिनु भएको शब्दशक्ति छ भनेर सुनाइन् । तपाईंले भने जति जीव म वचनबाट नै उत्पन्न गरि दिन्छु । तर मैथुन परम्परा नगर्नु होस् । तपाईं पनि उनै पिताको शब्दको अण्डाबाट उत्पन्न हुनु भएको हो र म पनि उनै परमपिताको वचनबाट उत्पन्न भएको हूँ । दाजु-बहिनी बीचको यो योग महापापको कारण बन्ने छ । तर ज्योति निरन्जनले प्रकृति देवीको एउटा पनि प्रार्थना सुनेनन् । आफ्नो शब्द शक्तिद्वारा नडले प्रकृतिको स्त्री जनेन्द्रिय (भग) बनाएर बलात्कार गर्ने सोच बनाए । त्यसै समय दुर्गाले आफ्नो इज्जत रक्षाका लागि कुनै अरू उपाय नदेखेर आफूलाई सूक्ष्म रूप बनाएर ज्योति निरञ्जनको खुला मुखद्वारा पेटमा प्रवेश गरिन् र पूर्ण ब्रह्म कविर्देव (कबीर परमेश्वर) सँग आफ्नो रक्षार्थ याचना गरिन् । त्यही समय कविर्देव (कविर देव) आफ्नो पुत्र योग संतायन अर्थात् योगजीतको रूप बनाएर त्यहाँ प्रकट हुनु भयो अनि छोरीलाई ब्रह्मको पेटबाट बाहिर निकालेर ज्योति निरन्जनलाई आजदेखि तेरो नाम 'काल' हुने छ, तेरो जन्म मृत्यु भइ रहन्छ, यसैले तेरो नाम क्षर पुरुष हुने छ, एक लाख मानव शरीरधारी प्राणीहरू खाने छस् तथा सवालाख उत्पन्न गर्ने छस्, तिमीहरू दुबैलाई एक्काईस ब्रह्माण्ड सहित निष्कासित गरिन्छ भन्नु भयो र एक्काईस ब्रह्माण्ड विमानको गति समान त्यहाँबाट प्रस्थान गन्यो । सहज दासको द्वीप हुँदै सतलोकबाट सोन्ह शंख कोस (एक कोस लगभग ३ किमी) दुरीमा आएर रोकियो । विशेष विवरण :- अहिलेसम्म निम्न तीनवटा शक्तिहरूको विवरण प्राप्त भएको छ :

१. पूर्णब्रह्म : जसलाई सत्यपुरुष, अकाल पुरुष, शब्दस्वर्मी राम, परम अक्षर ब्रह्म, परम अक्षर पुरुष आदि अन्य उपमात्मक नामहरूले पनि चिनिन्छ । पूर्ण ब्रह्म नै समस्त ब्रह्माण्डका स्वामी अर्थात् वासुदेव हुनु हुन्छ तथा यथार्थमा अविनाशी हुनु हुन्छ ।

## एक छहमासिको लघु विज्ञ



२. पमब्रह्म : जसलाई अक्षर पुरुष पनि भनिन्छ । यिनी पनि अविनाशी छैनन् । यिनी सात शंख ब्रह्माण्डका स्वामी हुन् ।
३. ब्रह्म : जसलाई ज्योति निरन्जन, काल, कैल, क्षर पुरुष तथा धर्मराय आदि नामले चिनिन्छ। जो केवल एकाईस ब्रह्माण्डका स्वामी हुन् । अब यिनै ब्रह्मको सृष्टिको एक ब्रह्माण्डको परिचय दिइने छ, जसमा अरु तीन नाम पढ्न पाइने छ-ब्रह्मा, विष्णु र शिव ।

**ब्रह्म र ब्रह्मा बीच भिन्नता :** एक ब्रह्माण्डमा बनेको सर्वोपरि स्थानमा ब्रह्म (क्षर पुरुष) स्वयम् तीन गुप्त स्थानको रचना गरेर ब्रह्मा, विष्णु र शिवका रूपमा रहन्छन् तथा आफ्नी पत्नी (दुर्गा) को सहयोगले तीन पुत्रहरू उत्पन्न गर्छन् । उनीहरूको नाम पनि ब्रह्मा, विष्णु र शिव नै राख्छन् । ब्रह्मका पुत्र ब्रह्मा एक ब्रह्माण्डमा बनेका केवल तीनलोक (पृथ्वी, स्वर्ग, पाताल) मा एउटा रजोगुण विभागको मन्त्री (स्वामी) मात्र हुन् । यिनलाई त्रिलोकीय ब्रह्मा भनिन्छ र ब्रह्मलोकमा ब्रह्माकास्पमा रहने ब्रह्मलाई चाहिँ महाब्रह्मा वा ब्रह्मलोकीय ब्रह्मा भनिन्छ । यिनै ब्रह्म (काल) लाई सदाशिव, महाशिव र महाविष्णु पनि भनिन्छ ।

**श्री विष्णु पुराणमा प्रमाण:-** चतुर्थ अंश अध्याय १ पृष्ठ २३०-२३१ मा श्री ब्रह्मा जीले भनेका छन्,— ती अजन्मा (नजन्मेका) सर्वमय (व्यापक) विधाता परमेश्वरको आदि, मध्य र अन्त्य तथा स्वस्य, स्वभाव र सार हानी जान्न सक्दैनौ (श्लोक ८३) ।

जसले मेरो रूप धारण गरेर संसारको रचना गर्दछन्, स्थिति कालमा पुरुषस्य तथा रुद्रस्यले विश्वलाई गाँस बनाउछन्, अनन्तस्यले सम्पूर्ण जगत धारण गर्छन् । (श्लोक ८६)

### श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शिव जीको उत्पत्ति

काल (ब्रह्म, क्षर पुरुष) ले प्रकृति (दुर्गा) सँग अब कसैले मेरो केही बिगार्न सक्दैन त्यसैले मनोमानी गर्दू भने । प्रकृतिले काल ब्रह्मलाई केही शरम त मान भनेर प्रार्थना गर्दै भनिन्,— पाहिलो, त तपाईं मेरा दाजु किनकि कबीर पूर्ण परमात्मा (कविर्देव) को शब्दशक्तिले तपाईं अण्डाबाट उत्पन्न हुनु भएको हो र वहाँकै वचन शक्तिले म पनि उत्पन्न भएकी हुँ । अर्को कुरा, म तपाईंको पेटबाट निस्केकी हुनाले म तपाईंकी छोरी र तपाईं मेरो बुबा हुनु भयो । यो पवित्र नातामा बिकार ल्याउनु महापाप हो । बुबाले दिनु भएको शब्दशक्तिले तपाईंले भने जति नै प्राणी उत्पन्न गरि दिन्छु । ज्योति निरन्जनले दुर्गाको कुनै कुरा मानेनन् र मैले पाउनु पर्न सजाय पाएँ र

સત્યલોકબાટ નિષ્કાશિત ભાએ ર અબ મનોમાની ગર્છુ ભને અનિ પ્રકૃતિસાંગ જબરજસ્તી વિવાહ ગરે । ઉનલે તીન છોરાહરુ (રજગુણયુક્ત-બ્રહ્મા, સતગુણયુક્ત-વિષ્ણુ ર તમગુણયુક્ત-શિવ જી) જન્માએ યુવા નહુંજેલસમ્મ તીનૈજનાલાઈ દુર્ગા માર્ફત અચેત ગરાએ । યુવા ભએપછિ શ્રીબ્રહ્મા જીલાઈ કમલકો ફૂલમા, શ્રી વિષ્ણુ જીલાઈ શેષનાગકો શૈખ્યામા ર શ્રી શિવ જીલાઈ કેલાશ પર્વતમા સચેત બનાએ એકે ઠાઉંમા ભેલા ગરી પ્રકૃતિકો મહતલે યી તીનૈજનાકો વિવાહ ગરાઇ દિએ । ત્યસપછિ એઉટા બ્રહ્માણ્ડકો તીન લોક (સ્વર્ગ, પૃથ્વી ર પાતાલ) મા એક-એકવટા વિભાગકો મન્ત્રી નિયુક્ત ગરે- બ્રહ્માલાઈ રજોગુણ, વિષ્ણુલાઈ સતોગુણ ર શિવલાઈ તમોગુણ વિભાગકો પ્રમુખ બનાએ આફૂલે મુખ્ય મન્ત્રી (મહાબ્રહ્મા, મહાવિષ્ણુ ર મહાશિવ) કો પદ લિઈ ગૃપ્ત સ્થપા રહે । ઉનલે એઉટા બ્રહ્માણ્ડમા એઉટા બ્રહ્મલોકકો રચના ગરી ત્યહું તીન ગુપ્તસ્થાન બનાએકા છન् । પહિલો, રજોગુણ પ્રધાન સ્થાનમા બ્રહ્મ (કાલ) સ્વર્ય મહાબ્રહ્મા (મુખ્યમન્ત્રી) કા સ્થપા તથા દુર્ગાલાઈ મહાસાવિત્રીકા સ્થપા રાખ્છન् । યી દુર્ઝિકો સયોગલે યહું જન્મેકો છોરો સ્વતઃ રજોગુણી બન્ધ ર ઉસકો નામ બ્રહ્મા રાખ્છન् । દોસ્તો, સતોગુણ પ્રધાન સ્થાનમા યી ક્ષર પુરુષ મહાવિષ્ણુકા સ્થપા તથા દુર્ગાલાઈ મહાલક્ષ્મીકા સ્થપા રાખ્છન् । યી દુર્ઝિકો સયોગલે યસ સ્થાનમા જન્મેકો સતોગુણયુક્ત છોરોકો નામ વિષ્ણુ રાખ્છન् । યિનૈ કાલલે બનાએકો તેસ્તો તમોગુણયુક્ત સ્થાનમા સ્વર્ય સદાશિવકો સ્થપા ર દુર્ગાલાઈ મહાપાર્વતી સ્થપા રાખ્છન् । યી દુર્ઝિકો પતિ પલીકો વ્યવહારબાટ ઉત્પન્ન તમોગુણયુક્ત છોરોકો નામ શિવ રાખ્છન् । (પ્રમાણકા લાગિ બ્રહ્મા, વિષ્ણુ, રૂદ્ર તથા મહેશ્વરભન્દા અન્ય સદાશિવ છન् ભનિએકો ગીતા પ્રેસ ગોરખપુરબાટ પ્રકાશિત ર અનુવાદકર્તા શ્રી હનુમાનપ્રસાદ પોદારબાટ અનુવાદિત પવિત્ર શ્રી શિવ પુરાણ, વિદ્યવેશવર સહિતા પૃષ્ઠ ૨૪-૨૬ એવ રૂદ્ર સહિતા અધ્યાય ૬, ૭ ર ૯ પૃષ્ઠ નં. ૧૦૦ દેખિ ૧૦૫ સમ્મ ર ૧૧૦ મા, તથા ગીતા પ્રેસ ગોરખપુરબાટ પ્રકાશિત એવ શ્રી હનુમાનપ્રસાદ પોદાર ર ચિમનલાલ ગોશવામીબાટ અનુવાદિત પવિત્ર શ્રીમદ્દ્દેવી મહાપુરાણ તેસ્તો સ્કન્ધ પૃષ્ઠ નં. ૧૧૪-૧૨૩ હેન્રુ હોસ્ ) આફૂલે ખાનકા લાગિ યિનીહર્લાઈ ધોકામા રાખેર શ્રી બ્રહ્મા જીબાટ જીવહર્સ્કો ઉત્પત્તિ, શ્રી વિષ્ણુ જીબાટ સ્થિતિ (એક અર્કાલાઈ મોહ મમતામા રાખેર કાલકો જાલમા ફસાઉને) તથા શ્રી શિવ જીબાટ સર્જાની રાખુંછન् । (કિનકિ કાલ પુરુષલે એક લાખ માનવ શરીરધારી પ્રાણીહર્સ્કો સૂક્ષ્મ શરીરબાટ મૈલા નિકાલેર ખાનુ પર્ને શ્રાપ પાએકા છન् । એકકાઇસૌં બ્રહ્માણ્ડમા રહેકો તપ્તશીલામા જીવલાઈ તતાઈ નિકલેકો મયલ પગાલેર ખાન્છન् । જીવ મર્દેન તર અસહ્ય કષ્ટ હુન્છ । ફેરિ પ્રાણીકો કર્મ અનુસાર વા કર્મકો આધારમા અન્ય શરીર પ્રદાન ગર્છન્ ) ઉદાહરણકા લાગિ, કુનૈ ઘરમા તીનવટા કોઠાહરુ છન् । એઉટા કોઠામા અશલીલ ચિત્ર ટાંગિએકો હુનાલે ત્યસમા પસ્નાસાથ મનમા ત્યસ્તૈ મળીન વા

नराप्त्रो विचार उत्पन्न हुन्छ । दोस्रो कोठामा साधु, सन्त र भक्तहस्तको चित्र टाँगिएको हुनाले त्यहाँ पस्दा मनमा असल विचार उत्पन्न हुन्छ तथा प्रभु चिन्तन बनि रहन्छ । तेस्रो कोठामा देशभक्त र सहिदहस्तको तस्वीर टाँगिएको हुनाले त्यहाँ जाँदा त्यस्तै जोसिलो विचार उत्पन्न हुन्छ । ठीक यसरी नै (काल) ले आफ्नो बुद्धि प्रयोग गरी उपरोक्त तीन गुण प्रधान स्थानहस्तको रचना ब्रह्मलोकमा गरेका छन् ।

### तीन गुण के हुन् ? प्रमाण सहित

तीन गुण रजगुण ब्रह्मा जी, सतगुण विष्णु जी र तमगुण शिव जी हुन् । यी तीनैजना ब्रह्म (काल) तथा प्रकृति (दुर्गा) बाट उत्पन्न भएका हुन् तथा नाशवान छन् ।

**प्रमाण:-** श्री हनुमानप्रसाद पोद्धारबाट सम्पादित र गीता प्रेस गोरखपुरबाट प्रकाशित श्री शिवपुराणको पृष्ठ स. २४-२६, विष्वेश्वर संहिता, पृष्ठ ११०, अध्याय ९ रुद्र संहितामा ब्रह्मा-विष्णु तथा शिव तीनै देवताहस्तमा गुण छन् तर शिव (ब्रह्म/काल) लाई गुणातीत (गुणरहित) भनिएको छ ।

**दोस्रो प्रमाण :-** श्री हनुमानप्रसाद पोद्धार र चिमनलाल गोश्वामीबाट सम्पादित र गीताप्रेस गोरखपुरबाट प्रकाशित श्रीमद्देवी भागवत पुराण, तेस्रो स्कन्ध, अध्याय ५, पृष्ठ १२३ मा भनिएको छ : भगवान विष्णुले दुर्गाको स्तुति गर्दै म (विष्णु), ब्रह्मा र शङ्कर तपाईंकै कृपाले विद्यमान छौं, हाम्रो अविर्भाव वा जन्म र तिरोभाव वा मृत्यु हुन्छ, हामी नित्य वा अविनाशी छैनौं, तपाईं नै नित्य, जगत् जननी, प्रकृति र सनातनी देवी हुनु हुन्छ भने । भगवान शङ्करले भगवान ब्रह्मा र विष्णु तपाईंबाटै उत्पन्न भएका हुन् भने उनीहस्तयां उत्पन्न हुने म, तमोगुणी लीला गर्ने शङ्कर, के तपाईंको सन्तान होइन ? अर्थात् मलाई पनि उत्पन्न गर्ने तपाईं नै हो, यस संसारको सृष्टि-स्थिति-सङ्घारमा तपाईंको गुण सदा सर्वदा रहन्छन्, यिनै तीन गुणहस्तबाट उत्पन्न हामी ब्रह्मा, विष्णु र शङ्कर नियमानुसार कार्यमा तत्पर रहन्छौं भने ।

उपरोक्त विवरण हिन्दीमा अनुवादित श्री देवीमहापुराणबाट लिइएको हो, जसमा केही तथ्यहरू लुकाइएका छन् । त्यसैले खेमराज श्री कृष्णदास प्रकाशन मुम्बईबाट प्रकाशित श्रीमद्देवीभागवत महापुराण सभाषटिकम् समहात्यम् संस्कृतसहित हिन्दीमा अनुवाद गरिएको छ । यसको तेस्रो स्कन्ध, अध्याय ४, पृष्ठ १० को श्लोक ४२ :

**ब्रह्मा - अहम् ईश्वरः** फिल ते प्रभावात्सर्वे वयं जनि युता न यदा तू नित्याः, के अन्ये सुराः शतमख प्रमुखाः च नित्या नित्या त्वमेव जननी प्रकृतिः पुराणा ॥४२॥

**अनुवाद :-** हे माता ! ब्रह्मा, म तथा शिव हजुरकै प्रभावबाट जन्मेका हौं, नित्य छैनौं अर्थात् हामी अविनाशी छैनौं, फेरि अन्य इन्द्रादि देवताहरू कसरी नित्य हुन सक्छन् । हजुर नै अविनाशी हुनु हुन्छ, प्रकृति तथा सनातनी देवी हुनु हुन्छ ।

ત્યસકૈ પૃષ્ઠ ૧૧-૧૨, અધ્યાય ૫, શલોક ૮ મા ઉલ્લેખ ગરિએકો છ : યદિ દયાર્દ્રમના ન સદાંડબિકે કથમહં વિહિતઃ ચ તમોગુણ: કમલજશચ રજોગુણસંભવ: સુવિહિતઃ કિમુ સત્ત્વગુણો હરિ: ||૮||

**અનુવાદ :-** ભગવાન् શઙ્કરલે ભને- હે માતા ! યદિ હામીમાથિ હજુર દયાયુક્ત હુનુ હુંચ ભને મલાઈ તમોગુણ કિન બનાઉનુ ભયો, કમલબાટ ઉત્પન્ન બ્રહ્માલાઈ કેકા લાગી રજોગુણ બનાઉનુ ભયો તથા વિષ્ણુલાઈ સત્તગુણ કિન બનાઉનુ ભયો ? અર્થાત् હામી તીનૈજનાલાઈ જીવહરુકો જન્મ-મૃત્યુ રૂપી દુષ્કર્મમા કિન લગાઉનુ ભયો ?

શલોક ૧૨ રમયસે સ્વપતિ પુરુષ સદા તવ ગતિ ન હિ વિહ વિદ્મ શિવે॥૧૨॥

**અનુવાદ :-** આફ્નો પતિ પુરુષ અર્થાત् કાલ ભગવાન્સંગ સદા ભોગ વિલાસ ગરિ રહનુ હુંચ ! હજુરકો ગતિ કસૈલે પનિ જાન્દૈનન્ ।

**નિષ્કર્ષ :-** ઉપરોક્ત પ્રમાણહરૂબાટ કે પ્રમાણિત હુંચ ભને રજગુણ-બ્રહ્મમા, સતગુણ-વિષ્ણુ તથા તમગુણ-શિવ હુન્ ર યી તીનૈજના નાશવાન છન્ । દુર્ગાકા પતિ બ્રહ્મ (કાલ) હુન્ । ઉની પ્રકૃતિસંગ ભોગવિલાસ ગર્છન્ ।

## **બ્રહ્મ (કાલ) કો અવ્યક્ત રહને પ્રતિજ્ઞા (સુક્ષ્મ વેદબાટ શેષ સૃષ્ટિ રચના ...)**

તીનૈ છોરાહરુકો ઉત્પત્તિ પછી બ્રહ્મલે આફ્ની પણી દુર્ગા (પ્રકૃતિ) લાઈ મ ભવિષ્યમા કસૈલાઈ આફ્નો વાસ્તવિક સ્થમા દર્શન નદિને પ્રતિજ્ઞા ગર્છુ, યસૈકારણ મ અવ્યક્ત માનિને છુયસ કુરાકો ભેદ કસૈલાઈ નભન્નુ ર મ ગુપ્ત રહન્છુ ભને । દુર્ગાલે આફ્ના છોરાહરુલાઈ પનિ દર્શન દિનુ હુન્ ભની સોધ્દા બ્રહ્મલે આફ્ના છોરાહરુ લગાયત કસૈલે કુનૈ સાધના ગરે પનિ દર્શન દિન્ન ર યો મેરો અટલ નિયમ હુને છ ભને । દુર્ગાલે આફ્નૈ સન્તાનબાટ લુકેર બસ્ને તપાઈકો યો નિયમ ઉત્તમ હોઇન ભનેપછિ કાલલે ભને,- યો મેરો વિવશતા હો । મલાઈ એક લાખ માનવ શરીરધારી પ્રાણીહરુકો આહાર ગર્ને શ્રાપ લાગેકો છ । યો મેરા છોરાહરુ (બ્રહ્મા, વિષ્ણુ ર મહેશ) લે થાહા પાએ ભને ઉત્પત્તિ, સ્થિતિ તથા સહ્યારકો કાર્ય ગર્દેનન્ ર મેરો યો અનુત્તમ નિયમ સંધૈ કાયમ રહને છ । યી તીનૈજના અલિ ટૂલા ભએપછિ યિનલાઈ અચેત તુલ્યાઉન્ । મેરો વિષયમા નબતાઉન્, નત્ર મ તિમીલાઈ પનિ દણ દિને છુ । યહી ડરલે દુર્ગાલે વાસ્તવિકતા બતાઉંદિનન્ । યસૈલે ગીતા અધ્યાય ૭ કો શલોક ૨૪ મા ભનીએકો છ- મ કહિલ્યૈ પનિ કસૈકો સામુન્ને પ્રકટ હુન્, આફ્નો યોગમાયાદ્વારા અદૃશ્ય રહન્છુ ભને મેરો અનુત્તમ નિયમબારે યો બુદ્ધિહીન જનસમુદાય અપરિચિત છ । ત્યસૈલે મ અવ્યક્તલાઈ મનુષ્ય સ્થમા આએકો અર્થાત્ કૃષ્ણ માન્છન્ ।

(अबुद्धयः) बुद्धिहीन (मम) मेरो (अनुत्तमम्) अनुत्तम् अर्थात् निकृष्ट(अव्ययम्) अविनाशी (परम् भावम्) विशेष भाव (अजानन्तः) नबुझेर (माम् अव्यक्तम्) म अव्यक्तलाई (व्यक्तिम्) मनुष्य रूपमा (आपन्नम्) आएको (मन्यन्ते) मान्छन् अर्थात् म कृष्ण होइन। (गीता अध्याय ७, श्लोक २४)

गीता अध्याय ११ श्लोक ४७ र ४८ मा गीता ज्ञान दाताले मेरो यो वास्तविक काल रूप न वेदहस्ता वर्णित विधिले, न जप र तपले, न त कुनै क्रियाबाट यसको दर्शन अर्थात् ब्रह्म प्राप्ति हुन सक्छ भनेका छन् ।

तीनैजना बालकहरू युवा भएपछि माता भवानी (प्रकृति, अष्टाङ्गी) ले उनीहस्तलाई सागर मन्थन गर्न लगाइन, । पहिलो पटक सागर मन्थन गर्दा निस्केका चारै वेदलाई ब्रह्माले लिए । (ज्योति निरञ्जनले आफ्नो श्वासले चार वेद उत्पन्न गरेर गुप्त वाणी मार्फत् सागरमा निवास गर्ने आज्ञा दिएका थिए ।) त्यो वस्तु लिएर तीनैजना आमाकहाँ जाँदा उनले चारै वेद राख्न र पढ्न ब्रह्मालाई आदेश दिइन् ।

नोट :- वास्तवमा पूर्णब्रह्मले ब्रह्म अर्थात् काललाई पाँचवटा वेद दिनु भएको थियो तर ब्रह्मले चारवटा मात्र प्रकट गरे । पाँचौ वेद लुकाइ दिए । त्यसलाई पूर्ण परमात्माले स्वयं प्रकट भएर कविर्गिर्भीः अर्थात् कविर्वाणी (कबीर वाणी) मार्फत् लोकोक्तिहरू तथा दोहा (छन्दवद्ध पद्य) का माध्यमबाट प्रकट गर्नु भयो ।

दोस्रो पटक सागर मन्थन गर्दा प्राप्त भएका तीन कन्या आमाले तीनैजनालाई बाँडि दिइन् । (प्रकृति वा दुर्गाले आफै तीन रूप सावित्री, लक्ष्मी र पार्वती धारण गरी समुद्रमा लुकाएकी थिइन् । सागर मन्थनको समयमा ती निस्किए । प्रकृतिले लिएका तीन रूपबाट भगवान ब्रह्मालाई सावित्री, भगवान विष्णुलाई लक्ष्मी र भगवान शङ्करलाई पार्वती पत्नीका रूपमा दिइन् ।) तीनैजनाका भोग विलासबाट सुर र असुर दुवै जन्मिए ।

(तेस्रो पटक सागर मन्थन गरेपछि ब्रह्माले चौध रत्न, विष्णु र देवताहस्तले अमृत तथा असुरहस्तले मद्य वा रक्ती पाए भने विष चाहिँ परमार्थ शिवले आफ्नो कण्ठमा राखे । तर यो धेरै पछिको घटना हो ।) ब्रह्माले वेद पढ्न थालेपछि सम्पूर्ण ब्रह्माण्डहस्तको रचना गर्ने कुलका मालिक पुरुष (प्रभु) त अरु नै कोही हुन् भन्ने थाहा पाए । सर्जक त कोही अन्य प्रभु हुन् भन्ने कुरा वेदमा वर्णन गरिएको छ तर यसको रहस्य हामी पनि जान्दैनौ भनी वेदहस्तले भन्छन् बरु कुनै तत्त्वदर्शी सन्तासँग सोध भन्ने सङ्केत दिइएको छ भनेर ब्रह्मा जीले विष्णु तथा शिव जीलाई सुनाए । अनि त्यो कुरा ब्रह्माले आमालाई बताए । आमाले आफूबाहेक कोही छैन भन्ने गर्थिन् । उनले म नै कर्ता हुँ र म नै सर्वशक्तिमान हुँ भनिन तर ब्रह्माले वेद त ईश्वरले निर्माण गर्नु भएकोले झुटो हुन सक्दैन भने । दुर्गाले तिम्रो बुबाले तिमीलाई दर्शन दिनु हुन्न, उनले प्रतिज्ञा गरेका छन् भनिन् । तब ब्रह्माले आमा ! तपाईंका कुरामा विश्वास लागेन, म ती पुरुषलाई पत्ता लगाएरै छाड्छु भने । उनले दर्शन नदिएमा के गर्छौ भनी दुर्गाले सोध्दा ब्रह्माले म तपाईंलाई आफ्नो अनुहार देखाउँदिन भनी जवाफ दिए । ज्योति

निरञ्जनले भने कसैलाई दर्शन दिन भनेर कसम खाएका छन् अर्थात् २१ ब्रह्माण्डमा कहिले पनि आफ्नो वास्तविक काल स्पमा आउँदिन भनेका छन्।

गीता अध्याय नं. ७ को श्लोक २४ :-

अव्यक्तम्, व्यक्तिम्, आपन्नम्, मन्यन्ते, माम्, अबुद्धयः।

परम्, भावम्, अजानन्तः, मम, अव्ययम्, अनुत्तमम्॥२४॥

अनुवाद:- (अबुद्धयः) बुद्धिहीन मानिस (मम) मेरो (अनुत्तमम्) निकृष्ट (अव्ययम्) अटल (परम्) परम (भावम्) भाव (अजानन्तः) लाई नजानेर (अव्यक्तम्) अव्यक्त वा अदृश्यमान (माम्) म काललाई (व्यक्तिम्) आकारमा कृष्ण अवतार (आपन्नम्) भएको (मन्यन्ते) मान्छन्।

गीता अध्याय नं. ७ को श्लोक २५ :-

न, अहम्, प्रकाशः, सर्वस्य, योगमाया समावृतः।

मूढः, अयम्, न, अभिजानाति, लोकः, माम्, अजम्, अव्ययम्॥२५॥

अनुवाद:- (अहम्) म (योगमाया समावृतः) योगमायाद्वारा लुकेर (सर्वस्य) बस्तु र सबैका सामु (प्रकाशः) प्रत्यक्ष (न) हुन्न अर्थात् अदृश्य अर्थात् अव्यक्त रहन्छु । त्यसैकारण (अजम्) जन्म नलिने (अव्ययम्) अविनाशी अटल भावयुक्त (अयम्) यो (मूढः) अज्ञानी (लोकः) मानिसहरू वा संसारले (माम्) मलाई (न अभिजानाति) जान्दैन वा मलाई अवतारका स्पमा आएको सम्झन्छ । किनकि ब्रह्म आफ्नो शब्द शक्तिले आफूलाई नाना प्रकारको बनाउँछन यी दुर्गाका पति हुन्, त्यसैले यस मन्त्रमा म श्री कृष्ण आदि जसरी दुर्गाबाट जन्म लिन्न भनेका छन्।

## आफ्ना बुबा (काल/ब्रह्म) लाई भेट्ने ब्रह्माको प्रयत्न

त्यसपछि दुर्गाले ब्रह्मालाई अलख निरञ्जन तित्रो बुबा हुन् तर वहाँले तिमीलाई दर्शन दिनु हुन्न भनिन् । ब्रह्माले आफू दर्शन गरेरै फर्क्ने कुरा बताए । दर्शन भएन भने तिमी के गर्छौं भनी सोध्दा बुबाको दर्शन नपाएमा तपाईं सामु आउँदिन भन्ने प्रतिज्ञा ब्रह्माले गरे । अनि ब्रह्मा जी व्याकुल भएर अन्धकार नै अन्धकार भएको उत्तर दिशातर्फ हिँडे । त्यहाँ ब्रह्माले चार युगसम्म ध्यान गरे तर केही पाएनन् । कालले आकाशवाणी गरेर दुर्गालाई किन सृष्टिको रचना नगरेको भनी सोधे । भवानीले तपाईंको जेठो छोरो, ब्रह्मा जिद्दी गरेर तपाईंको खोजीमा गएको छ भनेर सुनाइन् । ब्रह्म (काल) ले उसलाई फर्काउनु, म दर्शन दिन र ब्रह्मा नभई जीव उत्पत्ति गर्नु असम्भव छ भने । अनि दुर्गाले (प्रकृति) आफ्नो शब्द शक्तिले गायत्री नामको युवती उत्पन्न गरेर ब्रह्मालाई फर्काएर ल्याउन भनिन् । गायत्री ब्रह्मा जीको सामु गइन् तर समाधीमा लीन भएकाले ब्रह्मा जीलाई कुनै आभास नै भएन । अनि आदि कुमारी (प्रकृति) ले गायत्रीलाई ध्यानबाट आदेश दिई ब्रह्माको चरण स्पर्श गर्न लगाइन् र गायत्रीले त्यसै

गरिन् । ब्रह्मा जी ध्यान भङ्ग भएकोले रिसले कराए,— मेरो ध्यान भङ्ग गर्ने को पापिनी हो ? म त्यसलाई श्राप दिन्छु । गायत्रीले भनिन्,— यसमा मेरो दोष छैन । पहिले मेरा कुरा सुन्नु होस्, अनि श्राप दिनु पर्ने भए दिनु होला । तपाईं नभई जीव उत्पत्ति नहुने भएकोले तपाईलाई फर्काउन आमाले मलाई पठाउनु भएको हो । ब्रह्माले बुबाको दर्शन नै भएको छैन, म कसरी जाँच ? यत्तिकै गएमा मेरो उपहास हुने छ । तिमीले आमासामु ब्रह्माले बुबा (ज्योति निरन्जन) को दर्शन पाए, मैले आफै आँखाले देखेको हूँ भन्यौ भने मात्र म तिमीसँग जान्छु भने । तब गायत्रीले तपाईले मसँग सम्बोग (सेक्स) गर्नु भयो भने मात्र म झुटो साक्षी दिने छु भनिन् । अनि बुबाको दर्शन नभएकोले त्यतिकै आमा समक्ष गएमा लाज हुने छ भन्ने ब्रह्माले सोचे र अर्को कुनै उपाय नदेखी गायत्रीसँग रतिक्रिया (सम्बोग) गरे ।

अनि गायत्रीको अर्को पनि साक्षी तयार गर्ने कुरामा ब्रह्माले पनि सहमति जनाए । गायत्रीले शब्दशक्तिबाट पुहपवती नामको युवती जन्माइन् । दुवैजनाले उनीसित ब्रह्माले पिताको दर्शन गरेका हुन् भनी साक्षी बक्न आग्रह गरे । पुहपवतीले मैले किन त्यसै झुटो बोल्नु ? तपाई (ब्रह्मा) ले मसँग रतिक्रिया (सम्बोग) गरे मात्र साक्षी बन्ने छु भनिन् । गायत्रीले ब्रह्मालाई त्यो बाहेक कुनै उपाय छैन भनेर सम्झाइन् (उक्साइन्) । अनि ब्रह्माले पुहपवतीसँग सम्बोग गरे र तीनैजना आदिमाया (प्रकृति) कहाँ गए । ब्रह्माले आमालाई हामीले झुटो बोलेको कुरा बताए भने आमाले हामीलाई श्राप दिनु होला भन्ने डरले उनलाई पनि दोषी बनाउन दुवै देवीहरूले त्यो शर्त राखेका थिए ।

(यहाँ महाराज गरीबदास जी भन्नु हुन्छ : 'दास गरीब यह चूक धुरों धुर')

### आमा (दुर्गा) ले ब्रह्मालाई श्राप दिनु

बुबाको दर्शन भयो कि भएन भनेर आमाले ब्रह्मालाई सोध्दा उनले बुबाको दर्शन भएको कुरा सुनाए । दुर्गाले साक्षी पेश गर्ने भनिन् । ब्रह्माले गायत्री र पुहपवतीलाई देखाएर यिनीहरूको सामुन्ने नै साक्षात्कार हुनु भएको हो भनेर बताए अनि दुवैले आफै आँखाले देखेका हाँ भने । ब्रह्मले त कसैलाई दर्शन दिन भनेका थिए तर यिनीहरू दर्शन पाइयो भन्छन् भनी भवानी (प्रकृति) लाई शब्दका लाग्यो । अनि अष्टङ्गीले ध्यान गरेर काल/ज्योति निरञ्जनलाई यो कस्तो कहानी हो ? भनेर सोधिन् । ज्योति निरञ्जनले यी तीनैजना झुटो बोल्दै छन् भने । अनि आमाले तिमीहरू झुटो बोल्दै छौ, तिमीले कुनै दर्शन पाएका छैनौ भनी आकाशवाणी भएको छ भनिन् । आफूले कसम खाएर बुबाको खोजी गरेको हो तर पनि बुबाको दर्शन नभएकोले आमासमक्ष आउन लाज लाग्यो र झुटो बोलेका हाँ भनी ब्रह्माले बताए । आमाले अब म तिमीहरूलाई श्राप दिन्छु भनिन् ।

**ब्रह्मालाई श्राप :** संसारमा तेरो पूजा हुने छैन । पछि आउने तेरा वशहरूले धेरै पाखण्ड गर्ने र झुटा कुरा बताएर संसारलाई ठग्ने छन् । हेर्दा कर्मकाण्ड गरेको देखिए पनि भित्री रूपमा विकार गर्नेछन् । उनीहरूले कथा र पुराणहरू पढेर सुनाए पनि सद्ग्रन्थहरूमा भएका वास्तविकताको ज्ञान भने हुने छैन तर पनि मान-सम्मान र धन प्राप्तिका लागि गुरु बनेर अनुयायीहरूलाई लोकवेद (शास्त्र विरुद्ध दत्त्यकथा) सुनाउने छन् । देवी देवताहरूको पूजा गरेर तथा गराएर अनि अरुको निन्दा गरेर कट्टमाथि कष्ट भोग्ने छन् । उनीहरूका अनुयायीहरूलाई परमार्थ बारे बताउने छैनन् । दक्षिणाका लागि संसारलाई पथभ्रष्ट पार्ने छन् । आफूलाई सबैभन्दा राम्रो ठानेर अरुलाई नराम्रो सम्झने छन् । आमाको मुखबाट यी कुरा सुनेपछि ब्रह्मा मूर्छित भएर जमिनमा लडे र धेरै बेरपछि मात्र होसमा आए ।

**गायत्रीलाई श्रापः** ताँ मृत्युलोकमा गाई बन्ने छेस् र तेरा कैयों साँढे पति हुने छन् ।

**पुहपतीलाई श्राप :** तेरो बास फोहोरमा हुने छ । तेरो फूल कुनै पूजामा चढाइने छैन । झुटो साक्षी बनेको कारणले तैले नरक भोग्नु पर्ने छ । तेरो नाम केवडा वा केतकी हुने छ । (नेपालमा केवरा वा क्यातुके भन्छन् । यो फोहोर ठाउँमा हुन्छ ।)

यसरी तीनै जनालाई श्राप दिएर माता भवानी धेरै पछुताइन् । {यसरी जीवले पहिले नसोची मन (काल निरञ्जन) को प्रभावबाट गलत कार्य गर्छ र आत्मा (सत्यपुरुषको अंश) को प्रभावबाट ज्ञान पाएपछि पछुताउँच । आफ्ना बालबालिकाको स-साना गल्तीमा आमा बुबाले रिसाएर (ऋधवश) हकारे पछि पछुताउँचन् । मन (काल-निरञ्जन) को प्रभावले सम्पूर्ण जीवहरूमा यही प्रक्रिया क्रियान्वयन भइ रहेछ ।} हो, यहाँ एउटा विशेष कुराः कुनै जीवले अर्को कमजोर जीवलाई सताएमा उसले त्यसको प्रतिफल प्राप्त गर्छ भन्ने कानुन निरञ्जन (काल-ब्रह्म) ले पनि बनाएका छन् । आदि भवानी (प्रकृति, अष्टाङ्गी) ले ब्रह्मा, गायत्री र पुहपतीलाई श्राप दिएपछि अलख निरञ्जन (ब्रह्म/काल) ले भवानी यो तिमीले राम्रो गरिनौ भन्दै द्वापर युगमा तिम्रा पनि पाँच पति हुने छन् भनी श्राप दिए । (द्रौपदी नै आदि मायाको अवतार हो ।) यो आकाशवाणी सुनेर आदि मायाले ज्योति निरञ्जन ! म तिम्रै अधीनमा छु, जसो चाहन्छौ त्यसै गर भनिन् ।

### आफ्नो बुबा ब्रह्मलाई खोज्न विष्णु निस्कनु र आमाको आशीर्वाद पाउनु

त्यसपछि, तिमी पनि आफ्नो बुबा पता लगाउ भनेर प्रकृतिले विष्णुलाई भनिन् । अनि विष्णु आफ्नो बुबा काल (ब्रह्म) को खोजी गर्दै पाताल लोकमा पुगे । त्यहाँ भएको शेषनागले विष्णुलाई आफ्नो सीमाभित्र पसेको देखी रिसाएर विषले भरिएको फुँकार हान्यो । त्यो विषको प्रभावले रडले पोतिए झौं विष्णु जीको रङ्ग श्याम वर्ण (कालो) को

भयो । अनि विष्णुले यस नागलाई मजा चखाउँछु भनेर सोच्दै गर्दा ज्योति निरञ्जनले अब विष्णुलाई शान्त गराउनु पर्छ भन्ने विचार गरी आकाशवाणी गरे,— विष्णु, अब तिमी आमाको समीपमा जाऊ र सबै विवरण साँच्चो सुनाऊ । शेष नागबाट तिमीले पाएको कष्टको प्रतिशोध द्वापर युगमा तिमीले कृष्ण अवतार धारण गरेर लिने छौ, त्यसबेला शेषनागले कालीदहमा कालिन्दी नामले अवतार लिने छ ।

ऊँच होई के नीच सतावै, ताकर ओएल (बदला) मोही सों पावै।

जो जीव देर्इ पीर पुनी काँहु, हम पुनि ओएल दिवावै ताह्नू॥

त्यसपछि, आमाको समीपमा गई विष्णु जीले बुबाको दर्शन नपाएको सत्य तथ्य कुरा बताएपछि आमा सान्है प्रसन्न भएर बाबु, तिमी सत्यवादी हौ, अब म आफ्नो शक्तिले तिमीलाई तिम्रो बुबासँग भेट गराएर तिम्रो मनको शंका मेटाइ दिन्छु भनिन् ।

कबीर देख पुत्र तोहि पिता भीटाऊँ, तोरै मनका धोखा मिटाऊँ।

मन स्वरूप कर्ता कह जानो, मन ते दूजा और न मानो।

स्वर्ग पताल दौर मन केरा, मन अरथीर मन अहै अनेरा।

निरंकार मन ही को कहिए, मन की आस निश दिन रहिए।

देख हूँ पलटि सुन्य मह ज्योति, जहाँपर झिलमिल झालर होती॥

आमा (अष्टाङ्गी/प्रकृति) ले विष्णुलाई मन नै संसारको कर्ता हो, यही ज्योति निरञ्जन हो, ध्यानमा देखिने एक हजार ज्योतिहरू नै उनको रूप हो र सुनिने शंख, घण्टा आदि बाजाहरू महास्वर्गमा निरञ्जनको नै बजि रहेको हो भनिन् साथै छोरा, तिमी सबै देवताहरूको श्रीपेच हौ र तिम्रो हरेक कामना तथा कार्य म पूर्ण गरि दिन्छु, तिम्रो पूजा सम्पूर्ण जगतमा हुने छ, तिमीले मलाई सत्य बताएका छौ, कालको एककाईस ब्रह्माण्डका प्राणीहरूमा आफ्नो व्यर्थको महिमा गाउने बानी छ । जस्तै दुर्गा जीले तिम्रो पूजा संसारभरि हुने छ, भैले तिमीलाई तिम्रो बुबाको दर्शन गराएँ भनी फुक्याउँदै प्रकाश मात्र देखाएर श्री विष्णु जीलाई बहकाइन् । श्री विष्णु जीले पनि प्रभुको यही अवस्था अर्थात् परमात्माको प्रकाश मात्र देखिन्छ र वहाँ निराकार हुनु हुन्छ भनेर आफ्ना अनुयायीहरूलाई बताउन थाले । त्यसपछि, रुद्रका (महेश) सामु गई आदि भवानीले तिमी पनि आफ्नो बुबाको खोजी गर, तिम्रा दुई दाजुहरूले त वहाँको दर्शन पाएनन्, उनीहरूलाई जे दिनु थियो, त्यो प्रदान गरे, अब तिमी पनि जे माग्नु छ माग भनिन् । अनि महेशले भने,— हे जननी ! मेरा दाजुहरूले बुबाको दर्शन नपाएकोले प्रयत्न गर्नु व्यर्थ छ । कृपया मलाई अमर (मृत्युञ्जय) हुने वर दिनु होस् । आमाले जवाफमा म यस्तो त गर्न सविदन तर तिम्रो आयु सबैभन्दा लामो भइ रहने जुक्ति भने बताइ दिन्छु र त्यो विधि योग समाधि हो (त्यसैले महादेव प्रायः समाधिमा नै रहन्छन्) भनिन् । यसरी आमा (अष्टाङ्गी/प्रकृति) ले तीनैजना छोराहरूको विभाग छुट्याइ दिइन :-

भगवान ब्रह्मा जीलाई काल लोकमा चौरासी लाखको चोला (शरीर) रचना गर्ने अर्थात् रजोगुणले प्रभावित गरी सन्तान उत्पत्तिका लागि वाध्य पारेर जीव उत्पत्ति गराउने विभाग प्रदान गरिन् ।

भगवान विष्णु जीलाई जीवहस्तको पालन पोषण (कर्म अनुसार) गर्ने, तथा मोह ममता उत्पन्न गरेर स्थिति कायम गरी राख्ने विभाग प्रदान गरिन् ।

भगवान शिव शङ्कर (महादेव) लाई संहार गर्ने विभाग प्रदान गरिन् किनकि यिनका पिता निरञ्जनले एक लाख मानव शरीरधारी जीव प्रत्येक दिन खानु पर्छ ।

यहाँ ब्रह्मा, विष्णु तथा शङ्कर जीबाट उत्पत्ति, स्थिति र संहार कसरी हुन्छ भन्ने प्रश्न उठ्छ । यी तीनजना आ-आफ्नो लोकमा बस्छन् । हिजो-आज सञ्चार प्रणाली चलाउन उपग्रहलाई आकाशमा छोडिन्छ र त्यसले पृथ्वीमा सञ्चार प्रणाली सञ्चालन गर्छ । ठीक त्यसरी नै यी तीन देवहरू जहाँ रहे पनि यिनका शरीरबाट निस्कने सूक्ष्म गुणको तरङ्गले तीनवटै लोकका हरेक प्राणीमा आ-आफ्नो प्रभाव स्वतः पार्दछ ।


उपरोक्त विवरण त एक ब्रह्माण्डमा ब्रह्म (काल) को रचनाको हो । क्षर पुरुष वा कालको यस्ता एककाईसवटा ब्रह्माण्ड छन् ।

तर क्षर पुरुष (काल) आफू व्यक्त अर्थात् वास्तविक शारीरिक रूपमा सबैका सामु आउँदैनन् । उनलाई प्राप्त गर्नका लिग तीन देवताहरू (ब्रह्मा, विष्णु र शिव) ले वेदमा वर्णित विधि अनुसार सकदो साधना गर्दा पनि ब्रह्म (काल) को दर्शन पाएनन् । पछि ऋषिहस्तले वेदहस्तको अध्ययन गरे । तिनीहस्ता 'अग्ने: तनूर् असि' (पवित्र यजुर्वेद अध्याय १ मन्त्र १५) अर्थात् परमेश्वर सशरीर हुनु हुन्छ तथा 'अग्ने: तनूर् असि विष्णवे त्वा सोमस्य तनूर् असि' (पवित्र यजुर्वेद अध्याय ५ मन्त्र १) लेखिएको छ । यी मन्त्रहस्तमा वेदले सर्वव्यापक, सर्वपालनकर्ता सत्यपुरुष सशरीर हुनु हुन्छ भन्ने प्रमाण दोहन्याएर दिएका छन् । पवित्र यजुर्वेद अध्याय ४० मन्त्र ८ मा सबै प्राणीहस्तले चाहेका परमेश्वर कविर अर्थात् कबीर (कविर् मनिषी) हुनु हुन्छ । वहाँको शरीर नाडी-रहित (अस्नाविरम) र वीर्य (शुक्रम) बाट निर्मित पाँच तत्त्वले बनेको भौतिक काया-रहित (अकायम) छ । वहाँ सबैका मालिक हुनु हुन्छ र सर्वोपरि (सबैभन्दा माथिको) सत्यलोकमा विराजमान हुनु हुन्छ । परमेश्वरको स्वयं प्रकाशित तेजपुञ्ज (स्वर्ज्योत्ति) को शरीर छ, जुन शब्द रूप अर्थात् अविनाशी छ । सम्पूर्ण ब्रह्माण्डहस्तको रचनाकर्ता (व्यदधाता), स्वयं प्रकट हुनु भएको (स्वयम्भूः) र (यथा तथ्य अर्थात्) वास्तवमा अविनाशी (शाश्वत) कविर्देव (कबीर परमेश्वर) वहाँ नै हुनु हुन्छ । (यसको प्रमाण गीता अध्याय १५ श्लोक १७ मा पनि छ ।) यसको भावार्थः पूर्ण ब्रह्मको शारीरिक नाम कबीर (कविरदेव) हो । वहाँ (परमेश्वर) को शरीर प्रकाश (नूर) तत्त्वबाट निर्मित छ । परमात्माको शरीर अति सूक्ष्म हुनाले दिव्यदृष्टि खुलि सकेको साधकले मात्र देख्न सक्छ । यसरी नै जीवको पनि सूक्ष्म शरीर हुन्छ, जसलाई आमा र बुबाको संयोगले वीर्य (शुक्रम) बाट बनेको पञ्च


तत्त्वको खोल वा पाँच तत्त्वको कायाले ढाकेको हुन्छ । शरीर त्यागेपछि पनि जीवको सूक्ष्म शरीर भने रहि रहन्छ । दिव्यदृष्टि खुलि सकेको साधकले नै त्यो सूक्ष्म शरीरलाई देख्न सक्छ । परमात्मा तथा जीवको स्थितिलाई यसरी नै बुझ्नु पर्छ । वेदमा ओऽम् नामको स्मरण गर्ने कुराको प्रमाण छ तर यसबाट ब्रह्मको साधना मात्र हुन्छ । यसै उद्देश्यले ओऽम् नामको जपलाई पूर्ण ब्रह्मको मानेर ऋषिहरूले पनि हठयोग गरी (समाधी लगाई) प्रभु प्राप्तिको प्रयास गरे, तर प्रभुको दर्शन भएन, सिद्धि प्राप्त भयो । तिनै सिद्धिरूपी खेलौनाहरू खेलेर ऋषिहरू पनि जन्म मृत्युको चक्रमै घुमि रहे अनि आफ्नो अनुभवका आधारमा शास्त्रमा परमात्मालाई निराकार भनेर लेखि दिए । ब्रह्म (काल) ले आफ्नो वास्तविक स्वरूपमा कसैलाई दर्शन नदिने र आफूलाई अव्यक्त भनेर चिन्ने छन् भनी बाचा गरेका छन् । (अव्यक्तको अर्थ आकारमा भएता पनि व्यक्तिगत तवरले स्थूल रूपमा दर्शन नदिने भनेको हो । उदाहरणका लागि आकाशमा बादल लागेपछि दिउँसो पनि सूर्य अदृश्य हुन्छ, सूर्य देखिदैन । वास्तवमा त्यो बादलपारि जस्ताको त्यस्तै रूपमा छ । यस अवस्थालाई नै अव्यक्त भनिन्छ ।) प्रमाण निस्ति गीताको अध्याय ७ श्लोक २४-२५ तथा अध्याय ११ श्लोक ४८ र ३२ हेर्नु होस् ।

पवित्र गीता जी भन्ने ब्रह्म (काल) श्री कृष्ण जीको शरीरमा प्रेतवत् रूपमा प्रवेश गरी भनि रहेका छन्— अर्जुन ! म ठूलो भएको काल हूँ र सबैलाई खान आएको हूँ । (गीता अध्याय ११ श्लोक नं ३२) यो मेरो वास्तविक रूप हो, यो तिमीबाहेक पहिले न कसैले देख्न सक्यो न त पछि कसैले देख्न सक्ने छ अर्थात् वेदहरूमा वर्णन गरिएका यज्ञ-जप-तप तथा ओऽम् नाम आदि विधिले मेरो वास्तविक स्वरूपको दर्शन हुन सक्दैन । (गीता अध्याय ११ श्लोक नं. ४८) म कृष्ण होइन, यी मूर्ख मानिसहरूले म अव्यक्तलाई कृष्ण रूपमा व्यक्त (मनुष्य रूपको) मानि रहेका छन् किनकि यिनीहरूलाई म वास्तविक काल रूपमा सबैका सामु नआई आफ्नो योगमायाद्वारा लुकि रहन्छु भन्ने मेरो निकृष्ट नियम थाहा छैन । (गीता अध्याय ७ श्लोक २४-२५) विचार गर्नु होसः आफ्नो लुकेर रहने विधानलाई यिनले किन आफै निकृष्ट (अनुत्तम) भनि रहेका छन् ?

बुबाले आफ्ना सन्तानलाई दर्शन दिँदैनन् भने त्यसमा केही त्रुटि छ, जसकारणले गर्दा उनी लुकेका छन् र सुविधा पनि दिइ रहेका छन् । काल (ब्रह्म) ले श्राप पाएकाले दैनिक एक लाख मानव शरीरधारी प्राणीहरू खानु पर्छ र दैनिक २५ प्रतिशत थप उत्पन्न गरेकालाई व्यवस्थित गर्न र कर्मभोग अनुसारको दण्ड दिन चौरासी लाख योनीहरूको रचना गरेका छन् । सबैका सामु बसेर कसैको श्रीमती, कसैको छोरा वा आमा-बुबालाई खाएमा सबैले ब्रह्मलाई घृणा गर्ने छन् तथा कुनै बेला पूर्ण परमात्मा कविरग्नि (कबीर परमेश्वर) स्वयं आउनु भयो भने या आफ्नो कोही सन्देशवाहक (दूत) पठाउनु भयो भने सबै प्राणी मिलेर सत्यभक्ति गरी कालको जालबाट निस्क्ने छन् भनेर उनले सबैलाई धोका दिएर राख्छन् । पवित्र गीता अध्याय ७ श्लोक १८, २४ र २५ मा ब्रह्मको साधानाले हुने मुक्ति (गति) लाई आफैले अति निकृष्ट (अनुत्तमाम) भनेका छन् तथा आफ्नो विधान (नियम) लाई पनि अश्रेष्ट (अनुत्तम) भनेका छन् ।



**ज्योति निरञ्जन (काल) ब्रह्मको लोक (२१ ब्रह्माण्ड ) को  
लघु वित्र**



प्रत्येक ब्रह्माण्डमा बनेका ब्रह्मलोकमा यिनले एउटा महास्वर्ग बनाएका छन् । प्राणीहरूलाई धोका दिनका लागि प्रकृति (दुर्गा/आदिमाया) को सहयोगबाट महास्वर्गको एक ठाउँमा नक्कली सत्यलोक, नक्कली अलखलोक, नक्कली अगमलोक र नक्कली अनामीलोकको रचना गराएका छन् । कबीर साहेबको शब्द “कर नैनो दीदार महल मैं प्यारा है” मा काया भेद किया निरवारा, यह सब रचना पिण्ड मंडारा है । माया अविगत जाल पसारा, सो कारीगर भारा है । आदि माया किन्हीं चतुराई, झुठी बाजी पिण्ड दिखाई, अविगत रचना रचि अण्ड माहि वाका प्रतिविष्व डारा है । भन्ने वाणी छ ।

एउटै ब्रह्माण्डमा अन्य लोकहरू श्री ब्रह्मा जीको लोक, श्री विष्णु जीको लोक, श्री शिव जीको लोक को पनि रचना गरिएका छन् । त्यहाँ बसेर यी तीन प्रभुहरूले तलका तीन लोकहरू (स्वर्गलोक अथवा इन्द्र लोक, पृथ्वी लोक र पाताल लोक) मा एक-एक विभागको मालिक बनेर प्रभुत्व जमाई आफ्नो बुबा काललाई खुवाउनका लागि प्राणीहरूको उत्पत्ति, स्थिति र संहारको कार्यभार सम्भाल्छन् । यी तीनवटै प्रभुहरूको पनि जन्म र मृत्यु हुन्छ र कालले यिनीहरूलाई पनि खान्छन् । यही ब्रह्माण्डमा एउटा मानसरोवर, धर्मराय (न्यायधीश) को लोक पनि छ अनि प्रत्येक देशको राजदूतावास भएङ्गै त्यहाँ एउटा गुप्त स्थानमा अर्कै स्थ धारण गरी पूर्ण परमात्मा विराजमान हुनु हुन्छ । {(ब्रह्माण्डको बनोट अण्डाकार भएकाले अण्ड पनि भनिन्छ । शरीर (पिण्ड) मा एउटा ब्रह्माण्डको रचनालाई टी. भी. मा जस्तै कमलहरूमा देखिने भएकाले यसलाई पिण्ड पनि भनिन्छ ।)} त्यहाँ कोही जान सक्दैन । त्यहाँ सत्यलोकको भक्ति अधुरा भएका आत्माहरू बस्छन् । भक्ति युगको समय आएपछि परमेश्वर कबीर जीले आफ्नो प्रतिनिधिलाई पूर्ण सन्तका स्पमा पठाउनु हुन्छ । त्यसबेला यी पुण्यात्माहरूले पृथ्वीमा मानव शरीर प्राप्त गरी छिटै सतभक्तिमा लागेर सतगुरुबाट दीक्षा पाएर पूर्ण मोक्ष प्राप्त गर्छन् । त्यस ठाउँमा बस्ने हंस आत्माहरूको निजी भक्ति कमाइ खर्च हुँदैन । परमात्माको भण्डारबाट सबै सुविधाहरू उपलब्ध हुन्छन् । ब्रह्म (काल) का उपासकहरूको भक्ति कमाइ स्वर्ग महास्वर्गमा सकिन्छ किनकि यस काल लोक (ब्रह्मलोक) तथा परब्रह्मको लोकमा प्राणीहरूले आफूले गरेका कर्मको फल नै प्राप्त गर्छन् । क्षर पुरुष (ब्रह्म) ले आफ्ना २० ब्रह्माण्डहरूलाई चार महाब्रह्माण्डहरूमा विभाजित गरेका छन् । एक महाब्रह्माण्डमा ५ ब्रह्माण्डको समूह बनाएका छन् र चारैतिरबाट अण्डाकारको गोलो घेरो (परिधि) मा स्थित गराएका छन् र चारै महाब्रह्माण्डहरूलाई पुनः अण्डाकार गोलो घेरो (परिधि) मा स्थित गराएका छन् । एककाइसौं ब्रह्माण्डको रचना एक महाब्रह्माण्ड जति स्थान लिएर बनाएका छन् । एककाइसौं ब्रह्माण्डमा प्रवेश गर्ना साथ तीनवटा बाटो बनाएका छन् । एककाइसौं ब्रह्माण्डमा पनि बायाँतर्फ आदिमाया (दुर्गा) द्वारा

प्राणीहस्ताई झुक्याउनका लागि नक्कली सत्यलोक, नक्कली अलखलोक, नक्कली अगमलोक र नक्कली अनामीलोकको रचना गराएका छन् तथा दायाँतर्फ बाह्यजना सर्वश्रेष्ठ ब्रह्म साधक (भक्त) हस्ताई राखेका छन् ।

अनि प्रत्येक युगमा उनीहस्ताई आफ्नो सन्देश वाहक (सन्त सत्यगुरु) बनाएर पृथ्वीमा पठाउँछन् । तिनीहस्ते शास्त्रविधि रहित साधना र ज्ञान सिकाएर आफैं पनि भक्तिहीन हुन्छन् र अनुयायीहस्ताई पनि कालको जालमा फँसाई नर्कमा जान्छन् । त्यस बाटोको अगाडि काल (ब्रह्म) को निजी लोकमा जाने एउटा ताला (कुलुफ) लगाई राखिएको छ । ब्रह्म (काल) आफ्नो वास्तविक मानव सदृश काल स्थमा रहने यो ठाउँमा आफैं तातो भइ रहने तावाको आकारको (रोटी पकाउने फलामको गोलो भाँडो जस्तो) एउटा ढुङ्गाको टुक्रा छ । जसमा एक लाख मानवधारी प्राणीहस्तको सूक्ष्म शरीर भुटेर फोहर निकाली कालले खान्छन् । त्यसबेला प्राणीलाई असाध्य पीडा अनुभव हुन्छ र हाहाकार मच्चिन्छ । केही बेरपछि तिनीहस्त बेहोस हुन्छन् । जीव मर्देन । अनि धर्मराजको लोकमा गएर कर्मको आधारमा अर्को जन्म पाउँछन् । यसरी जन्म-मृत्युको चक्र चलि रहन्छ । माथि उल्लेखित सामुन्नेमा लागेको ताला ब्रह्म (काल) ले आफ्नो आहार हुने प्राणीहस्तका लागि केही क्षणका लागि खोल्छन् । पूर्ण परमात्माको सत्यनाम तथा सारनामबाट यो ताला आफै खुल्छ । यसरी कालको जालको बारेमा पूर्ण परमात्मा कविर्देव (कबीर साहेब) आफैले आफ्नो निजी भक्त धर्मदास जीलाई बताउनु भयो ।

### परब्रह्मका सात शंख ब्रह्माण्डहस्तको स्थापना

कबीर परमेश्वर (कविर्देव) ले पहिले परब्रह्म (अक्षर पुरुष) ले आफ्नो कार्यमा बेवास्ता गरेर मानसरोवरमा गएर सुते भनेर बताउनु भयो । परमेश्वर (कबीर साहेब) ले मानसरोवरमा अण्डा राख्नु भएपछि अक्षर पुरुष (परब्रह्म) ले वहाँलाई रिसाएर हेरेका दुवै अपराधका कारण यिनी पनि सात शंख ब्रह्माण्डहस्तको सत्यलोकबाट बाहिर निकालिए । आफ्नो साथी ब्रह्म (क्षर पुरुष) सित छुटेपछि अक्षर पुरुष (परब्रह्म) व्याकुल भई परमपिता कविर्देव (कबीर परमेश्वर) लाई विसिंहेर ब्रह्मको स्मरण गर्दै क्षर पुरुष (ब्रह्म) ले धेरै आनन्द मनाइ रहेका होलान्, म चाहिँ पछि परे भन्ने सोचे । त्यसरी नै परब्रह्मसँग सात शंख ब्रह्माण्डहस्तमा जन्म-मृत्युको कर्मदण्ड भोगि रहेका केही आत्माहस्ते पनि ब्रह्मसँग २१ ब्रह्माण्डहस्तमा गएका हंस आत्माहस्तसित छुटिनु परेकोले उनीहस्तको सम्झनामा व्याकुल भएर पूर्ण परमात्मा सुखदायक कविर्देवलाई विसिंहे । परमेश्वर कविर्देवले पटक-पटक सम्झाउँदा पनि आस्था कम भएन । परब्रह्म (अक्षर

पुरुष) ले भैलै पनि छुट्टै ठाउँ पाएँ भने राम्रो हुन्छ भन्ने सोचेर राज्य प्राप्तिको इच्छाले सारनामको जाप प्रारम्भ गरे । परब्रह्मका सात शंख ब्रह्माण्डमा फसेका अन्य आत्माहस्ते पनि ब्रह्मसित गएका आत्माहस्ते त्यहाँ मोजमस्ती गरि रहेका होलान् र हामी चाहिँ पछि पन्याँ भन्ने सोचे । परब्रह्मको मनमा पनि क्षर पुरुष छुट्टिएर सुखी भएका होलान् भन्ने धारणा बनाएर अन्तर आत्मादेखि नै छुट्टै ठाउँ पाउनका लागि दृढ निश्चय गरे । परब्रह्मले हठयोग नगरेर छुट्टै राज्य प्राप्तिका लागि विशेष तीव्रताका साथ सहज ध्यान योग गर्दै रहे र खानपिन पनि त्यागी पागल झै घुम्न लागे । उनको वैरायबाट आशक्त भएर अरु केही आत्माहस्ते उनलाई चाहन थाले । पूर्ण प्रभुले सोध्दा परब्रह्मले केही हंस आत्माहरु सहित छुट्टैठाउँ पाऊँ भनी याचना गरे । कविर्देवले तिमीसँग स्वेच्छाले जान चाहने आत्माहस्तलाई पठाइ दिन्छु भन्दै परब्रह्मका साथ जान चाहने हंस आत्माहस्तलाई सहमति व्यक्त गर्न भन्नु भयो । लामो समयपछि एउटा हंसले सहमति जनायो र देखासिकी गर्दै अन्य आत्माहस्ते पनि सहमति व्यक्त गरे । सबैभन्दा पहिले सहमति जनाउने हंस आत्मालाई स्त्री रूप दिएर उसको नाम ईश्वरी माया (प्रकृति सुरति) राखी अन्य आत्माहस्तलाई ईश्वरी मायामा प्रवेश गराई अचिन्तसँग साथ लाएर अक्षर पुरुषकहाँ पठाइ दिनु भयो (पतिव्रता पदबाट झरेकोले सजाय पाए) । कैर्याँ युगसम्म दुवै सात शंख ब्रह्माण्डमा रहे पनि परब्रह्मले दुर्व्ववहार गरेनन् । ईश्वरी मायालाई उनले स्वेच्छाले अङ्गीकार गरेर शब्द शक्तिबाट नडले स्त्री इन्द्रिय (योनी) बनाई ईश्वरी देवीको सहमतिले सन्तान उत्पन्न गरे । परब्रह्मको लोक (सात शंख ब्रह्माण्डहरु) मा प्राणीहस्ते तपशीलाको कष्ट भोग्नु पर्दन । त्यहाँका पशु-पछीहरु ब्रह्मलोकका देवताहस्तन्दा असल चरित्रका छन् । प्राणीहस्तको आयु धेरै लामो भए पनि जन्म-मृत्यु र कर्मको आधारमा कर्मदण्ड भोग्नु तथा परिश्रम गरेरै पेट पाल्नु पर्छ । त्यहाँ स्वर्ग र नर्क पनि त्यसरी नै बनेका छन् । परब्रह्म (अक्षर पुरुष) लाई उनको इच्छास्थी भक्तिध्यान अर्थात् सहज समाधि विधिबाट गरेको कमाइको फलस्वरूप सात शंख ब्रह्माण्डहरु परमात्माले प्रदान गर्नु भयो र सत्यलोकभन्दा भिन्नै ठाउँमा गोलाकार परिधिभित्र राखेर सात शंख ब्रह्माण्डहरु सहित अक्षर ब्रह्म तथा ईश्वरी मायालाई निष्काशित गर्नु भयो ।

पूर्ण ब्रह्म (सत्यपुरुष) सत्यलोक आदिमा भएका असङ्ख्य ब्रह्माण्डहरु लगायत ब्रह्मका २१ ब्रह्माण्ड र परब्रह्मका सात शंख ब्रह्माण्डहस्तको पनि प्रभु (मालिक) हुनु हुन्छ अर्थात् परमेश्वर कविर्देव कुलका मालिक हुनु हुन्छ ।

श्री ब्रह्मा, श्री विष्णु तथा श्री शिव जीका ४-४ भुजा तथा १६ कला छन्। प्रकृति देवी (दुर्गा, अष्टागी) को आठ भुजा तथा ६४ कला छन् । ब्रह्म (क्षर पुरुष) को

१००० भुजा र १००० कला छन् तथा एककाईस ब्रह्माण्डका प्रभु हुन् । परब्रह्म (अक्षर पुरुष) को १०,००० भुजा तथा १०,००० नै कला छन् तथा ७ शंख ब्रह्माण्डका प्रभु हुन् । पूर्ण ब्रह्म (परम अक्षर ब्रह्म) असञ्च्य भुजा तथा कला छन् र ब्रह्मको एककाईस तथा परब्रह्मको सात शंख ब्रह्माण्ड सहित असञ्च्य ब्रह्माण्डका प्रभु हुनु हुन्छ । प्रत्येक प्रभु आफ्ना सम्पूर्ण भुजा समेटेर केवल दुई भुजा मात्र पनि राख्न तथा सम्पूर्ण भुजा प्रकट पनि गर्न सक्छन् । पूर्ण परमात्मा परब्रह्मको प्रत्येक ब्रह्माण्डमा पनि अलग स्थान बनाएर अन्य रूपमा गुप्त अवस्थामा रहनु हुन्छ । मानौ, एउटा घुम्ने क्यामेरा भवन बाहिर राखी भवन भित्र टी. भी. राख्ना बाहिरका सम्पूर्ण दृश्य देखिन्छ । त्यस्तै अर्को टी. भी. बाहिर र भित्र क्यामेरा स्थायी रूपमा राखे भित्र बसेका प्रबन्धकको तस्वीर देखिन्छ र सबै कर्मचारी सावधान हुन्छन् ।

यस प्रकार पूर्ण परमात्माले आफू आफ्नो सतलोकमा बसेर सबैलाई नियन्त्रण गर्नु भएको छ। प्रत्येक ब्रह्माण्डमा पनि सतगुरु कविर्देव विद्यमान हुनु हुन्छ । जस्तो सूर्य टाढा भए पनि आफ्नो प्रभाव अन्य लोकमा राखि रहन्छ ।

## पवित्र अर्थवेदमा सूष्टि रचनाको प्रमाण

अर्थवेद काण्ड नं. ४ अनुवाक नं. १ मन्त्र नं. १

ब्रह्म जज्ञानं प्रथमं पुरस्ताद् वि सीमतः सुरुचो वेन आवः।  
स बुध्या उपमा अस्य विष्ठाः सतश्च योनिमसतश्च वि वः॥१॥

ब्रह्म, ज, ज्ञानम्, प्रथमम्, पुरस्तात्, विसिमतः, सुरुचः, वेनः, आवः, सः, बुध्याः,  
उपमा, अस्य, विष्ठाः, सतः, च, योनिम, असतः, च, वि वः

**अनुवाद :-** (प्रथमम्) प्राचीन वा सनातन (ब्रह्म) परमात्मा (ज) प्रकट भई (ज्ञानम्) आफ्नो सुझबुझले (पुरस्तात्) शिखर वा सत्यलोक आदिमा (सुरुचः) स्वेच्छाले खुबै उत्साहपूर्वक स्वप्रकाशित (विसिमतः) सीमारहित वा विशाल सीमा भएका विभिन्न लोकहरूलाई (वेन) जुलाहाले तानमा लुगा बुने जसरी (आवः) सुरक्षित गर्नु भयो (च) र (स) वहाँ पूर्ण ब्रह्मले नै सबै रचना गर्नु हुन्छ (अस्य) त्यसैले (बुध्याः) तिनै मुख्य मालिकले (योनिम) मुख्य स्थान सत्यलोकको रचना गर्नु भएको हो (अस्य) यो (उपमा) सँग मिल्दोजुल्दो वा सदृश (सतः) अक्षर पुरुष वा परब्रह्मको केही स्थायी लोक (च) र (असतः) क्षर पुरुषको अस्थायी लोक (वि वः) स्वस्य भिन्न आवास स्थान (विष्ठः) स्थापित गर्नु भयो ।

**भावार्थ :-** पवित्र वेद भन्ने ब्रह्म (काल) भनि रहेका छन्— सनातन परमेश्वरले स्वयम् अनामय (अनामी) लोकबाट सत्यलोकमा प्रकट भएर आफ्नो सुझबुझले तानमा लुगा बुने झै रचना गरेर माथिका सत्यलोक आदिलाई सीमारहित स्वप्रकाशित अजर-अमर अर्थात् अविनाशी रूपमा अवस्थित गर्नु भयो तथा तलका परब्रह्मको सात शंख ब्रह्माण्ड र ब्रह्मका एककाइस ब्रह्माण्ड तथा तिनमा रहेका सानाभन्दा साना रचना पनि वहाँ परमेश्वरले नै अस्थायी रूपमा स्थापित गर्नु भयो ।

अर्थवेद काण्ड नं. ४ अनुवाक नं. १ मन्त्र नं. २

इयं पित्र्या राष्ट्रचेत्प्रे प्रथमाय जनुषे भुवनेष्ठाः।  
तस्मा एतं सुरुचं ह्वारमह्यं धर्मं श्रीणन्तु प्रथमाय धास्यवे॥२॥

इयम्, पित्र्या, राष्ट्रिः, एतु, अग्रे, प्रथमाय, जनुषे, भुवनेष्ठाः, तस्मा, एतम्, सुरुचम्, ह्वारमह्यम्, धर्मम्, श्रीणान्तु, प्रथमाय, धास्यवे

**अनुवाद :-** (इयम्) ती (पित्र्या) जगतपिता परमेश्वरले (एतु) यो (अग्रे) सर्वोत्तम (प्रथमाय) सबैभन्दा पहिला माया परानन्दनी (राष्ट्रिः) राजेश्वरी शक्ति वा पराशक्ति (अर्थात् आकर्षण शक्ति) लाई (जनुषे) उत्पन्न गरी (भुवनेष्ठाः) लोकहरू स्थापना गर्नु भयो, (तस्मा) उनै परमेश्वरले (सुरुचम्) धेरै रूचीसाथ स्वेच्छाले (एतम्) यो (प्रथमाय) प्रथम उत्पत्तिको शक्ति वा पराशक्तिद्वारा (ह्वारमह्यम्) एक अर्काको वियोगलाई रोक्ने वा

आकर्षित गर्ने (श्रीणान्तु) गुरुत्वाकर्षणलाई परमात्माले सँधै रहनु भन्ने आदेश दिनु भयो तथा कहिल्यै पनि समाप्त नहुने (धर्मम्) स्वभाव (धास्यवे) धारण गराई तानमा कपडा झौं बुनेर तिनीहस्तलाई स्थिर गर्नु भयो।

**भावार्थ:-** जगत्पिता परमेश्वरले आफ्नो शब्दशक्तिले राष्ट्री अर्थात् सबैभन्दा पहिले माया राजेश्वरी उत्पन्न गरी, त्यही पराशक्तिद्वारा एक अर्काको आकर्षण शक्तिले रोक्ने, कहिल्यै समाप्त नहुने गुणबाट उपरोक्त ब्रह्माण्डहस्तलाई स्थापित गर्नु भएको छ ।

**अर्थर्ववेद काण्ड नं. ४ अनुवाक नं. १ मन्त्र नं. ३**

प्र यो जज्ञे विद्वानस्य बन्धुविश्वा देवाना जनिमा विवक्ति।

ब्रह्म ब्रह्मण उज्जभार मध्यान्तीचैरुच्चैः स्वधा अभि प्र तस्थौ॥३॥

प्र, यः, जज्ञे, विद्वानस्य, बन्धुः, विश्वा, देवानाम्, जनिमा, विवक्ति, ब्रह्मः, ब्रह्मणः, उज्जभार, मध्यात्, निचैः, उच्चैः, स्वधा, अभि:, प्रतस्थौ

**अनुवाद :-** (प्र) सबैभन्दा पहिले (देवानाम्) देवताहरू र ब्रह्माण्डहस्तको (जज्ञे) उत्पत्तिको ज्ञानलाई (विद्वानस्य) जिज्ञासु भक्तका (यः) यी (बन्धुः) वास्तविक साथी पूर्ण परमात्माले आफ्नो निज सेवकलाई (जनिमा) आफूले गरेको रचनाबारे (विवक्ति) आफैले सही स्यमा विस्तारपूर्वक बताउनु हुन्छ कि (ब्रह्मः) पूर्ण परमात्माले (मध्यात्) आफ्नो मध्यबाट वा शब्द शक्तिले (ब्रह्मः) ब्रह्म/क्षर पुरुष वा काललाई (उज्जभार) उत्पन्न गरेर (विश्वा) सम्पूर्ण संसार वा सबै लोकहस्तलाई (उच्चैः) माथि सत्यलोक आदि र (निचैः) तल परब्रह्म तथा ब्रह्मका सम्पूर्ण ब्रह्माण्डहरू (स्वधा) आफूमा धारण गर्ने (अभि) आकर्षण शक्तिबाट (प्र तस्थौ) दुवैलाई राम्रोसँग स्थापित गर्नु भयो ।

**भावार्थ:-** पूर्ण परमात्माले रच्नु भएको सृष्टि तथा सम्पूर्ण आत्माहस्तको उत्पत्तिको ज्ञान आफ्नो निजी दासलाई आफैले सही स्यमा बताउनु हुन्छ,— पूर्ण परमात्माले नै आफ्नो मध्य वा शब्द शक्तिले ब्रह्म (क्षर पुरुष/काल) को उत्पत्ति गरी माथि सत्यलोक, अलखलोक, अगमलोक र अनामीलोक तथा तल परब्रह्मका सात शंख ब्रह्माण्ड र ब्रह्मका २१ ब्रह्माण्डहरू आफूमा धारण गर्ने आकर्षण शक्तिले स्थीर गराउनु भयो ।

पूर्ण परमात्मा कबीर परमेश्वर (कविर्देव) ले आफ्नो निजी सेवक अर्थात् मित्र धर्मदास जी, आदरणीय गरीबदास जी आदिलाई आफूले रच्नु भएको सृष्टिको ज्ञान आफैले बताउनु भयो । उपरोक्त वेद मन्त्रले पनि यसलाई समर्थन गरेको छ ।

**अर्थर्ववेद काण्ड नं. ४ अनुवाक नं. १ मन्त्र नं. ४**

सः हि दिवः सः पृथिव्या ऋतस्था मही क्षेमं रोदसी अस्कभायत्।

महान् मही अस्कभायद् वि जातो द्यां सद्म पार्थिवं च रजः॥४॥

सः, हि, दिवः, स, पृथिव्या, ऋतस्था, मही, क्षेमम्, रोदसी, अस्कभायत्, महान्, मही, अस्कभायद्, विजातः, धाम्, सदम्, पार्थिवम्, च, रजः

**अनुवाद :-** (सः) उनै सर्वशक्तिमान परमात्माले (हि) निःसन्देह (दिवः) माथिका चारैवटा दिव्यलोक अर्थात् सत्यलोक, अलखलोक, अगमलोक तथा अनामीलोक वा अकहलोक अर्थात् दिव्य गुणहस्ते युक्त लोकहस्ताई (ऋतस्था) सत्य स्थीर अथवा अजर-अमर स्पले स्थीर गर्नु भयो र (स) त्यही अनुस्य (पृथिव्या) परब्रह्मका सात शंख तथा ब्रह्म/कालका एककाइस ब्रह्माण्डहस्त जस्ता तलको पृथ्वी सम्बन्धी सबैलोकहस्ताई (मही) पृथ्वी तत्त्वले (क्षेत्रम्) सुरक्षाका साथ (अस्कभायत्) स्थीर गरी (रोदसी) आकाश तत्त्व तथा पृथ्वी तत्त्व दुवैले माथि र तलका लोकहस्ताई (महान्) पूर्ण परमात्माले (पार्थिवम्) पृथ्वीका (वि) भिन्न-भिन्न (धाम्) लोकहस्त (च) र (सदम्) आवास स्थानका लागि (मही) पृथ्वी तत्त्व लिएर (रजः) प्रत्येक ब्रह्माण्डमा स-साना लोकहस्त (जातः) रचना गरी (अस्कभायत्) स्थिर गर्नु भयो।

**भावार्थ :-**पूर्ण ब्रह्मले माथिका चारै लोक- सत्यलोक, अलखलोक, अगमलोक र अनामीलोक अजर-अमर स्थायी अर्थात् अविनाशी रूपमा रच्नु भयो तथा तलका ब्रह्म र परब्रह्मका लोकहस्त र अन्य स-साना लोकहस्ताई पनि वहाँ परमेश्वरले नै अस्थायी रूपमा रचना गरेर स्थीर गर्नु भयो । आकाश सूक्ष्म तत्त्व हो र यसको गुण शब्द हुनाले पूर्ण परमात्माले माथिको लोक शब्द रूपले रचेर तेजपुञ्जको बनाउनु भयो तथा तलका परब्रह्म (अक्षर पुरुष) का सात शंख ब्रह्माण्ड र ब्रह्म वा क्षर पुरुषका एककाइस ब्रह्माण्डहस्ताई पृथ्वीको पृथ्वी तत्त्वबाट अस्थायी रूपमा रच्नु भयो ।

#### अथर्ववेद काण्ड नं. ४ अनुवाक नं. १ मन्त्र ५

सः बुध्न्यादाष्ट जनुषोऽभ्यग्रं बृहस्पतिर्देवता तस्य सम्राट्।

अहर्यच्छुक्रं ज्योतिषो जनिष्टाथ द्युमन्तो वि वसन्तु विप्राः॥५॥

सः, बुध्न्यात्, आष्ट, जनुषः; अभि, अग्रम्, बृहस्पतिः, देवता, तस्य, सम्राट्, अहः, यत्, शुक्रम्, ज्योतिषः, जनिष्ट, अथ, द्युमन्तः, वि, वसन्तु, विप्राः:

**अनुवाद :-** (सः) वहाँ (बुध्न्यात्) मूल मालिकबाट (अभि-अग्रम्) सबैभन्दा पहिलो स्थानमा (आष्ट) अष्टङ्गी माया वा दुर्गा अर्थात् प्रकृति देवी (जनुषः) उत्पन्न भइन् किनकि तलका परब्रह्म र ब्रह्मका लोकहस्तको पहिलो स्थान सत्यलोक हो, जसलाई तेसो धाम पनि भनिन्छ। (तस्य) यी दुर्गाको पनि मालिक (सम्राट्) राजाधिराज नै (बृहस्पतिः) सबैभन्दा ठूला पति अर्थात् जगत् गुरु (देवता) परमेश्वर हुनु हुन्छ। (यत्) वहाँसँग (अहः) सबै छुटे र (अथ) त्यसपछि (ज्योतिषः) ज्योति निरञ्जन वा कालको (शुक्रम्) वीर्य वा बीज शक्तिले (जनिष्ट) दुर्गाको पेटबाट उत्पन्न भएका (विप्राः) भक्त आत्माहस्ताई (वि) अलग अलग रूपमा (द्युमन्तः) मनुष्य लोक तथा स्वर्ग लोकमा ज्योति निरञ्जनको आदेश अनुसार दुर्गाले (वसन्तु) निवास गर भनिन् अर्थात् उनीहस्त बसोवास गर्न थाले।

**भावार्थ :-** पूर्ण परमात्माले माथिका चारै लोकहस्तमध्ये तलबाट सबैभन्दा पहिलो वा सत्यलोकमा आष्ट अर्थात् अष्टङ्गी (प्रकृति देवी/दुर्गा) को उत्पत्ति गर्नु भयो । वहाँ

राजाधिराज, जगतगुरु नै पूर्ण परमेश्वर (सत्यपुरुष) हुनु हुन्छ, जोसँग सबैको बिछोड भएको छ । अनि सबै प्राणीहरू ज्योति निरञ्जन (काल) को (वीर्य) बीजले दुर्गा (आष्ट्रा) को गर्भबाट उत्पन्न भए तथा स्वर्यलोक र पृथ्वीलोकमा निवास गर्न थाले ।


अर्थवेद काण्ड नं. ४ अनुवाक नं. १ मन्त्र ६

नूनं तदस्य काव्यो हिनोति महो देवस्य पूर्वस्य धाम।  
एष जज्ञे बहुभिः साकमित्था पूर्वे अर्थे विषिते ससन् तु॥६॥

नूनम्, तत्, अस्य, काव्यः, महः, देवस्य, पूर्वस्य, धाम, हिनोति, पूर्वे, विषिते, एष, जज्ञे, बहुभिः, साकम्, इत्था, अर्थे, ससन्, तु

**अनुवाद :-** (नुनम) निःसन्देह (तत) वहाँ पूर्ण परमेश्वर अर्थात् तत् ब्रह्मले नै (अस्य) यो (काव्यः) पूर्ण परमेश्वरको विधिवत् भक्ति गर्ने भक्तात्मालाई (महः) सर्वशक्तिमान (देवस्य) परमेश्वरको (पूर्वस्य) पहिलेको (धाम) लोक वा सत्यलोकमा (हिनोति) फर्काउनु हुन्छ। (पूर्वे) पहिला (विषिते) विशेष चाहेको (एष) पूर्ण ब्रह्म परमेश्वरलाई (जज्ञे) सृष्टि उत्पत्तिको ज्ञान जानेपछि (बहुभिः) धैरे आनन्द (साकम) का साथ (अर्थे) आधा (ससन) सुतेर (इत्था) यसरी विधिवत् (तु) सत्य आत्माले स्तुति गर्दछ ।

**भावार्थ :-** परमेश्वरले सत्य साधना गर्ने साधकलाई छुटेर आएको त्यही पहिलो स्थान (सत्यलोक) मा लैजानु हुन्छ । त्यहाँ वास्तविक सुखदायक प्रभुलाई प्राप्त गरेर खुसीले आत्मविभोर भई मर्सीले स्तुति गर्छ,— हे परमात्मा ! असङ्ख्य जन्महरूमा अल्मलिएकाहरूले बल्ल वास्तविक ठेगाना पायौ । यसको प्रमाण पवित्र ऋग्वेद मण्डल १० सुक्त १० मन्त्र १६ मा पनि छ ।



आदरणीय गरीबदास जीलाई यसरी नै पूर्ण परमात्मा कविर्देव (कबीर परमेश्वर) आफैले सत्यभक्ति दिएर सत्यलोक लानु भएको थियो । आफ्नो अमृतवाणीमा आदरणीय गरीबदास जी महाराजले आँखाले देखेको कुरा यसरी भन्छन् :-

गरीब, अजब नगर मैं लेगए, हम कुँ सतगुरु आन ।

झिल्के बिष्ट अगाध गति, सुते चादर तान॥

**अथर्ववेद काण्ड नं. ४ अनुवाक नं. १ मन्त्र ७**

योऽथर्वाणं पित्तरं देवबन्धुं बृहस्पतिं नमसाव च गच्छात्।

त्वं विश्वेषां जनिता यथासः कविर्देवो न दभायत् स्वधावान्॥७॥

यः—अथर्वाणम्—पित्तरम्—देवबन्धुम्—बृहस्पतिम्—नमसा—अव—च—गच्छात्—त्वम्—  
विश्वेषाम्—जनिता—यथा—सः—कविर्देवः—न—दभायत्—स्वधावान्

**अनुवाद:-** (य:) जो (अथर्वाणम्) अचल अर्थात् अविनाशी (पित्तरम्) जगतका पिता (देवबन्धुम्) भक्तहस्तका वास्तविक साथी वा आत्माका आधार (बृहस्पतिम्) जगतगुरु (च) तथा (नमसा) विनम्र पुजारी अर्थात् विधियुक्त साधकलाई (अव) सुरक्षाका साथ (गच्छात्) सत्यलोक जानेहस्ताई सत्यलोक लैजाने (विश्वेषाम्) सम्पूर्ण ब्रह्माण्डहस्ताई (जनिता) रचना गर्ने जगदम्बा अर्थात् ममतामयी गुणयुक्त तर (न दभायत्) कालले झौं धोका नदिने (स्वधावान्) स्वभाव अर्थात् गुण भएका तथा (यथा) जस्ताको त्यस्तै अर्थात् उस्तै (स:) उही (त्वम्) हजुर नै (कविर्देवः/कविर्देवः) कविर्देव हुनु हुन्छ वा अर्को शब्दमा वहाँलाई नै कबीर परमेश्वर भनिन्छ।

**भावार्थ :-** यस मन्त्रमा सम्पूर्ण रचना गर्नु हुने परमेश्वरको नाम कविर्देव अर्थात् कबीर परमेश्वर हो भन्ने कुरा स्पष्ट गरिएको छ।

परमेश्वर अचल अर्थात् वास्तवमा अविनाशी जगतगुरु, आत्माका आधार तथा पूर्णमुक्त भएर सत्यलोक जानेहस्ताई सत्यलोक लैजाने, सम्पूर्ण ब्रह्माण्डहस्तका रचनहार एवं काल (ब्रह्म) ले जस्तो धोका नदिई जस्ताको त्यस्तै गर्ने वहाँ स्वयं कविर्देव अर्थात् कबीर प्रभु हुनु हुन्छ (यसको प्रमाण गीता अध्याय १५ श्लोक १६ र १७ मा पनि छ) । सम्पूर्ण ब्रह्माण्डहस्त र प्राणीहस्ताई आफ्नो शब्द शक्तिले उत्पन्न गर्ने हुनाले वहाँ (जनिता) आमा, (पित्तरम्) बुबा र (बन्धु) दाजुभाइ एवं (देव) परमेश्वर पनि वहाँ नै हुनु हुन्छ । त्यसैले वहाँ कविर्देव (कबीर परमेश्वर) को स्तुति ‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धु च सखा त्वमेव, त्वमेव विद्या च द्रविणम् त्वमेव, त्वमेव सर्वं मम देव देव ।’ भनेर गर्ने गरिन्छ । पवित्र ऋग्वेद मण्डल नं. १ सुक्त नं. २४ मा यिनै परमेश्वरको महिमाको विस्तृत विवरण छ।

## पवित्र ऋग्वेदमा सृष्टि रचनाको प्रमाण

**ऋग्वेद मण्डल १० सुक्त १० मन्त्र १ मा निम्न प्रमाण छः**

सहस्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपात्।  
स भूमिं विश्वतौ वृत्वात्यतिष्ठदशाङ्गुलम्॥१॥

सहस्रशीर्षा—पुरुषः—सहस्राक्षः—सहस्रपात्—स—भूमिम्—विश्वतः—वृत्वा—अत्यतिष्ठ—दशाङ्गुलम्।

**अनुवाद :-** (पुरुषः) विराटस्य काल भगवान अर्थात् क्षर पुरुष (सहस्रशीर्षा) हजार टाउका, (सहस्राक्षः) हजार आँखा र (सहस्रपात) हजार गोडा भएका छन्। (स) त्यो काल (भूमिम्) पृथ्वी भएका २१ वटा ब्रह्माण्डहरूलाई (विश्वतः) चारैतिरबाट (दशाङ्गुलम्) दशै औलाले पूर्ण नियन्त्रण गरी (वृत्वा) गोलाकार घेरामा घेरेर (अत्यतिष्ठत) सबैभन्दा ठूलो वा काललोकको सबैभन्दा आकर्षक एककाइसौं ब्रह्माण्डमा बस्छन् ।

**भावार्थ :-** यस मन्त्रमा विराट रूप (काल/ब्रह्म) को वर्णन छ । (गीता अध्याय १०-११ मा पनि यस काल/ब्रह्मको यस्तै वर्णन) अध्याय ११ श्लोक नं. ४६ मा अर्जुनले हे सहस्रबाहु प्रभु, तपाईं आफ्नो चतुर्भुज स्फ्यमा दर्शन दिनु होस् भनेका छन् ।

हजारौं हात, खुट्टा, आँखा, कान आदि भएका विराटस्य काल प्रभु आफ्नो अधीनमा सम्पूर्ण प्राणीहरूलाई पूर्णस्फ्यमा नियन्त्रण गरी २१ ब्रह्माण्डहरूलाई गोलाकार परिधिमा राखेर आफू त्यसभन्दा माथि (अलग) एककाइसौं ब्रह्माण्डमा बसेका छन् ।

**ऋग्वेद मण्डल १० सुक्त १० मन्त्र २ मा पनि निम्न उल्लेख छ :**

पुरुष एवेदं सर्वं यद्भूतं यच्च भाव्यम्।  
उतामृतत्वस्येशानो यदन्नेनातिरोहति॥२॥

पुरुष-एव-इदम्-सर्वम्-यत्-भूतम्-यत्-च-भाव्यम्-उत्-अमृतत्वस्य-इशानः-यत्-अन्नेन  
अतिरोहति ।

**अनुवाद :-** (एव) यस प्रकार केही सही स्फ्यमा (पुरुष) भगवान हुन् ती अक्षर पुरुष अर्थात् परब्रह्म हुन् (च) र (इदम्) यो (यत) जो (भूतम्) उत्पन्न भएको छ र (यत) जो (भाव्यम्) भविष्यमा हुने छ (सर्वम्) सबै (यत) प्रयत्न वा मिहिनेतले (अन्नेन) अन्नबाट (अतिरोहति) विकसित हुन्छ । यी अक्षर पुरुष (उत्) सन्देहयुक्त (अमृतत्वस्य) मोक्षका (इशानः) स्वामी हुन् अर्थात् अक्षर पुरुष भगवान हुन् भन्ने केही सत्य भए पनि पूर्ण मोक्षदायक भने होइनन् ।

**भावार्थ:-** यस मन्त्रमा परब्रह्म (अक्षर पुरुष) को विवरण छ । उनमा भगवानका जस्ता केही लक्षण भए पनि उनको भक्तिले पूर्ण मोक्ष नपाइने हुनाले उनलाई सन्देहयुक्त

मुक्तिदाता भनिन्छ । कालले जसरी जीवलाई तप्तशीलमा भुटेर नखाने हुनाले उनलाई प्रभुका केही गुणयुक्त भनिएको हो । परब्रह्मको लोकमा पनि प्राणीहरूले कर्माधारमा फल पाउँछन्, अन्नबाटै सम्पूर्ण प्राणीहरूको शरीर विकसित हुन्छ र जन्म-मृत्युको समय कालको भन्दा धेरै भए पनि उत्पत्ति, प्रलय र चौरासी लाख योनीहरूको यातना रहि रहन्छ ।

**ऋग्वेद मण्डल १० सुक्त १० मन्त्र ३ मा यसरी उल्लेख गरिएको छ :**

एतावानस्य महिमातो ज्यायाँश्च पुरुषः।

पादोऽस्य विश्वा भूतानि त्रिपादस्यामृतं दिवि॥३॥

एतावान्-अस्य-महिमा-अतः-ज्यायान्-च-पुरुषः-पादः-अस्य-विश्वा-भूतानि-त्रि-पाद-अस्य-अमृतम्-दिवि ।

**अनुवाद :-** (अस्य) यी अक्षर पुरुष वा परब्रह्मको त (एतावान) यति नै (महिमा) प्रभुता छ। (च) तथा (पुरुष) परम अक्षर ब्रह्म वा पूर्ण ब्रह्म परमेश्वर त (अतः) यसभन्दा पनि (ज्यायान) ठूला हुनु हुन्छ । (विश्वा) समस्त (भूतानि) क्षर पुरुष, अक्षर पुरुष तथा यिनका लोकहरू लगायत सत्यलोक र तिनमा भएका सबै प्राणीहरू (अस्य) यी पूर्ण परमात्मा परम अक्षर पुरुषका (पादः) एउटा गोडा वा एक अश मात्र हुन्। (अस्य) यी परमेश्वरका (त्रि) तीनवटा (दिवि) दिव्यलोक अर्थात् सत्यलोक, अलखलोक र अगमलोक चाहिँ (अमृतम) अविनाशी (पाद) अर्को गोडा हो । अर्थात् सबै ब्रह्माण्डहरूमा उत्पन्न भएका सबै कुरा सत्यपुरुष पूर्ण परमात्माका अंश या अङ्ग हुन् ।

**भावार्थ:-** माथि मन्त्र २ मा चर्चा गरिएको अक्षर पुरुष (परब्रह्म) को महिमा यति नै हो र पूर्ण पुरुष कविर्देव सर्व शक्तिमान हुनु हुन्छ, सम्पूर्ण ब्रह्माण्ड वहाँको अंशमा मात्र अडिएको छ। चौथो अनामी (अनामय) लोक अन्य रचनाभन्दा पहिलेको हुनाले यस मन्त्रमा तीन लोकहरूको वर्णन गरिएको छ। यिनै तीन प्रभुहरू (क्षर र अक्षर पुरुष तथा यी भन्दा अर्के परम अक्षर पुरुष) को विवरण श्रीभद्रभगवत गीता अध्याय १५ श्लोक संख्या १६-१७ मा छ ।

**यसैको प्रमाण आदरणीय गरीबदास साहेब जीले यसरी दिएका छन् :**

गरीब, जाके अर्ध रुम पर सकल पसारा, ऐसा पूर्ण ब्रह्म हमारा॥

गरीब, अनन्त कोटि ब्रह्माण्डका एक रति नहीं भार।

सतगुरु पुरुष कबीर हैं, कुल के सृजन हार॥

**यसकै प्रमाण स्वरूप आदरणीय दादु साहेब जीले भनेका छन्:-**

जिन मोकुं निज नाम दिया, सोई सतगुरु हमार।

दादु दूसरा कोए नहीं, कबीर सृजन हार॥

**यसैको प्रमाण आदरणीय नानक साहेब जीले यसरी दिएका छन् :-**

यक अर्ज गुफतम पेश तो दर कून करतार ।

हक्का कवीर करीम तू, बेएब परवरदिगार ॥

(श्री गुरु ग्रन्थ साहेब, पृष्ठ नं. ७२१, महला १, राग तिलंग)

(कून करतारको अर्थ सम्पूर्णको सर्जक अर्थात् शब्द शक्तिले रचना गर्ने शब्द स्वस्थी प्रभु हो । हक्का कबीरको अर्थ सत् कबीर हो । करीमको अर्थ दयालु र परवरदिगारको अर्थ परमात्मा हो ।)

**ऋग्वेद मण्डल १० सुक्त १० मन्त्र ४ मा निम्न उल्लेखित छ :**

त्रिपादूर्ध्वं उदैत्पुरुषःपादोऽस्येहाभवत्पुनः ।

ततो विष्व ड्व्यक्रामत्साशनानशने अभि ॥४॥

त्रि-पाद-ऊर्ध्वः-उदैत्-पुरुषः-पादः-अस्य-इह-अभवत्-पूनः-ततः-विश्वङ्-व्यक्रामत्-सः-  
अशनानशने-अभि।

अनुवाद :- (पुरुषः) परम अक्षर ब्रह्म वा अविनाशी परमात्मा (ऊर्ध्वः) माथिका (त्रि) सत्यलोक, अलखलोक र अगमलोक रहेका तीन लोक स्वस्थको (पादः) एउटा गोडामा वा माथिल्लो भागमा (उदैत्) प्रकट हुनु हुन्छ अर्थात् विराजमान हुनु हुन्छ (अस्य) वहाँ परमेश्वर पूर्ण ब्रह्मको (पादः) अर्को गोडा वा भाग जगत स्थमा (पुनर) फेरि (इह) यहाँ (अभवत्) प्रकट हुन्छ (ततः) त्यसैले (सः) वहाँ अविनाशी पूर्ण परमात्मा (अशनानशने) खाने काल वा क्षर पुरुष र नखाने परब्रह्म वा अक्षर पुरुष (अभि) माथि पनि (विश्वङ्) सर्वत्र (व्यक्रामत्) व्याप्त हुनु हुन्छ अर्थात् वहाँको प्रभुता सम्पूर्ण ब्रह्माण्ड र सम्पूर्ण प्रभुहस्ता निहित छ। वहाँ कुलको मालिक हुनु हुन्छ र वहाँले आफ्नो शक्ति सबैमा फैलाउनु भएको छ ।

भावार्थ :- सम्पूर्ण सृष्टिकर्ता प्रभु आफ्नो रचनाको माथिल्लो भागमा तीनवटै स्थानहरू (सत्यलोक, अलखलोक र अगमलोक) मा तीन स्थमा स्वयं प्रकट हुनु हुन्छ अर्थात् स्वयं नै विराजमान हुनु हुन्छ । अनामी वा अकह (अनामय) लोकमा कुनै रचना नभएको र यो लोक अन्य रचनाभन्दा पहिलेको हुनाले यहाँ अनामी लोकको वर्णन गरिएको छैन । अझ के भनिएको छ भने परमात्माको सत्यलोकबाट छुट्टिएर तलका ब्रह्म र परब्रह्मका लोक उत्पन्न हुन्छन् । पूर्ण परमात्मा त खानेवाला ब्रह्म वा काल (ब्रह्म/कालले तूलो श्राप लागेकाले एकलाख मानव शरीरधारी प्राणीहरू खान्छन) र नखानेवाला परब्रह्म वा अक्षर पुरुष (परब्रह्मले प्राणीहरू खान्दैनन् तर जन्म-मृत्यु र कर्मदण्ड भने त्यस्तै रहि रहन्छ) भन्दा माथि सर्वत्र व्याप्त हुनु हुन्छ । अर्थात् पूर्ण परमात्माको प्रभुता सबैमाथि छ, कबीर परमेश्वर नै कुलका मालिक हुनु हुन्छ । वहाँले आफ्नो शक्ति सबैमा फैलाएर प्रभावित पार्नु भएको छ । सूर्यले आफ्नो प्रकाश फैलाएर सबैलाई प्रभावित पारे झौं पूर्ण परमात्माले सम्पूर्ण ब्रह्माण्डहस्तलाई नियन्त्रण गर्नका लागि आफ्नो शक्तिस्थी रेन्ज (क्षमता) छोड्नु भएको छ। मोबाइल फोनको टावर एकदेशीय हुँदाहुँदै पनि आफ्नो शक्ति अर्थात् मोबाइल फोनको रेन्ज (क्षमता) चारैतिर फैलाए झौं

आफ्नो निराकार शक्तिलाई सर्वव्यापक गरी एक गाउँमा बसेर पूर्ण परमात्माले सम्पूर्ण ब्रह्माण्डहस्तलाई नियन्त्रण गर्नु हुन्छ ।

यसको प्रमाण आदरणीय गरीबदास जी महाराजले यसरी दिएका छन् :

(अमृतवाणी राग कल्याण)

तीन चरण चिन्तामणी साहेब, शेष बदन पर छाए ।

माता, पिता, कुल न बन्धु, ना किन्हें जननी जाये ॥

**ऋग्वेद मण्डल १० सुक्त १० मन्त्र ५ मा निम्न उल्लेखित छ**

तस्माद्विराऽजायत विराजो अधि पुरुषः ।

स जातो अत्यरिच्यत पश्चाद्भूमिमथो पुरः ॥

तस्मात्-विराट्-अजायत-विराजः-अधि-पुरुषः-स-जातः-अत्यरिच्यत-पश्चात्-भूमिम्-अथः-पुरः

अनुवाद :- (तस्मात्) त्यसपछि परमेश्वर सत्यपुरुषको शब्द शक्तिले (विराट्) विराट् वा ब्रह्म/क्षर पुरुष र काल पनि भनिन्छ (अजायत) उत्पन्न भएका हुन्। (पश्चात्) अनि (विराजः) विराट पुरुष वा काल भगवानभन्दा (अधि) दूला (पुरुषः) परमेश्वरले (भूमिम्) पृथ्वी भएको लोक र काल ब्रह्म तथा परब्रह्मको लोकहस्तलाई (अत्यरिच्यत) राम्रोसँग रच्नु भयो (अथः) फेरि (पुरः) अन्य स-साना लोकहरु पनि (स) पूर्ण परमेश्वरले नै (जातः) उत्पन्न गर्नु भयो अर्थात् स्थापित गर्नु भयो ।

भावार्थ:- उपरोक्त मन्त्र ४ मा वर्णित तीनवटै लोकहरु (अगम, अलख र सत्यलोक) को रचनापछि पूर्ण परमात्माले ज्योति निरंजन (ब्रह्म) लाई उत्पत्ति अर्थात् सर्वशक्तिमान परमात्मा पूर्ण ब्रह्म कर्विर्दव (कबीर प्रभु) ले नै विराट अर्थात् ब्रह्म (काल) को उत्पत्ति गर्नु भयो । यही, परम अक्षर पुरुष वा अविनाशी प्रभुबाटै ब्रह्म उत्पन्न भए भन्ने प्रमाण गीता अध्याय ३ श्लोक १५ मा पनि दिइएको छ । अथर्ववेद काण्ड ४ अनुवाक १ सूक्त ३ मा पनि पूर्ण ब्रह्मले ब्रह्मको उत्पत्ति गर्नु भयो भनी प्रमाण दिइएको छ । पूर्ण ब्रह्मले नै (भूमिम्) भूमि आदि साना-दूला लोकहरु रचना गर्नु भयो । पूर्ण ब्रह्म यी विराट भगवान वा ब्रह्मभन्दा पनि दूला अर्थात् यिनका पनि मालिक हुनु हुन्छ ।

**ऋग्वेद मण्डल १० सुक्त १० मन्त्र १५ मा निम्न उल्लेखित छ**

सप्तास्यासन्परिधयस्त्रः सप्त समिधः कृताः ।

देव यद्यज्ञं तन्वाना अबधन्पुरुषं पशुम् ॥१५॥

सप्त-अस्य-आसन्-परिधयः-त्रिसप्त-समिधः-कृताः-देवा-यत्-यज्ञम्-तन्वानाः-अबधन्-पुरुषम्-पशुम् ।

अनुवाद :- (सप्त) परब्रह्मका सात शंख ब्रह्माण्ड र (त्रिसप्त) काल ब्रह्मका एककाईस ब्रह्माण्डहरु (समिधः) त कर्मदण्ड दुःखस्थी आगोले (कृताः) दुःखी बनाउने (परिधयः) गोलाकार घेरास्थी सीमाभित्र (आसन) छन् । (पुरुषम्) पूर्ण परमात्माको (

यज्ञम) विधिवत् धार्मिक कर्म अर्थात् पूजा (यत) गर्ने (पशुम) कालको कर्मबन्धनको जालमा बलीको पशुद्वाँ बँधिएका (देवा) भक्तात्माहरूलाई (तन्वानाः) कालले रचेको वा फैलाएको पापको कर्मबन्धनस्ती जालबाट पूर्ण परमात्माले (अबधन्) बन्धनरहित गराउनु हुन्छ वा वहाँ नै बन्दी छुटाउने बन्दी छोड हुनु हुन्छ ।

**भावार्थ :-** सात शंख ब्रह्माण्ड परब्रह्मको तथा एककाईस ब्रह्माण्ड ब्रह्मको हो जसमा गोलाकार सीमामा बन्द पाप कर्मको आगोमा जलि रहेका प्राणीहरूलाई वास्तविक पूजा विधि सिकाएर सही उपासना गराउनु हुन्छ । जसकारणले बलि दिइने पशु जस्तो जन्म मृत्युको कालको खानाका लागि तप्त शिलाको कष्टबाट पीडित भक्त आत्माहरूलाई कालले फैलाएको कर्म बन्धनको जाल तोडेर बन्धन रहित गर्नु हुन्छ अर्थात् बन्धनबाट छुटाउने बन्दी छोड हुनु हुन्छ ।

यसको प्रमाण पवित्र यजुर्वेद अध्याय ५ मन्त्र ३२ मा यसरी दिइएको छः  
कविरंघारिरसि (कविर) कबीर परमेश्वर (अंघ) पापको (अरि) शत्रु (असि) हुनु हुन्छ वा पाप विनाशक हुनु हुन्छ । वहाँ बम्भारिरसि (बम्भारि) बन्धनको शत्रु वा बन्दी छोड कबीर परमेश्वर (असि) हुनु हुन्छ ।

**ऋग्वेद मण्डल १० सूक्त १० मन्त्र १६ मा निम्न उल्लेखित छ**

यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्माणि प्रथमान्यासन्।

ते ह नाकं महिमानः सचन्त यत्र पूर्वं साध्याः सन्ति देवाः॥१६॥

यज्ञेन-यज्ञम्-अ-यजन्त-देवाः-तानि-धर्माणि-प्रथमानि-आसन्-ते-ह-नाकम्-महिमानः-सचन्त-यत्र-पूर्वं-साध्याः-सन्ति-देवाः ।

**अनुवाद :-** (अयज्ञम) अपुरो गलत धार्मिक पूजाको सद्वामा (यज्ञेन) धार्मिक कर्मको आधारमा सत्यभक्ति र (यजन्त) पूजा गर्ने (देवाः) निर्विकार देवस्वरूप भक्त आत्माहरू (तानि) नै (धर्माणि) धार्मिक शक्ति सम्पन्न (प्रथमानि) मुख्य तथा उत्तम (आसन्) हुन् । (ते ह) उनीहरू नै वास्तवमा (महिमानः) महान भक्तिको शक्तिले युक्त भएर (साध्याः) सफल भक्त बनेर (सचन्त) भक्ति निमित्त कारण वा सत्यभक्तिको कमाइबाट (नाकम) पूर्ण सुखदायक परमेश्वरलाई प्राप्त गर्दछन् र उनीहरू (पूर्व) सृष्टिभन्दा पहिले (देवाः) पाप रहित देवस्वरूप भक्त आत्माहरू (सन्ति) बस्ने गरेको (यत्र) ठाउँमा जान्छन् ।

**भावार्थ :-** जो निर्विकार (मासु, जाँड-रक्सी र सूर्ति सेवन त्यागि दिएका तथा अन्य नराम्रा कामबाट रहित भएका) देवस्वरूप भक्तात्माहरूले शास्त्रविधि रहित पूजालाई त्यागेर शास्त्रानुकूल साधना गरेपछि सत्यभक्तिको कमाइले धनी भएर कालको ऋणबाट मुक्त भई सम्पूर्ण सुखदायक परमात्मालाई प्राप्त गर्दछन् वा सृष्टिमा सबैभन्दा पहिले रविएका देव स्वरूप वा पापरहित हंस आत्माहरू बस्ने सत्यलोकमा जान्छन् ।

केही आत्माहरू कालको जालमा फसेर यहाँ आए र केही परब्रह्मका साथ सात शंख ब्रह्माण्डमा गए पनि असङ्ख्य आत्माहरूको विश्वास पूर्ण परमात्मामा अटल

रहेकोले उनीहरू पतिव्रता पदबाट झरेनन् र उनीहरू त्यही रहे । यहाँ पवित्र वेदले पनि त्यही कुरालाई सत्य प्रमाणित गरेको छ । गीता अध्याय ८ को श्लोक संख्या ८ देखि १० मा पनि यसैको प्रमाण दिइएको छ कि शास्त्र विधि अनुसारपूर्ण परमात्माको सत्यसाधना गर्ने साधकले भक्तिको कमाइको बलले पूर्ण परमात्मालाई प्राप्त गर्दछ । यसले के सिद्ध गर्दछ भने प्रभुहरू तीनवटा छन् : ब्रह्म, परब्रह्म र पूर्णब्रह्म । यिनीहरूलाई (१) ब्रह्म/ईश/क्षर पुरुष,(२) परब्रह्म/अक्षर पुरुष/अक्षर ब्रह्म/ईश्वर र (३) पूर्ण ब्रह्म/परम अक्षर ब्रह्म/परमेश्वर/ सत्यपुरुष/आदि पर्यायवाची शब्दहरूलाई पनि जानिन्छ ।

ऋग्वेद मण्डल ९ सुक्त १६ मन्त्र १७ देखि २० मा स्पष्ट प्रमाणित गरिएको छ— पूर्ण परमात्मा कविर्देव (कबीर परमेश्वर) शिशुरूप धारण गरेर प्रकट भई आफ्नो निर्मल ज्ञान अर्थात् तत्त्वज्ञान (कविर्गीर्भिः) कबीर वाणीको माध्यमले आफ्ना अनुयायीहरूलाई बोलेर वर्णन गर्नु हुन्छ । ब्रह्म (क्षर पुरुष)र परब्रह्म (अक्षर पुरुष) का धामहरू भन्दा भिन्नै पूर्ण ब्रह्म (परम अक्षर पुरुष) तेस्रो ऋतधाम (सत्यलोक) मा कविर्देव (कबीर परमेश्वर) साकाररूपमा विराजमान हुनु हुन्छ र सत्यलोकभन्दा माथिको चौथो अनामी लोकमा पनि अनामी पुरुषका रूपमा मनुष्य सदृश आकारमा विराजमान हुनु हुन्छ ।

## पवित्र श्रीमद्देवी महापुराणमा सृष्टि रचनाको प्रमाण

ब्रह्मा, विष्णु र शिवका माता-पिता

(दुर्गा र ब्रह्मको योगबाट ब्रह्मा, विष्णु र शिवको जन्म)

पवित्र श्रीमद्देवी महापुराण तेस्रो स्कन्ध अध्याय १-३ (गीताप्रेस गोरखपुरबाट प्रकाशित, अनुवादकर्ता श्री हनुमान प्रसाद पोद्धार तथा विमन लाल गोस्वामी जी पृष्ठ नं. ११४ बाट) पृष्ठ नं. ११४ देखि ११८ सम्ममा कर्याँ आचार्यहरू भवानीलाई सम्पूर्ण मनोरथ पूरा गर्ने भनी बताउँछन् भनेर विवरण दिइएको छ। उनी प्रकृति कहलाउँछिन् तथा ब्रह्मसँग अभेद सम्बन्ध छ । जस्तो पल्लीलाई अर्धाङ्गिनी पनि भनिन्छ अर्थात् दुर्गा ब्रह्म (काल) की पल्ली हुन् । एउटा ब्रह्माण्डको सृष्टि रचनाको विषयमा राजा श्री परीक्षितले सोधेपछि श्री व्यास जी भन्नु हुन्छ- मैले श्री नारद जी सँग सोधेको थिएँ— हे देवर्णी । यस ब्रह्माण्डको रचना कसरी भयो ? मेरो यस प्रश्नको उत्तरमा श्री नारद जीले भन्नु भयो— मैले आफ्नो पिता ब्रह्मासँग यस ब्रह्माण्डको रचना तपाईंले गर्नु भएको हो कि विष्णु जी यसका रचयिता हुन् या शिव जीले रचेका हुन् ? सत्य बताउने कृपा गर्नु होस् भनेर सोधेको थिएँ । तब मेरा पूज्य पिता श्री ब्रह्मा जीले पुत्र नारद, मैले आपूर्लाई कमलको फूलमा बसेको पाएको थिएँ, मलाई थाहा छैन म यस अगाध जलमा कहाँबाट उत्पन्न भएँ । एक हजार वर्षसम्म पृथ्वीको अन्वेषण गरि रहें, कहीं जलको

छेउ वा किनारा पाइनँ । अनि तपस्या गर भन्ने आकाशवाणी भयो । एक हजार वर्षसम्म तपस्या गरें । अनि सृष्टि गर्न आकाशवाणी भयो । यत्तिकैमा नै मधु र कैटभ नामका दुई राक्षस आए । उनीहरूको भयले म कमलको डाँठ पक्रेर तल ओलै । त्यहाँ भगवान् विष्णु जी शेष शैव्यामा अचेत अवस्थामा थिए । उनबाट एक स्त्री (प्रेतवत प्रविष्ट दुर्गा) निर्सिकइन् । उनी आकाशमा आभूषण पहिरिदै गरेको देखिइन लागिन् । तब भगवान् विष्णु होसमा आए । त्यहाँ म र विष्णु दुई मात्र थियौ । यत्तिकैमा भगवान् शिव पनि आए । देवीले हामीलाई विमानमा बसाइन् तथा ब्रह्म लोकमा लगिन् । त्यहाँ एक ब्रह्मा, एक विष्णु तथा एक शिव अरु देखे अनि एक देवी देखिइन् । उनलाई देखेपछि विष्णु जीले विवेकपूर्वक निम्न वर्णन गरे (ब्रह्म कालले विष्णुलाई चेतना प्रदान गरे उसलाई आफ्नो बाल्य काल याद आयो तब बाल्य कालको कहानी सुनाए ।)

पृष्ठ ११९-१२० मा भगवान् विष्णु जीले श्री ब्रह्मा तथा श्री शिव जी सँग यिनी हामी तीनै जनाकी माता हुन् । यिनी जगत् जननी प्रकृति देवी हुन् । मैले यी देवीलाई म सानो बालक हुँदा पालन पोषण गर्दै झोलुङ्गामा हल्लाइ रहेकी देखेको थिएँ ।

तेस्रो स्कन्ध पृष्ठ नं. १२३ मा श्री विष्णु जीले दुर्गा जीको स्तुति गर्दै भने,— तपाईँ शुद्ध स्वस्या हुनु हुन्छ । यो सारा संसार तपाईँबाटै उद्भासित भइ रहेछ । म (विष्णु), ब्रह्मा र शङ्कर तपाईँको कृपाले नै विद्यमान छौं । हाम्रो अविर्भाव (जन्म) र तिरोभाव (मृत्यु) हुने गर्छ अर्थात् हामी तीनै देव नाशवान छौं, तपाईँ नै नित्य (अविनाशी), जगत् जननी, प्रकृति देवी हुनु हुन्छ ।

भगवान शङ्कर बोले,— देवी, यदि महाभाग विष्णु तपाईँबाटै प्रकट (उत्पन्न) भएका हुन् भने उनी पछि उत्पन्न हुने ब्रह्मा पनि तपाईँकै बालक भए । अनि म तमोगुणी लीला गर्ने शङ्कर के तपाईँको सन्तान होइन ? अर्थात् मलाई उत्पन्न गर्ने पनि तपाईँ नै हुनु हुन्छ ।

विचार गर्नु होस्: उपरोक्त विवरणबाट ब्रह्मा जी, विष्णु जी र शिव जी नाशवान् छन्, उनीहरू मृत्युञ्जय (अजर-अमर) र सर्वश्वर होइनन्, उनीहरू दुर्गा (प्रकृति) का छोरा हुन् र ब्रह्म (काल/सदा शिव) यिनका पिता हुन् भन्ने सिद्ध हुन्छ ।

तेस्रो स्कन्ध पृष्ठ नं. १२५ मा ब्रह्मा जीले हे आमा ! वेदमा जुन ब्रह्म भनिएको छ, त्यो तपाईँ नै हुनु हुन्छ वा कोही अन्य प्रभु हुन् भनेर सोधे । जवाफमा दुर्गाले म तथा ब्रह्म एकै हौं भनिन् । फेरि यसै स्कन्धको अध्याय नं. ६ को पृष्ठ नं. १२९ मा— अब मेरा काम सिद्ध गर्नका लागि विमानमा बसेर तिमीहरू चाँडै जाऊ । कुनै कठिन काम परेमा तिमीहरूले स्मरण गर्ना साथ म सामुन्ने आउने छु । हे देवताहरू ! तिमीहरूले मेरो (दुर्गाको) र ब्रह्मको ध्यान सँधै गरि रहनु पर्छ । हामी दुवैको स्मरण गरि रह्यौ भने तिमीहरूको कार्य सिद्ध हुने कुरामा अलिकति पनि सन्देह छैन भनिएको छ ।

दुर्गा (प्रकृति) र ब्रह्म (काल) ब्रह्मा, विष्णु र शिवका माता-पिता हुन्, यी तीनै देवता नाशवान छन् । पूर्ण शक्तियुक्त छैनन् भन्ने उपरोक्त व्याख्याबाट स्वसिद्ध छ ।

तीन देवताहरू (श्री ब्रह्मा जी, श्री विष्णु जी रश्री शिव जी) को विवाह दुर्गा (प्रकृती देवी) ले गरि दिइन् । यसको विवरण तेस्रो स्कन्धको पृष्ठ नं. १२८-१२९मा छा।)

गीता अध्याय नं. ७ को श्लोक नं. १२ मा निम्न उल्लेखित छ

ये, च, एव, सात्त्विकाः, भावाः, राजसाः, तामसाः, च, ये,  
मतः, एव, इति, तान्, विद्धि, न, तु, अहम्, तेषु, ते, मयि॥

अनुवाद :- (च) अरु (एवं) पनि (ये) जुन (सात्त्विकाः) सत्त्वगुण विष्णु जीले गर्ने स्थिति (भावा) भाव हो, (ये) जुन (राजसाः) रजोगुण ब्रह्मा जीबाट गर्ने उत्पत्ति (च) तथा (तामसाः) तमोगुण शिवबाट गर्ने संहार (तान्) सबै तिमी र (मतः, एव) मबाट सुनियोजित नियम अनुसार नै हुनेछन् (इति) भन्ने (विद्धि) जान (तु) तर वास्तवमा (तेषु) उनमा (अहम्) म तथा (ते) उनी (मयि) ममा (न) छैनन्।

## पवित्र शिव महापुराणमा सृष्टि रचनाको प्रमाण

(काल ब्रह्म र दुर्गाबाट विष्णु, ब्रह्मा र शिवको उत्पत्ति)

यसको प्रमाण पवित्र श्री शिवपुराण (गीता प्रेस गोरखपुरबाट प्रकाशित, अनुवादकर्ता श्री हनुमानप्रसाद पोद्दार) को अध्याय ६ रुद्र संहिता, पृष्ठ नं. १०० मा के भनिएको छ भने मूर्ति रहित परब्रह्मको मूर्ति नै भगवान सदाशिव हुन् । यिनको शरीरबाट निस्किएको एउटा शक्ति नै अम्बिका, प्रकृति (दुर्गा) र त्रिदेव जननी (श्री ब्रह्मा जी, श्री विष्णु जी रश्री शिव जीलाई उत्पन्न गर्ने आमा) भनेर चिनिइन् । उनका आठ हातहरू छन् । सदाशिवलाई नै शिव, शम्भू र महेश्वर पनि भनिन्छ । (पृष्ठ नं १०१) उनी आफ्नो सम्पूर्ण अङ्गमा खरानी धस्त्तन् । ती कालस्य ब्रह्मले शिवलोक नामक एउटा क्षेत्रको निर्माण गरे । अनि दुवैले पति पत्नीको व्यवहार गरे, जसबाट एउटा पुत्र उत्पन्न भयो । उनको नाम विष्णु राखियो । (पृष्ठ नं १०२)

रुद्र संहिता अध्याय नं ७ पृष्ठ नं. १०३ मा ब्रह्मा जीले मेरो उत्पत्ति पनि भगवान सदाशिव (ब्रह्म/काल) तथा प्रकृति (दुर्गा) को संयोगबाट अर्थात् पति पत्नीको व्यवहारबाट भएको हो अनि मलाई बेहोस पारि दिए भनेका छन् ।

रुद्र संहिता अध्याय नं. ९ पृष्ठ नं ११० मा के भनिएको छ भने यस प्रकार ब्रह्मा, विष्णु र रुद्र यी तीनै देवताहरूमा गुण छ, तर शिव (काल/ब्रह्म) लाई भने गुणातीत मानिन्छ । यहाँ चार सिद्ध भए अर्थात् सदाशिव (ब्रह्म/काल) र प्रकृति (दुर्गा) बाटै ब्रह्मा, विष्णु र शिव उत्पन्न भएका हुन् । यी तीनैजना भगवानहरू (श्री ब्रह्मा जी, श्री विष्णु जी रश्री शिव जी) का माता श्री दुर्गा र पिता श्री ज्योति निरञ्जन (ब्रह्म) हुन् । यी तीनै प्रभु रजगुण-ब्रह्मा जी, सत्तगुण-विष्णु जी र तमगुण-शिव जी हुन् ।

## पवित्र श्रीमद्भगवत् गीता जीमा सृष्टि रचनाको प्रमाण

यसको प्रमाण पवित्र गीता जी अध्याय १४ श्लोक ३ देखि ५ सम्मगा छ । ब्रह्म (काल) भन्छन्— प्रकृति (दुर्गा) त मेरी पत्नी हुन् तथा म ब्रह्म (काल) यिनको पति हुँ । हामी दुईको संयोगले सम्पूर्ण प्राणीहरू सहित तीनै गुणहरू (रजगुण-ब्रह्मा जी, सतगुण-विष्णु जी र तमोगुण-शिव जी) को उत्पत्ति भएको हो । म (ब्रह्म) सम्पूर्ण प्राणीका पिता हुँ र प्रकृति (दुर्गा) यिनीहरूकी माता हुन् । म यिनको पेटमा बीज स्थापना गर्छु जसबाट सम्पूर्ण प्राणीहरूको उत्पत्ति हुन्छ । प्रकृति (दुर्गा) बाट उत्पन्न तीनै गुण (रजगुण ब्रह्मा, सतगुण विष्णु र तमोगुण शिव) ले जीवलाई कर्मको आधारले शरीरमा बाँध्दछ ।

यसको प्रमाण अध्याय १५ श्लोक १ देखि ४ तथा १६ र १७ मा पनि छ ।

गीता अध्याय नं १५ को श्लोक नं १

ऊर्ध्वमूलम्, अधःशाखम्, अश्वत्थम्, प्राहुः, अव्ययम्,  
छन्दासि, यस्य, पर्णानि, यः, तम्, वेद, सः, वेदवित्॥

अनुवाद :- (ऊर्ध्वमूलम्) माथिल्तिर पूर्ण परमात्मा, आदि पुरुष, परमेश्वरस्यी जरा भएको (अद्यःशाखम्) तल्तिर शाखा भएको (अव्ययम्) अविनाशी (अश्वत्थम्) विस्तारित पिपलको रख छ, (यस्य) जसको (छन्दासि) स-साना भाग वा हाँगा र (पर्णानि) पातहरू (प्राहुः) रहेका छन् (तम्) त्यो संसारस्यी रखलाई (यः वेद) सर्वाङ्ग सहित जसले जान्दछ (सः) उनी नै (वेदवित्) पूर्ण ज्ञानी वा तत्त्वदर्शी हुन् ।

गीता अध्याय १५ को श्लोक नं २

अधः, च ऊर्ध्वम्, प्रसृताः, तस्य, शाखाः, गुणप्रवृद्धाः,

विषयप्रवालाः, अधः, च, मूलानि, अनुसन्ततानि, कर्मानुबन्धीनि, मनुष्यलोके॥

अनुवाद :- (तस्य) त्यस वृक्षको (अधः) तल्तिर (च) र (ऊर्ध्वम्) माथिल्तिर (गुणप्रवृद्धाः) तीनै गुणहरू रजगुण-ब्रह्मा, सतगुण-विष्णु र तमोगुण-शिव स्यमा (प्रसृता) फैलिएका (विषयप्रवालाः) काम, क्रोध, मोह, लोभ र अहंकार जस्ता विकारस्यी (शाखाः) ब्रह्मा, विष्णु र शिव स्वरूपका हाँगा नै (कर्मानुबन्धीनि) जीवलाई कर्ममा बाँध्ने (मूलानि) जरा वा मुख्य कारण हुन् (च) तथा (मनुष्यलोके) मनुष्यलोक वा पृथ्वीलोकमा (अधः) तल - नरक, चौरासी लाख जुनीहरूमा (ऊर्ध्वम्) माथि स्वर्गलोक आदिमा (अनुसन्ततानि) व्यवस्थित गरिएको छ ।

गीता अध्याय १५ को श्लोक नं ३

न, स्यम्, अस्य, इह, तथा, उपलभ्यते, न, अन्तः, न, च, आदिः, न, च,

सम्प्रतिष्ठा, अश्वत्थम्, एनम्, सुविरुद्धमूलम्, असंगशस्त्रेण, दृढेन, छित्वा॥

**अनुवाद :-** (अस्य) यो रचनाको (न) न (आदि:) शुरुवात (च) र (न) न त (अन्तः) अन्त्य छ (न) न (तथा) त्यस्तो (स्यम) स्वस्य (उपलभ्यते) पाइन्छ (च) तथा (इह) यहाँ विचार कालमा अर्थात् मैले दिँदैगरेको गीताज्ञानका बारेमा मलाई पनि पूरा जानकारी (न) छैन (सम्प्रतिष्ठा) किनकि सम्पूर्ण ब्रह्माण्डहरूको रचनाको स्थिति सम्बन्धी राम्रो ज्ञान मलाई पनि छैन। (एनम्) यो (सुविरुद्धमूलम्) राम्रोसँग स्थायी स्थिति भएको, (अश्वत्थम्) बलियो स्वस्य भएको संसारस्यी रुखको ज्ञानको (असङ्गशस्त्रेण) पूर्ण ज्ञानस्यी (दृढेन) दृढ सुक्ष्म वेद अर्थात् तत्त्वज्ञानले जानेर (छित्वा) त्यसलाई काटेर वा निरञ्जनको भक्तिलाई क्षणिक अर्थात् क्षणभङ्गुर बुझेर ब्रह्मा, विष्णु, शिव, ब्रह्म र परब्रह्मभन्दा पनि अगाडि पूर्ण ब्रह्मको खोजी गर्नु पर्छ ।

#### गीता अध्याय १५ को श्लोक नं. ४

ततः, पदम्, तत्, परिमार्गितव्यम्, यस्मिन्, गताः, न, निवर्तन्ति, भूयः,  
तम्, एव, च, आद्यम्, पुरुषम्, प्रपद्ये, यतः, प्रवृत्तिः, प्रसृता, पुराणी॥

**अनुवाद :-** तत्त्वदर्शी सन्तलाई (ततः) भेटेपछि (तत्) परमात्माको (पदम्) पद स्थान अर्थात् सत्यलोक (परिमार्गितव्यम्) राम्रोसँग खोज्नु पर्छ (यस्मिन्) जहाँ (गताः) गएका साधकहरू (भूयः) फेरि (न, निवर्तन्ति) फर्केर संसारमा आउँदैनन् (च) र (यतः) वहाँ परमात्मा - परम अक्षर ब्रह्मले (पुराणी) आदि वा पहिले (प्रवृत्तिः) रचना वा सृष्टि (प्रसृता) गर्नु भएको हो। (तम्) अज्ञात (आद्यम्) आदि वा पहिलो यम अर्थात् म (काल निरञ्जन) पनि (पुरुषम्) पूर्ण परमात्माको (एव) नै (प्रपद्ये) शरणमा छु तथा वहाँकै पूजा गर्नु ।

#### गीता अध्याय १५ को श्लोक नं. १६

द्वौ, इमौ, पुरुषौ, लोके, क्षरः, च, अक्षरः, एव, च,  
क्षरः, सर्वाणि, भूतानि, कूटस्थः, अक्षरः, उच्यते॥

**अनुवाद :-** (लोके) यस संसारमा (द्वौ) दुई प्रकारका (क्षरः) नाशवान (च) र (अक्षरः) अविनाशी (पुरुषौ) भगवान छन् । (एव) यसरी (इमौ) यी दुई प्रभुहरूका लोकहरूमा (सर्वाणि) सम्पूर्ण (भूतानि) प्राणीहरूको शरीर त (क्षरः) नाशवान छ (च) र (कूटस्थः) जीवात्माहरूलाई (अक्षरः) अविनाशी (उच्यते) भनिन्छ ।

#### गीता अध्याय १५ को श्लोक नं १७

उत्तमः, पुरुषः, तु, अन्यः, परमात्मा, इति, उदाहृतः,  
यः, लोकत्रयम्, आविश्य, बिभर्ति, अव्ययः, इश्वरः ॥

**अनुवाद :-** (उत्तमः) उत्तम (पुरुषः) प्रभु (तु) त (अन्यः) माथिका दुवै प्रभुहरू वा क्षर र अक्षर पुरुषभन्दा फरक हुनु हुन्छ (इति) वहाँलाई नै वास्तवमा (परमात्मा) परमात्मा (उदाहृतः) भनिएको छ (यः) जसले (लोकत्रयम्) तीनै लोकहरूमा (आविश्य)

प्रवेश गरेर (बिभर्ति) सबैको धारण पोषण गर्नु हुन्छ र (अव्ययः) वहाँनै अविनाशी (ईश्वरः) प्रभुहरूमा श्रेष्ठ अर्थात् समर्थ प्रभु हुनु हुन्छ ।

भावार्थ :- गीता ज्ञानदाता प्रभुले कतिसम्म बताए भने यो संसारलाई उल्टो झुण्डि रहेको रुख जस्तो सम्झ । माथिल्तिरको जरा (मूल) लाई पूर्ण परमात्मा र तत्त्वितरका हाँगाबिंगा आदिलाई अन्य भाग बुझ । यो संसारस्यी रुखको प्रत्येक भागको भिन्नभिन्न विवरण जान्ने सन्त नै तत्त्वदर्शी सन्त हुन् । उनको बारेमा गीता अध्याय ४ श्लोक नं. ३४ मा बताइएको छ । गीता अध्याय १५ श्लोक नं २ र ३ मा तीन गुणस्यी शाखा छन् भन्ने मात्र बताइएको छ । यहाँ विचारकालमा अर्थात् गीतामा म (गीता ज्ञानदाता) लाई यो संसारको रचनाको आदि र अन्त्यको ज्ञान नहुनाले तिमीलाई पूर्ण जानकारी दिन सकिदै भनिएको छ । यसका लागि गीता अध्याय ४ श्लोक नं. ३४ मा कुनै तत्त्वदर्शी सन्तले नै पूर्ण परमात्माको ज्ञान दिन सक्छन् भनिएको छ । यस गीता अध्याय १५ श्लोक नं. १ मा तत्त्वदर्शी सन्तको पहिचान बताउँदै उनले संसारस्यी रुखको प्रत्येक भागको ज्ञान गराउने हुनाले उनीसँगै सोध भनिएको हो । गीता अध्याय १५ को श्लोक नं. ४ मा तत्त्वदर्शी सन्त भेटिएपछि परमपद परमेश्वरको खोजी गर्नु पर्छ अर्थात् तत्त्वदर्शी सन्तले बताए अनुसार साधना गर्नु पर्छ, जसबाट पूर्ण मोक्ष (अनादि मोक्ष) प्राप्त हुन्छ भनिएको छ । गीता अध्याय १५ को श्लोक नं. १६ र १७ मा तीन प्रभुहरू- पहिलो क्षर पुरुष (ब्रह्म), दोस्रो अक्षर पुरुष (परब्रह्म) र तेस्रो परम अक्षर पुरुष (पूर्ण ब्रह्म) मध्ये क्षर पुरुष र अक्षर पुरुष वास्तवमा अविनाशी छैनन् । अविनाशी परमात्मा त यी दुई भन्दा अलग हुनु हुन्छ । वहाँले तीनै लोकमा प्रवेश गरेर सबैलाई भरण पोषण गर्नु हुन्छ भनेर स्पष्ट गरिएको छ ।

माथि उल्लेखित श्रीमद्भगवत् गीताको अध्याय १५ श्लोक नं. १ देखि ४ तथा १६ र १७ मा यो प्रमाणित भयो कि उल्टो झुण्डिएको संसारस्यी रुखको मूल वा जरा त परम अक्षर ब्रह्म अर्थात् पूर्ण ब्रह्म हुनु हुन्छ जसबाटै सिंगो रुखको पालन हुन्छ । पृथ्वीभन्दा ठीक बाहिर जमिनसँग जोडिएको रुखको भाग वा फेदलाई अक्षर पुरुष वा परब्रह्म भनेर जान । फेदभन्दा माथि निस्कने मोटा हाँगाहरूमध्ये एउटा हाँगोलाई ब्रह्म अर्थात् क्षर पुरुष सम्झ । त्यो मोटो हाँगाबाट निस्केका तीनवटा साना शाखाहरूलाई ब्रह्मा, विष्णु र शिव भनेर बुझ । अनि शाखाहरूबाट निस्केका पातहरूलाई सासारिक प्राणीहरू भनी बुझ । उपरोक्त गीता अध्याय १५ श्लोक नं. १६ र १७ मा क्षर पुरुष (ब्रह्म) र अक्षर पुरुष (परब्रह्म) लगायत यी दुवैका लोकहरूमा भएका सबै प्राणीहरूको स्थूल शरीर त नाशवान छ तर जीवात्मा भने अविनाशी छ, अर्थात् उपरोक्त दुवै प्रभु र यिनीहरू अन्तर्गत रहेका प्राणी नाशवान छन् भन्ने स्पष्ट हुन्छ । अक्षर पुरुषलाई अविनाशी भनिए पनि वास्तवमा अविनाशी परमात्मा त यी दुईभन्दा भिन्दै हुनु हुन्छ । वहाँ तीनै लोकमा प्रवेश गरेर सबैको पालन-पोषण गर्नु हुन्छ । माथिको ब्यानमा तीन प्रभुहरूको भिन्न भिन्न विवरण दिइएको छ ।

## पवित्र बाईबल तथा पवित्र कुरान शरीफमा सृष्टि रचनाको प्रमाण

यसको प्रमाण पवित्र बाईबल र पवित्र कुरान शरीफमा पनि छ । कुरान शरीफमा पवित्र बाईबलको पनि ज्ञान छ, यसैले यी दुई पवित्र सद्ग्रन्थहरूले मिलेर सृष्टिका रचयिता को र कस्ता छन् तथा उनको वास्तविक नाम के हो भन्ने तथ्य प्रमाणित गरेका छन् ।

**पवित्र बाईबल (उत्पत्ति ग्रन्थ पृष्ठ नं. २ अ. १:२०-२:५) :-**

छैठौं दिन : प्राणी र मनुष्य

अन्य प्राणीहरूको रचना गरेर (२६) फेरि परमेश्वरले मनु भयो मैले मनुष्यलाई आफ्नो स्वरूप अनुसार आफ्नै समानता (सादृश्यता) मा बनाएँ । जसले सबै प्राणीहरू माथि काबु राख्ने छा । (२७) अनि परमेश्वरले मनुष्यलाई आफ्नो स्वरूप अनुसार उत्पन्न गर्नु भयो, आफ्नै स्वरूप अनुसार परमेश्वरले तिनीहरूलाई उत्पन्न गर्नु भयो, नर र नारी गरेर मनुष्यहरूको सृष्टि गर्नु भयो ।

(२९) प्रभुले मनुष्यहरूका लागि खानलाई बिउ हुने ससाना बोट बिरुवा तथा जे जति रुखहरूमा बिउ हुने फलहरू छन् ती भोजनका लागि प्रदान गर्नु भएको छ । (मासु खान भन्नु भएको छैन ।)

सातौं दिन : विश्रामको दिन

परमेश्वरले छ दिनमा सम्पूर्ण सृष्टिको उत्पत्ति गरेर सातौं दिन विश्राम गर्नु भयो ।

**पवित्र बाईबलले परमात्मा मानव सदृश शरीरमा हुनु हुन्छ र वहाँले ६ दिनमा सम्पूर्ण सृष्टिको रचना गरेर विश्राम गर्नु भयो भन्ने कुरा सिद्ध गरेको छ ।**

**पवित्र कुरान शरीफ (सुरत फुर्कानि २५, आयत नं ५२, ५८ र ५९)**

आयत ५२ :- फला तुलिअल् - काफिरन् व जहिदहुम बिही जिहादन् कबीरा (कबीरन्)॥५२॥

**भावार्थ :-** हजरत मुहम्मद जीका खुदा (प्रभु) ले भनि रहेछन् कि ए पैगम्बर ! तपाईं काफिरहरू (एकमात्र प्रभुको भक्ति त्यागेर अन्य देवी देवताहरू र मूर्ति आदिको पूजा गर्ने) को भनाइ नमान्तु किनकि ती मानिसहरू कबीरलाई पूर्ण परमात्मा मान्दैनन् । तपाईं मैले दिएको यस कुरानको ज्ञानका आधारमा अटल रहनू । कबीर नै पूर्ण प्रभु हुनु हुन्छ र कबीर अल्लाहका लागि संघर्ष गर्नू (लडाई झगडा गर्नु होइन) अर्थात् अडिग रहनू ।

आयत ५८ :- व तवक्कल अलल् - हस्तिलजी ला यमूतु व सब्बि बिहम्दिही व कफा बिही बिजुनूबि बिबादिही खबीरा (कबीरा) ॥५८॥

**भावार्थ:-** हजरत मुहम्मद जीले आफ्नो प्रभु मानेका अल्लाह (प्रभु) ले कुनै अर्को प्रभु तर्फ सङ्केत गर्दै भनि रहेछन्, 'ए पैगम्बर, जिन्दा (लामो कालो चोगा लाउने)

महात्माका स्थमा तिमीले आकारमा भेटेको कबीर परमात्मामाथि विश्वास राख । वहाँ कहिलै मर्नु हुन्न वा वास्तवमा अविनाशी हुनु हुन्छ । वहाँको प्रशंसा र पवित्रता (पवित्र महिमा) को गुणगान गर्दै जाऊ । कबीर अल्लाह (कविर्देव) पूजा गरिन योग्य हुनु हुन्छ तथा आफ्ना उपासकहरूको सम्पूर्ण पाप विनाश गर्ने हुनु हुन्छ ।

आयत ५९ :- अल्जी खलकस्समावाति वलअर्ज व मा बैनहमा फी सित्तति अय्यामिन् सुम्मस्तवा अल्लअर्षि अर्हहमानु फस्अल् बिही खबीरन् (कबीरन्) ॥५९॥

**भावार्थ :-** हजरत मुहम्मदलाई कुरान शरीफ बताउने प्रभु (अल्लाह) ले भनि रहेछन्,— कबीर प्रभुले धर्ती तथा आकाशका बीचमा विद्यमान सम्पूर्ण सृष्टिको रचना ६ दिनमा गरेर सातौ दिन माथिको आफ्नो सत्यलोकमा रहेको सिंहासनमा विराजमान हुनु भयो । वहाँको विषयमा जानकारीका लागि कुनै (बाखबर) तत्त्वदर्शी सन्तलाई सोध । पूर्ण परमात्मालाई कसरी पाउन सकिन्छ भन्ने वास्तविक ज्ञान कुनै तत्त्वदर्शी सन्त (बाखबर) लाई सोध, म जान्दिनँ ।

उपरोक्त दुवै पवित्र धर्म (इसाई तथा मुसलमान) का पवित्र शास्त्रहरूले पनि मिलेर प्रमाणित गरेका छन्— सम्पूर्ण सृष्टिका रचयिता, सम्पूर्ण पाप विनाशक, सर्वशक्तिमान, अविनाशी परमात्मा मानव सदृश शरीरमा आकारमा सत्यलोकमा बस्नु हुन्छ । वहाँको नाम कबीर हो, वहाँलाई नै अल्लाहु अकबिरु पनि भनिन्छ ।

आदरणीय धर्मदास जीले पूज्य कबीर प्रभुसँग सोध्नु भयो— ऐ सर्व शक्तिमान, आजसम्म यो तत्त्वज्ञान कसैले भनेनन्, वेदका मर्मज्ञ ज्ञानीहरूले पनि बताएनन् । चारै पवित्र वेद र चारै पवित्र कतोब (कुरान शरीफ आदि) भूटा हुन् भन्ने यसबाट सिद्ध हुन्छ । अनि पूर्ण परमात्माले भन्नु भयो :कबीर, बेद कतोब झूठे नहीं भाई, झूठे हैं जो समझे नाहिँ ॥

**भावार्थ :-** चारै पवित्र वेद (ऋग्वेद, अथर्ववेद, यजुर्वेद र सामवेद) तथा चारै पवित्र कतोब (कुरान शरीफ, जबूर, तौसात र इंजिल) गलत छैनन् तर यिनलाई नबुझनेहरू त मूर्ख नै हुन् ।

## पूज्य कबीर परमेश्वर (कविर् देव) जीको अमृतवाणीमा सृष्टि रचना

**विशेष:** निम्न अमृतवाणी सन् १४०३ देखि {जब कविर्देव (कबीर परमेश्वर) लीलामय शरीरमा ५ वर्षको हुनु भयो} सन् १५१८ {(जब कविर्देव (कबीर परमेश्वर) मगहर बाट सशरीर सतलोक जानु भयो)} को बीचमा लगभग ६०० वर्षपूर्व परम पूज्य कबीर परमेश्वर (कविर्देव) जी द्वारा आफ्नो निजी सेवक (दास भक्त) आदरणीय धर्मदास साहेब जीलाई सुनाउनु भएको थियो तथा धनी धर्मदास साहेब जीले लिपिबद्ध गरेका थिए । तर त्यस समयका पवित्र हिन्दू तथा पवित्र मुसलमानहरूका नादान गुरुहरू (अनुभवहीन पण्डित) ले यो धाणक (जुलाहा, कपडा बुने कारिगर) झूठे हो

भने। कुनै सद्ग्रन्थमा श्री ब्रह्मा जी, श्री विष्णु जी तथा श्री शिव जीका माता पिताको नाम छैन। यी तिनै प्रभु अविनाशी छन्, यिनीहरूको जन्म मृत्यु हुँदैन। न पवित्र वेदहरू न त कुरान शरीफ आदिमा कबीर परमेश्वरको प्रमाण छ तथा परमात्मालाई निराकार लेखेको छ। हामी सधै पढ्छौं। सोझा आत्मा भएकाहरूले ती विचक्षणहरू (चतुर गुरु, तीब्र बुद्धि भएका) प्रति साँच्चै यी कबीर धाणक त अशिक्षित हुन् तथा गुरु जी शिक्षित हुन् र सत्य भनि रहेका होलान् भनी विश्वास गरे। आज त्यही सत्यता प्रकाशमान भइ रहेछ तथा सर्व पवित्र धर्महरूको पवित्र सद्ग्रन्थ साक्षी छन्। यसबाट पूर्ण परमेश्वर, सर्व सृष्टि रचनाकार, कूलको सृष्टिकर्ता तथा सर्वज्ञ काशी (बनारस) मा कमलको फूल माथि प्रकट हुनु भएका कविर्देव (कबीर परमेश्वर) नै हुनु हुन्छ तथा १२० वर्षसम्म वास्तविक तेजोमय (तेजस्वी) शरीरमा मानव सदृश शरीर हल्का तेजको बनाएर रहनु भयो तथा आफूद्वारा रचिएको सृष्टिको वास्तविक ज्ञान दिएर सशरीर सतलोक जानु भयो भन्ने सिद्ध हुन्छ। कृपया प्रेमी पाठक परमेश्वर कबीर साहेब जीद्वारा उच्चारित निम्न अमृतवाणी पढ्नु होस्।

धर्मदास यह जग बौराना। कोइ न जाने पद निरवाना॥

यहि कारन मैं कथा पसारा। जगसे कहियो राम नियारा॥

यही ज्ञान जग जीव सुनाओ। सब जीवोंका भरम नशाओ॥

अब मैं तुमसे कहो चिताई। त्रयदेवनकी उत्पत्ति भाई॥

कुछ संक्षेप कहो गुहराई। सब संशय तुम्हरे मिट जाई॥

भरम गये जग वेद पुराना। आदि रामका का भेद न जाना॥

राम राम सब जगत बखाने। आदि राम कोइ बिरला जाने॥

ज्ञानी सुने सो हिरदै लगाई। मूर्ख सुने सो गम्य ना पाई॥

मैं अष्टंगी पिता निरंजन। वे जम दारूण वंशन अंजन॥

पहिले कीन्ह निरंजन राई। पीछेसे माया उपजाई॥

माया रूप देख अति शोभा। देव निरंजन तन मन लोभा॥

कामदेव धर्मराय सत्ताये। देवी को तुरतही धर खाये॥

पेट से देवी करी पुकारा। साहब मेरा करो उबारा॥

ठेर सुनी तब हम तहाँ आये। अष्टंगी को बंद छुडाये॥

सतलोक मैं कीन्हा दुराचारि, काल निरंजन दिन्हा निकारि॥

माया समेत दिया भगाई, सोलह संख कोस दूरी परआई॥

अष्टंगी और काल अब दोई, मंद कर्म से गए बिगोई॥

धर्मराय को हिकमत कीन्हा। नख रेखा से भगकर लीन्हा॥

धर्मराय किन्हाँ भोग विलासा। मायाको रही तब आसा॥

तीन पुत्र अष्टंगी जाये। ब्रह्मा विष्णु शिव नाम धराये॥

तीन देव विस्तार चलाये। इनमे यह जग धोखा खाये॥

पुरुष गम्य कैसे को पावै। काल निरंजन जग भरमावै॥  
 तीन लोक अपने सुत दीन्हा। सुन्न निरंजन बासा लीन्हा॥  
 अलख निरंजन सुन्न ठिकाना। ब्रह्मा विष्णु शिव भेद न जाना॥  
 तीन देव सो उनको धावै। निरंजन का वे पार ना पावै॥  
 अलख निरंजन बड़ा बटपारा। तीन लोक जिव कीन्ह अहारा॥  
 ब्रह्मा विष्णु शिव नहीं बचाये। सकल खाय पुन धूर उडाये॥  
 तिनके सुत हैं तीनो देवा। आंधर जीव करत हैं सेवा॥  
 अकाल पुरुष काहू नहिं चीन्हां। काल पाय सबही गह लीन्हां॥  
 ब्रह्म काल सकल जग जाने। आदि ब्रह्मको ना पहिचाने।  
 तीनों देव और औतारा। ताको भजे सकल संसारा॥  
 तीनों गुणका यह विस्तारा। धर्मदास मैं कहौं पुकारा॥  
 गुण तीनों की भक्ति मैं, भूल परो संसार।  
 कहै कबीर निज नाम बिन, कैसे उतरैं पार॥

उपरोक्त अमृतवाणीमा परमेश्वर कबीर साहेब जी आफना निजी सेवक श्री धर्मदास साहेब जीलाई भन्नु हुन्छ,— धर्मदास, यो सम्पूर्ण संसार तत्त्वज्ञानको अभावले विचलित छ । कसैलाई पूर्ण मोक्षको मार्ग तथा पूर्ण सृष्टि रचनाको ज्ञान छैन । यसैले म तिमीलाई भैले रचेको सृष्टिको कथा सुनाउँछु । बुद्धिमान व्यक्तिले त तुरस्तै बुझे । तर सम्पूर्ण प्रमाण देखेर पनि नमान्ने अबोध प्राणी कालको प्रभावले प्रभावित छ, ऊ भक्तियोग्य छैन । अब म तीनैजना भगवान (ब्रह्मा जी, विष्णु जी र शिव जी) को उत्पत्ति कसरी भयो भन्ने बताउँछु । यिनीहरूको आमा अष्टङ्गी (दुर्गा) र बुबा ज्योति निरञ्जन (ब्रह्म काल) हुन् । पहिला अण्डाबाट ब्रह्मको उत्पत्ति भयो अनि दुर्गाको उत्पत्ति भयो । दुर्गाको स्थमा आशक्त भएर काल (ब्रह्म) ले गल्ती (दुर्घटवहार) गरेकोले दुर्गा (प्रकृति) ले उनको पेटमा शरण लिइन् । ज्योति निरञ्जन (काल) भएको ठाउँमा म गएँ र भवानीलाई ब्रह्मको पेटबाट निकालेर एककाईस ब्रह्माण्डसहित १६ शंख कोस टाढा पठाइ दिएँ । ज्योति निरञ्जन (धर्मराय) ले प्रकृति देवी (दुर्गा) सँग भोग-विलास गरी संयोगबाट तीन गुण (रजगुण-ब्रह्मा, सतगुण-विष्णु र तमोगुण-शिव) को उत्पत्ति भयो । यिनै तीन गुणहरूको साधना गरेर सम्पूर्ण प्राणी कालको जालमा फसेकाले वास्तविक मन्त्र नपाइ पूर्ण मोक्ष कसरी हुन्छ ?

विशेष :- प्रिय पाठक, विचार गरौ : श्री ब्रह्मा, श्री विष्णु र श्री शिव जीको अवस्थालाई अविनाशी भनिएको थियो । सम्पूर्ण हिन्दू समाजले अहिलेसम्म पनि यी तीनै नाशवान् परमात्माहरूलाई अजर-अमर तथा जन्म-मृत्युरहित मानि रहेका छन् । यिनका बुबा कालस्थी ब्रह्म र आमा दुर्गा (प्रकृति/अष्टाङ्गी) हुन् भन्ने आगाडि प्रमाणमा पढ्द्यौ । यो ज्ञान हात्रो शास्त्रमा पनि विद्यमान छ । तर हिन्दू समाजमा कलियुगी गुरु, ऋषि र सन्तहरूलाई यस कुराको ज्ञान छैन । पाठ्यक्रम बारे नै अपरिचित अध्यापक विद्वान

नभएर विद्यार्थीहरूको भविष्यका शब्द हुन् । यस्तै अहिलेसम्म श्री ब्रह्मा, श्री विष्णु तथा श्री शिव जीका आमा बुबा को हुन् भन्ने थाहा नभएका गुरु, ऋषि र सन्तहरू पनि ज्ञानहीन हुन् किनकि उनीहरूले सम्पूर्ण भक्त समाजलाई शास्त्रविधि विपरीत ज्ञान (लोकवेद र दन्त्य कथा) सुनाएर अज्ञानताले परिपूर्ण गरि दिए । शास्त्रविधि विपरीत भक्ति साधना गराएर परमात्माको वास्तविक लाभ (पूर्ण मोक्ष) बाट बचित गरी सबैको मानव जन्म नष्ट गराए । श्रीमद्भगवत गीता अध्याय १६ श्लोक २३ र २४ मा शास्त्रविधि त्यागेर मनोमानी आचरणले पूजा गर्नेलाई कुनै लाभ प्राप्त हुँदैन भन्ने कुराको प्रमाण छ। पूर्ण परमात्मा कबीर जीले सन् १४०३ बाटै सम्पूर्ण शास्त्रयुक्त ज्ञान आफ्नो अमृतवाणी (कविरवाणी) मा बताउन थाल्नु भएको थियो । तर ती अज्ञानी गुरुहरूले यो ज्ञानलाई भक्त समाजसम्म पुग्न दिएनन् । यो कुरा अहिले प्रष्ट हुँदै छ । यसबाट कविर्देव (कबीर प्रभु) तत्त्वदर्शी सन्तका रूपमा स्वयं पूर्ण परमात्मा नै आउनु भएको थियो भन्ने तथ्य सिद्ध हुन्छ ।

## आदरणीय गरीबदास साहेब जीको अमृतवाणीमा सृष्टि रचनाको प्रमाण

आदि रमैणी (सद् ग्रन्थ पृष्ठ नं ६१०-६१२ सम्म)

आदि रमैणी अदली सारा। जा दिन होते धुँझुकारा॥१॥

सतपुरुष कीच्छा प्रकाशा। हम होते तखत कबीर खवासा॥२॥

मन मोहिनी सिरजी माया। सतपुरुष एक ख्याल बनाया॥३॥

धर्मराय सिरजे दरबानी। चौसठ जुगतप सेवा ठानी॥४॥

पुरुष पृथिवी जाकूँ दीन्ही। राज करो देवा आधीनी॥५॥

ब्रह्मण्ड इकीस राज तुम्ह दीन्हा। मन की इच्छा सब जुग लीन्हा॥६॥

माया मूल रूप एक छाजा। मोहि लिये जिनहुँ धर्मराजा॥७॥

धर्म का मन चंचल चित धार्या। मन माया का रूप बिचारा॥८॥

चंचल चेरी चपल चिरागा। या के परसे सरबस जागा॥९॥

धर्मराय कीया मन का भागी। विषय वासना संग से जागी॥१०॥

आदि पुरुष अदली अनरागी। धर्मराय दिया दिल सें त्यागी॥११॥

पुरुष लोक सें दीया ढहाही। अगम दीप चलि आये भाई॥१२॥

सहज दास जिस दीप रहता। कारण कौन कौन कुल पंथा॥१३॥

धर्मराय बोले दरबानी। सुनो सहज दास ब्रह्मज्ञानी॥१४॥

चौसठ जुग हम सेवा कीन्ही। पुरुष पृथिवी हम कूँ दीन्ही॥१५॥

चंचल रूप भया मन बौरा। मनमोहिनी ठगिया भौरा॥१६॥

सतपुरुष के ना मन भाये। पुरुष लोक से हम चलि आये॥१७॥  
 अगर दीप सुनत बड़भागी। सहज दास मेटो मन पागी॥१८॥  
 बोले सहजदास दिल दानी। हम तो चाकर सत सहदानी॥१९॥  
 सतपुरुष से अरज गुजारू। जब तुम्हारा बिवाण उतारू॥२०॥  
 सहज दास को कीया पीयाना। सत्यलोक लीया प्रवाना॥२१॥  
 सतपुरुष साहिब सरबंगी। अविगत अदली अचल अमंगी॥२२॥  
 धर्मराय तुम्हरा दरबानी। अगर दीप चलि गये प्रानी ॥२३॥  
 कौन हुकम करी अरज अवाजा। कहां पठावौ उस धर्मराजा ॥२४॥  
 भई अवाज अदली एक साचा। विषय लोक जा तीन्धू बाचा ॥२५॥  
 सहज विमाँ चले अधिकाई। छिन में अगर दीप चलि आई ॥२६॥  
 हमतो अरज करी अनरागी। तुम्ह विषय लोक जावो बड़भागी ॥२७॥  
 धर्मराय के चले विमाना। मानसरोवर आये प्राना ॥२८॥  
 मानसरोवर रहन न पाये। दरै कबीरा थाँना लाये॥२९॥  
 बंकनाल की विषमी बाटी। तहां कबीरा रोकी घाटी॥३०॥  
 इन पाँचों मिलि जगत बंधाना। लख चौरासी जीव संताना॥३१॥  
 ब्रह्मा विष्णु महेश्वर माया। धर्मराय का राज पठाया॥३२॥  
 यौह खोखा पुर भूठी बाजी। भिसति बैकुण्ठ दगासी साजी॥३३॥  
 कृतिम जीव भुलाने भाई। निज घर की तो खबरि न पाई॥३४॥  
 सवा लाख उपजे नित हंसा। एक लाख विनशे नित अंसा॥३५॥  
 उपति खपति प्रलय फेरी। हर्ष शोक जौरा जम जेरी॥३६॥  
 पाँचों तत्त्व है प्रलय माँही। सत्यगुण रजगुण तमगुण झाँई॥३७॥  
 आठों अंग मिली है माया। पिण्ड ब्रह्मण्ड सकल भरमाया॥३८॥  
 या में सुरति शब्द की डोरी। पिण्ड ब्रह्मण्ड लगी है खोरी॥३९॥  
 श्वासा पारस मन गह राखो। खोल्हि कपाट अमीरस चाखो॥४०॥  
 सुनाऊं हंस शब्द सुन दासा। अगम दीप है अग है बासा॥४१॥  
 भवसागर जम दण्ड जमाना। धर्मराया का है तलबाना॥४२॥  
 पाँचों ऊपर पद की नगरी। बाट बिहंगम बंकी डगरी॥४३॥  
 हमरा धर्मराय सों दावा। भवसागर में जीव भरमावा॥४४॥  
 हम तो कहैं अगम की बानी। जहाँ अविगत अदली आप बिनानी॥४५॥  
 बदी छोड हमारा नाम। अजर अमर है अरथीर ठाम॥४६॥  
 जुगन जुगन हम कहते आये। जम जौरा से हंस छुटाये॥४७॥  
 जो कोई माने शब्द हमारा। भवसागर नहीं भरमें धारा॥४८॥

या में सुरति शब्द का लेखा। तन अंदर मन कहो कीन्ही देखा॥४९॥  
दास गरीब अगम की बानी। खोजा हंसा शब्द सहदानी॥५०॥

उपरोक्त अमृतवाणीको भावार्थः- आदरणीय गरीबदास जी भन्छन्,- यहाँ पहिले अन्धकार मात्र थियो । पूर्ण परमात्मा कबीर साहेब जी सत्यलोकमा सिंहासनमा विराजमान हुनु हुन्थ्यो, हासी दास थियो । परमात्माले ज्योति निरञ्जनलाई उत्पन्न गरी उनको तपको फलस्वरूप एककाइस ब्रह्माण्ड प्रदान गर्नु भयो र माया (प्रकृति) को उत्पत्ति गर्नु भयो । युवा दुर्गाको स्पमा मोहित भएर ज्योति निरञ्जन (ब्रह्म) दुर्गा (प्रकृति) लाई बलात्कार गर्ने चेष्टा गरेको गलत कामको सजाय स्वरूप सत्यलोकबाट निकालिए र प्रतिदिन एक लाख मानव शरीरधारी प्राणी आहार गर्ने र सवा लाख उत्पन्न गर्ने श्राप पाए । यहाँ सम्पूर्ण प्राणीहरूले जन्म मृत्युको कष्ट उठाइ रहेका छन् । पूर्ण परमात्माको वास्तविक शब्द (साँचो नामको जप मन्त्र) मबाट प्राप्त गर्नेलाई कालको बन्धनबाट छुटाइ दिन्छु । मेरो नाम बन्दी छोड हो । आफ्नो गुरु तथा प्रभु कबीर परमात्माको आधारमा आदरणीय गरीबदास जी भन्छन्,- साँचो मन्त्र अर्थात् सत्यनाम तथा सारशब्द प्राप्त गरेमा पूर्ण मोक्ष हुन्छ । नभए नक्कली नामदान गर्ने सन्त र महन्तहरूका भीठा भीठा कुरामा फसेर शास्त्रविधि रहित साधना गरी कालको जालमा फसेर कष्टमाथि कष्ट उठाउने छौ ।

॥ गरीबदास जी महाराजको वाणी॥

(सत ग्रन्थ साहिब पृष्ठ नं. ६९० बाट साभार)

माया आदि निरंजन भाई, अपने जाए आपै खाई।

ब्रह्मा विष्णु महेश्वर चेला, ऊँ सोहं का है खेला॥

सिखर सुन्न में धर्म अन्यायी, जिन शक्ति डायन महल पठाई॥

लाख ग्रास नित उठ दूती, माया आदि तख्त की कुती॥

सवा लाखा घडिये नित भाडे, हंसा उत्पत्ति परलय डाडे।

ये तीनो चेला बटपारी, सिरजे पुरुषा सिरजी नारी॥

खोखापुर में जीव भुलाये, स्वपना बहिस्त बैकुंठ बनाये।

यो हरहट का कुआ लोई, या गल बंध्या है सब कोई॥

कीडी कुजंर और अवतारा, हरहट डोरी बधे कई बारा।

अरब अलील इन्द्र हैं भाई, हरहट डोरी बधे सब आई॥

शेष महेश गणेश्वर ताहि, हरहट डोरी बधे सब आहि।

शुक्रादिक ब्रह्मादिक देवा, हरहट डोरी बधे सब खेवा॥

कोटिक कर्ता फिरता देख्या, हरहट डोरी कहूँ सुन लेखा।


चतुर्भुजी भगवान कहावै, हरहट डोरी बंधे सब आवै॥  
यो है खोखापुर का कुआ, या में पड़ा सो निश्चय मुवा।

ज्योति निरञ्जन (कालबली) को वशमा परेर यी तीने देवताले (रजगुण-ब्रह्मा जी, सतगुण-विष्णु जी र तमोगुण-शिव जी) आफ्नो महिमा देखाएर जीवहस्ताई स्वर्ग, नरक तथा भवसागर (चौरासी लाख योनीहरू) मा अल्मत्याइ रहन्छन् । ज्योति निरञ्जनले आफ्नो मायाले नागिनीले झै जीवहरू पैदा गर्नेन् र मार्नेन् । नागिनीले अण्डाहस्तको चारैतिर आफ्नो पुच्छरको कुण्डली बनाई ती अण्डाहस्तमा आफ्नो फणाले हान्छे । जसले गर्दा अण्डा फुट्ठन् र तिनीहस्ताट बच्चा निस्कन्छन् अनि तिनीहस्ताई खान्छे । नागिनीका थुप्रै अण्डा हुन्छन् र फणा हान्दा कतिपय अण्डा फुट्ठन् । फुटेका अण्डाहस्ताट बच्चा निस्कन्छन् । कुनै बच्चा कुण्डली (सर्पनीको पुच्छरको धेरा) बाट बाहिर निस्के भने मात्र ती बाँच्छन् नत्र कुण्डलीभित्र नागिनीले छोड्दिन । कुण्डली भित्रका सबै बच्चाहस्ताई नागिनीले खान्छे ।

माया काली नागिनी, अपने जाये खाता कुण्डली में छोडै नहीं, सौ बातों कि बात॥  
यो कालबलीको जाल हो । पूर्ण सन्तबाट नाम लिएर निरञ्जनसम्मको भक्ति गरेपनि निरञ्जनको कुण्डली (एकाईस ब्रह्माण्डहरू) भन्दा बाहिर निस्कन सकिंदैन। स्वयं ब्रह्मा, विष्णु, महेश र आदि-माया शेराँवाली (दुर्गा) पनि निरञ्जनको कुण्डलीभित्रै छन्। यी विचराहरू अवतार धारण गरेर आउँछन् र जन्म मृत्युको चक्रमा धुमि रहन्छन्। ध्रुव, प्रह्लाद र शुकदेव ऋषिले सोहं जप जपेर पनि मुक्त भएनन्, काललोकमा नै रहे । ध्रुव पनि एक कल्प अर्थात् एक हजार चतुर्युगसम्म मात्र मुक्त छन् भनेर श्री विष्णु पुराणको प्रथम अंशको अध्याय १२ को श्लोक ९३ पृष्ठ ५१ मा लेखिएको छ। ‘ॐ नमः भगवते वासुदेवाय’ मन्त्र जप गर्ने भक्तहरू पनि कृष्णसम्मको भक्ति गरि रहेका हुन्छन् र तिनीहरू चौरासी लाख योनीको चक्रबाट उम्किन सक्दैनन् । परम पुज्य कबीर साहेब जी र आदरणीय गरीबदास साहेब जी महाराजका वाणीले यस तथ्यको प्रत्यक्ष प्रमाण दिन्छः

अनन्त कोटि अवतार हैं, माया के गोविन्द।

कर्ता हो हो अवतरे, बहुर पडे जग फंध॥



सत्यपुरुष कबीर साहेब जीको भक्तिले मात्र जीव मुक्त हुन सक्छ । जीव सत्यलोकमा फर्केर नआएसम्म काल लोकमा यसरी नै कर्म गरि रहन्छ । अनि गरिएको नाम र दान धर्मको कमाई स्वर्गस्थी होटलहस्मा सिध्याएर फेरि फर्की कर्मको आधारमा चौरासी लाख प्रकारका प्राणीको शरीरमा कष्ट भोगेर काल लोकमा घुमि रहन्छ । माया (दुर्गा) बाट उत्पन्न भएर करोडौं गोविन्द (ब्रह्मा, विष्णु र शिव) मरि सकेका छन् । उनीहस्ते भगवानको अवतार लिएर आएका थिए र फेरि कर्म बन्धनमा बाँधिएर कर्म भोग गरी चौरासी लाख योनीमा गए । भगवान विष्णुलाई देवर्षि नारदले श्राप दिए र श्री रामचन्द्रका स्थान अपोध्यामा आई बालीको बध गरे । त्यस कर्मको दण्ड भोग्न श्री कृष्ण जीको जन्म लिए । बालीको आत्माले शिकारी बनेर प्रतिशोध लिन श्री कृष्ण जीको गोडामा विषाक्त तीर हानेर बध गन्यो । गरीबदास जी आफ्नो वाणीमा भन्छन् :

ब्रह्मा विष्णु महेश्वर माया, और धर्मराय कहिये।

इन पाँचो मिल परपंच बनाया, बाणी हमरी लहिये॥

इन पाँचो मिल जीव अटकाये, जुगन-जुगन हम आन छुटाये॥

बन्दी छोड हमारा नाम, अजर अमर है अस्थिर ठाम॥

पीर पैगम्बर कुतुब औलिया, सुर नर मुनिजन ज्ञानी॥

येता को तौ राह न पाया, जमके बधे प्राणी॥

धर्मरायकी धूमा-धामी, जमपर जंग चलाऊँ॥

जोरा को तो जान न दूंगा, बांध अदल घर ल्याऊँ॥

काल अकाल दोहूँ को मोसूं, महाकाल सिर मूँझूँ॥

मैं तो तख्त हजुरी हुकमी, चोर खोज कूँ ढूँढूँ॥

मूला माया मग मैं बैठी, हंसा चुन-चुन खाई॥

ज्योति स्वरस्थी भया निर्जन, मैं ही कर्ता भाई॥

सहंस अठासी दीप मुनीश्वर, बधे मुला डोरी॥

ऐत्यां मैं नम का तलबाना, चलिए पुरुष कीशोरी॥

मूला का तो माथा दागूँ, सतकी मोहर कलंगा॥

पुरुष दीप कूँ हंस चलाऊँ, दरा न रोकन दूंगा॥

हम तो बन्दी छोड कहावा, धर्मराय है चकवै॥

सतलोक की सकल सुनावां, वाणी हमरी अखवै॥

नौ लख पट्टन ऊपर खेलूँ, साहदरे कूँ रोकूँ॥

द्वादस कोटि कटक सब काटूँ, हंस पठाऊँ मोखूँ॥

चौदह भुवन गमन है मेरा, जल थल मैं सरबंगी॥

खालिक खलक खलक मैं खालिक, अविगत अचल अभंगी॥

अगर अलील चक्र है मेरा, जित से हम चल आए॥

पाँचों पर प्रवाना मेरा, बंधि छुटावन धाये॥  
जहाँ औकार निरंजन नाही, ब्रह्मा विष्णु वेद नहीं जाही॥  
जहाँ करता नहीं जान भगवाना, काया माया पिण्ड न प्राणा॥  
पाँच तत्त्व तीनों गुण नाहीं, जोराकाल दीप नहीं जाही॥  
अमर करुं सतलोक पठाऊँ, तातै बन्दी छोड कहाऊँ॥

कबीर परमेश्वर (कविर्देव) को महिमा बताउँदै गरीबदास जी भन्छन्— हात्रो प्रभु कविर् (कविर्देव) बन्दी छोड हुनु हुन्छ । बन्दी छोडको अर्थ कालको कारागारबाट छुटाउने हो । काल ब्रह्मको एककाईस ब्रह्माण्डहस्ता सम्पूर्ण प्राणी पापका कारण कालको बन्दी बनेका छन् । पूर्ण परमात्मा (कविर्देव) कबीर साहेब बाहेक पापको विनाश परब्रह्म, ब्रह्म, ब्रह्मा, विष्णु र शिव जी आदिले गर्न सक्दैनन् र कर्म अनुसारको फल मात्र दिन्छन् । यजुर्वेद अध्याय ५ को मन्त्र ३२ मा 'कविरघारिसि' वा कविर्देव (कबीर परमेश्वर) पापका शत्रु र 'बम्भारिसि' वा बन्धनको शत्रु अर्थात् बन्दी छोड हुनु हुन्छ भनिएको छ ।

यी पाँचजना (ब्रह्मा, विष्णु, शिव, माया र धर्मराय) भन्दा माथिका सत्यपुरुष परमात्मा (कविर्देव) सत्यलोकका मालिक हुनु हुन्छ । परब्रह्म, ब्रह्म, तथा ब्रह्मा, विष्णु, शिव र आदि-माया नाशवान परमात्मा हुन् र महाप्रलयमा यी तथा यिनका लोकहरू समाप्त हुन्छन् । यिनीहरूको आयु आम जीवको भन्दा कैयाँ हजार गुणा ज्यादा लामो भए पनि निर्धारित समयमा एक दिन अवश्य पूरा हुन्छ । आदरणीय गरीबदास जी महाराज भन्छन्:

शिव ब्रह्मा का राज, इन्द्र गिनती कहाँ चार मुकित वैकुण्ठ समझ, येता लह्या॥  
संख जुगन की जुनी, उम्र बड धारिया। जा जननी कुर्बान, सु कागज पारिया॥  
येती उम्र बुलंद मरैगा अंत रे। सतगुरु लगे न कान, न भैंट संत रे॥

शंख युग लामो आयु भए पनि एक दिन अवश्य पूरा हुन्छ । सत्यपुरुष परमात्मा (कविर्देव) कबीर साहेबका प्रतिनिधि र नाम दान गर्ने आदेश प्राप्त पूर्ण सन्त (गुरु) ले तीन नाम (ओ३म+तत्+सत् साङ्केतिक) को मन्त्र दिनु हुन्छ । वहाँबाट उपदेश लिएर नामको कमाइ गन्याँ भने हामी सत्यलोकको अधिकारी हंस हुन सक्छौँ । सत्य साधना बिनाको लामो आयु कुनै कामको हुँदैन किनकि निरञ्जन लोकमा दुःख नै दुःख छ ।

कबीर, जीवना तो थोडा ही भला, जै सत सुमरन होय।

लाख वर्षका जीवना, लेखे धरे ना कोय॥

कबीर साहेबले आफ्नो (पूर्णब्रह्मको) जानकारी आफै यसरी दिनु हुन्छ, 'यी परमात्माहस्तभन्दा माथि असङ्ख्य भुजा वा हात भएका परमात्मा सत्य पुरुष हुनु हुन्छ,

વહું સત્યલોક (સચ્ચાણ વા સત્યામ) મા બસું હુંછ તથા વહું અન્તર્ગત સમૂહ લોકહરુ [બ્રહ્મ (કાલ) કા એકકાઇસ બ્રહ્માણ ર બ્રહ્મા, વિષ્ણુ, શિવ ર શક્તિકા લોકહરુ તથા પરબ્રહ્મસ્કો સાત શખ બ્રહ્માણ ર અન્ય સબૈ બ્રહ્માણ] પર્દચન્ | પૂર્ણ ગુરુબાટ પ્રાપ્ત હુને સત્યનામ-સારનામકો જપલે ત્યહું જાન સકિન્છ | સચ્ચાણ (સત્યલોક) મા જાને આત્માકો પુનર્જન્મ હુંદૈન | સત્યપુરુષ (પૂર્ણબ્રહ્મ) કબીર સાહેબ (કવિર્દેવ) આફૂ નૈ અન્ય લોકમા પનિ ફરક ફરક નામલે વા અલખ લોકમા અલખ પુરુષ, અગમ લોકમા અગમ પુરુષ ર અકહલોકમા અનામી પુરુષકા સ્થમા વિરાજમાન હુનું હુંછ | યી ત ઉપમાત્મક નામ હુન, તર પૂર્ણ પુરુષકો વાસ્તવિક નામ કવિર્દેવ (ભાષા ફરક ભાર કબીર સાહેબ) હો |

## આદરણીય નાનક સાહેબ જીકો અમૃતવાળીમા સૃષ્ટિ રચનાકો સંક્ષેપ

શ્રી નાનક સાહેબ જીકો અમૃતવાળી, મહલા ૧, રાગ બિલાવલુ, અંશ ૧ (ગુગ્ર. પૃષ્ઠ ૮૩૯)

આપે સચ્ચુ કીઆ કર જોડિ। અંડજ ફોડિ જોડિ વિછોડી॥

ધરતી આકાશ કીએ વૈસણ કઉ થાઉ। રાતિ દિનંતુ કીએ ભડ-ભાઉ॥

જિન કીએ કરિ વેખણહારા। (૩)

ત્રિતીઆ બ્રહ્મા-વિસનુ-મહેસા। દેવી દેવ ઉપાએ વેસા॥ (૪)

પઉણ પાણી અગની બિસરાઉ। તાહી નિરંજન સાચો નાઉ।

તિસુ મહિ મનુઆ રહિઆ લિવ લાઈ। પ્રણવતિ નાનકુ કાલુ ન ખાઈ॥ (૧૦)

ભાવાર્થ:- સચ્ચા પરમાત્મા (સત્યપુરુષ) લે આપણૈ હાતલે સમૂહ સૃષ્ટિકો રચના ગર્નું ભએકો હો | વહુંલે અણ્ડા બનાઉનુ ભયો ર ફુટાઉનુ ભયો, અનિ ત્યસબાટ જ્યોતિ નિરંજન નિસ્કિએ | પૂર્ણ પરમાત્માલે સમૂહ પ્રાણીહસ્તલાઈ બસ્નકા લાગી ધર્તી, આકાશ, હાવા, પાની આદિ પાઁચ તત્ત્વકો રચના ગર્નું ભયો | આપૂલે રચેકો સૃષ્ટિકો સાક્ષી વહું આફૂ નૈ હુનું હુંછ, અર્લ કસૈલે યસકો સહી જાનકારી દિન સક્રદૈન | અણ્ડા ફુટેર નિસ્કેકા નિરંજન પછી શ્રી બ્રહ્મા જી, શ્રી વિષ્ણુ જી ર શ્રી શિવ જી તથા અન્ય દેવી દેવતા ર અનગીન્તી જીવહરુ ઉત્પન્ન ભએ | અનિ અન્ય દેવતાહસ્કો જીવન ચરિત્ર ર ઋષિહસ્કો અનુભવબાટ ૬ શાસ્ત્ર ર ૧૮ પુરાણ બને | પૂર્ણ પરમાત્માકો સચ્ચા નામ (સત્યનામ) કો સાધના અનન્ય મનલે ગર્દા તથા ગુરુ મર્યાદામા રહને (પ્રણવતિ) લાઈ કાલલે ખાઁદૈન ભની નાનક જી ભનું હુંછ |

રાગ મારુ (અંશ) અમૃતવાળી મહલા ૧ (ગુગ્ર. પૃષ્ઠ ૧૦૩૭)

સુનહુ બ્રહ્મા, વિસનુ, મહેસુ ઉપાએ। સુને વરતે જુગ સબાએ॥

ઇસુ પદ બિચારે સો જનુ પુરા। તિસ મિલિએ ભરમુ ચુકાઇદા॥ (૩)

साम वेदु, रुगु जुजरु अथरबण। ब्रह्मे मुख माइआ है त्रैगुण॥

ता की कीमत कहि न सकै। को तिउ बोले जिउ बुलाईदा॥ (९)

उपरोक्त अमृतवाणीको सारांश :- पूर्ण सृष्टि रचना बारे बताउँदै अण्डाको दुई भाग भएर को निस्किए, ब्रह्मलोकको शून्य वा गोप्य स्थानमा कसले ब्रह्मा, विष्णु र शिव जीको उत्पत्ति गरे, ब्रह्म (काल) को मुखबाट चारै वेदहरू (पवित्र ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद) को उच्चारण गराउने परमात्मा को हुनु हुन्छ तथा आफूले चाहे जसरी नै प्रत्येक प्राणीलाई बोल्न लगाउने पूर्ण परमात्मा को हुनु हुन्छ भनी बुझाउने सन्तको खोजी गर । यी सम्पूर्ण ज्ञान पूर्ण रूपमा बताउने सन्तको नजिक जाऊ । तिग्रा सबै शंकाहरूको पूर्ण निवारण गर्न सक्ने पूर्ण सन्त अर्थात् तत्त्वदर्शी सन्त हुनु हुन्छ ।

श्री गुरु ग्रन्थ साहेब पृष्ठ ९२९ श्री नानक साहेब जीको अमृतवाणी, राग रामकली, महला १ दखणी ओअंकार

ओअंकारि ब्रह्मा उत्पत्ति। ओअंकारि कीआ जिनी चित। ओअंकारि सैल जुग भए। ओअंकारि बेद निरमए। ओअंकारि सबदी उधरे। ओअंकारि गुरुमुखि तरे। ओनम अखर सुणहू बीचारू। ओनम अखरु त्रिभवण सारू।

उपरोक्त अमृतवाणीमा श्री नानक साहेब जी भन्छन् : ओकार अर्थात् ज्योति निरञ्जन (काल) बाट ब्रह्मा उत्पत्ति भए । कैयौं युगसम्म मस्ती गरेर ओकार (ब्रह्म) ले वेदहरूको उत्पत्ति गरे, जुन ब्रह्माले प्राप्त गरे । तीन लोकको भक्तिका लागि वास्तवमा एक ओऽम् मन्त्र मात्र जप गर्नु पर्छ । यो ओऽम् शब्द पूर्ण सन्तबाट उपदेश लिएर अर्थात् गुरु धारण गरेर जप गर्नाले उद्घार हुन्छ ।

विशेष :- श्री नानक साहेब जीले ठाउँ ठाउँमा तीन मन्त्र (ओऽम् + तत् + सत्) को रहस्यात्मक विवरण दिनु भएको छ । त्यसलाई पूर्ण सन्त (तत्त्वदर्शी सन्त) ले मात्र बुझन सक्नु हुन्छ र तीनवटै मन्त्र जपको बारेमा उपदेशीलाई बुझाउन सक्नु हुन्छ ।

(पृ. १०३८) उत्तम सतिगुरु पुरुष निराले, सबदि रते हरि रस मतवाले।

रिधि, बुधि, सिधि, गिआन गुरु ते पाइए, पूरे भाग मिलाईदा॥१५॥

सतिगुरु ते पाए बीचारा, सुन समाधि सचे घरबारा।

नानक निरमल नादु सबद धुनि, सचु रामै नामि समाइदा॥१६॥

भावार्थ :- वास्तविक ज्ञान दिने सतगुरु अनुपम हुनु हुन्छ । वहाँले नामको जप मात्र जप्नु हुन्छ, अन्य हठयोग साधना बताउनु हुन्न । तपाईंलाई धन-सम्पत्ति, पद, बुद्धि वा भक्ति शक्ति नै चाहिए पनि त्यो भक्ति मार्गको ज्ञान पूर्ण सन्तले पूर्णरूपमा प्रदान गर्नु हुन्छ । यस्ता पूर्ण सन्त त तूलो भाग्यले मात्र भेटिन्छ । आफ्नो वास्तविक घर (सत्यलोक) माथि शून्य (आकाश) मा परमेश्वरले रच्नु भएको विवरण पूर्ण सन्तले नै बताउछन् ।

ત્યહું વાસ્તવિક સાર નામકો ધુન (આવાજ) બજિ રહન્છ । અવિનાશી પરમેશ્વરકો સાર શબ્દલે માત્ર ત્યસ આનન્દમા સમેટિન સકિન્છ અર્થાત् ત્યો વાસ્તવિક સુખદાયક સ્થાનમા વાસ હુન સક્ષ, અરુ નામહરૂ ર અપૂર્ણ જ્ઞાન ભએકા ગુરુહસ્થાટ હુન સક્દૈન ।

આશિક અમૃતવાળી, મહલા પહલા (શ્રી ગુગ્ર. પૃષ્ઠ ૩૫૯-૩૬૦)

સિવ નગરી મહિ આસણી બૈસડ કલપ ત્યાગી વાદં । (૧)

સિંડી સબદ સદા ધુનિ સોહૈ અહિનિસિ પૂરૈ નાદં । (૨)

હરિ કીરતિ રહ રાસિ હમારી ગુરુ મુખ પંથ અતીતા । (૩)

સગલી જોતી હમારી સમિઆ નાના વરણ અનેકં ।

કહ નાનક સુણિ ભરથરી જોગી પારબ્રહ્મ લિવ એકાં । (૪)

**ભાવાર્થ :-** શ્રી નાનક સાહેબ જી ભન્છન્ન,- હે ભરથરી યોગી જી ! તપાઈકો સાધના શિવસમ્મ માત્ર છ । ઉનબાટ તપાઈલે શિવ નગરી (લોક) મા સ્થાન પાઊનુ ભએકો છ । તપાઈકો શરીરમા આઇ રહેકા સિગી આદિ શબ્દ ત યૈને કમલહસ્કા હુન્ જુન ટેલિભિઝન ઝૌં પ્રત્યેક દેવકો લોકબાટ આએર શરીરમા સુન્ને ગરિન્છ । મ ત એકમાત્ર પરમાત્મા પારબ્રહ્મ અર્થાત् સબૈભન્દા માથિ રહનું હુને પૂર્ણ પરમાત્માકો નૈ અનન્ય મનલે ભક્તિ ગર્દું । મ બાહિરિયા દેખાવટી (ભસ્મ લગાઉને, હાતમા ડણ્ણા લિને) ગર્દિનું । મ ત સબૈ પ્રાણીહસ્તાઈ એકમાત્ર પૂર્ણ પરમાત્મા (સત્યપુરુષ) કૈ સન્તાન સમ્જાન્છુ । ત્યહી શક્તિલે સબૈ ચલાયમાન છન્ । મેરો મુદ્રા ત ગુરુબાટ સ્થાની નામ પ્રાપ્ત ગરેર જપ ગર્નું હો તથા ક્ષમા ગર્નું હાગ્રો બાળી (ભેષભૂષા) હો । મ ત પૂર્ણ પરમાત્માકો ઉપાસક હું । પૂર્ણ સતગુરુલો ભક્તિ માર્ગ યસભન્દા મિન્ન છ ।

અમૃતવાળી, રાગ આસા, મહલા ૧ (શ્રી ગુગ્ર. પૃષ્ઠ ૪૨૦)

॥આસા મહલા॥૧॥ જિની નામુ વિસારિઓ દુંજે ભરમિ ભુલાઈ । મૂલુ છોડિ ડાલી લગે કિઆ પાવાહિ છાઈ॥૨॥ સાહિબુ મેરા એકુ હૈ અવરુ નહીં ભાઈ । કિરપા તે સુખુ પાઇઓ સાચે પરથાઈ॥૩॥ ગુરુ કી સેવા સો કરે જિસુ આપિ કરાએ । નાનક સિરુ દે છુટીએ દરગહ પતિ પાએ॥૮॥૧૮॥

**ભાવાર્થ:-**શ્રી નાનક સાહેબ ભન્છન્ન,- પૂર્ણ પરમાત્માકો નામ છોડેર અન્ય ભગવાનહસ્કો નામ જપકો ભ્રમમા અલ્બલિઝ રહેકાહરુ મૂલ (પૂર્ણ પરમાત્મા) લાઈ છોડેર હાઁગાહરુ (તીન ગુણસ્થકા રજગુણ-બ્રહ્મા, સતગુણ-વિષ્ણુ ર તમગુણ-શિવ) મા સિંચાઈ (પૂજા) ગરિ રહેછન્ । ત્યો સાધનાલે કુનૈ સુખ પાઁદૈનૈ અર્થાત् રૂખ સુક્યો ભને છાંયામા બસ્ન પાઉંદૈનીં અર્થાત્ શાસ્ત્ર વિધિ રહિત સાધના ગર્ને કામ વ્યર્થ પ્રયત્ન હુનાલે યસબાટ કુનૈ લાભ હુંદૈન । યસકો પ્રમાણ પવિત્ર ગીતા અધ્યાય ૧૬ શલોક ૨૩-૨૪ મા પૂર્ણ પરમાત્મા પ્રાપ્ત ગર્ન મનમુખી (મનોમાની) સાધના ત્યાગેર પૂર્ણ ગુરુદેવ પ્રતિ સમર્પિત હુનૈ પર્છ । સ્થાની નામ જપ ગર્નાલે નૈ મોક્ષ સમ્ભવ છ, નત્ર મૃત્યુપછિ નરક જાને છ ભનિએકો છ ।

## श्री गुरु ग्रन्थ साहेब, पृष्ठ नं. ८४३ र ८४४

॥ बिलावलु महला॥१॥ मैं मन चाहु घणा साचि विगासी राम। मोही प्रेम पिरे प्रभु अविनासी राम॥ अविगतो हरि नाथु नाथह तिसै भावै सो थीऐ। किरपालु सदा दइआलु दाता जीआ अंदरि तू जीऐ॥ मैं आधारु तेरा तू खसमु मेरा मैं ताणु तकिआ तेरओ। साचि सूचा सदा नानक गुरसबदि झगरु निबेरओ॥४॥२॥

उपरोक्त अमृतवाणीमा श्री नानक साहेब भन्छन्— अविनाशी पूर्ण परमात्मा नाथहस्को पनि नाथ वा देवताहस्को पनि देवता (ब्रह्मा, विष्णु, शिव, ब्रह्म र परब्रह्म आदिका पनि नाथ वा स्वामी) हुनु हुन्छ । मैले साँच्चो नाम (सत्यनाम) लाई हृदयमा समेटेको छु । ए परमात्मा! सम्पूर्ण प्राणीको जीवन आधार हजुर नै हुनु हुन्छ । म हजुरमा आश्रित छु, हजुर मेरो मालिक हुनु हुन्छ । हजुरले नै गुरु रूपमा आएर सत्यभक्तिको निर्णायक ज्ञान दिई सबै विवाद अर्थात् सबै शंकाहरु समाधान गर्नु भयो ।

## श्री गुरु ग्रन्थ साहेब, पृष्ठ नं. ७२१, राग तिलंग, महला १

यक अर्ज गुफतम् पेश तो दर कून करतार।  
हक्का कबीर करीम तू बेअब परवरदिगार।  
नानक बुगोयद जन तुरा तेरे चाकरां पाखाक।

उपरोक्त अमृतवाणीमा तपाईं (हक्का कबीर) सत्कबीर, (कून करतार) शब्द शक्तिबाट रचना गर्ने शब्द स्वस्थी प्रभु अर्थात् सम्पूर्ण सृष्टिको रचनाकार हुनु हुन्छ, हजुर नै (बेअब) निर्दोष निर्विकार र (परवरदिगार) सम्पूर्ण प्राणीहस्को पालनकर्ता दयालु प्रभु हुनु हुन्छ । म हजुरको दासको पनि दास हुँ भन्ने तथ्य स्पष्ट गर्नु भएको छ ।

## श्री गुरु ग्रन्थ साहेब, पृष्ठ नं. २४, राग सीरी, महला १

तेरा एक नाम तारे संसार, मैं ऐहा आस ऐहो आधार।  
नानक नीच कहै बिचार, धाणक रूप रहा करतार॥

माथिको अमृतवाणीमा काशीका कपडा बुन्ने जुलाहा (धाणक) का रूपमा नै कुलका सृष्टिकर्ता (करतार) हुनु हुन्छ भन्ने कुराको प्रमाण दिनु भएको छ । अति आधीन भएर श्री गुरु नानक जी भन्छन्— म साँच्चो भनि रहेछु कि यी धाणक अर्थात् कबीर जुलाहा नै पूर्ण ब्रह्म (सत्यपुरुष) हुनु हुन्छ ।

विशेष:- उपरोक्त प्रमाणहस्को साङ्केतिक ज्ञानबाट सृष्टि रचना कसरी भयो भन्ने कुरा प्रमाणित भयो । अब पूर्ण परमात्मा प्राप्त गर्नु पर्छ, जुन पूर्ण सन्तबाट नाम लिएर मात्र सम्भव छ ।

## अन्य सन्तहस्ते बताएका सृष्टि रचनाको दन्त्यकथा

अन्य सन्तहस्ते बताएको सृष्टि रचनाको ज्ञान कस्तो छ ? सृष्टि रचनाको विषयमा राधास्वामी पन्थका सन्तहस्त तथा धन-धन सतगुरु पन्थका सन्तको विचार सम्बन्धमा निम्न तथ्यहरु पढ्नु होस् :-

पवित्र पुस्तक जीवन चरित्र परम सन्त बाबा जयमल सिंह जी महाराज, ‘सृष्टिको रचना’ (सावन कृपाल पब्लिकेशन, दिल्ली) पृष्ठ नं. १०२-१०३ का अनुसार

सुरुमा सत्यपुरुष निराकार थिए, अनि इजहार (आकार) मा आएपछि माथिका तीनवटा निर्मल मण्डल (सतलोक, अलखलोक र अगमलोक) बने र प्रकाश र मण्डल (लोक) हरु का नाद (धुन) बने।

पवित्र पुस्तक सारवन (नसर), प्रकाशक : राधास्वामी सत्संग सभा, दयाल बाग आगरा, ‘सृष्टिको रचना’ पृष्ठ ८ का अनुसार

पहिला धूम्धूकार (अन्धकार) थियो। त्यहाँ पुरुष शून्य समाधिमा थिए। जब केही पनि रचना भएको थिएन। अनि मौज (इच्छा) भएपछि शब्द प्रकट भयो र त्यसबाट सबै रचना भयो— पहिला सत्यलोक र फेरि सत्यपुरुषको कलाले तीन लोक र अरु सबै विस्तार भयो।

यो ज्ञान कुनै युवक जागिर खान जाँदाको अन्तरवार्ता जस्तै छ। अन्तरवार्तामा अधिकारीले तपाईंले महाभारत पढ्नु भएको छ भनी सोधे। केटोले महाभारत मुखाग्र पारेको छु भन्यो। अधिकारीले पाँच पाण्डवको नाम बताउन भन्दा केटोले भन्यो,— एउटा भीम थियो, उसको एउटा ठूलो दाङु, एउटा ऊभन्दा सानो, एउटा अर्को पनि थियो र एउटाको नाम चाहिँ मैले बिर्सै। माथि दिइएका सृष्टि रचनाको ज्ञान पनि यस्तै छ।

सत्यपुरुष तथा सत्यलोकको महिमा बताउने वाला तथा पाँच नाम (ओकार, ज्योति-निरञ्जन, रर्कार, सोहं र सत्यनाम) तथा तीन नाम (अकाल मूर्ति, सत्यपुरुष र शब्द स्वस्थी राम) दिने सन्तहस्ते लेखेका पुस्तकहस्तका केही निष्कर्ष यस प्रकार छन् :-

सन्तमत प्रकाश, भाग ३, पृष्ठ ७६ मा सच्चखण्ड वा सत्यनाम चौथो लोक हो भनी सत्यनामलाई स्थान बताइएको छ। अनि यस पवित्र पुस्तकको पृष्ठ ७९ मा एउटा राम दशरथको छोरा, दोस्रो राम 'मन' तेस्रो राम 'ब्रह्म' र चौथो राम 'सतनाम'- यो नै सही राम हो भनी लेखिएको छ। फेरि, पवित्र पुस्तक सन्तमत प्रकाश, पहिलो भाग, पृष्ठ १७ मा त्यो सत्यलोक हो, त्यसैलाई सत्यनाम भनिन्छ भनेर लेखिएको छ। पवित्र

पुस्तक 'सारवचन नसर यानि वार्तिक', पृष्ठ ३ मा 'अब राधास्वामी पद सबैभन्दा उच्च स्थान हो भनेर बुझ्नु पर्छ, जसलाई सन्ताहरूले सत्यलोक, सच्चखण्ड, सारशब्द, सत्यशब्द, सत्यनाम र सत्यपुरुष भनेर वर्णन गरेका छन् भनी उल्लेखित छ । आगराबाट प्रकाशित पवित्र पुस्तक 'सार वचन (नसर)', पृष्ठ ४ मा पनि ठीक माथिको झौं वर्णन गरिएको छ । पवित्र पुस्तक 'सच्चखण्ड' को सङ्कल्प पृष्ठ २२६ मा सन्ताहरूको देश सच्चखण्ड वा सत्यलोक हो, त्यसैलाई सत्यनाम, सत्यशब्द वा सारशब्द भनिन्छ भनिएको छ ।

**विशेष:** उपरोक्त व्याख्या यस्तो लाग्यो जस्तो कसैले जीवनमा शहर, कार, पेट्रोल देखेको छैन, ड्राइभर (चालक) कसलाई भनिन्छ भन्ने ज्ञान पनि छैन र त्यो व्यक्तिले अन्य साथीहरूसँग भनोस्— म शहर जान्छु कारमा बसेर आनन्द मनाउँछु । अनि साथीहरूले सोधे कार कस्तो हुन्छ, पेट्रोल कस्तो हुन्छ, चालक कस्तो हुन्छ, शहर कस्तो छ ? ती गुरु जीले उत्तर दिए— शहर भन या कार एउटै कुरा हो । शहर पनि कार नै हो, पेट्रोल पनि कार नै हो, ड्राइभर पनि कारलाई नै भनिन्छ, सङ्क पनि कारलाई नै भनिन्छ ।

**विचार गरौ—** सतपुरुष त पूर्ण परमात्मा हुनु हुन्छ, सतनाम त्यो दुई मन्त्रको नाम हो जसमा एक ओऽम् + तत् साङ्केतिक छ र यसपछि सारनाम साधकलाई पूर्ण गुरुद्वारा दिइन्छ । सतनाम तथा सारनाम दुबै स्मरण गर्ने नाम हुन् । सतलोक सतपुरुष रहनु हुने स्थान हो । पुण्य आत्माहरू सत्य तथा असत्यको स्वयम् निर्णय गर्नु होस् ।

## “शास्त्रहरूमा परमात्मा”

**प्रश्न:** संसारका शास्त्रहरू तथा सन्तले परमात्माको विषयमा के कस्ता जानकारी दिन्छन् ?

**उत्तरः—** विश्वका मुख्य शास्त्रहरू तथा सद्ग्रन्थहरूमा परमात्मालाई बडो राम्रो तरिकाले परिभाषित गरिएको छ । पहिले विश्वका मुख्य शास्त्रहरू तथा सद्ग्रन्थहरू कुन-कुन हुन् हेर्नै ।

१. वेदः— वेदका दुई प्रकार छन् (१) सूक्ष्म वेद (२) सामान्य वेद

१. सूक्ष्म वेदः— यो परमात्मा स्वयम् पृथ्वीमा प्रकट भएर आफ्नो मुख कमलबाट उच्चारण गरेर भन्नु भएको ज्ञान हो । यो सम्पूर्ण ज्ञानले युक्त छ ।

**प्रमाणः—** ऋग्वेद मण्डल ९ सूक्त ८६ मन्त्र २६-२७

ऋग्वेद मण्डल ९ सूक्त ८२ मन्त्र १, २, ३

ऋग्वेद मण्डल ९ सूक्त ९४ मन्त्र १

ऋग्वेद मण्डल ९ सूक्त ९५ मन्त्र २

ऋग्वेद मण्डल ९ सूक्त २० मन्त्र १

ऋग्वेद मण्डल ९ सूक्त ९६ मन्त्र १६-२०

ऋग्वेद मण्डल ९ सूक्त ५४ मन्त्र ३

यजुर्वेद अध्याय ९ मन्त्र १ तथा ३२

यजुर्वेद अध्याय २९ मन्त्र २५

अर्थव वेद काण्ड ४ अनुवाक १ मन्त्र ७

सामवेद मन्त्र सङ्ख्या ८२२

**अन्य प्रमाणः—** श्रीमद्भगवत् गीता अध्याय ४ श्लोक ३२ मा छ । भनिएको छ— सच्चिदानन्द घन ब्रह्म यानी सत्य पुरुषले आफ्नो मुख कमलबाट वाणी बोलेर तत्त्वज्ञान विस्तारपूर्वक बताउँछन् । कारणः— परमात्माले सृष्टिका प्रारम्भमा सम्पूर्ण ज्ञान ब्रह्म (ज्योति निरञ्जन अर्थात् काल पुरुष) को अन्तकरणमा हालेका थिए । (Fax गरेका थिए ।) परमात्माद्वारा निर्धारित गरिएको समयमा यो ज्ञान कालपुरुष स्वयम्को नै स्वासद्वारा समुद्रमा प्रकट भयो । काल पुरुषले यसबाट महत्त्वपूर्ण ज्ञानकारी निकालेर दिए । बाँकी रहेको अधुरो ज्ञान संसारमा प्रवेश गराए । त्यसैलाई चार भागमा चार वेदको रूपमा हामी जान्दछौं ।

२. सामान्य वेदः— यो ब्रह्म (ज्योति निरञ्जन अर्थात् काल) के आफ्नो जेठो पुत्र ब्रह्मा जीलाई दिएका आंशिक ज्ञान हो । यो अधुरो ज्ञान हो । यसबाट ब्रह्म अर्थात् कालद्वारा जाने-बुझेर नै मुख्य ज्ञानकारी निकालिएको हो । यसको कारण छ । कसैलाई पूर्ण परमात्माको ज्ञान नहोस् भन्ने भय ‘काल पुरुष’ लाई भइ रहन्त । यदि

प्राणीहरूलाई पूर्ण परमात्माको ज्ञान भयो भने सबैले कालको लोक त्यागेर पूर्ण परमात्माको लोक (सत्यलोक = शाश्वत स्थान) मा जाने छन् । जहाँ गए पश्चात् जन्म-मृत्यु समाप्त हुन्छ । त्यसैले ब्रह्म (काल पुरुष) ले पूर्ण परमात्माको परमपदको जानकारी दिएनन्, त्यो नष्ट गरि दिए । त्यसको पूर्ति गर्नका लागि पूर्ण परमात्मा स्वयम् सशरीर प्रकट भएर सम्पूर्ण ज्ञान बताउँछन् । आफ्नो प्राप्तिको वास्तविक मन्त्र पनि बताउँछन्, जुन काल भगवानले समाप्त गरेर बाँकी ज्ञान प्रदान गरेका थिए । त्यसैलाई ऋषिहरूले वेद भन्छन् । ऋषि व्यास जीले यी वेदलाई लेखेका थिए तथा यसका चार भाग बनाए ।

१. ऋग्वेद २. यजुर्वेद ३. सामवेद ४. अर्थवेद, यी वर्तमानमा प्रचलित छन् ।

यिनै चार वेदहरूका सारांश काल पुरुषले श्रीमद्भगवत् गीताका रूपमा श्री कृष्ण जीको शरीरमा प्रवेश गरी महाभारतको युद्ध हुनु पूर्व भनेका थिए । त्यो पनि पछि महर्षि व्यास जीले कागजमा लेखे, जुन आज हामीबीच उपलब्ध छ ।

सदग्रन्थहरूमा बाईबलका नाम पनि छ । यो तीनवटा पुस्तकको सङ्ग्रह हो ।  
१. तौरेत २. जबूर ३. इंजिल

बाईबलमा सर्वप्रथम सृष्टिको उत्पत्तिको जानकारी छ, जसमा लेखिएको छ:-

परमात्माले सर्वप्रथम सृष्टिको रचना गरे । पृथ्वी, दिन-रात, पशुपक्षी, मनुष्य (नर-नारी) को रचना परमात्माले ६ दिनमा गरे तथा सातौं दिन तख्तमा गएर विराज गरे । सृष्टि रचना अध्याय १ को श्लोक २६, २७ र २८ मा परमात्माले मानवलाई आफ्नो जस्तै स्वरूपमा उत्पन्न गरे भन्ने स्पष्ट हुन्छ । यसबाट परमात्मा पनि मनुष्य जस्ता (नराकार) छन् भन्ने सिद्ध हुन्छ ।

### “बाईबलमा मासु खान निषेध”

यसै उत्पत्ति ग्रन्थमा बाईबलमा लेखिएको छ (श्लोक २७-२८ मा) मनुष्यहरूलाई खानका लागि बिउ भएको विरुद्ध (गहूँ, चना, बाजरा आदि) तथा फलदार वृक्ष दिएका छन्, यो तिमीहरूको भोजन हो । पशुपक्षीहरूलाई खानाका लागि घाँस, पात भएका झाडीहरू दिएका छन् । यस पश्चात् परमात्मा त आफ्नो निजधाम (सत्यलोक) मा तख्त (सिंहासन) मा गएर विराजमान भए । बाईबलमा भएका यसपछिको ज्ञान काल भगवान तथा उनका पुत्रहरूले दिएका हुन् । यदि बाईबल ग्रन्थमा यस पछि मासु खान भनेर लेखिएको छ भने त्यो पूर्ण परमात्माको आदेश होइन । त्यो कुनै अषुरो प्रभुको हो । पूर्ण परमात्मा (Complete God) को आदेश अवहेलना हुने हुनाले पापको भागिदार बन्दछ ।

कुरान शरीफ (मजीद):- बाईबल पछि सदग्रन्थहरूमा कुरान शरीफको नाम श्रद्धापूर्वक लिइन्छ । कुरानको ज्ञानदाता पनि उनै हुन्, जसले बाईबल, चारै वेदहरू र

श्रीमद्भगवत् गीताको ज्ञान दिएका थिए । त्यसैले उनले ती पहलुहरू (गुण दोष आदिको विचारले कुनै विषयको कुनै अङ्ग वा पक्ष) बाईबल तथा कुरानमा दोहोन्याएनन्, जुन पहलुहरूको ज्ञान चारै वेद तथा श्रीमद्भगवत् गीतामा दिइएको छ ।

**उपनिषदः—** उपनिषद् सङ्ख्यात्मक रूपमा ११ वटा मानिन्छ । उपनिषदको ज्ञान कुनै ऋषिको आफ्नो ज्ञानको अनुभव हो । यदि अनुभव वेदहरू एवं गीतासँग मिल्दैन भने त्यो व्यर्थ छ । त्यसलाई ग्रहण गर्नु हुन्न । त्यसैले उपनिषदहरू छोडेर वेदहरू तथा गीताको ज्ञान ग्रहण गर्नु पर्छ किनकि उपनिषदहरूको अधिकतर ज्ञान वेदहरू तथा गीता ज्ञानको विपरीत छ । बाईबल तथा कुरानको ज्ञान पनि यसैगरी बुझ्नु पर्छ, जुन ज्ञान वेदहरू तथा गीतासँग मेल खादैन, त्यसलाई ग्रहण गर्नु हुन्न ।

**पुराणः—** यी सङ्ख्यात्मक रूपमा १८ मानिन्छन् । त्यसो त यी पुराणहरूको ज्ञान एकै बोध मानिएको छ । यो ज्ञान सर्वप्रथम ब्रह्मा जीले आफ्ना पुत्रहरू (दक्ष आदि ऋषिहरू) लाई दिए । राजा दक्ष जी, मनु जी तथा परासर आदि ऋषिहरूले यसको प्रचार गर्दा आफ्नो अनुभव पनि समाविष्ट गरि दिए । यसरी १८ भागमा पुराणका ज्ञान रहेको मानिन्छ । यदि १८ पुराणका ज्ञानका जुन अंशहरू वेदहरू तथा गीतासँग मेल खादैनन् भने त्यसलाई त्यागि दिनु पर्छ । यसैगरी अरु कुनै पुस्तक वेदहरू तथा गीताका ज्ञान विपरीत ज्ञानले युक्त छ भने त्यसलाई पनि त्याग्नु उचित हुन्छ ।

गीता अध्याय १८ श्लोक ६२ मा गीता ज्ञानदाता अर्जुनलाई भन्छन्— तिमी सम्पूर्ण भावले ती परमेश्वर (गीता ज्ञानदाताभन्दा भिन्न) को शरणमा जाऊ । उनै परमेश्वरको कृपाले नै तिमीलाई परम शान्ति तथा सनातन परमधाम (सत्यलोक) प्राप्त हुने छ । गीता अध्याय ४ श्लोक ३२ मा भनेका छन्— जुन ज्ञान (सूक्ष्म वेद) स्वयम् परमात्मा आफ्नो मुख कमलबाट बोलेर बताउँछन्, त्यसलाई सच्चिदानन्द घन ब्रह्मको वाणी भनिन्छ । त्यसैलाई तत्त्वज्ञान पनि भनिन्छ, जससा परमात्माले पूर्ण मोक्ष मार्गको ज्ञान दिएका छन् । गीता अध्याय ४ श्लोक ३४ मा भनेका छन्— त्यो तत्त्वज्ञान तिमी तत्त्वदर्शी सन्त कहाँ गएर बुझ । उनलाई दण्डवत् प्रणाम गरेर प्रश्न गर्नाले ती तत्त्वदर्शी सन्तले तिमीलाई तत्त्वज्ञानको उपदेश दिने छन् । गीता अध्याय १५ श्लोक १ मा तत्त्वदर्शी सन्तको पहिचान बताइएको छ— जुन सन्तले संसार रूपी वृक्षको सर्वाङ्ग जान्दछन् । उनले वेदवित् अर्थात् वेदहरूका तात्पर्य जान्दछन्, उनी नै तत्त्वदर्शी सन्त हुन् । सूक्ष्म वेद अर्थात् सच्चिदानन्द घन ब्रह्मका वाणीमा भनिएको छ—

कबीर, अक्षर पुरुष एक पेड है, क्षर पुरुष वाकी डार ।

तीनों देवा शाखा हैं, पात रूप संसार ॥

सच्चिदानन्द घन ब्रह्मको यस वाणीलाई तत्त्वज्ञान भनिन्छ । गीता अध्याय १५ श्लोक ४ मा भनिएको छ— तत्त्वज्ञानको प्राप्ति पश्चात् परमेश्वरको त्यो परम पदको खोजी गर्नु पर्छ, जहाँ गएपछि साधक पुनः फर्केर कहिल्यै संसारमा आउँदैन, अर्थात् उसको पूर्ण मोक्ष हुन्छ । उनै परमात्माले संसार रूपी वृक्षको रचना गरेका हुन्, केवल उनैको भक्ति गर । गीता ज्ञानदाता आफ्नो साधनाभन्दा ती पूर्ण परमात्माको भक्तिलाई

श्रेष्ठ मान्दछन् । त्यसैबाट परमेश्वरको त्यो परमपद प्राप्त हुन्छ, जुन प्राप्त गरे पश्चात् जीवको जन्म-मृत्युको चक्र सदाका लागि समाप्त हुन्छ ।

श्री गुरु ग्रन्थ साहेब जी:- यसलाई शिख धर्मको ग्रन्थ मानिन्छ । वास्तवमा यो कैयौं महात्माहरूको अमृत वाणीको संग्रह हो । जसमा श्री नानक देव जीका वाणी अर्थात् महला-पहलाको वाणी तत्त्वज्ञान अर्थात् सूक्ष्म वेदसँग मेल खान्छ किनकि नानक देव जीलाई परमात्माले भेटनु भएको थियो । त्यस बेला श्री नानक देव साहेब जी सुल्तानपुर शहरमा नवाब कहाँ मोदीखाना (भण्डार) मा जागिर खान्थे । सुल्तानपुर शहरबाट आधा कि. मी. पर बेर्इ नदी बग्छ । श्री नानक जी प्रत्येक दिन त्यस नदीमा स्नान गर्न जान्थे । एक दिन परमात्मा जिन्दा बाबाको भेषभुषामा बेर्इ नदीमा प्रकट हुनु भयो । त्यहाँ नानक देव जीसँग ज्ञानचर्चा भयो । त्यसपछि श्री नानक देव जीले नदीमा डुबुल्की लगाए तर बाहिर आएनन् । त्यहाँ उपस्थित मानिसहरूले नानक जी नदीमा डुबे भन्ने ठाने । शहरका मानिसहरूले नदीमा जाल हानेर पनि खोजे तर निराशा नै हात लाग्यो किनकि श्री नानक देव जी त जिन्दा बाबाका रूपमा प्रकट परमात्माका साथमा सच्चखण्ड (सतलोक) गएका थिए । तीन दिन पछि श्री नानक देव जी फर्केर पृथ्वीमा आए । त्यही बेर्इ नदीको किनारमा खडा भए, जहाँबाट उनी अन्तर्धान भएका थिए । श्री नानक देव जीलाई जीवित देखेर सुल्तानपुर निवासीहरूमा सान्है हर्ष छायो । खुशीको त ठेगाना नै रहेन । श्री नानक देव जीकी बहिनी नानकीको विवाह सुल्तान पुरमा नै भएको थियो । श्री नानक जी बहिनीकहाँ बस्थे । दाजुको मृत्युको वियोगमा दुःखी भएकी बहिनी नानकीलाई बडो आशर्वद्य भयो । दुःख खुशीमा परिणत भयो । श्री नानक जीलाई परमात्मा प्राप्त भयो, सच्चा ज्ञान प्राप्त भयो, सच्चा नाम (सत्यनाम) प्राप्त भयो । यी सब प्राप्तिको प्रमाण पुस्तक भाईबाले वाली "जन्म साखी गुरु नानक देव जी" मा तथा प्राण संगली हिन्दी लिपि भएको पुस्तक (सम्पादक सन्त सम्पूर्ण सिंह) मा छ । यी दुई पुस्तकमा श्री गुरु नानक देव जी स्वयम्भूत मर्दनालाई भनेका छन्—मैले जिन्दा बाबाका रूपमा परमात्मा बेर्इ नदीमा पाएँ । त्यसबेल म स्नान गर्न गएको थिएँ । म तीन दिनसम्म उहाँसँगै रहें । ती जिन्दा मेरा सतगुरु पनि हुनु हुन्छ । वहाँ सम्पूर्ण सृष्टिको रचनहार पनि हुनु हुन्छ । त्यसैले वहाँ मात्र "बाबा" कहलाउने अधिकार भएका हुनु हुन्छ, अरुलाई "बाबा" भन्नु हुदैन । उहाँको नाम कबीर हो ।

कायम दायका कुदरती सब पीरन सिर पीर आलम बडा कबीर ॥

त्यसैले यो श्री नानक जीको वाणी (महला १) हो, यो सूक्ष्म वेदसँग मेल खान्छ, यो सत्य हो । अन्य सन्तहरूका वाणी यति सटीक छैनन् । यसको कारण श्री नानक देव जीले परमात्मा कबीर जीलाई भेटेका थिए ।

प्रमाण:-श्री गुरु ग्रन्थ साहिब पृष्ठ २४ मा लेखिएको वाणी:

एक सुआन दुई सुआनी नाल भलके भौकही सदा बियाल,

कुड छुरा मुठा मुरदार धाणक रूप रहा करतार ।

तेरा एक नाम तारे संसार मैं ऐहो आश ऐहो आधार,  
धाणक रूप रहा करतार ।  
फाही सूरत मलूकी वेश, एह ठगवाडा ठगी देश ।  
खरा सिआणां बहुता भार, धाणक रूप रहा करतार ॥

**श्री गुरु ग्रन्थ साहेब जीको पृष्ठ ४३१ मा:**  
नीच जाति परदेशी मेरा, क्षण आवै क्षण जावै ।  
जाकि संगत नानक रहंदा, क्यूकर मुंडा पावै ॥  
**पृष्ठ ७२१ मा निम्न वाणी छन्:-**  
यक अर्ज गुफतम पेश तोदर, कून करतार ।  
हक्का कबीर करीम तू, बेएब परवरदिगार ॥

यी उपरोक्त अमृत वाणीहरु श्री गुरु ग्रन्थ साहेब जीका हुन् । यसबाट श्री नानक देव जीलाई परमात्माले भेटनु भएको थियो भन्ने सिद्ध हुन्छ । वहाँ "कबीर करतार" हुनु हुन्छ, जो काशीमा धाणक रूपमा लीला गर्न आउनु भएको थियो ।

सन्त गरीबदास जी (छुडानी गाउँ, झज्जर जिल्ला, हरियाणा) लाई पनि यसैगरी जिन्दा बाबाको रूपमा कबीर परमात्माले भेटनु भएको थियो । त्यसैगरी सच्चखण्ड (सत्यलोक) लिएर जानु भयो, अनि पुनः फर्काउनु भयो । सन्त गरीबदास जीले भनेका छन्-

गरीब, हम सुल्तानी नानक तारे, दादू कूँ उपदेश दिशा ।  
जाति जुलाहा भेद नहीं पाया, काशी माहे कबीर हुवा ॥  
अनन्त कोटी ब्रह्माण्डका, एक रति नहीं भार ।  
सतगुरु पुरुष कबीर है, कुल के सिरजन हार ॥

सन्त दादू दास जी महाराजलाई पनि जिन्दा बाबाका रूपमा परमात्माले भेटनु भयो । श्री दादू जी ७ वर्षका थिए । गाउँभन्दा पर बच्चाहरुसँग खेलि रहेका थिए । परमात्माले जिन्दा बाबाको रूपमा भेटेर सतलोक लैजानु भयो । दादू जी पनि तीन दिनसम्म अचेत रहे । अनि सचेत भएपछि परमात्मा कबीर जीको महिमा भन्न थाले ।

जिन मोकूँ निज नाम (वास्तविक नाम) दिया सोई सतगुरु हमार ।  
दादू दुसरा कोही नही, कबीर सिरजनहार ।  
दादू नाम कबीर की, जै कोई लेवे ओट ।  
उनको कबहु लागे नही, काल बज्र की चोट ॥

**सन्त गरीबदास जीले भनेका छन्:-**  
दादू कूँ सतगुरु मिले, देई पान की पीख ।  
बुढा बाबा जिसे कहै, यह दादू की नहीं सीख ।

पहली चोट दाढ़ू को, मिले पुरुष कबीर ।  
टक्कर मारी जद मिले, फिर साम्भरके तीर ॥

सन्त धर्मदास जी (बाँधवगढ़का) लाई भेटनु भयो:- धर्मदास तीर्थ यात्रामा ब्रह्मण गईं मथुरा पुगे । त्यहाँ परमात्माले जिन्दा महात्माको रूपमा धर्मदास जीलाई भेटनु भयो । धर्मदास जीलाई पनि परमात्माले सतलोक लिएर जानु भयो । श्री नानक देव जीको जस्तै धर्मदास जी पनि तीनदिन रातसम्म परमात्मासँगै आकाशमण्डल (सत्यलोक) मा रहे । धर्मदास जीको शरीर अचेत रह्यो । तेस्रो दिन होस आएपछि आफू परमात्मासँगै सतलोक गएको कुरा र ती परमात्मा काशी शहरमा लीला गर्न आउनु भएको छ र म उहाँलाई भेट्न जान्छु भन्ने इच्छा व्यक्त गरे । धर्मदास जी बनारस (काशी) गए । त्यहाँ जुलाहाको रूपमा परमेश्वरले काम गर्नु भएको देखेर आश्चर्य चकित भए । चरणमा लम्पसार परे र यथार्थ भक्ति मार्ग प्राप्त गरेर आफ्नो कल्याण गराए । अधिक जानकारीका लागि यसै पुस्तकको पृष्ठ ५७ मा "क-कसलाई प्राप्त भयो परमात्मा" पढ्नु होस् ।

हजरत मुहम्मद जीलाई पनि परमात्माले मक्का (काबा) मा जिन्दा महात्माको रूपमा भेटनु भयो । उनलाई एउटा ब्रह्माण्डमा राजदूत भवनको रूपमा बनेको आफ्नो लोकमा लैजानु भयो । परमात्माले हजरत मुहम्मद जीलाई सम्झाउनु भयो र आफ्नो ज्ञान सुनाउनु भयो तर हजरत मुहम्मदले परमात्माको ज्ञान स्वीकार गरेनन्, न त सत्यलोकमा रहने इच्छा नै व्यक्त गरे । त्यसैले हजरत मुहम्मदलाई पुनः शरीरमा पठाइ दिनु भयो । त्यसबेला हजरत मुहम्मद जीका कैयौं हजार मुसलमान अनुयायी बनि सकेका थिए । उनको महिमा सारा संसारमा द्रुत गतिले फैलि रहेको थियो तथा कुरानको ज्ञानलाई सर्वोत्तम मानि रहेका थिए ।

सन्त गरीबदास जीले भनेका छन्— कबीर परमेश्वर जीले मुहम्मद साहेब जीलाई माथि लोकमा लैजानु भयो, तर उनी त्यहाँ बसेनन् । गरीब दास जी कबीर परमेश्वरले भन्नु भएको कुरा भन्छन्:-

हम मुहम्मदको वहाँ ले गयो, इच्छा रूपी वहाँ नहीं रह्यो ।  
उल्ट मुहम्मद महल पठाया, गुझ बिरज एक कलमा त्याया ।  
रोजा, बंग, निमाज दयी रे, बिस्मल की नहीं बात कही रे ।  
मारी गऊ शब्द के तीरं, ऐसे होते मुहम्मद पीरं ।  
शब्दै फेर जिवाई, जीव राख्या माँस नहीं भख्या, ऐसे पीर मुहम्मद भाई ।  
मारी गऊ ले शब्द तलवार,  
जीवत दुई नहीं अल्लाह से करी पुकार ।  
तब हमो (मुझको) मुहम्मद ने याद किया रे ।  
शब्द स्वरूप हम बेग गया रे ।  
मुई गऊ हमने तुरन्त जीवाई । तब मुहम्मद कै निश्चय आई ॥

तुम कबीर अल्लाह दर्वेशा । मोमिन मुहम्मद का गाय अंदेशा ॥  
कहाँ मुहम्मद सुन जिन्दा साहेब । तुम अल्लाह कबीर और सब नायब ॥

यसैको प्रमाण "कुरान शरीफ" को सूरत फुर्कानि २५ आयत ५२ देखि ५९ मा पनि छ । कुरान शरीफको ज्ञानदातालाई हजरत मुहम्मद तथा मुसलमान धर्मका श्रद्धालुहरू आफ्ना खुदा मान्दछन् । उनैलाई पूर्ण परमात्मा मान्दछन् । यी ५२ देखि ५९ आयातहरूमा कुरान ज्ञानदाताले भनेका छन्— हे पैगम्बर ! हजरत मुहम्मद ! मैले तिमीलाई कुरानका आयातहरूमा दिएको ज्ञानमा अडिग रहनु, अल्लाह कबीर हुन् र यी काफिरहरू (नास्तिक, दुष्ट) ती अल्लाह प्रति विश्वास गर्दैनन् । तिमी यिनीहरूको भनाइमा नलाग्नु, यिनीहरूसँग संघर्ष गर्नु, झगडा नगर्नु । हे पैगम्बर ! यी कबीर नामक परमात्मा हुन्, जसले कसैलाई छोरा, बुहारी, सासु, ससुरा तथा नाती बनाएका छन् । तिमी ती जिन्दाप्रति भरोसा राख्नु । (जसलाई तिमीले काबामा भेटेका थियौ ।) ती वास्तवमा अविनाशी परमात्मा हुन्, तिनले आफ्ना बन्दाहरू (भक्तहरू) को अपराधहरू (पापहरू) क्षमा गरि दिन्छन्, ती कबीर अल्लाह हुन् । यी कबीर अल्लाह उनै हुन् जसको वर्णन बाईबल ग्रन्थको उत्पत्ति ग्रन्थमा छ । उनै परमात्माले ६ दिनमा आकाश र धरती तथा यी दुई बीचका सारा नक्षत्र बनाइएका हुन् अर्थात् सम्पूर्ण सृष्टिको रचना गरे र सातौं दिन तख्त (सिंहासन) मा गएर विराजमान भए । उनको बारेमा कुनै बाखबर अर्थात् तत्त्वदर्शी सन्तसँग सोध ।

### "हजरत मुहम्मद जी मासु खाँदैनथे"

सन्त गरीबदास जी महाराज (छुडानी, झज्जर, हरियाणा) ले आफ्नो अमृत वाणीमा स्पष्ट पारेका छन्— हजरत मुहम्मद तथा एक लाख असी हजार अनुयायी मुसलमान थिए । उनीहरूले मासु खाएनन् तथा गाई बिस्मल (हत्या) गरेनन् ।

गरीब, नबी मुहम्मद नमस्कार है, राम रसूल कहाया ।  
एक लाख असी कूँ सौगंध, जिन नहीं करद चलाया ॥  
अर्स-कुर्स पर अल्लाह तख्त है, खालिक बिन नहीं खाली ।  
वे पैगम्बर पाक पुरुष थे, साहेब के अबदाली ॥

**भावार्थः—** गरीबदास जी भन्छन्— नवी मुहम्मदलाई म नमस्कार गर्दूँ । उनी त परमात्माका रसूल (सन्देशवाहक) थिए । उनका एक लाख असी हजार मुसलमान अनुयायी थिए । म (गरीब दास जी) कसम खान्छुँ- उनीहरू (एक लाख असी हजार अनुयायी) ले तथा हजरत मुहम्मद जीले कहिल्यै कुनै जीवमाथि कर्द (छुरा) चलाएनन् अर्थात् कहिल्यै जीव हिसा गरेनन् र मासु खाएनन् ।

परमात्मा आकाशको अन्तिम छेऊ (सम्पूर्ण ब्रह्माण्डको माथिल्लो स्थान) मा विराजमान हुनु हुन्छ, तर उहाँको नजरबाट कुनै पनि जीव ओझेलमा छैन, उहाँले सारा

जीवलाई हेर्नु हुन्छ । ती पैगम्बर (हजरत मुहम्मद तथा अन्य) पवित्र आत्मा थिए । ती परमात्माका कृपा पात्र थिए ।

### सन्त जम्भेश्वर महाराज जीका विचार

यस कुराको गवाही सन्त जम्भेश्वर महाराज (विश्नोई धर्मका प्रवर्तक) ले दिएका छन् । शब्द सङ्ख्या १२ मा:-

महम्मद-महम्मद न कर काजी, महम्मदका तो विषम विचारु ।

महमद हाथ करद न होती, लोहे घडी न सारू ।

महमद साथ पयबंर सीधा, एक लाख अस्सी हजारुं ।

महमद मरद हलाली होता, तुम ही भए मुरदारुं ।

**भावार्थ:-** सन्त जम्भेश्वर जीले भनेका छन्— हे काजी ! तिमी ती पवित्र आत्मा मुहम्मद जीको नाम लिएर जुन गाई वा अन्य जीवहरू मार्छौ, यस्तो हिसात्मक कार्य गरी ती महापुरुषको बदनाम गरि रहेका छौ । हजरत मुहम्मद जीको विचार साझै कठिन थिए । तिमी उहाँले बताउनु भएको मार्गबाट दिग्भ्रमित भएका छौ, मुहम्मद जीको हातमा फलामको लिहीमा राखेर घनले चोट दिई तयार पारिने कर्द (जीव काट्ने छुरा) थिएन, हजरत मुहम्मदका साथमा एक लाख असी हजार पवित्र आत्माहरू मुसलमान अनुयायी थिए । उनी सोझा साझा पैगम्बर थिए । हजरत मुहम्मद त शूरवीर हलालको कमाइ गरेर खाने व्यक्ति थिए । तिमीहरू मुरदारु (जीव हिसा गर्ने) हौ । तिमीहरू पनि ती महापुरुषले जस्तै आफ्नो जीवन निष्पाप बनाउ र जीव हिसा नगर ।

जिन्दा महात्माको रूपमा परमात्माले सन्त जम्भेश्वरलाई समराथलमा भेट्नु भयो:-

जस्तो वेदमा प्रमाण छ:- परमात्मा सतलोकमा रहनु हुन्छ, असल आत्माहरूलाई भेट्नु हुन्छ । तिनलाई यथार्थ ज्ञान दिनु हुन्छ, कविको जस्तो आचरण गर्दै पृथ्वीमा विचरण गर्नु हुन्छ । जस कारणले प्रसिद्ध कविहरूमध्ये बाट पनि एक कवि हुनु हुन्छ । वहाँले कविको उपाधी प्राप्त गर्नु हुन्छ । परमात्माले भक्तिको गुप्त मन्त्र उद्धृत गर्नु हुन्छ, जुन वेदहरू एवं कतेवहरू आदि ग्रन्थहरूमा हुँदैन । कृपया यी मन्त्रहरूको अनुवादको फोटोकपीहरू यसै पुस्तकको पृष्ठ १०४ मा हेर्नु होस् ।

**प्रमाण:** ऋग्वेद मण्डल ९ सूक्त २० मन्त्र १

ऋग्वेद मण्डल ९ सूक्त ८६ मन्त्र २६-२७

ऋग्वेद मण्डल ९ सूक्त ८२ मन्त्र १, २

ऋग्वेद मण्डल ९ सूक्त ५४ मन्त्र ३

ऋग्वेद मण्डल ९ सूक्त ९४ मन्त्र १

ऋग्वेद मण्डल ९ सूक्त १५ मन्त्र २

ऋग्वेद मण्डल ९ सूक्त १६ मन्त्र १६ देखि २०

जस्तो अगाडि लेखिएको छ— परमात्माले हजरत मुहम्मद तथा अन्य कैयौं महात्माहरूलाई जिन्दा महात्माको रूपमा भेट्नु भयो । त्यसैगरी महात्मा जम्भेश्वर जी महाराजलाई पनि जिन्दा सन्तका रूपमा परमात्माले भेट्नु भएको थियो ।

**प्रमाणः—** श्री जम्भेश्वर जीका वाणी शब्द सङ्ख्या = ५०, का केही अंश-  
दिल-दिल आप खुदाय बंद जाग्यो, सब दिल जाग्यो सोई ।  
जो जिन्दो हज काबै जाग्यो, थल सिर जाग्यो सोई ॥  
नाम विष्णु कै मुसकल धातै, ते काफर सैतानी ।  
हिन्दु होय का तीर्थ न्हावै, पिंड भरावै तेपण रहा इवाणी ।  
तुरक होय हज काबो धोके, भूला मुसलमाणी ।  
के के पुरुष अवर जागैला, थल जाग्यो निजवाणी ॥

**भावार्थः—** श्री जम्भेश्वर जी महाराज भन्छन्— हजरत मुहम्मद जी हजका लागि काबा (मक्का) मा गएको बेलामा जिन्दा रूपमा परमात्माले भेट्नु भएको थियो र उनलाई मन्दिर-मक्का आदि तीर्थ स्थानहरूमा चक्कर काट्नाले परमात्मा प्राप्ति हुँदैन, परमात्मा प्राप्तिका लागि मन्त्र जापको आवश्यकता छ भनेर जगाउनु भयो । श्री जम्भेश्वर महाराज फेरि भन्छन्— उनै परमात्मा थल सिर (समराथल) स्थान, राजस्थान प्रान्तमा आउनु भयो र मलाई जगाउनु भयो । के थाहा अझै कति मानिसहरू जार्ने छन् । जस्तो मेरो समराथल प्रसिद्ध छ । यो मेरो निज वाणी अर्थात् विशेष वचन हो । मैले आफ्नो अनुभवको खास यथार्थ वाणी भनेर समराथलका व्यक्तिहरूमा परमात्माको भक्तिको जागृति ल्याएको छु । सत्यबाट अलग भएर मुसलमान अहिले पनि काबामा हजगर्न जान्छन्, त्यहाँ धोक लगाउँछन्, पत्थरलाई सिजदा (मुसलमानको उपासनाको एक अंग जसमा निधार, नाक, कुहिना, घुँडा र पाउका औलाहरू जमिनमा छुवाइन्छ) गर्दछन्, जुन व्यर्थ छ । यसैगरी हिन्दू पनि तीर्थ जान्छन्, भूतको पूजा गर्दैन्, पिण्ड दान गर्दैन्, यी सब व्यर्थ साधना हुन् ।

सन्त श्री जम्भेश्वर जी महाराजले २९ वटा नियम बनाएर स्वच्छ साधक समाज तयार गरेका थिए । २९ नियम पालना गर्ने, तथा श्री जम्भेश्वर जीद्वारा बताइएको नाम जाप गर्नेहरू बिश्नोइ (२९ नियमका पालक) कहलिन्थे ।

अहिले सायदै कोही “विश्नोई” होलान् किनकि समय तथा परिस्थिति परिवर्तन भइ रहन्छ । त्यसै अनुरूप मानवको व्यवहार, आचार-विचार परिवर्तन हुन्छ । यसको मुख्य कारण सन्तको अभाव हो । श्री जम्भेश्वर जी महाराज स्वर्गधाम गए पश्चात् तिनी जस्ता सिद्धि शक्ति तथा भक्ति भएका महापुरुष भएनन्, जसकारणले मर्यादा पालन भइ रहेको छैन । अहिले “विश्नोई” धर्मका अनुयायी केवल तीर्थ ब्रह्मणमा मात्र अत्यधिक

महत्व दिन्छन् तथा ती तीर्थहरुमा हवन आदि गरेर आफूलाई धन्य ठान्छन् । तीर्थ त्यस स्थानलाई भनिन्छ, जहाँ कुनै सन्तले आफ्नो जीवनकालमा साधना गरेको हुन्छ र केही चमत्कार देखाएको हुन्छ । साधना स्थल, धाम यी यादगार (स्मारक) हुन् । यी यादगार हुनु पनि आवश्यक छ किनकि जसको घटना स्थल हो, उसको सम्झना रहि रहन्छ तर भक्ति-साधनाबिना जीवन सार्थक हुदैन पूर्ण गुरु खोजेर उनले भनेको मार्गमा हिँडेर जीवन सफल बनाउँ किनकि प्रत्येक महापुरुषले गुरु बनाएका छन्, गुरु पनि वक्त गुरु (सतगुरु) होस, जसले आफ्नो मुख कमलबाट भक्ति विधि बताउन् । केही समय बितेपछि प्रत्येक धर्ममा भक्ति विधि परिवर्तन गरिन्छ । त्यो हानीकारक हुन्छ ।

**उदाहरणका लागि:-**

सन्त श्री जम्भेश्वर महाराजका १२० शब्द छन्, जुन उनका मुख कमलबाट उच्चारित अमृतवाणी हुन् । वर्तमानमा प्रत्येक शब्दको प्रारम्भमा “ओम्” अक्षर जोडिएको छ, जुन गलत हो साथै सन्तको अपमान हो । यदि “ओम्” शब्द बिना यी शब्द वाणी सार्थक नहुने भए स्वयम् श्री जम्भेश्वर जी आफैले जोड्ने थिए । जस्तो कम्पनीले मोटर साइकलको पिस्टन बनाउँछ । त्यो पूर्ण रूपमा सही हुन्छ । यदि कुनै व्यक्तिले आफ्नो सोच-समझ अनुसार त्यस पिस्टनमा कुनै नट वेल्ड्ड गरेर चतुरता देखाउँछ भने त्यो कति सही हो त ? व्यर्थ हो ।

यसैगरी श्री जम्भेश्वर जीको वाणीमा “ओम्” जोडेर पढ्नुले पनि लाभको सट्टा हानी नै गर्छ ।

यसैगरी एउटा गायत्री मन्त्र बनाइएको छ, जसलाई हिन्दू धर्मका मानिसहरु श्रद्धापूर्वक जाप गर्दछन् । मन्त्र यसरी बिगारिएको छ:- “ओम् भूर्भुवः स्वः तत्सवितुर्वरेण्यम् भर्गोदेवस्य धीमहि धीयो यो न प्रचोदयात्” वास्तवमा यो यजुर्वेद अध्याय ३६ को मन्त्र ३ हो । यस मन्त्रका अगाडि “ओम्” छैन । वेदवाणी भगवान्द्वारा दिइएको हो । यसका अगाडि “ओम्” राख्नु भगवान्को अपमान गर्नु हो, पिस्टनमा नट वेल्ड्ड गर्नु मात्र हो, जुन व्यर्थ छ ।

सन्त श्री जम्भेश्वर जीले शब्द संख्या = ६९ मा भनेका छन्- वेद तथा पुराणहरुमा त्यो यथार्थ भक्ति मार्ग छैन । यसलाई रामोसँग नबुझेर भूतहरुको पूजा सुरु गरेका छन् । यी अपरम्पार परमात्मालाई किन जप्दैनन्, जो संसार रूपी वृक्षको मूल (जरा) हुनु हुन्छ । मूलको पूजा नगरेर हाँगा वा पातको पूजा व्यर्थ छ, जसबाट जम एवं कालबाट बच्न सकिँदैन । (जम = जन्म, काल = मृत्यु) अर्थात् जन्म-मरण समाप्त हुन सक्दैन ।

कुनै असल पुरुषले नै तत अर्थात् तत्त्वज्ञानको बारेमा सोध्यो । उसैले जीवनको विधि जान्यो, जसकारणले जीवित रहँदा (लाहो) लाभ हुन्छ नै तथा मृत्यु पश्चात् पनि हानी हुँदैन, उसले मोक्ष प्राप्त गर्दछ ।

**शब्द नं. ७२ का केही वाणीहरुः—**

वेद कुराण कुमाया जालू भूला जीव कूजीव कुजाणी ।  
केवल ज्ञानी थल सिर आयो परगट खेल पसारी ।  
कोड तेतीसा पोह रचावण हरी ज्यूं छक आईसारी ।

शब्द ७२ मा श्री जम्बेश्वर जी भन्छन्— तत्त्वज्ञान बताउने वाला समराथलमा आउनु भयो । वहाँ केवल ज्ञानी अर्थात् पूर्ण ज्ञान जान्ने तथा सम्पूर्ण सृष्टि रच्ने हुनु हुन्छ । उहाँकै तत्त्वज्ञानद्वारा पूर्ण तृप्ति भएको छ, उहाँ पूर्ण गुरु हुनु हुन्छ ।

**शब्द सङ्ख्या ६९ का केही वाणीहरुः**

सो अपरंपराकांय न जंपो, तत खिण लहो इमाणो ।  
भल भूल सीचो रे प्राणी, ज्यूं तरवर मेलत डालू ।  
जाइया मूल न सीच्यो तो जामण-मरण बिगोवो ।  
अंहनिश करणी थीर न रहिबा न बंच्यो जम कालूं ।  
कोई कोई भल मूल सिंचीलो, भल तंत बुझीलो जा जीवन ।  
कि विधि जाणी, जीवतडा कछु लाहो होसी मूवा न आवत हांणी ।

**श्री जम्बेश्वर जीका गुरु को थिए ?**

जिन्दा महात्माका रूपमा पूर्ण परमात्माले श्री जम्बेश्वर जीलाई भेट्नु भएको थियो । उहाँलाई नै श्री जम्बेश्वर जीले गुरु मानेका थिए । उहाँ नै सन्त श्री जम्बेश्वर जीका गुरु हुनु हुन्थ्योः

**प्रमाणः शब्द नं. १० को अन्तिमको वाणी**

जाँ जाँ पवन आसण, पाणी आसण, चंद आसण ।  
सूर (सूर्य) आसण गुरु आसण संमरा थले ।  
कहै सतगुरु भूल मत जाइयो पडोला अमै दोजखे ।

**शब्द नं. ११ का केही वाणीहरुः**

छंदे-संदे बालक बुद्धे, कूडे कपटे ऋध न सिद्धे ।  
मेरे गुरु जो दिन्ही शिक्षा, सर्व आलिंगण फोरी दीक्षा ।  
सत-सत भाखत गुरु रायो, जरा मरण भो भागूं ।

**शब्द नं. १२ का केही वाणीः**

पढ वेद कुराण कुमाया जालों दंत कथा जुग छायो।  
सिद्ध साधक को एक मतो, जिन जीवत मुक्त दृढायो ।  
जुगां- जुगां का जोगी आयो, सतगुरु सिद्ध बताओ ।  
सहज स्नानी केवल ज्ञानी ब्रह्म ज्ञानी सुकृत अहल्यो न जाई ।

उपरोक्त अमृतवाणीको भावार्थः— शब्द १० को वाणीहरुमा श्री सन्त जम्बेश्वर जी महाराज भन्छन्— जस्तो पवनको आसण (स्थान = डेरा = आश्रम) छ, वायु केही

कि. मी. माथिसम्म छ, त्यसको पनि स्थान छ, भलै त्यो आफ्नो स्थान (आसण) मा यता-उता हिडि रहन्छ । यसैगरी प्राणी = जलको पनि स्थान छ, चन्द्र, सूर्यको पनि स्थान छ । त्यसैगरी सतगुरु प्राप्त भए पश्चात् मैले समराथलमा आफ्नो आसन (स्थान) स्थापित गरेको छु । मेरा गुरु जीले परमात्मालाई नभुल्न् अन्यथा दोजख अर्थात् नक्का पर्ने छौ भन्नु भएको छ । त्यसैले सन्त जम्बेश्वर जी मानवमात्रलाई गुरु बनाउ र परमात्माको भक्ति गर भनेर सचेत गराउँछन् ।

**पुष्टि:-** जसरी सन्त जम्बेश्वर जीलाई जिन्दा महात्माको रूपमा परमात्मा ले भेट्नु भएको थियो । त्यसैगरी सन्त गरीब दासजी महाराजलाई छुडानी गाउं, झञ्जर जिल्ला, हरियाणामा भेट्नु भएको थियो । उनले पनि आफ्नो वाणीमा भनेका छन्:-

गरीब, ऐसा सतगुरु हम मिल्या, है जिन्दा जगदीश ॥  
 सुन्न विदेशी मिल गया, छत्र मुकुट है शीश ॥  
 गरीब, जिन्दा जोगी जगतगुरु, मालिक मुरसिद पिर ।  
 दोहूं दीन झागडा मंडया, पाया नहीं शरीर ॥  
 गुरु ज्ञान अमान अडोल अबोल है, सतगुरु शब्द सेरी पिछानी ।  
 दास गरीब कबीर सतगुरु, मिल्या, आन अस्थान रोप्या छुडानी ।

**यसैगरी सन्त जम्बेश्वर जीले शब्द सङ्ख्या ११ का अमृत वाणीहरूमा भनेका छन्:-** मेरा गुरु जीको ज्ञान कुडे = झुठा, कपटे = कपटयुक्त र बालक बुद्धि अर्थात् अधुरो ज्ञान, मन्दा ज्ञान एवं ऋद्धि-सिद्धिको होइन । यो त पूर्ण मोक्ष मार्ग हो, मेरा गुरुजीले सारा सत्य ज्ञानको शिक्षा दिनु भएको छ । त्यही दीक्षा रूपमा मैले बताएँ, जसबाट “जरा” वृद्ध अवस्थामा हुने कष्ट, मरण (मृत्यु) को भय समाप्त भयो ।

**पुष्टि:-** श्रीमद्भगवत् गीता अध्याय ७ श्लोक २१ मा पनि प्रमाण छ— जुन साधकले तत्त्वदर्शी सन्तको खोज गर्दछ, उसले जरा-मरणबाट मुक्त हुने नै प्रयत्न गर्दछ, किनकि उनी तत् ब्रह्म तथा सम्पूर्ण कर्महरूसँग पनि परिचित हुन्छन् ।

**शब्द नं. १२ को अमृतवाणीहरूको भावार्थः—** सन्त जम्बेश्वर जीले भनेका छन्— वेद तथा कुरान राम्रोसँग न बुझेर मानव समाजलाई आफ्नो दन्त्यकथा सुनाउँछन्, सिद्ध र साधकको एउटै मत हुन्छ । तिनीहरू संसारमा जिउँदै मरेर रहन्छन् । संसारलाई सारहीन ठान्दछन् । परमात्मा प्रत्येक युगमा प्रकट भएर यथार्थ भक्ति ज्ञान प्रदान गर्नु हुन्छ । वहाँ सतगुरु हुनु हुन्छ । वहाँ पूर्ण सिद्ध अर्थात् समर्थ हुनु हुन्छ । उनै सतगुरु एवं सन्त रूपमा प्रकट परमात्मानै केवल ज्ञानी अर्थात् एक मात्र सत्यज्ञानी अर्थात् सत्य साधकको अहल्यो अर्थात् भक्ति व्यर्थ जादैन । उसले पूर्ण मोक्ष प्राप्त गर्दछ ।

**विश्लेषण—** बिश्नोई धर्मका अनुवादकर्ताले शब्द नं. ५० को अमृतवाणीको भावार्थ कस्तो लेखेका छन्, हेरैः

दिल दिल आप खुदाबंद जाग्यो, सब दिल जाग्यो सोई ।

जो जिन्दो हज काबे जाग्यो, थलसिर जाग्यो सोई ॥

गलत भावार्थ लगाउँछन् कि मुहम्मद जीलाई काबामा भेट्नु हुने परमात्मा श्री जम्भेश्वर जी नै समराथलमा आएका थिए । यदि यसको अर्थ यस्तो हुने भए त सन्त जम्भेश्वर जीको जन्म पवित्र गाउँ पिपासरमा भएको थियो, उनी त त्यहाँ पहिले नै आएका थिए, समराथलमा त पछि गएका हुन्, अनि लालासरमा निर्वाण भएको हो । वास्तविक अर्थ त पहिले लेखिएको नै हो, यो सही अर्थ हो । फेरि पनि परमात्माले भेट्नु भएका महान आत्माहरू पूर्ण सन्त हुन्छन् तर सत्य भक्तिको अधिकारी नपाएसम्म तथा समय नआएसम्म बताउँदैनन् । सन्त जम्भेश्वर जी स्वयम्भले जाप गर्ने नाम बिश्नोई धर्ममा गरिने आरती सङ्ख्या ८ को प्रथम पञ्चतिमा लेखिएको छ, जुन यस प्रकार छः—

आरती - ८ : “ओम् शब्द सोहंग ध्यावे । प्रभु शब्द सोहंग ध्यावै ।”

तर मन्त्र जाप कसरी गर्ने भन्ने कुराको ज्ञान गुरु बिना सम्भव छैन । श्री सन्त जम्भेश्वर जी स्वयम् उपरोक्त मन्त्र जाप गर्थे र अरुलाई ‘विष्णु विष्णु भज रे प्राणी’ अर्थात् विष्णु विष्णु जाप गर भन्थे । यसको कारण थियो— जबसम्म अधिकारी शिष्य हुँदैन, तबसम्म यो मन्त्र दिइदैन । दोस्रो विशेष कुराः कलियुग ५५०५ वर्ष नवितेसम्म परमात्माले भेट्नु भएका सारा महात्माहरूलाई यो मन्त्र गोप्य राख्न भन्नु भएको थियो । सन् १९१७ मा कलियुग ५५०५ वर्ष बिति सकेको छ । अब यो मन्त्र दिइनु पर्छ । यो मन्त्र दिन पनि पूर्ण सन्त चाहिन्छ । यसरी श्री नानक जी पनि बिश्नोई धर्मको आरती सङ्ख्या ८ को प्रथम पञ्चतिमा भएको नाम जाप गर्थे, तर अन्य सिखहरूलाई वाहे गुरु-वाहे गुरु जप भन्थे । कारण यही हो की यो मन्त्र कलियुग ५५०५ वर्ष नवितेसम्म गोप्य रूपमा राख्नु थियो । अब यस मन्त्रको जाप घर-घरमा हुने छ, यस दुई अक्षरको मन्त्रलाई सतनाम पनि भनिन्छ ।

यी दुई अक्षरको नाम खेखडा गाउँ, बाघपत जिल्ला, उत्तर प्रदेश प्रान्तका सन्त घिसादास जीलाई जिन्दा रूपमा प्रकट भएर परमात्माले भन्नु भएको थियो । उहाँले आफ्नो वाणीमा भन्नु भएको छ :-

ओहंग सोहंग जपले भाई । राम नाम की यही कमाई ॥

सन्त गरीबदास जी (छुडानी, झञ्जर, हरियाणा) लाई पनि परमात्माले जिन्दा महात्माको भेषमा जड्गलमा भेट्नु भएको थियो । उनलाई पनि यही मन्त्र जाप गर्नका लागि दिनु भएको थियो, जुन कुरा गरीब दास जीको अमृत वाणीमा लेखिएको छ :।

रामनाम जाप कर स्थिर होई, ॐ सोहं मंत्र दोई” तर गरीबदास जीले अखलाई जापका लागि यो मन्त्र दिनु भएन । केवल एक सन्तलाई मात्र दिए । उनलाई तिमीले पनि केवल एकजना आफ्नो विश्वास पात्र शिष्टलाई मात्र दिनु र यसैगरी पछि पनि उनले अर्को शिष्टलाई दिउन् भन्ने कडा आदेश दिएका थिए । यही परम्पराका कारण यो मन्त्र केवल मेरा पूज्य गुरुदेव सन्त रामदेवानन्द जी महाराजसम्म आयो । अनि वहाँले मलाई दिनु भयो र त्यसपछि १९९४ मा नाम दिने आदेश दिनु भयो । सन् १९९७ मा परमात्माले पनि मलाई (सन्त रामपाल दासलाई) भेट्नु भयो । यो नाम तथा सारनाम दिने आज्ञा दिनु भयो । मोक्ष प्राप्तिका लागि वर्तमान समय सर्वोत्तम समय हो ।

**प्रश्न थियो:- संसारका ग्रन्थहरूमा परमात्मालाई कस्तो बताइएको छ ?**

**उत्तर:-** अहिलेसम्म सदग्रन्थहरू तथा परमात्मा प्राप्त केही महापुरुषहरूको सङ्खिप्त जानकारी लेखिएको छ ।

### **“परमात्मा साकार एवं नराकार हुनु हुन्छ” भन्ने निष्कर्ष सम्पूर्ण सद्ग्रन्थहरू तथा परमात्मा प्राप्त सन्तहरूको छ**

परमात्मा प्राप्त गरेका सारा सन्त महात्माहरूले कुनै धर्म विशेषको धर्म स्थापना गरेन् । हो, उनीहरूले धार्मिकतालाई उकासेका तथा उजित्याएका छन् तथा यथार्थ भक्ति उजागर गर्ने प्रयत्न गरेका छन् । तर समयको अन्तरालमा त्यसले एउटा धर्म अर्थात् समुदायको रूप लियो । सिख धर्म जसरी नै बिश्नोई धर्म बन्यो । पहिले यी सबै हिन्दू धर्म मान्नेहरू थिए तर हिन्दू धर्ममा सत्य साधना रहेन । त्यसैले परमात्माबाट प्राप्त यथार्थ ज्ञानको आधारले यी महात्माहरूले भक्ति तथा धार्मिक तत्त्व जनतालाई बताए । जसबाट अनुयायीहरूलाई लाभ प्राप्त हुन थाल्यो, तिनीहरू त्यस मार्गमा जुङ्दै गए । यसरी सैर्यौ वर्ष बित्यो । सिख धर्मका प्रवर्तक श्री नानक देव जी तथा बिश्नोई धर्मका संस्थापक श्री सन्त जग्मेश्वर जी समकालीन थिए । अहिले ती दुबै धर्ममा त्यो भक्ति तथा मर्यादा छैन । यसको पुनः उत्थान म (सन्त रामपाल) द्वारा गरिदै छ, त्यही यथार्थ भक्ति तथा मर्यादा पालन गराइँदै छ, जुन उपरोक्त महापुरुषहरू आफू पनि गर्थे र गराउँथे । त्यसबेला थुप्रै मानिसहरूले उपरोक्त महात्माहरूको विरोध गरे । उनीहरूलाई रामो-नरामो पनि भने । तर सन्त आफ्नो उद्देश्यमा अडिग रहन्छन् किनकि उनीहरूले मानव कल्याणका लागि जन्म लिएका हुन्छन् । अहिले म (सन्त रामपाल) माथि कस्तो अत्याचार एवं अन्याय भइ रहेको छ, कसरी बदनाम गरिदै छ, तर सत्यलाई मेटाउन सकिदैन । यस अध्यात्म ज्ञानको तुफानलाई कसैले रोक्न सक्दैन । हालमा सत्य आध्यात्मिक ज्ञानको विष्फोट भइ सकेको छ ।

## बिश्नोई धर्मको भक्ति

**प्रश्नः—** बिश्नोई धर्ममा कस्तो भक्ति हुन्छ । यसका प्रवर्तक को महापुरुष थिए ?

**उत्तरः—** बिश्नोई धर्मका प्रवर्तक श्री जम्बेश्वर जी महाराज हुन् । उनको जन्म पीपासर गाउँ (राजस्थान प्रान्त, भारत वर्ष) मा भयो । यिनको भक्तिस्थल गाउँ समराथल (राजस्थान) मा छ तथा निर्वाण स्थल लालासर गाउँ (राजस्थान) नजिक छ, जसलाई मुकाम भनिन्छ । (मुकामको अर्थ स्थान हो ।)

**बिश्नोई धर्ममा भक्तिः—** श्री जम्बेश्वर जीलाई श्री विष्णु जी (सतगुण विष्णु) को अवतार मनिएको छ, जुन कुरा स्वयम् श्री जम्बेश्वर जीले आफ्नो अमृतवाणीमा बताएका छन् ।

**प्रमाणः—** शब्द वाणी श्री जम्बेश्वर जी को शब्द सं. १४, ५४, ६७, ११६ बिश्नोई धर्ममा श्री विष्णु तथा श्री कृष्ण जी (जो श्री विष्णु सतगुणका अवतार थिए ।) को भक्ति गर्नका लागि श्रीजम्बेश्वर जीले आफ्नो मुख कमलबाट आदेश दिएका छन् । बिश्नोई धर्मको भक्तिद्वारा स्वर्ग प्राप्ति (वैकुण्ठबास) नै अन्तिम लाभ हो, यो पनि अमृतवाणीमा प्रमाण छ । प्रमाण शब्द वाणी सङ्ख्या: १३, १४, १५, २३, २५, ३१, ३३, ३४, ६४, ६७, ७८, ९७, १८, १०२, ११९, १२०

श्री विष्णु जीलाई संसारका मूल जरा अर्थात् पालनकर्ता भनिएको छ ।

## सतगुरुबाट नाम दीक्षा लिएर भक्ति गर्ने ।

वाणी शब्द सङ्ख्या = ३१

**श्री जम्बेश्वर महाराज जीको आदेशः—** गुरुबाट नाम लिएर भक्ति गर्नाले लाभ हुन्छ, पहिले गुरुको परख गर, गुरु बाहेक अरुलाई दान दिनु हुन्न, गुरु नै दानका लागि सुपात्र हुन् र कुपात्रलाई दान दिनु हुन्न ।

**प्रमाणः** शब्द वाणी सङ्ख्या- १, २३, २६, २९, ३०, ३५, ३६, ३७, ४०, ४१, ४५, ७७, ८५, ८६, ९०, १०१, १०७, १०८, १२०, ५६

**कुपात्रलाई दान दिनु व्यर्थः—** विशेष विवरण = शब्द वाणी सङ्ख्या ५६ मा छ । जसमा भनिएको छ— कुपात्रलाई दान दिनु भनेको अँधेरी रातमा चोरले चोरेर लगे जस्तै हो र सुपात्रलाई दान दिनु भनेको उभाउ खेतमा बिऊ रोप्नु जर्तै हो । बिश्नोई धर्ममा तीर्थ जानु, त्यहाँ स्नानार्थ जानु, पिण्ड दिनु आदि पूजाहरू निषेध छ ।

**प्रमाणः** शब्द वाणी सङ्ख्या = ५०

**श्री जम्बेश्वर महाराज जीलाई जिन्दा रूपमा परमात्माले समराथल गाउँमा भेट्नु भएको थियो ।** प्रमाणः शब्द वाणी सं. ५०, ७२, ९०

❖ वेद शास्त्रमा पूर्ण मोक्ष ज्ञान छैन । प्रमाणः शब्द वाणी सं. ५९

❖ भक्ति विना राजपाट तथा सारा महिमा व्यर्थ छ । प्रमाणः शब्द वाणी सं. ६०

❖ श्री रामचन्द्र जीले केही गल्तीहरू गरेका थिए । प्रमाणः शब्द वाणी सं. ६२

❖ गुरुलाई छोडेर शिष्यको सम्मान (महिमा) गर्नु गलत हो । प्रमाणः शब्द वाणी

सङ्ख्या- ७१

कबीर परमेश्वर जीले पनि भन्नु भएको छः

गुरुको तजे भजे जो आना (अन्य) ता पशुआ को फोकट समाना ।

बिश्नोई धर्ममा स्वर्ग (वैकुण्ठ) लाई नै उत्तम (श्रेष्ठ) लोक मानिएको छ ।

प्रमाणः शब्द बाणी सं. ७३, ९४, ११९

### “हरियाणामा हरि आउने छन्”

श्री जम्भेश्वर जीका शब्द वाणी सं. १०२ मा लेखिएको छ—

विष्णु-विष्णु भण अजर जरी जै, धर्म हुवै पापां छुटिजै ।

हरि पर हरिको नाम जपी जै,

हिरयालो हरि आण हरुं, हरि नारायण दे नरुं ।

आशा सास निरास भइलो, पाइलो मोक्ष दवार रिंगू ॥

**भावार्थः—** यसमा भनिएको छ— ‘हिरयालो हरि आण हरुं’ यसमा ‘हिरयालो’ शब्दको अर्थ हरियाणा पनि हो । त्यतिखेर हरियाणा प्रान्त थिएन । त्यसैले ‘हिरयालो’ लेखि दिए । यस पञ्चिको अर्थ— ‘हरि अर्थात् परमात्मा हिरयालो अर्थात् हरियाणा प्रान्तमा आउने छन्’ भन्ने हो । परमात्मा जसलाई नारायण भनिन्छ, उहाँ नर अर्थात् साधारण मनुष्यको रूप धारण गरेर आउनु हुने छ । त्यसो त नारायणको अर्थ जलमा प्रकट हुने भन्ने हो, जुन केवल परमात्मा नै हुन् । त्यसैले परमात्मालाई नारायण भनिन्छ । उहाँद्वारा बताइएको ज्ञानले निराश भक्तहरूको आशा जाग्ने छ र मोक्षको द्वार प्राप्त हुने छ । **भावार्थः—** शास्त्र विरुद्ध साधना गर्नाले साधकलाई भक्ति गरेर पनि कुनै लाभ प्राप्त भइ रहेको थिएन । परमात्मा हरियाणामा आउनु हुने छ । उहाँद्वारा बताइएको शास्त्रानुसारको भक्तिको साधनाद्वारा मोक्षको द्वार प्राप्त हुने छ तथा निराश भक्तहरूलाई अब यहाँ पनि सुख मिल्छ, परलोकमा पनि सुख मिल्छ र मोक्ष प्राप्ति अवश्य हुने छ भन्ने आशा जाग्ने छ ।

वाणी :- हरि पर हीरे को नाम उपीजै ।

यो वाणी यसरी पढ्नु होस् : हर पल हरि को नाम जपीजै ।

“श्री जम्भेश्वर जीका पनि कोही गुरु थिए ।” (अगाडि लेखिएको छ ।)

प्रमाणः— शब्द वाणी सं. ९०, ९१, ९२

शब्द सं. ९० को गुरु सम्बन्धी वाणी गुरु आसण समराथले ।

कहै सतगुरु भूल मत जाइयों पडोला अमै दोजखे ।

शब्द सं. ९१ बाट केही अंश

मेरे गुरु जो दिन्ही शिक्षा, सर्व आलिङ्गण फेरी दीक्षा ।

सत सत भाखत गुरु रायों जरा मरण भय भागु ॥

प्रमाणका लागि गीता तिग्रो ज्ञान अमृत पुस्तकसँग सम्बन्धित श्रीमद्भगवत गीताका केही अध्याय तथा श्लोकहरु प्रस्तुत गरिएको छ, जसको हिन्दी अनुवाद श्री जयदयाल गोयन्दका द्वारा गरिएको हो र भारतको प्रसिद्ध प्रेस गीता प्रेस गोरखपुर (उत्तर प्रदेश) द्वारा प्रकाशित गरिएको हो ।

(श्रीमद्भगवत गीता अध्याय १ मा कुनै पनि श्लोक गीता ज्ञानदाताले बोलेका होइनन्, त्यसैले यसलाई छोडिएको हो )

श्रीमद्भगवत गीता अध्याय २ का केही श्लोकहरुका फोटोकपीहरु :

अध्याय २		३५	
कथम्, भीष्मम्, अहम्, सङ्ख्ये, द्रोणम्, च, मधुसूदन,			
इषुभिः, प्रति, योत्स्यामि, पूजाहीं, अरिसूदन ॥ ४ ॥			
तब अर्जुन बोले कि—			
मधुसूदन	- हे मधुसूदन !	द्रोणम्	= द्रोणाचार्यके
अहम्	- मैं	प्रति योत्स्यामि-	{ विरुद्ध लड़ौंगा ?
सङ्ख्ये	- रणभूमिमें	( यतः )	- क्योंकि
कथम्	- किस प्रकार	अरिसूदन	- हे अरिसूदन !
इषुभिः	- बाणोंसे	( ती )	- वे दोनों ही
भीष्मम्	- भीष्मपितामह	पूजाहीं	- पूजनीय हैं ।
च	- और		
गुरुन्, अहत्या, हि, महानुभावान्, श्रेयः, भोक्तुम्,			
भैश्यम्, अपि, इह, लोके, हत्वा, अर्थकामान्, तु,			
गुरुन्, इह, एव, भुज्जीय, भोगान्, रुधिरप्रदिग्धान् ॥ ५ ॥			
इसलिये इन—			
महानुभावान्	- महानुभाव	हि	- क्योंकि
गुरुन्	- गुरुजनोंको	गुरुन्	- गुरुजनोंको
अहत्या	- न मारकर ( मैं )	हत्वा	- मारकर
इह	- इस	( अपि )	- भी
लोके	- लोकमें	इह	- इस लोकमें
भैश्यम्	- भिक्षाका अन्न	रुधिरप्रदिग्धान्	- रुधिरसे सने हुए
अपि	- भी	अर्थकामान्	- अर्थ और कामरूप
भोक्तुम्	- खाना	भोगान्, एव	- भोगोंको ही
श्रेयः	{ कल्याणकारक ( समक्षता हैं )	तु	- तो
		भुज्जीय	- भोगैगा ।

न, च, एतत्, विद्यः, कलतरत्, नः, गरीयः, यत्,  
वा, जयेम, यदि, वा, नः, जयेयुः, यान्, एव, हत्ता, न,  
जिजीविषामः, ते, अवस्थिताः, प्रमुखे, धार्तराष्ट्रः ॥ ६ ॥

एतत्	- यह	नः	- हमको (वे)
च	= भी	जयेयुः	- जीतेंगे। (और)
न	- नहीं	यान्	- जिनको
विद्यः	- जानते (कि)	हत्ता	= सारकर (हम)
नः	- { हमारे लिये (युद्ध) करना और न करना—इन)	न, जिजीविषामः	- { जीना भी नहीं चाहते,
कलतरत्	- दोनोंमेंसे कौन-ता	ते	- वे
गरीयः	- श्रेष्ठ है	एव	- { ही (हमारे आत्मीय)
यत्, वा	- { अथवा (यह भी नहीं जानते कि)	धार्तराष्ट्रः	- यृतराष्ट्र के पुत्र
जयेम	- उन्हें हम जीतेंगे	प्रमुखे	- { हमारे सामने मुकाबलेमें
यदि, वा	- या	अवस्थिताः	= खड़े हैं।

कार्यपदोपहतस्वभावः, पृच्छामि, त्वाम्, धर्मसमूढचेताः,  
यत्, श्रेयः, स्यात्, निश्चितम्, ब्रह्मि, तत्, मे, शिष्यः,  
ते, अहम्, शाधि, माम्, त्वाम्, प्रपन्नम् ॥ ७ ॥

कार्यपद-	{ कायरतारूप	त्वाम्	- आपसे
दोषोपहत-	- { दोषसे उपहत	पृच्छामि	- पूछता हूँ (कि)
स्वभावः	- { हुए स्वधाव- वाला (तथा)	यत्	- जो (साधन)
धर्मसमूढचेताः	- { धर्मके विषयमें मोहितचित्त हुआ (मैं)	निश्चितम्	= निश्चित
		श्रेयः	- कल्पाणकारक

स्थात्	= हो,	ते	- आपका।
तत्	- यह	शिष्यः	- शिष्य हूँ (इसलिये)
मे	- पैर लिये	त्वाम्	- आपके
बूँहि	- { कहिये; क्योंकि)	प्रपन्नम्	= शरण दुए
अहम्	- मैं	माम्	- मुझको
		शाधि	- शिशा दीजिये।

न, तु, एव, अहम्, जातु, न, आसम्, न, त्वम्, न, इमे, जनाधिपाः,  
न, च, एव, न, भविष्यामः, सर्वे, वयम्, अतः, परम् ॥ १२ ॥

न	- न	न	- नहीं
तु	- तो	(आसन्)	= थे
(एवम्)	- ऐसा	च	- और
एव	- हो (है कि)	न	- न
अहम्	- मैं	(एवम्)	- ऐसा
जातु	- किसी कालमें	एव	- हो (है कि)
न	- नहीं	अतः	- इससे
आसम्	- शा (अथवा)	परम्	= आगे
त्वम्	- तू	वयम्	- हम
न	- नहीं	सर्वे	- सब
(आसीः)	- या (अथवा)	न	- नहीं
इमे	- ये	भविष्यामः	- रहेंगे।
जनाधिपाः	- राजालोग		

अविनाशि, तु, तत्, विद्धि, येन्, सर्वम्, इदम्, ततम्,  
विनाशम्, अव्ययस्य, अस्य, न, करिचन्, कर्तुम्, अर्हति ॥ १३ ॥

इस व्याख्यके अनुसार—

अविनाशि	- नाशरहित	ततम्	- व्याप्त है।
तु	- तो (तु)	अस्य	- इस
तत्	- उसको	अव्ययस्य	- अविनाशीकरण
विद्धि	- जान,	विनाशम्	- विनाश
येन	- जिससे	कर्तुम्	- करनेमें
इदम्	- यह	करिचन्	- कोई भी
सर्वम्	- { सम्पूर्ण जगत् (दृश्यवर्ग)	न, अर्हति	- समर्थ नहीं है।

वासांसि, जीणांनि, वथा, विहाय, नवानि, गृहाति,  
नरः, अपराणि, तथा, शरीराणि, विहाय, जीणांनि,  
अन्यानि, संयाति, नवानि, देही ॥ २२ ॥

वथा	- जैसे	तथा	- वैसे ही
नरः	- मनुष्य	देही	- जीवात्मा
जीणांनि	- पुराने	जीणांनि	- पुराने
वासांसि	- वस्त्रोंको	शरीराणि	- शरीरोंको
विहाय	- ल्यागकर	विहाय	- ल्यागकर
अपराणि	- दूसरे	अन्यानि	- दूसरे
नवानि	- नये (वस्त्रोंको)	नवानि	- नये (शरीरोंको)
गृहाति	- ग्रहण करता है,	संयाति	- प्राप्त होता है।

जातस्य, हि, ध्रुवः, मृत्युः, धूवम्, जन्म, मृतस्य, च, तस्मात्,  
अपरिहार्ये, आर्थे, न, त्वम्, शोचितुम्, अर्हसि ॥ २७ ॥

हि	- { कथोंकि (इस मान्यताके (अनुसार))	जन्म	= जन्म
जातस्य	- जन्मे हुएकी	धूवम्	- निश्चित है।
मृत्युः	- मृत्यु	तस्मात्	- इससे (भी इस)
ध्रुवः	= निश्चित है	अपरिहार्ये	- बिना उपायवाले
च	- और	आर्थे	- विषयमें
मृतस्य	= मरे हुएका	त्वम्	- तू
		शोचितुम्	- शोक करनेको
		न, अर्हसि	- योग्य नहीं है।

हतः, वा, ग्राप्यसि, स्वर्गम्, जित्वा, वा, भोक्यसे, महीम्,  
तस्मात्, उत्तिष्ठ, कौन्तोय, युद्धाय, कृतनिश्चयः ॥ ३७ ॥

वा	- या (तो तू युद्धमें)	भोक्यसे	- भोगेगा।
हतः	- मारा जाकर	तस्मात्	- इस कारण
स्वर्गम्	- स्वर्गको	कौन्तोय	- हे अर्जुन! (तू)
ग्राप्यसि	= ग्राप्त होगा	युद्धाय	- युद्धके लिये
वा	- अवश्य (संशयमें)	कृतनिश्चयः	- निश्चय करके
जित्वा	- जीतकर	उत्तिष्ठ	- खड़ा हो जा।
महीम्	- पृथ्वीका राज्य		

सुखदुःखे, समे, कृत्वा, लाभालाभी, जयाजयी,  
ततः, सुद्धाय, युज्यस्व, न, एवम्, पापम्, अवाप्यसि ॥ ३८ ॥

यदि तुम्हे स्वर्ग तथा राज्यकी इच्छा न हो तो भी—

जयाजयी	= जय-पराबय	युज्यस्व	- तैयार हो जा,
लाभालाभी	= { लाभ-हानि (और)	एवम्	- { हस प्रकार (युद्ध करनेसे तु)
सुखदुःखे	- सुख-दुःखको	पापम्	- पापको
समे	- समान	न	- नहीं
कृत्वा	- सप्तशक्ति	अवाप्यसि	- प्राप्त होगा।
ततः	- उसके बाद		
सुद्धाय	- सुद्धके लिये		

यावान्, अर्थः, उदपाने, सर्वतः, सम्प्लुतोदके,  
तावान्, सर्वेषु, वेदेषु, ब्राह्मणस्य, विजानतः ॥ ४६ ॥

क्योंकि—

सर्वतः	- सब ओरसे	(अस्ति)	- रहता है,
सम्प्लुतोदके	- { परिपूर्ण जलाशयके	विजानतः	- { तत्वसे जाननेवाले
(प्राप्ते सति)	- { प्राप्त हो जानेपर	ब्राह्मणस्य	- ब्राह्मणका
उदपाने	- { डोटे जलाशयमें (मनुष्यका)	सर्वेषु	- समस्त
यावान्	- जितना	वेदेषु	- वेदोंमें
अर्थः	= प्रयोजन	तावान्	- { अन (ही प्रयोजन रह जाता है)।

कर्मजम्, बुद्धियुक्ताः, हि, फलम्, त्यक्त्वा, मनीषिणः,  
जन्मबन्धविनिर्मुक्ताः, पदम्, गच्छन्ति, अनामयम् ॥ ५१ ॥

हि	- क्योंकि	फलम्	= फलको
बुद्धियुक्ताः	- समबुद्धिसे युक्त	त्यक्त्वा	- त्यागकर
मनीषिणः	= ज्ञानीजन	जन्मबन्ध-	- { जन्मरूप-
कर्मजम्	- { कर्मोंसे उत्पन्न होनेवाले	विनिर्मुक्ताः	- { बन्धनसे मुक्त हो

अनामयम्	- निर्विकार	पदम्	= परमपदको
		गच्छन्ति	- प्राप्त हो जाते हैं।

श्रुतिविप्रतिपन्ना, ते, यदा, स्थास्यति, निश्चला,  
समाधी, अचला, बुद्धिः, तदा, योगम्, अवाप्यसि ॥ ५३ ॥

और—

श्रुतिविप्रतिपन्ना	= भौति-भौतिके वचनोंको मुन्नेसे विचलित हुई	अचला	= स्थिर
ते	= तेरी	स्थास्यति	= उहर जायगी,
बुद्धिः	= बुद्धि	तदा	= तब (तु)
यदा	= जब	योगम्	= योगको
समाधी	= परमात्मामें	अवाप्यसि	= प्राप्त हो जावगा
निश्चला	= अचल (और)		= अर्थात् तेरा परमात्मामें निलसंग्रेह हो जायगा।

विषयाः, विनिवर्तन्ते, निराहारस्य, देहिनः,  
रसवर्जम्, रसः, अपि, अस्य, परम्, दृष्ट्वा, निवर्तते ॥ ५४ ॥

वद्यपि—

निराहारस्य	= { (इन्द्रियोंके द्वारा) विषयोंको ग्रहण न करनेवाले	रसवर्जम्	= { आसक्ति निवृत्त नहीं होती।
देहिनः	- { पुरुषके (धी केनल)	अस्य	- { इस स्थितप्रब्र पुरुषको (तो)
विषयः	- विषय (तो)	रसः	- आसक्ति
विनिवर्तन्ते	- { निवृत्त हो जाते हैं, (यरतु उनमें रहनेवाली)	अपि	- धी
		परम्	- परमात्माका
		दृष्ट्वा	- साक्षात्कार करके
		निवर्तते	- { निवृत्त हो जाती है।

श्रीमद्भगवत् गीता अध्याय ३ का श्लोकहरुका फोटोकपीहक

### अथ तृतीयोऽध्यायः

अखंत उच्चाच—

ज्यायसी, चेत्, कर्मणः, ते, मता, बुद्धिः, जनार्दन,  
तत्, किम्, कर्मणि, घोरे, माम्, नियोजयसि, केशव ॥ १ ॥

इसपर अर्जुनने प्रश्न किया कि—

जनार्दन	= हे जनार्दन।	तत्	= तो फिर
चेत्	- वादि	केशव	- हे केशव !
ते	- आपको	माम्	- मुझे
कर्मणः	- कर्मकी अपेक्षा	घोरे	- भयंकर
बुद्धिः	- ज्ञान	कर्मणि	= कर्ममें
ज्यायसी	- श्रेष्ठ	किम्	- क्यों
मता	- मान्य है	नियोजयसि	- लगाते हैं ?

व्यापिश्चेण, इव, वाक्येन, बुद्धिम्, मोहयसि, इव, मे  
तत्, एकम्, वद, निश्चित्य, येन, श्रेयः, अहम्, आज्ञुयाम् ॥ २ ॥

व्यापिश्चेण, इव =	मिले हुए-से	तत्	- उस
वाक्येन	- वचनोंसे	एकम्	- एक बातको
मे	- मेरी	निश्चित्य	- निश्चित करके
बुद्धिम्	- बुद्धिको	वद	= कहिये,
		येन	- जिससे
मोहयसि, इव =	मानो मोहित कर रहे हैं (इसलिये)	अहम्	- मैं
		श्रेयः	- कल्याणको
		आज्ञुयाम्	= प्राप्त हो जाऊँ।

लोके, अस्मिन्, द्विविधा, निष्ठा, पुरा, प्रोक्ता, मया, अनघ,  
ज्ञानयोगेन, साधुख्यानाम्, कर्मयोगेन, योगिनाम् ॥ ३ ॥

इस प्रकार अर्जुनके पूछनेपर भगवान् श्रीकृष्ण महराज ओले—

अनघ = हे निष्ठाप। | अस्मिन् = इस

लोके	- लोकमें	साइक्षयानाम्	- { साइक्षयोगियों- की (निष्ठा तो)
द्विविद्या	- दो प्रकारकी	ज्ञानयोगेन	= { ज्ञानयोगसे (और)
निष्ठा	- निष्ठा*	योगिनाम्	= { योगियोंकी (निष्ठा)
भया	- मेरे द्वारा	कर्मयोगेन	= { कर्मयोगसे (होती है)।
पुरा	- पहले		
प्रोक्ता	- { कही गयी है। (उनमेंसे)		

न, कर्मणाम्, अनारम्भात्, नैष्कर्म्यम्, पुरुषः, अशनुते,  
न, च, सन्द्वसनात्, एव, सिद्धिम्, समधिगच्छति ॥ ४ ॥

परंतु किसी भी मार्गके अनुसार कर्मोंको स्वरूपसे त्वागनेकी  
आवश्यकता नहीं है; वर्णकि—

पुरुषः	- मनुष्य	च	- और
न	- न (तो)	न	- न
कर्मणाम्	- कर्मोंका	सन्द्वसनात्	= { (कर्मोंके केवल)
अनारम्भात्	- आसम् किये बिना	एव	= { त्वागपात्रसे
नैष्कर्म्यम्	- निष्कर्मताको { यानी योग- निष्ठाको	सिद्धिम्	= सिद्धि यानी
अशनुते	- प्राप्त होता है	समधिगच्छति	- प्राप्त होता है।

न, हि, कश्चित्, क्षणम्, अपि, जातु, तिष्ठति, अकर्मकृत्,  
कायति, हि, अवशः, कर्म, सर्वः, प्रकृतिजैः, गुणैः ॥ ५ ॥

तथा सर्वथा कर्मोंका स्वरूपसे त्वाग हो भी नहीं सकता—

हि	- निःसन्देह	अकर्मकृत्	- बिना कर्म किये
कश्चित्	- कोई भी (मनुष्य)	न	= नहीं
जातु	= किसी भी कालमें	तिष्ठति	= रहता;
क्षणम्	= क्षणपात्र	हि	- कर्मोंकि
अपि	- भी		

सर्वः	- { साधु पनुष्य समुदाय	अचशः	- परवश हुआ कर्म	- कर्म करनेके लिये
प्रकृतिजैः	- प्रकृतिजनित	कार्यते	- { बाध्य किया	
गुणैः	- गुणोङ्गाय			- जाता है।

कर्मनिदियाणि, संयम्य, यः, आस्ते, मनसा, स्मरन्,  
इन्द्रियार्थान्, विमूढात्मा, मिथ्याचारः, सः, उच्यते ॥ ६ ॥

इसलिये—

यः	- जो	इन्द्रियार्थान्	- इन्द्रियोंके उपयोग
विमूढात्मा	- मूढ़बुद्धि मनुष्य	स्मरन्	- चिन्तन करना
कर्मनिदियाणि	- { समस्त इन्द्रियों- को ( हठपूर्वक उपरसे )	आस्ते	- रहता है,
संयम्य	- योक्तव्य	सः	- यह
मनसा	- मनसे ( इन )	मिथ्याचारः	- { मिथ्याचारी आर्थान् दग्धो
		उच्यते	- कहा जाता है।

यः, तु, इन्द्रियाणि, मनसा, नियम्य, आरभते, अर्जुन,  
कर्मनिदियैः, कर्मयोगम्, असन्तः, सः, विशिष्यते ॥ ७ ॥

तु	- किंतु	असन्तः	- अनासनक हुआ
अर्जुन	- हे अर्जुन !	कर्मनिदियैः	- समस्त इन्द्रियोङ्गाय
यः	- जो ( पुरुष )	कर्मयोगम्	- कर्मयोगका
मनसा	- मनसे	आरभते	- आचरण करता है,
इन्द्रियाणि	- इन्द्रियोंको	सः	- वही
नियम्य	- लशये लक्षे	विशिष्यते	- विशिष्य है।
नियतम्, कुरु, कर्म, त्वम्, कर्म, ज्यायः, हि, अकर्मणः, शरीरशात्रा, अपि, च, तै, न, प्रसिद्ध्येत्, अकर्मणः ॥ ८ ॥			

इसलिये—

त्वम्	- तू	ज्यायः	- श्रेष्ठ है
नियतम्	- शास्त्रविहित	च	- तथा
कर्म	- कर्तव्यकर्मा	अकर्मणः	- कर्म न करनेसे
कुरु	- कर	ते	- तेरा
हि	- क्योंक	शरीरशात्रा	- शरीर निर्बाह
अकर्मणः	- { कर्म न करनेकी अपेक्षा	अपि	- भी
कर्म	- कर्म करना	न	- नहीं
		प्रसिद्ध्येत्	- सिद्ध होगा।

यज्ञार्थात्, कर्मणः, अन्यत्र, लोकः, अयम्, कर्मबन्धनः,  
तदर्थम्, कर्म, कौन्तेय, मुक्तसञ्चाः, समाचर ॥ ९ ॥

यज्ञार्थात्	- { यज्ञके निमित्त किये जानेवाले	कौन्तेय	- (इसलिये) हे अर्जुन ! (तु)
कर्मणः	- कर्मोंसे अंतिरिक्त	मुक्तसञ्चाः	- { आसांकिसे रहित डोकर
अन्यत्र	- { दूसरे कर्मोंमें (लगा हुआ है)	तदर्थम्	- { उस यज्ञके निमित्त (ही भलोभाँति)
अयम्	- यह	कर्म	- कर्तव्यकर्म
लोकः	- मनुष्य-समुदाय	समाचर	- कर।
कर्मबन्धनः	= कर्मोंसे बँधता है।		
सहयज्ञाः, प्रजाः, सृष्ट्या, पुरा, उवाच, प्रजापतिः,			
अनेन, प्रसविष्यन्वयम्, एषः, वः, अस्तु, इष्टकामधुक् ॥ १० ॥			

प्रजापतिः	- प्रजापति बहाने	प्रसविष्यन्वयम्	- { वृद्धिको प्राप्त होओ (और)
पुरा	- कल्पके आदिमें	एषः	- यह यज्ञ
सहयज्ञाः	- यज्ञसहित	वः	- तुमलोगोंको
प्रजाः	- प्रजाओंको	इष्टकामधुक्	- { इच्छित भोग प्रदान करनेवाला
सृष्ट्या	- रचकर (उनसे)		
उवाच	- कहा (कि)		
(यज्ञम्)	- तुमलोग		
अनेन	- इस यज्ञके द्वारा	अस्तु	- हो।

देवान्, भावयत, अनेन, ते, देवाः, भावयन्तु, वः,  
परस्परम्, भावयन्तः, श्रेयः, परम्, अवाप्यथ ॥ ११ ॥

अनेन	- इस यज्ञके द्वारा	देवाः	- देवता
देवान्	- देवताओंको	वः	- तुमलोगोंको
भावयत	- उन्नत करें (ओ)	भावयन्तु	- उन्नत करें।
ते	- वे		

(एवम्)	- { हस प्रकार (निःस्वार्थभावसे)	(यूयम्)	= तुमलोग परम्
परस्परम्	- एक-दूसरेको	श्रेयः	- कल्पाणाको
भावद्यन्तः	= उन्नत करते हुए,	अनाप्यश्च	= प्राप्त हो जाओगे।
इष्टान्, भोगान्, हि, वः, देवाः, दास्यन्ते, यज्ञभाविताः, तैः, दत्तान्, अप्रदाय, एव्यः, यः, भुज्ञके, स्तेनः, एव, सः ॥ १२ ॥			
यज्ञभाविताः	- { यज्ञके द्वारा बढ़ाये हुए	तैः	- { उन देवताओंके द्वारा
देवाः	- देवता	दत्तान्	- दिये हुए भोगोंको
वः	- { तुमलोगोंको (विना माँगे ही)	यः	- जो पुरुष
इष्टान्	- इच्छन्	अप्रदाय	- { इनको (विना दिये
भोगान्	- भोग		{ (रखवम्)
हि	- निश्चय ही	भुज्ञके	= भोगता है,
		सः	- वह
दास्यन्ते	- { देते रहेंगे। (इस प्रकार)	स्तेनः	- चोर
		एव	- ही है।

यज्ञशिष्टाशिनः, सन्तः, मुच्यन्ते, सर्वकिलिंघैः,  
भुज्नते, ते, तु, अथम्, पापाः, ये, पचन्ति, आत्मकारणात् ॥ १३ ॥

यज्ञशिष्टाशिनः	- { यज्ञसे बचे हुए अन्नको स्वानेवाले	आत्मकारणात्	- { अपना शरीर पोषण करनेके
सन्तः	- ब्रैष्ठ पुरुष		- { लिये ही
सर्वकिलिंघैः	- सब मापोंसे	पचन्ति	- { (अन) पकाते हैं,
मुच्यन्ते	- { मुक्त हो जाते हैं (और)	ते	- बे
ये	- जो	तु	- तो
पापाः	- पापीलोग	अथम्	- पापको (ही)
		भुजते	- खाते हैं।

अन्नात्, भवन्ति, भूतानि, पर्जन्यात्, अन्नसम्भवः,  
यज्ञात्, भवति, पर्जन्यः, यज्ञः, कर्मसमुद्धवः ॥ १४ ॥  
कर्म, ब्रह्मोद्धवम्, चिद्धि, ब्रह्म, अक्षरसमुद्धवम्,  
तस्मात्, सर्वंगतम्, ब्रहा, नित्यम्, यज्ञे, प्रतिष्ठितम् ॥ १५ ॥

ज्योकि—

भूतानि	- समूर्ण प्राणी	ब्रह्मोद्धवम्	- { वेदसे उत्पन्न (और)
अन्नात्	- अनसे	ब्रह्म	= वेदको
भवन्ति	- उत्पन्न होते हैं,	अक्षरसमुद्धवम्	- { आविनाशी परमात्मासे उत्पन्न हुआ
अन्नसम्भवः	- अनको उत्पन्न	चिद्धि	- जान।
पर्जन्यात्	- { वृष्टिसे (होती है)	तस्मात्	- { इससे (सिद्ध होता है कि)
पर्जन्यः	- वृष्टि	सर्वंगतम्	- सर्वंव्यापी
यज्ञात्	= यज्ञसे	ब्रहा	- { परम अक्षर परमात्मा
भवति	- होती है (और)	नित्यम्	- सदा हो
यज्ञः	- यज्ञ	यज्ञे	- यज्ञम्
		प्रतिष्ठितम्	- प्रतिष्ठित है।
कर्मसमुद्धवः	- { उत्पन्न होनेवाला है।		
कर्म	- { कर्मसमुदायको (तु)		

एवम्, प्रवर्तितम्, चक्रम्, न, अनुवर्त्यति, इह, यः,  
अघातुः, इन्द्रियारामः, मोषम्, पार्थ, सः, जीवति ॥ १६ ॥

पार्थ	- हे पार्थ!		{ अपने कर्तव्यका
यः	- जो पुरुष		{ पालन नहीं करता,
इह	= इस लोकमें	सः	- वह
एवम्	- { इस प्रकार (परमात्मा से	इन्द्रियोंके द्वारा	
प्रवर्तितम्	- प्रवर्तित	इन्द्रियारामः	- { भोगोंमें रमण करनेवाला
चक्रम्	- सृष्टिचक्रके	अघातुः	- पापात् (पुरुष)
न, अनुवर्त्यति-	- { अनुकूल नहीं बरतता अर्थात्	मोषम्	- व्यर्थ (हो)
		जीवति	- जीता है।

तस्मात् असक्तः सततम् कार्यम् कर्म समाचर,  
असक्तः हि आचरन् कर्म परम् आप्नोति पूरुषः ॥ १९ ॥

तस्मात्	- इसलिये (१)	असक्तः	- { आसक्तिसे रहित होकर
सततम्	= निरन्तर		
असक्तः	- { आसक्तिसे रहित होकर (सदा)	कर्म	- कर्म
कार्यम् कर्म	= कर्तव्यकर्मको	आचरन्	- करता हुआ
समाचर	- { भलीभौति करता रह ।	पूरुषः	- मनुष्य
हि	= क्योंकि	परम्	- परमात्माको
		आप्नोति	= प्राप्त हो जाता है।

यदि, हि, अहम्, न, वर्तेयम्, जातु, कर्मणि, अतन्द्रितः,  
मम, वर्तम्, अनुष्टुत्न्ते, मनुष्याः, पार्थ, सर्वशः ॥ २३ ॥

हि	- क्योंकि	वर्तेयम्	- { बरतै (तो बड़ी हानि हो जाय; क्योंकि)
पार्थ	- हे पार्थ !	मनुष्याः	- मनुष्य
यदि	- यदि	सर्वशः	- सब प्रकारसे
जातु	= कदाचित्	मम	- मेरे (ही)
अहम्	- मैं	वर्तम्	- मार्गका
अतन्द्रितः	- साधान होकर	अनुष्टुत्न्ते	- अनुसरण करते हैं।
कर्मणि	= कर्मोंमें		
न	- न		

न, त्रुद्धिभेदम्, जनयेत्, अज्ञानाम्, कर्मसङ्क्रान्ताम्,  
जोषयेत्, सर्वकर्मणि, विद्वान्, युक्तः, समाचरन् ॥ २६ ॥

तथा—

युक्तः	- { परमात्माके स्वरूपमें आठल स्थित हुए	कर्मसङ्क्रान्तः	- { शास्त्रविहितकर्मों में आसक्तिवाले
विद्वान्	- { ज्ञानी पुरुषको (चाहिये कि वह)	अज्ञानाम्	- अज्ञानियोंकी

		त्रुद्धिभेदम्	- { त्रुद्धमें भ्रम अथवा कर्मोंमें अश्रद्धा
--	--	---------------	--

न, अनयेत्	- { उत्पन्न न करे। (किन्तु स्वयम्)	समाचरन्	- { भलीभौंति करता हुआ (उनसे भी वैसे ही)
सर्वकर्माणि	- { शास्त्रविहित समस्त कर्म	ज्ञोषयेत्	- करवावे।

ये, मे, मतम्, इदम्, नित्यम्, अनुतिष्ठन्ति, मानवाः,  
श्रद्धावन्तः, अनसूयन्तः, मुच्यन्ते, ते, अपि, कर्मधिः ॥ ३१ ॥

और हे अर्जुन!—

ये	- जो कोई	मतम्	= मतका
मानवाः	- मनुष्य	नित्यम्	= सदा
अनसूयन्तः	- { दोषदृष्टिसे रहित (और)	अनुतिष्ठन्ति	- अनुसरण करते हैं,
श्रद्धावन्तः	- श्रद्धायुक्त होकर	ते	- ये
मे	- मेरे	अपि	- भी
इदम्	- इस	कर्मधिः	- सम्पूर्ण कर्मोंसे
		मुच्यन्ते	- छूट बाते हैं।

श्रेयान्, स्वधर्मः, विगुणः, परधर्मात्, स्वनुष्ठितात्,  
स्वधर्मेः, निधनम्, श्रेयः, परधर्मः, भयावहः ॥ ३५ ॥

इसलिये उन दोनोंको जीतकर सावधान हुआ स्वधर्मका आचरण करे;  
क्योंकि—

स्वनुष्ठितात्	- { अन्धी प्रकार आचरणमें लाये हुए	स्वधर्मे	- अपनेधर्मो(तो)
परधर्मात्	- दूसरेके धर्मसे	निधनम्	- मरना (भी)
विगुणः	- गुणरहित (भी)	श्रेयः	- { कल्पाणकारक है (और)
स्वधर्मः	- अपना धर्म	परधर्मः	- दूसरेका धर्म
श्रेयान्	- अति उत्तम है।	भयावहः	- { भयको देनेवाला है।

इन्द्रियाणि, पराणि, आहुः, इन्द्रियेभ्यः, परम्, मनः,  
मनसः, तु, परा, बुद्धिः, यः, बुद्धेः, परतः, तु, सः ॥ ४२ ॥

और यदि तू समझे कि इन्द्रियोंको रोककर कामरूप जीवीको मारनेकी  
मेरी शक्ति नहीं है तो तेरी यह भूल है; व्याकिं—

इन्द्रियाणि	- { इन्द्रियोंको (स्थूल शरीरसे)	मनसः	- मनसे
पराणि	- { पर यानी श्रेष्ठ, बलवान् और सूक्ष्म	तु	= भी
आहुः	- कहते हैं;	परा	- पर
इन्द्रियेभ्यः	- इन इन्द्रियोंसे	बुद्धिः	- बुद्धि है
परम्	= पर	तु	- और
मनः	- मन है,	यः	= जो
		बुद्धेः	- बुद्धिसे (भी)
		परतः	- अत्यन्त पर है,
		सः	- वह (आत्मा) है।

एवम्, बुद्धेः, परम्, बुद्ध्वा, संस्तभ्य, आत्मानम्, आत्मना,  
जहि, शत्रुम्, महाबाहो, कामरूपम्, दुरासदम् ॥ ४३ ॥

एवम्	- इस प्रकार	आत्मानम्	- मनको
बुद्धेः	= बुद्धिसे	संस्तभ्य	- बशमें करके
परम्	- { पर अर्थात् सूक्ष्म बलवान् और अत्यन्त श्रेष्ठ आत्माको	महाबाहो	- { हे महाबाहो! (तु इस)
बुद्ध्वा	- जानकर (और)	कामरूपम्	- कामरूप
आत्मना	- बुद्धिके द्वारा	दुरासदम्	- दुर्जय
		शत्रुम्	= शत्रुको
		जहि	- मार डाल।

श्रीमद्भगवत् गीता अध्याय ४ का श्लोकहरुका फोटोकपीहरु

### अथ चतुर्थोऽध्यायः

इमम्, विवस्वते, योगम्, प्रोक्तवान्, अहम्, अव्ययम्,  
विवस्वान्, मनवे, प्राह, मनुः, इक्ष्वाकवे, अब्रवीत् ॥ १ ॥

इसके पश्चात् श्रीभगवान् बोले, हे अर्जुन!—

अहम्	- कैने	विवस्वान्	- { सूर्यने (अपने पुत्र इमम्	- इस	वैवस्वत
अव्ययम्	- अविनाशी	मनवे	- मनुसे		
योगम्	- योगको	प्राह	- कहा (और)		
विवस्वते	- सूर्यसे	मनुः	- मनुसे (अपने पुत्र)		
प्रोक्तवान्	- कहा था,	इक्ष्वाकवे	- राजा इक्ष्वाकुसे		
एवम्, परम्पराप्राप्तम्, इमम्, राजर्थयः, विदुः,		अब्रवीत्	- कहा।		
सः, कालेन, इह, महता, योगः, नष्टः, परन्तप ॥ २ ॥					

परन्तप	= हे परन्तप अर्जुन ! सः	= वह	
एवम्	- इस प्रकार	योगः	- योग
परम्पराप्राप्तम्-	परम्परासे प्राप्त	महता	= बहुत
इमम्	- इस योगको	कालेन	- कालसे
राजर्थयः	- राजार्थयोने	इह	- इस पृथ्वीलोकमें
विदुः	- { जाना, (किंतु उसके बाद) नष्टः	नष्टः	= लक्ष्यप्राप्त हो गया।
सः, एव, अयम्, परा, ते, अद्य, योगः, प्रोक्तः, पुरातनः,			
भक्तः, असि, मे, सखा, च, इति, रहस्यम्, हि, एतत्, उत्तमम् ॥ ३ ॥			

(त्वम्)	- तू	सः, एव	- वही
मे	- मैंग	अयम्	- यह
भक्तः	- भक्त	पुरातनः	- पुरातन
च	- और	योगः	- योग
सखा	- प्रिय सखा	अद्य	- आज
असि	- हैं,	मद्या	- मैंने
इति	- इसलिये	ते	- तुहाको

प्रोक्तः	- कहा है;		
हि	= क्योंकि		
एतत्	- यह	रहस्यम्	- { रहस्य है अर्थात्
उत्तमम्	- बड़ा ही उत्तम		{ गुप्त रखनेयोग्य
			{ विषय है।
अपरम्, भवतः, जन्म, परम्, जन्म, विवरस्यतः,			
कथम्, एतत्, विजानीयाम्, त्वम्, आदी, प्रोक्तवान् इति ॥ ४ ॥			

इस प्रकार भगवान्के चरण सुनकर अर्जुन बोले, हे भगवन्।

भवतः	= आपका	इति	- इस बातको
जन्म	- जन्म (तो)	कथम्	= कैसे
अपरम्	- अर्जुनीन—अभी हालका है (और)	विजानीयाम्	- समझूँ (कि)
विवरस्यतः	- सूर्यका	त्वम्	- आपहीने
जन्म	= जन्म		
परम्	- { बहुत पुराना है अर्थात् कल्पके आदिमें हो चुका था; (तब मैं)	आदी	- { कल्पके आदिमें (सूर्यसे)
		एतत्	= यह योग
		प्रोक्तवान्	= कहा था ?

बहूनि, मे, व्यतीतानि, जन्मानि, तत्व, च, अर्जुन, तानि, अहम्, वेद, सर्वाणि, न, त्वम्, वेत्थ, परन्तप ॥ ५ ॥

इसपर श्रीभगवान् बोले—

परन्तप	= हे परन्तप	च्यतीतानि	- हो चुके हैं।
अर्जुन	= अर्जुन।	तानि	= उन
मे	- मेरे	सर्वाणि	= सबको
च	- और	त्वम्	- तू
तत्व	- तेरे	न	- नहीं
बहूनि	- बहुत-से	वेत्थ	- जानता, (किंतु)
जन्मानि	- जन्म	अहम्	- मैं
		वेद	- जानता हूँ।

अजः, अपि, सन्, अव्ययात्पा, भूतानाम्, ईश्वरः, अपि, सन्,  
प्रकृतिम्, स्वाम्, अधिष्ठाय, सम्भवामि, आत्ममाथवा ॥ ६ ॥

तथा मेरा जन्म प्राकृत मनुष्योंके सदृश नहीं है—

( अहम् )	- मैं	अपि	= भी
अजः	- अजन्मा ( और )	स्वाम्	- अपनो
अव्ययात्पा	= अविनाशीस्तरूप	प्रकृतिम्	- प्रकृतिको
सन्	- होते हुए	अधिष्ठाय	= अशीन करके
अपि	= भी ( तथा )		
भूतानाम्	- समस्त प्राणियोंका	आत्ममाथवा	- { अपनो योगमायासे
ईश्वरः	- ईश्वर		
सन्	- होते हुए	सम्भवामि	- प्रकट होता हूँ।
यदा, यदा, हि, धर्मस्य, ग्लानिः, भवति, भारत,			
अभ्युत्थानम्, अधर्मस्य, तदा, आत्मानम्, सृजामि, अहम् ॥ ७ ॥			
भारत	= हे भारत !	तदा	- तब तब
यदा, यदा	- जब-जब	हि	- ही
धर्मस्य	- धर्मकी	अहम्	- मैं
ग्लानिः	= हानि ( और )	आत्मानम्	- अपने रूपको
अधर्मस्य	- अधर्मकी		{ रचता हूँ अर्थात् साकाररूपसे
अभ्युत्थानम्	= वृद्धि	सृजामि	{ लोगोंके सम्पुर्ख प्रकट होता हूँ।
भवति	- होती है,		

परित्राणाय, साधूनाम्, विनाशाय, च, दुष्कृताम्,  
धर्मसंस्थापनार्थाय, सम्भवामि, युगे, युगे ॥ ८ ॥

व्योक्ति—

साधूनाम्	- साधु पुरुषोंका	विनाशाय	- { विनाश करनेके
परित्राणाय	- उद्धार करनेके लिये		{ लिये
दुष्कृताम्	- { पापकर्म करनेवालोंका	च	- और

अर्थसंस्थाप-	
नार्थाच्य	= { धर्मकी अच्छी तरहसे स्थापना करनेके लिये (गैं)

युगे, युगे	= युग-युगमें
सम्भवामि	= { प्रकट हुआ करता है।

जन्म, कर्म, च, मे, दिव्यम्, एवम्, यः, वेत्ति, तत्त्वतः,  
त्यक्त्वा, देहम्, पुनः, जन्म, न, एति, माम्, एति, सः, अर्जुन ॥ ९ ॥

इसलिये—

अर्जुन	= हे अर्जुन !	वेत्ति	= जान लेता है,
मे	= मेरे	सः	= वह
जन्म	= जन्म	देहम्	= शरीरको
च	= और	त्यक्त्वा	= त्यागकर
कर्म	= कर्म	पुनः	= फिर
दिव्यम्	= { दिव्य अर्थात् निमंल और अलौकिक हैं—	जन्म	= जन्मको
एवम्	= इस प्रकार	न, एति	= { प्राप्त नहीं होता, (किन्तु)
यः	= जो मनुष्य	माम्	= मुझे (ही)
तत्त्वतः	= तत्त्वसे*	एति	= प्राप्त होता है।

बीतरागभयक्रोधाः, मन्मथाः, माम्, उपाश्रिताः,  
बहवः, ज्ञानतपसा, पूताः, मद्दावम्, आगताः ॥ १० ॥

और हे अर्जुन ! पहले भी—

बीतराग-		माम्	- मेरे
भयक्रोधाः	= { जिनके राग, भय और ब्रोध	उपाश्रिताः	- आश्रित रहनेवाले
	= { सर्वथा नष्ट हो गये थे (और)	बहवः	= { बहुत-से घक (उपर्युक्त)
मन्मथाः	= { जो मुझमें अनन्य प्रेमपूर्वक स्थित रहते थे, (ऐसे)	ज्ञानतपसा	- ज्ञानरूप तपसे
		पूताः	= पवित्र होकर
		मद्दावम्	- मेरे स्वरूपको
		आगताः	- प्राप्त हो चुके हैं।

ये, यथा, माम्, प्रपद्यन्ते, तान्, तथा, एव, भजामि, अहम्,  
मम्, वर्त्म, अनुवर्तीन्ते, मनुष्याः, पार्थ, सर्वशः ॥ ११ ॥

लब्धिक—

पार्थ	- हे अर्जुन !	भजामि	- { भजता हूँ; (कर्योकि)
ये	- जो भक्त	मनुष्याः	- सभी मनुष्य
माम्	- मुझे	सर्वशः	- सब प्रकारसे
यथा	- जिस प्रकार	मम	- मेरे (ही)
प्रपद्यन्ते	- भवते हैं,	वर्त्म	- मार्गिका
अहम्	- मैं (भी)	अनुवर्तीन्ते	- { अनुमरण करते हैं।
तान्	- उनको		
तथा, एव	- उसी प्रकार		

काङ्क्षान्तः, कर्मणाम्, सिद्धिम्, चजन्ते, इह, देवताः,  
क्षिप्रम्, हि, मानुषे, लोके, सिद्धिः, भवति, कर्मजा ॥ १२ ॥

जो मुझे तत्त्वसे नहीं जानते हैं, वे—

इह	- इस	चजन्ते	- { पूछन किया करते हैं;
मानुषे	- मनुष्य-	हि	= कर्योकि (उनको)
लोके	= लोकमें	कर्मजा	- { कर्मोंसे उत्पन्न होनेवाली
कर्मणाम्	- कर्मोकि	सिद्धिः	= सिद्धि
सिद्धिम्	- फलको	क्षिप्रम्	- शीघ्र
काङ्क्षान्तः	- { चाहनेवाले (होग)	भवति	- मिल जाती है।
देवताः	- देवताओंका		

चातुर्वर्णम्, मया, सूष्टम्, गुणकर्मविभागशः,  
तस्य, कर्तारम्, अपि, माम्, विद्धि, अकर्तारम्, अव्ययम् ॥ १३ ॥

तथा हे अर्जुन !—

चातुर्वर्णम्	- { ब्राह्मण, क्षत्रिय, वैश्य और शूद्र इन चार जणों का समूह,	तस्य	- { उस (सृष्टित्वनादि- कर्म)-का
गुणकर्म- विभागशः	- { गुण और कर्मोंके विभागपूर्वक	कर्तारम्	- कर्ता होनेवर
मया	- मेरे द्वारा	अपि	- भी
सूष्टम्	- { रचा गया है। (इस प्रकार)	माम्	- मुझे
		अव्ययम्	- { अविनाशी परमेश्वरको (त्रिवास्तवमें)
		अकर्तारम्	= अकर्ता (ही)
		विद्धि	- जान।

न, माम्, कर्माणि, लिप्यन्ति, न, मे, कर्मफले, स्वृहा,  
इति, माम्, यः, अभिजानाति, कर्मभिः, न, सः, बध्यते ॥ १४ ॥

कथोकि—

कर्मफले	- कर्मोकि फलमें	यः	- जो
मे	- मेरी	माम्	- मुझे
स्वृहा	- स्वृहा	अभिजानाति	- { तत्त्वसे जान लेता है,
न	- नहीं है (इसलिये)	सः	- वह (भी)
माम्	- मुझे	कर्मभिः	- कर्मोकि
कर्माणि	- कर्म	न	- नहीं
न, लिप्यन्ति	- लिप नहीं करते—	बध्यते	- बंधता।
इति	- इस प्रकार		
एवम्, ज्ञात्वा, कृतम्, कर्म, पूर्वः, अपि, मुमुक्षुभिः, कुरु, कर्म, एव, तस्यात्, त्वम्, पूर्वः, पूर्वतरम्, कृतम् ॥ १५ ॥			

तथा—

पूर्वः	- पूर्वकालके	तस्यात्	- इसलिये
मुमुक्षुभिः	- मुमुक्षुओंनि	त्वम्	- तू (भी)
अपि	- भी	पूर्वः	- पूर्वजोहारा
एवम्	- इस प्रकार	पूर्वतरम्, कृतम्	- { सदासे किये जानेवाले
ज्ञात्वा	- जानकर (ही)	कर्म	- कर्मोको
कर्म	- कर्म	एव	- ही
कृतम्	- किये हैं।	कुरु	- कर

किम्, कर्म, किम्, अकर्म, इति, करवयः, अपि, अत्र, मोहिताः,  
तत्, ते, कर्म, प्रवक्ष्यामि, यत्, ज्ञात्वा, मोक्षसे, अशुभात् ॥ १६ ॥

परंतु—

कर्म	- कर्म	तत्	= वह
किम्	- क्या है ? (अीर)	कर्म	- कर्म-तत्त्व (मैं)
अकर्म	- अकर्म	ते	- तुझे
किम्	- क्या है ?—	प्रवक्ष्यामि	= { भलीभाँति समाहारकर कहूँगा,
इति	- इस प्रकार (इसका)	यत्	= जिसे
अत्र	- निर्णय करनेमें	ज्ञात्वा	- जानकर (तू)
करवयः	- तुल्दिष्वान् पुरुष	अशुभात्	= { अशुभसे अव्याप्ति कर्मवन्धनसे
अपि	- भी	मोक्षसे	= मुक्त हो जायगा।
मोहिताः	- { मोहित हो जाते हैं (इसलिये)		

कर्मणः, हि, अपि, बोद्धव्यम्, बोद्धव्यम्, च, विकर्मणः,  
अकर्मणः, च, बोद्धव्यम्, गहना, कर्मणः, गतिः ॥ १७ ॥

कर्मणः	- कर्मका (स्वरूप)	विकर्मणः	= { विकर्मका
अपि	= भी		(स्वरूप भी)
बोद्धव्यम्	= जानना चाहिये	बोद्धव्यम्	- जानना चाहिये;
च	- और	हि	- क्योंकि
अकर्मणः	- { अकर्मका (स्वरूप भी)	कर्मणः	= कर्मका
बोद्धव्यम्	- जानना चाहिये;	गतिः	= गति
च	- तथा	गहना	- गहन है।
कर्मणि, अकर्म, यः, पश्येत्, अकर्मणि, च, कर्म, यः,			
सः, बुद्धिमान्, मनुष्येषु, सः, सुकृतः, कृत्स्नकर्मकृत् ॥ १८ ॥			

यः	- जो मनुष्य	सः	= वह
कर्मणि	= कर्ममें	मनुष्येषु	- मनुष्योंमें
अकर्म	- अकर्म	बुद्धिमान्	- { बुद्धिमान् है (और)
पश्येत्	- देखता है	सः	- वह
च	- और	युक्तः	- योगी
यः	- जो	कृत्स्नकर्मकृत्	- { समस्त कर्मोंको करनेवाला है।
अकर्मणि	- अकर्ममें		
कर्म	- कर्म (देखता है),		
यस्य, सर्वे, समारम्भाः, कामसङ्कल्पवर्जिताः,			
ज्ञानानिनदाशकर्माणम्, तम्, आहुः, पण्डितम्, लुधाः ॥ १९ ॥			

और हे अर्जुन! —

यस्य	- जिसके	ज्ञानानिनदाश-	- { जिसके सपरित
सर्वे	- { सम्पूर्ण (शास्त्रसम्मत)	कर्माणम्	{ कर्म ज्ञानरूप अभिन्नके द्वारा
समारम्भाः	- कर्म		भस्म हो गये हैं,
कर्मसङ्कल्प-	- { विना कामना और संकल्पके	तम्	- उस महामुख्यको
वर्जिताः	होते हैं (तथा)	लुधाः	- ज्ञानीजन (भी)
		पण्डितम्	- पण्डित
		आहुः	- कहते हैं।

त्यक्त्वा, कर्मफलासङ्गम्, नित्यतृप्तः, निराश्रयः,  
कर्मणि, अभिप्रवृत्तः, अपि, न, एव, किंचित्, करोति, सः ॥ २० ॥

और जो पूरुष—

कर्मफलासङ्गम्	समस्त कर्मोंमें	सः	- वह
	और उनके फलमें आसक्ति-का (सर्वथा)	कर्मणि	- कर्मोंमें
त्यक्त्वा	- त्याग करके	अभिप्रवृत्तः	- { भर्तीभौति वरत्वा हुआ
निराश्रयः	- { संसारके आप्रवासे रहित हो गया है (और)	अपि	- भी (आसन्नमें)
नित्यतृप्तः	- { परमात्मामें निलम तृप्त है,	किंचित्	= कुछ
		एव	- भी
		न	- नहीं
		करोति	- करता।
निराशीः, यत्तचित्तात्मा,	त्यक्तसर्वपरिग्रहः,		
शारीरग्, केवलम्, कर्म, कुर्वन्, न, आप्नोति, किल्बिषम् ॥ २१ ॥			

और—

यत्तचित्तात्मा-	जिसका अन्तः-	निराशीः	= आशारहित मुख्य
	करण और हन्दियोंके सहित शारीर जीवा हुआ है (और)	केवलम्	= केवल
त्यक्तसर्वपरिग्रहः-	- { जिसने समस्त भोगोंकी सामग्रीका परित्याग कर दिया है, (ऐसा)	शारीरम्	- शारीर-सम्बन्धी
		कर्म	- कर्म
		कुर्वन्	- करता हुआ (भी)
		किल्बिषम्	- पापको
		न	- नहीं
		आप्नोति	- प्राप्त होता।

यदृच्छालाभसन्तुष्टः, दुन्दातीतः, विमल्सरः,  
समः, सिद्धौ, असिद्धौ, च, कृत्वा, अपि, न, निवृष्टयते ॥ २२ ॥

और—

चरृचालाभसन्तुष्टः	जो यिना इच्छाके	जिसमें होश्याका	
	अपने-आप प्राप्त हुए पदार्थमें सदा संतुष्ट रहता है,	विमल्सरः	- { सर्वथा अभाव हो गया है,

द्वन्द्वातीतः	=	जो हर्ष-शोक आदि द्वन्द्वोंसे सर्वथा अतीत हो गया है—(ऐसा)	समः	-	{ सम रहनेवाला कर्मयोगी (कर्म)
सिद्धौ	-	सिद्धि	कृत्वा	=	करता हुआ
च	-	और	अपि	=	भी (उनसे)
असिद्धौ	-	असिद्धिं	न	=	नहीं
गतसङ्कृत्य, मुक्तस्य, यज्ञाय, आचरतः,			निवृथ्यते	-	बैधता।
					ज्ञानावस्थितचेतसः,
					समग्रम्, प्रविलीयते ॥ २३ ॥

बयोकि—

गतसङ्कृत्य	-	जिसकी आसकि सर्वथा नष्ट हो गयी है,	यज्ञाय	-	{ यज्ञसापादनके लिये (कर्म)
मुक्तस्य	-	जो देहाभिमान और ममतासे रहित हो गया है,	आचरतः	-	{ करनेवाले मनुष्यके
ज्ञानावस्थित- चेतसः	-	जिसका चित नित्यर परमात्मा- के ज्ञानमें स्थित रहता है— (ऐसे केवल)	समग्रम्	-	सम्पूर्ण
			कर्म	-	कर्म
			प्रविलीयते	-	{ भलीभौति विलीन हो जाते हैं।

ब्रह्म, अर्पणम्, ब्रह्म, हविः, ब्रह्माग्नी, ब्रह्मणा, हुतम्,  
ब्रह्म, एव, तेन, गन्तव्यम्, ब्रह्मकर्मसमाधिना ॥ २४ ॥

उन यज्ञके लिये आचरण करनेवाले प्रूपोंमेंसे कोई तो  
इस भावसे यज्ञ करने हैं कि—

अर्पणम्	-	(जिस यज्ञमें) अर्पण अर्थात् सुवा आदि	हविः	-	{ हवन किये जाने चाग्य द्रव्य (भी)
ब्रह्म	-	(भी) ब्रह्म है (और)	ब्रह्म	-	ब्रह्म है (तथा)
			ब्रह्मणा	-	{ ब्रह्मरूप करनेके द्वारा
			ब्रह्माग्नी	-	ब्रह्मरूप अग्निमें

हुतम्	= { क्रिया (भी ब्रह्म है)	आहुति देनारूप	= { प्राप्त किये जानेवोय
तेन	= उस	गन्तव्यम्	= (फल भी)
ब्रह्मकर्म-	{ ब्रह्मकर्म में स्थित	ब्रह्म	- ब्रह्म
समाधिना	{ रहनेवाले योगीद्वारा	एव	- ही है।

दैवम्, एव, अपरे, यज्ञम्, योगिनः, पर्युपासते,  
ब्रह्माण्नौ, अपरे, यज्ञम्, यज्ञेन, एव, उपजुहुति ॥ २५ ॥

अपरे	- दूसरे	परज्ञा	- परज्ञका
योगिनः	- योगीजन	परमात्मारूप	- परमात्मारूप
दैवम्	- { देवताओंके पूजनरूप	अग्निर्ये	- (अष्टददर्शनरूप)
यज्ञम्	- यज्ञका	यज्ञेन	- यज्ञके द्वारा
एव	- ही	एव	- ही
पर्युपासते	- { भलीपूर्णत अनुष्ठान किया करते हैं और	यज्ञम्	- आत्मरूप यज्ञका
अपरे	- अन्य (योगीजन)	उपजुहुति	- { हवन* किया करते हैं।

श्रोत्रादीनि, इन्द्रियाणि, अन्ये, संयमाग्निषु, जुहुति,  
शब्दादीन्, विषयान्, अन्ये, इन्द्रियाग्निषु, जुहुति ॥ २६ ॥

अन्ये	- अन्य (योगीजन)	शब्दादीन्	- शब्दादि
श्रोत्रादीनि	- श्रोत्र आदि	विषयान्	- समस्त विषयोंको
इन्द्रियाणि	- समस्त इन्द्रियोंको	इन्द्रियाग्निषु	- { इन्द्रियरूप अग्नियोंमें
संयमाग्निषु	- संयमरूप अग्नियोंमें		
जुहुति	- { हवन किया करते हैं (और)	जुहुति	- { हवन किया करते हैं।
अन्ये	- दूसरे (योगीलोग)		

सर्वाणि, इन्द्रियकर्माणि, प्राणकर्माणि, च, अपरे,  
आत्मसंयमयोगानी, जुह्वति, ज्ञानदीपिते ॥ २७ ॥

अपरे	= दूसरे (योगीजन)	ज्ञानदीपिते	= ज्ञानसे प्रकाशित
सर्वाणि,	- { इन्द्रियोंको सम्पूर्ण	आत्मसंयम-	{ आत्मसंयम- योगानी
इन्द्रियकर्माणि	{ क्रियाओंको	योगरूप	योगरूप अनिमें
च	- और	जुह्वति	- { हवन किया करते हैं* ।
प्राणकर्माणि	= प्राणोंकी समस्त क्रियाओंको		

द्रव्ययज्ञाः, तपोयज्ञाः, योगयज्ञाः, तथा, अपरे,  
स्वाध्यायज्ञानयज्ञाः, च, यतयः, संशितब्रताः ॥ २८ ॥

अपरे	- कई गुरुष	योगयज्ञाः	- { योगरूप यज्ञ करनेवाले हैं
द्रव्ययज्ञाः	- { द्रव्य-सम्बन्धो यज्ञ करनेवाले हैं, (कितने ही)	च	- { और (कितने ही)
तपोयज्ञाः	- { तपस्यारूप यज्ञ करनेवाले हैं	संशितब्रताः	- { अहिंसादि तीक्ष्ण प्राणोंसे युक्त
तथा	= { तथा (दूसरे कितने ही)	यतयः	- यतशील पुरुष स्वाध्यायज्ञानयज्ञाः-
			{ स्वाध्यायरूप ज्ञानयज्ञ करनेवाले हैं ।

अपाने, जुह्वति, प्राणम्, प्राणे, अपानम्, तथा, अपरे,  
प्राणापानगती, रुद्ध्वा, प्राणायामपरायणाः ॥ २९ ॥

अपरे, नियताहाराः, प्राणान्, प्राणेषु, जुह्वति,  
सर्वे, अपि, एते, यज्ञविदः, यज्ञक्षपितकल्मणाः ॥ ३० ॥

अपरे	- { दूसरे (कितने ही योगीजन)	प्राणम्	= प्राणवायुको
अपाने	= अपानवायुमें	जुह्वति	= हवन करते हैं ।
		तथा	= { कैसे ही (अन्य योगीजन)

प्राणे	- प्राणवायुमें	सहस्रा	= रोककर
अणानम्	- { अपानवायुको (हवन करते हैं तथा)	प्राणान्	= प्राणोंको
अपरे	- { अन्य (कितने ही)	प्राणेषु	- प्राणोंमें (ही)
नियताहाराः	- { नियमित आहार * करनेवाले	युत्स्विति	- { हवन किया करते हैं।
प्राणादापराबणाः	- { प्राणादापरायण पुरुष	एते	- ये
प्राणादानगतीः	- { प्राण और अपानकी गतिको	सर्वे, अपि	- सभी (साधक)
		यज्ञक्षपितः	- { यज्ञोद्घारा पापोंका नाश कर
		कल्पथाः	- { देनेवाले (और)
		यज्ञविदः	- { यज्ञोंको जाननेवाले हैं।

यज्ञशिष्टामृतभुजः, यान्ति, ब्रह्म, सनातनम्,  
न, अथम्, लोकः, अस्ति, अयज्ञस्य, कुतः, अन्यः, कुरुसत्तम ॥ ३१ ॥

कुरुसत्तम	- हे कुरुओष्ठ अर्जुन !	अयज्ञस्य	- { यज्ञ न करनेवाले
यज्ञशिष्टामृतभुजः	- { यज्ञसे बचे हुए अपृतका अनुभव करनेवाले (योगीजन)	अयम्	- { पुरुषके लिये (तो)
सनातनम्	- सनातन	लोकः	- { मनुष्यलोक भी (सुखदायक)
आह	- { परब्रह्म परमात्माको	न	- नहीं
यान्ति	- { प्राप्त होते हैं (और)	अस्ति	- है, (फिर)
		अन्यः	- परलोक
		कुतः	- { कैसे (सुखदायक) हो सकता है) ?

एवम्, बहुविधाः, यज्ञाः, वितताः, ब्रह्मणः, मुखे,  
कर्मजान्, विद्धि, तान्, सर्वान्, एवम्, जात्वा, विमोक्ष्यसे ॥ ३२ ॥

एवम्	- { इस प्रकार (और भी)	बहुविधाः	- बहुत तरहके
		यज्ञाः	= यज्ञ

ब्रह्मणः	= वेदकी	विद्धि	- ज्ञान,
मुखे	- नाशीमें		
वितता:	- { विस्तारसे कहे गये हैं।	एवम्	- { इस प्रकार (तत्त्वसे)
ज्ञान्	- उन		- ज्ञानकर
सर्वान्	- सबको (तु)	ज्ञात्वा	- (उनके अनुष्ठान-
	{ मन, इन्द्रिय और		द्वारा तु
कर्मज्ञान्	- { शरीरकी क्रिया— द्वारा सम्पन्न होनेवाले		कर्मबन्धनसे सर्वथा)
		विषेषक्षयसे	- मुक्त हो जायगा।

श्रेयान्, द्रव्यमयात्, यज्ञात्, ज्ञानयज्ञः, परन्तप,  
सर्वम्, कर्म, अखिलाप, पार्थ, ज्ञाने, परिसमाप्यते ॥ ३३ ॥

और—

परन्तप, पार्थ	- हे परन्तप अर्जुन !	अखिलाप्	- यावन्मात्र
द्रव्यमयात्	- द्रव्यमय	सर्वम्	- सम्पूर्ण
यज्ञात्	- यज्ञकी अपेक्षा	कर्म	- कर्म
ज्ञानयज्ञः	- ज्ञानयज्ञ	ज्ञाने	- ज्ञानमें
श्रेयान्	- { अल्पन्त श्रेष्ठ है (तथा)	परिसमाप्यते	- { समाप्त हो जाते हैं।
तत्, विद्धि, प्रणिपातेन, परिप्रश्नेन, सेवया, उपदेश्यन्ति, ते, ज्ञानम्, ज्ञानिनः, तत्त्वदर्शिनः ॥ ३४ ॥			

तत्	- { उस ज्ञानको (तु तत्त्वदर्शी ज्ञानियोंके पास जाकर)	परिप्रश्नेन	- { सरलतापूर्वक प्रश्न करनेसे
विद्धि	- समझ, (उनको)	ते	- वे
प्रणिपातेन	- { भलीभौति दण्डवत्- प्रणाम करनेसे, (उनको)	तत्त्वदर्शिनः	- { परमात्मदर्श- को भली- भौति ज्ञानेवाले
सेवया	- { सेवा करनेसे लौहकर	ज्ञानिनः	- { ज्ञानी पहात्या (तुझे उस)

उपदेश्यन्ति

चत्, ज्ञात्वा, न, पुनः, मोहम्, एवम्, यास्यसि, पाण्डव,  
येन, भूतानि, अशेषेण, द्रश्यसि, आत्मनि, अथो, मर्यि ॥ ३५ ॥

कि—

चत्	- चिसको	भूतानि	- सम्पूर्ण धूतोंको
ज्ञात्वा	- जानकर	अशेषेण	= { निःशेष भावसे (पहले)
पुनः	- फिर (तु)	आत्मनि	- अपनेहौं (और)
एवम्	- इस प्रकार	अथो	- पीछे
मोहम्	- मोहको	मर्यि	= { मुझ सञ्जिदानन्दधन परमात्मामे
न	- नहीं		
यास्यसि	- प्रकाश होणा (तथा)		
पाण्डव	= हे अर्जुन।		
येन	- { जिस ज्ञानके द्वारा (तु)	द्रश्यसि	= देखेगा ३ ।

अपि, चेत्, असि, पापेभ्यः, सर्वेभ्यः, पापकृत्तमः,  
सर्वम्, ज्ञानप्लवेन, एव, वृजिनम्, सन्तरिष्यसि ॥ ३६ ॥

चेत्	- अदि (तु अन्य)	ज्ञानप्लवेन	- ज्ञानरूप गौकह्वाग
सर्वेभ्यः	= सब	एव	- निःसन्देह
पापेभ्यः	- पापियोंसे	सर्वम्	- सम्पूर्ण
अपि	- भी	वृजिनम्	- पाप-समुद्रसे
पापकृत्तमः	- { अधिक पाप करनेवाला	सन्तरिष्यसि	- { भर्तीभीति तर आसि
	- है, (तो भी तु)		- { बायागा ।

यथा, एथांसि, समिद्धः, अग्निः, भस्मसात्, कुरुते, अर्जुन,  
ज्ञानाग्निः, सर्वकर्माणि, भस्मसात्, कुरुते, तथा ॥ ३७ ॥

क्योंकि—

अर्जुन	- हे अर्जुन !	कुरुते	- कर देता है,
यथा	- जैसे	तथा	= वैसे ही
समिद्धः	- ग्रन्थालित	ज्ञानाग्निः	- ज्ञानरूप अग्नि
अग्निः	- अग्नि	सर्वकर्माणि	- सम्पूर्ण कर्मोंको
एथांसि	- ईधनोंको	भस्मसात्	- भस्मसय
भस्मसात्	= भस्मसय	कुरुते	- कर देता है ।

न, हि, ज्ञानेन, सदृशम्, पवित्रम्, इह, विद्यते,  
तत्, स्वयम्, योगसंसिद्धः, कालेन, आत्मनि, विन्दति ॥ ३८ ॥

## इसलिये—

इह	- इस संसारमें	कालेन	- किसेही कालसे
ज्ञानेन	- ज्ञानके	योगसंसिद्धः	- कर्पयोगके द्वारा
सदृशम्	- समान		- शुद्धान्तःकरण
पवित्रम्	- पवित्र करनेवाला		- हुआ मनुष्य
हि	- { निःसन्देह (कुछ भी)	स्वयम्	- { अपने-आप (ही)
न	- नहीं		
विद्यते	- है।	आत्मनि	- आत्मामें
तत्	- उस ज्ञानको	विन्दति	- पा लेता है।

अद्वावान्, लभते, ज्ञानम्, तत्परः, संयतेन्द्रियः,  
ज्ञानम्, लक्ष्या, पराम्, शान्तिम्, अधिरेण, अधिगच्छति ॥ ३९ ॥

## और हे अर्जुन!—

संयतेन्द्रियः	- जितेन्द्रिय,	लक्ष्या	- प्राप्त होकर (वह)
तत्परः	- { साधनपरायण (और)	अचिरेण	- { बिना विलम्बके— तत्काल ही (भगवत्प्राप्तिलप)
अद्वावान्	- अद्वावान्, पनुष्य		
ज्ञानम्	- ज्ञानको	पराम्	- परम
लभते	- { प्राप्त होता है (तथा)	शान्तिम्	- शान्तिको
ज्ञानम्	- ज्ञानको	अधिगच्छति	- प्राप्त हो जाता है।
अज्ञः, च, अश्रहधानः, च, संशयात्मा, विनश्यति, न, अयम्, लोकः, अस्ति, न, परः, न, सुखम्, संशयात्मनः ॥ ४० ॥			

## और हे अर्जुन!—

अज्ञः	- विवेकहीन	विनश्यति	- { परमार्थसे अवश्य प्राप्त हो जाता है
च	- और		{ (ऐसे)
अश्रहधानः	= अद्वारहित	संशयात्मनः	- { संशययुक्त मनुष्यके लिये
संशयात्मा	= संशययुक्त मनुष्य		

न	- न	परः	- परलोक हैं
अथम्	- यह	च	- और
लोकः	- लोक	न	= न
आस्ति	- है,	सुखम्	= सुख (ही है)।
न	- न		

योगसन्ध्यस्तकमाणम्, ज्ञानसञ्ज्ञनसंशयम्,  
आत्मबन्तम्, न, कर्माणि, निबध्नन्ति, धनज्जय ॥ ४१ ॥

धनज्जय	- हे धनंजय !	(ऐसे)
योग-	जिसने कर्मयोगकी	वशमें किये हुए
सन्ध्यस्त-	विधिये समस्त	आत्मबन्तम् - अनःकरणवाले
कर्माणम्	कर्मोका परमात्मामें	पुरुषको
ज्ञानसञ्ज्ञन-	अर्पण कर दिया	कर्माणि = कर्म
संशयम्	है (और)	न = नहीं
	जिसने विवेकद्वारा	निबध्नन्ति = बंधते।
	समस्त संशयोंका	
	नाश कर दिया है,	

तस्मात्, अज्ञानसम्भूतम्, हत्यम्, ज्ञानासिना, आत्मनः,  
छित्त्वा, एनम्, संशयम्, योगम्, आतिष्ठ, उत्तिष्ठ, भारत ॥ ४२ ॥

तस्मात्	- इसलिये	छित्त्वा	- छेदन करके
भारत	- { हे भरतवंशी	योगम्	- { समत्वरूप
	अर्वुन ! (तु)		कर्मयोगमें
हत्यम्	- हृदयमें स्थित	आतिष्ठ	- { स्थित हो जा
एनम्	- इस		(और युद्धके
अज्ञानसम्भूतम्	- अज्ञानजनित		लिये)
आत्मनः	- अपने	उत्तिष्ठ	- खड़ा हो जा।
संशयम्	- संशयका		
ज्ञानासिना	= { विवेकज्ञानरूप		
	तलवारद्वारा		

श्रीमद्भगवत् गीता अध्याय ५ का श्लोकहरुका फोटोकपीहरु

### अथ पञ्चमोऽध्यायः

अर्जुन उक्ताच

सन्न्यासम्, कर्मणाम्, कृष्ण, पुनः, योगम्, च, शंससि,  
यत्, श्रेयः, एतयोः, एकम्, तत्, मे, ब्रूहि, सुनिश्चितम् ॥ १ ॥

तत्पश्चात् अर्जुन बोले—

कृष्ण	- हे कृष्ण। (आप)	यत्	- जो
कर्मणाम्	- कर्मोकि	एकम्	= एक
सन्न्यासम्	- सन्न्यासको	मे	= मेरे लिये
च	- और		
पुनः	- फिर	सुनिश्चितम्	= भलोभाँति निश्चित
योगम्	= कर्मयोगकी	श्रेयः	- { कल्याणकारक
शंससि	- { प्रशंसा करते हैं। (इसलिये)	तत्	{ साधन (हो), उसको
एतयोः	= इन दोनोंमेंसे	ब्रूहि	= कहिये।

श्रीभगवानुवाच

सन्न्यासः, कर्मयोगः, च, निःश्रेयसकरी, उभी,  
तयोः, तु, कर्मसन्न्यासात्, कर्मयोगः, विशिष्यते ॥ २ ॥

इस प्रकार अर्जुनके पूछनेपर श्रीभगवान् बोले, हे अर्जुन!—

सन्न्यासः	- कर्मसन्न्यासः	तु	- पांतु
च	- और	तयोः	- उन दोनोंमें (धी)
कर्मयोगः	- कर्मयोगः (ये)	कर्मसन्न्यासात्	- कर्मसन्न्याससे
उभी	- दोनों (ही)	कर्मयोगः	- { कर्मयोग (साधनमें निःश्रेयसकरी- { परम कल्याणके करनेवाले हैं,
		विशिष्यते	{ सुगम होनेसे) = श्रेष्ठ है।

ज्ञेयः, सः, नित्यसन्न्यासी, यः, न, द्वेष्टि, न, कादृक्षति,  
निर्द्वन्द्वः, हि, महाबाहो, सुखम्, चन्धात्, प्रमुच्यते ॥ ३ ॥

इसलिये—

महाबाहो	- हे अर्जुन !	नित्यसन्न्यासी-	सदा सन्न्यासी (ही)
यः	- जो पुरुष	ज्ञेयः	- समझनेयोग्य है;
न	- न (किसीसे)	हि	- क्योंकि
द्वेष्टि	- { द्वेष करता है (और)	निर्द्वन्द्वः	- { चग-द्वेषादि द्वन्द्वोंसे रहत (पुरुष)
न	= न (किसीकी)	सुखम्	= सुखपूर्वक
कादृक्षति	- { आकांक्षा करता है,	चन्धात्	- संसारबन्धनसे
सः	= वह कर्मयोगी	प्रमुच्यते	- मुक्त हो जाता है।

साहृदययोगी, पृथक्, आलाः, प्रवदन्ति, न, पण्डिताः,  
एकम्, अपि, आस्थितः, सम्यक्, उभयोः, विन्दते, फलम् ॥ ४ ॥

और हे अर्जुन ! उपर्युक्त—

साहृदययोगी-	- { सन्यास और कर्मयोगको	एकम्	- एकमें
आलाः	- मूर्खलोग	अपि	- भी
पृथक्	- { पृथक्-पृथक् (फल देनेवाले)	सम्यक्	- { सम्यक् प्रकारसे
प्रवदन्ति	- कहते हैं	आस्थितः	- { स्थित (पुरुष)
न	= न (कि)	उभयोः	= दोनोंके
पण्डिताः	= पण्डितजन	फलम्	- { फलरूप (परमात्माको)
(हि)	- क्योंकि (दोनोंमेंसे)	विन्दते	- प्राप्त होता है।

यत्, साहृदयः, प्राप्यते, स्थानम्, तत्, योगीः, अपि, गम्यते,  
एकम्, साहृदयम्, च, योगम्, च, यः, पश्यति, सः, पश्यति ॥ ५ ॥

साइर्क्यैः	= ज्ञानयोगियोंद्वारा	यः	= जो पुरुष
यत्	- जो	साइर्क्यम्	- ज्ञानयोग
स्थानम्	= परमधाम	च	- और
प्राप्यने	- प्राप्त किया जाता है,	द्वोगम्	- { कर्मयोगको (फलरूपणे)
योगैः	- कर्मयोगियोंद्वारा	एकम्	- एक
अपि	- भी	पश्यति	- देखता है;
तत्	- वही	सः, च	- नहीं (यथार्थ)
गम्यते	- प्राप्त किया जाता है। (इसलिये)	पश्यति	- देखता है।

सन्न्यासः, तु, महाबाहो, दुःखम्, आप्नुम्, अयोगतः,  
योगयुक्तः, मुनिः, ब्रह्म, नचिरेण, अधिगच्छति ॥ ६ ॥

तु	- परंतु	आप्नुम्	= प्राप्त होना
महाबाहो	- हे अर्जुन!	दुःखम्	- कठिन है (और)
अयोगतः	- कर्मयोगके बिना	मुनिः	- { भगवत्सरूपको सन्न्यास अर्थात् मन, इन्द्रिय और
सन्न्यासः	- शरीरद्वारा होनेवाले	योगयुक्तः	- कर्मयोगी
	सम्पूर्ण कर्मोंमें	ब्रह्म	- परब्रह्म परमात्माको
	कर्तांपनका त्याग	नचिरेण	- शीघ्र ही
		अधिगच्छति	- प्राप्त हो जाता है।

योगयुक्तः, विशुद्धात्मा, विजितात्मा, जितेन्द्रियः,  
सर्वभूतात्मभूतात्मा, कुर्वन्, अपि, न, लिप्यते ॥ ७ ॥

तथा—

विजितात्मा	- { जिसका मन अपने वशमें है,	सर्वभूतात्म	- { सम्पूर्ण प्राणियोंका भूतात्मा
जितेन्द्रियः	- { जो जितेन्द्रिय (एवम्)	योगयुक्तः	- कर्मयोगी (कर्म)
विशुद्धात्मा	- { विशुद्ध अन्तः- करणवाला है (और)	कुर्वन्	- करता हुआ
		अपि	- भी
		न. लिप्यते	- लिप्त नहीं होता।

न, एव, किञ्चित्, करोमि, इति, सुकृः, मन्येत्, तत्त्ववित्,  
पश्यन्, शृण्वन्, स्पृशन्, जिञ्चन्, अशनन्, गच्छन्, स्वपन्,  
श्वसन्, प्रलपन्, विसृजन्, गृह्णन्, उन्मिषन्, निमिषन्, अषि,  
इन्द्रियाणि, इन्द्रियार्थेषु, वर्तन्ते, इति, धारयन्॥ ८-९ ॥

और हे अजुन!—

तत्त्ववित्	- { तत्त्वको जाननेवाला	उन्मिषन्	- { आँखोंको खोलता (और)
वुक्तः	- सांख्योगी (तो)	निमिषन्	- गैंदता हुआ
पश्यन्	- देखता हुआ,	अषि	- भी,
शृण्वन्	- सुनता हुआ,	इन्द्रियाणि	- सब इन्द्रियाँ
स्पृशन्	- स्पर्श करता हुआ,	इन्द्रियार्थेषु	- अपने अपने अर्थोंमें
जिञ्चन्	- सूधता हुआ,	वर्तन्ते	- बरत रही हैं—
अशनन्	- भोजन करता हुआ,	इति	- इस प्रकार
गच्छन्	- गमन करता हुआ,	धारयन्	- समझकर
स्वपन्	- सोता हुआ,	एव	- निःसन्देह
श्वसन्	- श्वास लेता हुआ,	इति	- ऐसा
प्रलपन्	- बोलता हुआ,	मन्येत्	- माने (कि मैं)
विसृजन्	- ल्यागता हुआ,	किञ्चित्	- कुछ भी
गृह्णन्	- { ग्रहण करता हुआ (तथा)	न	- नहीं
		करोमि	- करता हूँ।

ब्रह्माणि, आधाय, कर्माणि, सङ्घम्, त्यक्त्वा, करोति, यः,  
लिप्यते, न, सः, पापेन, पद्मपत्रम्, इव, अम्भसा ॥ १० ॥

यः	= जो पुरुष	सङ्घम्	- आसक्तिको
कर्माणि	= सब कर्मोंका	त्यक्त्वा	- ल्यागकर (कर्म)
ब्रह्माणि	= परमात्मामें	करोति	- करता है,
आधाय	- { अर्पण करके (और)	सः	- वह पुरुष

अभसा	- बलसे	इव	- भौति
पश्चपत्रम्	- कमलके पत्रोंकी न, लिप्यते	पापेन	- पापसे

न, लिप्यते = लिप्त नहीं होता।

कायेन, मनसा, बुद्ध्या, केवलैः, इन्द्रियैः, अपि,  
योगिनः, कर्म, कुर्वन्ति, सङ्गम्, त्यक्त्वा, आत्मशुद्धये ॥ ११ ॥

इसलिये—

योगिनः	- कर्मयोगी (ममत्वबुद्धिरहित)	अपि	= भी
केवलैः	- केवल	सङ्गम्	- आसक्तिको
इन्द्रियैः	- इन्द्रिय,	त्यक्त्वा	- त्यागकर
मनसा	- मन,	आत्मशुद्धये	= { अन्तःकरणकी शुद्धिके लिये
बुद्ध्या	= बुद्धि (और)	कर्म	- कर्म
कायेन	= शरीरद्वारा	कुर्वन्ति	- करते हैं।

[ कर्मफलके त्यागसे शान्ति और कामनासे बन्धन । ]

युक्तः, कर्मफलम्, त्यक्त्वा, शान्तिम्, आनोति, नैष्ठिकीम्,  
अयुक्तः, कामकारेण, फले, सक्तः, निबध्यते ॥ १२ ॥

इसीसे—

युक्तः	- कर्मयोगी	अयुक्तः	- सकागपुरुष
कर्मफलम्	- कर्मोंके फलका	कामकारेण	= { कामनाकी प्रेरणासे
त्यक्त्वा	- त्याग करके	फले	- फलमें
नैष्ठिकीम्	= भगवत्प्राप्तिरूप	सक्तः	- आसक्त होकर
शान्तिम्	= शान्तिको	निबध्यते	= बँधता है।
आनोति	= { प्राप्त होता है (और)		

सर्वकर्माणि, मनसा, सन्न्यस्य, आस्ते, सुखम्, वशी,  
नवद्वारे, पुरे, देही, न, एव, कुर्वन्, न, कारयन् ॥ १३ ॥

और हे अर्जुन!—

	अन्तःकरण जिसके वशमें हैं,	नवद्वारे	= { नवद्वारोंवाले शरीररूप
वशी	- ऐसा सांख्य योगका आचरण करनेवाला	पुरे	= घरमें
देही	- पुरुष	सर्वकर्माणि	= सब कर्मोंको
न	- न	मनसा	- मनसे
कुर्वन्	- { करता हुआ (और)	सन्न्यस्य	- त्यागकर
न	= न	सुखम्	- { आनन्दपूर्वक (सचिदानन्दघन परमात्माके स्वरूपमें)
कारयन्	- करताता हुआ		
एव	- ही	आस्ते	= स्थित रहता है।

[ परमात्मामें कर्तापिनके अभावका कलन । ]

न, कर्तृत्वम्, न, कर्माणि, लोकस्य, सृजति, प्रभुः,  
न, कर्मफलसंयोगम्, स्वभावः, तु, प्रवर्तते ॥ १४ ॥

और—

प्रभुः	= परमेश्वर	कर्मफलसंयोगम्	= { कर्मफलके संयोगकी (ही)
लोकस्य	- मनुष्योंकी	सृजति	- रचना करते हैं,
न	- न (तो)	तु	- किंतु
कर्तृत्वम्	- कर्तापिनकी,	स्वभावः	= स्वभाव (ही)
न	- न	प्रवर्तते	- बदल रहा है।
कर्माणि	- कर्मोंकी (और)		
न	= न		

न, आदते, कस्यचित्, पापम्, न, च, एव, सुकृतम्, विभुः,  
अज्ञानेन, आवृतम्, ज्ञानम्, तेन, मुहूर्ण्ति, जन्तवः ॥ १५ ॥

विभुः	- { सर्वव्यापी परमेश्वर (भी)	आदते	- { ग्रहण करता है; (किंतु)
न	= न	अज्ञानेन	- अज्ञानके द्वारा
कस्यचित्	- किसीके	ज्ञानम्	- ज्ञान
पापम्	- पापकर्मको	आवृतम्	- इका हुआ है,
च	- और	तेन	- उसीसे
न	= न (किसीके)	जन्तवः	- { सब अज्ञानी मनुष्य
सुकृतम्	- शुभकर्मको	मुहूर्ण्ति	- मोहित हो रहे हैं।
एव	- ही		

ज्ञानेन, तु, तत्, अज्ञानम्, येषाम्, नाशितम्, आत्मनः,  
तेषाम्, आदित्यवत्, ज्ञानम्, प्रकाशयति, तत्परम् ॥ १६ ॥

तु	- परंतु	तेषाम्	- उनका (वह)
येषाम्	- जिनका	ज्ञानम्	- ज्ञान
तत्	- वह	आदित्यवत्	- सूर्यके सदृश
अज्ञानम्	= अज्ञान	ज्ञानम्	- { उस सञ्चिदानन्दघन
आत्मनः	- परमात्माके		- परमात्माको
ज्ञानेन	- तत्त्वज्ञानद्वारा	प्रकाशयति	- { प्रकाशित कर देता है*
नाशितम्	- { नष्ट कर दिया गया है,		

तद्बुद्धयः, तदात्मानः, तनिष्ठाः, तत्परायणाः,  
गच्छन्ति, अपुनरावृत्तिम्, ज्ञाननिर्भूतकल्पणाः ॥ १७ ॥

तदात्मानः	- { जिनका मन तदूप हो रहा है,	तनिष्ठाः	- { सञ्चिदानन्दघन परमात्मामें ही
तद्बुद्धयः	- { जिनकी बुद्धि तदूप हो रही है (और)		- { जिनकी निरन्तर एकीभावसे रिथति है, (ऐसे)

तत्परायणः	= तत्परायण पुरुष	अपुनरावृत्तिको अपुनरावृत्तिम् - { अथात् परम गतिको
ज्ञाननिर्धूत- कल्पया:	- { ज्ञानके द्वारा पापरहित होकर	गच्छन्ति - प्राप्त होते हैं।

विद्याविनयसम्पन्ने, ब्राह्मणे, गवि, हस्तिनि,  
शुनि, च, एव, श्वपाके, च, पण्डिताः, समदर्शिनः ॥ १८ ॥

पण्डिताः	= ज्ञानीज्ञन	हस्तिनि	= हाथी,
विद्याविनय-	- { विद्या और	शुनि	- कुत्ते
सम्पन्ने	विनययुक्त	च	= और
ब्राह्मणे	- ब्राह्मणमें	श्वपाके	- चाण्डालमें (भी)
च	= तथा	समदर्शिनः	= समदर्शी १
गवि	= गौ,	एव	= ही (होते हैं)।

इह, एव, तैः, जितः, सर्गः, येषाम्, साम्ये, स्थितम्, मनः,  
निर्दोषम्, हि, समम्, ब्रह्म, तस्मात्, ब्रह्मणि, ते, स्थिताः ॥ १९ ॥

येषाम्	- जिनका	हि	- क्योंकि
मनः	- मन	ब्रह्म	- { सच्चिदानन्दधन परमात्मा
साम्ये	= समभावमें	निर्दोषम्	- निर्दोष (और)
स्थितम्	- स्थित हैं,	समम्	- सम हैं,
तैः	- उनके द्वारा	तस्मात्	= इससे
इह	- { इस जीवित अवस्थामें	ते	- वे
एव	= ही	ब्रह्मणि	- { सच्चिदानन्दधन परमात्मामें (ही)
सर्गः	- समूर्ण संसार	स्थिताः	- स्थित हैं।
जितः	- { जीता लिया गया है; ३		

न, प्रहृष्टेत्, प्रियम्, प्राप्य, न, उद्दिजेत्, प्राप्य, च, अप्रियम्,  
स्थिरबुद्धिः, असमूढः, ब्रह्मचित्, ब्रह्मणि, स्थितः ॥ २० ॥

प्रियम्	- प्रियको	स्थिरबुद्धिः	- स्थिरबुद्धि
प्राप्य	- प्राप्त होकर	असमूढः	- संशयरहित
न प्रहृष्टेत्	- हर्षित नहीं हो	ब्रह्मचित्	- ब्रह्मचेता पुरुष
च	- और		सच्चिदानन्दधन
अप्रियम्	= अप्रियको	ब्रह्मणि	= परब्रह्म परमात्मामें (एकीभावसे नित्य)
प्राप्य	- प्राप्त होकर		
न, उद्दिजेत्	- उद्दिन नहो, (वह)	स्थितः	- स्थित है।

ब्रह्मस्पर्शेषु, असक्तात्मा, विन्दति, आत्मनि, यत्, सुखम्,  
सः, ब्रह्मयोगसुकात्मा, सुखम्, अक्षयम्, अशनुते ॥ २१ ॥

और—

ब्रह्मस्पर्शेषु	- ब्रह्मके विषयोंमें	सः	= वह
असक्तात्मा	- { आसक्तिरहित अन्तःकरणवाला (साधक)		सच्चिदानन्दधन
आत्मनि	= आत्मामें (स्थित)		परब्रह्म परमात्माके
यत्	- { जो (ध्यानजनित सात्त्विक)	ब्रह्मयोगसुकात्मा	ध्यानस्त्रूप योगमें अधिनभावसे
सुखम्	- आनन्द है;		स्थित पुरुष
(तत्)	- उसको	अक्षयम्	- अक्षय
विन्दति	- { प्राप्त होता है; (तदनन्तर)	सुखम्	- आनन्दका
		अशनुते	= अनुभव करता है।

ये, हि, संस्पर्शज्ञाः, भोगाः, दुःखयोनयः, एव, ते,  
आद्यन्तवन्तः, कौन्तेय, न, तेषु, रमते, बुधः ॥ २२ ॥

ये	- { जो (ये) इन्द्रिय तथा	दुःखयोनयः, - { दुःखके ही एव	{ देतु हैं (और)
संस्पर्शज्ञाः	= { विषयोंके संयोगसे उत्पन्न होनेवाले	आदान्तवन्तः - { आदि-अन्तवाले	{ अशांत् अग्नित्य हैं। (इसलिये)
भोगाः	- सब भोग हैं,	कीन्तेय	- हे अर्जुन।
ते	- { वे (यद्यपि विषयी पुरुषोंको सुखरूप भासते हैं (तो भी)	युधः	- { बुद्धिमान् विवेकी पुरुष
हि	- निःसन्देह	तेषु	- उनमें
		न	= नहीं
		रमते	- रमता।

शक्नोति, इह, एव, यः, सोऽुम्, प्राक्, शरीरविमोक्षणात्,  
कामक्रोधोद्भवम्, वेगम्, सः, युक्तः, सः, सुखी, नरः ॥ २३ ॥

यः	- जो साधक	वेगम्	- वेगको
इह	- { इस मनुष्य- शरीरमें,	सोऽुम्	- सहन करनेमें
शरीरविमोक्षणात्	- { शरीरका नाश होनेसे	शक्नोति	- { सप्तर्थ हो जाता है,
प्राक्	- घहले-घहले	सः	- वही
एव	- ही	नरः	- पुरुष
कामक्रोधोद्भवम्-	- { काम-क्रोधसे उत्पन्न होनेवाले	युक्तः	- योगी है (और)
		सः	- वही
		सुखी	- सुखी है।

यः, अन्तःसुखः, अन्तरारामः, तथा, अन्तर्ज्योतिः, एव, यः,  
सः, योगी, ब्रह्मनिर्वाणिम्, ब्रह्मभूतः, अधिगच्छति ॥ २४ ॥

यः	- जो मुक्त	तथा	- तथा
एव	= निश्चय करके	यः	- जो
अन्तःसुखः	- { अन्तरात्मा में ही सुखवाला है,	अन्तर्ज्योतिः	- { आत्मा में ही ज्ञानवाला है,
अन्तरारामः	- { आत्मा में ही रमण करनेवाला है	सः	- वह

ब्रह्मभूतः	- { सच्चिदानन्दधनं परब्रह्म परमात्माके साथ एकीभाव को प्राप्त	योगी	- सांख्ययोगी
		ब्रह्मनिर्वाणम्	= शान्त ब्रह्मको अधिगच्छति - प्राप्त होता है।

लभन्ते, ब्रह्मनिर्वाणम्, त्रृष्णयः, क्षीणकल्मणाः,  
छिन्नद्वैथाः, यतात्मानः, सर्वभूतहिते, रताः ॥ २५ ॥

और—

क्षीणकल्मणाः	जिनके सब जाप नष्ट हो गये हैं,	जिनके सब संशय	जिनका जीता हुआ मन
		जिनके ड्राघ निवृत्त हो गये हैं,	यतात्मानः - { निश्चलभावसे परमात्मामें स्थित हैं, (वे)
छिन्नद्वैथाः	ज्ञानके ड्राघ निवृत्त हो गये हैं,	प्रस्तुतः - { जो सम्पूर्ण प्राणियोंके हितमें	प्रस्तुतः - { ब्रह्मवेचा पुरुष
		सर्वभूतहिते स्ताः - रत है (और)	ब्रह्मनिर्वाणम् = शान्त ब्रह्मको लभन्ते - प्राप्त होते हैं।
कामक्रोधविषुक्तानाम्	काम-क्रोधसे रहित,	ब्रह्मनिर्वाणम्	ज्ञानी पुरुषोंके लिये
		यत्त्वेतसाम् - { जीते हुए चित्तवाले,	अभिभृतः - सब ओरसे
विदितात्मनाम्	परब्रह्म परमात्माका साक्षात्कार किये हुए	ब्रह्मनिर्वाणम् - { शान्त परब्रह्म परमात्मा (ही)	
		वर्तते	- परिपूर्ण हैं।

कामक्रोधविषुक्तानाम्, यतीनाम्, यत्त्वेतसाम्,  
अभिभृतः, ब्रह्मनिर्वाणम्, वर्तते, विदितात्मनाम् ॥ २६ ॥

और—

कामक्रोध-	काम-क्रोधसे रहित,	यतीनाम्	- { ज्ञानी पुरुषोंके लिये
		अभिभृतः	- सब ओरसे
यत्त्वेतसाम्	जीते हुए चित्तवाले,	ब्रह्मनिर्वाणम्	- { शान्त परब्रह्म परमात्मा (ही)
		वर्तते	- परिपूर्ण हैं।
विदितात्मनाम्	परब्रह्म परमात्माका साक्षात्कार किये हुए		

स्पर्शान्, कृत्वा, बहिः, बाह्यान्, चक्षुः, च, एव, अन्तरे, भूवौः,  
प्राणापानौ, समौ, कृत्वा, नासाभ्यन्तरचारिणौ ॥ २७ ॥

यतेन्द्रियमनोबुद्धिः, मुनिः, मोक्षपरायणः,  
विगतेच्छाभयक्रोधः, यः, सदा, मुक्तः, एव, सः ॥ २८ ॥

आहान्	- बाहरके	समी	- सम
स्पशान्	- { विषयभोगोंको (न चिन्तन करता हुआ)	कृत्या	- करके
बहिः	= बाहर	यतेन्द्रिय-	{ जिसको इन्द्रियों मन और बुद्धि
एव	- हो	मनोबुद्धिः	{ जीती हुई हैं,(ऐसा)
कृत्या	- निकालकर	यः	- जो
च	= और	मोक्षपरायणः	- मोक्षपरायण
चक्षुः	- नेत्रोंकी दृष्टिको	मुनिः	- मुनि*
भूवोः	= भूकरीके	विगतेच्छा-	{ इच्छा, भय और
अन्तरे	- { बीचमें (स्थित करके तथा)	भयक्रोधः	{ क्रोधसे रहित हो गया है,
पापाभ्यन्तरवाहिनीः	= { नासिकामें विचरनेवाले	सः	- वह
प्राणापानी	- { प्राण और अपानबायुको	सदा	- सदा
		मुक्तः	- मुक्त
		एव	- ही है।

भोक्तारम्, वज्रतपसाम्, सर्वलोकमहेश्वरम्,  
सुहृदम्, सर्वभूतानाम्, ज्ञात्वा, माम्, शान्तिम्, ऋच्छति ॥ २९ ॥

माम्	- मुझको	सर्वभूतानाम्	- { सम्पूर्ण पूतप्राणियोंका
वज्रतपसाम्	- { सब यज्ञ और तपोंका		{ सुहृद् अर्थात्
भोक्तारम्	- गोगनेवाला,	सुहृदम्	{ स्वार्थीहित दयालु और प्रेमी, (ऐसा)
सर्वलोकमहेश्वरम्	- { सम्पूर्ण लोकोंके ईश्वरोंका भी ईश्वर (तथा)	ज्ञात्वा	- तत्त्वसे जानकर
		शान्तिम्	- शान्तिको
		ऋच्छति	- प्राप्त होता है।

श्रीमद्भगवत् गीता अध्याय ६ का श्लोकहरुका फोटोकपीहरु

### अथ षष्ठोऽध्यायः

श्रीभगवानुवाच

अनाध्रितः, कर्मफलम्, कार्यम्, कर्म, करोति, यः,  
सः, सन्न्यासी, च, योगी, च, न, निरपिनः, न, च, अक्रियः ॥ १ ॥

उसके पश्चात् श्रीभगवान् ओले, हे अर्जुन!—

यः	- जो पुरुष	च	= और (केवल)
कर्मफलम्	= कर्मफलका	निरपिनः	अग्निका त्याग करनेवाला
अनाध्रितः	= आश्रय न लेकर		(सन्न्यासी)
कार्यम्	= करनेयोग्य	न	- नहीं हैं
कर्म	= कर्म	च	- तथा (केवल)
करोति	- करता है,	अक्रियः	क्रियाओंका त्याग करनेवाला
सः	- वह		(योगी)
सन्न्यासी	- सन्न्यासी	न	- नहीं हैं।
च	- तथा		
योगी	- योगी है;		

यम्, सन्न्यासम्, इति, प्राहुः, योगम्, तम्, विद्धि, पाण्डव,  
न, हि, असन्न्यस्तसंकल्पः, योगी, भवति, कश्चन ॥ २ ॥

इसलिये—

पाण्डव	- हे अर्जुन!	हि	- क्योंकि
यम्	- जिसको	असन्न्यस्त-	संकल्पोंका त्याग
सन्न्यासम्	- सन्न्यासः	सङ्कल्पः	न करनेवाला
इति	- ऐसा	कश्चन	- कोई भी पुरुष
प्राहुः	- कहते हैं,	योगी	- योगी
तम्	- उसीको (तु)	न	- नहीं
योगम्	- योगः	भवति	- होता।
विद्धि	- जान।		

आरुरुक्षोः, मुनेः, योगम्, कर्म, कारणम्, उच्यते,  
योगारूढस्य, तस्य, एव, शमः, कारणम्, उच्यते ॥ ३ ॥

योगम्	- योगमे	उच्यते	= कहा जाता है
आरुरुक्षोः	- { आरुद्ध होनेकी इच्छावाले		( और योगारूढ हो जानेपर)
मुनेः	= { पन्तशील पुरुषके लिये ( योगकी प्राप्तिमें )	योगारूढस्य	- योगारूढ पुरुषका
कर्म	- { निष्काप धावसे कर्म करना ही	शमः	- { जो सर्वसंकल्पों- का अभाव है, ( शः ), एव = वही ( कल्याणमें )
कारणम्	- हेतु	कारणम्	- हेतु
		उच्यते	- कहा जाता है ।

यदा, हि, न, इन्द्रियार्थेषु, न, कर्मसु, अनुष्वज्जते,  
सर्वसङ्कल्पसन्ध्यासी, योगारूढः, तदा, उच्यते ॥ ४ ॥

यदा	= जिस कालमें	अनुष्वज्जते	- आसक होता है,
न	- न ( तो )	तदा	= उस कालमें
इन्द्रियार्थेषु	- { इन्द्रियोंके धोगोंमें ( और )	सर्वसङ्कल्प-	- { सर्वसंकल्पोंका
न	= न	सन्ध्यासी	त्यागी पुरुष
कर्मसु	- कर्मोंमें	योगारूढः	- योगारूढ़
हि	- ही	उच्यते	- कहा जाता है ।

उद्धरेत्, आत्मना, आत्मानम्, न, आत्मानम्, अवसादयेत्,  
आत्मा, एव, हि, आत्मनः, बन्धुः, आत्मा, एव, रिपुः, आत्मनः ॥ ५ ॥

आत्मना	- अपने द्वाय	अवसादयेत्	- डाले;
आत्मानम्	- { अपना ( संसार सम्पूर्वसे )	हि	- { क्रोक ( यह मनुष्य )
उद्धरेत्	- उद्धार करे ( और )	आत्मा	- आप
आत्मानम्	- { अपनेको ( अधोगतिमें )	एव	- ही तो
न	= न	आत्मनः	= अपना

बन्धुः	- पित्र है (और)	एव	- ही
आत्मा	= आप	आत्मनः	- अपना

बन्धुः, आत्मा, आत्मनः, तस्य, येन, आत्मा, एव, आत्मना, जितः,

अनात्मनः, तु, शत्रुत्वे, बर्तेत, आत्मा, एव, शत्रुत्वत् ॥ ६ ॥

येन - जिस हु - और

आत्मना - जीवात्माद्वारा जिसके द्वारा मन

आत्मा - { मन और इन्द्रियों- तथा इन्द्रियों- सहित शरीर सहित शरीर नहीं

जितः - जीता हुआ है, जीता गया है,

तस्य - उस उसके लिये (वह)

आत्मनः - { जीवात्माका आत्मा = आप (तो वह)

आत्मा - आप एव = ही

एव - ही शशुद्वत् - शशुद्वे सदृश

बन्धुः - पित्र है; शशुत्वे - शशुत्वार्थे

बर्तेत - जरतता है।

जितात्मनः, प्रशान्तास्य, परमात्मा, समाहितः,

शीतोष्णसुखदुःखेषु, तथा, मानापमानयोः ॥ ७ ॥

और हे अर्जुन!—

शीतोष्ण- { सखी-गरी और जितात्मनः - { स्वाधीन

सुखदुःखेषु - { सुख-दुःखादिमें आत्माखाले

तथा - तथा पुरुषके (ज्ञानपे)

मानापमानयोः - { मान और परमात्मा - { सच्चिदानन्दधन

अपमानमें परमात्मा

प्रशान्तास्य - { जिसके अन्तः - समाहितः - { स्थित हैं अर्थात्

करणकी वृत्तियाँ उसके ज्ञानमें

भलीभौति शान्त हैं, (ऐसे) परमात्माके सिवा

अन्य कुछ है ही नहीं।

ज्ञानविज्ञानतृप्तात्मा, कृटस्थः, विजितेन्द्रियः,  
युक्तः, इति, उच्यते, योगी, समलोष्टाशमकाज्ज्वनः ॥ ८ ॥

ज्ञानविज्ञान-	- { जिसका अन्तः -	करण ज्ञान-	समलोष्टाशम-	{ जिसके लिये
तृप्तात्मा	- { विज्ञानसे तृप्त हैं,	जिसकी स्थिति	काज्ज्वनः	{ मिठी, पत्थर और सूबणी
कृटस्थः	- { विकाररहित है,	योगी		= समान हैं, (वह)
विजितेन्द्रियः	- { जिसकी इन्द्रियी भलीभांत जीती हुई है (और)	युक्तः		= { युक्त अर्थात् भगवत्प्राप्त है,
		इति		- ऐसे
		उच्यते		= कहा जाता है।

सुहन्मित्रार्दुदासीनमध्यस्थद्वेष्यबन्धुषु,  
साधुषु, अपि, च, पापेषु, समबुद्धिः, विशिष्यते ॥ ९ ॥

सुहन्मित्रार्दुदासीन-	- { सुहन्मि दुदासीनैः,	पापेषु	- पापियोंमें
मध्यस्थ-	- { मध्यस्थैः,	अपि	= भी
द्वेष्यबन्धुषु	- { द्वेष्य और बन्धुगणोंमें,	समबुद्धिः	- { समान भाव रखनेवाला
साधुषु	- धर्मांतमार्भोंमें		
च	- और	विशिष्यते	- अत्यल्लं श्रेष्ठ है।

योगी, युज्जीत, सततम्, आत्मानम्, रहसि, स्थितः,  
एकाकी, यतन्तितात्मा, निराशीः, अपरिग्रहः ॥ १० ॥

इसलिये उचित है कि—

यतन्तितात्मा	- { यन और इन्द्रियोंसहित शरीरको वशमें रखनेवाला,	एकाकी	- अकेला ही
निराशीः	- आशारहित (और)	रहसि	- एकान्त स्थानमें
अपरिग्रहः	- संग्रहरहित	स्थितः	- स्थित होकर
योगी	- योगी	आत्मानम्	= आत्माको
		सततम्	- { निरतर (परमात्मामें)
		युज्जीत	- लगावे।

शुचौ, देशे, प्रतिष्ठाय, स्थिरम्, आसनम्, आत्मनः,  
न, अत्युच्छितम्, न, अतिनीचम्, चैलाजिनकुशोत्तरम् ॥ ११ ॥

कैसे कि—

शुचौ	= शुद्ध	न	= न
देशे	- { भूमिमें (जिसके लाघर क्रमशः)	अतिनीचम्	- { बहुत नीचा, (ऐसे)
चैलाजिन-	{ तुशा, मृगालाला	आत्मनः	- आपने
कुशोत्तरम्	- { और वस्त्र बिले हैं, (जो)	आसनम्	- आसनको
न	- न	स्थिरम्	- स्थिर
अत्युच्छितम्	- { बहुत कैंचा है (और)	प्रतिष्ठाय	- स्थापन करके—

तत्र, एकाग्रम्, मनः, कृत्वा, यत्तचित्तेन्द्रियक्रियः,  
उपविश्य, आसने, युज्ज्यात्, योगम्, आत्मविशुद्धये ॥ १२ ॥

और—

तत्र	- उस	मनः	= मनको
आसने	- आसनपर	एकाग्रम्	= एकाग्र
उपविश्य	- बैठकर	कृत्वा	= करके
यत्तचित्तेन्द्रियक्रियः	- { चित्त और इन्द्रियोंकी क्रियाओंको	आत्मविशुद्धये	- { अन्तःकरणकी शुद्धिके लिये
	- वशमें रखते हुए	योगम्	= योगका
		युज्ज्यात्	= अभ्यास करे।

समम्, कायशिरोऽग्नीनम्, धारयन्, अचलम्, स्थिरः,  
सम्प्रेक्ष्य, नासिकाग्रम्, स्वप्, दिशः, च, अनवलोकयन् ॥ १३ ॥

उसकी विधि हम प्रकार है कि—

कायशिरोऽग्नीवप्	- { काया, सिर और गलेको	धारयन्	- धारण करके
समम्	- समान (एवम्)	न	= और
अचलम्	- अचल	स्थिरः	= स्थिर होकर,
		स्वप्	= अपनी

नासिकाग्रम् - { नासिकाके  
अग्रभागपर

सम्प्रेक्ष्य = { दृष्टि जपाकर,  
(अन्य)

दिशः - दिशाओंको

अनवलोकयन् = { न देखता  
हुआ—

प्रशान्तात्मा, विगतभीः, ब्रह्मचारिद्रते, स्थितः,  
मनः, संवाप्य, मच्चित्तः, युक्तः, आसीत, मत्परः ॥ १४ ॥

ब्रह्मचारिद्रते = ब्रह्मचारीके व्रतमें मनः - मनको

स्थितः - स्थित संवाप्य - रोककर

विगतभीः - भयरहित (तथा) मच्चित्तः - { मुझमें चितवाला

प्रशान्तात्मा - { भली भौति शान्त (और)  
अन्तःकरणवाला मत्परः - मैरे परायण होकर

युक्तः - सावधान योगी आसीत - स्थित होवे।

युञ्जन्, एवम्, सदा, आत्मानम्, योगी, नियतमानसः,  
शान्तिम्, निर्वाणपरमाम्, मत्संस्थाम्, अधिगच्छति ॥ १५ ॥

नियतमानसः - { वशमें किये हुए युञ्जन् - लगाता हुआ

योगी - योगी मत्संस्थाम् - मुझमें रहनेवाली

एवम् - इस प्रकार निर्वाणपरमाम् - { परमानन्दकी

आत्मानम् - आत्माको पराकाष्ठारूप

सदा - { निरन्तर (मुझ शान्तिम् - शान्तिको

परमेश्वरके स्वरूपमें) अधिगच्छति - प्राप्त होता है।

न, अति, असनतः, तु, योगः, अस्ति, न, च, एकान्तम्, अनश्नहः,  
न, च, अति, स्वप्नशीलस्य, जाग्रतः, न, एव, च, अर्जुन ॥ १६ ॥

अर्जुन	- हे अर्जुन! (यह)	च	- तथा
योगः	= योग	न	= न
न	- न	अति	- बहुत
तु	- तौ	स्वजनशीलस्य	- { शयन करनेके स्वभाववालेका
अति	- यहुत	च	- और
अशनतः	= खानेवालेका	न	= न (सदा)
च	- और	जाग्रतः	- जागनेवालेका
न	- न	एव	- ही
एकान्तम्	- बिलकुल	अस्ति	- सिद्ध होता है।
अनशनतः	- न खानेवालेका		

युक्ताहारविहारस्य, युक्तचेष्टस्य, कर्मसु,  
युक्तस्वप्नावबोधस्य, योगः, भवति, दुःखहा ॥ १७ ॥

दुःखहा	- { दुःखोंका नाश करनेवाला	युक्तचेष्टस्य	- { यथायोग्य चेष्टा करनेवालेका (और)
योगः	- योग (तौ)	युक्तस्वप्नाव-	- { यथायोग्य सोने
युक्ताहार- विहारस्य	- { यथायोग्य आहार-विहार करनेवालेका,	शोधस्य	- { तथा जागने वालेका (ही सिद्ध)
कर्मसु	- कर्मोंमें	भवति	- होता है।

तम्, विद्यात्, दुःखसंयोगवियोगम्, योगसञ्ज्ञितम्,  
सः, निश्चयेन, योक्तव्यः, योगः, अनिर्विण्णचेतसा ॥ २३ ॥

दुःखसंयोग- वियोगम्	- { दुःखरूप संसारके संयोगसे रहित है (तथा)	योगः	- योग
योगसञ्ज्ञितम्	- { जिसका नाम योग है,	अनिर्विण्णचेतसा	- { न उकताये हुए अर्थात् पैर्य और उत्साहयुक्त चित्तसे
तम्	= उसको		
विद्यात्	- जानना चाहिये।	निश्चयेन	= निश्चयपूर्वक
सः	- वह	योक्तव्यः	- करना कर्तव्य है।

सर्वभूतस्थितम्, यः, माम्, भजति, एकत्वम्, आस्थितः,  
सर्वथा, वर्तमानः, अपि, सः, योगी, मयि, वर्तते ॥ ३१ ॥

इस प्रकार—

यः	- जो पुरुष	सः	- वह
एकत्वम्	- एकीभावमें	योगी	- योगी
आस्थितः	= स्थित होकर	सर्वथा	= सब प्रकारसे
सर्वभूतस्थितम्	= { सम्पूर्ण भूतोंमें आत्मस्वप्नसे स्थित	वर्तमानः	- वरतता हुआ
माम्	= { मुझ सच्चिदानन्दवत् वासुदेवको	अपि	= भी
भजति	= भजता है,	मयि	- मुझमें (ही)
		वर्तते	= वरतता है।

आत्मीपम्येन, सर्वत्र, समम्, पश्यति, यः, अर्जुन,  
सुखम्, वा, यदि, वा, दुःखम्, सः, योगी, परमः, मतः ॥ ३२ ॥

और—

अर्जुन	- है अर्जुन!	यदि, वा	- अथवा
यः	- जो योगी	दुःखम्	= { दुःखको (भो
आत्मीपम्येन	- अपनी भाँति *		सबमें सम
सर्वत्र	- सम्पूर्ण भूतोंमें		(देखता है),
समम्	= सम	सः	- वह
पश्यति	= देखता है	योगी	- योगी
वा	= और	परमः	- परम श्रेष्ठ
सुखम्	- सुख	मतः	- माना गया है।

असंशयम्, महाबाहो, मनः, दुर्निग्रहम्, चलम्,  
अभ्यासेन, तु, कौन्तोय, वैराग्येण, च, गृह्णते ॥ ३५ ॥

महाबाहो	- हे महाबाहो !	तु	- परंतु
असंशयम्	- निःसन्देह	कौन्तेय	= { ते उन्नीषु अमृते ! (यह)
मनः	- मन	अभ्यासेन	= अभ्यास *
चलम्	- चंचल ( और )	च	= और
दुर्विग्रहम्	- { कठिनतासे वशमें वैगाम्येण होनेवाला है;	वैगाम्येण	- वैगाम्यसे
		गृह्णाते	- वशमें होता है।

असंशयतात्मना, योगः, दुष्टापः, इति, मे, मतिः,  
वश्यात्मना, तु, यतता, शब्दः, अवाप्तुम्, उपायतः ॥ ३६ ॥

असंशयतात्मना	- { जिसका मन वशमें किया हुआ नहीं है, ऐसे पुरुषद्वारा	यतता	- { प्रगल्भकीला पुरुषद्वारा
योगः	- योग	उपायतः	- { साधनसे ( उसका )
दुष्टापः	- दुष्टाप्य है	अवाप्तुम्	= ग्राष्ट होना
तु	- और	शब्दः	- सहज है—
वश्यात्मना	- { वशमें किये हुए मनवाले	इति	- यह
		मे	- मेरा
		मतिः	- मत है

अवतिः, अद्वया, उपेतः, योगात्, चलितमानसः,  
अप्राप्य, योगसंसिद्धिम्, काम्, गतिम्, कृष्ण, गच्छति ॥ ३७ ॥

इसपर अजून बोले—

कृष्ण	- हे श्रीकृष्ण !	योगसंसिद्धिम्	- { योगकी सिद्धिको अर्थात् भगवत्-
अद्वया, उपेतः	- { जो योगमें अद्वय होनेवाला है; किन्तु		साक्षात्कारको
अवतिः	- { संवयी नहीं है, ( इस कारण अन्तकालमें )	अप्राप्य	- न प्राप्त होकर
योगात्- चलितमानसः	- { जिसका मन योगमें विचलित हो गया है, ( ऐसा साधक योगी )	काम्	- किस
		गतिम्	- गतिको
		गच्छति	- ग्राष्ट होता है।

कच्चित्, न, उभयविभ्रष्टः, छिन्नाभ्रम्, इव, नश्यति,  
अप्रतिष्ठः, महाबाहो, विमूढः, ब्रह्मणः, पथि ॥ ३८ ॥

और—

महाबाहो	- हे महाबाहो !	छिन्नाभ्रम्	- { छिन भिन लादलकी
कच्चित्	= क्या (वह)	इव	- भाँति
ब्रह्मणः	- भगवत्प्राणिके	उभयविभ्रष्टः	- { दोनों ओरसे ध्रष्ट होकर
पथि	- मार्गिणे	न, नश्यति	- { नष्ट तो नहीं हो जाता ?
विमूढः	- पौहित (और)		
अप्रतिष्ठः	- आश्वयरहत पुरुष		

एतत्, मे, संशयम्, कृष्ण, छेत्तुम्, अर्हसि, अशोषतः,  
त्वदन्यः, संशयस्य, अस्य, छेत्ता, न, हि, उपपद्धते ॥ ३९ ॥

कृष्ण	- हे श्रीकृष्ण !	हि	- क्योंकि
मे	- मेरे	त्वदन्यः	- { आपके सिवा दूसरा
एतत्	- इस	अस्य	- इस
संशयम्	- संलयको	संशयस्य	- संशयका
अशोषतः	- सप्युर्णस्त्वप्से	छेत्ता	- छेदन करनेवाला
छेत्तुम्	= { छेदन करनेके लिये (आप ही)	न, उपपद्धते	- { मिलना सम्भव नहीं है।
अर्हसि	- योग्य हैं;		

पार्थ, न, एव, इह, न, अमुत्र, विनाशः, तस्य, विद्यते,  
न, हि, कल्याणकृत, कश्चित्, दुर्गतिम्, तात, गच्छति ॥ ४० ॥

इस प्रकार अर्जुनके पूछनेपर श्रीभगवान् औले—

पार्थ	- हे पार्थ !	तात	- हे एवारे !
तस्य	- उस पुरुषका		आत्मोद्धारके
न	- न (तो)		लिये अर्थात्
इह	- इस लोकमें	कल्याणकृत्	- भगवत्प्राणिके
विनाशः	- विनाश		लिये कर्म
विद्यते	- होता है (और)		करनेवाला
न	- न		
अमुत्र	- परलोकमें	कश्चित्	- कोई भी मनुष्य
एव	- ही;	दुर्गतिम्	- दुर्गतिको
हि	- क्योंकि	न, गच्छति	- प्राप्त नहीं होता ।

प्राप्य, पुण्यकृताम्, लोकान्, उषित्वा, शाश्वतीः, समाः,  
शुचीनाम्, श्रीमताम्, गेहे, योगभ्रष्टः, अभिजायते ॥ ४१ ॥

किंतु वह—

योगभ्रष्टः	- योगभ्रष्ट पुरुष	शाश्वतीः	- बहुत
पुण्यकृताम्	- पुण्यवानोंके	समाः	- वर्षोंतक
लोकान्	- { लोकोंको अर्थात् स्वर्गादि उत्तम लोकोंको	उषित्वा	- { निवास करके (पिर)
प्राप्य	= { प्राप्त होकर, (उनमें)	शुचीनाम्	- शुद्ध आचरणवाले
		श्रीमताम्	- श्रीमान् पुरुषोंके
		गेहे	- घरमें
		अभिजायते	- जन्म लेता है।

अथवा, योगिनाम्, एव, कुले, भवति, धीमताम्,  
एतत्, हि, दुर्लभतरम्, लोके, जन्म, यत्, ईदृशम् ॥ ४२ ॥

अथवा	- { अथवा (यैश्वर्यवान् पुरुष उन लोकोंमें न जाकर)	भवति	- { जन्म लेता है। (परंतु)
धीमताम्	= ज्ञानवान्	ईदृशम्	= इस प्रकारका
योगिनाम्	= योगियोंकि	यत्	= जो
एव	= ही	एतत्	= यह
कुले	= कुलमें	जन्म	= जन्म है, (सो)
		लोके	= संसारमें
		हि	= निःसन्देह
		दुर्लभतरम्	= अच्यन्त दुर्लभ है।

तत्र, तम्, बुद्धिसंयोगम्, लभते, पौर्वदेहिकम्,  
यतते, च, ततः, भूयः, संसिद्धौ, कुरुनन्दन ॥ ४३ ॥

और वह पुरुष—

तत्र	- वहाँ	पौर्वदेहिकम्	- { पहले शरीरमें
तम्	- उस		{ संग्रह किये हुए

शुद्धिसंयोगम् -	शुद्धिके संयोगको	ततः	- { उसके प्रभावसे
	अर्थात् समबुद्धि- रूप योगके	भूयः	- { (बहु)
लभते	संस्कारोंको	संसिद्धी	- { परमात्माकी
	(अनादास हीं)		प्राप्तिरूप सिद्धिके
= प्राप्त हो जाता है			लिये (पहले से
च	- और		भी बढ़कर)
कुरुनन्दन	- है कुरुनन्दन !	यतते	- प्रयत्न करता है।
पूर्वाध्यासेन, तेन, एव, हिते, हि, अवशः, अपि, सः,			
जिज्ञासुः, अपि, योगस्य, शब्दब्रह्म, अतिवर्तते ॥ ४४ ॥			

और—

सः	बह (श्रीमानोंके	हिते	- { आकर्षित किया
	घरमें जन्म (लेनेजला योगास्ट)		जाता है, (तथा)
अवशः	- पराधीन हुआ	योगस्य	- { समबुद्धिरूप
			योगका
अपि	- भी	जिज्ञासुः	- जिज्ञासु
		अपि	- भी
तेन	- उस	शब्दब्रह्म	- { वेदपें कहे हुए
	पूर्वाध्यासेन		सकाम कर्मोंके
एव	- ही		फलको
		अतिवर्तते	- { उल्लंघन कर
हि	- { निःसन्देह (भावानुकी ओर)		जाता है।

प्रयत्नात्, यतमानः, तु, योगी, संशुद्धकिलिंघः,  
अनेकजन्मसंसिद्धः, ततः, याति, पराम्, गतिम् ॥ ४५ ॥

तु	- पर्यु	जन्ममें संसिद्ध	
	- प्रयत्नपूर्वक		होकर
अवशः	- अवश करनेवाल	संशुद्धकिलिंघः - {	सम्पूर्ण पापोंसे
	- योगी (तो)		[रहित हो]
अनेकजन्मसंसिद्धः-	पिछले अनेक	ततः	- फिर तत्काल ही
	जन्मोंके संस्कार	पराम्, गतिम् -	परमगतिको
	जलसे डसी	याति	- प्राप्त हो जाता है।

तपस्त्विभ्यः, अधिकः, योगी, ज्ञानिभ्यः, अपि, मतः, अधिकः,  
कर्मिभ्यः, च, अधिकः, योगी, तस्मात्, योगी, भव, अर्जुन ॥ ४६ ॥

व्याख्या—

योगी	- योगी	योगी	- योगी
तपस्त्विभ्यः	= तपस्त्वियोंसे	अधिकः	- श्रेष्ठ है;
अधिकः	- श्रेष्ठ है,	तस्मात्	- इससे
ज्ञानिभ्यः	- शास्त्रज्ञानियोंसे	अर्जुन	- है अर्जुन! (त)
अपि	= भी	योगी	- योगी
अधिकः	- श्रेष्ठ	भव	- हो।
मतः	- माना गया है		
च	= और		
कर्मिभ्यः	= { सकाम कर्म करनेवालोंसे भी		

योगिनाम्, अपि, सर्वेषाम्, मद्गतेन, अन्तरात्मना,  
श्रद्धावान्, भजते, यः, माम्, सः, मे, युक्तमः, मतः ॥ ४७ ॥

और हे घारे!—

सर्वेषाम्	- सम्पूर्ण	माम्	- मुझको (निरन्तर)
योगिनाम्	- योगियोंमें	भजते	- भजता है,
अपि	- भी	सः	- वह योगी
यः	= जो	मे	- मुझे
श्रद्धावान्	= श्रद्धावान् योगी	युक्तमः	- परपश्रेष्ठ
मद्गतेन	- मुझमें लगे हुए	मतः	- मान्य है।
अन्तरात्मना	= अन्तरात्मासे		

श्रीमद्भगवत् गीता अध्याय ७ का श्लोकहरुका फोटोकपीहक

### अथ सप्तमोऽध्यायः

मयि, आसक्तमनाः, पार्थ, योगम्, युज्जन्, मदाश्रयः,  
असंशयम्, समग्रम्, माम्, यथा, ज्ञास्यसि, तत्, शृणु ॥ ३ ॥

इसके पश्चान् श्रीकृष्णभगवान् बोले—

पार्थ	- हे पार्थ।	समग्रम्	- सम्पूर्ण निखृति,
मयि,	- { अनन्य प्रेमसे		बल, ऐश्वर्यादि
आसक्तमनाः	{ नुहरें आसक्तचित् (तथा अनन्य भावसे)		गुणोंसे युक्त,
मदाश्रयः	- { मेरे परायण लोकर	माम्	सबके आत्मरूप
योगम्	- योगमे	असंशयम्	- मुझको
युज्जन्	= लगा हुआ (तु)	ज्ञास्यसि	- संशयरहित
यथा	- जिस प्रकारसे	तत्	= जानेगा,
		शृणु	- उसको
			- सुन।

ज्ञानम्, ते, अहम्, सविज्ञानम्, इदम्, वक्ष्यामि, अशेषतः,  
यत्, ज्ञात्वा, न, इह, भूयः, अन्यत्, ज्ञातव्यम्, अवशिष्यते ॥ ३ ॥

अहम्	- मैं	ज्ञात्वा	- ज्ञानकर
ते	- तेरे लिये	इह	- संसारमें
इदम्	- इस	भूयः	= फिर
सविज्ञानम्	= विज्ञानसहित	अन्यत्	- और कुछ भी
ज्ञानम्	- तत्त्वज्ञानको	ज्ञातव्यम्	- ज्ञाननेयोग्य
अशेषतः	- सम्पूर्णतया	न, अवशिष्यते	= { शेष नहीं रह जाता।
वक्ष्यामि	- कहूँगा,		
यत्	- जिसको		

मनुष्याणाम्, सहस्रेषु, कश्चिच्चत्, यतति, सिद्धये,  
यतताम्, अपि, सिद्धानाम्, कश्चिच्चत्, माम्, चेति, तत्त्वतः ॥ ३ ॥

सहस्रेषु	- हजारों	सिद्धानाम्	- योगियोंमें
मनुष्याणाम्	- मनुष्योंमें	अपि	- भी
कश्चित्	= कोई एक	कश्चित्	= कोई एक (मेरे परावण होकर)
सिद्धये	- मेरो प्राप्तिके लिये	माम्	= मुझमो
यतति	= { यत्न करता है (और उन)	तत्त्वतः	- { तत्त्वसे अर्थात् यथार्थरूपसे
यतताम्	- यत्न करनेवाले	चेति	- जानता है।

भूमिः, आपः, अनलः, वायुः, खम्, मनः, बुद्धिः, एव, च,  
अहङ्कारः, इति, हयम्, मे, भिन्ना, प्रकृतिः, अष्टधा ॥ ४ ॥  
अपरा, इयम्, इतः, तु, अन्याम्, प्रकृतिम्, विद्धि, मे, पराम्,  
जीवभूताम्, महाबाहो, यथा, इदम्, धार्यते, जगत् ॥ ५ ॥

परंतु हे अर्जुन!—

भूमिः	- पृथ्वी,	तु	- तो
आपः	- जल,	अपरा	- { अपरा अर्थात् मेरी अनलः
अनलः	- अग्नि,		- जड़ प्रकृति है (और)
वायुः	- वायुः	महाबाहो	- हे महाबाहो!
खम्	- आकाश,	इतः	- इससे
मनः	- मन,	अन्याम्	- दूसरीको,
बुद्धिः	- बुद्धि	यथा	- विससे
च	- और	इदम्	- यह (सम्पूर्ण)
अहङ्कारः	- अहंकार	जगत्	- जगत्
एव	- भी—	धार्यते	- { धारण किया इति
इति	- हम प्रकार		- जाता है,
हयम्	- यह	मे	- मेरी
अष्टधा	- आठ प्रकारसे	जीवभूताम्	= जीवरूप
भिन्ना	- विभाजित	पराम्	- परा अर्थात् चेतन
मे	- मेरी	प्रकृतिम्	- प्रकृति
प्रकृतिः	= प्रकृति है।	विद्धि	- ज्ञान
इयम्	- { यह (आठ प्रकारके भेदोंवाली)		

एतद्वोनीनि, भूतानि, सर्वाणि, इति, उपधारय,  
अहम्, कृत्स्नस्य, जगतः, प्रभवः, प्रलयः, तथा ॥ ६ ॥  
और हे अर्जुन! तू—

इति	- ऐसा	कृत्स्नस्य	- सम्पूर्ण
उपधारय	= समझ (कि)	जगतः	- जगत्‌का
सर्वाणि	= सम्पूर्ण	प्रभवः	- प्रभव
भूतानि	- भूत	तथा	= तथा
एतद्वोनीनि	= { इन दोनों प्रकृतियोंसे ही उत्पन्न होनेवाले हैं (और)}	प्रलयः	= { प्रलय हूँ (अर्थात् सम्पूर्ण जगत्‌का मूल कारण हूँ।)
अहम्	= मैं		

मतः, परतरम्, न, अन्यत्, किञ्चित्, अस्ति, धनञ्जय,  
मयि, सर्वम्, इदम्, प्रोतम्, सूत्रे, मणिगणाः, इव ॥ ७ ॥

इसलिये—

थनञ्जय	- हे धनञ्जय!	इदम्	- यह
मतः	= मुझसे	सर्वम्	= सम्पूर्ण (जगत्)
अन्यत्	= भिन्न दूसरा	सूत्रे	= सूत्रमें (सूत्रके)
किञ्चित्	= कोई भी	मणिगणाः	= मणियोंके
परतरम्	- परम (कारण)	इव	- सदृश
न	- नहीं	मयि	- मुझमें
अस्ति	- है।	प्रोतम्	- गुंथा हुआ है।
रसः, अहम्, अप्सु, कौन्तेय, प्रभा, अस्मि, शशिसूर्ययोः,			
प्रणवः, सर्ववेदेषु, शब्दः, खे, पौरुषम्, नृषु ॥ ८ ॥			

कैसे कि—

कौन्तेय	- हे अर्जुन!	अस्मि	- हूँ,
अहम्	- मैं	सर्ववेदेषु	- सम्पूर्ण वेदोंमें
अप्सु	- जलमें	प्रणवः	= ओङ्कार (हूँ),
रसः	- रस (हूँ),	खे	= आकाशमें
शशिसूर्ययोः	= { चन्द्रमा और सूर्यमें	शब्दः	= शब्द (और)
प्रभा	- प्रकाश	नृषु	- पुरुषोंमें
		पौरुषम्	- पुरुषत्व (हूँ)।

पुण्यः, गन्धः, पृथिव्याम्, च, तेजः, च, अस्मि, विभावसी,  
जीवनम्, सर्वभूतेषु, तपः, च, अस्मि, तपस्विषु ॥ ९ ॥

तथा मैं—

पृथिव्याम्	- पृथ्वीमे	सर्वभूतेषु	- { सम्पूर्ण भूतोमे
पुण्यः	- पवित्र		{ (उनका)
गन्धः	- गन्ध*		
च	- और	जीवनम्	- जीवन (हैं)
विभावसी	- आविनयोंगे	च	= और
तेजः	- तेज	तपस्विषु	- तपस्वियोंगे
अस्मि	- हूँ	तपः	- तप
च	- तथा	अस्मि	- हूँ।

बीजम्, माम्, सर्वभूतानाम्, विद्धि, पार्थ, सनातनम्,  
बुद्धिः, बुद्धिमताम्, अस्मि, तेजः, तेजस्विनाम्, अहम् ॥ १० ॥

तथा—

पार्थ	- हे अर्जुन! (तु)	अहम्	- मैं
सर्वभूतानाम्	- सम्पूर्ण भूतोंका	बुद्धिमताम्	- बुद्धिमतोंका
सनातनम्	- सनातन	बुद्धिः	- बुद्धि (और)
बीजम्	- बीज	तेजस्विनाम्	- तेजस्वियोंका
माम्	- मुझको (ही)	तेजः	- तेज
विद्धि	- जान।	अस्मि	- हूँ।

बलम्, बलवताम्, च, अहम्, कामरागविवर्जितम्,  
धर्माविरुद्धः, भूतेषु, कामः, अस्मि, भरतर्षभ ॥ ११ ॥

और—

भरतर्षभ	- हे भरतश्रेष्ठ!	च	- और
अहम्	- मैं	भूतेषु	- सब भूतोमे
बलवताम्	- बलवानोंका	धर्मके अनुकूल	
कामराग-	- { आसाकि और	धर्माविरुद्धः	- { अर्थात् शास्त्रके
विवर्जितम्	{ कामनाओंसे रहित		अनुकूल
बलम्	- { बल अर्थात्	कामः	- काम
	{ सामर्थ्य हूँ	अस्मि	- हूँ।

ये, च, एव, सात्त्विकाः, भावाः, राजसाः, तामसाः, च, ये,  
मतः, एव, इति, तान्, विद्धि, न, तु, अहम्, तेषु, ते, मयि ॥ १२ ॥

तथा—

च	- और	तान्	= उन सबको (तु)
एव	- भी	मनः, एव	= { मुझसे हो (होनेवाले हैं)
ये	- जो	इति	- ऐसा
सात्त्विकाः	- { सत्त्वगुणसे उत्पन्न होनेवाले	विद्धि	= जान
भावाः	- भाव हैं (और)	तु	- परंतु (बास्तवने) ३
ये	- जो	तेषु	- उनमें
राजसाः	- रजोगुणसे	अहम्	- मैं (और)
च	- तथा	ते	= ये
तामसाः	- { तामोगुणसे होनेवाले	मयि	= मुझमें
	भाव हैं,	न	- नहीं हैं

त्रिभिः, गुणमयैः, भावैः, एषिः, सर्वम्, इदम्, जगत्,  
मोहितम्, न, अभिजानाति, माम्, एष्यः, परम्, अव्ययम् ॥ १३ ॥

किन्तु—

गुणमयैः	- { गुणोंके कार्यरूप सात्त्विक, राजस और तामस—	मोहितम्	- { मोहित हो रहा है, (इसीलिये)
एषिः	- इन	एष्यः	- इन तीनों गुणोंसे
त्रिभिः	- तीनों प्रकारके	परम्	- परे
भावैः	- भावोंसे?	माम्	= मुझ
इदम्	- यह	अव्ययम्	- अनिगाशीको
सर्वम्	- सारा	न	- नहीं
जगत्	- { संसार प्राणिसमुदाय	अभिजानाति	- जानता।

दैवी, हि, एषा, गुणमयी, पम, माया, दुरत्यया,  
माम्, एव, ये, प्रपद्यन्ते, मायाम्, एताम्, तर्वन्ति, ते ॥ १४ ॥

हि	- क्योंकि	पाम्	- गुहको
एषा	= यह	एव	- ही (निरन्तर)
दैवी	- { अलौकिक अर्थात् अति अद्भुत	प्रपद्यन्ते	- भवते हैं,
गुणमयी	- त्रिगुणमयी	एताम्	- इस
पम	- मेरी	मायाम्	- मायाको
माया	- माया		{ उल्लंघन कर जाते हैं अर्थात्
दुरत्यया	- { बड़ी दूसर है: (परं)	तरन्ति	{ संसार से तर जाते हैं।
ये	- जो प्रस्तु (केवल)		

न, माम्, दुष्कृतिनः, मूढ़ाः, प्रपद्यन्ते, नराशमाः,  
मायाम्, अपहतज्ञानाः, आसुरम्, भावम्, आश्रिताः ॥ १५ ॥

ऐसा सुगम उपाय होनेपर भी—

मायाम्	- मायाके द्वारा	नराशमाः	- नराशमाने नीच,
अपहतज्ञानाः	- { जिनका ज्ञान हरा वा चुका है, (ऐसे)	दुष्कृतिनः	- { दूषित कर्म करनेवाले
आसुरम्, भावम्	- { आसुर स्वभावको	मूढ़ाः	- मूढ़लोग
आश्रिताः	- धारण किये हुए	माम्	- मुझको
		न	- नहीं
		प्रपद्यन्ते	- भवते

चतुर्विधाः, भजन्ते, माम्, ज्ञानाः, सुकृतिनः, अर्जुन,  
आत्मः, जिज्ञासुः, अर्थार्थी, ज्ञानी, च, भरतर्षी ॥ १६ ॥

और—

भरतर्षभ अर्जुन-	- { है भरतवंशीयोंमें श्रेष्ठ अर्जुन।	च	- और
सुकृतिनः	= लज्जन करनेवाले	ज्ञानी	- ज्ञानी—(ऐसे)
अर्थार्थी	= अर्थार्थी <sup>१</sup>	चतुर्विधाः	- चार प्रकारके
आत्मः	= आत्म <sup>२</sup>	ज्ञानाः	- भजन
जिज्ञासुः	= जिज्ञासु <sup>३</sup>	माम्	- मुझको
		भजन्ते	- भजते हैं।

तेषाम्, ज्ञानी, नित्ययुक्तः, एकभक्तिः, विशिष्यते,  
प्रियः, हि, ज्ञानिनः, अत्यर्थम्, अहम्, सः, च, मम, प्रियः ॥ १७ ॥

तेषाम्	- उनमें	ज्ञानिनः	= ज्ञानीको
नित्ययुक्तः	= { नित्य मुझमें एकीभावसे स्थित	अहम्	- मैं
एकभक्तिः	- { अनन्य प्रेमभक्तिवाला	अत्यर्थम्	- अत्यन्त
ज्ञानी	- ज्ञानी भक्त	प्रियः	- प्रिय हूँ
विशिष्यते	- अति उत्तम है;	च	= और
	{ क्योंकि (मुझको	सः	- वह ज्ञानी
हि	= { तत्त्वसे जाननेवाले)	मम	- मुझे (अत्यन्त)
		प्रियः	= प्रिय है।

उदाहः, सर्वे, एव, एते, ज्ञानी, तु, आत्मा, एव, मे, मतम्,  
आस्थितः, सः, हि, युक्तात्मा, माम्, एव, अनुत्तमाम्, गतिम् ॥ १८ ॥

यद्यपि—

एते	= ये	सः	= वह
सर्वे, एव	= सभी	युक्तात्मा	= { मद्दण्ड मनबुद्धिवाला
उदाहः	- उदाहर हैं,		(ज्ञानी भक्त)
तु	= परंतु	अनुत्तमाम्	- अति उत्तम
ज्ञानी	= { ज्ञानी (तो साक्षात्)	गतिम्	- गतिस्वरूप
आत्मा	- मेरा स्वरूप	माम्	= मुझमें
एव	- ही है—(ऐसा)	एव	- ही
मे	= मेरा	आस्थितः	- { अच्छी प्रकार स्थित है।
मतम्	- मत है;		
हि	- क्योंकि		

जहूनाम्, जन्मनाम्, अन्ते, ज्ञानवान्, माम्, प्रपद्यते,  
वासुदेवः, सर्वम्, इति, सः, महात्मा, सुदुर्लभः ॥ १९ ॥

और जो—

बहुनाम्	= बहुत	इति	= इस प्रकार
जन्मनाम्	= जन्मोंके	माम्	= मुझको
अन्ते	= अन्तके जन्ममें	प्रपद्यते	= भजता है,
ज्ञानवान्	= { तत्त्वज्ञानको प्राप्त पुरुष,	सः	= वह
सर्वम्	= सब कुछ	महात्मा	= महात्मा
वासुदेवः	= वासुदेव ही हैः	सुदूर्लंभः	- { अल्पन्त दुर्लभ है।

कामैः, तैः, तैः, हृतज्ञानाः, प्रपद्यन्ते, अन्यदेवताः,  
तम्, तम्, नियमम्, आस्थाय, प्रकृत्या, नियताः, स्वया ॥ २० ॥

#### और हे अर्जुन!—

तैः, तैः	= उन-उन	नियताः	= प्रेरित होकर
कामैः	= धोगोंकी कामनाहारा	तम्, तम्	= उस-उस
हृतज्ञानाः	= { जिनका ज्ञान हरा जा चुका है, (वे लोग)	नियमम्	= नियमको
स्वया	= अपने	आस्थाय	= धारण करके
प्रकृत्या	= स्वभावसे	अन्यदेवताः	= अन्य देवताओंको
		प्रपद्यन्ते	= { भजते हैं अर्थात् पूजते हैं।

यः, यः, याम्, याम्, तनुप्, भक्तः, श्रद्धया, अर्चितुम्, इच्छति,  
तस्य, तस्य, अचलाम्, श्रद्धाम्, ताम्, एव, विदधामि, अहम् ॥ २१ ॥

यः, यः	= जो-जो	तस्य	= उस-
भक्तः	= सकाम भक्त	तस्य	= उस भक्तकी
याम्, याम्	= जिस-जिस	श्रद्धाम्	= श्रद्धाको
तनुप्	= देवताके स्वरूपको	अहम्	= मैं
श्रद्धया	= श्रद्धासे	ताम्, एव	= उसी देवताके प्रति
अर्चितुम्	= पूजना	अचलाम्	= स्थिर
इच्छति	= चाहता है;	विदधामि	= करता हूँ।

सः, तया, श्रद्धया, युक्तः, तस्य, आराधनम्, ईहते,  
लभते, च, ततः, कामान्, मया, एव, विहितान्, हि, तान् ॥ २२ ॥

#### तथा—

सः	- वह पुरुष	ततः	- उस देवतासे
तथा	- उस	मया	- मेरे द्वारा
अद्ध्या	= अद्धासे	एव	- ही
चुक्तः	- चुक्त होकर	विहितान्	- विधान किये हुए
तस्य	- उस देवताका	तान्	- उन
आराधनम्	- पूजन	कामान्	- इच्छित भोगोंको
ईहते	= करता है	हि	- निःसन्देह
च	= और	लभते	- प्राप्त करता है।

अन्तवत्, तु, फलम्, तेषाम्, तत्, भवति, अल्पमेधसाम्,  
देवान्, देववजः, यान्ति, मद्दक्ताः, यान्ति, माम्, अपि॥ २३ ॥

तु	- परंतु	देवान्	- देवताओंको
तेषाम्	= उन	यान्ति	{ प्राप्त होते हैं (और)
अल्पमेधसाम्	- अल्प बुद्धिवालोंका		मेरे भक्त (चाहे
तत्	- वह	मद्दक्ताः	{ जैसे ही धजें, अन्तामें वे)
फलम्	- फल	माम्	- मुझको
अन्तवत्	= नाशवान्	अपि	- ही
भवति	= है (तथा वे)	यान्ति	- प्राप्त होते हैं।
देववजः	{ देवताओंको पूजनेवाले		

अव्यक्तम्, व्यक्तिम्, आपनम्, मन्यन्ते, माम्, अबुद्धयः,  
परम्, भावम्, अजानन्तः, मम, अव्ययम्, अनुत्तमम्॥ २४ ॥

ऐसा होनेपर भी सब मनुष्य मेरा भजन नहीं करते, इसका कारण

अबुद्धयः	- बुद्धिहीन पुरुष	माम्	= { मुझ सचिदानन्दका
मम	- मेरे		परमात्माको
अनुत्तमम्	= अनुरुप		{ (मनुष्यकी धौति अव्ययम्
- अविनाशी			जन्मकर)
परम्	- परम	व्यक्तिम्	- व्यक्ति-भावको
भावम्	- भावको	आपनम्	- प्राप्त हुआ
अजानन्तः	- न जानते हुए	मन्यन्ते	- मानते हैं।
अव्यक्तम्	- मन-इन्द्रियोंसे परे		

न, अहम्, प्रकाशः, सर्वस्य, योगमायासमानृतः,  
मूढः, अयम्, न, अधिगानाति, लोकः, याप, अजप, अव्ययम् ॥ २५ ॥

तथा—

योगमाया-	- {	अपनो योगमायाये	माप्	- मुद्रा
समानृतः	- {	चिपा हुआ	अजम्	- जन्मराहित
अहम्	- मैं		अव्ययम्	- अविनाशी
सर्वस्य	- सबके			परमेश्वरको
प्रकाशः	- प्रत्यक्ष		न	- नहीं
न	- {	नहीं होता, (इसलिये)		जानता अर्थात्
अयम्	= यह		अधिगानाति - {	मुझको
मूढः	= अज्ञानी			जन्मने-परनेवाला
लोकः	- बनसमुदाय			समझता है।

वेद, अहम्, समतीतानि, वर्तमानानि, च, अर्जुन,  
भविष्याणि, च, भूतानि, माम्, तु, वेद, न, कश्चन ॥ २६ ॥

ओर—

अर्जुन	- है अर्जुन!	वेद	- जानता है,
समतीतानि	- पूर्वमें व्यतीत हुए	तु	= परंतु
च	- और	माप्	= मुझको
वर्तमानानि	- वर्तमानमें रिथ्रित	कश्चन	- { कोई भी (श्रद्धा- भक्तिराहित पुरुष)
च	= तथा	न	- नहीं
भविष्याणि	= आगे होनेवाले	वेद	- जानता।

इच्छाद्वेषसमुत्थेन, द्वन्द्वमोहेन, भारत,  
सर्वभूतानि, सम्मोहम्, सर्गे, यान्ति, परन्तप ॥ २७ ॥

कथोकि—

भारत	= है भरतवंशी	द्वन्द्वमोहेन	- { सुख-दुःखादि	= अर्जुन!	- { द्वन्द्वरूप मोहसे
परन्तप	= अर्जुन!				
सर्गे	- संसारमें	सर्वभूतानि	- सम्पूर्ण प्राणी		
इच्छाद्वेष-	- { इच्छा और द्वेषसे	सम्मोहम्	- अत्यन्त अज्ञाताको	समुत्थेन	- { उत्थन यान्ति - प्राप्त हो रहे हैं।

येषाम्, तु, अन्तगतम्, पापम्, जनानाम्, पुण्यकर्मणाम्,  
ते, द्वन्द्वमोहनिर्मुकाः, भजन्ते, माम्, दृढ़व्रताः ॥ २६ ॥

तु	- { परं (निष्कामभावसे)	अन्तगतम् - नष्ट हो गया है, ते - वे
पुण्यकर्मणाम्	- { श्रेष्ठ कर्मांका (आचरण करनेवाले)	द्वन्द्वमोहनिर्मुकाः - { राग-द्वेषजनित द्वन्द्वलग्नि सुखसे मुक्त
येषाम्	- जिन	दृढ़व्रताः - दृढ़निश्चयी भक्त
जनानाम्	- पूरुषोंका	माम् - मुझमे (स्व प्रकारे)
पापम्	- पाप	भजन्ते - भजते हैं।

जरामरणमोक्षाय, माम्, आश्रित्य, यतन्ति, ये,  
ते, ब्रह्म, तत्, विदुः, कृत्तम्, अष्टात्पम्, कर्म, च, अखिलम् ॥ २७ ॥

और—

ये	= जो	जहा	= जहांको,
माम्	= मेरे	कृत्तम्	= सम्पूर्ण
आश्रित्य	= शरण होकर	अष्टात्पम्	= अष्टामको
जरामरणमोक्षाय	- { बरा और मरणमें मृटनेके लिये	च	= तथा
यतन्ति	- गत करते हैं,	अखिलम्	= सम्पूर्ण
ते	- वे (पुरुष)	कर्म	- कर्मको
तत्	- उस	विदुः	- जानते हैं।

साधिभूताधिदैवम्, माम्, साधियत्तम्, च, ये, विदुः,  
प्रयाणकाले, अपि, च, माम्, ते, विदुः, युक्तचेतसः ॥ ३० ॥

और—

ये	- जो पुरुष	अपि	- भी
साधि-	- { अधिभूत और	विदुः	= जानते हैं-
भूताधिदैवम्	- { अधिदैवके सहित	ते	- वे
च	- तथा	युक्तचेतसः	= युक्तचिन्तणाले पुरुष
साधियत्तम्	- { अधियज्ञके सहित (सबका अत्मलुप्त)	माम्	- मुझे
माम्	- मुझे	च	- ही
प्रयाणकाले	- अन्तकालमें	विदुः	- { जानते हैं अथात् प्राप्त हो जाते हैं।

श्रीमद्भगवत् गीता अध्याय ८ को श्लोकहरुको फोटोकपीहरु

### अथाष्टमोऽध्यायः

अर्जुन उचाच

किम्, तत्, ब्रह्म, किम्, अध्यात्मम्, किम्, कर्म, पुरुषोत्तम,  
अधिभूतम्, च, किम्, प्रोक्तम्, अधिदैवम्, किम्, उच्यते ॥ १ ॥

इस प्रकार भगवान्‌के वचनोंको न समझाकर अर्जुन बोले—

पुरुषोत्तम	- हे पुरुषोत्तम !	अधिभूतम्	- अधिभूत (नामसे)
तत्	= यह	किम्	= क्या
ब्रह्म	- ब्रह्म	प्रोक्तम्	- कहा गया है
किम्	- क्या है ?	च	- और
अध्यात्मम्	- अध्यात्म	अधिदैवम्	- अधिदैव
किम्	- क्या है ?	किम्	= किसको
कर्म	= कर्म	उच्यते	- कहते हैं ?
किम्	- क्या है ?		

अधियज्ञः, कथम्, कः, अत्र, देहे, अस्मिन्, मधुसूदन,  
प्रयाणकाले, च, कथम्, ज्ञेयः, आसि, नियतात्मभिः ॥ २ ॥

और—

मधुसूदन	- हे मधुसूदन !	च	= तथा
अत्र	= यहाँ	नियतात्मभिः	- { युक्त चित्तवाले पुरुषोद्गारा
अधियज्ञः	- अधियज्ञ	प्रयाणकाले	- अन्त समयमें (आप)
कः	- कौन है ? (और वह)	कथम्	- किस प्रकार
अस्मिन्	- इस	ज्ञेयः	- जाननेमें आते
देहे	= शरीरमें	आसि	- हैं ?
कथम्	- कैसे है ?		

अक्षरम्, ब्रह्म, परमम्, स्वभावः, अध्यात्मम्, उच्यते,  
भूतभावोद्भवकरः, विसर्गः, कर्मसञ्ज्ञितः ॥ ३ ॥

इस प्रकार अर्जुनके प्रश्न करनेपर श्रीभगवान् बोले, अर्जुन!—

परमम्	= परम	उच्चते	= कछु जाता है (तथा)
अक्षरम्	= अक्षर	भूतभावोद्देशकारः	= भूतोंके भावको
ज्ञानः	= 'ज्ञान' है,		= उत्पन्न करनेवाला
स्वभावः	= { अपना स्वरूप अर्थात् जीवात्मा		(जो)
अध्यात्मम्	= 'अध्यात्म' (नामसे)	विसर्गः	= त्याग है, (वह)

अधिभूतम्, क्षरः, भावः, पुरुषः, च, अधिदैवतम्,  
अधियज्ञः, अहम्, एव, अत्र, देहे, देहभूताम्, चर ॥ ४ ॥

#### तथा—

क्षरः, भावः	= { उत्पत्ति-विनाश धर्मवाले सब पदार्थे	देहभूताम्, चर	= { हे देहधारियोंमें श्रेष्ठ अर्जुन!
अधिभूतम्	= अधिभूत हैं,	अत्र	- इस
पुरुषः	= हिरण्यमय पुरुष*	देहे	- शरीरमें
अधिदैवतम्	= अधिदैव है	अहम्	= मैं वासुदेव
च	= और	एव	- ही (अन्तर्मीम्बस्यसे)

अन्तकाले, च, माम्, एव, स्मरन्, मुक्त्वा, कलेवरम्,  
यः, प्रयाति, सः, मद्भावम्, याति, न, अस्ति, अत्र, संशयः ॥ ५ ॥

#### और

यः	= जो पुरुष	सः	= वह
अन्तकाले, च	= अन्तकालमें भी	मद्भावम्	= { मेरे साक्षात् स्वरूपको
माम्	= मुझको	याति	= प्राप्त होता है—
एव	= ही	अत्र	= इसमें (कुछ भी)
स्मरन्	= स्मरण करता हुआ	संशयः	= संशय
कलेवरम्	= शरीरको	न	= नहीं
मुक्त्वा	= त्यागकर	अस्ति	= है।
प्रयाति	= जाता है,		

यम्, यम्, वा, अपि, स्मरन्, भावम्, त्यजति, अन्ते, कलेवरम्,  
तम्, तम्, एव, एति, कौन्तेय, सदा, तद्वावभावितः ॥ ६ ॥

कारण कि—

कौन्तेय	= { हे कुर्त्तीपुत्र अर्जुन ! (यह मनुष्य)	त्यजति	- त्याग करता है,
अन्ते	- अन्ताकालमें	तम्, तम्	= उस-उसको
यम्, यम्	= जिस-जिस	एव	= ही
वा, अपि	= भी	एति	- { प्राप्त होता है; (क्योंकि वह)
भावम्	= भावको	सदा	- सदा
स्मरन्	- स्मरण करता हुआ	तद्वावभावितः	- { उसी भावसे भावित कलेवरम्
	- शरीरका		रहा है।

[ निरन्तर भगवच्चिन्तन करते हुए युद्ध करनेकी आज्ञा एवं उसका फल ]  
तस्मात्, सर्वेषु, कालेषु, माम्, अनुस्मर, युध्य, च,  
मयि, अर्पितमनोबुद्धिः, माम्, एव, एव्यसि, असंशयम् ॥ ७ ॥

तस्मात्	= { इसलिये (हे अर्जुन ! तु)	मयि	- मुझमें
सर्वेषु	- सब	अर्पितमनोबुद्धिः	- { अपेण किये हुए
कालेषु	- समयमें (निरन्तर)		मन-बुद्धिसे युक्त होकर (तु)
माम्	= मेरा	असंशयम्	- निःसन्देह
अनुस्मर	= स्मरण कर	माम्	- मुझको
च	- और	एव	= ही
युध्य	= { युद्ध भी कर। (इस प्रकार)	एव्यसि	- प्राप्त होगा।

अभ्यासयोगयुक्तेन, चेतसा, नान्यगागिना,  
परमम्, पुरुषम्, दिव्यम्, चाति, पार्थ, अनुचिन्तयन् ॥ ८ ॥

पार्थ	= { हे पार्थ ! (यह नियम है कि)	अभ्यासयोगयुक्तेन-	- { परमेश्वरके व्यानके अभ्यासक्षय योगसे युक्त
-------	-----------------------------------	-------------------	---

नान्यगामिना	- { दूसरी ओर न जानेवाले	परमम्	- { परम (प्रकाशस्तरुप)
चेतसा	= चिन्तसे	दिव्यम्	- दिव्य
अनुचिन्तयन्	- { निरन्तर चिन्तन कलाहुआ (भूष्य)	पुरुषम्	- { पुरुषको अर्थात् परमेश्वरको (ही)

याति	- प्राप्त होता है।
------	--------------------

कविम्, पुराणम्, अनुशासितारम्, अणोः, अणीयांसम्,  
अनुस्मरत्, यः, संनेत्र, धातारम्, अचिन्तयरूपम्, आदित्यवर्णम्, तमसः, परस्तात् ॥ ९ ॥

यः	- जो पुरुष	अचिन्तयरूपम्	- अचिन्तयरूप
कविम्	= सर्वज्ञ,	सूर्यके सदृश	
पुराणम्	- वानादि,	नित्य चेतन	
अनुशासितारम्	- सबके नियन्ता, *	प्रकाशरूप	
अणोः	- { सूक्ष्मसे भी अति	(और)	
अणीयांसम्	{ सूक्ष्म,	तमसः	- अविद्यामे
सर्वस्य	- सबके	परस्तात्	- { अति पौर शुद्ध
धातारम्	- { धारण-पोषण करनेवाले,		{ सच्चिदानन्दधन परमेश्वरका
		अनुस्मरत्	- स्मरण करता है—

प्रयाणकाले, मनसा, अचलेन, भक्त्या, युक्तः, योगबलेन,  
च, एव, भूवोः, मध्ये, प्राणम्, आवेश्य, सम्यक्, सः, तम्,  
परम्, पुरुषम्, उपैति, दिव्यम् ॥ १० ॥

सः	- वह	अचलेन	- निश्चल
भक्त्या, युक्तः	- भक्तियुक्त पुरुष	मनसा	- मनसे
प्रयाणकाले	- अन्तकालमें (भी)	(स्मरन्)	- स्मरण करता हुआ
योगबलेन	= योगबलसे	तम्	- उस
भूवोः	- भूकुटीके	दिव्यम्	- दिव्यरूप
मध्ये	= मध्यमे	परम्	- परम
प्राणम्	- प्राणको	पुरुषम्	- पुरुष परमात्माको
सम्यक्	= अच्छी प्रकार	एव	- ही
आवेश्य	- स्थापित करके	उपैति	- प्राप्त होता है—
च	= फिर		

यत्, अक्षरम्, वेदविदः, वदन्ति, विशन्ति, यत्, यतयः,  
बीतरागाः, यत्, हस्तन्तः, ब्रह्मचर्यम्, चरन्ति, तत्, ते,  
पदम्, सङ्घर्षये, प्रवदये ॥ ११ ॥

और हे अर्जुन!—

वेदविदः	- { वेदके जाननेवाले	(और)
यत्	- { जिस सच्चिदनन्द-	यत् - जिस परमपदको
	भास्य परमपदको	हस्तन्तः - { चाहनेवाले
अक्षरम्	- बालिनाशी	(ब्रह्मचारी लोग)
वदन्ति	- कहते हैं,	ब्रह्मचर्यम् - ब्रह्मचर्यका
बीतरागाः	- आसन्किरहित	चरन्ति - आचरण करते हैं,
यतयः	- { बलज्ञाल संन्यासी	तत् - उमा
	महात्मावन	पदम् - परमपदको (मैं)
यत्	- विसर्गे	ते - तेरे लिये
विशन्ति	- प्रवेश करते हैं	सङ्घर्षये - संकेषणसे
सर्वद्वाराणिं, संयम्य, मनः, हृषि, निरुद्ध्य, च,		प्रवक्ष्ये - कहूँगा।
मूर्खिं, आधात्, आत्मनः, प्राणम्, आस्थितः, योगधारणाम् ॥ १२ ॥		
ओम्, हृति, एकाक्षरम्, ब्रह्म, ल्पाहरन्, माम्, अनुस्मरन्,		
यः, प्रवाति, ल्पजन्, देहम्, सः, जाति, परमाप्, गतिप् ॥ १३ ॥		

हे अर्जुन!—

सर्वद्वाराणि - { सब इन्द्रियकि	ओप् - '००'
द्वारोको	इति - इस
संयम्य - रोककर	एकाक्षरम् - एक अक्षरस्य
च - तथा	ब्रह्म - ब्रह्मको
मनः - मनको	याहरन् - { उच्चारण करता
हृषि - हृतेशम्	हुआ (और उसके
निरुद्ध्य - { रिक्त करके, (फिर	अर्थ+वरूप)
उस जीते हुए	
मनके द्वारा)	
प्राणम् - प्राणको	माम् - मुझ निर्णय ब्रह्मका
मूर्खिं - मस्तकमें	अनुस्मरन् - चिन्तन करता हुआ
आधात् - स्वापित करके	देहम् - शरीरको
आत्मनः - परमात्मसम्बन्धी	ल्पजन् - ल्पाहरन्
योगधारणाम् - योगधारणामें	प्रवाति - जाता है,
आस्थितः - लिथत होकर	सः - वह पुरुष
यः - जो पुरुष	परमाप्, गतिप् - परमगतिको
	जाति - प्राप्त होता है।

अनन्यचेताः, सततम्, यः, माम्, स्मरति, नित्यशः,  
तस्य, अहम्, सुलभः, पार्थ, नित्ययुक्तस्य, योगिनः ॥ १४ ॥

और—

पार्थ	= हे अर्जुन।	तस्य	- उस
यः	= जो पुरुष	नित्ययुक्तस्य	= { नित्य-निरत्तर मुझमें युक्त हुए
(मयि)	- मुझमें	योगिनः	- योगीके लिये
अनन्यचेताः	- अनन्यचित होकर	अहम्	- मैं
नित्यशः	- सदा ही	सुलभः	= { सुलभ हूँ अर्थात् उसे सहज ही प्राप्त हो जाता हूँ।
सततम्	= निस्तर		
माम्	- मुझ पुरुषोत्तमको		
स्मरति	- स्मरण करता है,		

माम्, उपेत्य, पुनर्जन्म, दुःखालयम्, अशाश्वतम्,  
न, आज्ञुबन्ति, महात्मानः, संसिद्धिम्, परमाम्, गताः ॥ १५ ॥

और वे—

परमाम्	- परम	दुःखालयम्	= दुःखोंके घर(एव)
संसिद्धिम्	= सिद्धिको	अशाश्वतम्	- क्षणभंगर
गताः	= प्राप्त	पुनर्जन्म	- पुनर्जन्मको
महात्मानः	- महात्माजन	न	- नहीं
माम्	= मुझको	आज्ञुबन्ति	= प्राप्त होते।
उपेत्य	- प्राप्त होकर		

आश्चर्याभ्यनात्, लोकाः, पुनरावर्तिनः, अर्जुन,  
माम्, उपेत्य, तु, कौन्तेय, पुनर्जन्म, न, विद्यते ॥ १६ ॥

क्षोरोंकि—

अर्जुन	- हे अर्जुन!	पाम्	- मुझको
आश्चर्याभ्यनात्-	ब्रह्मलोकपर्यन्ता	उपेत्य	- प्राप्त होकर
लोकाः	= सब लोक	पुनर्जन्म	- पुनर्जन्म
पुनरावर्तिनः	- पुनरावर्ती* हैं,	न	= नहीं
तु	- परंतु	विद्यते	- होता:
कौन्तेय	- हे कुन्तीपुत्र !		

सहस्रयुगपर्यन्तम्, अहः, यत्, ब्रह्मणः, विदुः,  
रात्रिम्, युगसहस्रान्ताम्, ते, अहोरात्रविदः, जनाः ॥ १७ ॥

हे आर्जुन!—

ब्रह्मणः	= ब्रह्माका	एक हजार
यत्	- जो	
अहः	= { एक दिन है, (उसको)	युगसहस्रान्ताम् - { चतुर्युगीतकको अवधिवाली
	{ एक हजार चतुर्युगीतककी अवधिवाला (और)	(ये) = जो पुरुष
रात्रिम्	- रात्रिको (भी)	विदुः = तत्त्वसे जानते हैं,* ते = वे जनाः = योगीजन
		अहोरात्रविदः - { कालके तत्त्वको जाननेवाले हैं।

अव्यक्तात्, व्यक्तयः, सर्वाः, प्रभवन्ति, अहरागमे,  
रात्र्यागमे, प्रलीयन्ते, तत्र, एव, अव्यक्तसञ्ज्ञके ॥ १८ ॥

इसलिये ये यह भी जानते हैं कि—

सर्वाः	= समूर्ण	रात्र्यागमे	- { ब्रह्माकी रात्रिके
व्यक्तयः	= चराचर भूतगण		प्रवेशकालमें
अहरागमे	- { ब्रह्माके दिनके प्रवेशकालमें	तत्र	- उस
	{ अव्यक्तसे अर्थात् ब्रह्माके सूक्ष्म शरीरसे	अव्यक्तसञ्ज्ञके	{ अव्यक्त नामक ब्रह्माके सूक्ष्म शरीरमें
प्रभवन्ति	- { उत्पन्न होते हैं (और)	एव	- ही
		प्रलीयन्ते	- लोन हो जाते हैं।

भूतग्रामः, सः, एव, अयम्, भूत्वा, भूत्वा, प्रलीयते,  
रात्र्यागमे, अवशः, पार्थ, प्रश्नवति, अहरागमे ॥ १९ ॥

और—

पार्थ	- हे पार्थ!	रात्रागमे	= { रात्रिके प्रवेशकालमें
सः, एव	= वही	प्रलीयते	- { लीन होता है (और)
अव्यप्	- यह	अहरागमे	- { दिनके प्रवेश- कालमें (फिर)
भूतग्रामः	- भूतसमुदाय	प्रभवति	- उत्पन्न होता है।
भूत्वा, भूत्वा=	उत्पन्न हो-होकर		
अवशः	= { प्रकृतिके बशमें हुआ		

परः, तस्मात्, तु, भावः, अन्यः, अव्यक्तः, अव्यक्तात्, सनातनः,  
यः, सः, सर्वेषु, भूतेषु, नश्यत्सु, न, विनश्यति ॥ २० ॥

तु	= परंतु	सनातनः	= सनातन
तस्मात्	- उस	अव्यक्तः	- अव्यक्त
अव्यक्तात्	- { अव्यक्तसे (भी अति)	भावः	- भाव है;
परः	= परे	सः	- वह परम दिव्य मुख्य
अन्यः	= { दूसरा अर्थात् विलक्षण	सर्वेषु	- सब
यः	= जो	भूतेषु	= भूतोंके
		नश्यत्सु	- नष्ट होनेपर (भी)
		न, विनश्यति-	- नष्ट नहीं होता।

अव्यक्तः, अक्षरः, इति, उक्तः, तम्, आहुः, परमाम्, गतिम्,  
यम्, ग्राण्य, न, निवर्तन्ते, तत्, धाम, परमम्, मम ॥ २१ ॥

और जो—

अव्यक्तः	- अव्यक्त	यम्	= { जिस सनातन
अक्षरः	= 'अक्षर'		अव्यक्तभावको
इति	- इस (नामसे)	प्राण्य	- ग्राह होकर (मनुष्य)
उक्तः	- कहा गया है,	न, निवर्तन्ते	= चापस नहीं आते,
तम्	- { उसी अक्षर नामक अव्यक्तभावको	तत्	- चह
परमाम्, गतिम्=	परमगति	मम	= मेरा
आहुः	- कहते हैं, (तथा)	परमम्	= परम
		धाम	- धाम है।

पुरुषः, सः, परः, पार्थि, भक्त्या, लभ्यः, तु, अनन्यया,  
यस्य, अन्तःस्थानि, भूतानि, येन, सर्वम्, इदम्, ततम् ॥ २२ ॥

पार्थि	- हे पार्थि!	ततम्	- परिपूर्ण * है,
यस्य	- जिस परमात्माके	सः	= वह सनातन अव्यक्त
अन्तःस्थानि	- अन्तर्गत	परः	- परम
भूतानि	= सर्वभूत हैं (और)	पुरुषः	= पुरुष
येन	= {जिस सचिदानन्दवत् परमात्मासे	तु	= तो
इदम्	- यह	अनन्यया	- अनन्यै
सर्वम्	- समस्त जगत्	भक्त्या	- भक्तिसे (ही)
		लभ्यः	- प्राप्त होनेयोग्य है।

वेदेषु, यज्ञेषु, तपःसु, च, एव, दानेषु, यत्, पुण्यफलम्,  
प्रदिष्टम्, अत्येति, तत्, सर्वम्, इदम्, विदित्वा, योगी,  
परम्, स्थानम्, उपैति, च, आद्यम् ॥ २८ ॥

#### क्वार्टिक—

योगी	- योगी पुरुष	प्रदिष्टम्	- कहा है,
इदम्	- इस रहस्यको	तत्	- उस
विदित्वा	- तत्यसे जानकर	सर्वम्	= सबको
वेदेषु	= वेदोंके पढ़नेमें	एव	- निःसन्देह
च	- तथा	अत्येति	- { उल्लंघन कर जाता है
यज्ञेषु	- यज्ञ,	च	- और
तपःसु	- तप (और)	आद्यम्	= सनातन
दानेषु	- दानादिके करनेमें	परम्, स्थानम्	- परमपदको
यत्	- जो	उपैति	- प्राप्त होता है।
पुण्यफलम्	- पुण्यफल		

श्रीमद्भगवत् गीता अध्याय ९ का श्लोकहरुका फोटोकपीहक

### अथ नवमोऽध्यायः

इदम्, तु, ते, गुह्यतमम्, प्रब्रह्मामि, अनसूयवे,  
ज्ञानम्, विज्ञानसहितम्, यत्, ज्ञात्वा, मोक्ष्यसे, अशुभात् ॥ १ ॥  
उपके पश्चात् श्रीकृष्णाभगवान् बोले, हे अर्जुन!—

ते	= तु जे	प्रब्रह्मामि	= भलीभाँति कहूँगा
अनसूयवे	= { दोष दृष्टिरहित भक्तके लिये	तु	- कि
इदम्	= इस	यत्	- जिसको
गुह्यतमम्	= परम गोपनीय	ज्ञात्वा	- जानकर (तु)
विज्ञानसहितम्	- विज्ञानसहित	अशुभात्	- दुःखरूप संसारसे
ज्ञानम्	- ज्ञानको (पुनः)	मोक्ष्यसे	- मुक्त हो जायगा।
राजविद्या,	राजगुह्यम्,	पवित्रम्, इदम्, उत्तमम्,	
प्रत्यक्षाखण्डम्,	धर्मम्,	सुसुखम्, कर्तुम्, अव्ययम् ॥ २ ॥	

इदम्	= यह विज्ञानसहित ज्ञान	प्रत्यक्षाखण्डम्	- प्रत्यक्ष फलवाला।
राजविद्या	- सब विद्याओंका गजा,	धर्मम्	- धर्मयुक्त
राजगुह्यम्	= { सब गोपनीयोंका गजा,	कर्तुम्	- साधन करनेमें
पवित्रम्	= अति पवित्र,	सुसुखम्	- बड़ा सुगम (और)
उत्तमम्	- अति उत्तम,	अव्ययम्	- अविनाशी है।

अश्रद्धानाः, पुरुषाः, धर्मस्य, अस्य, परन्तप,  
अप्राप्य, माम्, निवर्तन्ते, मृत्युसंसारबत्त्वानि ॥ ३ ॥

और—

परन्तप	- हे परन्तप!	माम्	= मुझको
अस्य	- इस (उपर्युक्त)	अप्राप्य	= न प्राप्त होकर
धर्मस्य	= धर्ममें	मृत्युसंसार-	= { मृत्युरूप
अश्रद्धानाः	- अद्वारहित	बत्त्वानि	= { संसारचक्रमें
पुरुषाः	- पुरुष	निवर्तन्ते	= अपण करते रहते हैं।

मया, तत्त्वम्, इदम्, सर्वम्, जगत्, अव्यक्तमूर्तिना,  
मत्स्थानि, सर्वभूतानि, न, च, अहम्, तेषु, अवस्थितः ॥ ४ ॥

और हे अज्ञन!—

मया	- मुझ	सर्वभूतानि	= सब भूत
अव्यक्तमूर्तिना	- निष्कार परमात्मा से		मेरे अन्तर्गत
इदम्	- यह	मत्स्थानि	- संकल्पके
सर्वम्	- सब		आधार स्थित हैं,
जगत्	- { जगत् (जलसे बफके सदृश)		(किन्तु वास्तवमें)
तत्त्वम्	- परिपूर्ण है	अहम्	- मैं
च	- और	तेषु	- उनमें
न, च, मत्स्थानि, भूतानि, पश्य, मे, योगम्, ऐश्वरम्,		न, अवस्थितः - स्थित नहीं हैं।	
भूतभूत, न, च, भूतस्थः, मम, आत्मा, भूतभावनः ॥ ५ ॥			
भूतानि	- वे सब भूत	च	- और
मत्स्थानि	- मुझमें स्थित	भूतभावनः	- { भूतोंको उत्पन्न करनेवाला
न	- नहीं हैं; (किन्तु)		
मे	- मेरी	च	- भी
ऐश्वरम्	- ईश्वरीय	मम	- मेरा
योगम्	- योगशक्तिको	आत्मा	- { आपा (वास्तवमें)
पश्य	- देख (कि)	भूतस्थः	- भूतोंमें स्थित
भूतभूत	- { भूतोंका धारण- पोषण करनेवाला	न	- नहीं है।

यथा, आकाशस्थितः, नित्यप्, वायुः, सर्वत्रगः, महान्,  
तथा, सर्वाणि, भूतानि, मत्स्थानि, इति, उपधारथ ॥ ६ ॥

समोक्ति—

यथा	- { जैसे (आकाशसे उत्पन्न)	तथा	- { वैसे ही (मेरे संकल्पद्वारा उत्पन्न होनेसे)
सर्वत्रगः	- सर्वत्र विचरनेवाला	सर्वाणि	= सम्पूर्ण
महान्	- महान्	भूतानि	- भूत
वायुः	- वायु	मत्स्थानि	- मुखमें स्थित हैं,
नित्यम्	- सदा	इति	- ऐसा
आकाशस्थितः-	{ आकाशमें ही स्थित है,	उपधारथ	- जान।

सर्वभूतानि, कौन्तेय, प्रकृतिम्, यान्ति, मामिकाम्,  
कल्पक्षये, पुनः, तानि, कल्पादी, विसृजामि, अहम्॥ ७ ॥

और—

कौन्तेय	- हे अर्जुन !	होते हैं (और)
कल्पक्षये	- कल्पोके अन्तमें	कल्पादी - { कल्पोके
सर्वभूतानि	- सब भूत	आदिमें
मामिकाम्	- मेरी	तानि - उनको
प्रकृतिम्	- प्रकृतिको	अहम् - मैं
यान्ति	- { प्राप्त होते हैं अर्थात् प्रकृतिमें लीन	पुनः - किर विसृजामि - रचता हूँ।

[ सर्वभूतोंकी पुनः पुनः उन्नतिका कथन । ]

प्रकृतिम्, स्वाम्, अवष्टम्य, विसृजामि, पुनः, पुनः,  
भूतग्रामम्, इमम्, कृत्स्नम्, अवशम्, प्रकृतेः, वशात्॥ ८ ॥

कैसे कि—

स्वाम्	- अपनी	इमम्	- इस
प्रकृतिम्	- प्रकृतिको	कृत्स्नम्	- सम्पूर्ण
अवष्टम्य	- अंगीकार करके	भूतग्रामम्	- भूतसमुदायको
प्रकृतेः	- स्वभावके	पुनः, पुनः	- { बार-बार (उनके वशात्) = बलसे कर्मके अनुसार )
अवशम्	- परतन्त्र हुए	विसृजामि	- रचता हूँ।
अवजानन्ति, माम्, मूढ़ाः, मानुषीम्, तनुम्, आश्रितम्, परम्, भावम्, अजानन्तः, मम, भूतमहेश्वरम्॥ ९ ॥			

ऐसा होनेपर भी—

मम	= मेरे	भूतमहेश्वरम् - { सम्पूर्ण भूतोंके	पिहान् ईश्वरको
परम्	- परम		तुक्त समझते हैं अर्थात्
भावम्	- भावको *		अपने योगमाध्यासे
अजानन्तः	- न जाननेवाले		संसारके उद्धारके लिये
मूढ़ाः	- मूढ़लोग	अवजानन्ति -	मनुष्यरूपमें विचरते
मानुषीम्	- मनुष्यका		हुए मुझ परमेश्वरमो
तनुम्	- शरीर		साधारण मनुष्य
आश्रितम्	- घारण करनेवाले		मानते हैं।
मम्	- युझ		

सततम्, कीर्तयन्तः, माम्, यतन्तः, च, दुष्क्रताः,  
नमस्यन्तः, च, माम्, भवत्या, नित्ययुक्ताः, उपासते ॥ १४ ॥

और वे—

दुष्क्रताः	- { दृढ़ निश्चययाले भक्तजन	च	- और
सततम्	- निरलार	माम्	- पुष्टको (बार बार)
कीर्तयन्तः	- { मेरे नाम और गुणोंका कीर्तन करते हुए	नमस्यन्तः	- प्रणाम करते हुए
च	- { तथा (मेरी प्राप्तिके लिये)	नित्ययुक्ताः	- { सदा मेरे ध्यानमें युक्त होकर
यतन्तः	- यत्न करते हुए	भक्त्या	- अनन्य प्रेमसे
		माम्	- मेरी
		उपासते	- उपासना करते हैं।
ज्ञानयज्ञेन, च, अपि, अन्ये, यजन्तः, माम्, उपासते,			
एकत्वेन, पृथक्त्वेन, बहुधा, विश्वतोमुख्यम् ॥ १५ ॥			
अन्ये	- दूसरे ज्ञानयोगी		करते हैं)
माम्	- { मुझ (निर्णुण- निराकार ज्ञानका)	च	- और (दूसरे पन्थ)
ज्ञानयज्ञेन	= ज्ञानयज्ञके द्वारा	बहुधा	= बहुत प्रकारसे स्थित
एकत्वेन	- अभिन्न-भावसे	विश्वतोमुख्यम्	- { मुझ विश्वादस्यरूप परमेश्वरको
यजन्तः	- पूजन करते हुए	पृथक्त्वेन	- पृथक्-भावसे
अपि	- भी (मेरी उपासना	उपासते	- उपासना करते हैं।
गतिः, भर्ता, प्रभुः, साक्षी, निवासः, शरणम्, सुहृत्,			
प्रभवः, प्रलयः, स्यानम्, निधानम्, बीजम्, अव्ययम् ॥ १६ ॥			

और हे अर्जुन!—

गतिः	- { प्राप्त होनेयोग्य परमधार्म,	सुहृत्	- { प्रत्युपकार न चाहक छित करनेवाला
भर्ता	- { भरण-पोषण करनेवाला,	प्रभवः प्रलयः	- { सबकी उत्पत्ति प्रलयका जेतु,
प्रभुः	- सबका रक्षार्थी,	स्यानम्	- स्थितिका आधार,
साक्षी	- { शुभाशुभका देखनेवाला,	निधानम्	- निधान* (और)
निवासः	- सबका वासस्थान,	अव्ययम्	- अविनाशी
शरणम्	- शरण लेनेयोग्य,	बीजम्	- कारण (भी)
		(अहम्)	- मैं
		(एव)	- ही हूँ।

तपामि, अहम्, अहम्, वर्षम्, निगृहामि, उत्सूजामि, च,  
अमृतम्, च, एव, मृत्युः, च, सत्, असत्, च, अहम्, अर्जुन ॥ १३ ॥

और—

अहम्	= मैं (ही)	एव	= ही
तपामि	= सूर्यरूपसे तपता हूँ,	अमृतम्	= अमृत
वर्षम्	= वर्षका	च	= और
निगृहामि	= आकर्षण करता हूँ	मृत्युः	= मृत्यु (हूँ)
च	= और (उसे)	च	= और
उत्सूजामि	= बरसाता हूँ।	सत्, असत्	= सत्-असत्
अर्जुन	= हे अर्जुन!	च	= भी
अहम्	= मैं	अहम्	= मैं हो (हूँ)।

त्रैविद्याः, माम्, सोमपाः, पूतपापाः, यज्ञः, इष्ट्वा, स्वर्गतिम्,  
प्रार्थयन्ते, ते, पुण्यम्, आसाद्य, सुरेन्द्रलोकम्, अशनन्ति,  
दिव्यान्, दिवि, देवभोगान् ॥ २० ॥

परंतु जो—

त्रैविद्याः	= { तीनों वेदोंमें विद्यान्   प्रार्थयन्ते	= चाहते हैं;	
	= किये हुए सकाम	ते	= वे पुरुष
	{ कर्मोंको करनेवाले,	पुण्यम्	= { अपने पुण्योंकी
सोमपाः	{ सोमरसको		फललूप
	{ पीनेवाले,	सुरेन्द्रलोकम्	= स्वर्गलोकको
पूतपापाः	- पापरहित पुरुष *	आसाद्य	= प्राप्त होकर
माम्	= मुझको	दिवि	= स्वर्गमें
यज्ञः	= यज्ञोंके द्वारा	दिव्यान्	= दिव्य
इष्ट्वा	- सूजकर	देवभोगान्	- देवताओंके भोगोंको
स्वर्गतिम्	- स्वर्गकी प्राप्ति	अशनन्ति	- भोगते हैं।
ते, तम्, भुवत्त्वा, स्वर्गलोकम्, विशालम्, क्षीणे, पुण्ये, मर्त्यलोकम्, विशन्ति, एवम्, त्रयीधर्मम्, अनुप्रपन्नाः, गतागतम्, कापकापाः, लभन्ते ॥ २१ ॥			

और—

ते	= वे	स्वर्गलोकम्	- स्वर्गलोकको
तम्	- उस	भुवत्त्वा	- भोगकर
विशालम्	= विशाल	पुण्ये	- पुण्य

क्षीणे -	क्षीण होनेपर	कामकामा:-	भोगोंकी
मन्त्युलोकम् -	मन्त्युलोकको		कामनावाले पुरुष
विशनि -	प्राप्त होते हैं।	गतागतम् -	बार-बार
एवम् -	{ इस प्रकार ( स्वाक्षिक साधनलय )		आनागमनको
त्रयीष्वर्थम् -	तीनों वेदोंमें कहे हुए सकाम कर्मका		प्राप्त होते हैं अर्थात्
अनुप्रपन्नाः -	{ आश्रय लेनेवाले ( और )	लभने -	पुण्यके प्रभावसे स्वर्गमें जाते हैं और पुण्य क्षीण होनेपर मन्त्युलोकमें आते हैं।

अनन्याः, चिन्तयन्तः, माम्, ये, जनाः, पर्युपासते,  
तेषाम्, नित्याभियुक्तानाम्, योगक्षेमम्, वहामि, अहम्॥ २२ ॥

और—

ये -	जो	तेषाप् -	उन
अनन्याः -	अनन्य ऐसी	नित्याभि-	नित्य निरन्तर
जनाः -	भक्तजन	युक्तानाम् -	मेरा चिन्तन करनेवाले पुरुषोंका
माम् -	मुझ परमेश्वरको	योगक्षेमम् -	योगक्षेम*
चिन्तयन्तः -	{ निरन्तर चिन्तन करते हुए	अहम् -	मैं स्वयं
पर्युपासते -	{ निष्कामभावसे भवते हैं,	वहामि -	प्राप्त कर देता हूँ।

ये, अपि, अन्यदेवताः, भक्ताः, यजन्ते, ब्रह्मा, अनित्याः,  
ते, आपि, पाप्, एव, कौन्तेय, यजन्ति, अविधिपूर्वकम्॥ २३ ॥

और—

कौन्तेय -	हे अर्जुन !	अपि -	भी
अपि -	ब्रह्मि	माम् -	मुझको
श्रद्धया -	श्रद्धासे	एव -	ही
अनित्याः -	युक्त	सज्जनि -	{ पूजते हैं, ( किंतु उनका यह पूजन )
ये -	जो सकाम		अविधिपूर्वक
भक्ताः -	धक्त	अविधिपूर्वकम् -	अथेतु अन्तनपूर्वक है।
अन्यदेवताः -	दूसरे देवताओंको		
यजन्ते -	पूजते हैं,		
ते -	वे		

अहम्, हि, सर्वयज्ञानाम्, भोक्ता, च, प्रभुः, एव, च,  
न, तु, माम्, अभिजानन्ति, तत्त्वेन, अतः, च्यवन्ति, ते ॥ २४ ॥

हि	- क्योंकि	ते	= वे
सर्वयज्ञानाम्	= सम्पूर्ण यज्ञोंका	माम्	= मुझ परमेश्वरको
भोक्ता	- भोक्ता	तत्त्वेन	= तत्त्वसे
च	= और	न	- नहीं
प्रभुः	= स्वामी	अभिजानन्ति	- जानते,
च	= भी	अतः	- इसीसे
अहम्	= मैं	च्यवन्ति	{ गिरते हैं अर्थात् पुनर्जन्मको प्राप्त होते हैं।
एव	= ही हूँ		
तु	= तुम्		

यान्ति, देवद्रताः, देवान्, पितृन्, यान्ति, पितृत्रताः,  
भूतानि, यान्ति, भूतेज्याः, यान्ति, मद्याजिनः, अपि, माम् ॥ २५ ॥

कारण यह नियम है कि—

देवद्रताः	- { देवताओंको पूजनेवाले	यान्ति	= { प्राप्त होते हैं (और)
देवान्	- देवताओंको	मद्याजिनः	- { मेरा पूजन करनेवाले भक्त
यान्ति	- प्राप्त होते हैं,	माम्	= मुझको
पितृत्रताः	- { पितरोंको पूजनेवाले	अपि	- ही
पितृन्	- पितरोंको	यान्ति	- { प्राप्त होते हैं। (इसीलिये मेरे भक्तोंका पुनर्जन्म नहीं होता।*)
यान्ति	- प्राप्त होते हैं,		
भूतेज्याः	- भूतोंको पूजनेवाले		
भूतानि	- भूतोंको		

अपि, चेत्, सुदुराचारः, भजते, माम्, अनन्यभाव्,  
साधुः, एव, सः, मनत्र्यः, सम्यक्, व्यवसितः, हि, सः ॥ ३० ॥

तथा और भी मेरी भक्तिका प्रभाव सुन—

चेत्	- यदि (कोई)	हि	- क्योंकि
सुदुराचारः	= अतिशय दुराचारी	सः	- वह
अपि	- भी	सम्यक्	- यथार्थ
अनन्यभावः	- { अनन्यभावसे मेरा भक्त होकर		निश्चयवाला है अर्थात् उसने
माम्	- मुझको		भलीभाँति निश्चय
भजते	- भजता है (तो)	व्यवसितः	- कर लिया है कि
सः	- वह		परमेश्वरके
साधुः	- साधु		भजनके
एव	- ही		समान अन्य कुछ
मन्तव्यः	- माननेयोग्य है;		भी नहीं है।

क्षिप्रम्, भवति, धर्मात्मा, शश्वत्, शान्तिम्, निगच्छति,  
कौन्तेय, प्रति, जानीहि, न, मे, भक्तः, प्रणश्यति ॥ ३२ ॥

#### उपलिये वह—

क्षिप्रम्	- शीघ्र ही	कौन्तेय	= हे अर्जुन । (तु)
धर्मात्मा	- धर्मात्मा	प्रति	- निश्चयपूर्वक सत्य
भवति	- हो जाता है (और)	जानीहि	- जान (कि)
शश्वत्	- सदा रहनेवाली	मे	- मेरा
शान्तिम्	- परमशान्तिको	भक्तः	- भक्त
निगच्छति	- प्राप्त होता है ।	न, प्रणश्यति	= नष्ट नहीं होता ।

माम्, हि, पार्थ, व्यपाश्रित्य, ये, अपि, स्युः, पापयोनयः,  
स्त्रियः, वैश्याः, तथा, शूद्राः, तै, अपि, यान्ति, पराम्, गतिम् ॥ ३२ ॥

हि	- क्योंकि	अपि	- भी
पार्थ	- हे अर्जुन !	स्युः	- हों,
स्त्रियः	- स्त्री,	तै	- वे
वैश्याः	- वैश्य,	अपि	- भी
शूद्राः	- शूद्र	माम्	= मेरी
तथा	- तथा	व्यपाश्रित्य	- शरण होकर
पापयोनयः	- { पापयोनि— चाण्डालादि	पराम्	- परम
ये	- जो (कोई)	गतिम्	= गतिको (ही)
		यान्ति	- प्राप्त होते हैं ।

किम्, पुनः, ब्राह्मणः, पुण्याः, भक्ताः, राजर्षयः, तथा,  
अनित्यम्, असुखम्, लोकम्, इमम्, प्राप्य, भजस्व, माम् ॥ ३३ ॥

पुनः	- फिर (इसमें तो कहना ही)	प्राप्त होते हैं। इसलिये तु)
किम्	= क्या है, (जो)	असुखम् - सुखरहित (और)
पुण्याः	= पुण्यशील	अनित्यम् - क्षणभांगुर
ब्राह्मणः	= ब्राह्मण	इमम् - इस
तथा	= तथा	लोकम् - मनुष्य-शरीरको
राजर्षयः	- राजर्षि भक्ताजन (मेरी	प्राप्य - { प्राप्त होकर (निरन्तर)
भक्ताः	- { शरण होकर परमगतिको	माम् - मेरा (ही) भजस्व - भजन कर।

[ अर्जुनको अपनी शरण होनेके लिये कहकर अंगसहित शशणागतिके स्वल्पका चिलपण । ]

मन्मनाः, भव, मद्दक्तः, मद्याजी, माम्, नमस्कुरु,	एवम् - इस प्रकार
माम्, एव, एष्यसि, युक्त्वा, एवम्, आत्मानम्, मत्परायणः ॥ ३४ ॥	आत्मानम् - आत्माको (मुझमें)
मन्मनाः - मुझमें मनवाला	युक्त्वा - नियुक्त करके
भव - हो,	मत्परायणः - मेरे परायण होकर
मद्दक्तः - मेरा भक्त	(तु)
(भव) - बन,	माम् - मुझको
मद्याजी - मेरा पूजन करनेवाला	एव - ही
(भव) - हो,	एष्यसि - प्राप्त होगा।
माम् - मुझको	
नमस्कुरु - प्रणाम कर।	

श्रीमद्भगवत् गीता अध्याय १० का श्लोकहरुका फोटोकपीहरु

### अथ दशमोऽध्यायः

भूयः, एव, महाबाहो, शृणु, मे, परमम्, वचः,  
यत्, ते, अहम्, प्रीयमाणाय, वक्ष्यामि, हितकाम्यया ॥ १ ॥

श्रीभगवान् बोले—

महाबाहो	= हे महाबाहो !	यत्	- जिसे
भूयः	- फिर	अहम्	- मैं
एव	- भी	ते	- तुझे
मे	- मेरे	प्रीयमाणाय	- { अतिशय प्रेम रखनेवालेके लिये
परमम्	= { परम (रहस्य और प्रभावयुक्त)	हितकाम्यया	- हितकी इच्छासे
वचः	= वचनको	वक्ष्यामि	- कहूँगा।
शृणु	- सुन,		

[‘योग’ शब्दवाच्च अपने प्रभावका अर्थन करके उसके ज्ञानेका फल बतलाता।]

न, मे, विदुः, सुरगणाः, प्रभवम्, न, महर्षयः,  
अहम्, आदिः, हि, देवानाम्, महर्षीणाम्, च, सर्वशः ॥ २ ॥

हे अर्जुन!—

मे	- मेरी	विदुः	= जानते हैं;
प्रभवम्	- { उत्पत्तिको अर्थात् लीलासे प्रकट होनेको	हि	- क्योंकि
न	- न	अहम्	- मैं
सुरगणाः	- { देवतालोग (जानते हैं और)	सर्वशः	= सब प्रकारसे
न	- न	देवानाम्	- देवताओंका
महर्षयः	- महर्षिजन (ही)	च	- और
		महर्षीणाम्	= महर्षियोंका (भी)
		आदिः	- आदि कारण हूँ।

श्रीमद्भगवत् गीता अध्याय ११ का श्लोकहरुका फोटोकपीहरु

### अथैकादशोऽध्यायः

चावापृथिव्योः, इदम्, अन्तरम्, हि, व्याप्तम्, त्वया, एकेन,  
दिशः, च, सर्वाः, दृष्ट्वा, अद्भुतम्, रूपम्, उग्रम्, तत्व,  
इदम्, लोकत्रयम्, प्रव्यथितम्, महात्मन्॥ २० ॥

और—

महात्मन्	- हे महात्मन्।	व्याप्तम्	- { परिषूण हैं; (तथा)
इदम्	- यह	तत्व	- आपके
चावापृथिव्योः	- { स्वर्ग और पृथ्वीके बीचका	इदम्	- इस
अन्तरम्	- समूर्ण आकाश	अद्भुतम्	- अलौकिक और
च	- तथा	उग्रम्	- भयकर
सर्वाः	- सब	रूपम्	- रूपको
दिशः	- दिशाएँ	दृष्ट्वा	- देखकर
एकेन	- एक	लोकत्रयम्	- तीनों लोक
त्वया	- आपसे	प्रव्यथितम्	- { अति व्यथाको हि
	- ही		{ प्राप्त हो रहे हैं।

अभी, हि, त्वाम्, सुरसङ्घाः, विशन्ति, केचित्, भीताः,  
प्राञ्जलयः, गृणन्ति, स्वस्ति, इति, उक्त्वा, महर्षिसिद्धसङ्घाः,  
स्तुतिन्ति, त्वाम्, स्तुतिभिः, पुष्कलाभिः ॥ २१ ॥

और हे गोविन्द!—

अभी	- वे हो	गृणन्ति	- उच्चारण करते हैं (तथा)
सुरसङ्घाः, हि	- देवताओंके समूह	महर्षिसिद्धसङ्घाः	- { महर्षि और सिद्धोंके समुदाय
त्वाम्	- आपमें	स्वस्ति	= 'कल्याण हो'
विशन्ति	- { प्रवेश करते हैं (और)	इति	- ऐसा
केचित्	- कुछ	उक्त्वा	- कहकर
भीताः	- भयभीत होकर	पुष्कलाभिः	- उत्तम-उत्तम
प्राञ्जलयः	- { हाथ जोड़े (आपके नाम और गुणोंका)	स्तुतिभिः	- स्तोत्रोंहारा
		त्वाम्	- आपकी
		स्तुतिन्ति	- स्तुति करते हैं।

लेलिहासे, ग्रसमानः, समन्तात्, लोकान्, समग्रान्,  
बदनैः, ज्वलद्धिः, तेजोभिः, आपूर्य, जगत्, समग्रम्,  
भासः, तव, उग्राः, प्रतपन्ति, विष्णो ॥ ३० ॥

और आप उन—

समग्रान्	= सम्पूर्ण	तव	- आपका
लोकान्	- लोकोंको	उग्राः	- उग्र
ज्वलद्धिः	- प्रज्वलित	भासः	= प्रकाश
बदनैः	- मुखोंहारा	समग्रम्	- सम्पूर्ण
ग्रसमानः	= ग्रास करते हुए	जगत्	- जगत्को
समन्तात्	- सब औरसे	तेजोभिः	= तेजके हारा
लेलिहासे	= जार-जार चट रहे हैं,	आपूर्य	- परिपूर्ण करके
विष्णो	- हे विष्णो !	प्रतपन्ति	- तपा रहा है।

आख्याहि, मे, कः, भवान्, उग्ररूपः, नमः, अस्तु, ते,  
देववर, प्रसीद, विज्ञातुम्, इच्छामि, भवन्तम्, आद्यम्,  
न, हि, प्रजानामि, तव, प्रवृत्तिम् ॥ ३१ ॥

हे भगवन्! कृपा करके—

मे	= मुझे	आद्यम्	- आदिपुरुष
आख्याहि	= बतलाइये (कि)	भवन्तम्	- आपको (मैं)
भवान्	- आप	विज्ञातुम्	- विशेषरूपसे जानना
उग्ररूपः	= उग्ररूपवाले	इच्छामि	- चाहता हूँ;
कः	- कीन है ?	हि	= क्योंकि (मैं)
देववर	- हे देवोंमें ब्रेष्ठ !	तव	- आपकी
ते	- आपको	प्रवृत्तिम्	- प्रवृत्तिको
नमः	= नमस्कार	न	- नहीं
अस्तु	- हो ! (आप)	प्रजानामि	- जानता ।
प्रसीद	- प्रसन्न होहये।		

कालः, अस्मि, लोकक्षयकृत्, प्रवृद्धः, लोकान्,  
समाहर्तुम्, इह, प्रवृत्तः, ऋत्ते, अपि, त्वाम्, न, भविष्यन्ति,  
सर्वे, ये, अवस्थिताः, प्रत्यनीकेषु, योधाः ॥ ३२ ॥

इस प्रकार अर्जुनके पूछनेपर श्रीभगवान् बोले, हे अर्जुन। मैं—

<b>लोकक्षयकृत्</b>	- { लोकोंका नाश करनेवाला	<b>अवस्थिता:</b> - स्थित
<b>प्रवृद्धः</b>	= वृद्ध हुआ	<b>योधा:</b> = योद्धा लोग हैं,
<b>कालः</b>	- महाकाल	<b>(ते)</b> = वे
<b>अस्मि</b>	= हूँ।	<b>सर्वे</b> - सब
<b>इह</b>	= इस समय	<b>त्वम्</b> - तेरे
<b>लोकान्</b>	- इन लोकोंको	<b>ऋते</b> = बिना
<b>समाहर्तुम्</b>	- नष्ट करनेके लिये	<b>अपि</b> - भी
<b>प्रवृत्तः</b>	= { प्रवृत्त हुआ है। (इसलिये)	<b>न</b> - नहीं
<b>ये</b>	- जो	<b>भविष्यन्ति</b> = { सही अर्थात् तेरे युद्ध न करनेसे भी इन सबका नाश हो जायगा।
<b>प्रत्यनीकेषु</b>	= प्रतिपक्षियोंको सेनामें	

तस्मात्, त्वम्, उचिष्ठ, यशः, लभस्व, जित्वा, शत्रून्,  
भुद्दश्व, राज्यम्, समृद्धम्, मया, एव, एते, निहताः,  
पूर्वम्, एव, निमित्तमात्रम्, भव, सव्यसाचिन्॥ ३३ ॥

<b>तस्मात्</b>	= अतएव	<b>भुद्दश्व</b> - धौग।
<b>त्वम्</b>	- तू	<b>एते</b> - ये सब (शूबौर)
<b>उचिष्ठ</b>	- उठ।	<b>पूर्वम्, एव</b> = पहलेहोसे
<b>यशः</b>	= यश	<b>मया</b> - मेरे ही हारा
<b>लभस्व</b>	= प्राप्त कर (और)	<b>निहताः</b> - मारे हुए हैं।
<b>शत्रून्</b>	- शत्रुओंको	<b>सव्यसाचिन्</b> = हे सव्यसाचिन्!*
<b>जित्वा</b>	- जीतकर	<b>निमित्तमात्रम्</b> - { तू तो
<b>समृद्धम्</b>	- { धन-धान्यसे सम्पन्न	केवल <b>एव</b> { निमित्तमात्र
<b>राज्यम्</b>	- राज्यको	<b>भव</b> = बन जा।

करस्मात्, च, ते, न, नमेरन्, महात्मन्, गरीयसे, ब्रह्मणः,  
अपि, आदिकत्रे, अनन्त, देवेश, जगन्निकास, त्वम्,  
अक्षरम्, सत्, असत्, तत्परम्, यत्॥ ३४ ॥

महात्मन्	- हे महात्मन्!	देवेश	- हे देवेश!
ब्रह्मणः	- ब्रह्माके	जगन्निवास	- हे जगन्निवास!
अपि	- भी	यत्	- जो
आदिकर्त्ता	- आदिकर्ता	सत्	- सत्,
च	- और	असत्	- असत् (और)
गरीबसे	- सबसे बड़े	तत्परम्	- उनसे परे
ते	- आपके लिये (ते)	अक्षरम्	<div style="display: flex; justify-content: space-between;"><p>अशर अर्थात्</p><p>सञ्जिदानन्दधन</p></div>
कस्मात्	- कैसे	(तत्)	ब्रह्म हैं,
न, नमेरन्	<div style="display: flex; align-items: center;"><span>{</span> नमस्कार न करें (कर्मोक्ति)</div>	त्वम्	- यह आप (ही हैं)।
अनन्त	- हे अनन्त!		

किरीटिनम्, गदिनम्, चक्रहस्तम्, इच्छामि, त्वाम्,  
प्रष्टुम्, अहम्, तथा, एव, तेन, एव, रूपेण, चतुर्भुजेन,  
सहस्रबाहो, भव, विश्वमूर्ते ॥ ४६ ॥

और हे शिष्यो!—

अहम्	- मैं	इच्छामि	- चाहता हूँ,
तथा	- ऐसे	(अतः)	- इसलिये
एव	- ही	विश्वमूर्ते	- हे विश्वस्वरूप।
त्वाम्	- आपको	सहस्रबाहो	<div style="display: flex; justify-content: space-between;"><p>हे सहस्रबाहो!</p><p>(आप)</p></div>
किरीटिनम्	<div style="display: flex; align-items: center;"><span>{</span> मुकुट धारण किये हुए (तथा)</div>	तेन एव	- उसी
गदिनम्	<div style="display: flex; align-items: center;"><span>{</span> गदा और चक्र चक्रहस्तम्</div>	चतुर्भुजेन	<div style="display: flex; justify-content: space-between;"><p>चतुर्भुजरूपसे</p><p>(प्रकट)</p></div>
प्रष्टुम्	- देखना	रूपेण	
		भव	- होइये।

मया, प्रसन्नेन, तत्, अर्जुन, इदम्, रूपम्, परम्, दर्शितम्,  
आत्मयोगात्, तेजोमयम्, विश्वम्, अनन्तम्, आचम्,  
यत्, मे, त्वदन्येन, न, दृष्टपूर्वम् ॥ ४७ ॥

इस प्रकार अर्जुनकी प्रार्थनाको सुनकर श्रीभगवान् बोले—

अर्जुन	- हे अर्जुन!	इदम्	- यह
प्रसन्नेन	- अनुग्रहपूर्वक	मे	- मैं
मया	- मैंने	परम्	- परम
आत्मयोगात्	<div style="display: flex; align-items: center;"><span>{</span> अपनी योग- शक्तिके प्रभावसे</div>	तेजोमयम्	- तेजोमय

आद्यम्	<div style="display: flex; justify-content: space-between;"><p>सबका आदि</p><p>(और)</p></div>
--------	--

अनन्तम्	= सीमारहित	यत्	- जिसे
विश्वम्	= विश्व	त्वदन्येन	- { तेर अतिरिक्त दूसरे
रूपम्	= रूप		किसीने
तत्	= तुल्यको	न दृष्टपूर्वम्	- { पहले नहीं
दर्शितम्	= दिखलाया है,		देखा था।

न, वेदव्यजाघ्ययनैः, न, दानैः, न, च, क्रियाभिः, न,  
तपोभिः, उग्रैः, एवंरूपः, शब्दः, अहम्, नृलोके, द्रष्टुम्,  
त्वदन्येन, कुरुप्रवीर ॥ ४८ ॥

कुरुप्रवीर	- हे अर्जुन!	न	- न
नृलोके	= मनुष्यलोकमें	क्रियाभिः	- क्रियाओंसे
एवंरूपः	- { इस प्रकार विश्वरूपवाला	च	- और
अहम्	= मैं	न	- न
न	- न	उग्रैः	- उग्र
वेदव्यजाघ्ययनैः - { वेद और व्यज्ञाक अघ्ययनसे,		तपोभिः	- तपोंसे (ही)
न	- न	त्वदन्येन	- { तेर अतिरिक्त दूसरेके हाया
दानैः	- दानसे,	द्रष्टुम्	- देखा जा
मा, ते, व्यथा, मा, च, विष्णुभावः, दृष्टवा, रूपम्, घोरम्, ईदृक्, मम, इदम्, व्यपेतभोः, प्रीतमनाः, पुनः, त्वम्, तत्, एव, मे, रूपम्, इदम्, प्रपश्य ॥ ४९ ॥		शब्दः	- सकता है।

मम	- मेरे	त्वम्	= तू
ईदृक्	- इस प्रकारके	व्यपेतभीः	- भवरहित (और)
इदम्	- इस	प्रीतमनाः	- { प्रीतियुक्त मनवाला
घोरम्	- विकरणल		होकर
रूपम्	- रूपको	तत्, एव	- उसी
दृष्ट्या	- देखकर	मे	- मेरे
ते	- तुल्यको		{ इस (शोख, चक्र, व्याकुलता
व्यथा	- व्याकुलता	इदम्	गदा-पचायुक्त (चतुर्भुज)
मा	- नहीं होना चाहिये	रूपम्	- रूपको
च	- और	पुनः	- फिर
विष्णुभावः	- मूढ़भाव (भी)		- देख ।
मा	- नहीं होना चाहिये।	प्रपश्य	

इति, अर्जुनम्, वासुदेवः, तथा, उक्त्वा, स्वकम्, रूपम्,  
दर्शयामास, भूयः, आश्वासयामास, च, भीतम्, एनम्,  
भूत्वा, पुनः, सौम्यवपुः, महात्मा ॥ ५० ॥

उसके पश्चात् संजय बोले, हे राजन्!—

वासुदेवः	- वासुदेव भावान्	च	= और
अर्जुनम्	- अर्जुनके प्रति	पुनः	- फिर
इति	- इस प्रकार	महात्मा	- महात्मा श्रीकृष्णने
उक्त्वा	- कहकर	सौम्यवपुः	- सौम्यमुर्ति
भूयः	- फिर	भूत्वा	- होकर
तथा	- वैसे ही	एनम्	- इस
स्वकम्	- अपने	भीतम्	- ध्येयभीत अर्जुनको
रूपम्	- चतुर्भुवरूपको	आश्वासयामास-	धीरज दिया।
दर्शयामास	- दिखलाया		
दृष्ट्वा, इदम्, मानुषम्, रूपम्, तव, सौम्यम्, जनार्दन,			
इदानीम्, अस्मि, संवृत्तः, सचेताः, प्रकृतिम्, गतः ॥ ५१ ॥			

उसके पश्चात् अर्जुन बोले—

जनार्दन	- हे जनार्दन!	सचेताः	= स्थिर-चित्त
तव	- आपके	संवृत्तः	- हो गया
इदम्	- इस	अस्मि	- हूँ (और)
सौम्यम्	- अतिशान्त	प्रकृतिम्	- { अपनी स्वाभाविक हितिको
मानुषम्, रूपम्- मनुष्य रूपको		गतः	= ग्राहन हो गया हूँ।
दृष्ट्वा	- देखकर		
इदानीम्	- अब (मैं)		

सुदुर्दशीम्, इदम्, रूपम्, दृष्ट्वान्, अपि, यत्, मम,  
देवाः, अपि, अस्य, रूपस्य, नित्यम्, दर्शनकाङ्क्षणः ॥ ५२ ॥

इस प्रकार अर्जुनके वचनको सुनकर श्रीभगवान् बोले, हे अर्जुन !—

मम	- मेरा	देवाः	- देवता
यत्	- ये	अपि	- भी
रूपम्	- चतुर्भुवरूप (तुमने)	नित्यम्	- सदा
दृष्ट्वान्	- देखा	अस्य	- इस
अस्मि	- हूँ,	रूपस्य	- रूपके
इदम्	- यह	दर्शन-	- { दर्शनकी
सुदुर्दशीम्	- { सुदुर्दशी है अर्थात् इसके दर्शन बड़े ही दुर्लभ हैं।	काङ्क्षणः	- { आकर्षण करते रहते हैं।

न, अहम्, वेदैः, न, तपसा, न, दानेन, न, च, इज्यया,  
शब्दः, एवंविधः, द्रष्टुम्, दृष्टवान्, असि, माम्, यथा ॥ ५३ ॥

और हे अर्जुन!—

यथा	- जिस प्रकार (तुमने)	च	- न
माम्	= मुझको	तपसा	- तपसे,
दृष्टवान्	- देखा	न	- न
असि	- है	दानेन	= दानसे
एवंविधः	- { इस प्रकार चतुर्भुजरूपवाला	च	- और
अहम्	- मैं	इज्यया	- चहसे (ही)
न	- न	द्रष्टुम्	= देखा
वेदैः	- वेदोंसे,	शब्दः	- जा सकता हूँ।

भक्त्या, तु, अनन्यया, शब्दः, अहम्, एवंविधः, अर्जुन,  
ज्ञातुम्, द्रष्टुम्, च, तत्पेन, प्रवेष्टुम्, च, परन्तप ॥ ५४ ॥

तु	- परंतु	तत्पेन	- तत्परी
परन्तप	- हे परन्तप	ज्ञातुम्	- जाननेके लिये
अर्जुन	- अर्जुन !	च	- तथा
अनन्यया, भक्त्या = अनन्याभित्ति के द्वारा		प्रवेष्टुम्	- { प्रवेश करनेके लिये अर्थात् एकीभावसे प्राप्त होनेके लिये
एवंविधः	- { इस प्रकार चतुर्भुजरूपवाला	च	- भी
अहम्	- मैं	शब्दः	- शब्द हूँ।
द्रष्टुम्	- { प्रत्यक्ष देखनेके लिये,		

मत्कर्मकृत्, मत्परमः, मद्दक्तः, सङ्घवर्जितः,  
निवैरः, सर्वभूतेषु, यः, सः, माम्, एति, पाण्डव ॥ ५५ ॥

पाण्डव	- हे अर्जुन !		(और)
यः	- जो पुरुष केवल	सर्वभूतेषु	- समूष्म भूतप्राणियोंमें
मत्कर्मकृत्	- { मेरे ही लिये सम्पूर्ण कर्तव्य-कर्मोंको	निवैरः	- वैरभावसे बिहत हैं,
मत्परमः	- मेरे परायण हैं,	सः	- { यह (अनन्याभित्तियुक्त पुरुष)
मद्दक्तः	- मेरा भक्त है,	माम्	- मुझको (ही)
सङ्घवर्जितः	- आसक्तिरहित है	एति	- प्राप्त होता है।

श्रीमद्भगवत् गीता अध्याय १२ का श्लोकहरुका फोटोकपीहरु

### अथ द्वादशोऽध्यायः

अब्रन उचान

एवम् सततयुक्ताः, ये, भक्ताः, त्वाम्, पर्युषासते,  
ये, च, आपि, अक्षरम्, अव्यक्तम्, तेषाम्, के, योगवित्तमाः ॥ १ ॥  
इस प्रकार भगवान्‌के वचनोंको सुनकर अर्जुन बोले, हे मनसोहन!—

ये	- जो	अविनाशी
भक्ताः	- अनन्य प्रभावी भक्तजन	अक्षरम् - { सच्चिदानन्दघन
एवम्	= पूर्वोक्त प्रकारसे	अव्यक्तम् - निराकार ब्रह्माको
सततयुक्ताः	- { निरन्तर आपके भजन ध्यानमें लगे रहकर	आपि - ही
त्वाम्	- { आप सगुणरूप परमेश्वरको	पर्युषासते - { अतिश्रेष्ठ भावसे भजते हैं—
च	- और	तेषाम् - { उन दोनों प्रकारके उपासकोंमें
ये	- दूसरे जो (केवल) ( सन्ति )	योगवित्तमाः - अती उत्तम योगवेत्ता के = कीन हैं ?

श्रीभगवानुवाच

मयि, आवेश्य, मनः, ये, माम्, नित्ययुक्ताः, उपासते,  
अद्भुया, परया, उपेताः, ते, मे, चुक्ततमाः, मताः ॥ २ ॥

इस प्रकार अर्जुनके पृष्ठेपर श्रीभगवान् बोले, हे अर्जुन!—

मयि	- मुझमें	पाप्	- { मुझ सगुणरूप
मनः	- पनको	उपासते	- परमेश्वरको
आवेश्य	- एकाग्र करके	ते	- भजते हैं,
नित्ययुक्ताः	- { निरन्तर मेरे भजन- ध्यानमें लगे हुए	मे	- ये
ये	- जो भक्तजन	चुक्ततमाः	- { योगियोंमें अति उत्तम योगी
परया	- अतिशय श्रेष्ठ	मताः	- मान्य हैं।
अद्भुया	- अद्भासे		
उपेताः	- सुकृत होकर		

ये, तु, अक्षरम्, अनिर्देश्यम्, अव्यक्तम्, पर्वुपासते,  
सर्वत्रगम्, अचिन्त्यम्, च, कूटस्थम्, अचलम्, ध्रुवम् ॥ ३ ॥  
सन्नियम्य, इन्द्रियग्रामम्, सर्वत्र, समबुद्धयः,  
ते, प्राप्नुवन्ति, माम्, एव, सर्वभूतहिते, रताः ॥ ४ ॥

तु	- परंतु	अक्षरम्	= { अविनाशी सच्चिदानन्दघन ब्रह्मको
ये	= जो पुरुष	इन्द्रियग्रामम्	= इन्द्रियोंकि समुदायको
सन्नियम्य	- { भली प्रकारसे वशमें करके	सर्वत्रगम्	- सर्वत्रामी,
अचिन्त्यम्	- मन-बुद्धिसे परे,	अनिर्देश्यम्	- अकथनीय स्वरूप
च	- और	कूटस्थम्	- { सदा एकरस रहनेवाले,
ध्रुवम्	= नित्य,	ध्रुवम्	= नित्य,
अचलम्	- अचल,	अव्यक्तम्	- निराकार,
अव्यक्तम्	- निराकार,	पर्वुपासते	= पर्वुपासते
			- निस्तर एकीभावसे श्यान करते हुए धजते हैं,
		ते	- वे
		सर्वभूतहिते	- समूण भूतोंकि हितमें
		रताः	- रत (और)
		सर्वत्र	- सबमें
		समबुद्धयः	= समाजभाववाले योगी
		माम्	= मुझको
		एव	= ही
		प्राप्नुवन्ति	- प्राप्त होते हैं।

कलेशः, अधिकतरः, तेषाम्, अव्यक्तासक्तचेतसाम्,  
अव्यक्ता, हि, गतिः, दुःखम्, देहवद्धिः, अवाप्यते ॥ ५ ॥

किंतु—

तेषाम्	- उन	हि	- व्योंकि
अव्यक्तासक्त-	= { सच्चिदानन्दघन निराकारब्रह्ममें	देहवद्धिः	= { देहाभिमानियोंकि द्वारा
चेतसाम्	- { आसक्तचित्तवाले पुरुषोंके (साधनमें)	अव्यक्ता	- अव्यक्तविषयक
कलेशः	- परिश्रम	गतिः	- गति
अधिकतरः	- विशेष है;	दुःखम्	- दुःखपूर्वक
		अवाप्यते	- प्राप्त की जाती है।

ये, तु, सर्वाणि, कर्माणि, मयि, सन्न्यस्य, मल्पराः,  
अनन्येन, एव, योगेन, माम्, ध्यायन्तः, उपासते ॥ ६ ॥

तु	- परंतु	माम्	- { मुझ सणुणरूप परमेश्वरको
ये	= जो	एव	= हो
मल्पराः	- { मेरे परायण रहनेवाले भक्तजन	अनन्येन	= अनन्य
सर्वाणि	- सम्पूर्ण	योगेन	- भक्तियोगसे
कर्माणि	- कर्मोंको	ध्यायन्तः	- { निरन्तर चिन्तन करते हुए
मयि	- मुझमें	उपासते	- भजते हैं <sup>4</sup> —
सन्न्यस्य	- अपैषं करके		

तेषाम्, अहम्, समुद्धर्ता, मृत्युसंसारसागरात्,  
भवामि, नचिरात्, पार्थ, मयि, आवेशितचेतसाम् ॥ ७ ॥

पार्थ	- हे अर्जुन!	अहम्	- मैं
तेषाम्	- उन	नचिरात्	- शोष ही
मयि	- मुझमें	मृत्युसंसार-	- { मृत्युरूप सागरात् } संसारसमुद्रसे
आवेशितचेतसाम्	- { निच लगानेवाले प्रेमी भक्तोंका }	समुद्धर्ता	= उद्धार करनेवाला
		भवामि	= होता हूँ।

मयि, एव, मनः, आधत्स्व, मयि, बुद्धिम्, निवेशय,  
निवसिष्यसि, मयि, एव, अतः, ऊर्ध्वम्, न, संशयः ॥ ८ ॥

इसलिये हे अर्जुन ! तू—

मयि	- मुझमें	ऊर्ध्वम्	- { उपरान्त (उ)
मनः	- मनको	मयि	- मुझमें
आधत्स्व	- लगा (और)	एव	- ही
मयि	- मुझमें	निवसिष्यसि	- { निवास करेगा, (इसमें कुछ भी)
एव	- ही	संशयः	- संशय
बुद्धिम्	- बुद्धिको	न	- नहीं है।
निवेशय	- लगा;		
अतः	- इसके		

अथ, चित्तम्, समाधातुम्, न, शब्दनोषि, मयि, स्थिरम्,  
अभ्यासयोगेन, ततः, माम्, इच्छ, आप्नुम्, धनञ्जय ॥ ९ ॥

और—

अथ	- यदि (तु)	ततः	= तो
चित्तम्	- मनको	धनञ्जय	= हे अर्जुन !
मयि	- पुजामें	अभ्यासयोगेन	{अभ्यासरूप योगके द्वारा
स्थिरम्	- अचल	माम्	= मुझको
समाधातुम्	- स्वापन करनेके लिये	आप्नुम्	= प्राप्त होनेके लिये
न, शब्दनोषि	- समर्थ नहीं हैं,	इच्छ	= इच्छा कर।

अभ्यासे, अपि, असमर्थः, असि, मत्कर्मपरमः, भव,  
मदर्थम्, अपि, कर्माणि, कुर्वन्, सिद्धिम्, अवाप्त्यसि ॥ १० ॥

और यदि तू उपर्युक्त—

अभ्यासे	- अभ्यासमें	पदर्थम्	- मेरे निमित्त
अपि	- भी	कर्माणि	- कर्मोंको
असमर्थः	- असमर्थ	कुर्वन्	- करता हुआ
असि	- है (तो केवल)	अपि	- भी
मत्कर्मपरमः	- { मेरे लिये कर्म करनेके ही नायणः	सिद्धिम्	- { मेरी प्राप्तिरूप सिद्धिको (ही)
भव	- हो जा। (इस प्रकार)	आवाप्त्यसि	- प्राप्त होगा।

अथ, एतत्, अपि, अशक्तः, असि, कर्तुम्, मध्योगम्, आश्रितः,  
सर्वकर्मफलत्यागम्, ततः, कुरु, यतात्मवान् ॥ ११ ॥

और—

अथ	- यदि	असि	- है
मध्योगम्	- { मेरी प्राप्तिरूप योगके	ततः	- तो
आश्रितः	- आश्रित होकर	यतात्मवान्	- { मन-बुद्धि आदिपर विवेक विवेक करनेवाला होकर
एतत्	- उपर्युक्त साधनको	सर्वकर्मफलत्यागम्	- { सब कर्मोंकि फलका त्यागः
कर्तुम्	- करनेमें		
अपि	- भी (तु)		
अशक्तः	- असमर्थ	कुरु	- कर

श्रेष्ठः, हि, ज्ञानम्, अभ्यासात्, ज्ञानात्, ध्यानम्, विशिष्यते,  
ध्यानात्, कर्मफलत्यागः, त्यागात्, शान्तिः, अनन्तरम् ॥ १२ ॥

अभ्यासात्	- { मर्मको न जानकर किये हुए अभ्याससे	ज्ञानात्	- ज्ञानरो (भी)
ज्ञानम्	- ज्ञाने	त्यागात्	- सब कर्मकि फलका त्यागे (श्रेष्ठ है);
श्रेष्ठः	- श्रेष्ठ है,	हि	- कर्मोकि
ज्ञानात्	- ज्ञानसे	त्यागात्	- त्यागसे
ध्यानम्	- { पुङ्ग परपेश्वरके स्वरूपका ध्यान	अनन्तरम्	= तत्काल ही
विशिष्यते	= श्रेष्ठ है (और)	शान्तिः	- { परम शान्ति होती है।

अद्वेष्टा, सर्वभूतानाम्, मैत्रः, करुणः, एव, च,  
निर्वमः, निरहङ्कारः, समदुखसुखः, क्षमी ॥ १३ ॥  
सन्तुष्टः, सततम्, योगी, यतात्मा, दृढनिश्चयः,  
मयि, अर्पितपनोबुद्धिः, सः, पद्मकः, सः, मे, प्रियः ॥ १४ ॥

इस प्रकार शान्तिको ग्रान्त हुआ—

यः	- जो पुरुष		(तथा जो)
सर्वभूतानाम्	- सब भूतोंमें	योगी	- योगी
अद्वेष्टा	- द्वेष-धावसे रहित,	सततम्	- निरन्तर
मैत्रः	- { स्वार्थरहित सबका प्रेपी	सन्तुष्टः	= संतुष्ट है, पन-इन्द्रियोंसहित
च	- और	यतात्मा	- { शरीरको वशमें किये हुए है (और)
करुणः	- हेतुरहित दयालु है	दृढनिश्चयः	- { मुङ्गे दृढ़ निश्चयवाला है—
एव	- तथा*	सः	- वह
निर्वमः	- ममतासे रहित,	मयि	- मुङ्गे
निरहङ्कारः	- अहंकारसे रहित,	अर्पितपनोबुद्धिः	- { अर्पण किये हुए मन-बुद्धिवाला
समदुखसुखः	- { सुख दुःखोंकी प्राप्तिमें सम (और)	मद्मकः	- पंसा भक्त
क्षमी	- { क्षमातान् है अर्थात् अपराध करने- बालेको भी अभ्य देनेवाला है;	मे	- पुङ्गको
		प्रियः	- प्रिय है।

यस्मात्, न, उद्दिजते, लोकः, लोकात्, न, उद्दिजते, च, यः,  
हर्षामर्थभयोद्देहैः, मुक्तः, यः, सः, च, मे, प्रियः ॥ १५ ॥

तथा—

यस्मात्	- जिससे	च	- तथा
लोकः	- कोई भी वीच	यः	- जो
न, उद्दिजते	- { उद्देशको प्राप्त नहीं होता	हर्षामर्थभयोद्देहैः	- { हर्ष, अमर्थ याय और उद्देशादिये
च	- और	मुक्तः	- रहित है—
यः	- जो (स्वयं भी)	सः	- वह भक्त
लोकात्	- किसी जीवसे	मे	- मुझको
न, उद्दिजते	- { उद्देशको प्राप्त नहीं होता	प्रियः	= प्रिय है।

अनपेक्षः, शुचिः, दक्षः, उदासीनः, गतव्यथः,  
सर्वारम्भपरित्यागी, यः, मद्भक्तः, सः, मे, प्रियः ॥ १६ ॥

और—

यः	- जो पुरुष	गतव्यथः	- { दुःखोंसे बूटा हुआ है—
अनपेक्षः	- आकौशमे रहित,	सः	- वह
शुचिः	- { बाहर-धीतरसे शुद्धः	सर्वारम्भ-	- { सब आरम्भोंका परित्यागी
दक्षः	- चतुर	मद्भक्तः	- मेरा भक्त
उदासीनः	- पश्चापातसे रहित (और)	मे	- मुझको
यः, न, हृष्टिः, न, द्वेषिः, न, शोचति, न, काङ्क्षति, शुभाशुभपरित्यागी, भक्तिमान्, यः, सः, मे, प्रियः ॥ १७ ॥	प्रियः	- प्रिय है।	

और—

यः	- जो	यः	- (तथा)
न	- न (कभी)	यः	- जो
हृष्टिः	- हृषित होता है,	शुभाशुभ-	- { शुभ और अशुभ
न	- न	परित्यागी	- { समूर्ण कर्मोंका त्यागी है—
द्वेषिः	- द्वेष करता है,	सः	- वह
न	- न	भक्तिमान्	- भक्तिमुक्त पुरुष
शोचति	- शोक करता है,	मे	- मुझको
न	- न	प्रियः	- प्रिय है।
काङ्क्षति	- कामना करता है		

समः, शांति, च, मित्रे, च, तथा, मानापमानयोः,  
शीतोष्णसुखदुःखेषु, समः, सङ्खविवर्जितः ॥ १८ ॥

और जो—

शांति, मित्रे -	शत्रु मित्रम्	शीतोष्णसुख- दुःखेषु -	सत्री, गर्भी और सुख दुःखादि द्रुदोर्में
च -	और		
मानापमानयोः =	मान-अपमानमें	समः	= सम है
समः -	सम है	च	- और
तथा =	तथा	सङ्खविवर्जितः	- आसनिये रहित हैं—
तुल्यनिन्दास्तुतिः, मीनी, सन्तुष्टः, येन, केनचित्,			
अनिकेतः, स्थिरमतिः, भक्तिमान्, मे, प्रियः, नरः ॥ १९ ॥			
तथा जो—			

निन्दा-स्तुतिको	(और)
तुल्यनिन्दास्तुतिः =	रहनेके स्थानमें
समान	प्रपता और
समझनेवाला,	आसकिसे
मीनी -	रहित है— (वह)
मननशील*	अनिकेतः -
(और)	स्थिरमतिः - प्रियबुद्धि
जिस किसी	भक्तिमान् - भक्तिगान्
येन, -	नरः - पुरुष
प्रकारसे भी	मे - मुझको
केनचित् -	प्रियः - प्रिय हैं।
शरीरका निर्वाह	
होनेमें	
सन्तुष्टः = सदा ही संतुष्ट है	
ये, तु, धर्म्यामृतम्, इदम्, यथा, उक्तम्, पर्युपासते,	
श्रद्धानाः, मत्परमाः, भक्ताः, ते, अतीव, मे, प्रियाः ॥ २० ॥	
तु - परंतु	पर्युपासते -
ये - जो	निष्काप प्रेषणावसे
श्रद्धानाः = श्रद्धायुक्त पुरुषः	सेवन करते हैं,
मत्परमाः = मेरे परायण होकरः	ते - ये
इदम् - इस	भक्ताः - भक्त
यथा, उक्तम् - ऊपर कहे हुए	मे - मुझको
धर्म्यामृतम् = धर्मसय अमृतको	अतीव - अतिशय
	प्रियाः - प्रिय हैं।

श्रीमद्भगवत् गीता अध्याय १३ का श्लोकहरुका फोटोकपीहरु

### अथ त्रयोदशोऽस्यायः

श्रीभगवन्नुवाच

इदम् शरीरम् कौन्तेय श्वेत्रम् इति अभिधीयते  
एतत् यः वैति तम् प्राहुः क्षेत्रज्ञः इति तद्विदः ॥ ३ ॥

उपर्युक्ते परमात् श्रीकृष्णभावान् जाते—

कौन्तेय	- हे अर्जुन !	चः	- जो
इदम्	- यह	वैति	- बानता है,
शरीरम्	- शरीर	तम्	- उसको
स्वेत्रम्	- 'श्वेत्र'*	क्षेत्रज्ञः	- 'क्षेत्रज्ञ'
इति	- इस (नामसे)	इति	- इस (नामसे)
अभिधीयते	- { कहा जाता है; (अौर)	तद्विदः	- { उनके तत्त्वको जानने वाले ज्ञानीयन
एतत्	- उसको	प्राहुः	- कहते हैं।

क्षेत्रज्ञम् च अपि माम् विद्धि सर्वक्षेत्रेषु भारत,  
क्षेत्रक्षेत्रज्ञोः ज्ञानम् यत् तत् ज्ञानम् मतम् मम ॥ ३ ॥

भारत	- हे अर्जुन ! (तु)	क्षेत्रज्ञः	- { क्षेत्र क्षेत्रज्ञ अर्थात् विकारसाधित प्रकृतितला और पूरुषका
सर्वक्षेत्रेषु	- सब क्षेत्रोंमें	यत्	- जो
क्षेत्रज्ञम्	- { क्षेत्रज्ञ अर्थात् जीवात्मा	ज्ञानम्	- तत्त्वसे जानता है;
अपि	- भी	तत्	- वह
माम्	- मूले ही	ज्ञानम्	- ज्ञान है—
विद्धि	- जाने	(इति)	- ऐसा
च	- और	मम	- मेरा
		मतम्	- मत है।

तत् क्षेत्रप् यत् च यदृक् य यद्विकारि यतः च अत्  
सः च यः यत्प्रथावः च तत् समाप्तेन ये अनु ॥ ३ ॥

इत्यलिम्बे—

तत्	- यह	च	- तथा
क्षेत्रम्	- क्षेत्र	यद्विकारि	- { जिन विकारोंवाला है
यत्	- जो	च	- और
च	- और	यतः	- जिस कारणसे
यदृक्	- वैसा है		

अर्	- जो (हुआ है)	यत्प्रभावः	- { जिस प्रभाववाला
च	- तथा		{ है—
सः	- { वह (क्षेत्रज्ञ भी)	तत्	- वह सब
यः	- जो	समासेन	- संक्षेपम्
च	- और	मे	= मूलसे
		शृणु	- सुन।

ऋषिभिः, बहुधा, गीतम्, छन्दोभिः, विविधैः, पृथक्,  
ब्रह्मसूत्रपदैः, च, एव, हेतुमद्धिः, विनिश्चतैः ॥ ४ ॥

यह क्षेत्र तथा क्षेत्रस्का तत्त्व—

ऋषिभिः	- ऋषियोंद्वारा	च	- तथा
बहुधा	- बहुत प्रकारसे	विनिश्चतैः	- { भलीभाँति निश्चय किये हुए
गीतम्	- { कहा गया है (और)	हेतुमद्धिः	- युक्तियुक्त
विविधैः	= विविध	ब्रह्मसूत्रपदैः	- { ब्रह्मसूत्रके पदोंद्वारा
छन्दोभिः	- वेदमन्तर्गताय (भी)	एव	- भी
पृथक्	- विभागपूर्वक	(गीतम्)	- कहा गया है।
(गीतम्)	- कहा गया है		

महाभूतानि, अहङ्कारः, तुद्धिः, अव्यक्तम्, एव, च,  
इन्द्रियाणि, दश, एकम्, च, पञ्च, च, इन्द्रियगोचराः ॥ ५ ॥

महाभूतानि	- पाँच महाभूतः?	इन्द्रियाणि	- इन्द्रियाँ,
अहङ्कारः	- अहंकारः	एकम्	- एक मन
तुद्धिः	- तुद्धि	च	- और
च	- और	पञ्च	- पाँच
अव्यक्तम्	- मूल प्रकृति		इन्द्रियोंके विषय
एव	- भी	इन्द्रियगोचराः	- { अर्थात् शब्द, स्पर्श, रूप, रस और गन्ध—
च	- तथा		
दश	- दस		

इच्छा, द्वेषः, सुखम्, दुःखम्, सञ्चातः, चेतना, धृतिः,  
एतत्, क्षेत्रम्, समासेन, सविकारम्, उदाहृतम् ॥ ६ ॥

तथा—

इच्छा	= इच्छा,	धृतिः	- { धृतिः—(इस प्रकार)
द्वेषः	= ह्रेष,	सचिकारम्	- विकारोंके सहित'
सुखम्	= सुख,	एतत्	- यह
दुःखम्	= दुःख,	क्षेत्रम्	- सेत्र
सञ्चातः	= { स्थूल देहका पिण्ड,	समासेन	- संक्षेपमें
चेतना	- चेतना॑ ( और )	उदाहृतम्	- कहा गया है ।

अमानित्वम्, अदम्भित्वम्, अहिंसा, क्षान्तिः, आर्जवम्,  
आचार्योपासनम्, शौचम्, स्वैर्यम्, आत्मविनिग्रहः ॥ ७ ॥

और हे अर्जुन!—

अमानित्वम्	- { श्रेष्ठताके अभिगानका अभाव,	आर्जवम्	- { मन-बाणी आदिकी सरलता,
अदम्भित्वम्	= { दम्भाचरणका अभाव,	आचार्योपासनम्	= { श्रद्धाभक्तिसहित गुरुकी सेवा,
अहिंसा	- { किसी भी प्राणीको किसी प्रकार भी न सताना,	शौचम्	- { बाहर-भीतरकी शुद्धि॑,
क्षान्तिः	- शमाभाव,	स्वैर्यम्	- { अन्तःकरणकी स्थिरता ( और )
	इन्द्रियार्थेषु, वैराग्यम्, अनहङ्कारः, एव, च,	आत्मविनिग्रहः	= { मन-इन्द्रियोंसहित शरीरका निग्रह—
	जन्ममृत्युजराव्याधिदुःखदोषानुदर्शनम्		॥ ८ ॥

तथा—

इन्द्रियार्थेषु	- { इस लोक और परलोकके सम्पूर्ण भोगोंमें	अनहङ्कारः, एव-	- { अहंकारका भी अभाव
वैराग्यम्	- { आसक्तिका अभाव	जन्ममृत्युजरा-व्याधिदुःख-	- { जन्म, मृत्यु, जरा और रोग आदिमें दुःख और दोषोंका आर-बार निचार करना—
च	- और	दोषानुदर्शनम्	

असक्तः, अनभिष्वज्ञः, पुत्रदारगृहादिषु,  
नित्यम्, च, समचित्तत्वम्, इष्टानिष्टोपपत्तिषु ॥ ९ ॥

तथा—

पुत्रदारगृहादिषु	- { पुत्र-स्त्री-घर और घन आदिमें	इष्टानिष्टोपपत्तिषु - { प्रिय और आप्रियकी
असक्तिः	- { आसक्तिका अभाव,	नित्यम् = सदा ही
अनभिष्वज्ञः	- ममताका न होना	समचित्तत्वम् - { चित्तका सम च
	- तथा	रहना—
मयि, च, अनन्ययोगेन, भक्तिः, अव्यभिचारिणी, विविक्तदेशसेवित्वम्, अरतिः, जनसंसदि ॥ १० ॥		

और—

मयि	= मुझ परमेश्वरमें	विविक्तदेश-	- { एकान्त और
अनन्ययोगेन	= अनन्य योगके द्वारा	सेवित्वम्	शुद्ध देशमें रहनेका स्वभाव (और)
अव्यभिचारिणी=अव्यभिचारिणी		जनसंसदि	- { विषयासक मनुष्योंके
भक्तिः	- भक्ति <sup>१</sup>		समुदायमें
च	- तथा	अरतिः	= प्रेमका न होना—
अध्यात्मज्ञाननित्यत्वम्,		तत्त्वज्ञानार्थदर्शनम्,	
एतत्, ज्ञानम्, इति, प्रोक्तम्, अज्ञानम्, यत्, अतः, अन्यथा ॥ ११ ॥			

तथा—

अध्यात्मज्ञान-	- { अध्यात्मज्ञानमें <sup>२</sup>	ज्ञानम्	- ज्ञान है (और)
नित्यत्वम्	- { नित्य स्थिति (और)	यत्	= जो
तत्त्वज्ञानार्थ-	- { उत्त्वज्ञानके अर्थरूप	अतः	= इससे
दर्शनम्	- { परमात्माको ही देखना—	अन्यथा	- किपरीत है,
एतत्	- यह सब	अज्ञानम्	- वह अज्ञान है *, इति
			- ऐसा
		प्रोक्तम्	= कहा है।

ज्ञेयम्, यत्, तत्, प्रवक्ष्यामि, यत्, ज्ञात्वा, अमृतम्, अशनुते,  
अनादिमत्, परम्, ब्रह्म, न, सत्, तत्, न, असत्, उच्यते ॥ १२ ॥

और हे अर्जुन!—

यत्	- जो	तत्	- वह
ज्ञेयम्	- { जाननेयोग्य है (तथा)	अनादिमत्	- अनादिवाला
यत्	- जिसको	परम्	- परम
ज्ञात्वा	- जानकर (मनुष्य)	ब्रह्म	- ब्रह्म
अमृतम्	- परमानन्दको	न	- न
अशनुते	- प्राप्त होता है,	सत्	- सत् (ही)
तत्	- उसको	उच्यते	- कहा जाता है,
प्रवक्ष्यामि	- { भलीभीति कहूँगा।	न	- न
		असत्	- असत् (ही)।

सर्वतःपाणिपादम्, तत्, सर्वतोऽशिशिरोमुखम्,  
सर्वतःश्रुतिमत्, लोके, सर्वम्, आवृत्य, तिष्ठति ॥ १३ ॥

परंतु—

तत्	= वह	सर्वतःश्रुतिमत्	- { सब और ज्ञानवाला है।
सर्वतःपाणिपादम्	- { सब और हाथ-पैरवाला,	( यतः )	- ज्योकि ( वह )
सर्वतोऽशिरोमुखम्	- { सब और नेत्र, सिर और मुखजाला ( तथा )	लोके	- संसारमें
		सर्वम्	- सबको
		आवृत्य	- ज्यादा करके
		तिष्ठति	- स्थित है*।

सर्वेन्द्रियगुणाभासम्, सर्वेन्द्रियविवरजितम्,  
असक्तम्, सर्वभृत्, च, एव, निर्गुणम्, गुणभोक्तु, न ॥ १४ ॥

और यह—

सर्वेन्द्रियगुणाभासम्	- { सम्पूर्ण इन्द्रियोंको विषयोंको जाननेवाला है, ( परंतु वास्तवमें )	असक्तम्	- आसक्तिरहित ( होनेपर )
सर्वेन्द्रियविवरजितम्	- { सब इन्द्रियोंसे रहित है	एव	- भी
		सर्वभृत्	- { सबक धारण पोषण करनेवाला
च	- तथा	च	- और
		निर्गुणम्	- निर्गुण होनेपर ( भी )
		गुणभोक्तु	- { गुणोंको पोगनेवाला है।

बहिः, अन्तः, च, भूतानाम्, अचरम्, चरम्, एव, च,  
सूक्ष्मत्वात्, तत्, अविज्ञेयम्, दूरस्थम्, च, अनिके, च, तत् ॥ १५ ॥

तथा बह—

भूतानाम्	- चराचर सब भूतोंके सूक्ष्मत्वात्	- सूक्ष्म होनेसे
बहिः, अन्तः-	{ नाहर-भीतर (परिपूर्ण है)	अविज्ञेयम् = अविज्ञेय है॑
च	- और	च = तथा
चरम्, अचरम्	- चर-अचररूप	अनिके = अति समीपमें
एव	- भी (जही है;)	च = और
च	- और	दूरस्थम् = दूरमें भी स्थित॒
तत्	- वह	तत् = जही है।
अविभक्तम्, च, भूतेषु, विभक्तम्, इव, च, स्थितम्,		
भूतभर्तुं, च, तत्, ज्ञेयम्, ग्रसिष्यु, प्रभविष्यु, च ॥ १६ ॥		

तथा बह परमात्मा—

अविभक्तम्-	{ विभागरहित एक लृपसे आकाशके सूक्ष्म परिपूर्ण होनेपर	ज्ञेयम्	- बानेयोग्य परमात्मा
च	- भी	भूतभर्तुं	{ विष्वुलृपसे भूतोंको धारण पोषण करनेवाला
भूतेषु	- { चराचर सम्पूर्ण भूतोंमें	च	- और
विभक्तम्, इव-	विभक्त-सा	ग्रसिष्यु	{ लद्धरूपसे संहार करनेवाला
स्थितम्	{ स्थित॑ (प्रतीत होता है);	च	- तथा
च	- तथा	प्रभविष्यु	{ ब्रह्मालृपसे सबको उत्पन्न करनेवाला है।
तत्	- वह		

ज्योतिषाम्, अपि, तत्, ज्योतिः, तग्राः, परम्, उच्यते,  
ज्ञानम्, ज्ञेयम्, ज्ञानगम्यम्, दृढि, सर्वस्य, विभित्तम् ॥ १७ ॥

और—

तत्	- वह परब्रह्म	तपसः	- पायासे
ज्योतिषाम्	- ज्योतिषोंका परम्	परम्	- अत्यन्त परे
अपि	- भी	उच्यते	{ कहा जाता है।
ज्योतिः	- ज्योतिः (एवं)		(वह परमात्मा)

ज्ञानम्	- बोधस्वरूप,	सर्वस्य	(और)
ज्ञेयम्	- जाननेके योग्य (एवं)		सबके
ज्ञानगम्यम्	- { तत्त्वज्ञानसे प्राप्त करनेयोग्य हैं	हृदि	हृदयमें
		विषितम्	{ विशेषरूपसे स्थित है।

इति, क्षेत्रम्, तथा, ज्ञानम्, ज्ञेयम्, च, उक्तम्, समाप्तः,  
मद्भक्तः, एतत्, विज्ञाय, मद्भावाय, उपपद्यते ॥ १८ ॥

हे अर्जुन!—

इति	- इस प्रकार	समाप्तः	- संषेपसे
क्षेत्रम्	- क्षेत्रै	उक्तम्	- कहा गया।
तथा	- तथा	मद्भक्तः	- मेरा भक्त
ज्ञानम्	- ज्ञानै	एतत्	- इसको
च	- और	विज्ञाय	- तत्त्वसे जानकर
ज्ञेयम्	- { जानने योग्य प्रमात्माज्ञ स्वरूपै	मद्भावाय	- मेरे रखरूपको
		उपपद्यते	प्राप्त होता है।

प्रकृतिप्, पुरुषम्, च, एव, विद्धि, अनादी, उभौ, अपि,  
विकारान्, च, गुणान्, च, एव, विद्धि, प्रकृतिसम्प्रवान् ॥ १९ ॥

और हे अर्जुन!—

प्रकृतिम्	- प्रकृति	विकारान्	= { सग-द्वेषादि विकारोंको
च	- और	च	- तथा
पुरुषम्	- पुरुष—	गुणान्	= { प्रियुणहयक सम्पूर्ण पदार्थोंको
उभी	- इन दोनोंको	अपि	- भी
एव	- ही (तु)	प्रकृतिसम्प्रवान्	, - { प्रकृतिसे ही उत्पन्न
अनादी	- अनादि	एव	
विद्धि	- जान	विद्धि	- जान।
च	- और		

कार्यकरणकर्तृत्वे, हेतुः, प्रकृतिः, उच्यते,  
पुरुषः, सुखदुःखानाम्, भोक्तृत्वे, हेतुः, उच्यते ॥ २० ॥

कथोकि—

कार्यकरणकर्त्त्वे-	<p>कार्य और करणको*</p>	पुरुषः - जीवात्मा
	उत्पन्न करनेमें	सुखदुःखानाम्- सुख-दुःखोंके
हेतुः	- हेतु	भोक्तृत्वे - { भोक्तापनमें अथात् भोगनेमें
प्रकृतिः	= प्रकृति	हेतुः - हेतु
उच्चते	- कहा जाता है (और)	उच्चते - कहा जाता है।

पुरुषः, प्रकृतिस्थः, हि, भुइके, प्रकृतिज्ञान्, गुणान्,  
कारणम्, गुणसङ्गः, अस्य, सदसद्वीनिजन्मसु ॥ २१ ॥

परंतु—

प्रकृतिस्थः	- प्रकृतिमें स्थित	गुणसङ्गः - गुणोंका संग (ही)
हि	- ही	अस्य - इस जीवात्माके
पुरुषः	- पुरुष	
प्रकृतिज्ञान्	= प्रकृतिसे उत्पन्न	
गुणान्	= { त्रिगुणात्मक पदार्थोंको	अच्छी-बुरी सदसद्वीनिजन्मसु - { योनियोंमें जन्म लेनेका
भुइके	- { भोगता है (और इन)	कारणम् - कारण है ।

उपद्रष्टा, अनुमन्ता, च, भर्ता, भोक्ता, महेश्वरः,  
परमात्मा, इति, च, अपि, उक्तः, देहे, अस्मिन्, पुरुषः, परः ॥ २२ ॥

अस्मिन्	- इस	भर्ता - { सबका धारण-पोषण देहे(स्थितः)अपि = देहमें स्थित
पुरुषः	- यह आत्मा (वास्तवमें)	भोक्ता = जीवरूपसे भोक्ता,
परः (एव) - {	परमात्मा हो है। (वही)	महेश्वरः - { ब्रह्मा आदिका भी स्वामी होनेसे परेश्वर
उपद्रष्टा	- साक्षी होनेसे उपद्रष्टा	च - और
च	- और	परमात्मा - { शुद्ध सचिदानन्दधन होनेसे परमात्मा—
अनुमन्ता	= { यथार्थ सम्मति देनेवाला होनेसे अनुमन्ता,	इति - ऐसा उक्तः - कहा गया है।

यः, एवम्, वेति, गुरुषम्, प्रकृतिम्, च, गुणैः, सह,  
सर्वथा, वर्तमानः, अपि, न, सः, भूयः, अभिजायते ॥ २३ ॥

एवम्	- इस प्रकार	सः	- वह
पुरुषम्	- पुरुषको	सर्वथा	- सब प्रकारसे
च	- और	वर्तमानः	- { कर्तव्य कर्म करता हुआ
गुणैः	- गुणोंकि	अपि	- भी
सह	= सहित	भूयः	- फिर
प्रकृतिम्	- प्रकृतिको	न	= नहीं
यः	- जो मनुष्य	अभिजायते	- जन्मता।
वेति	- तत्त्वसे जानता हैः		

ध्यानेन, आत्मनि, पश्यन्ति, केचित्, आत्मानम्, आत्मना,  
अन्ये, साहस्रज्येन, योगेन, कर्मयोगेन, च, अपरे ॥ २४ ॥

हे अर्जुन! उस परमपुरुष—

आत्मानम्	- परमात्माको	अन्ये	= अन्य कितने ही
केचित्	- कितने ही मनुष्य तो	साहस्रेन योगेन-	ज्ञानयोगके ह्रास
आत्मना	- { शुद्ध हुई सूक्ष्म बुद्धिसे	च	- और
ध्यानेन	- ध्यानके ह्रासः	अपरे	- दूसरे (कितने ही)
आत्मनि	- हृदयमें	कर्मयोगेन	- कर्मयोगके ह्रासः
पश्यन्ति	- देखते हैं,	(पश्यन्ति) - {	देखते हैं अर्थात् प्राप्त करते हैं।

अन्ये, तु, एवम्, अजानन्तः, श्रुत्वा, अन्येभ्यः, उपासते,  
ते, अपि, च, अतिरार्णि, एव, मृत्युम्, श्रुतिपरायणाः ॥ २५ ॥

तु	- परंतु	अन्येभ्यः	- { दूसरोंसे अर्थात् तत्त्वके जाननेवाले
अन्ये	- { जो मन्द बुद्धिवाले		{ पुरुषोंसे
	पुरुष हैं, वे	श्रुत्वा	- { सुनकर ही (तदनुसार)
एवम्	- इस प्रकार	उपासते	- उपासना करते हैं*
अजानन्तः	- न जानते हुए		

न्न	- और	अपि	- भी
ते	- वे	मूल्यम्	- { मूल्यरूप संसारसागरको
श्रुतिपरावणा:-	{ श्रवणपरावण पुरुष	अतिकालि, एव-	{ निःसन्देह तर बाते हैं।
यावत्, सञ्जायते, किञ्चित्, सत्त्वम्, स्थावरजङ्गमम्,			
क्षेत्रक्षेत्रज्ञसंयोगात्, तत्, विद्धि, भरतर्षभ ॥ २६ ॥			
भरतर्षभ	- हे अर्जुन!	तत्	- उन सबको (हु)
यावत्	- यावन्मात्र	क्षेत्र	- { क्षेत्र और
किञ्चित्	- जितने भी	क्षेत्रक्षेत्रज्ञसंयोगात्	{ क्षेत्रज्ञके
स्थावरजङ्गमम्	= स्थावरजंगम		{ संयोगसे ही
सत्त्वम्	- प्राणी		(उत्पन्न)
सञ्जायते	- उत्पन्न होते हैं,	विद्धि	- जान।
समग्र, सर्वेषु, भूतेषु, तिष्ठन्तम्, परमेश्वरम्,			
विनश्यत्सु, अविनश्यन्ताम्, यः, पश्यति, सः, पश्यति ॥ २७ ॥			

इस प्रकार जानकर—

यः	- जो पुरुष	अविनश्यन्तम्	= { नाशरहित (और)
विनश्यत्सु	- नष्ट होते हुए	समम्	- समभावसे
सर्वेषु	- सब	तिष्ठन्तम्	- स्थित
भूतेषु	- चराचर भूतोंमें	पश्यति	- देखता है,
परमेश्वरम्	= परमेश्वरको	सः	= वही (यथार्थ)
		पश्यति	= देखता है।

समम्, पश्यन्, हि, सर्वत्र, समवस्थितम्, ईश्वरम्,  
न, हिनसित, आत्मना, आत्मानम्, ततः, याति, पराम्, गतिम् ॥ २८ ॥

हि	- { क्योंकि (जो पुरुष)	आत्मना	- अपने द्वारा
सर्वत्र	= सबमें	आत्मानम्	- अपनेको
समवस्थितम्	= समभावसे स्थित	न हिनसित	- नष्ट नहीं करता,
ईश्वरम्	- परमेश्वरको	ततः	= इससे (वह)
समम्	- समान	पराम्	= परम
पश्यन्	- देखता हुआ	गतिम्	- गतिको
		याति	= प्राप्त होता है।

प्रकृत्या, एव, च, कर्माणि, क्रियमाणानि, सर्वशः,  
यः, पश्यति, तथा, आत्मानम्, अकर्तरिम्, सः, पश्यति ॥ २९ ॥

च	= और	पश्यति	= देखता है <sup>२</sup>
यः	- जो पुरुष	तथा	= और
कर्माणि	= सम्पूर्ण कर्मोंको	आत्मानम्	= आत्माको
सर्वशः	= सब प्रकारसे	अकर्तरिम्	= अकर्ता
प्रकृत्या	= प्रकृतिके द्वाया	पश्यति	= देखता है,
एव	= ही	सः	= वही (वयार्थ)
क्रियमाणानि	= किये जाते हुए	(पश्यति)	= देखता है।

यदा, भूतपृथग्भावम्, एकस्थम्, अनुपश्यति,  
ततः, एव, च, विस्तारम्, ब्रह्म, सम्पद्यते तदा ॥ ३० ॥

और—

यदा	- जिस क्षण (यह पुरुष)	एव	= ही
भूतपृथग्भावम्	- {भूतोंके पृथक्- पृथक् भावको	विस्तारम्	- { सम्पूर्ण भूतोंका विस्तार
एकस्थम्	- { एक परमात्मामें ही स्थित	अनुपश्यति	= देखता है,
च	- तथा	तदा	- उसी क्षण (वह)
ततः	= उस परमात्मासे	ब्रह्म	- { सच्चिदानन्दवन ब्रह्मको
		सम्पद्यते	= प्राप्त हो जाता है।

अनादित्वात्, निर्गुणत्वात्, परमात्मा, अवम्, अव्ययः,  
शरीरस्थः, अपि, कौन्तेय, न, करोति, न, लिप्यते ॥ ३१ ॥

कौन्तेय	= हे अर्जुन!	शरीरस्थः	= शरीरमें स्थित होनेपर
अनादित्वात्	- अनादि होनेसे(और)	अपि	= भी (वास्तवमें)
निर्गुणत्वात्	- निर्गुण होनेसे	न	= न (तो)
अवम्	= यह	करोति	= कुछ करता है और
अव्ययः	- अविनाशी	न	= न
परमात्मा	= परमात्मा	लिप्यते	= लिप्त हो जाता है।

यथा, सर्वगतम्, सौक्ष्यात्, आकाशम्, न, उपलिष्टते,  
सर्वत्र, अवस्थितः, देहे, तथा, आत्मा, न, उपलिष्टते ॥ ३२ ॥

यथा	- जिस प्रकार	देहे	- देहपै
सर्वगतम्	- सर्वत्र व्याप	सर्वत्र	= सर्वत्र
आकाशम्	- आकाश	अवस्थितः	- स्थित
सौक्ष्यात्	- { सुक्ष्म होनेके कारण	आत्मा	- { आत्मा (निरुण होनेके कारण देहके गुणोंसे)
न, उपलिष्टते	- लिप्त नहीं होता,	न, उपलिष्टते	- लिप्त नहीं होता।
तथा	= वैसे ही		
यथा, प्रकाशयति, एकः, कृत्स्नम्, लोकम्, इमम्, रविः,			
क्षेत्रम्, क्षेत्री, तथा, कृत्स्नम्, प्रकाशयति, भारत ॥ ३३ ॥			

भारत	- हे अर्जुन!	प्रकाशयति =	{ प्रकाशित करता है,
यथा	- जिस प्रकार	तथा	- उसी प्रकार
एकः	- एक ही	क्षेत्री	- एक ही आत्मा
रविः	- सूर्य	कृत्स्नम्	- सम्पूर्ण
इमम्	- इस	क्षेत्रम्	- क्षेत्रको
कृत्स्नम्	- सम्पूर्ण	प्रकाशयति	- प्रकाशित करता है।
लोकम्	- ब्रह्माण्डको		

क्षेत्रक्षेत्रज्ञयोः, एवम्, अन्तरम्, ज्ञानचक्षुषा,  
भूतप्रकृतिमोक्षम्, च, ये, विदुः, यान्ति, ते, परम् ॥ ३४ ॥

एवम्	- इस प्रकार	ये	- जो पुरुष
क्षेत्रक्षेत्रज्ञयोः	- { क्षेत्र और क्षेत्रज्ञके	ज्ञानचक्षुषा	- ज्ञान-नेत्रोद्धारा
अन्तरम्	- भेदको*	विदुः	- तत्त्वसे जानते हैं,
च	- तथा	ते	- वे महात्माजन
भूतप्रकृतिमोक्षम्	- { कार्यसहित प्रकृतिसे मुक्त होनेको	परम्	- { परम ब्रह्म परमात्माको
		यान्ति	- प्राप्त होते हैं।

श्रीमद्भगवत् गीता अध्याय १४ का श्लोकहक्कका फोटोकपीहक

### अथ चतुर्दशोऽध्यायः

श्रीभगवानुनाम

परम्, भूयः, प्रवक्ष्यामि, ज्ञानानाम्, ज्ञानम्, उत्तमम्,  
यत्, ज्ञात्वा, मुनयः, सर्वे, पराम्, सिद्धिम्, इतः, गताः ॥ १ ॥  
उसके पश्चात् श्रीभगवान् बोले, अर्जुन!—

ज्ञानानाम्	= ज्ञानोंमें भी	सर्वे	= सब
उत्तमम् (तत्)-	अति उत्तम उस	मुनयः	- मुनिबन
परम्	= परम	इतः	- { इस संसारसे (मुक्त होकर)
ज्ञानम्	= ज्ञानको (मैं)	पराम्	= परम
भूयः	= फिर	सिद्धिम्	= सिद्धिको
प्रवक्ष्यामि	= कहूँगा,	गताः	- प्राप्त हो गये हैं।
यत्	- जिसको		
ज्ञात्वा	= ज्ञानकर		

इदम्, ज्ञानम्, उपाश्रित्य, मम, साधार्यम्, आगताः,  
सर्वे, अपि, न, उपजायन्ते, प्रलये, न, व्यथन्ति, च ॥ २ ॥

हे अर्जुन!—

इदम्	- इस	सर्वे	- { सृष्टिके आदिमें (युनः)
ज्ञानम्	- ज्ञानको		
उपाश्रित्य	- { आश्रय करके अर्थात् धारण करके	न उपजायन्ते	- उत्पन्न नहीं होते
मम	- मेरे	च	- और
साधार्यम्	- स्वरूपको	प्रलये	- प्रलयकालमें
आगताः	- प्राप्त हुए पुरुष	अपि	- भी

न व्यथन्ति - व्याकुल नहीं होते।

मम, योनिः, महत्, ब्रह्म, तस्मिन्, गर्भम्, दधामि, अहम्,  
सम्पवः, सर्वभूतानाम्, ततः, भवति, भारत ॥ ३ ॥

भारत	- हे अर्जुन!	तस्मिन्	- उस योनिमें
यम	= मेरी	गर्भम्	= { चेतन-समुदायरूप गर्भको
महत्, ब्रह्म	- { महत्-ब्रह्मरूप मूल प्रकृति (सम्पूर्ण भूतोंकी)	दधामि	= स्थापन करता हैं।
योनि:	= { योनि है अर्थात् गर्भाधानका स्थान है (और)	ततः	- { उस जड़-चेतनके संयोगसे
अहम्	- मैं	सर्वभूतानाम्	- सब भूतोंकी
		साम्प्रदायः	- उत्पत्ति
		भवति	= होती है।

सर्वयोनिषु, कौन्तेय, मूर्तयः, सम्प्रवन्ति, या:,  
तासाम्, ब्रह्म, महत्, योनिः, अहम्, बीजप्रदः, पिता ॥ ४ ॥

तथा—

कौन्तेय	= हे अर्जुन!	तासाम्	= उन सबकी
सर्वयोनिषु	- { नाना प्रकारकी सब योनियोंमें	योनिः	= { गर्भ धारण करनेवाली
या:	- जितनी	अहम्	= मैं
मूर्तयः	- { मूर्तियाँ अर्थात् शरीरधारी प्राणी	बीजप्रदः	- { बीजको स्थापन करनेवाला
सम्प्रवन्ति	= उत्पन्न होते हैं,	पिता	- पिता हैं।
महत्, ब्रह्म	= प्रकृति (तो)		

सत्त्वम्, रजः, तमः, इति, गुणाः, प्रकृतिसम्भवाः,  
निबध्नन्ति, महाबाहो, देहे, देहिनम्, अव्ययम् ॥ ५ ॥

तथा—

महाबाहो	= हे अर्जुन!	गुणाः	= तीनों गुण
सत्त्वम्	= सत्त्वगुण,	अव्ययम्	= अविनाशी
रजः	= रजोगुण और	देहिनम्	= जीवात्माको
तमः	= तमोगुण—	देहे	= शरीरमें
इति	- ये	निबध्नन्ति	- बंधते हैं।
प्रकृतिसम्भवाः	- प्रकृतिसे उत्पन्न		

न, अन्यम्, गुणेभ्यः, कर्तारम्, यदा, द्रष्टा, अनुपश्यति,  
गुणेभ्यः, च, परम्, वेत्ति, मद्भावम्, सः, अधिगच्छति ॥ १९ ॥

और हे अर्जुन!—

यदा	= जिस समय			अत्यन्त परे
द्रष्टा	= द्रष्टा *	परम्	=	सच्चिदानन्द-
गुणेभ्यः	= { तीनों गुणोंकि अतिरिक्त			बनस्वरूप मुझ परमात्माको
अन्यम्	= अन्य किसीको	वेत्ति	=	तत्त्वसे जानता है, (उस समय)
कर्तारम्	= कर्ता			
न	= नहीं	सः	= वह	
अनुपश्यति	= देखता	मद्भावम्	= मेरे स्वरूपको	
च	= और			अधिगच्छति - प्राप्त होता है।
गुणेभ्यः	= तीनों गुणोंसे			

गुणान्, एतान्, अतीत्य, त्रीन्, देही, देहसमुद्भवान्,  
जन्ममृत्युजरादुःखैः, विमुक्तः, अमृतम्, अशनुते ॥ २० ॥

तथा यह—

देही	= पुरुष			जन्म,
देहसमुद्भवान्	= { शरीरकी * उत्पत्तिके कारणरूप	जन्ममृत्युजरा-	=	मृत्यु बृद्धावस्था
एतान्	= इन	दुःखैः	=	और सब
त्रीन्	= तीनों			प्रकारके दुःखोंसे
गुणान्	= गुणोंको	विमुक्तः	=	मुक्त हुआ
अतीत्य	= उल्लोभन करके	अमृतम्	=	परमानन्दको
		अशनुते	=	प्राप्त होता है।

समदुःखसुखः, स्वस्थः, समलोष्टाश्मकाञ्चनः,  
तुल्यप्रियाप्रियः, धीरः, तुल्यनिन्दात्मसंस्तुतिः ॥ २४ ॥

और—

स्वस्थः	- { जो निरन्तर आत्माभावमें स्थित,	थीरः	- ज्ञानी,
समदुःखसुखः-	{ दुःख-सुखको समान समझनेवाला,	तुल्यप्रियाप्रियः-	{ श्रिय तथा अश्रियको एक-सा माननेवाला (और)
समलोक्षणमकार्यवानः-	{ मिट्ठी, पत्थर और स्वर्णमें समान पाववाला,	तुल्यनिन्दात्म-	{ अपनी निनदास्तुतिमें भी समान भाववाला है—
		संस्तुतिः	

माम्, च, यः, अव्यभिचारेण, भक्तियोगेन, सेवते,  
सः, गुणान्, समतीत्य, एतान्, ब्रह्मभूयाय, कल्पते ॥ २६ ॥

च	- और	एतान्	- इन
यः	= जो पुरुष	गुणान्	- तीनों गुणोंको
अव्यभिचारेण-	अव्यभिचारी	समतीत्य	- भलीभौति लाँधकर
भक्तियोगेन =	भक्तियोगके द्वारा*	ब्रह्मभूयाय	{ सच्चिदानन्दब्रह्म ब्रह्मको प्राप्त होनेके लिये
माम्	- मुझको (निरन्तर)	कल्पते	- योग्य बन जाता है।
सेवते	= भजता है,		
सः	- वह (भी)		

ब्रह्मणः, हि, प्रतिष्ठा, अहम्, अमृतस्य, अव्ययस्य, च,  
शाश्वतस्य, च, धर्मस्य, सुखस्य, ऐकान्तिकस्य, च ॥ २७ ॥

हे अर्जुन!—

हि	= क्योंकि (ठस)	धर्मस्य	- धर्मका
अव्ययस्य	- अविनाशी	च	= और
ब्रह्मणः	= परब्रह्मका	ऐकान्तिकस्य-	अखण्ड ऐकरस
च	- और	सुखस्य	- आनन्दका
अमृतस्य	= अमृतका	प्रतिष्ठा	- आश्रय
च	- तथा	अहम्	- मैं (हूँ)।
शाश्वतस्य	- नित्य		

श्रीमद्भगवत् गीता अध्याय १५ का श्लोकहस्तका फोटोकपीहस्त

### अथ पञ्चदशोऽध्यायः

श्रीभगवनुवाच

ऊर्ध्वमूलम्, अधःशाखम्, अश्वत्थम्, प्राहुः, अत्ययम्,  
चन्द्रांसि, यस्य, पर्णानि, यः, तम्, वेद, सः, वेदवित् ॥ १ ॥

उसके पश्चात् श्रीभगवान् फिर बोले, हे अर्जुन!—

ऊर्ध्वमूलम्	- { आदि पुरुष परमेश्वररूप मूलवाले <sup>३</sup> (और)	यस्य	- जिसके
अधःशाखम्	- { ब्रह्मारूप मुख्य शाखावाले <sup>३</sup> (जिस)	पर्णानि	- { पते (कहे गये हैं—)
अश्वत्थम्	- { संसाररूप पीपलके वृक्षको	तम्	- { उस संसाररूप वृक्षको
अत्ययम्	- अविनाशी <sup>१</sup>	यः	- { जो पुरुष (मूलसहित)
प्राहुः	- कहते हैं; (तथा)	वेद	- तत्वसे जानता है,
चन्द्रांसि	- चेदों <sup>२</sup>	सः	- वह
		वेदवित्	- { नेदके तात्पर्यको जाननेवाला है <sup>३</sup>

अधः, च, ऊर्ध्वम्, प्रसृताः, तस्य, शाखाः, गुणप्रवृद्धाः,  
विषयप्रवालाः, अधः, च, मूलानि, अनुसन्ततानि,  
कर्मानुबन्धीनि, मनुष्यलोके ॥ २ ॥

और हे अर्जुन!—

तस्य	- उस संसारवृक्षकी	अधः	- नीचे
गुणप्रवृद्धाः	- तीनों गुणोरूप	च	= और
	{ जलके द्वारा बढ़ी हुई (एवं)	ऊर्ध्वम्	- ऊपर सर्वत्र
विषयप्रवालाः	- { विषय <sup>१</sup> भोग- रूप कोपलोकाली	प्रसृताः	- फैली हुई हैं (तथा)
शाखाः	- { देव, मनुष्य और तिर्यक् आदि योनिरूप शाखाएँ <sup>२</sup>	मनुष्यलोके	- मनुष्यलोकमें <sup>३</sup>
		कर्मानुबन्धीनि	- { कर्मकि अनुसार बौधनेवाली
		मूलानि	- { अहंता, ममता और वासनारूप जड़ें

(अपि)	- भी	(ऊर्ध्वम्)	- ऊपर
अधः	- नीचे	अनुसन्धानी-	सभी लोकोंमें
च	- और		व्यापा हो रही हैं।

न, रूपम्, अस्य, इह, तथा, उपलभ्यते, न, अन्तः, न,  
च, आदिः, न, च, सम्प्रतिष्ठा, अश्वत्थम्, एनम्,  
सुविरुद्धमूलम्, असङ्गशस्त्रेण, दृढेन, छित्त्वा ॥ ३ ॥

परंतु—

अस्य	= इस संसारबृक्षका	न	= न (इसकी)
रूपम्	= { स्वरूप (जैसा कहा है),	सम्प्रतिष्ठा	= { अच्छी प्रकारसे स्थिति हो है *
तथा	- वैसा	(अतः)	- इसलिये
इह	= यहाँ(विचारकालमें)	एनम्	= इस
न	- नहीं		{ अहंता, ममता
उपलभ्यते	= पाया जाता, *	सुविरुद्धमूलम्	= और वासनारूप (अति दृढ़ मूलोंवाले
(यतः)	- क्योंकि	अश्वत्थम्	= { संसाररूप पीपलके बृशको
न	= न (तो इसका)	दृढेन	= दृढ़
आदिः	= आदि है*	असङ्गशस्त्रेण	= { वैराग्यरूप शस्त्रद्वारा
च	- और	छित्त्वा	= काटकर—
न	= न		
अन्तः	- अन्त है*		
च	= तथा		

ततः, पदम्, तत्, परिमार्गितव्यम्, यस्मिन्, गताः, न,  
निवर्त्तन्ति, भूयः, तम्, एव, च, आद्यम्, पुरुषम्, प्रपद्ये,  
यतः, प्रवृत्तिः, प्रसूता, पुराणी ॥ ४ ॥

ततः	= उसके पश्चात्	परिमार्गितव्यम्	- { भलीपाँति खोजना चाहिये,
तत्	= उस	यस्मिन्	- जिरागे
पदम्	- { परमपदरूप परमेश्वरको	गताः	= गये हुए पुरुष

भूयः	- फिर	तम्, एव	= उसी
न, निवर्त्तन्ते -	{ लौटकर संसारमें नहीं आते	आद्यम्,	- { आदि- पुरुषम्
च	= और		पुरुष नामायणके
यतः	- { जिस परमेश्वरसे (इस)		मैं शरण हूँ—(इस प्रकार दुःख निश्चय करके उस
पुराणी	- पुरातन	प्रपदो	परमेश्वरका मनन
प्रवृत्तिः	= संसारनृको प्रवृत्ति		और निदिध्यासन
प्रसृता	- { विस्तारको प्राप्त हुई है,		करना चाहिये।)

निर्मानमोहाः, जितसङ्कटोषाः, अध्यात्मनित्याः,  
विनिवृत्तकामाः, दुन्धैः, विमुक्ताः, सुखदुःखसञ्ज्ञाः,  
गच्छन्ति, अमूढाः, पदम्, अव्ययम्, तत् ॥ ५ ॥

निर्मानमोहाः:-	{ जिनका मान और मोह नह छो गया है,	सुखदुःखसञ्ज्ञाः:-	सुख-दुःखनाशक
जितसङ्कटोषाः:-	{ जिन्होंने आशक्तिरूप दोषको बोत लिया है,	दुन्धैः:-	- दुःखोंसे
अध्यात्मनित्याः:-	{ जिनको परमात्माके स्वरूपमें नित्य स्थिति है (और)	विमुक्ताः:-	- विमुक्त
विनिवृत्तकामाः:-	{ जिनको कामनाएँ पूर्णस्पृहसे नाट हो गयी हैं—(वे)	अमूढाः:-	= ज्ञानीजन
		तत्:-	- उस
		अव्ययम्:-	- अविनाशी
		पदम्:-	- परमपदको
		गच्छन्ति:-	- प्राप्त होते हैं।

न, तत्, भासवते, सूर्यः, न, शशाङ्कः, न, पावकः,  
यत्, गत्वा, न, निवर्त्तन्ते, तत्, धाम, परमम्, मम ॥ ६ ॥

और—

वत्	- जिस परमपदको	तत्	- { उस (स्वयं प्रकाश
गत्वा	- { प्राप्त होकर (मनुष्य)	न	- { परमपदको)
न, निवर्त्तन्ते	- { लौटकर संसारमें नहीं आते,	सूर्यः	- न

भासयते	- { प्रकाशित कर सकता है	पावकः	- अग्नि ही;
न	- न	तत्	- वही
शशाङ्कः	- चन्द्रमा (और)	मम	- मेरा
न	= न	परमम्, धाम-	परमधाम है*।

सर्वस्य, च, अहम्, हाद, सान्निविष्टः, मत्तः, स्मृतिः,  
ज्ञानम्, अपोहनम्, च, वेदैः, च, सर्वैः, अहम्, एव,  
वेद्याः, वेदान्तकृत्, वेदवित्, एव, च, अहम्॥ १५॥

अहम्	- मैं (ही)	सर्वैः	- सब
सर्वस्य	- सब प्राणियोंके	वेदैः	- वेदोंद्वारा
हृदि	- हृदयमें	अहम्	- मैं
सान्निविष्टः	- { अन्तर्यामीरूपसे स्थित हूँ	एव	- ही
च	- तथा	वेद्याः	- { जाननेके योग्य हैं (तथा)
मत्तः	- मुझसे (ही)	वेदान्तकृत्	= वेदान्तका कर्ता
स्मृतिः	- स्मृति,	च	- और
ज्ञानम्	- ज्ञान	वेदवित्	- वेदोंको जाननेवाला (भी)
च	- और	अहम्	- मैं
अपोहनम्	- अपोहनः	एव	- ही (है)।
( भवति )	- होता है		
च	= और		

द्वौ, इमौ, पुरुषौ, लोके, क्षरः, च, अक्षरः, एव, च,  
क्षरः, सर्वाणि, भूतानि, कूटस्थः, अक्षरः, उच्यते ॥ १६॥

तथा हे अर्जुन!—

लोके	- इस संसारमें	सर्वाणि	= सम्पूर्ण
क्षरः	- नाशवान्	भूतानि	= { भूतप्राणियोंकि शरीर (तो)
च	- और	क्षरः	- नाशवान्
अक्षरः	- अविनाशी	च	- और
एव	- भी—	कूटस्थः	- जीवात्मा
इमौ	- ये	अक्षरः	- अविनाशी
द्वौ	- दो प्रकारके*	उच्यते	= कहा जाता है।
पुरुषौ	- पुरुष हैं (इनमें)		

उत्तमः, पुरुषः, तु, अन्यः, परमात्मा, इति, उदाहृतः,  
यः, लोकत्रयम्, आविश्य, विभर्ति, अव्ययः, ईश्वरः ॥ १७ ॥

तथा इन दोनोंसे—

उत्तमः	= उत्तम	बिभर्ति	= { सबका धारण- पोषण करता हैं (एवं)
पुरुषः	= पुरुष	अव्ययः	= अविनाशी,
तु	= तो	ईश्वरः	= परमेश्वर (और)
अन्यः	= अन्य ही हैं,	परमात्मा	= परमात्मा
यः	= जो	इति	= इस प्रकार
लोकत्रयम्	= तीनों लोकोंमें	उदाहृतः	= कहा गया है।
आविश्य	= प्रवेश करके		
यस्मात्, श्वरम्, अतीतः, अहम्, अक्षरात्, अपि, च, उत्तमः, अतः, अस्मि, लोके, वेदे, च, प्रथितः, पुरुषोत्तमः ॥ १८ ॥			
यस्मात्	= क्योंकि	उत्तमः	= उत्तम हूँ,
अहम्	= मैं	अतः	= इसलिये
श्वरम्	= { नाशवान् जडवर्ग क्षेत्रसे (तो सर्वथा)	लोके	= लोकोंमें
अतीतः	= अतीत हूँ	च	= और
च	= और	वेदे	= वेदमें (भी)
अक्षरात्	= { अविनाशी जीवात्मासे	पुरुषोत्तमः	= पुरुषोत्तम नामसे
अपि	= भी	प्रथितः	= प्रसिद्ध
		अस्मि	= हूँ।

यः, माम्, एवम्, असम्भूदः, जानाति, पुरुषोत्तमम्,  
सः, सर्वचित्, भजति, माम्, सर्वभावेन, भारत ॥ १९ ॥

भारत	- हे भारत!	सः	- वह
यः	= जो	सर्वचित्	= सर्वज्ञ पुरुष
असम्भूदः	- जानी पुरुष	सर्वभावेन	- सब प्रकार से निष्ठ
माम्	= मुझको	माम्	- { मुझ वासुदेव परमेश्वरको ही
एवम्	- इस प्रकार (तत्त्वम्)	भजति	= भजता है।
पुरुषोत्तमम्	= पुरुषोत्तम		
जानाति	- जानता है,		

[ उपर्युक्त गुणतम्भ विषयके ज्ञानकी महिमा । ]

इति, गुणतम्भ, शास्त्रम्, इदम्, उक्तम्, मया, अनघ,  
एतत्, बुद्ध्या, बुद्धिमान्, स्वात्, कृतकृत्यः, च, भारत ॥ २० ॥

अनघ	- हे निष्पाप	उक्तम्	= कहा गया,
भारत	- अर्जुन!	एतत्	- इसको
इति	- इस प्रकार	बुद्ध्या	- { तत्त्वसे जानकर (मनुष्य)
इदम्	- यह	बुद्धिमान्	= ज्ञानवान्
गुणतम्भ	- { अति रहस्ययुक्त गोपनीय	च	- और
शास्त्रम्	= शास्त्र	कृतकृत्यः	- कृतार्थ
मया	- मेरे हाथ	स्वात्	= हो जाता है।

श्रीमद्भगवत् गीता अध्याय १६ का श्लोकहरुका फोटोकपीहरु

### अथ घोड़शोऽध्यायः

श्रीभगवानुवाच

अभयम्, सत्त्वसंशुद्धिः, ज्ञानयोगव्यवस्थितिः,  
दानम्, दमः, च, यज्ञः, च, स्वाध्यायः, तपः, आर्जवम्॥ १॥

उसके पश्चात् श्रीकृष्णभगवान् फिर बोले कि हे अर्जुन! देवी सम्पदा जिन पुरुषोंको प्राप्त है तथा जिनको आसुरी सम्पदा प्राप्त है, उनके लक्षण पृथक्-पृथक् कहता हूँ, उनमेंसे—

अभयम्	- भयकर सर्वथा अभाव,	स्वाध्यायः	- { वेद-जास्त्रोंका पठन-
सत्त्वसंशुद्धिः	- { अन्तःकरणकी पूर्ण निर्मलता,		पाठन (तथा)
ज्ञानयोगव्यवस्थितिः	- { तत्त्वज्ञानके लिये ज्ञानयोगमें सिन्नर दृढ़ स्थिति;		भगवान्‌के नाम और गुणोंका कीर्तन,
च	= और	तपः	- { स्वधर्मपालनके लिये कष्ट सहना
दानम्	- सात्त्विकदानः,	च	- और
दमः	- इन्द्रियोंका दमन,	आर्जवम्	- { शरीर तथा इन्द्रियोंके सहित अन्तः- करणकी सरलता—
यज्ञः	- { धावान्, देवता और गुरुवनोंकी पूजा इत्या अग्निहोत्रादि उत्तम कर्मोंका आचरण (एव)		

अहिंसा, सत्यम्, अक्रोधः, त्यागः, शान्तिः, अपैशुनम्,  
दया, भूतेषु, अलोतुप्लवम्, मार्दवम्, हीः, अचापलम्॥ २॥

तथा—

अहिंसा	= { मन, वाणी और शरीरसे किसी प्रकार भी किसीको कष्ट न देना,	सत्यम्	= { चर्यार्थ और प्रिय भावणः*
		अक्रोधः	- { अपना अपकार करनेवालेपर भी क्रोधका न होना,

त्यागः	- { कर्मोंमें कर्तापनके अभिमानका त्याग,	आलोलुपद्वयम्	- { इन्द्रियोंका विषयकि साथ संयोग होनेपर भी उनमें आसक्तिका न होना,
शान्तिः	- { उपरति अर्थात् चित्तको चंचलताका अभाव,	मार्दवम्	- { कोपलता, लोक और शास्त्रसे विरुद्ध आचरणमें लज्जा (और)
अपैशुनम्	- { किसीको भी निन्दादि न करना,	होः	- { व्यर्थ चेष्टाओंका अभाव—
भूतेषु	= सब भूतप्राणियोंमें	अचापलम्	- { अचापलम्
दया	- हेतुरहित दया,		

तेजः, क्षमा, धृतिः, शौचम्, अद्रोहः, नातमानता, भवन्ति, सम्पदम्, दैवीम्, अभिजातस्य, भारत ॥ ३ ॥

तथा—

तेजः	= तेजः	नातिमानिता-	- { अपनेमें पृज्यताके अभिमानका अभाव—(ये सब तो)
क्षमा	= क्षमा,		
धृतिः	= धैर्य,		
शौचम्	= { बाहरकी शुद्धि (एवं)	भारत	- हे अर्जुन !
अद्रोहः	= { किसीमें भी शत्रुभावका न होना (और)	दैवीम्, सम्पदम्-	दैवी सम्पदाको अभिजातस्य= { लेकर उत्पन्न हुए पुरुषके (लक्षण)
			भवन्ति = हैं।

दम्भः, दर्पः, अभिमानः, च, क्रोधः, पारुष्यम्, एव, च, अज्ञानम्, च, अभिजातस्य, पार्थ, सम्पदम्, आसुरीम् ॥ ४ ॥

और—

पार्थः	- हे पार्थ !	अभिमानः	= अभिमान
दम्भः	- दम्भ,	च	- तथा
दर्पः	= घमण्ड	क्रोधः	- क्रोध,
च	= और	पारुष्यम्	- कठोरता

<b>अ</b>	- और	<b>सम्पदम्</b>	- सम्पदाको
<b>अज्ञानम्</b>	- ज्ञान		
<b>एव</b>	- भी-(ये सब)	<b>अभिजातस्य-</b>	{लेकर उत्पन्न हुए पुरुषके (लक्षण हैं)।
<b>आसुरीम्</b>	- आसुरी		
दैवी, सम्पत्, विमोक्षाय, निबन्धाय, आसुरी, मता, मा, शुचः, सम्पदम्, दैवीम्, अभिजातः, असि, पाण्डव ॥ ५ ॥			
उन दोनों प्रकारकी सम्पदाओंमें—			
<b>दैवी, सम्पत्-</b>	दैवी सम्पदा	<b>पाण्डव</b>	- हे अर्जुन! (तु)
<b>विमोक्षाय</b>	- { मुक्तिके लिये (और)	<b>मा, शुचः</b>	- शोक मत कर; (यतः) = क्योंकि (तु)
<b>आसुरी</b>	- आसुरी सम्पदा	<b>दैवीम्, सम्पदम्-</b>	दैवी सम्पदाको
<b>निबन्धाय</b>	= बाँधनेके लिये	<b>अभिजातः</b>	- लेकर उत्पन्न हुआ
<b>मता</b>	- मानी गयी है।	<b>असि</b>	- है।
(अतः)	- इसलिये		
द्वौ, भूतसर्गी, लोके, अस्मिन्, दैवः, आसुरः, एव, च, दैवः, विस्तरशः, प्रोक्तः, आसुरम्, पार्थ, मे, शृणु ॥ ६ ॥			
और—			
<b>पार्थ</b>	- हे अर्जुन!	<b>दैवः</b>	- { दैवी-प्रकृतिवाला (तो)
<b>अस्मिन्</b>	- इस	<b>विस्तरशः</b>	= विस्तारपूर्वक
<b>लोके</b>	- लोकमें	<b>प्रोक्तः</b>	- { कहा गया, (अब तु)
<b>भूतसर्गी</b>	- { भूतोंकी सृष्टि यानी मनुष्यसमुदाय	<b>आसुरम्</b>	- { आसुरी-प्रकृतिवाले भी विस्तारपूर्वक
<b>द्वौ एव</b>	- दो ही प्रकारका हैं, (एक तो)	<b>मे</b>	- मुझसे
<b>दैवः</b>	- दैवी-प्रकृतिवाला	<b>शृणु</b>	- सुन।
<b>च</b>	= और (दूसरा)		
<b>आसुरः</b>	- { आसुरो-प्रकृतिवाला (उनमेंसे)		

प्रवृत्तिम्, च, निवृत्तिप्, च, जनाः, न, विदुः, आसुराः,  
न, शौचम्, न, आपि, च, आचारः, न, सत्यम्, तेषु, विद्यते ॥ ७ ॥

आसुरः	- आसुर-स्वभाववाले	न	- न (तो)
जनाः	- मनुष्य	शौचम्	- { बाहर-धीतरकी प्रवृत्तिप्
च	- प्रवृत्ति		{ शुद्धि है,
च	- और	न	- न
निवृत्तिम्	- { निवृत्ति— (इन दोनोंको)	आचारः	= श्रेष्ठ आचरण है
च	- भी	च	- और
न	- नहीं	न	- न
विदुः	= जानते। (इसलिये)	सत्यम्	= सत्यभाषण
तेषु	- उनमें	आपि	- ही
		विद्यते	- है ।

असत्यम्, अप्रतिष्ठम्, ते, जगत्, आहुः, अनीश्वरम्,  
अपरस्परसम्भूतम्, किम्, अन्यत्, कामहैतुकम् ॥ ८ ॥

ते	- { वे आसुरी प्रकृतिवाले मनुष्य	अपने-आप केवल	
आहुः	- कहा करते हैं (कि)	अपास्परसम्भूतम्	- { रुदी पुरुषके संयोगसे उत्पन्न
जगत्	- जगत्		{ है, (जलएव)
अप्रतिष्ठम्	- आश्रयरहित,	कामहैतुकम्	- { केवल काम ही (एव)
असत्यम्	- { सर्वथा असत्य (और)		{ इसका कारण है ।
अनीश्वरम्	- विना ईश्वरके,	अन्यत्	- { इसके सिवा (और)
		किम्	- क्या है ?

एताम्, दृष्टिम्, अवलम्ब्य, नष्टात्मानः, अल्पबुद्ध्यः,  
प्रभवन्ति, उग्रकर्माणः, क्षयाय, जगतः, अहिताः ॥ ९ ॥

एताम्	- इस	अहिताः	- { सबका अपकार
दृष्टिम्	- मिथ्या ज्ञानको		{ करनेवाले
अवलम्ब्य	- अवलम्बन करके—	उग्रकर्माणः	- { क्रुरकर्मी मनुष्य
नष्टात्मानः	- { जिनका स्वभाव नष्ट हो गया है (तथा)		{ (केवल)
अल्पबुद्ध्यः	- { जिनकी शुद्धि पन्द्र है (वे)	जगतः	- जगतुके
		क्षयाय	- नाशके लिये ही
		प्रभवन्ति	- समर्थ होते हैं ।

कामम्, आश्रित्व, दुष्पूरम्, दम्भमानमदान्विताः,  
मोहात्, गृहोत्त्व, असद्ग्राहान्, प्रवर्तन्ते, अशुचित्रिताः ॥ १० ॥

दम्भमान-	{ दम्भ, मान और मदान्विताः	असद्ग्राहान् - गिर्या मिठान्तोंको गृहीत्वा - प्रहण करके (और)
दुष्पूरम्	- { किसी प्रकार भी पूर्ण न होनेवाली	अशुचित्रिताः - { भ्रष्ट आचरणोंको धारण करके (संसारमें)
कामम्	- कामनाओंका	
आश्रित्व	- आश्रय लेकर	
मोहात्	- अज्ञानसे	प्रवर्तन्ते - विचरते हैं।

चिन्ताम्, अपरिमेयाम्, च, प्रलयान्ताम्, उपाश्रिताः,  
कामोपभोगपरमाः, एतावत्, इति, निश्चिताः ॥ ११ ॥

प्रलयान्ताम् - { मृत्युपर्यन्त रहनेवाली	कामोपभोगपरमाः - { विषयभोगोंके भोगनेमें तत्पर रहनेवाले
अपरिमेयाम् - असंख्य	च - और
चिन्ताम् - चिन्ताओंका	एतावत् - 'इतना ही सुख है'
उपाश्रिताः - आश्रय लेनेवाले,	इति - इस प्रकार
आशापाशशतैः, बद्धाः, कामक्रोधपरायणाः, ईहन्ते, कामभोगार्थम्, अन्यायेन, अर्थसञ्चयान् ॥ १२ ॥	निश्चिताः - माननेवाले होते हैं।

आशापाशशतैः - { आशाकी सैकड़ों फौसयोंसे	कामभोगार्थम् - विषय-भोगोंके लिये
बद्धाः - बैधे हुए मनुष्य	अन्यायेन - अन्यायपूर्वक
कामक्रोधके - { काम-क्रोधके परावण होकर	अर्थसञ्चयान् - { धनादि पदार्थोंको संग्रह करनेकी
	ईहन्ते - चेष्टा करते रहते हैं।

इदम्, अद्य, मया, लब्धम्, इमम्, प्राप्ये, मनोरथम्,  
इदम्, अस्ति, इदम्, अपि, मे, भविष्यति, पुनः, धनम् ॥ १३ ॥

और वे सोचा करते हैं कि—

मया	- मैंने	मे	- मेरे पास
अद्य	- आज	इदम्	= वह (इतना)
इदम्	- यह	धनम्	= धन
लब्ध्यम्	= { प्राप्त कर लिया है (और अब)	अस्ति	- है (और)
इमम्	- इस	पुनः	= फिर
मनोरथम्	- मनोरथको	अपि	- भी
प्राप्ये	- प्राप्त कर लूँगा।	इदम्	- यह
असौः, मया, हतः, शतुः, हनिष्ये, च, अपरान्, अपि,		भविष्यति	- हो जायगा।
ईश्वरः, अहम्, अहम्, भोगी, सिद्धः, अहम्, बलवान्, सुखी ॥ १४ ॥			

तथा—

असौः	- वह	अहम्	= मैं
शतुः	- शतुः	ईश्वरः	- ईश्वर हूँ,
मया	- मेरे द्वारा	भोगी	- ऐश्वर्यको भोगमेवाला है।
हतः	- मारा गया	अहम्	= मैं
च	- और (उन)	सिद्धः	- { सब सिद्धियोंसे अपरान्
	- दूसरे शतुओंको		{ सुकृत हूँ (और)
अपि	- भी	बलवान्	- बलवान् (तथा)
अहम्	- मैं	सुखी	- सुखी हूँ।
हनिष्ये	- मार डालूँगा।		

आह्वाः, अभिजनवान्, अस्मि, कः, अन्यः, अस्ति, सदृशः, मया,  
यश्ये, दास्यामि, मोदिष्ये, इति, अज्ञानविमोहिताः ॥ १५ ॥  
अनेकचित्तविभ्रान्ताः, मोहजालसमावृताः,  
प्रसक्ताः, कामभोगेषु, पतन्ति, नरके, अशुचौ ॥ १६ ॥

तथा मैं—

आह्वाः	- बड़ा धनी (और)	अस्ति	- है ? (मैं)
अभिजनवान्	= बड़े कुटुम्बवाला	यश्ये	= यश्च करूँगा,
अस्मि	- हूँ।	दास्यामि	- दान दूँगा (और)
मया	- मैं	मोदिष्ये	- { आमोद प्रपोद सदृशः
	- समान		{ करूँगा।
अन्यः	- दूसरा	इति	- इस प्रकार
कः	- कौन		

अज्ञानविमोहितः:-	= { अज्ञानसे मोहित रहनेवाले ( तथा )	कामभोगेषु - विषवभोगोंमें
अनेकचित्तविभान्ताः:-	= { अनेक प्रकारसे भ्रमित चित्तवाले	प्रसक्ताः - { अत्यन्त आसक्त ( आसुरलोग )
मोहजालसमावृत्ताः:-	= { मोहरूप जालसे समावृत ( और )	अशुची - महान् अपवित्र नरके - नरकमें पतन्ति - गिरते हैं ।

आत्मसम्भाविताः, स्तब्धाः, धनमानमदान्विताः,  
यजन्ते, नामयज्ञैः, ते, दम्पेन, अविधिपूर्वकम् ॥ १७ ॥

तथा—		
ते	= वे	नामयज्ञैः - { केवल नाममात्रके
आत्मसम्भाविताः:-	= { अपने-आपको ही त्रिष्ठ माननेवाले	यज्ञोद्गुरा
स्तब्धाः	= घमण्डी पुरुष	दम्पेन - पाखण्डसे
धनमानमदान्विताः:-	= { धन और मानके मदसे युक्त होकर	अविधिपूर्वकम् - शास्त्रविधिरहित
		यजन्ते - यजन करते हैं ।

अहङ्कारम्, ब्रलम्, दर्पम्, कामम्, क्रोधम्, च, संश्रिताः,  
माम्, आत्मपरदेहेषु, प्रद्विष्णतः, अभ्यसूयकाः ॥ १८ ॥

तथा वे—		
अहङ्कारम्	- अहंकार,	अभ्यसूयकाः - { दूसरोंकी निन्दा
ब्रलम्	- ब्रल,	करनेवाले पुरुष
दर्पम्	- घमण्ड,	आत्मपरदेहेषु - { अपने और दूसरोंकी
कामम्	- कामना, ( और )	शरीरम् ( स्थित )
क्रोधम्	- क्रोधादिके	माम् = मुझ अन्तर्बामीसे
संश्रिताः	- परायण	प्रद्विष्णतः - { द्वेष करनेवाले
च	- और	होते हैं ।

तान्, अहम्, द्विषतः, कूरान्, संसारेषु, नराधमान्,  
क्षिपामि, अजस्राम्, अशुभान्, आसुरीषु, एव, योनिषु ॥ १९ ॥

## ऐसे—

नान्	- उन	संसारेषु	- संसारमें
द्विषतः	- द्वैष करनेवाले	अजस्तम्	= बार-बार
अशुभान्	= पापाचारी (और)	आसुरीषु	- आसुरी
कूरान्	- कूरकपी	योनिषु	- योनियोंमें
नराधमान्	- नराशमोंको	एव	= ही
अहम्	- मैं	क्षिपामि	- डालता हूँ।
आसुरीम्, योनिम्, आपना:, मूढ़ा:, जन्मनि, जन्मनि, माम्, अप्राप्य, एव, कौन्तेय, ततः, यान्ति, अधमाम्, गतिम्॥ २० ॥			

## इसलिये—

कौन्तेय	- हे अर्जुन!	योनिम्	- योनिको
मूढ़ा:	- वे मूढ़	आपना:	- प्राप्त होते हैं, (फ्र)
माम्	= मुझको	ततः	- उससे भी
अप्राप्य	- न प्राप्त होकर	अधमाम्	- अति नीच
एव *	- ही	गतिम्	- गतिको
जन्मनि	- जन्म	यान्ति	<div style="display: flex; align-items: center;"><span>{</span> प्राप्त होते हैं अर्थात् चोर नरकोंमें पड़ते हैं।</div>
जन्मनि	= जन्ममें		
आसुरीम्	- आसुरी		

त्रिविधम्, नरकस्य, इदम्, द्वारम्, नाशनम्, आत्मनः, कामः, क्रोधः, तथा, लोभः, तस्मात्, एतत्, त्रयम्, त्यजेत्॥ २१ ॥

## और हे अर्जुन!—

कामः	= काम	आत्मनः	- आत्माका
क्रोधः	= क्रोध	नाशनम्	<div style="display: flex; align-items: center;"><span>{</span> नाश करनेवाले अर्थात् उसको अधोगतिमें ले जानेवाले हैं।</div>
तथा	= तथा	तस्मात्	- अतएव
लोभः	= लोभ—	एतत्	- इन
द्वारम्	= द्वे	त्रयम्	- तीनोंको
त्रिविधम्	= तीन प्रकारके	त्यजेत्	- त्याग देना चाहिये।
नरकस्य	= नरकके		
द्वारम्	= द्वार		

एतैः, विमुक्तः, कौन्तेय, तमोद्भूरैः, त्रिभिः, नरः,  
आचरति, आत्मनः, श्रेयः, ततः, याति, पराम्, गतिम् ॥ २२ ॥

स्थोकि—

कौन्तेय	= हे अर्जुन !	आचरति	= आचरण करता है
एतैः	= इन	ततः	= इससे (त्वह)
त्रिभिः	= तीनों	पराम्	= परम
तमोद्भूरैः	= नरकके द्वारोंसे	गतिम्	= गतिको
विमुक्तः	= मुक्त	याति	= जाता है अर्थात् मुझको प्राप्त होता है।
नरः	= पुरुष		जाता है।
आत्मनः	= अपने		
श्रेयः	= कल्याणका		

यः, शास्त्रविधिम्, उत्सृज्य, वर्तते, कामकारतः,  
न, सः, सिद्धिम्, अवाप्नोति, न, सुखम्, न, पराम्, गतिम् ॥ २३ ॥

और—

यः	- जो पुरुष	सिद्धिम्	- सिद्धिको
शास्त्रविधिम्	- शास्त्रविधिको	अवाप्नोति	- प्राप्त होता है,
उत्सृज्य	- ल्याणकर	न	- न
कामकारतः	- अपनी इच्छासे मनमान	पराम्	- परम
वर्तते	= आचरण करता है,	गतिम्	= गतिको (और)
सः	= वह	न	= न
न	= न	सुखम्	= सुखको ही।

तस्मात्, शास्त्रम्, प्रपाणम्, ते, कार्याकार्यव्यवस्थितौ,  
ज्ञात्वा, शास्त्रविधानोक्तम्, कर्म, कर्तुम्, इह, अहसि ॥ २४ ॥

तस्मात्	- इससे	प्रपाणम्	= प्रपाण है।
ते	- तेरे लिये	(एवम्)	- ऐसा
इह	- इस	ज्ञात्वा	- ज्ञानकर (तु)
		लाल्लाविधानोक्तम्	- शास्त्रविधिसे नियत
कार्याकार्यव्यवस्थितौ	- कर्तव्य और अकर्तव्यकी व्यवस्थामें	कर्म	- कर्म (ही)
शास्त्रम्	- शास्त्र (ही)	कर्तुम्	- करने
		अहसि	- योग्य है।

श्रीमद्भगवत् गीता अध्याय १७ का श्लोकहरुका फोटोकपीहरु

### अथ सप्तदशोऽष्टवायः

अर्जुनं उवाच

ये, शास्त्रविधिम्, उत्सृज्य, यजन्ते, श्रद्धया, अन्विताः,  
तेषाम्, निष्ठा, तु, का, कृष्ण, सत्त्वम्, आहो, रजः, तमः ॥ १ ॥

इस प्रकार भगवान्‌के वचनोंको सुनकर अर्जुन बोले—

कृष्ण	- हे कृष्ण !	तेषाम्	- उनकी
ये	= जो मनुष्य	निष्ठा	- स्थिति
शास्त्रविधिम्-	शास्त्रविधिको	तु	= फिर
उत्सृज्य	= त्यागकर	का	- कौन-सी है ?
श्रद्धया	- श्रद्धासे	सत्त्वम्	= सात्त्विकी है
अन्विताः	= युक्त हुए	आहो	- अथवा
यजन्ते	= { देवादिका पूजन करते हैं,	रजः	- राजसी (किंवा)
		तमः	- तामसी ?

त्रिविधा, भवति, श्रद्धा, देहिनाम्, सा, स्वभावजा,  
सात्त्विकी, राजसी, च, एव, तामसी, च, इति, ताम्, शृणु ॥ २ ॥

इस प्रकार अर्जुनके पूछनेपर श्रीकृष्णभगवान् बोले—हे अर्जुन !—

देहिनाम्	- मनुष्योंकी	च	- तथा
सा	= { वह (शास्त्रोय संस्कारोंसे रहित केवल)	तामसी	- तामसी—
स्वभावजा	- स्वभावसे उत्पन्न*	इति	= ऐसे
श्रद्धा	- श्रद्धा	त्रिविधा	- तीनों प्रकारकी
सात्त्विकी	= सात्त्विकी	एव	= ही
च	- और	भवति	- होती है।
राजसी	- राजसी	ताम्	- उसको (तु)
		(मत्तः)	= मुझसे
		शृणु	- सुन।

सत्त्वानुरूपा,	सर्वस्य,	श्रद्धा,	भवति,	भारत,
श्रद्धामयः,	अयम्,	पुरुषः,	यः,	यच्छ्रद्धः,
भारत	= हे भारत।	श्रद्धामयः	- श्रद्धामय है,	
सर्वस्य	- सभी पनुष्योंकी	( अतः )	= इसलिये	
श्रद्धा	- श्रद्धा	यः	- जो पुरुष	
सत्त्वानुरूपा	= { उनके अन्तःकरणके अनुरूप	यच्छ्रद्धः	- ऐसी श्रद्धाबाला है,	
भवति	- होती है।	सः	- वह स्वयं	
अयम्	- यह	एव	- भी	
पुरुषः	- पुरुष	सः	- वही है।	

यजन्ते, सात्त्विकाः, देवान्, यक्षरक्षांसि, राजसाः, प्रेतान्, भूतगणान्, च, अन्ये, यजन्ते, तामसाः, जनाः ॥ ४ ॥

उच्चये—

सात्त्विकाः	= सात्त्विक पुरुष	अन्ये	= अन्य (जो)
देवान्	- देवोंको	तामसाः	- तामस
यजन्ते	- पूजते हैं,	जनाः	- मनुष्य हैं, (वे)
राजसाः	- राजस पुरुष	प्रेतान्	- प्रेत
यक्षरक्षांसि	- { यक्ष और गणसर्वोक्तो (तथा)	च	- और
		भूतगणान्	= भूतगणोंको
		यजन्ते	- पूजते हैं।

आशास्वविहितम्, घोरम्, तत्प्यन्ते, ये, तपः, जनाः, दम्भाहङ्कारसंयुक्ताः, कामरागबलान्विताः ॥ ५ ॥

और हे अर्जुन!—

ये	- जो	दम्भ और
जनाः	- मनुष्य	दम्भाहङ्कारसंयुक्ताः - { अहेकारसे युक्ता
आशास्वविहितम्	- { शास्वविधिये रहित ( केवल मनः- करिपत )	( एव )
घोरम्	- घोर	कामना, आसक्ति
तपः	- तपको	और चलके
तत्प्यन्ते	- तपते हैं ( तथा )	अभिमानसे भी युक्त हैं—

कर्शयन्तः, शरीरस्थम्, भूतग्रामम्, अचेतसः, माम्,  
च, एव, अन्तःशरीरस्थम्, तान्, विद्धि, आसुरनिश्चयान् ॥ ६ ॥

तथा ये—

शरीरस्थम्	= शरीररूपसे स्थित	कर्शयन्तः	- कृश करनेवाले हैं,
भूतग्रामम्	- भूत-समृद्धावाकोऽ	तान्	- उन
च	= और	अचेतसः	- अज्ञानियोंको (तु)
अन्तःशरीरस्थम्	- { अन्तःकरणमें स्थित	आसुर-	{ आसुर-
माम्	- मुझ परमात्माको	निश्चयान्	{ स्वभाववाले
एव	- भी	विद्धि	- जान।
आहारः, तु, अपि, सर्वस्य, त्रिविधः, भवति, प्रियः,			
यज्ञः, तपः, तथा, दानम्, भेदम्, इमम्, शृणु ॥ ७ ॥			

और हे अर्जुन! जैसे अद्वा तीन प्रकारकी होती है, वैसे ही—

आहारः	= भोजन	तथा	- वैसे ही
अपि	- भी	यज्ञः	- यज्ञ,
सर्वस्य	- { सबको (अपनी- आपनी प्रकृतिके अनुसार)	तपः	= तप (और)
त्रिविधः	- तीन प्रकारका	दानम्	- { दान (भी तीन-तीन प्रकारके होते हैं)
प्रियः	= प्रिय	तेषाम्	- उनके
भवति	- होता है।	इमम्	- इस (पृथक्-पृथक्)
तु	- और	भेदम्	- भेदको (तु मुझसे)
		शृणु	- सुन।

आयुःसत्त्वलारोग्यसुखप्रीतिविवर्धनाः,  
रस्याः, स्तिर्घाः, स्थिराः, हृद्याः, आहाराः, सात्त्विकप्रियाः ॥ ८ ॥

आयुःसत्त्व-	- { आयु, बुद्धि, बल,	( तथा )
बलारोग्य-	- { आगेन्य, सुख और	
सुखप्रीति-	- { प्रीतिको	हृद्याः - { स्वभावसे ही मनको
विवर्धनाः	- बढ़ानेवाले,	
रस्याः	- रसयुक्त,	आहाराः - { आहार अर्थात् भोजन
स्तिर्घाः	- चिकने (और)	- { करनेके पदार्थ
स्थिराः	- स्थिर रहनेवाले*	सात्त्विकप्रियाः - { सात्त्विक पुरुषको प्रिय होते हैं।

कद्ब्रम्ललबणात्युच्छतीक्ष्णरूक्षविदाहिनः,  
आहाराः, राजसस्य, इष्टाः, दुःखशोकामयप्रदाः ॥ ९ ॥

और—

कद्ब्रम्ल-	कद्ब्रे, खडे,	आहार-	आहार अर्थात् पोषन
लवण्णात्युच्छ-	लवण्णायुक्ता, वहुत	-	करनेके पदार्थ
तीक्ष्णा-	गरम, तीखे,	राजसस्य	- राजस पुरुषको
रूक्षविदाहिनः	रूखे, दाहकारक (और)	इष्टाः	- प्रिय होते हैं।
दुःखशोक-	दुःख, चिन्ता तथा		
आमयप्रदाः	रोगोंको उत्पन्न करनेवाले		

यात्यामम्, गतरसम्, पूति, पर्युषितम्, च, यत्,  
उच्छिष्टम्, अपि, च, अमेध्यम्, भोजनम्, तामसप्रियम् ॥ १० ॥

तथा—

यत्	- जो	उच्छिष्टम्	- उच्छिष्ट है
भोजनम्	- भोजन	च	- तथा (जो)
यात्यामम्	= अधपका,	अमेध्यम्	- अपवित्र
गतरसम्	- रसरहित,	अपि	- भी है,
पूति	- दुर्घात्युक्ता,	(तत्)	- वह भोजन
पर्युषितम्	- बासी	तामसप्रियम्	- { तामस पुरुषको च
	- और		प्रिय होता है।

अफलाकाङ्क्षिभिः, यज्ञः, विधिदृष्टः, यः, इच्यते,  
यष्टव्यम्, एव, इति, मनः, समाधाय, सः, सात्त्विकः ॥ ११ ॥

और हे अर्जुन!—

यः	- जो	समाधाय	- समाधान करके,
विधिदृष्टः	- वास्तविधिसे नियत,	अफलाकाङ्क्षिभिः	- { फल न चाहनेवाले यज्ञः
यज्ञः	- यज्ञ		पुरुषोंद्वारा
यष्टव्यम्, एव-	{ करना ही कर्तव्य है—	इच्यते	- किया जाता है,
इति	- इस प्रकार	सः	- वह
मनः	= मनको	सात्त्विकः	- सात्त्विक है।

अभिसन्धाय, तु, फलम्, दम्भार्थम्, अपि, च, एव, यत्,  
इच्यते, भरतश्रेष्ठ, तम्, यज्ञम्, विद्धि, राजसम् ॥ १२ ॥

तु	- पांतु	अभिसन्धाय -	दृष्टिमें रखकर
भरतश्रेष्ठ	- हे अर्जुन ।	यत्	- जो यह
दम्भार्थम्, एव-	{ केलाल दम्भार्थण के ही लिये	इच्यते	= किया जाता है,
च	- अथवा	तम्	- डम
फलम्	- फलको	यज्ञम्	- यज्ञको (तु)
अपि	- भी	राजसम्	- राजस
विधिहीनम्, असुष्टानम्, मन्त्रहीनम्, अदक्षिणम्, अद्विक्षिणम्, यज्ञम्, तामसम्, परिचक्षते ॥ १३ ॥	विद्धि	- जान ।	

विधिहीनम् -	आस्त्रविधिसे हीन,	अद्विक्षिणम् -	{ विना ब्रह्माके
असुष्टानम् -	अननदानसे गहित,		[ किये जानेवाले
मन्त्रहीनम् -	विना मन्त्रोक्ति,	यज्ञम्	- यज्ञको
अदक्षिणम् -	{ विना दक्षिणाके ( और )	तामसम्	- तामस यज्ञ
		परिचक्षते	- कहते हैं ।

देवद्विजगुरुप्राज्ञपूजनम्, शौचम्, आर्जुचम्,  
ब्रह्मचर्यम्, अहिंसा, च, शारीरम्, तपः, उच्यते ॥ १४ ॥

देवद्विज-	{ देवता, ब्राह्मण, गुरुः और	ब्रह्मचर्यम्	- ब्रह्मचर्य
गुरुप्राज्ञपूजनम्	ज्ञानीज्ञानोक्ति पूजन,	च	- और
शौचम्	- पवित्रता,	अहिंसा	- अहिंसा—( यह )
आर्जुचम्	- सखलता,	शारीरम्	- शरीरसम्बन्धी
अनुद्देशकरम्	वाक्यम्, सत्यम्,	तपः	- तप
स्वाध्यायाभ्यसनम्	प्रियहितम्, च, यत्, उच्यते	उच्यते	- कहा जाता है ।
यत्	- जो	वाक्यम्	- वाक्य है
अनुद्देशकरम्	- उद्देश न करनेवाला,	च	- तथा ( जो )
प्रियहितम् -	{ प्रिय और हितकारक	स्वाध्याय-	{ वेद-शास्त्रोक्ति पठनको एवं
च	- एवं	आभ्यसनम्	- परमेश्वरके नाम- वाक्या अभ्यास है—
सत्यम्	- यथार्थ		

(तत्) एव - वही	तपः = तप
बाह्मयम् = बाणीसम्बन्धी	उच्चते - कहा जाता है।

[मानसिक तपके लक्षण।]

मनःप्रसादः, सौम्यत्वम्, मौनम्, आत्मविनिग्रहः,  
भावसंशुद्धिः, इति, एतत्, तपः, मानसम्, उच्चते ॥ १६ ॥

तथा—

मनःप्रसादः - मनकी प्रसन्नता,	भावसंशुद्धिः - { अन्तःकरणके सौम्यत्वम् - शान्तभाव,
भगवच्चिन्तन करनेका स्वभाव,	
मौनम् = { भगवच्चिन्तन करनेका स्वभाव,	इति = इस प्रकार
आत्मविनिग्रहः - { मनका निग्रह (और)	एतत् = यह
	मानसम् = मनसम्बन्धी
	तपः = तप
	उच्चते = कहा जाता है।

[सात्त्विक तपके लक्षण।]

श्रद्धया, परया, तप्तम्, तपः, तत्, त्रिविधम्, नैः,  
अफलाकाङ्क्षिभिः, युक्तैः, सात्त्विकम्, परिचक्षते ॥ १७ ॥

परंतु हे अर्जुन!—

अफलाकाङ्क्षिभिः - { फलको न न्नाहनेवाले	तप्तम् = किये हुए
युक्तैः = योगी	तत् = ठस (पूर्वोक्त)
नैः = पुरुषोद्घारा	त्रिविधम् = तीन प्रकारके
परया = परम	तपः = तपको
श्रद्धया = श्रद्धासे	सात्त्विकम् = सात्त्विक परिचक्षते = कहते हैं।

सत्कारमानपूजार्थम्, तपः, दध्नेन, च, एव, यत्,  
क्रियते, तत्, इह, प्रोक्तग, राजसम्, चलम्, अध्वृतम् ॥ १८ ॥

यत्	- जो	क्रियते	- किया जाता है,
तपः	- तप	तत्	= वह
सूक्ष्मानपूर्वार्थम्-	{ सूक्ष्म, मान और पूजाके लिये (तथा)	अशुद्धम्	= अनिश्चित् (एवं)
च, एव	- { अन्य किसी स्वार्थके लिये भी स्वभावसे	चलम्	= { क्षणिक फलबाला तप
( वा )	- वा	इह	- यहाँ
दम्भेन	= पाखण्डरे	राजसम्	= राजस
		प्रोक्तम्	- कहा गया है।

मूढग्राहेण, आत्मनः, यत्, पीड़या, क्रियते, तपः,  
परस्य, उत्सादनार्थम्, वा, तत्, तामसम्, उदाहृतम्॥ १९॥

यत्	- जो	परस्य	- दूसरेका
तपः	- तप	उत्सादनार्थम्	- { अनिष्ट करनेके लिये
मूढग्राहेण	= मूढ़तापूर्वक हठसे,	क्रियते	- किया जाता है—
आत्मनः	- { मन, वाणी और शरीरकी	तत्	- वह तप
पीड़या	- पीड़ाके सहित	तामसम्	= तामस
वा	= अथवा	उदाहृतम्	- कहा गया है।

दातव्यम्, इति, यत्, दानम्, दीयते, अनुपकारिणे,  
देशे, काले, च, पात्रे, च, तत्, दानम्, सात्त्विकम्, स्मृतम्॥ २०॥

दातव्यम्	- { दान देना ही कर्तव्य है—	च	- और
इति	- ऐसे भावसे	पात्रे	= पात्रके ग्राह होनेपर
यत्	= जो	अनुपकारिणे	- { उपकार न करनेबालेके प्रति
दानम्	- दान	दीयते	- दिया जाता है,
देशे	- देश	तत्	= वह
च	- तथा	दानम्	- दान
काले	- काले	सात्त्विकम्	- सात्त्विक
		स्मृतम्	- कहा गया है।

यत्, तु, प्रत्युपकारार्थम्, फलम्, उद्दिश्य, वा, सुनः,  
दीयते, च, परिविलष्टम्, तत्, दानम्, राजसम्, स्मृतम् ॥ २१ ॥

तु	= किंतु	उद्दिश्य	= दृष्टिमें रखकर <sup>१</sup>
यत्	- जो (दान)	सुनः	- फिर
परिविलष्टम् -	क्लेशपूर्वकं	दीयते	- दिया जाता है,
च	- तथा	तत्	- वह
प्रत्युपकारार्थम् -	{ प्रत्युपकारके प्रयोजनसे <sup>२</sup>	दानम्	= दान
वा	= अथवा	राजसम्	= राजस
फलम्	- फलको	स्मृतम्	- कहा गया है।

अदेशकाले, यत्, दानम्, अपात्रेभ्यः, च, दीयते,  
असत्कृतम्, अवज्ञातम्, तत्, तामसम्, उदाहृतम् ॥ २२ ॥

यत्	- जो	च	- और
दानम्	= दान	अपात्रेभ्यः	= कुपात्रके प्रति <sup>३</sup>
असत्कृतम्	- बिना सत्कारके	दीयते	- दिया जाता है,
( वा )	- अथवा	तत्	- वह दान
अवज्ञातम्	- तिरस्कारपूर्वक	तामसम्	- तामस
अदेशकाले	- अथोर्य देश-कालमें	उदाहृतम्	- कहा गया है।

ॐ, तत्, सत्, इति, निर्देशः, ब्रह्मणः, त्रिविधः, स्मृतः,  
आह्वाणाः, तेन, वेदाः, च, यज्ञाः, च, विहिताः, पुरा ॥ २३ ॥

और हे अर्जुन!—

ॐ	- ॐ,	तेन	- उत्तीर्णे
तत्	- तत्,	पुरा	= { सृष्टिके आदिकालमें
सत्	- सत्—	ब्रह्मणाः	= ब्रह्मण
इति	= ऐसे (वह)	च	- और
त्रिविधः	- तीन प्रकारका	वेदाः	- वेद
ब्रह्मणः	- { सर्वच्चिदानन्दभूत ब्रह्माका	च	- तथा
निर्देशः	- नाम	यज्ञाः	- यज्ञादि
स्मृतः	- कहा है;	विहिताः	- रखे गये।

तस्मात्, ओम्, इति, उदाहृत्य, यज्ञदानतपःक्रियाः,  
प्रवर्तन्ते, विधानोक्ताः, सततम्, ब्रह्मवादिनाम् ॥ २४ ॥

तस्मात्	- इसलिये	सततम्	- सदा
ब्रह्मवादिनाम्	- { वेदमन्त्रोंका उच्चारण करनेवाले श्रेष्ठ पुरुषोंकी	ओम्	- 'ॐ'
विधानोक्ताः	= वहस्त्रविधिसे नियत	इति	= { इस (परमात्माके नामको)
यज्ञदानतपःक्रियाः	- { यज्ञ, दान और तपरूप क्रियाएँ	उदाहृत्य	- { उच्चारण करके (ही)
		प्रवर्तन्ते	= आगम्य होती हैं।

तत्, इति, अनभिसन्धाय, फलम्, यज्ञतपःक्रियाः,  
दानक्रियाः, च, विविधाः, क्रियन्ते, मोक्षकाङ्क्षिप्तिः ॥ २५ ॥

और—

तत्	- { तत् अर्थात् 'तत्' नामसे कहे जानेवाले परमात्माका ही यह च सब है,	यज्ञतपःक्रियाः	- { यज्ञ, तपरूप क्रियाएँ
इति	- इस (भावसे)	च	- तथा
फलम्	- फलको	दानक्रियाः	- दानरूप क्रियाएँ
अनभिसन्धाय	= न चाहकर	मोक्षकाङ्क्षिप्तिः	- { कल्याणकी इच्छावाले पुरुषोंद्वारा
विविधाः	- नाना प्रकारकी	क्रियन्ते	- की जाती हैं।

सद्भावे, साधुभावे, च, सत्, इति, एतत्, प्रयुज्यते,  
प्रशास्ते, कर्मणि, तथा, सत्, शब्दः, पार्थ, युज्यते ॥ २६ ॥

और—

सत्	- 'सत्'—	साधुभावे	= श्रेष्ठ भावमें
इति	= इस प्रकार	प्रयुज्यते	- { प्रयोग किया जाता है
एतत्	- { वह (परमात्माका नाम)	तथा	- तथा
सद्भावे	- सत्यधानमें	पार्थ	- हे पार्थ !
च	= और	प्रशास्ते	= उत्तम

कर्मणि	= कर्में (भी)	शब्दः	- शब्दका
सत्	- 'सत्'	युच्यते	- प्रयोग किया जाता है।

यज्ञे, तपसि, दाने, च, स्थितिः, सत्, इति, च, उच्यते,  
कर्म, च, एव, तदर्थीयम्, सत्, इति, एव, अभिधीयते ॥ २७ ॥

अ	- तथा	इति	- इस प्रकार
यज्ञे	= यज्ञ,	उच्यते	- कही जाती है
तपसि	- तप	च	- और
च	- और	तदर्थीयम्	- { उस परमात्माके
दाने	= दानमें		लिये किया हुआ
( या )	- जो	कर्म	- कर्म
स्थितिः	= स्थिति है,	एव	- निश्चयपूर्वक
( सा )	- वह	सत्	- सत्—
एव	- भी	इति	- ऐसे
सत्	- 'सत्'	अभिधीयते	= कहा जाता है।

अश्रद्धया, हुतम्, दत्तम्, तपः, तप्तम्, कृतम्, च, यत्,  
असत्, इति, उच्यते, पार्थ, न, च, तत्, प्रेत्य, नो, इह ॥ २८ ॥

और—

पार्थ	- हे अर्जुन!	( तत् )	- वह समस्त
अश्रद्धया	- { बिना प्रदाके किया हुआ	असत्	= 'असत्'—
हुतम्	- हवन,	इति	- इस प्रकार
दत्तम्	- { दिया हुआ दान ( एवं )	उच्यते	- { कहा जाता है; ( इसलिये )
तप्तम्	= तपा हुआ	तत्	- वह
तपः	= तप	नो	= न ( तो )
च	- और	इह	- { इस लोकमें ( लाभदायक है ),
यत्	= जो ( कुछ भी )	च	- और
कृतम्	- { किया हुआ शुभ कर्म है—	न	- न
		प्रेत्य	= मरनेके बाद हो।

श्रीमद्भगवत् गीता अध्याय १८ का श्लोकहरुका फोटोकपीहरु

### अथाष्टादशोऽध्यायः

सन्न्यासस्य, महाबाहो, तत्त्वम्, इच्छामि, वेदितुम्,  
त्यागस्य, च, हृषीकेश, पृथक्, केशनिषूदन ॥ १ ॥

इसके पश्चात् अर्जुन बोले—

महाबाहो	= हे महाबाहो!	त्यागस्य	- त्यागके
हृषीकेश	= हे अन्तर्यामिन्।	तत्त्वम्	- तत्त्वको
केशनिषूदन	- हे वासुदेव! (मैं)	पृथक्	= पृथक्-पृथक्
सन्न्यासस्य	- सन्न्यास	वेदितुम्	- जानना
च	- और	इच्छामि	- चाहता हूँ।

काम्यानाम्, कर्मणाम्, न्यासम्, सन्न्यासम्, कवयः, विदुः,  
सर्वकर्मफलत्यागम्, प्राहुः, त्यागम्, विचक्षणाः ॥ २ ॥

इस प्रकार अर्जुनके पूछनेपर श्रीभगवान् बोले, हे अर्जुन! कितने ही—

कवयः	- पण्डितजन (तो)	(तथा दूसरे)
काम्यानाम्	- काम्यै	विचक्षणाः = विचारकुशल पुरुष
कर्मणाम्	- कर्माकि	सर्वकर्मफलत्यागम् = सब कर्माकि
न्यासम्	- त्यागको	फलके त्यागकों
सन्न्यासम्	- सन्न्यास	त्यागम् = त्याग
विदुः	= समझते हैं	प्राहुः = कहते हैं।

त्याज्यम्, दोषवत्, इति, एके, कर्म, प्राहुः, मनीषिणः,  
यज्ञदानतपःकर्म, न, त्याज्यम्, इति, च, अपरे ॥ ३ ॥

एके	- कई एक	च	- और
मनीषिणः	- विद्वान्	अपरे	- दूसरे विद्वान्
इति	- ऐसा	इति	- यह
प्राहुः	- कहते हैं (कि)	(आहुः)	- कहते हैं (कि)
कर्म	- कर्मगत्र		
दोषवत्	- { दोषयुक्त हैं, (इसलिये)	यज्ञदानतपःकर्म	- { यज्ञ, दान और तपरूप कर्म
त्याज्यम्	- त्यागनेके योग्य हैं	न, त्याज्यम्	- त्यागनेयोग्य नहीं हैं।

निश्चयम्, शृणु, मे, तत्र, त्यागे, भरतसत्तम्,  
त्यागः, हि, पुरुषव्याघ्र, विविधः, सम्प्रकीर्तिः ॥ ५ ॥

पुरुषव्याघ्र	- हे पुरुषब्रेष्ट	निश्चयम्	= निश्चय
भरतसत्तम्	- अर्जुन।	शृणु	- सुन।
तत्र	- { संवास और दीनोंमेंसे पहले	हि	- क्योंकि
त्यागे	- { त्यागके विश्वामैं (तु)	त्यागः	- { त्याग (सात्त्विक, राजस और तामस-भेदसे)
मे	- मेरा	विविधः	- तीन प्रकारका
		सम्प्रकीर्तिः	- कहा गया है।

यज्ञदानतपःकर्म, न, त्याज्यम्, कार्यम्, एव, तत्,  
यज्ञः, दानम्, तपः, च, एव, पावनानि, मनीषिणाम् ॥ ५ ॥

यज्ञदानतपःकर्म	- { यज्ञ, दान और तपस्य कर्म	यज्ञः	- यज्ञ,
न, त्याज्यम्	- { त्याग करनेके योग्य नहीं हैं, (बल्कि)	दानम्	- दान
तत्	- वह (तो)	च	- और
एव	- अवश्य	तपः	- तप—(ये तीनों)
कार्यम्	- कर्तव्य है; क्योंकि	एव	- ही (कर्म)
		मनीषिणाम्	- बुद्धिमान्* पुरुषोंको
		पावनानि	- पवित्र करनेवाले हैं।

एतानि, अपि, तु, कर्माणि, सङ्गम्, त्यक्त्वा, फलानि, च,  
कर्तव्यानि, इति, मे, पार्थ, निश्चितम्, मतम्, उत्तमम् ॥ ६ ॥

पार्थ	- हे पार्थ !	फलानि	- फलोंका
एतानि	- { इन यज्ञ, दान और तपस्य कर्मोंको	त्यक्त्वा	- { त्याग करके (अवश्य)
तु	- तथा		
(अन्यानि)	- और	कर्तव्यानि	- करना चाहिये;
अपि	- भी	इति	= यह
कर्माणि	- { समूर्ण कर्तव्यकर्मोंको	मे	= मेरा
सङ्गम्	- आसक्ति	निश्चितम्	- निश्चय किया हुआ
च	- और	उत्तमम्	- उत्तम
		मतम्	- मत है।

नियतस्य, तु, सन्न्यासः, कर्मणः, न, उपपद्यते,  
मोहात्, तस्य, परित्यागः, तामसः, परिकीर्तिः ॥ ७ ॥

तु	- परंतु	मोहात्	= मोहके कारण
नियतस्य	- नियतः*	तस्य	= उसका
कर्मणः	- कर्मका	परित्यागः	= त्याग कर देना
सन्न्यासः	- स्वरूपसे त्याग	तामसः	- तामस
न, उपपद्यते -	{ उचित नहीं है। (इसलिये)	परिकीर्तिः	- { त्याग कहा गया है।

दुःखम्, इति, एव, यत्, कर्म, कायक्लेशभवात्, त्यजेत्,  
सः, कृत्वा, राजसम्, त्यागम्, न, एव, त्यागफलम्, लभेत् ॥ ८ ॥

यत्	= जो (कुछ)		(कर्त्त्व कर्माका)
कर्म	= कर्म है,	त्यजेत्	- त्याग कर दे (तो)
(तत्)	- वह सब	सः	- वह (ऐसा)
दुःखम्, एव	- दुःखरूप ही है—	राजसम्	- राजस
इति	- { ऐसा (सापेक्षकर यदि कोई)	त्यागम्	- त्याग
		कृत्वा	= करके
		त्यागफलम्	- त्यागके फलको
कायक्लेशभवात्	- { शारीरिक क्लेशके भवसे	एव	- किसी प्रकार भी
		न, लभेत्	- नहीं पाता।

कार्यम्, इति, एव, यत्, कर्म, नियतप्, क्रियते, अर्जुन,  
सङ्घम्, त्यक्त्वा, फलम्, च, एव, सः, त्यागः, सात्त्विकः, मतः ॥ ९ ॥

अर्जुन	= हे अर्जुन !	फलम्	- फलका
यत्	= जो	त्यक्त्वा	= त्याग करके
नियतप्	- शास्त्रविहित	क्रियते	- किया जाता है—
कर्म	- कर्म	सः, एव	- वही
कार्यम्	- करना कर्त्त्व है—	सात्त्विकः	- सात्त्विक
इति, एव	- इसी भावसे	त्यागः	- त्याग
सङ्घम्	- आसक्ति	मतः	- माना गया है।
च	- और		

न, द्वेषित, अकुशलम्, कर्म, कुशले, न, अनुषज्जते,  
त्यागी, सत्त्वसमाविष्टः, मेधावी, छिन्नसंशयः ॥ १० ॥

अकुशलम्	= अकुशल	सत्त्वसमाविष्टः -	$\begin{cases} \text{शुद्ध सत्त्वगुणसे} \\ \text{युक्त पुरुष} \end{cases}$
कर्म	- कर्मसे (तो)		
न, द्वेषित	- { द्वेष नहीं करता (और)	छिन्नसंशयः -	संशयरहित,
कुशले	- कुशल कर्ममें		
न, अनुषज्जते-	{ आसवत नहीं होता—(वह)	मेधावी - बुद्धिमान् (और) त्यागी - सच्चा त्यागी है।	

न, हि, देहभूता, शक्यम्, त्वकुम्, कर्माणि, अशोषतः,  
यः, तु, कर्मफलत्यागी, सः, त्यागी, इति, अभिधीयते ॥ ११ ॥

हि	- क्योंकि		
देहभूता	= { शरीरधारी किसी भी मनुष्यके द्वारा	कर्मफलत्यागी -	$\begin{cases} \text{कर्मफलका} \\ \text{त्यागी है,} \end{cases}$
अशोषतः	- सम्पूर्णतामें	सः, तु	- वही
कर्माणि	- सब कर्मोंका	त्यागी	- त्यागी है—
त्वकुम्	- त्याग किया जाना	इति	- यह
न, शक्यम्	= शक्य नहीं है;	अभिधीयते =	$\begin{cases} \text{कहा} \\ \text{जाता है।} \end{cases}$
(तस्मात्)	- इसलिये		
यः	- जो		

सुखम्, तु, इदानीम्, त्रिविधम्, शृणु, मे, भरतर्षभ,  
अभ्यासात्, रमते, यत्र, दुःखान्तम्, च, निगच्छति ॥ १२ ॥

यत्, तत्, अये, विषम्, इव, परिणामे, अमृतोपमम्,  
तत्, सुखम्, सात्त्विकम्, प्रोक्तम्, आत्मबुद्धिप्रसादजम् ॥ १३ ॥

भरतर्षभ	- है भरतश्रेष्ठ।	यत्र	- { जिस सुखमें (साधक मनुष्य)
इदानीम्	- अब	अभ्यासात्	- भजन, ध्यान और सेवा आदिके
त्रिविधम्	- तीन प्रकारके		अभ्याससे
सुखम्	- सुखको	रमते	= रमण करता है
तु	= भी (तु)	च	= और (जिससे)
मे	- मुझसे	दुःखान्तम्	- दुःखोंके अन्तको
शृणु	- सुन।		

निगच्छति	= प्राप्त हो जाता है—	अमृतोपमम् = अमृतके तुल्य है;
यत्	= वो (ऐसा सुख है), ( अतः )	इसलिये
तत्	- वह	तत् - वह
अये	= { आरम्भकालमें ( यद्यपि )	आत्मबुद्धि- = { परमात्मविषयक प्रसादजम् = { बुद्धिके प्रसादजम्
विषम्	= विषके	प्रसादजम् = उत्पन्न होनेवाला
इव	= तुल्य प्रतीत होता है, ( परन्तु )	सुखम् - सुख सत्त्विकम् - सत्त्विक
परिणामे	= परिणाममें	प्रोक्तम् - कहा गया है।

विषयेन्द्रियसंयोगात्, यत्, तत्, अये, अमृतोपमम्,  
परिणामे, विषम्, इव, तत्, सुखम्, राजसम्, स्मृतम्॥ ३८ ॥

यत्	= जो	अमृतोपमम् - { अमृतके तुल्य प्रतीत होनेपर भी
सुखम्	= सुख	
विषयेन्द्रिय-	{ विषय और	
संयोगात्	{ इन्द्रियोंके संयोगसे	
( भवति )	= होता है,	
तत्	- वह	
अये	- पहले—भोगकालमें	

कर्माणि - कर्म

परन्तप	- है परन्तप!	कर्माणि - कर्म
ब्राह्मणक्षत्रिय-	{ ब्राह्मण, क्षत्रिय	
विशाम्	{ और वैश्योंके	स्वभावप्रभवैः - स्वभावसे उत्पन्न
च	- तथा	गुणैः - गुणोंके द्वारा
शुद्धाणाम्	- शुद्धोंके	प्रविभक्तानि - विभक्त किये गये हैं।
शमः, दमः, तपः, शौचम्, क्षान्तिः, आर्जवम्, एव, च,		
ज्ञानम्, विज्ञानम्, आस्तिक्यम्, ब्रह्मकर्म, स्वभावजम्॥ ४२ ॥		

शमः	= { अन्तःकरणका निश्चय करना;	आस्तिक्यम् = { वेद, शास्त्र, हंश्वर और पल्लोक आदिमें श्रद्धा रखना;
दमः	- { इन्द्रियोंका दमन करना;	ज्ञानम् = { वेद-शास्त्रोंका अध्ययन-अध्यापन करना।
तपः	= { धर्म पालनके लिये कष्ट सहना;	च - और
शीचम्	- { बाहर-भीतरसे शुद्धि रहना;	विज्ञानम् - { परमात्माके तत्त्वका अनुभव करना— (ये सब-के-सब)
क्षान्तिः	= { दूसरोंके अपराधोंको क्षमा करना;	एव = ही
आर्जिवम्	= { मन, इन्द्रिय और शरीरस्को सरल रखना;	ब्रह्मकर्म, = { ब्राह्मणके स्वभावजम् = स्वाभाविक कर्म हैं।

शीर्यम्, तेजः, धृतिः, दाक्ष्यम्, युद्धे, च, अपि, अपलायनम्,  
दानम्, हंश्वरभावः, च, क्षात्रम्, कर्म, स्वभावजम् ॥ ४३ ॥

शीर्यम्	= शूर-बीरता,	दानम्	= दान देना
तेजः	= तेज़,	च	= और
धृतिः	= धैर्य,	इंश्वरभावः	- { स्वापिभाव *—(ये सब-के-सब हो)
दाक्ष्यम्	- चतुरता	क्षात्रम्	= क्षत्रियके
च	- और	स्वभावजम्	= स्वाभाविक
युद्धे	- युद्धमें	कर्म	= कर्म हैं।
अपि	= भी		
अपलायनम्	= न भागना,		

कृषिगौरक्ष्यवाणिज्यम्, वैश्यकर्म, स्वभावजम्,  
परिचर्यात्मकम्, कर्म, शूद्रस्य, अपि, स्वभावजम् ॥ ४४ ॥

<b>कृषिगौरक्ष्य-</b>	<b>खेती, गोपालन और क्रय-विक्रयरूप सत्य-व्यवहारः (ये)</b>	<b>परिचर्यात्मकम्-</b>	<b>सब वर्णोंकी सेवा करना</b>
<b>वैश्यकर्म,</b>	<b>वैश्यके स्वाभाविक स्वभावजम्-</b>	<b>शूद्रस्य</b>	<b>शूद्रका</b>
	<b>कर्म हैं। (तथा)</b>	<b>अपि</b>	<b>भी</b>
<b>स्वे, स्वे, कर्मणि, अभिरतः, संसिद्धिम्, लभते, नरः, स्वकर्मनिरतः, सिद्धिम्, यथा, विन्दति, तत्, शृणु ॥ ४५ ॥</b>		<b>स्वभावजम्= स्वाभाविक कर्म</b>	<b>- कर्म है।</b>
<b>स्वे, स्वे -</b>	<b>{ अपने-अपने (स्वाभाविक)</b>	<b>स्वकर्मनिरतः -</b>	<b>अपने स्वाभाविक कर्ममें लगा हुआ मनुष्य</b>
<b>कर्मणि</b>	<b>- कर्मामें</b>	<b>यथा</b>	<b>- { जिस प्रकारसे कर्म करके</b>
<b>अभिरतः</b>	<b>= { तत्परतासे लगा हुआ</b>	<b>सिद्धिम्</b>	<b>- परम सिद्धिको</b>
<b>नरः</b>	<b>- मनुष्य</b>	<b>विन्दति</b>	<b>- प्राप्त होता है,</b>
<b>संसिद्धिम्</b>	<b>= { भावत्प्राप्तिरूप परम सिद्धिको</b>	<b>तत्</b>	<b>= उस विधिको (त्रु)</b>
<b>लभते</b>	<b>- प्राप्त हो जाता है।</b>	<b>शृणु</b>	<b>- सुन।</b>
<b>यतः, प्रवृत्तिः, भूतानाम्, येन, सर्वम्, इदम्, ततम्, स्वकर्मणा, तम्, अभ्यर्च्य, सिद्धिं, विन्दति, मानवः ॥ ४६ ॥</b>			
<b>यतः</b>	<b>= जिस परमेश्वरसे</b>	<b>तम्</b>	<b>= उस परमेश्वरकी</b>
<b>भूतानाम्</b>	<b>- सम्पूर्ण प्राणियोंकी</b>	<b>स्वकर्मणा -</b>	<b>{ अपने स्वाभाविक कर्मोद्धारा</b>
<b>प्रवृत्तिः</b>	<b>- उत्पत्ति हुई है (और)</b>	<b>अभ्यर्च्य</b>	<b>= पूजा करके</b>
<b>येन</b>	<b>- जिससे</b>	<b>मानवः</b>	<b>= मनुष्य</b>
<b>इदम्</b>	<b>- वह</b>	<b>सिद्धिम्</b>	<b>- परम सिद्धिको</b>
<b>सर्वम्</b>	<b>- समस्त (जगत्)</b>	<b>विन्दति</b>	<b>- प्राप्त हो जाता है।</b>
<b>ततम्</b>	<b>- व्याप्त है*,</b>		
<b>श्रेयान्, स्वधर्मः, विगुणः, परधर्मात्, स्वनुष्ठितात्, स्वभावनियतम्, कर्म, कुर्वन्, न, आपोति, किलिष्यम् ॥ ४७ ॥</b>			
<b>स्वनुष्ठितात् -</b>	<b>{ अच्छी प्रकार आचरण किये हुए</b>	<b>विगुणः</b>	<b>- गुणरहित</b>
<b>परधर्मात्</b>	<b>- दूसरेके धर्मसे</b>	<b>(अपि)</b>	<b>= भी</b>
		<b>स्वधर्मः</b>	<b>- अपना धर्म</b>

श्रेयान्	- श्रेष्ठ है;	कुर्वन्	- { करता हुआ (मनुष्य)
(यस्मात्)	- क्योंकि	किलिंघणम्	- पापको
स्वभावनियतम्	- { स्वभावसे नियत किये हुए	न	= नहीं
कर्म	- स्वधर्मरूप कर्मको	आप्नोति	- प्राप्त होता।
सहजम्, कर्त्, कौन्तेय, सदोषम्, अपि, न, त्यजेत्,			
सर्वारम्भाः, हि, दोषेण, धूमेन, अग्निः, इव, आवृताः ॥ ४८ ॥			
कौन्तेय	- हे कुन्तीपुत्र!	धूमेन	- धूपसे
सदोषम्	= दोषयुक्त होनेपर	अग्निः	- अग्निकी
अपि	- भी	इव	= मौति
सहजम्	- सहजः*	सर्वारम्भाः	- { सभी कर्त् (किसी-न- किसी)
कर्म	- कर्मको	दोषेण	= दोषसे
न	- नहीं	आवृताः	- सुक हैं।
त्यजेत्	- त्यागना चाहिये;		
हि	- क्योंकि		
असर्त्तबुद्धिः, सर्वत्र, जितात्मा, विगतस्यृहः,			
नैष्कर्म्यसिद्धिम्, परमाम्, सन्न्यासेन, अधिगच्छति ॥ ४९ ॥			
सर्वत्र	- सर्वत्र	सन्न्यासेन	- सांख्योगके द्वारा
असर्त्तबुद्धिः:-	{ आसक्तिरहित बुद्धिवाला,	परमाम्	- उस परम
विगतस्यृहः	- स्पृशारहित (और)	नैष्कर्म्यसिद्धिम्	- { नैष्कर्म्य सिद्धिको
जितात्मा	- { जीते हुए, अन्तः- करणवाला पुरुष	अधिगच्छति	- प्राप्त होता है।
सिद्धिम्, प्राप्तः, यथा, ब्रह्म, तथा, आप्नोति, निबोध, मे,			
समासेन, एव, कौन्तेय, निष्ठा, ज्ञानस्य, वा, पर। ॥ ५० ॥			
या	- जो (कि)	ब्रह्म	- ब्रह्मको
ज्ञानस्य	- ज्ञानयोगकी	आप्नोति	- प्राप्त होता है,
परा	- परा	तथा	- उस प्रकारको
निष्ठा	- निष्ठा है,	कौन्तेय	- हे कुन्तीपुत्र! (तृ)
सिद्धिम्	- { उस नैष्कर्म्यसिद्धिको	समासेन	- संक्षेपमें
यथा	- जिस प्रकारसे	एव	= हो
प्राप्तः	- प्राप्त होकर मनुष्य	मे	- मुहसे
		निबोध	- समझ।

बुद्ध्या, विशुद्धया, युक्तः, धृत्या, आत्मानम्, नियम्य, च,  
शब्दादीन्, विषयान्, त्यक्त्वा, यगद्वेषौ, व्युदस्य, च ॥ ५१ ॥  
विविक्तसेवी, लघ्वाशी, यतवावकायमानसः,  
ध्यानयोगपरः, नित्यम्, वैराग्यम्, समुपाश्रितः ॥ ५२ ॥  
अहङ्कारम्, बलम्, दर्पम्, कामम्, क्रोधम्, परिग्रहम्,  
विमुच्य, निर्ममः, शान्तः, ब्रह्मभूयाय, कल्पते ॥ ५३ ॥

हे अर्जुन!—

विशुद्धा	= विशुद्ध	वैराग्यम्	= { भलीभौति दृढ़ वैराग्यका
बुद्ध्या	- बुद्धिसे	समुपाश्रितः	- आश्रय लेनेवाला
युक्तः	= युक्त (तथा)	च	= तथा
लघ्वाशी	= { हलका, सात्त्विक और नियमित भोजन करनेवाला,	अहङ्कारम्	- अहंकार
शब्दादीन्	= शब्दादि	बलम्	= बल,
विषयान्	- विषयोंका	दर्पम्	- घमण्ड,
त्यक्त्वा	- त्याग करके	कामम्	= काम,
विविक्तसेवी	= { एकान्त और शुद्ध देशका सेवन करनेवाला,	क्रोधम्	- क्रोध
धृत्या	= { सात्त्विक धारणशक्तिके द्वारा*	च	- और
आत्मानम्	- { अन्तःकरण और इन्द्रियोंका	परिग्रहम्	= परिग्रहका
नियम्य	= संयम करके	विमुच्य	- त्याग करके
यतवावकायमानसः	= { मन, वाणी और शरीरजौ वशमें कर लेनेवाला,	नित्यम्	= निरन्तर
रागद्वेषौ	= राग-द्वेषको	ध्यानयोगपरः	= { ध्यानयोगके परायण रहनेवाला,
व्युदस्य	- सर्वषा नष्ट करके	निर्ममः	- ममतारहित (और)
		शान्तः	- शान्तियुक्त पुरुष
		ब्रह्मभूयाय	= सच्चिदानन्दशन
			= ब्रह्ममें अभिन्नभावसे स्थित होनेका
		कल्पते	- पात्र होता है।

ब्रह्मभूतः, प्रसन्नात्मा, न, शोचति, न, काइक्षति,  
समः, सर्वेषु, भूतेषु, मद्भक्तिम्, लभते, पराम्, ॥ ५४ ॥

फिर वह—

ब्रह्मभूतः	= { सच्चिदानन्दघन ब्रह्ममें एकीभावसे स्थित,	न	= न (किसीकी)
प्रसन्नात्मा	= { प्रसन्न मनवाला योगी	काइक्षति	= { आकोशा हो करता है। (ऐसा)
न	= { न (तो कितीके लिये)	सर्वेषु	= समस्त
शोचति	- { शोक करता है (और)	भूतेषु	= प्राणियोंमें
		समः	= समभववाला योगी
		पराम्, मद्भक्तिम्	= { मेरी पराभक्तिकों
		लभते	= प्राप्त हो जाता है।

भक्त्या, माम्, अधिजानाति, यावान्, यः, च, अस्मि, तत्त्वतः,  
ततः, माम्, तत्त्वतः, ज्ञात्वा, विशते, तदनन्तरम् ॥ ५५ ॥

और उस—

भक्त्या	= { पराभक्तिके द्वारा (वह)	तत्त्वतः,	= { त्रीकैसा-ब्र-जैसा
माम् (अहम्)	- मैं	अधिजानाति	= { तत्त्वसे ज्ञान लेता है, (तथा)
यः	= जो हूँ	ततः:	= उस खिलाफे
च	= और	माम्	= मुझको
यावान्	- जितना	तत्त्वतः	= तत्त्वते
अस्मि	- हूँ	ज्ञात्वा	= ज्ञानकर
		तदनन्तरम्	= तत्काल ही
		विशते	= { मुझमें प्रविष्ट हो जाता है।

सर्वकर्माणि, अपि, सदा, कुर्वाणः, मद्ब्यपाश्रयः,  
मत्प्रसादात्, अवानोति, शाश्वतम्, पदम्, अव्ययम्, ॥ ५६ ॥

और—

मद्ब्यपाश्रयः	- { मेरे परायण हुआ कर्यशोगी (तो)	मत्प्रसादात्	= मेरी कृपासे
सर्वकर्माणि	- सम्पूर्ण कर्मोंको	शाश्वतम्	= सनातन
सदा	- सदा	अव्ययम्	= अविनाशी
कुर्वाणः	- करता हुआ	पदम्	= परम पदको
अपि	- भी	अवानोति	= प्राप्त हो जाता है।

ईश्वरः, सर्वभूतानाम्, हृदेशे, अर्जुन, तिष्ठति,  
भ्रामयन्, सर्वभूतानि, यन्त्रारूढानि, मायथा ॥ ६१ ॥

## व्याकरण—

अर्जुन	= हे अर्जुन।	(उनके कर्मकि
यन्त्रारूढानि-	{ शरीररूप यन्त्रम् आरूढ़ हुए	अनुसार)
सर्वभूतानि	= सम्पूर्ण प्राणियोंको	भ्रामयन् - भ्रमण कराता हुआ
ईश्वरः	- अन्तर्यामी परमेश्वर	सर्वभूतानाम् - सब प्राणियोंकि
मायथा	= अपनी मायासे	हृदेशे - हृदयमें
तम्, एव, शरणम्, गच्छ, सर्वभावेन, भारत,		तिष्ठति - स्थित है।
तत्प्रसादात्, पराम्, शान्तिम्, स्थानम्, प्राप्त्यसि, शाश्वतम् ॥ ६२ ॥		

## इसलिये—

भारत	= हे भारत! (तु)	तत्प्रसादात् - { उस परमात्माकी
सर्वभावेन	= सब प्रकारसे	कृपासे (ही तु)
तम्	= उस परमेश्वरकी	पराम् - परम
एव	= ही	शान्तिम् - शान्तिको (तथा)
शरणम्	= शरणमें*	शाश्वतम् - सनातन
गच्छ	= जा।	स्थानम् - परम धामको
		प्राप्त्यसि - प्राप्त होगा।

इति, ते, ज्ञानम्, आख्यातम्, गुह्यात्, गुह्यतरम्, मया,  
विमृश्य, एतत्, अशेषेण, यथा, इच्छसि, तथा, कुरु ॥ ६३ ॥

इति	- इस प्रकार (यह)	एतत् = { इस रहस्यगुज्जत
गुह्यात्	- गोपनीयसे (धी)	ज्ञानको
गुह्यतरम्	- अति गोपनीय	अशेषेण - पूर्णतया
ज्ञानम्	- ज्ञान	विमृश्य - भलीश्चाति विचारकर,
मया	- मैंने	यथा - जैसे
ते	- तुझसे	इच्छसि - चाहता है
आख्यातम्	{ कह दिया। (अब तु)	तथा - वैसे ही
		कुरु - कर।

सर्वगुह्यतमम्, भूयः, शृणु, मे, परमम्, वचः,  
इष्टः, असि, मे, दृढम्, इति, ततः, वक्ष्यामि, ते, हितम् ॥ ६४ ॥

इतना कहनेपर भी अर्जुनका कोई उत्तर न मिलनेके कारण  
श्रीकृष्णाभगवान्, फिर बोले कि हे अर्जुन!—

सर्वगुह्यतमम्=	$\left\{ \begin{array}{l} \text{सम्पूर्ण गोपनीयोंसे} \\ \text{अति गोपनीय} \end{array} \right.$	इष्टः = प्रिय
मे =	मेरे	असि = है,
परमम् =	परम रहस्ययुक्त	ततः = इसमे
वचः =	वचनको (तु)	इति = यह
भूयः =	फिर (भी)	हितम् = $\left\{ \begin{array}{l} \text{परम हितकारक} \\ \text{वचन (मैं)} \end{array} \right.$
शृणु =	सुन। (तु)	ते = तुझसे
मे =	मेरा	वक्ष्यामि = कहूँगा।
दृढम् =	अतिशय	

मन्मनाः, भव, मद्भक्तः, मद्याजी, माम्, नमस्कुरु,  
माम्, एव, एष्यसि, सत्यम्, ते, प्रतिज्ञाने, प्रियः, असि, मे ॥ ६५ ॥

हे अर्जुन! तु—

मन्मनाः =	मुझमें मनवाला	माम् =	मुझे
भव =	हो,	एव =	ही
मद्भक्तः =	मेरा भक्त	एष्यसि =	प्राप्त होगा, (यह मैं)
(भव) =	बन,	ते =	तुझसे
मद्याजी =	$\left\{ \begin{array}{l} \text{मेरा पूजन} \\ \text{करनेवाला} \end{array} \right.$	सत्यम् =	सत्य
(भव) =	हो (और)	प्रतिज्ञाने =	प्रतिज्ञा करता हूँ
माम् =	मुझको	(यतः) =	व्योक्ति (तु)
नमस्कुरु =	प्रणाम कर।	मे =	मेरा
(एवम्) =	ऐसा करनेसे (तु)	प्रियः =	अत्यन्त प्रिय
		असि =	है।

सर्वधर्मान्, परित्यज्य, माम्, एकम्, शरणम्, द्वज,  
अहम्, त्वा, सर्वपापेभ्यः, मोक्षयिष्यामि, मा, शुचः ॥ ६६ ॥

इसलिये—

सर्वधर्मान्	= सम्पूर्ण धर्मोंको अर्थात् सम्पूर्ण कर्तव्यकर्मोंको (मुझमें)	शरणम् = शरणमें द्वज = आ जा।
परित्यज्य	= त्यागकर (तु केवल)	अहम् = मैं
एकम्	= एक	त्वा = तुझे
माम्	- { मुझ सर्वशक्तिमान् सर्वाधार परमेश्वरकी ही	सर्वपापेभ्यः = सम्पूर्ण पापोंसे मोक्षयिष्यामि = मुक्त कर दूँगा, (तु) मा, शुचः = शोक मत कर।

अध्येष्यते, च, यः, इमम्, धर्म्यम्, संबादम्, आवयोः,  
ज्ञानयज्ञेन, तेन, अहम्, इष्टः, स्याम्, इति, मे, मतिः ॥ ७० ॥

यः	= जो पुरुष	च	= भी
इमम्	= इस	अहम्	= मैं
धर्म्यम्	= धर्ममय	ज्ञानयज्ञेन	= ज्ञानयज्ञसे *
आवयोः	= हम दोनोंके	इष्टः	= पूजित
संबादम्	- { संबादरूप गीताशास्त्रको	स्याम्	= होऊँगा—
अध्येष्यते	= पढ़ेगा,	इति	= ऐसा
तेन	= उसके द्वारा	मे	= मेरा
		मतिः	= मत है।

पाठकजन हेनु होस् ! गीता अध्याय १८ श्लोक ७० मा भएको इष्टः शब्दको अर्थ पूजित अर्थात् पूज्य लेखिएको छ । श्लोक ६४ मा पनि इष्ट शब्द छ । यदि त्यसको अर्थ पूज्य देव अर्थात् इष्ट देव भनेर लेखियो भने गीता ज्ञानदाताको इष्ट देव पनि परम अक्षर ब्रह्म हुन् भन्ने स्पष्ट हुन्छ ।